

# प्रशासन सुधार सुभाष समितिको प्रतिवेदन २०७०



प्रशासन सुधार सुभाष समिति  
२०७०  
सिंहदरबार, नेपाल

प्रशासन सुधार सुभाष समितिको

प्रतिवेदन

२०७०

प्रशासन सुधार सुभाष समिति  
सिंहदरबार  
नेपाल

# प्रशासन सुधार सुभावा समितिका पदाधिकारीहरू




अधिल्लो पक्तिमा: प्रशासन सुधार सुभावा समितिका संयोजक मा. काशीराज दाहाल(दायाँ) साथमा नेपाल सरकारका  
मुख्य सचिव लीलामणि पौड्याल


पछिल्लो पक्तिमा: दायाँबाट क्रमशः समितिका सदस्यहरू राष्ट्रिय योजना आयोगका सचिव-युवराज भुसाल, सङ्घीय  
मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव-शान्तबहादुर श्रेष्ठ, प्रशासकीय अदालतका सदस्य-मा. कुमार  
योञ्जन तामाङ, गृह मन्त्रालयका सचिव-नवीनकुमार धिमिरे, सामान्य प्रशासन मन्त्रालयका सचिव-दुर्गानिधि शर्मा,  
कानून, न्याय, सविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सचिव-भेषराज शर्मा र अर्थ मन्त्रालयका सचिव-  
शान्तराज सुवेदी ।


## प्रशासन सुधार सुभाष समिति, २०७०


(काशीराज दाहाल)


संयोजक  
अध्यक्ष  
प्रशासकीय अदालत


  
(भैषराज शर्मा)  
सदस्य,  
सचिव  
कानून, न्याय,  
संविधानसभा तथा  
संसदीय मामिला  
मन्त्रालय


  
(नविनकुमार घिमिरे)  
सदस्य,  
सचिव  
गृह मन्त्रालय


  
(युवराज भुसाल)  
सदस्य,  
सचिव  
राष्ट्रीय योजना आयोग

  
(कुमार योजन तामाङ्ग)  
सदस्य,  
सदस्य  
प्रशासकीय अदालत

  
(मुकुन्दराज पन्थी)  
सदस्य-सचिव,  
सह-सचिव  
प्रशासन सुधार तथा  
आन्तरिक व्यवस्था  
महाशाखा

  
(शान्तबहादुर श्रेष्ठ)  
सदस्य,  
सचिव  
सङ्घीय मामिला तथा  
स्थानीय विकास  
मन्त्रालय

  
(शान्तराज सुवेदी)  
सदस्य,  
सचिव  
अर्थ मन्त्रालय

  
(दुर्गानिधि शर्मा)  
सदस्य,  
सचिव  
सामान्य प्रशासन  
मन्त्रालय

## भूमिका

सार्वजनिक प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन र राज्यको नीति नियम लागू गर्ने महत्वपूर्ण माध्यम हो। यो राज्यद्वारा जनतालाई उपलब्ध गराइने स्रोत साधन, सुरक्षा तथा सेवा सुविधाको वितरण गर्ने प्रमुख आधार हो। शान्ति व्यवस्था कायम गर्नु, कानूनको प्रभावकारी कार्यान्वयन गर्नु, जनतामा आवश्यक वस्तु र सेवा प्रवाहको सुनिश्चितता गर्नु, सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति गर्नु जस्ता लोककल्याणकारी क्रियाकलापका साथै निजी क्षेत्र र नागरिक समाजको सक्रिय सहभागिताको लागि प्रवर्द्धनात्मक र नियमनकारी भूमिका निर्वाह गरी योजनाबद्ध विकासको प्रक्रियाद्वारा समृद्ध मुलुकको निर्माण गर्नु सरकारको मुख्य काम हो। राज्यको भूमिकाको कार्यान्वयन गर्ने कार्यलाई सार्थक बनाउन सरकारद्वारा कानुनी व्यवस्था, नीतिगत मान्यताको तर्जुमा, संरचनागत व्यवस्था र जनशक्ति व्यवस्थापनका कार्यहरूमा सार्वजनिक प्रशासन सञ्चालन हुँदै आएको छ।

नेपालमा विगतमा सरकारद्वारा विभिन्न कालखण्डमा मुलुकको लोककल्याणकारी कार्य तथा योजनाबद्ध विकासको लागि विभिन्न प्रयत्नहरू नभएका होइनन्। तर पनि नेपाली जनताको समृद्धिको आकांक्षा एवं चाहना पूरा गर्नमा अपेक्षित रूपमा सफलता प्राप्त भएको देखिन्छ। विश्वमा साम्राज्यवादको विस्तारले धेरै मुलुकहरू उपनिवेश हुँदा पनि स्वतन्त्र राज्यको रूपमा रहेको नेपाल राजनीतिक रूपमा अस्थिर र आन्तरिक द्वन्द्वको दुश्चक्रमा फस्न पुगेकाले समृद्ध हुन सकेन। जनताको आकांक्षालाई सम्बोधन गर्ने जनउत्तरदायी राज्य व्यवस्थाको निर्माण हुन नसक्दा मुलुक सधैं परीक्षण गर्ने गराउने “प्रयोगशाला” को रूपमा रह्यो। विगत ६ दशकमा ६ वटा संविधान फेरिए, तर संविधानले परिर्लक्षित गरेका उद्देश्यहरू व्यवहारमा रूपान्तरित हुन सकेनन्। राजनीतिक स्थायित्वद्वारा दीगो शान्ति, सबल अर्थतन्त्र र आर्थिक तथा सामाजिक रूपान्तरणद्वारा समृद्ध समाज स्थापना गर्ने उद्घोष संविधानले गरेको भएपनि विभिन्न समस्या र चुनौतीको भुँवरीबाट मुलुक मुक्त हुन सकिरहेको छैन। गरीबी, अभाव र अस्थिरताको अन्त्य हुन नसकेकोले मुलुकले अझै पनि अनेकौं समस्या र चुनौतीको सामना गर्नु परेको अवस्था छ। भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासनको स्थापना गर्नु सार्वजनिक प्रशासनको लागि चुनौती भएको छ।

मुलुक विश्व व्यापार संगठनको सदस्य भइसकेको सन्दर्भमा विश्वव्यापीकरणले सरकारको भूमिकामा पारेको प्रभावबाट अछुतो रहने अवस्था छैन। परिवर्तनसँगै सार्वजनिक प्रशासनका अवधारणा र मान्यतामा परिवर्तन भइरहेको अवस्था छ। विश्वव्यापीकरणबाट भइरहेका परिवर्तनलाई आत्मसात गर्दै तदनुरूप नेपालमा पनि शासकीय सुधारका कार्यक्रम लागू गर्नुपर्ने हुन्छ। संवैधानिक राज्य निर्माणद्वारा नागरिक मैत्री प्रशासन र जनताप्रति उत्तरदायी सार्वजनिक प्रशासनको विकास गर्न सोही अनुरूपको संवैधानिक एवम् कानुनी व्यवस्था, त्यसलाई समाजमा रूपान्तरण गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको स्थिर नेतृत्व, योजनाबद्ध विकासका कार्यक्रम, स्रोतसाधनको उचित प्रबन्ध, दक्ष जनशक्तिको व्यवस्थापन, प्रविधिमैत्री शासन व्यवस्था र प्रशासनप्रति जनताको निष्ठा आवश्यक हुन्छ। साथै मुलुकको प्रशासन गर्ने कर्मचारी संयन्त्रमा उन्नत सामाजिक र आर्थिक विकासका प्रयास, सक्षम र प्रभावकारी सेवा प्रवाह, उच्च व्यावसायिक मर्यादाभिन्न रही कार्य गर्ने निष्पक्ष र अनुशासित, सामाजिक र सांस्कृतिक बहुलतालाई प्रतिबिम्बित गर्ने ज्ञान, सीप र दक्षतायुक्त योग्यता र सक्षमता, कानुनी शासनप्रति प्रतिबद्धता, राजनीतिकरणबाट मुक्त र

राष्ट्रियहितप्रति वफादारीसहितको पारदर्शी र जवाफदेहीपूर्ण स्वच्छ, नैतिक आचरण एवं कार्यशैली र जनमुखी तथा सेवामुखी व्यवहार जस्ता गुणहरू हुनुपर्दछ। नेपालको सार्वजनिक प्रशासनमा अभैसम्म पनि संरचनागत, प्रक्रियागत, व्यवस्थापकीय र आचरणगत समस्याहरू विद्यमान छन्। मुलुकको प्रशासनिक संरचना चुस्त र छरितो नभएको, व्यवस्थापकीय सक्षमता र निपुणता नरहेको र कर्मचारीको पेशागत आचरण व्यवहार र कार्यशैली स्वच्छ र सेवामुखी नभएको कारण विभिन्न समस्या र विकृतिहरू देखिएका छन्।

नेपालमा सार्वजनिक प्रशासनलाई संस्थागत एवम् नतिजामुखी बनाउने अभिप्रायले प्रशासनिक सुधारको अभियान २००७ सालको राजनीतिक परिवर्तन पश्चात प्रशासकीय पुनर्गठन समिति (बुच कमिशन, २००९) बाट प्रारम्भ गरिएको र वि.सं. २०१३ सालमा प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा गठित प्रशासन पुनर्गठन योजना आयोग एवम् तत्पश्चात तत्कालीन मन्त्रीहरू वेदानन्द भाको अध्यक्षतामा गठित प्रशासन सुधार आयोग (२०२५) र डा. भेषवहादुर थापाको अध्यक्षतामा गठित प्रशासन सुधार आयोग (२०३२), वि.सं. २०४७ सालको राजनीतिक परिवर्तनसँगै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको अध्यक्षतामा गठित उच्चस्तरीय प्रशासन सुधार आयोग (२०४८), वि.सं. २०६२/०६३ को परिवर्तन पश्चात सामान्य प्रशासन मन्त्रीको संयोजकत्वमा प्रशासन सुधारसम्बन्धी आयोग गठन भई प्रतिवेदन पेश भएको देखिन्छ। यसरी विभिन्न प्रतिवेदनका सुझावका आधारमा तत्कालीन सरकारहरूद्वारा प्रशासन सुधारका लागि केही प्रयास गरिए तापनि प्रशासनिक सुधारका लागि दिइएका सुझावहरू पूर्णरूपमा कार्यान्वयन नहुँदा नेपालको सार्वजनिक प्रशासनमा दीगो र सार्थक परिणाम आउन सक्ने गरी सुधार र परिवर्तन हुन सकेन।

नेपाल सरकार, मन्त्रपरिषद्को निर्णयानुसार सार्वजनिक प्रशासनलाई जनमुखी, जनउत्तरदायी, नतिजामूलक र विकास मैत्री बनाउन विद्यमान ऐन कानून लगायतका विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा विश्लेषणात्मक सुझाव दिन गठित यस प्रशासन सुधार सुझाव समितिले तत्काल गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकार समक्ष प्रारम्भिक प्रतिवेदन, २०६९ र आ.व. २०७०/०७१ को सरकारको वार्षिक कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने विषयलाई समेटि अन्तरिम प्रतिवेदन समेत पेश गरिसकेको र ती प्रतिवेदनका सिफारिसहरू लागू गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयबाट सम्बन्धित मन्त्रालय र निकायहरूलाई लेखी पठाए बमोजिम कतिपय सुझावहरू कार्यान्वयन हुँदै गएका र कतिपय सुझावहरू कार्यान्वयनको चरणमा रहेका छन्।

यस समितिलाई नेपाल सरकारद्वारा तोकिएको कार्यनिर्देशाभिन्न रही कार्य सम्पादन गर्ने क्रममा विभिन्न मन्त्रालय, विभिन्न निकाय, सम्बन्धित क्षेत्रका विशेषज्ञसँगको अन्तरक्रिया, दुर्गम क्षेत्रको सेवा प्रवाहको स्थितिका सम्बन्धमा स्थलगत अध्ययन अवलोकन, विभिन्न जिल्लामा सुझाव सङ्कलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी समितिले विभिन्न प्रक्रियाबाट सुझाव प्राप्त गरेको र यसै सिलसिलामा मन्त्रालयको सङ्ख्या, कर्मचारी ट्रेड युनियनको भूमिका र तिनमा गरिनुपर्ने सुधार, निजामती सेवामा विविधता व्यवस्थापन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय जस्ता विभिन्न पक्षमा राजनीतिक दृष्टिकोण र प्रतिबद्धतासमेत स्पष्ट रूपमा व्यक्त होस् भन्ने अभिप्रायले राजनीतिक दलका शीर्षस्थ नेतृत्व, उच्च प्रशासकहरू र सरोकारवाला समेतको सहभागितामा राष्ट्रियस्तरको अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरी सुझाव सङ्कलन गर्ने कार्य समेत गरी यो प्रतिवेदन तयार गरिएको छ। प्रतिवेदन तयारीको क्रममा सार्वजनिक प्रशासनका विज्ञहरू एवम् पूर्व प्रशासक तथा वर्तमान उच्च अधिकारीहरूबाट महत्वपूर्ण सुझाव, प्रतिक्रिया एवम् सुधारका विषयहरू प्राप्त भएका छन्। सम्बद्ध सरोकारवालाहरूको उल्लेख्य प्रतिनिधित्वबाट सुझाव सङ्कलन गरिएको छ। नागरिक समाज र गैर सरकारी क्षेत्रबाट समेत प्रशासन सुधारका लागि चासोपूर्वक



राय सुभाष प्राप्त भएका छन् । यो सहभागितामूलक रूपमा तयार पारिएको साभा दस्तावेज हो । प्रस्तुत प्रतिवेदनमा परिवर्तित सन्दर्भमा सार्वजनिक प्रशासनको संरचना, कार्यविधि, कानुनी प्रबन्ध, जनशक्तिको सन्दर्भ, आचरण र अनुशासन एवम् प्रविधि तथा स्रोत साधन लगायत विभिन्न क्षेत्रमा सुधारका विषयहरू पहिचान गरी सुधारको लागि सुभाष दिइएको छ । सुभाषमा सैद्धान्तिक र महत्वाकांक्षी विषयहरू भन्दा व्यावहारिक र सार्वजनिक प्रशासनलाई जनताको आवश्यकता, अपेक्षा र संवेदनशीलताप्रति समर्पित बनाउने विषयहरू समेट्ने प्रयास गरिएको छ ।

लोकतान्त्रिक शासन व्यवस्थालाई प्रभावकारी रूपमा जनताप्रति समर्पित बनाउन सुशासनको स्थापना हुनु अनिवार्य मानिन्छ । प्रशस्त नीति नियमहरू र प्रतिबद्धता प्रकट गरेको भएपनि मुलुकमा सुशासनको अवस्था सन्तोषजनक छैन । यसो नहुनुमा सेवा प्रदायकको जिम्मेवारीमा बसेकाहरूमा सकारात्मक सोचको कमी, कानुनको कार्यान्वयनमा फितलोपन, अनुगमन र मूल्याङ्कनको अप्रभावकारिता, कार्यक्रमहरूमा प्राथमिकीकरणको अभाव, काम कारवाहीमा अत्यधिक राजनीतिकरण, जवाफदेही र उत्तरदायित्वको संस्कृतिको अभाव, दण्डहीन संस्कृतिको विकास, जिम्मेवारी पन्छाउने प्रवृत्ति, नैतिकतामा हास, सदाचारयुक्त संस्कृतिको अभाव र आत्मकेन्द्रित प्रवृत्ति जस्ता कारणहरू रहेका छन् । त्यसमा सुधार गर्नका लागि राजनीतिमा इच्छाशक्ति, कर्मचारीतन्त्रमा सक्षमता, अनुशासन र पेशागत दक्षता त्यत्तिकै आवश्यक छ । शासनको मुहान राजनीति हो । राजनीति सफा नभएसम्म अन्य क्षेत्र सफा हुन सक्दैन । राजनीति, कर्मचारी प्रशासन र निजी क्षेत्र समेतको सकारात्मक सोच, समन्वय र तादात्म्यता सुधारका निम्ति आवश्यक छ ।

प्रस्तुत प्रतिवेदन तयारीको क्रममा मुलुकको सार्वजनिक प्रशासनको वस्तुगत यथार्थताको आधाररेखा (द्वयकभीष्म) पहिल्याउने प्रयास गरिएको छ । सो क्रममा आधार र औचित्य विना नै मन्त्रालयको सङ्ख्या र कार्यविभाजन फेरबदल गरिरहने, आवश्यकता र यथार्थताको धरातलमा भन्दा अन्य कारणबाट संगठन/संरचना निर्माण गर्ने, तर त्यसलाई जीवन्त राख्न आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था गर्नमा ध्यान नदिने, कार्य सम्पादनको प्रक्रियामा राजनीति र प्रशासनको बीच स्पष्ट सीमा नछुट्टिँदा प्रशासनमा बढी राजनीतिकरण हुने र जिम्मेवारी पन्छाउने प्रवृत्ति, ट्रेड युनियनको राजनीतिक संरक्षणका कारण ट्रेड युनियनको कार्यशैलीले प्रशासनिक मान्यता र निष्पक्षता कायम गर्न गाह्रो हुनु, सम्पादन गर्नुपर्ने कामको प्रकृति र कार्यबोझको वस्तुगत अध्ययन बेगर जनशक्तिको दरबन्दी श्रृजना गरिनु, प्रशासनमा समावेशीकरण आवश्यक भएपनि त्यसको वस्तुगत र वैज्ञानिक मापदण्ड निर्धारण गर्न नसक्दा समावेशीकरणको यथोचित प्रयोग हुन नसक्नु, सेवा प्रदायक निकायका जिम्मेवार व्यक्तिहरू प्रशासनिक सुधार तथा सेवा प्रवाहमा सक्रियता देखाउने भन्दा वैदेशिक भ्रमणमा बढी मोह देखाउनु, शासन प्रणालीमा अधिकार निक्षेपण र प्रत्यायोजन गर्न नचाहने प्रवृत्ति रहनु, भ्रष्टाचार र अनियमितताको रोकथाम र नियन्त्रणका कार्यान्वयन पक्ष फितलो रहनु, कर्मचारीको पुरस्कार र दण्डको सही प्रयोग नहुनु जस्ता चुनौती र समस्याहरू रहेको पाइएको छ ।

योग्यता प्रणालीमा आधारित प्रशासनको परिकल्पना गरी सो प्रणालीलाई ऐन कानुनले अङ्गिकार गरेको अवस्था छ । तर व्यवहारतः प्रशासनमा राजनीतिक दृष्टिकोणको प्रतिविम्ब खोज्ने कार्य भइरहेको छ । यस्तो दोधारे प्रवृत्ति अन्त्य नभएसम्म सार्वजनिक प्रशासनमा सुदृढीकरण हुन सक्दैन । नेपालको सार्वजनिक प्रशासनमा संरचनाहरू भद्दा रहनु र काममा दोहोरोपना हुनु, प्रशासनिक कार्यविधि बढी जटिल र प्रक्रियामुखी हुनु, औसतरूपमा कर्मचारीहरूको कार्यशैली र व्यवहारमा पेशागत दक्षता नहुनु, सार्वजनिक सेवा प्रवाहको स्तर प्रभावकारी नहुनु, भ्रष्टाचारजन्य प्रवृत्तिमा नियन्त्रण हुन नसक्नु जस्ता विसंगतिहरू रहन गई सुशासन अर्थपूर्ण बन्न सकेको देखिन्छ । यसले सार्वजनिक प्रशासनका आधारभूत मूल्य मान्यताहरू खिस्किएको अवस्था छ ।

सन् १९९० को दशकबाट व्यापक रूपमा सार्वजनिक प्रशासनको क्षेत्रमा अवलम्बन गरिएको सुशासनको अवधारणा अब लोकतान्त्रिक शासन पद्धतिको पर्यायको रूपमा रहेको छ। यो अवधारणाले नागरिक केन्द्रित शासन व्यवस्थामा जोड दिएको छ। सार्वजनिक सेवा प्रदायक निकायहरूलाई उत्तरदायी र पारदर्शी बनाई भ्रष्टाचारको रोकथाम र नियन्त्रणद्वारा सुशासन कायम गर्नु अति आवश्यक कुरा हो। यस प्रयोजनका निम्ति विभिन्न निकायहरू गठन गरिएका र कानूनहरू निर्माण भए पनि कानून कार्यान्वयन पक्ष फितलो हुँदा अपेक्षित उद्देश्य यथोचित रूपमा हासिल हुन सकेको छैन। यसका निम्ति दृढ राजनीतिक इच्छाशक्ति, सक्षम प्रशासकीय नेतृत्व, संवैधानिक निकायहरूको सुदृढीकरण तथा स्थानीय निकायको सबलीकरण त्यत्तिकै आवश्यक छ। सार्वजनिक सेवामा समाजका योग्य र सक्षम व्यक्तिहरू आकर्षण गर्न सोही अनुरूपको सेवा शर्त, सरुवा बढुवा, वृत्तिविकास, क्षमता वृद्धि, उत्तराधिकार योजना, निवृत्त पछिको सामाजिक सुरक्षा र निवृत्त पछिको आचरणगत मान्यताको निर्धारण जस्ता विभिन्न पक्षलाई सम्बोधन गर्ने गरी विद्यमान ऐन कानूनको पुनरावलोकन गर्नु आवश्यक छ।

सार्वजनिक प्रशासनमा बढ्दो सूचना प्रविधि प्रयोगसँगै विद्युतीय शासनको अवधारणालाई व्यवहारमा अवलम्बन गर्नका लागि आवश्यक उपायहरूको खोजी गर्नु पर्ने अवस्था छ। आर्थिक अनुशासन कायम राख्न आर्थिक प्रशासनसम्बन्धी ऐन नियम र अभ्यासमा पुनरावलोकन, जनतालाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम सञ्चालन, साथै उपभोक्ता हित संरक्षणका लागि प्रभावकारी उपायहरू अपनाउदै विभिन्न सार्वजनिक सेवामा रहेका जनशक्तिको अवसर र सुविधामा एकरूपता कायम गर्नु र दुर्गम क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि विशेष कार्यक्रम सञ्चालनको आवश्यकता छ। मुलुकको परराष्ट्र र सुरक्षा नीति र त्यस क्षेत्रमा गर्नुपर्ने सुधारका नयाँ उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ। त्यसैगरी सार्वजनिक संस्थान व्यवस्थापनको सम्बन्धमा नयाँ रणनीति अवलम्बन गर्नुपर्ने अवस्था छ। यस्ता ज्वलन्त विषयहरूलाई सम्बोधन गर्न सकेमा सार्वजनिक प्रशासन जवाफदेही बन्न सक्दछ।

विश्वव्यापीकरण, नवीनतम् प्रविधि र नयाँ कार्यशैलीको विकाससँगसँगै जनताको आवश्यकता र अपेक्षाको आधारमा सार्वजनिक प्रशासनलाई त्यसतर्फ रूपान्तरण गर्न सकेमा मात्र राज्य व्यवस्थाप्रतिको जनविश्वास बढ्न सक्छ। यस परिप्रेक्ष्यमा राज्यको संरचनागत ढाँचा र व्यवस्थापन, राजनीतिक प्रणालीको सबलीकरण, राज्यको काम कारवाहीलाई वैधता प्रदान गर्ने आधार र मुलुकको सामाजिक र सांस्कृतिक परिवेश जस्ता विभिन्न पक्षले सुधारका कार्यक्रमको सफलता निर्भर गर्ने हुँदा उचित विश्लेषण बेगर अन्य मुलुकका मान्यता र प्रवृत्तिलाई उही स्वरूपमा भित्र्याउने कार्यले मात्र प्रशासनिक सुधारको कार्यमा सफलता प्राप्त गर्न सक्दैन भन्ने कुरालाई समेत हेक्का राख्नु पर्दछ।

जनताप्रति राज्यको बढ्दो जिम्मेवारी र भूमिकालाई सहजरूपमा निर्वाह गर्न सोही अनुरूप सार्वजनिक प्रशासन चुस्त र सक्षम हुनुपर्दछ। प्रक्रियामुखी प्रशासनलाई जनमुखी बनाउनका निम्ति संरचनागत र कानुनी सुधार एवम् सक्षम जनशक्तिको उत्पादन र व्यवस्थापन गर्नमा जोड दिनु आवश्यक छ। मुलुकमा सुशासनको अनुभूतिका लागि नागरिकमा सचेतना, विवेकपूर्ण निर्णय गर्न सक्ने स्वच्छ छवि र क्षमतावान व्यक्तिहरूको कानून बनाउने व्यवस्थापिकामा प्रतिनिधित्वको सुनिश्चितता, व्यवस्थापिकाबाट न्यायशील कानूनको तर्जुमा, कानूनको उचित प्रयोग, शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम न्यायिक निकायबाट स्वतन्त्ररूपमा कानूनको व्याख्या, राज्य र कानूनप्रति वफादार मुलुकी प्रशासन, कानूनको समानता र समन्यायिक प्रयोग, आर्थिक अनुशासन र नियन्त्रण, जनउत्तरदायी शासन व्यवस्था, काम कारवाहीमा निष्पक्षता र निश्चितता, स्वेच्छाचारिताको अन्त्य, कार्यप्रक्रियामा सरलता, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, एकद्वार



प्रणालीबाट सेवाप्रवाह वितरण जस्तो व्यवस्था हुन सकेमा मुलुकमा सुशासनको प्रत्याभूति हुन सक्दछ ।

प्रस्तुत प्रतिवेदनमा सार्वजनिक प्रशासनमा सुधारका लागि गरिएका विगतका प्रयासहरूको संक्षिप्त समीक्षा गरिएको छ । सार्वजनिक प्रशासनको वस्तुस्थिति विश्लेषण गरी सुधारका विषय एवम् क्षेत्रहरू पहिचान गरिएको छ । विभिन्न निकाय एवम् व्यक्तिहरूले दिएका सुझाव र प्रतिक्रियाहरूको समुचित विश्लेषण गरिएको छ । सम्बद्ध सरोकारवालाहरू सम्बन्धित क्षेत्रका विज्ञहरू एवम् वरिष्ठ अधिकारीहरूबाट प्राप्त भएका राय सुझाव एवम् परामर्शलाई यथोचित सम्बोधन गर्दै राज्यका अङ्ग तथा निकायहरूको काम कारवाहीमा गर्नुपर्ने सुधारका नीतिगत विषयहरू पहिल्याइएको छ ।

### यस प्रतिवेदनमा -

- सार्वजनिक प्रशासनको संगठन, संरचना, विशेषगरी मन्त्रालयको संख्या, संगठन र कार्यक्षेत्रको पुनरावलोकनका लागि स्पष्ट आधार निर्धारण गर्नु पर्ने आवश्यकता औल्याइएको छ । संवैधानिक निकायहरूको सुदृढीकरण, विस्तार र समन्वयका क्षेत्रहरू पहिचान गरिएका छन् । सार्वजनिक प्रशासनका आधारभूत मान्यतालाई अर्थपूर्ण बनाउन लोकसेवा आयोगको अनुगमनकारी भूमिकालाई प्रभावकारी बनाउने र त्यस सम्बन्धी विषयको अनुसन्धानमूलक निकायको रूपमा लोकसेवा आयोगलाई स्थापित गर्ने, नागरिकहरूलाई सुगम हुने किसिमले कार्यालयको विस्तार गर्नुका साथै निजामती सेवाको सुधार र व्यवस्थापनका लागि सेवा शर्तसम्बन्धी कानूनमा संशोधन गर्नु पर्ने विषयहरू समेटिएका छन् । निजामती सेवालाई उत्तरदायी, जवाफदेही, पारदर्शी र व्यावसायिक गुणले युक्त बनाउन आवश्यक पर्ने पूर्व शर्तहरू उल्लेख गरिएको छ ।
- सरकारको भूमिकामा आएको परिवर्तन र राज्यको जिम्मेवारी समेतको विवेचना गर्दै सार्वजनिक संस्थानको क्षेत्रमा गर्नु पर्ने सुधारका उपायहरू उल्लेख गरिएको छ । आर्थिक प्रशासन र विकासका क्षेत्रमा गर्नु पर्ने सुधारका आधारभूत विषयहरूलाई समेटिएको छ ।
- लोकतन्त्रको आधारशिलाको रूपमा रहेका स्थानीय निकायको निर्वाचन हुन नसक्दा र स्वायत्त शासन सम्बन्धी अवधारणा अनुसार स्थानीय निकाय सञ्चालन गर्न नसक्दा देखा परेका समस्या र चुनौतीहरूको विश्लेषण गरी सो क्षेत्रमा गर्नु पर्ने सुधारका क्षेत्र एवम् विषयहरूलाई प्रतिवेदनमा महत्वका साथ उल्लेख गरिएको छ ।
- दुर्गम क्षेत्रको सार्वजनिक सेवा वितरण प्रभावकारी हुन नसकेको, सो क्षेत्रमा कर्मचारी जनशक्ति पर्याप्त रूपमा राख्न नसकिएको, दक्ष र व्यावसायिक विज्ञहरूको सेवा दुर्गम क्षेत्रमा विस्तार हुन नसकेको सन्दर्भलाई गम्भीरतापूर्वक लिई दुर्गम क्षेत्रको सेवाप्रवाह प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायहरूलाई वस्तुगत आधारमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
- नेपालको अन्तरिम संविधान, २०६३ ले मुलुकलाई समावेशी राज्यको रूपमा परिभाषित गरी शासन व्यवस्थामा सबै वर्ग, जात जाति, क्षेत्र र समुदायको समुचित प्रतिनिधित्व हुनु पर्नेमा जोड दिएको र सोही अनुसार सार्वजनिक सेवालाई समावेशी बनाउन समावेशीकरणका विभिन्न उपायहरू अवलम्बन गरिएको सन्दर्भलाई विवेचना गर्दै त्यसले पारेको प्रभाव र असर समेतलाई दृष्टिगत गरी विविधता व्यवस्थापनका सन्दर्भमा सुधारका क्षेत्रहरू उल्लेख गरिएको छ ।

- नेपालको सार्वजनिक प्रशासन विशेषगरी निजामती सेवामा समेत गरिएको ट्रेड युनियनको अभ्यासले पारेको प्रभावलाई मूल्याङ्कन गर्दै यसको व्यवस्थापनका लागि विभिन्न उपायहरू औल्याइएको छ ।
- अन्तर्राष्ट्रिय परिवेशमा आएको परिवर्तन र विश्वव्यापीकरणले पारेको प्रभावलाई आँकलन गरी परराष्ट्र नीतिको पुनरावलोकन एवम् परराष्ट्र क्षेत्रको सुधारका विषयहरूलाई समेत समेटिएको छ ।
- प्रशासन सुधारको समग्रताभिन्न सुरक्षा क्षेत्रको सुधारका विषयलाई समेत समेट्न आवश्यक भएकाले सो क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारका विषयहरू प्रस्ताव गरिएको छ । सुरक्षा व्यवस्थालाई बलियो बनाउन आवश्यक पर्ने सुधारका विभिन्न विषयका साथै राष्ट्रिय र प्रतिरक्षा नीतिको तर्जुमा, सुरक्षा निकायको सुदृढीकरण एवम् सुरक्षा निकायलाई सक्षम र व्यावसायिक निकायको रूपमा स्थापित गर्न स्वतन्त्र सेवा आयोगबाट जनशक्ति परिपूर्ति गर्ने व्यवस्था समेत सिफारिस गरिएको छ ।
- विकास र वातावरण अब एक अर्काका परिपूरकको रूपमा रहेका छन् । यी विषयहरूलाई अलग-अलग नभई एकीकृत रूपमा हेर्ने दृष्टिकोण विकास गर्नु पर्ने देखिन्छ । वातावरणीय संरक्षणका साथै चुरे क्षेत्रमा भएको व्यापक विनाश र प्राकृतिक स्रोत साधनमाथिको अनुचित दोहनको रोकथाम तथा मुलुकको कूल भूभागको चालीस प्रतिशत वन क्षेत्र र हरियाली कायम गर्नुपर्ने विषय समेत समावेश छ ।
- सार्वजनिक प्रशासनमा सुधारका लागि प्रशासनिक जनशक्तिको ज्ञान, सीप र दक्षता एवम् व्यवहारमा सुधारको आवश्यकता पर्दछ । यसका लागि निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता विकासको लागि तालिम/प्रशिक्षणका सुधारका क्षेत्रहरू पहिचान गरिएको छ ।
- मुलुकले सङ्घात्मक शासन पद्धति अंगिकार गर्नु पर्ने संवैधानिक निर्देशनलाई व्यवहारमा अवलम्बन गर्दा प्रशासनिक परिपाटीमा पनि सोही अनुरूप परिवर्तन गर्नु पर्ने हुन्छ । यसका लागि प्रशासनिक प्रावधान र विद्यमान जनशक्तिको परिचालन र व्यवस्थापन एवम् समायोजनका लागि प्रारम्भिक खाका बनाउनु पर्ने आवश्यकताबोध गरिए पनि सङ्घात्मक संरचनाको टुंगो नलागिसकेको अवस्था हुँदा प्रस्तुत प्रतिवेदनमा सो सम्बन्धी संक्षिप्त प्रस्ताव गरिएको छ ।
- सार्वजनिक सेवा वितरणका क्षेत्रहरू विशेषगरी आम नागरिकलाई प्रत्यक्ष चासो र सरोकार पर्ने शिक्षा, स्वास्थ्य क्षेत्र एवम् उपभोक्ता हित संरक्षण सम्बन्धी विषयलाई समेत समेटेरी सुधारका लागि नीतिगत सुझाव प्रस्तुत गरिएको छ ।
- निश्चय नै अबको प्रशासन परम्परागत पद्धति र प्रक्रियाबाट मात्र सञ्चालन हुन सक्ने अवस्था छैन । सूचना प्रविधिमा आएको अभूतपूर्व विकासको प्रभाव अब सार्वजनिक सेवा वितरण समेतको प्रशासनिक परिपाटीमा परेको देखिनु पर्ने भएकाले पछिल्लो समयमा विकास भएको विद्युतीय शासनको अवधारणालाई व्यवहारमा अङ्गीकार गर्न अपनाउनु पर्ने नीतिगत व्यवस्थाका बारेमा प्रतिवेदनमा संक्षेपमा उल्लेख गरिएको छ ।

प्रस्तुत प्रतिवेदनमा जम्मा २३ वटा परिच्छेद रहेका छन् । विभिन्न परिच्छेदमा गरिएका विवेचना र पहिचान गरिएका सुधारका क्षेत्र एवम् विषयहरूका आधारमा अन्तिम परिच्छेदमा एकीकृत रूपमा निष्कर्ष र सुझावहरू उल्लेख गरिएको छ । प्रतिवेदनको कार्यान्वयनका लागि कार्यान्वयन योजनाको संक्षिप्त खाका समेत प्रस्ताव गरिएको छ । प्रस्तुत प्रतिवेदन सार्वजनिक प्रशासनका क्षेत्रमा रहेका विद्यमान समस्याहरूका बारेमा सरोकारवालाहरूले दिएका सुझावहरूको सङ्कलित स्वरूप हो । मूलतः आम सरोकारवालाले व्यहोरिरहेका कठिनाई एवम् मुलुकको प्रशासनिक परिपाटीमा गर्नुपर्ने सुधारका व्यावहारिक पक्षहरूलाई केन्द्रविन्दुमा राखेर प्रतिवेदनमा सुधारका क्षेत्रहरू पहिचान गरिएको छ । सुधारको विकल्प सुधार नै हो । यो निरन्तर चलिरहने विषय हो ।

मुलुक यतिखेर पुरानो राजनीतिक पद्धतिबाट नयाँ राज्य व्यवस्था निर्माण गर्ने क्रममा राजनीतिक संक्रमणकालमा रहेको अवस्थामा छ । यो अवस्थाबाट मुक्त हुन समग्र राज्य सञ्चालन पद्धतिमा सुधार र परिवर्तनको आवश्यकता रहेको छ । समृद्ध मुलुक निर्माणका निम्ति सुशासन महत्वपूर्ण पक्ष हो । संविधान र कानूनमा सुशासनका मान्यता लेख्दैमा त्यो लागू भइहाल्ने कुनै जादुको छडी हुँदैन । यसका निम्ति त राजनीतिक स्थायित्व, दूरदर्शी र कुशल नेतृत्व, निष्ठाको राजनीति, राष्ट्रप्रति वफादारिता, उत्तरदायी र जिम्मेवार सरकार, विधिको शासनप्रतिको प्रतिबद्धता, योग्यता प्रणालीमा आधारित सार्वजनिक प्रशासन, जवाफदेही राज्य संयन्त्र, काम कारवाहीमा पारदर्शिता, प्रविधिमैत्री कार्यशैली, सदाचार र नैतिकताको जगमा उभिएको समाज जस्ता कुराहरू हुनुपर्दछ । लोकतान्त्रिक संवैधानिक राज्यको स्थापनाद्वारा विधिको शासनप्रति प्रतिबद्ध राज्य व्यवस्थाको विकास गर्न सकिने नै मुलुकमा सुशासन कायम हुन सक्छ । राजनीति नै राज्यव्यवस्थाको निर्णायक पक्ष भएकोले राजनीतिलाई सही दिशाबोध गर्नका लागि यसलाई व्यवसायका रूपमा नलिई सेवाका रूपमा लिने पद्धति स्थापित गर्न आवश्यक छ । राजनीतिमा इच्छाशक्ति र प्रतिबद्धता नभएसम्म भ्रष्टाचार न्यूनीकरण कठिन हुन्छ । भ्रष्टाचारको मुहान सफा गर्न नसकेसम्म टालटुले कारवाही र सुधारले मात्र भ्रष्टाचारमुक्त समाजको विकास सम्भव छैन । स्वस्थ राजनीतिक अभ्यास, राष्ट्रिय हित र राष्ट्रिय स्वार्थप्रति वफादारी भई काम गर्ने कार्यशैली, लोकतान्त्रिक संस्कृतिको विकास, कानून मान्ने समाजको श्रृजना, दण्डहीनताको अन्त्य जस्ता कुराहरूमा केन्द्रित भई शासन सञ्चालन गर्ने हो भने मात्र भ्रष्टाचारको रोकथाम र नियन्त्रणद्वारा सुशासन कायम गर्न सफलताप्राप्त हुन सक्छ । यसैले सार्वजनिक क्षेत्रमा ऐक्यबद्धताका साथ नयाँ सदाचारको संस्कृति निर्माण गर्न प्रस्तुत प्रतिवेदन केही हदसम्म सहयोगी एवम् सान्दर्भिक हुन सक्छ ।

यस प्रतिवेदनमा कार्यनिर्देश बमोजिमका विषयमा विवेचनासहितको तत्कालीन र दीर्घकालीन प्रकृतिको सुझावहरू समावेश गरिएको छ । प्रशासन सुधारका विषयमा अध्ययन गरी सुझाव दिन जिम्मेवारी दिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । यस समितिको काममा महत्वपूर्ण सहयोग पुऱ्याउने उच्च सरकारी अधिकारीहरू विशेषगरी नेपाल सरकारका मुख्य सचिव श्री लीलामणि पौड्यालप्रति आभार प्रकट गर्दछु । समितिलाई रचनात्मक सुझाव दिई सहयोग पुऱ्याउने विभिन्न संवैधानिक निकाय, मन्त्रालय सरकारी तथा गैर सरकारी सङ्घ संस्था एवम् विभिन्न विषयका विशेषज्ञ र सरोकारवाला व्यक्तिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । समितिको कार्य सम्पादनमा सदस्यहरूले पुऱ्याउनु भएको सहयोग र प्रतिवेदन तयारीको क्रममा योगदान गर्न हुने सम्बन्धित सबैमा समितिको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ।

लोकतन्त्रका आफ्नै केही आधारभूत मूल्य मान्यता र विशेषताहरू भए जस्तै सार्वजनिक प्रशासनका पनि केही आधारभूत मान्यताहरू हुन्छन्। सार्वजनिक प्रशासनलाई बढी जिम्मेवार र उत्तरदायी बनाउन अपनाउने उपायका सम्बन्धमा समकालीन सन्दर्भ अनुसार विभिन्न दृष्टिकोणहरूमा केही परिवर्तन हुन सक्छन्। तर सार्वजनिक प्रशासनका आधारभूत मूल्यहरूमा (Core Value) तोडमोड गर्नु हुँदैन। सार्वजनिक प्रशासनका मूल्य मान्यतालाई पालना गर्ने प्रवृत्तिलाई आत्मसात गरियो भने मुलुकमा सुशासन कायम हुन सक्दछ भन्ने कुरालाई सम्बन्धित जिम्मेवार पक्षले गम्भीर रूपमा ध्यान दिनु पर्छ। मुलुक नयाँ संविधान निर्माणको प्रक्रियामा समेत रहेको यस पृष्ठभूमिमा सार्वजनिक प्रशासनका आधारभूत सिद्धान्तहरूलाई संवैधानिक संरक्षण प्रदान गर्नु आवश्यक छ। प्रस्तुत प्रतिवेदनमा संविधानमा नै समावेश गर्नु पर्ने गरी सिफारिस गरेका कुराहरू समेत लागू भएमा सार्वजनिक प्रशासन जनमुखी, जिम्मेवार र उत्तरदायी भई सुशासन स्थापना गर्ने प्रतिबद्धतालाई साकार बनाउने आधार एवम् ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वासका साथ प्रस्तुत प्रतिवेदनमा औल्याइएका विषयहरू कार्यान्वयनमा आउने छन् र यसले प्रशासनिक व्यवस्थालाई बदलिँदो परिवेशमा रूपान्तरण गर्न सहयोग पुऱ्याउने छ भन्ने अपेक्षा राखेको छु। धन्यवाद।

२०७०

(Chiranjit Baral -  
(काशीराज दाहाल)

अध्यक्ष

## विषय सूची

कार्यकारी सारांश .....	१
परिच्छेद १ प्रारम्भिक .....	६
परिच्छेद २ सार्वजनिक प्रशासनको अवधारणा र विकास .....	१४
परिच्छेद ३ नेपालमा प्रशासन सुधारका क्षेत्रमा भएका प्रयासहरू .....	२४
परिच्छेद ४ प्रशासन सुधारका समकालीन विषयहरू .....	५८
परिच्छेद ५ समितिमा प्राप्त सुझाव/प्रतिक्रियाको विश्लेषण .....	७२
परिच्छेद ६ विद्यमान प्रशासनिक सङ्गठनको वस्तुस्थिति विश्लेषण .....	९०
परिच्छेद ७ राज्यका अङ्गहरूको कामकारवाही र सुधार .....	११३
क. व्यवस्थापिका .....	११५
ख. कार्यपालिका .....	११७
ग. न्यायपालिका .....	११८
घ. मन्त्रालयको संरचना र सुधार .....	११९
ङ. राष्ट्रिय योजना आयोग .....	१७४
च. महालेखा नियन्त्रक कार्यालय .....	१७९
छ. राष्ट्रिय सतर्कता केन्द्र .....	१८२
ज. अन्य निकायहरू .....	१८३
परिच्छेद ८ मन्त्रालयको सङ्ख्या, सङ्गठन र कार्यक्षेत्रको पुनरावलोकन .....	१८४
परिच्छेद ९ संवैधानिक निकायहरूको सुदृढीकरण .....	१९९
परिच्छेद १० निजामती सेवा र सुधार .....	२११
परिच्छेद ११ सार्वजनिक संस्थानको अवस्था र सुधार .....	२४१
परिच्छेद १२ सुशासन .....	२५२
परिच्छेद १३ आर्थिक प्रशासन सम्बन्धी .....	२६३
परिच्छेद १४ स्थानीय स्वायत्त शासन सम्बन्धी .....	२९७
परिच्छेद १५ सूचना तथा सञ्चार प्रविधि .....	३११
परिच्छेद १६ दुर्गम क्षेत्रमा सेवा प्रवाह .....	३२४
परिच्छेद १७ निजामती सेवामा विविधता व्यवस्थापन .....	३३९
परिच्छेद १८ कर्मचारी ट्रेड युनियन र सुधार .....	३५२
परिच्छेद १९ प्रशासकीय सुधारका सन्दर्भमा नेपालको परराष्ट्र नीति .....	३६१
परिच्छेद २० सुरक्षासम्बन्धी व्यवस्था .....	३८१
परिच्छेद २१ तालीम/प्रशिक्षण सम्बन्धी व्यवस्था .....	४०१
परिच्छेद २२ सङ्घीय संरचनामा प्रशासनिक स्वरूप .....	४१७
परिच्छेद २३ निष्कर्ष तथा सुझावहरू .....	४२२
अनुसूचीहरू .....	
अनुसूची- १: समितिसमक्ष सुझाव दिनु हुने विज्ञ तथा निकायहरूको नामावली .....	५५७
अनुसूची-२: समितिको प्रारम्भिक प्रतिवेदन .....	५९८
अनुसूची -३: समितिको अन्तरिम प्रतिवेदन .....	६३२

## कार्यकारी सारांश

कुनै पनि मुलुकको सार्वजनिक प्रशासन अर्थ राजनीतिक परिवेशबाट प्रत्यक्षरूपमा प्रभावित भएको हुन्छ। समकालीन विश्वपरिवेशमा विकसित भएका नवीन मूल्य मान्यताले यसलाई प्रभाव पारिरहेको हुन्छ। सन् १९८० को दशकमा आएको आर्थिक उदारीकरणले सार्वजनिक प्रशासनलाई व्यवस्थापकीय सुधारमा जोड दिएको र यही दशकमा नवीन सार्वजनिक व्यवस्थापन पद्धति वा व्यवस्थापनवादको प्रभाव परेको पाइन्छ। सन् २००० देखिको सार्वजनिक व्यवस्थापन सूचना र सञ्चार प्रविधिमा आधारित रही सोही अनुसार विकसित हुँदै गएको छ। त्यसैगरी सार्वजनिक प्रशासन आधुनिकताबाट नवआधुनिकता तर्फ अग्रसर हुँदै गएको र विश्वव्यापकता, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सूचना र सञ्चार पद्धतिको विस्तार र अधिकतम् उपयोग, विज्ञान र प्रविधिको द्रुत विकास, नागरिकमा आएको चेतना र जागरणले सार्वजनिक प्रशासनको परम्परागत भूमिकामा परिवर्तन आई सहकार्य र साभेदारी एवम् कार्यमूलक सञ्जालको क्रियाशीलता बढेको छ। सोही आवश्यकता पूरा गर्न नेपालको सार्वजनिक प्रशासनमा सुधारको आवश्यकता रहेको छ।

योग्यता प्रणालीको अभ्यास भएको लामो समय बितिसक्दा पनि नेपालको सार्वजनिक प्रशासनमा व्यावसायिक सक्षमता र नागरिकप्रतिको उत्तरदायित्व, कार्यसम्पादन र सेवा संस्कारको अभाव, कार्यसम्पादन व्यवस्थापन पद्धतिको कार्यान्वयन हुन नसक्नु, परिवर्तन र रूपान्तरणलाई संस्थागत र व्यवस्थापन गर्न सक्ने क्षमता नहुनु, राजनीति र प्रशासन बीचको सम्बन्ध कार्यमूलक हुन नसक्नु, समावेशीकरण र योग्यताप्रणाली बीच तादात्म्य र सामञ्जस्य कायम नहुनु, कर्मचारीको वृत्तिविकास पूर्वानुमानयोग्य हुन नसक्नु जस्ता समस्या रहेका छन्। कर्मचारीको कार्यसम्पादन क्षमता र संस्कारको रूपान्तरण भन्दा संरक्षण केन्द्रित, रणनीतिक सुधारभन्दा प्रक्रियागत सुधार उन्मुख, सामाजिक रूपान्तरणलाई आत्मसात गरी सक्षमताको विकास गर्नेभन्दा आफूभिन्नको जटीलताको व्यवस्थापनमा केन्द्रित, आफ्नो आवश्यकतामा भन्दा दातृसमुदायको इच्छा र दवावमा आधारित, दीर्घकालीन भन्दा तात्कालीन ध्येय प्राप्तिमा सीमित रहेको अवस्था छ।

नेपालको सार्वजनिक प्रशासनमा अधिकार र साधन श्रोत तथा अवसरको केन्द्रीकरणले गर्दा कर्मचारीहरू सेवाकेन्द्रमा भन्दा केन्द्रीयस्तरका कार्यालयहरूमा रहन बढी रुचाउने प्रवृत्ति देखिन्छ। फलस्वरूप नेपालको सार्वजनिक सेवा विकेन्द्रित भन्दा केन्द्रीकरणतर्फ उन्मुख हुँदै गइरहेको छ। नागरिकको नजिक भई आधारभूत सेवा प्रवाह गर्ने निकायहरू अधिकार र साधनस्रोत, जनशक्ति, स्वायत्तता, निर्णय क्षमता, मनोबल र उत्प्रेरणा आदिमा कमजोर हुँदै गएका छन्। सुधार तथा परिवर्तनलाई आत्मसात गर्ने भन्दा प्रतिरोध गर्न रुचाउने प्रकृति देखिएको छ। नागरिकमा प्रत्यक्ष रूपमा सेवा दिने निकाय र कार्यस्थलमा कर्मचारी नहुनु र केन्द्रमा कामको चाप भन्दा बढी संख्यामा कर्मचारीको व्यवस्था हुनु जस्ता अवस्थाले नेपालको सार्वजनिक सेवाको प्रभावकारितामा ह्रास आएको छ। समयमानै गम्भीर नहुने हो भने यो क्रम अझ बढ्ने देखिन्छ। नेपालको सार्वजनिक सेवामा व्यापक राजनीतिकरणका कारण व्यावसायिक रूपमा सक्षम, नागरिकप्रति उत्तरदायी र नतिजामूलक सार्वजनिक व्यवस्थापनको प्रत्याभूति हुन नसकिरहेको सम्बन्धमा त्यसतर्फ ध्यान जानु जरूरी छ।

नेपालको सार्वजनिक प्रशासन गतिशील र कार्यमूलक तुल्याउन सम्बद्ध सरोकारवालाहरूको सहभागितामूलक एवं व्यापक परामर्शका आधारमा राष्ट्रिय रणनीतिक योजना वा गुरुयोजना तर्जुमा गरी व्यवस्थित र योजनाबद्ध परिचालनको सोच राख्नु जरूरी छ। यसमा निजामती सेवाको रणनीतिक दिशा, संरचनागत व्यवस्था, पद्धतिगत सुधार, कार्यसम्पादन संस्कार, व्यावहारिक उत्कृष्टता जस्ता पक्षमा तत्कालीन विकासात्मक र दीर्घकालीन सुधार र रूपान्तरणको योजना आवश्यक छ। सार्वजनिक सेवाको रणनीतिक सुधार तर्फ जनशक्ति विकास तथा परिचालनको योजना, सेवा सम्बन्धी केन्द्रीय नीति तथा विभिन्न क्षेत्रगत रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न जरूरी छ। केन्द्रीकृत संरचनालाई विकेन्द्रीकृत संरचनामा रूपान्तरण गरी सेवामूलक र कार्यसम्पादनमूलक तुल्याइनु पर्दछ। सेवाको नीतिगत तहमा कार्यकारी क्षमता सहितको एकीकृत संरचना र कार्यगत तहमा व्यावसायिक क्षमता र विशिष्टीकृत दक्षतासहितको विशेषीकृत सेवाको संरचना निर्माण गर्नुपर्ने देखिन्छ। सार्वजनिक सेवामा पद्धतिगत सुधारमा कार्यसम्पादन पद्धति लागू गर्ने, कार्यसम्पादनमा आधारित तलव प्रणाली, विभागीय प्रमुख र कार्यालय प्रमुखमा कार्यसम्पादन करारको व्यवस्था, क्षेत्रगत विशिष्टता र विशेषज्ञताको विकास र उपयोग गर्ने किसिमले सरूवा र पदस्थापनाको व्यवस्था, पूर्व अनुमानयोग्य बढुवा तथा वृत्तिविकास-प्रणालीको कार्यान्वयन, ज्ञान, सीप र दक्षताको समयानुकूल विकास हुने गरी सबैले समान रूपमा प्रशिक्षण पाउने व्यवस्था, कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली, समावेशीकरण र योग्यता प्रणाली बीच सामञ्जस्य कायम गर्नका लागि अनुसन्धानमा आधारित पद्धति निर्माण, कार्यकारी नेतृत्व विकास जस्ता पक्षमा सुधार आवश्यक छ। नेपालको सार्वजनिक प्रशासन अन्तर्राष्ट्रिय समुदायले अपेक्षा गरे अनुकूल तथा विश्वव्यापी मूल्य, मान्यता र स्तर अनुसारको तुल्याउन अन्तर्राष्ट्रिय सङ्गठनहरूमा प्रतिस्पर्धाका आधारमा कर्मचारीलाई काम गर्न पठाउने व्यवस्था गरी सक्षमताको विकास गर्ने पद्धतिको समेत अवलम्बन आवश्यक छ। सेवामा कार्यमूलक संस्कार, नतिजाप्रतिको जवाफदेहिता अभिवृद्धि, सकारात्मक सोच र प्रवृत्तिको विकास, कार्यसम्पादनमा आधारित प्रोत्साहनात्मक व्यवस्था, सदाचार पद्धतिको अवलम्बन, वस्तुगत आधारमा पुरस्कार र सकारात्मक पुष्टीकरण, आचरण र व्यवहारसम्बन्धी मापदण्ड निर्माण, उपलब्ध ज्ञानको सही व्यवस्थापन तथा नवीन ज्ञानको विकास गरी नवप्रवर्तन र सृजनात्मक क्षमतालाई प्रोत्साहन दिने व्यवस्था हुनु जरूरी छ।

सार्वजनिक प्रशासनलाई समय सापेक्ष र प्रभावकारी तथा सार्वजनिक सेवालाई विश्वसनीय बनाउनका लागि प्रशासनिक सुधार निरन्तर प्रक्रिया हो। कुनै एक कालखण्डमा गरिएका सुधारका प्रयासहरू सधैंका लागि शाश्वत हुन सक्दैनन्। समकालीन परिवेशमा आएको परिवर्तनसँगै



सार्वजनिक प्रशासनको सुधारका प्राथमिकतामा समेत परिवर्तन गर्नुपर्ने आवश्यकता रहन्छ। नेपालमा प्रशासन सुधारका लागि गरिएका विगतका प्रयासहरूको पनि आ-आफ्नै पृष्ठभूमि र प्राथमिकता रहेको छ। मुलुकमा भएका संवैधानिक परिवर्तन, शासन पद्धतिमा गर्नु पर्ने फेरबदल, सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नीतिगत, कानुनी, कार्यविधिगत एवम् व्यवहारजन्य विषयहरूमा गर्नु पर्ने सुधार एवम् सङ्घात्मक शासनतर्फ रूपान्तरण हुँदा अपनाउनु पर्ने उपायहरू समेतलाई दृष्टिगत गरी परिवर्तित परिवेशमा सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यले यस समितिद्वारा सुधारका क्षेत्रहरू पहिचान गरी सार्वजनिक प्रशासन सुधारका लागि सुझावहरू तयार पारिएको छ।

प्रस्तुत प्रतिवेदनमा सार्वजनिक प्रशासनको क्षेत्रमा रहेका समस्या र समाधानका उपायहरू विभिन्न २३ वटा परिच्छेदमा विश्लेषण गरिएको छ। उपलब्ध स्रोत, साधन र जनशक्तिको सीमा भित्र रही समितिले मुलुकका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सरोकारवाला र विज्ञहरूसँग छलफल र अन्तरक्रिया गरी वस्तुगत यथार्थको आधारमा विषयवस्तुहरू समेट्ने प्रयास गरिएको छ। सरोकारवालाहरूको अभिमत एवम् विभिन्न निकायहरूबाट प्राप्त सुझावहरू समेतलाई यसमा समुचित विवेचना गरिएको छ। विज्ञहरूसँग प्राप्त भएको रचनात्मक सुझाव, टिप्पणी र विचारले प्रतिवेदनलाई पूर्ण बनाउन सहयोग पुऱ्याएको छ। प्रतिवेदनमा सार्वजनिक सेवालाई बढी जवाफदेही, नतिजामूलक, सेवामुखी र विकासमैत्री बनाउनु पर्ने आवश्यकतालाई केन्द्रविन्दुमा राखी सुधारको क्षेत्र पहिचान गरिएको छ। सार्वजनिक प्रशासनका मूलभूत क्षेत्रहरूको पृष्ठभूमि, वर्तमान अवस्था, समस्याको पहिचान र समाधानका उपायहरूका सम्बन्धमा नीतिगत सुझाव समेत उल्लेख गरिएको छ। सुधारका उपायहरू प्रस्ताव गर्दा विषयको गाम्भीर्यता र प्राथमिकताका आधारमा दीर्घकालीन दृष्टिकोण एवम् तत्कालीन उपायहरूसमेत समेटिएको छ।

यस समितिलाई दिइएको कार्यादेशको अधीनमा रही सार्वजनिक प्रशासनलाई जनमुखी र जनउत्तरदायी बनाउन विद्यमान साङ्गठनिक संरचना, कानून र नीतिगत विषयमा गरिनुपर्ने सुधारका विषयहरू यसमा समेटिएका छन्। निजामती सेवालाई व्यावसायिक, गुणस्तरीय र सेवाग्राही प्रति जिम्मेवार बनाउन गरिनुपर्ने संस्थागत र जनशक्ति सुधारका विषयलाई यसमा सम्बोधन गरिएको छ। संविधानवादका मूल्यहरू क्रियाशील हुनसक्ने गरी शासन सञ्चालनका विधि र प्रक्रियाहरू संवैधानिक रूपमा निर्धारण गरी सुशासनका लागि मार्गदर्शन गर्न संविधानमा नै त्यस्ता आधारभूत विषयहरू सुनिश्चित गर्नु पर्ने आवश्यकता दर्शाइएको छ।

यथार्थतापरक दृष्टिकोण राखी सार्वजनिक प्रशासनको संरचनाको पुनरावलोकन गर्न प्रस्ताव गर्दै विद्यमान मन्त्रालयको संख्यालाई १८ वटा कायम गर्ने र सङ्घात्मक संरचनामा जाँदा केन्द्रीय तहमा १२ वटा मात्र मन्त्रालय कायम गर्नु उपयुक्त हुने सुझाव प्रस्तुत गरिएको छ। क्षेत्रीय कार्यालयहरू लगायतका अनावश्यक संरचनाहरू खारेज गर्ने, अध्ययन र औचित्य विना नयाँ संरचनाहरू सिर्जना नगर्ने, कार्यक्षेत्रमा देखिएको दोहोरोपना हटाउनेजस्ता विषयहरू सुझावमा समेटिएका छन्। निजामती सेवाका कर्मचारीको बढुवा, वृत्ति विकास, सरूवालाई अनुमानयोग्य बनाउन र नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउने सम्बन्धमा वर्तमान कानुनी व्यवस्था र प्रक्रियामा गरिनुपर्ने सुधारका क्षेत्रहरू पहिचान गरिएको छ।

निजामती सेवा सञ्चालन सम्बन्धी नीतिगत विषयमा लोकसेवा आयोगको परामर्शलाई महत्व दिने, व्यवस्थापन परीक्षणलाई अनिवार्य बनाउने र व्यवस्थापन परीक्षकलाई समेत जिम्मेवार बनाउने, प्रशासकीय अदालतको अधिकारक्षेत्रको पुनरावलोकन गर्ने, अनुशासन कायम राख्न विभागीय कारवाहीको प्रक्रियालाई सरलीकरण गर्ने, दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीले अवसरमा प्राथमिकता

पाउने, भौगोलिक क्षेत्रको पुनरावलोकन गर्ने, कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्ने, सरुवाको समयावधि र आधारहरूको पुनरावलोकन गरी शैक्षिक सत्र सापेक्ष बनाउने, सुत्केरी बिदालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउने, सेवा निवृत्त कर्मचारीहरूका लागि आचारसंहिता निर्माण गर्ने, कार्यालयको उपलब्धिका आधारमा कर्मचारीको मूल्याङ्कन गर्नु पर्ने, अन्य देशले अवलम्बन गरेको अभ्यास समेतका आधारमा उमेरको हदको पुनरावलोकन गरी साठी वर्ष पुऱ्याउने, उच्च पदमा छड्के प्रवेशलाई अन्तरसेवा प्रतिस्पर्धामा जोडिदिने एवम् निजामती सेवा ऐन नियममा समेटिएका तर कार्यान्वयनमा नआएका व्यवस्थाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गरी सार्वजनिक सेवालाई उत्तरदायी र जिम्मेवार बनाउने विषय समेत सुझावमा समेटिएको छ। प्रतिवेदनमा नेपाल सरकार सचिव नियुक्तिका आधारहरूमा पुनरावलोकन गर्न र उत्तराधिकार योजना लागू गर्न समेत सुझाव दिइएको छ।

प्रशासन र राजनीतिक अन्तरसम्बन्ध स्पष्ट गरी कर्मचारीतन्त्रमा राजनीतिकरण हुन नहुने प्रबन्ध गर्न नीतिगत र कानुनी व्यवस्था गरी सो अनुसारको व्यवहार र संस्कृतिलाई अवलम्बन गर्न सुझाव दिइएको छ। निजामती सेवाको सुधारका लागि निजामती सेवामा ट्रेड युनियनको भूमिका र तिनमा गरिनुपर्ने सुधारका विषयहरू समेटिएको छ। ट्रेड युनियनको हालसम्मको अभ्यासले सार्वजनिक प्रशासनमा पारेको प्रभावको मूल्याङ्कन गरी विषयगत एवम् व्यावसायिक रूपमा ट्रेड युनियन सञ्चालन हुनुपर्ने, ऐनले परिकल्पना गरे बमोजिमको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने, ट्रेड युनियनका पदाधिकारीहरूको आचारसंहिता तयार गरी लागू गर्नुपर्ने र राजनीतिक दलसंगको आबद्धता हुनु नहुने समेतका सुझावहरू दिइएका छन्।

दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई अवसरमा प्राथमिकता, पदोन्नतिमा अनिवार्यता र सेवा प्रवाहमा प्रभावकारिताका आधारहरू प्रस्ताव गरिएको छ। लामो समय दुर्गम क्षेत्रमा कार्य गर्ने कर्मचारीहरूलाई दुर्गम क्षेत्र पुरस्कार प्रदान गर्ने, दुर्गम भत्ता वृद्धि गर्ने, दुर्गम क्षेत्रका उत्पादनको बजारीकरण र एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ। दुर्गम क्षेत्रमा सेवाप्रवाहलाई सुनिश्चित गर्न गरिनुपर्ने प्रक्रिया र सुधारका क्षेत्रहरू उल्लेख गरिएको छ। समावेशीकरणको अभ्यासबाट प्रशासनयन्त्रमा परेको प्रभावको बारेमा समुचित विश्लेषण गर्दै लक्षित वर्गले मात्र लाभ लिन सक्ने गरी निजामती सेवामा विविधता व्यवस्थापन (Diversity Management) गर्न अपनाउनु पर्ने उपायहरू प्रस्तुत गरिएको छ। निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुगत र वैज्ञानिक बनाउन मापन संयन्त्रको विकास गर्ने, सेवा करार सम्बन्धमा गर्नुपर्ने सुधारका विषयहरूलाई प्रस्तुत प्रतिवेदनमा सम्बोधन गरिएको छ। सार्वजनिक प्रशासनलाई नतिजामूलक र उत्तरदायी बनाई सुशासनको प्रत्याभूति गर्न सामाजिक परीक्षण र सार्वजनिक सुनुवाईको अभ्यास बढाउने, सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन र सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्ने, सेवा वितरणलाई एकद्वार प्रणालीमा आबद्ध गरी कार्यसम्पादनका आधारमा पारिश्रमिकको व्यवस्था लागू गर्ने, अनुगमन मूल्याङ्कनलाई सहभागितामूलक बनाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने र अनुगमन गर्नेलाई समेत जिम्मेवार बनाउने, सेवाग्राहीको सन्तुष्टि मापन गर्ने, आर्थिक प्रशासनसम्बन्धी ऐन कानूनको पुनरावलोकन गर्ने, वैदेशिक सहायतालाई आवश्यकतासंग आबद्ध गर्ने, गैरसरकारी संस्थाहरूको नियमनलाई प्रभावकारी बनाउने समेतका विषयहरू समेटिएको छ।

प्रस्तुत प्रतिवेदनले सार्वजनिक प्रशासनलाई नागरिकको सेवाप्रति समर्पित बनाउनका लागि विद्यमान नीतिगत एवम् कानुनी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। जनताका आधारभूत सरोकारका विषयहरूको रूपमा रहेका शिक्षा, स्वास्थ्य, बजार व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह, वातावरण संरक्षण, भ्रष्टाचार र अनियमितताको रोकथाम एवम् नियन्त्रण जस्ता

विषयलाई प्रस्तुत प्रतिवेदनमा प्राथमिकतापूर्वक सम्बोधन गर्न विभिन्न सुभावहरू प्रस्तुत गरिएको छ। मुलुक सङ्घात्मक संरचनामा रूपान्तरण हुँदा कर्मचारीहरूको व्यवस्थापन गर्न अपनाउनु पर्ने नीतिगत उपायहरू समेत प्रस्तुत गरिएको छ।

प्रतिवेदनमा स्थानीय निकायको संरचना र कार्यविधिको पुनरावलोकन गर्नुपर्ने, यथाशीघ्र स्थानीय निकायको निर्वाचन हुनुपर्ने, जनप्रतिनिधि नरहेको अवधिमा भएका अनियमित काम कारवाहीको छानविन गर्नुपर्ने, सार्वजनिक जग्गा एवम् सम्पत्तिको दुरुपयोग नियन्त्रण एवम् त्यस्तो सम्पत्तिको संरक्षणका लागि विशेष प्रबन्ध गर्नुपर्ने प्राकृतिक स्रोत एवम् पर्यावरणमा पर्ने असर प्रभाव समेतलाई दृष्टिगत गरी क्रसर उद्योग सञ्चालन सम्बन्धी मापदण्डको पुनरावलोकन गर्नुपर्ने, स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका अनियमितता र विकृतिको नियन्त्रण गरी मेडिकल कलेजहरूको सम्बन्धन र सञ्चालनको मापदण्डलाई अवश्यकतामा आधारित हुने गरी पुनरावलोकन गर्नुपर्ने, अत्यावश्यक सेवाहरू सरकारको नियन्त्रण र निगरानीमा सञ्चालन र वितरण गरिनु पर्ने, सरकारको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउनु पर्ने, नियमन गर्ने निकाय र अधिकारीलाई समेत जिम्मेवार बनाउनु पर्ने समेतका विषयहरू प्रतिवेदनमा समेटिएका छन्।

प्रस्तुत प्रतिवेदनमा सुरक्षा क्षेत्रको सुधार, परराष्ट्र क्षेत्रको सुदृढीकरण, उपभोक्ता हित संरक्षण जस्ता विषयलाई समेटिएको छ। प्रशासनलाई जनतासँग नजिक लैजान सरकारको पहुँच कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय उत्पादनमा जोड दिने, विकास बजेटलाई क्यालेण्डरमा आवद्ध गर्ने, राज्य कोषबाट दिइने आर्थिक सहायता, चन्द्रा पुरस्कारलाई नियमन र नियन्त्रण गर्ने, परामर्शदाता एवम् सल्लाहकारको नियुक्ति र जिम्मेवारीलाई व्यवस्थित गर्ने, नागरिक शिक्षामा जोड दिने समेतका विषयहरू समेटिएको छ। प्रशासन सुधार सम्बन्धी प्रतिवेदनले दिएका सुभावहरू कार्यान्वयनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति र कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका लागि विज्ञसहितको विशेष संयन्त्रको निर्माण गरी नियमितरूपमा प्रगति समीक्षा गर्नु पर्ने आवश्यकता औल्याउँदै त्यस्तो संयन्त्रको समेत प्रस्ताव गरिएको छ।

## परिच्छेद - १ प्रारम्भिक

### पृष्ठभूमि

प्रशासन राज्यका कानून र नीतिहरू कार्यान्वयन गर्ने महत्वपूर्ण संयन्त्र हो । परम्परागत राज्य व्यवस्था सञ्चालन गर्ने बेलादेखि नै प्रशासन यन्त्रको अस्तित्व रहँदै आएको छ । कल्याणकारी राज्य व्यवस्थामा राज्यले परम्परागत कार्यका अतिरिक्त तमाम जनमुखी कार्यहरू सम्पादन गर्नुपर्ने भएकाले प्रशासनिक निकायहरूको उपस्थिति र उपादेयता बढ्दै गएको छ । प्रशासनिक निकायहरू जनता र राज्य सत्ता बीच सम्पर्क सेतुको रूपमा रहने महत्वपूर्ण निकाय भएका कारण जुनसुकै शासन व्यवस्था अँगालेका मुलुकमा पनि प्रशासनिक निकाय आवश्यक हुन्छन् । आधुनिक समयमा प्रशासनिक निकायहरू जनमुखी, उत्तरदायी तथा नतिजामुखी हुनुपर्छ भन्ने मान्यता छ ।

नेपालमा आधुनिक प्रशासनिक परिपाटीको विकास वि.सं. २००७ सालको परिवर्तन पश्चात् शुरू भएको पाइन्छ । परम्परागत संरचना र कार्यशैलीको नेपालको प्रशासनलाई पद्धतिगत रूपमा सञ्चालन गर्ने क्रममा विभिन्न आयोग र समितिहरू बनाई सुधारका प्रयासहरू गरियो । नेपालले आधुनिक प्रशासनिक परिपाटी स्थापना गर्ने प्रयास प्रारम्भ गरेको साठी वर्षको अवधिमा मुलुकमा महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन भएका छन् । प्रशासन राजनीतिको उपक्षेत्रको रूपमा रहेको सन्दर्भ तथा समाजको प्रतिविम्बको रूपमा रहने यथार्थलाई मध्यनजर गरेर नै राजनीतिक परिवर्तन पश्चात् प्रशासन सुधारलाई विशेष महत्वका साथ लिने गरिएको पाइन्छ । वर्तमान समयमा नेपालले प्राप्त गरेको लोकतन्त्र, सामाजिक न्याय, समावेशिताप्रतिको चाहना अनुरूप नेपाली प्रशासनिक व्यवस्थालाई समयानुकूल परिवर्तन गर्दै एक्काइसौं शताब्दीमा विकास भएको तीव्रतर सूचना सञ्जालले सिर्जना गरेको विश्वव्यापीकरण, आतंकवाद, मौसम परिवर्तन, आयमा असमानता, आन्तरिक द्वन्द्व जस्ता चुनौतीहरूसँग जुध्न सक्ने तथा नेपाली नागरिकहरूको आकांक्षा अनुरूप नतिजामुखी सेवा प्रवाह गरी लोकतान्त्रिक मूल्य र मान्यतालाई अभिवृद्धि गर्ने प्रशासन यन्त्र स्थापना र विकास गर्नु आजको अपरिहार्यता भएकोछ । विगतको दशकमा सिर्जना

भएका द्वन्द्वका कारणहरूमध्ये प्रमुख कारण तत्कालीन समयमा नेपालको शासकीय व्यवस्थामा सुशासनको अभाव रहेको सन्दर्भमा नेपाली शासकीय व्यवस्थामा सुशासनका आधारभूत चरित्रहरूको सुनिश्चितता गर्नु अत्यावश्यक भएको छ। समावेशी शासनको आधारस्तम्भको रूपमा रहेको नेपाली समाजको विविधताको उचित व्यवस्थापन गरी नेपाली प्रशासनिक संरचनामा क्रमिक सुधार गरी जनशक्ति विविधीकरणको सैद्धान्तिक अवधारणा सफलीभूत बनाउनु पर्ने अवस्था छ। नागरिकले प्राप्त गर्ने राज्य प्रदत्त सेवाहरू अधिकारमुखी हुन सकेका छैनन् भने कतिपय आधारभूत सेवाहरू नागरिकले प्राप्त गर्न सकेका छैनन्। उल्लिखित विषयहरूकै आलोकमा सरकारले नेपालको सार्वजनिक प्रशासनलाई समय सापेक्ष सुधार गर्दै जनमुखी, पारदर्शी तथा उत्तरदायी प्रशासन यन्त्रको रूपमा रूपान्तरण गरी सुशासन कायम गर्ने दिशामा लिनुपर्ने नीतिगत, कानूनी तथा संरचनागत सुझावहरू पहिचान गर्ने, सार्वजनिक प्रशासनका क्षेत्रमा विकास भएका नवीनतम सैद्धान्तिक अवधारणाहरूलाई नेपालको सार्वजनिक प्रशासनमा अपनाउनु पर्ने उपायहरू सुझाउने र समग्र सार्वजनिक प्रशासनलाई नतिजामुखी र कार्यात्मक बनाउने सम्बन्धमा लिनुपर्ने नीतिगत सुझावहरू नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने गरी मिति २०६९।०९।०३ गते प्रशासकीय अदालतका अध्यक्षको संयोजकत्वमा प्रशासन सुधार सुझाव समिति गठन भएको थियो।

### समितिको गठन

प्रशासनलाई समयानुकूल गतिशील, परिणाममुखी बनाउन, सुशासन र पारदर्शिता कायम गर्दै विश्वका नवीन मान्यता र सिद्धान्तलाई प्रशासनभित्र प्रवेश गराई जनताको आकांक्षा अनुरूप सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न विद्यमान प्रशासनलाई समयानुकूल सुधार गर्नुपर्ने विषयहरूको आवश्यकता र औचित्यको आधारमा क्षेत्रगत, विषयगत नीतिको निर्माण र वर्तमान मौजूदा कानूनमा सुधार गरी निजामती सेवालालाई जनमुखी र जनउत्तरदायी बनाउन प्रशासनमा के कस्ता नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न उपयुक्त हुन्छ भन्ने बारेमा अध्ययन गरी सुझाव पेश गर्न नेपाल सरकारको मिति २०६९।०९।०३ गते गठन भएको सात सदस्यीय समितिमा मिति २०६९।१०।०३ गते गृह मन्त्रालयका सचिव र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई समेत समितिको सदस्य तोकी समितिलाई नेपाल सरकार (मन्त्रपरिषद्)को निर्णय बमोजिम नौ सदस्यीय बनाइएको थियो। उल्लिखित समितिमा रहनु भएका पदाधिकारीहरूको नामावली यसप्रकार रहेको छ-

- |    |  |   |        |
|----|--|---|--------|
| १. | मा.श्री काशीराज दाहाल, अध्यक्ष, प्रशासकीय अदालत                                | - | संयोजक |
| २. | मा.श्री कुमार योजन तामाङ, सदस्य, प्रशासकीय अदालत                               | - | सदस्य  |
| ३. | सचिव, श्री युवराज भुसाल, राष्ट्रिय योजना आयोग                                  | - | सदस्य  |
| ४. | सचिव, श्री नवीन घिमिरे, गृह मन्त्रालय  | - | सदस्य  |
| ५. | सचिव, श्री भेषराज शर्मा, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय | - | सदस्य  |
| ६. | सचिव, श्री दुर्गानिधि शर्मा, सामान्य प्रशासन मन्त्रालय                         | - | सदस्य  |
| ७. | सचिव, श्री शान्तराज सुवेदी, अर्थ मन्त्रालय                                     | - | सदस्य  |
| ८. | सचिव, श्री शान्तबहादुर श्रेष्ठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय       | - | सदस्य  |
| ९. | सह-सचिव, श्री मुकुन्द पन्थी, प्रशासन सुधार तथा आन्तरिक                         |   |        |

## समितिको कार्यनिर्देश (Terms of Reference)

समितिलाई आफ्नो कार्य प्रारम्भ गरेको मितिले तीन महिनाभित्र कार्य सम्पन्न गरिसक्ने गरी निजामती सेवालाई बढी जवाफदेही, नतिजामूलक, सेवा प्रधान, पारदर्शी र विकासमैत्री बनाउन विद्यमान ऐन, कानूनमा सुधार गर्न आवश्यक विषयहरूमा विश्लेषणात्मक सुझाव दिन देहाय बमोजिमको कार्य निर्देश प्राप्त भएको थियो ।

१. समग्र सार्वजनिक प्रशासनलाई जनमुखी र जनउत्तरदायी बनाउन विद्यमान साङ्गठनिक संरचना, कानून र नीतिगत विषयमा गरिनुपर्ने सुधार ।
२. निजामती सेवालाई व्यावसायिक, गुणस्तरीय र सेवाग्राहीप्रति जिम्मेवार बनाउन गरिनुपर्ने संस्थागत र जनशक्तिमा सुधार ।
३. निजामती सेवाका कर्मचारीको बहुवा, वृत्ति विकास, सरूवालाई अनुमानयोग्य बनाउन र नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउने सम्बन्धमा वर्तमान कानूनी व्यवस्था र प्रक्रियामा गरिनुपर्ने सुधार ।
४. ट्रेड यूनियनको भूमिका र तिनमा गरिनुपर्ने सुधार ।
५. दुर्गम क्षेत्रमा सेवाप्रवाहलाई सुनिश्चित गर्न गरिनुपर्ने प्रक्रिया र सुधार ।
६. निजामती सेवामा विविधता व्यवस्थापन (Diversity Management) सम्बन्धी सुधार ।
७. निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुगत र वैज्ञानिक बनाउन मापन संयन्त्रको विकास ।
८. सेवा करार सम्बन्धमा सुधार ।
९. सार्वजनिक प्रशासनलाई नतिजामूलक बनाउन अपनाउनु पर्ने नीतिगत सुधार ।

## समितिले अवलम्बन गरेको विधि

प्रशासन सुधार सुझाव समितिले आफूलाई प्राप्त कार्यनिर्देशमा उल्लिखित विषयहरूमा अध्ययन, विश्लेषण गरी नेपाल सरकारलाई सार्वजनिक प्रशासनका क्षेत्रमा समयानुकूल सुधार गरी सुशासनलाई बढावा दिन लिनुपर्ने नीतिगत, संरचनागत र कानूनी सुधारका सुझावहरू प्रदान गर्न सरोकारवालाहरू, विज्ञ तथा सम्बन्धित सबैबाट सुझाव संकलन गर्ने, प्रशासनका क्षेत्रमा अनुभवी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने, सेवाग्राहीहरूसँग परामर्शगरी पृष्ठपोषण लिन क्षेत्रगत रूपमा गोष्ठी गर्ने, विगतमा प्रशासन सुधार सम्बन्धमा गठित आयोगहरूले प्रदान गरेका सुझावहरूको अध्ययन गर्ने, प्रशासनसँग सम्बन्धित नवीनतम पुस्तकहरू तथा अन्य सन्दर्भ सामग्रीहरूको अध्ययन गर्ने जस्ता विधिहरू प्रयोग गर्ने निर्णय गरे अनुरूप देहायका विधिहरू अवलम्बन गरी कार्य सम्पादन गरिएको थियो ।

## क. सार्वजनिक रूपमा सुझाव आह्वान

समितिले आफ्नो प्रथम बैठकको निर्णयानुसार मिति २०६९।०९।१० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी प्रशासन सुधारका लागि लिइनुपर्ने संरचनागत, नीतिगत तथा कानूनी उपायहरू सम्बन्धमा सूचना प्रकाशित भएको मितिले २९ दिनभित्र समितिमा आइपुग्ने गरी सुझाव पठाइदिन सरोकारवाला, विज्ञहरू तथा सम्बन्धित सबैमा अनुरोध गर्‍यो । जिल्ला

<sup>१</sup> सदस्य सचिवको रूपमा २०६९।१२।२० गतेसम्म सह-सचिव श्री वीरबहादुर राईले कार्य गर्नु भएको र वहाँको सरूवा भएपछि सो स्थानमा सह-सचिव श्री मुकुन्द पन्थी तोकिनु भएको थियो ।

तहबाट प्रशासन सुधार सम्बन्धमा सुभाब दिन इच्छुक व्यक्तिहरूको सहजताका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समेत सुभाब संकलन गर्न सकिने व्यवस्था गरिएको थियो । सो अनुसार जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीले त्यस सम्बन्धी गोष्ठीको आयोजना गरी सुभाब पठाउने व्यवस्था मिलाएकोमा उक्त सूचनाबाट जानकारी प्राप्त गरी विभिन्न व्यक्तिहरूले समेत प्रशासन सुधार सम्बन्धमा आगामी दिनमा लिनुपर्ने सुधारका सुभाबहरू समिति समक्ष पठाएका थिए । सुभाब पठाउने कार्यालय तथा व्यक्तिहरूको नामावली अनुसूचीमा उल्लेख गरिएको छ ।

## ख. अन्तरक्रिया

समितिले प्रशासन सुधार सम्बन्धमा आगामी दिनमा लिनुपर्ने सुधारका उपायहरू सम्बन्धमा विभिन्न विज्ञ व्यक्तिहरूलाई समूह समूहमा विभाजन गरी विभिन्न चरणमा अन्तरक्रिया, छलफल, गोष्ठी कार्यक्रमहरू सम्पन्न गर्‍यो । अन्तरक्रिया कार्यक्रममा सवैधानिक निकायका पूर्व पदाधिकारीहरू, पूर्व मुख्य सचिवहरू, पूर्व सचिवहरू, उच्च पदस्थ अधिकारीहरू, नागरिक समाजका प्रतिनिधिहरू, ट्रेड युनियनका पदाधिकारीहरू एवम् विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । छलफलको क्रममा प्राप्त भएका सुभाबहरूको विश्लेषण परिच्छेद ५ मा समावेश गरिएको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ ।

## ग. गोष्ठी तथा परामर्श

समितिले आफ्नो प्रतिवेदन सहभागितामूलक रूपमा तयार पार्ने उद्देश्यले ५ वटै विकास क्षेत्रमा सरोकारवाला व्यक्तिहरू तथा आम नागरिकहरूसँग छलफल एवम् अन्तरक्रिया गर्न गोष्ठी सञ्चालन गरी सरोकारवालाहरूसँग कार्यदेशमा उल्लिखित विषयमा सुभाब सङ्कलन गरेको थियो ।

समितिले तत्काल गर्नु पर्ने भनी विभिन्न निकायहरूमा गरिने सिफारिसहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गराउन, सुभाबहरूको कार्यान्वयनको अवस्थाबारे निरन्तर अनुगमन गर्ने तथा सुधार कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारीहरूको स्वामित्व बोध गराउने उद्देश्यले सम्माननीय प्रधानमन्त्रीको समुपस्थितिमा नेपाल सरकारका मन्त्रालयका सचिवहरू, आयोगका प्रशासनिक प्रमुखहरू तथा अन्य केन्द्रीय निकायका प्रमुखहरूसँग मिति २०६९ माघ १७ गते परामर्श कार्यक्रम सम्पन्न गर्‍यो । उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीले सरकारका उच्च पदाधिकारीहरूलाई प्रशासन सुधार निरन्तर हुने विषय भएकोले समितिको कार्यलाई पूर्ण रूपमा सहयोग गरी सरकारले बदलिदो सन्दर्भमा सार्वजनिक प्रशासनमा गर्न खोजेको सुधारलाई प्रभावकारिता साथ अघि बढाउन निर्देशन दिनु भएको थियो । गोष्ठी तथा परामर्श कार्यक्रमका सहभागीहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ ।

## घ. विगतका आयोगहरूको प्रतिवेदन अध्ययन

नेपालमा प्रशासन सुधारका लागि विगतमा वि.सं. २००९ सालदेखि हालसम्म पटक-पटक प्रशासन सुधारका लागि विभिन्न समिति र आयोगहरू गठन भएका छन् । यसरी गठित आयोगहरूको प्रतिवेदनमा औल्याइएका सुभाबहरू केही लागू भएका छन् भने कतिपय सुभाबहरू कार्यान्वयन हुन सकेका छैनन् । कतिपय सुभाबको सान्दर्भिकता समाप्त भएको छ भने कार्यान्वयन हुन बाँकी कतिपय सुभाबहरूको सान्दर्भिकता आज पर्यन्त उत्तिकै



रहेकाले त्यस्ता सुभावहरूमा उल्लिखित विषयहरूलाई पनि समितिले आफ्नो प्रतिवेदन तयारीको आधारको रूपमा लिने निर्णय गरी विगतका समिति एवम् आयोगको प्रतिवेदनहरू अध्ययन गरी ती प्रतिवेदनहरूको सान्दर्भिकताको समीक्षा गरिएको छ ।

#### **ड. वस्तुस्थिति विश्लेषण**

समितिले प्राप्त गरेको सूचना एवम् जानकारीको आधारमा सार्वजनिक प्रशासनको विद्यमान अवस्था यसका सवल र दुर्बल पक्षहरू एवम् अवसर र चुनौतीका बारेमा वस्तुगत रूपमा वस्तुस्थिति विश्लेषण गरी सुधारका क्षेत्रहरू पहिचान गरिएको छ ।

#### **च. सार्वजनिक निकायहरूले तत्काल गर्नुपर्ने सुधारहरू**

आम नागरिकको दैनिक जनजीविकासँग प्रत्यक्ष रूपमा सरोकार राख्ने सार्वजनिक निकायका कार्य सम्बन्धमा प्राप्त सुभावहरूको आधारमा सम्बन्धित निकायका पदाधिकारीहरूसँग बैठक गरी त्यस्ता निकायहरूका काम कारवाही सम्बन्धमा देखिएका समस्याहरू तत्काल सुधार गर्न सुभाव दिनुका साथै समितिले आफ्ना बैठकहरूमा सार्वजनिक सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा लिएका विभिन्न निर्णयहरू तत्काल कार्यान्वयन गर्न सार्वजनिक निकायहरूलाई लेखी पठाउने काम सम्पन्न गर्‍यो । त्यसरी सुधारका लागि दिएको विवरण अनुसूचीमा उल्लेख गरिएको छ ।

#### **छ. तत्काल गर्नुपर्ने सुधारका लागि सुभावसहितको प्रारम्भिक प्रतिवेदन प्रस्तुत**

सार्वजनिक प्रशासनको क्षेत्रमा सुधार गर्न आगामी दिनमा लिनु पर्ने कानूनी, नीतिगत तथा संरचनागत उपायहरूका सम्बन्धमा सरोकारवाला निकाय तथा व्यक्तिहरू र सम्बन्धित विज्ञहरूसँग अन्तरक्रिया गरी प्राप्त सुभाव तथा समितिलाई विभिन्न माध्यमबाट प्राप्त सुभावहरूका आधारमा सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रहरूमा तत्काल गर्नु पर्ने सुधारका लागि विभिन्न तीसवटा क्षेत्रहरू पहिचान गरी नेपाल सरकार समक्ष मिति २०६९ फागुन ९ गते प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । समितिले पेश गरेको प्रारम्भिक प्रतिवेदन अनुसूचीमा समावेश गरिएको छ ।

#### **ज. संस्थागत सुभाव एवम् प्रतिक्रिया संकलन**

मन्त्रालय तथा केन्द्रीय निकायको सङ्गठनात्मक ढाँचा एवम् सो निकायमा गर्नुपर्ने सुधारका लागि प्रत्येक मन्त्रालय तथा केन्द्रीय स्तरका निकायहरूबाट संस्थागत सुभाव एवम् प्रतिक्रिया संकलन गरिएको थियो । त्यसरी सुभाव पठाउने निकायहरूको विवरण अनुसूचीमा उल्लेख गरिएको छ ।

#### **झ. सम्बन्धित निकायहरूसँग छलफल**

समितिका संयोजक एवम् सदस्यहरू समेतको उपस्थितिमा प्रायः सबैजसो मन्त्रालय र केन्द्रीय निकायहरूमा छलफल कार्यक्रम सञ्चालन गरी सुधारका लागि राय सुभाव संकलन गरिएको थियो । सो क्रममा उपरोक्त कार्यादेशका अतिरिक्त संस्थाको संरचनागत पक्ष, साङ्गठनिक पक्ष, सङ्गठनको नाम, दरबन्दी, नीतिगत तथा कानूनी सुधार एवं कामकारवाहीमा वर्तमानमा गर्नुपर्ने सुधारका सन्दर्भमा पनि समितिका तर्फबाट लिखित सुभाव माग गरिएको थियो । छलफल कार्यक्रमको विवरण अनुसूचीमा समावेश गरिएको छ ।

## ज. राष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रम

सार्वजनिक प्रशासनको क्षेत्रमा रहेका विद्यमान समस्याहरूको पहिचान गरी त्यसको निराकरण गर्न भविष्यमा गरिनुपर्ने सुधारका क्षेत्रहरू पहिल्याउने हेतुले पूर्व प्रधानमन्त्री, पूर्व विधायक, नेपाल सरकारका पूर्व एवं वर्तमान मुख्य सचिव तथा सचिवहरू, न्यायाधीशहरू, बुद्धिजीवि, कानूनविद्, सुरक्षा निकायका प्रमुख पदाधिकारी एवं सञ्चारकर्मी समेतको उपस्थिति एवं सहभागितामा प्रशासन सुधार सुभावा समितिद्वारा मिति २०७०।२।२४ गते राष्ट्रिय स्तरको एक दिवसीय अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरियो। उक्त कार्यक्रमका सहभागीहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ।

## ट. विशेष परामर्श कार्यक्रम

समितिले सार्वजनिक प्रशासनमा सामयिक सुधारका लागि गर्नुपर्ने सुधारका विषयहरू सम्बन्धमा सुभावाहरू प्राप्त गर्ने हेतुले पूर्व कर्मचारी सेवा परिषद्का पदाधिकारीहरू स्थानीय निकाय महासंघका प्रतिनिधिहरू एवम् यो क्षेत्रमा चासो राख्ने सरोकारवालाहरूसँग विशेष परामर्श एवम् छलफल गरियो। त्यसरी छलफल गरिएका सहभागीहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ।

## ठ. प्रशासन सुधारसँग सम्बन्धित विषयको सिफारिससहितको अन्तरिम प्रतिवेदन प्रस्तुत

सार्वजनिक प्रशासनको क्षेत्रमा सुधार गर्न आगामी दिनमा लिनुपर्ने विभिन्न उपायहरूका सम्बन्धमा सरोकारवाला निकाय, व्यक्ति, सम्बन्धित विज्ञहरूसँगको अन्तरक्रियाबाट प्राप्त सुभावा एवं समितिलाई विभिन्न माध्यमबाट प्राप्त सुभावासमेतको अध्ययन गरी आ.व. २०७०/०७१ को नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा सम्बोधनका निम्ति प्रशासन सुधारसँग सम्बन्धित विषयका विभिन्न एकाइसवटा क्षेत्रहरू पहिचान गरी नेपाल सरकार समक्ष २०७० साल आषाढ ७ गते अन्तरिम प्रतिवेदन प्रस्तुत गरियो। समितिले पेश गरेको अन्तरिम प्रतिवेदन अनुसूचीमा समावेश गरिएको छ।

## जनशक्ति

समितिको कार्यालय मुद्रण विभाग रहेको भवन, सिंहदरवारमा स्थापना गरिएको थियो। प्रशासकीय अदालत, सामान्य प्रशासन मन्त्रालय र मुद्रण विभागका केही कर्मचारीहरूले समितिको सचिवालयमा रही कार्य गर्नु भएको थियो। प्रतिवेदनको मस्यौदा तयार गर्ने क्रममा विभिन्न निकायका कर्मचारीहरूको सहयोग लिइएको थियो। यस समितिमा रही प्रस्तुत प्रतिवेदन तयार गर्ने कार्यमा देहायको कर्मचारी समूहले पूर्णकालीन रूपमा सहयोग पुऱ्याएको थियो -

१. सहन्यायाधिवक्ता, श्री श्यामकुमार भट्टराई, महान्यायाधिवक्ताको कार्यालय
२. उपसचिव, श्री नवराज तिवारी, शिक्षा मन्त्रालय
३. शाखा अधिकृत, श्री इन्दिरा शर्मा, प्रशासकीय अदालत
४. शाखा अधिकृत, श्री तेजप्रसाद पौडेल, सर्वोच्च अदालत
५. कम्प्युटर अपरेटर, श्री गीता भट्टराई(पोखरेल), प्रशासकीय अदालत

उल्लिखित कर्मचारीका अतिरिक्त देहायका कर्मचारीबाट यस समितिलाई महत्वपूर्ण सहयोग प्राप्त भएको थियो-

१. नायव महालेखा परीक्षक, श्री ईश्वरराज श्रेष्ठ, महालेखा परीक्षकको कार्यालय
२. सहसचिव, डा. श्री भरत गौतम, व्यवस्थापिका-संसद सचिवालय
३. उपसचिव, श्री लक्ष्मीप्रसाद निरौला, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
४. उपसचिव, श्री हरिशरण पुडासैनी, अर्थ मन्त्रालय
५. उपसचिव, श्री रेशमलाल कँडेल, सूचना प्रविधि विभाग
६. उपसचिव, श्री हुमबहादुर के.सी., कानून, न्याय, संविधान सभा तथा संसदीय व्यवस्था मन्त्रालय

समितिको सचिवालयमा रही काम गर्ने कर्मचारीहरू एवम् प्रतिवेदन तयारीको क्रममा सहयोग पुऱ्याउने कर्मचारीहरूको विवरण अनुसूचीमा उल्लेख गरिएको छ ।

### **प्रतिवेदनको स्वरूप**

प्रस्तुत प्रतिवेदनमा २३ वटा परिच्छेद रहेका छन् ।

- |             |   |
|-------------|---|
| परिच्छेद १  | प्रारम्भिक  |
| परिच्छेद २  | सार्वजनिक प्रशासनको अवधारणा र विकास                     |
| परिच्छेद ३  | नेपालमा प्रशासन सुधारका क्षेत्रमा भएका प्रयासहरू        |
| परिच्छेद ४  | प्रशासन सुधारका समकालीन विषयहरू                         |
| परिच्छेद ५  | समितिमा प्राप्त सुझाव/प्रतिक्रियाको विश्लेषण            |
| परिच्छेद ६  | विद्यमान प्रशासनिक सङ्गठनको वस्तुस्थिति विश्लेषण        |
| परिच्छेद ७  | राज्यका अङ्गहरूको कामकारवाही र सुधार                    |
|             | क. व्यवस्थापिका   |
|             | ख. कार्यपालिका  |
|             | ग. न्यायपालिका  |
|             | घ. मन्त्रालयको संरचना र सुधार                           |
|             | ङ. राष्ट्रिय योजना आयोग                                 |
|             | च. महालेखा नियन्त्रक कार्यालय                           |
|             | छ. राष्ट्रिय सतर्कता केन्द्र                            |
|             | ज. अन्य निकायहरू  |
| परिच्छेद ८  | मन्त्रालयको सङ्ख्या, सङ्गठन र कार्यक्षेत्रको पुनरावलोकन |
| परिच्छेद ९  | संवैधानिक निकायहरूको सुदृढीकरण                          |
| परिच्छेद १० | निजामती सेवा र सुधार                                    |

- परिच्छेद ११ सार्वजनिक संस्थानको अवस्था र सुधार  
 परिच्छेद १२ सुशासन  
 परिच्छेद १३ आर्थिक प्रशासन सम्बन्धी  
 परिच्छेद १४ स्थानीय स्वायत्त शासन सम्बन्धी  
 परिच्छेद १५ सूचना तथा सञ्चार प्रविधि  
 परिच्छेद १६ दुर्गम क्षेत्रमा सेवा प्रवाह  
 परिच्छेद १७ निजामती सेवामा विविधता व्यवस्थापन  
 परिच्छेद १८ कर्मचारी ट्रेड युनियन र सुधार  
 परिच्छेद १९ प्रशासकीय सुधारका सन्दर्भमा नेपालको परराष्ट्र नीति  
 परिच्छेद २० सुरक्षासम्बन्धी व्यवस्था  
 परिच्छेद २१ तालिम/प्रशिक्षण सम्बन्धी व्यवस्था  
 परिच्छेद २२ सङ्घीय संरचनामा प्रशासनिक स्वरूप  
 परिच्छेद २३ निष्कर्ष तथा सुझावहरू  
 अनुसूचीहरू

## समयावधि

नेपाल सरकारको मिति २०६९।०९।०३ गतेको निर्णयबाट गठन भएको यो समितिले मिति २०६९।९।९ मा पहिलो बैठक बसी कार्य प्रारम्भ गरेको थियो। शुरूमा समितिको कार्यावधि ३ महिनाको तोकिएकोमा पछि ३ महिनाको समयावधि थप भएको थियो। सो समयावधिमा पनि अन्तरक्रिया, छलफल र गोष्ठी जस्ता कार्यक्रम निरन्तर चलिरहेकोले प्रतिवेदनको अन्तिम तयारीका लागि समयावधि अपुग भएकाले पुनः म्याद थप भई प्रतिवेदनलाई अन्तिम रूप दिई नेपाल सरकार समक्ष यो प्रतिवेदन प्रस्तुत गरिएको छ।

## समितिको बैठक

समितिको कार्यावधि भरमा समितिको छपन्न वटा बैठक बसेको थियो।

## परिच्छेद-२

# सार्वजनिक प्रशासनको अवधारणा र विकास

### पृष्ठभूमि

सार्वजनिक प्रशासन मूलतः सरकारी नीति निर्माण एवं सार्वजनिक क्रियाकलापसँग सम्बन्धित रहन्छ। यसैको माध्यमबाट सार्वजनिक नीति कार्यान्वयन गरिन्छ। यो एउटा गतिशील अवधारणा हो। यसको प्रमुख उद्देश्य सार्वजनिक जीवनका विविध क्षेत्रमा आधारभूत रूपमै गुणात्मक परिवर्तन ल्याउने हुँदा यसलाई सार्वजनिक कार्यक्रमको व्यवस्थापन एवम् राजनीतिको यथार्थतामा रूपान्तरण पनि भन्ने गरिएको छ। कुनै पनि देशको विकासको गति त्यस देशको प्रशासन पद्धतिमा आधारित हुन्छ। सार्वजनिक प्रशासन यस्तो गहन विषय हो जसलाई कुनै निश्चित परिधिभित्र सीमाङ्कन गर्न सकिदैन। यो ज्यादै पुरानो अध्ययन विधा भए तापनि सार्वजनिक प्रशासनको वैज्ञानिक एवं व्यवस्थित अध्ययन भने सन् १८८७ पश्चात्मात्र शुरू भएको मानिन्छ।

प्राचीन समयदेखि इजिप्ट, मिश्र, ग्रीस, एथेन्स, मेसोपोटामिया, सिन्धुघाटी, चीन आदिमा विकास भएको सभ्यताको शुरूवातसँगसँगै सार्वजनिक प्रशासनको पनि शुरूवात भएको मान्न सकिन्छ। सभ्यताको विकास क्रममा मानव जातिलाई समाजभित्र मिलाएर राख्न राज्य व्यवस्थाको शुरूवात भयो र त्यो राज्य व्यवस्थामा सहायता पुऱ्याउनको लागि निश्चित व्यक्तिहरू जो बुद्धि, विवेक र ज्ञानले निपूर्ण ठानिन्थे उनीहरूको सहयोग लिन थालियो। राज्य सञ्चालनमा संलग्न व्यक्तिहरूले आ-आफ्ना परिवेश अनुकूलका विधिहरूको निर्धारण र सोको पालनाको अभ्यास स्वरूप सार्वजनिक प्रशासनको विकासको शुरूवात भन्न सकिन्छ। आन्तरिक तथा वाह्य आक्रमणबाट राज्यको सुरक्षा गरी समाजमा शान्ति व्यवस्था कायम गर्नु र त्यसका लागि आवश्यक रकम सङ्कलन गर्नु त्यस बेला

सार्वजनिक प्रशासनको प्रमुख कार्य थियो । समाज नैतिकतामा आधारित रहेकोले भौतिक सुख सुविधालाई महत्व नदिएर निस्वार्थ भई बुद्धि, विवेक र तर्कको आधारमा समाजलाई अगाडि बढाउनु नै उक्त समयको सार्वजनिक प्रशासनको उद्देश्य रहेको देखिन्छ । त्यस समयमा राज्य सञ्चालनमा राजालाई सहयोग गर्ने व्यक्तिहरूको रूपमा गुरु, पुरोहित, भाइ भारदार एवं विद्वानहरूको सहयोग लिने गरिन्थो ।

सार्वजनिक प्रशासनको विकास कहिलेदेखि भएको भन्ने निश्चित समयवाधि किटान गर्न नसकिए तापनि पूर्वीय एवं पश्चिमा चिन्तकहरूले राज्य संचालनका लागि अघि सारेका चिन्तनहरूबाट यसको विकास क्रमको थालनी भएको मानिन्छ । खासगरी पूर्वीय चिन्तकहरू कौटिल्य, मनु, शुक्र, कन्फ्युसियस र पश्चिमा चिन्तकहरू अरस्तु, प्लेटो, सुकरात, रूसो, लक जस्ता विद्वानहरूले राज्य सञ्चालन प्रक्रिया र विधिका विषयमा गरेको चिन्तन नै सार्वजनिक प्रशासनको विकासको प्रारम्भ बिन्दु भएको मान्नु पर्ने हुन्छ ।

सार्वजनिक प्रशासनको अस्तित्व भने इसापूर्व १४९१ को *Moses* को समयदेखि नै पाउन सकिन्छ । इसापूर्व ४०० मा प्लेटोले व्यवस्थापनलाई छुट्टै विधाको रूपमा पहिचान गराएका थिए । इसापूर्व २४८ मा प्रथम रोमन सम्राट् *Diocletian* ले आफ्नो राज्यलाई एक सयभन्दा बढी भागमा विभाजन गर्दै अधिकारको प्रत्यायोजन र नियन्त्रणको शृंखलाको सुरुवात गरेका थिए । इसापूर्व २०६-२२० को समयमा चिनिया हान वंशमा राज्य व्यवस्था सञ्चालनमा सहयोग गर्ने व्यक्ति एवं पदाधिकारीहरूको योग्यताका आधारमा छनौट गर्ने प्रणालीको थालनी भएको थियो । यद्यपि चीनबाट शुरू भएको प्रशासकहरूको योग्यतामा आधारित छनौट प्रक्रियाले तत्कालीन विश्वमा प्रभाव पार्न सकेको पाइँदैन ।

युरोपमा औद्योगिक क्रान्ति हुनु पूर्व औद्योगिक क्रान्तिको अगुवा बेलायतमा समेत सार्वजनिक प्रशासनका महत्वपूर्ण पदहरूमा कुलीन घरानाका व्यक्तिहरूलाई मात्र नियुक्ति गर्ने चलन थियो । फ्रान्स र युरोपका अन्य कतिपय देशहरूमा सार्वजनिक सेवाका महत्वपूर्ण पदहरू लिलाम बढाबढको माध्यमबाट जसले बढी रकम बुझाउन कबोल गर्‍यो उसैले पाउने व्यवस्था समेत रहेको पाइन्छ । सन् १४९४ मा *Pacioli* ले दोहोरो लेखा प्रणालीलाई प्रयोगमा ल्याएका थिए भने सन् १५२५ मा *Machiavelli* ले शासकमा हुनुपर्ने गुणहरूको व्याख्या गरेका थिए । सन् १७४५ ताका तत्कालीन पर्सिया (हाल जर्मनी) को शासन व्यवस्थाको वर्णन गर्ने क्रममा *Vincent de Gournay* ले त्यो सरकार नत राजतन्त्रात्मक थियो नत कुलीनतन्त्र थियो, न प्रजातान्त्रिक थियो बरू कार्यालयतन्त्र डेस्कमा बसी काम गर्ने कर्मचारीहरूको सरकार, निजी स्वार्थ भएका अधिकारीहरूको तानाशाही शासन थियो भनी कर्मचारीतन्त्रको बारेमा सर्वप्रथम परिभाषा दिएको पाइन्छ । सन् १७७६ मा *Adam Smith* ले विशिष्टीकरणको सिद्धान्तको बारेमा व्यवस्थितरूपमा चर्चा गरेका थिए भने सन् १७८९ मा *George Washington* ले आफ्नो प्रशासनमा अमेरिकी स्वतन्त्रता संग्राममा योगदान पुऱ्याएका व्यक्तिहरू नियुक्त गर्दै लुट प्रणालीको अप्रत्यक्षरूपमा जग बसालेका थिए । सो व्यवस्था अनुसार प्रशासकहरू राजनीतिज्ञहरूको इच्छामा रहने, प्रत्येक पटक सरकार परिवर्तन हुनासाथ कर्मचारीहरूमा पनि फेरबदल गरी सरकारमा जाने व्यक्तिका आफ्ना विश्वासपात्र वा समर्थकलाई मात्र कर्मचारीमा नियुक्ति गर्ने प्रचलन रहेको थियो ।

उन्नाइसौं शताब्दीभन्दा पछाडिको सार्वजनिक प्रशासनको इतिहास भने व्यवस्थित एवं वैज्ञानिक रूपको पाइन्छ । जस अनुसार सन् १८०१ मा थोमस जेफरसनले अमेरिकी सरकारमा “लुट प्रणाली” (*Spoil System*) लाई संस्थागत गरेका र पछि *Andrew Jackson* ले अझ यसलाई मजबुत बनाएका थिए । सन् १८१० मा *Robert Owen* ले कामदारहरूलाई तालिम तथा अन्य व्यावहारिक ज्ञानको

आवश्यकता हुने बताएका थिए । सन् १८५० मा *John Stuart Mill* ले नियन्त्रणको सीमा, आदेशको एकात्मकता र प्रोत्साहन को अवधारणालाई वैज्ञानिक स्वरूप प्रदान गरेका थिए । सन् १८५६ मा *Daniel C. McCallum* ले सार्वजनिक प्रशासनमा सङ्गठनात्मक संरचनाको वकालत गरेका थिए । यो अवधारणाको कारकको रूपमा सन् १८४१ मा दुई अमेरिकी रेल एकआपसमा जुधेको घटनालाई लिइएको छ । यस घटनाले सङ्गठनका सबै क्रियाकलापमा एउटै मात्र प्रमुख पदाधिकारीले नियन्त्रण, सुपरिवेक्षण गर्न सक्तैन भन्ने तथ्यको उजागर भएको थियो ।

सन् १८५३ भन्दा अगाडि बेलायतमा सबै सार्वजनिक पदहरूमा भाइ भारदारका छोरा नातिलाई राख्ने प्रचलन थियो भने सन् १८५३ मा बेलायतमा नर्थकोट ट्रेभेलियन रिपोर्टको आधारमा प्रशासनका उच्च पदहरूमा प्रतियोगितात्मक परीक्षाको आधारमा मात्र कर्मचारीहरू नियुक्त गर्ने र यस्तो प्रतियोगितात्मक परीक्षा निष्पक्ष निकायद्वारा गर्ने व्यवस्था भए अनुसार सन् १८५४ मा नै योग्यताको आधारमा कर्मचारी नियुक्त गर्ने प्रणालीको आधुनिक शुरूवात भयो । त्यस्तै अमेरिकी राष्ट्रपति गारफिल्डको हत्यापछि सन् १८८३ मा अमेरिकामा *Pendleton Act* को निर्माण गरी लुट प्रणालीलाई समाप्त गर्दै गुण प्रणालीको शुरूवात गरेको थियो । जसअनुरूप अमेरिकी लोक सेवा आयोगको स्थापना हुन पुग्यो ।

सन् १८८७ भन्दा अगाडि सार्वजनिक प्रशासनलाई छुट्टै विधाको रूपमा हेरिदैन थियो । यसलाई राजनीतिको एउटा अङ्गको रूपमा मात्र हेरिन्थ्यो । राजनीतिज्ञहरूलाई सहयोग गर्नको लागि आफ्ना नजिकका व्यक्तिहरू, विश्वासपात्रहरू, भाइभारदारहरूलाई नै प्रशासकको रूपमा नियुक्ति गर्ने प्रचलन रहेको थियो । सन् १८८७ मा अमेरिकी विद्वान् *Woodrow Wilson* ले सर्वप्रथम सार्वजनिक प्रशासनको परिभाषा गर्दै “सार्वजनिक प्रशासन विस्तृत र प्रणालीबद्ध प्रयोग हो” भनी सार्वजनिक प्रशासन र राजनीतिलाई अलग-अलग विषयको रूपमा हेरिनु पर्ने मान्यताको सूत्रपात गरे । यसपछि नै सार्वजनिक प्रशासनलाई छुट्टै विधाको रूपमा अध्ययन गर्न शुरू भएको पाइन्छ । तत्पश्चात सन् १९०० मा *Frank J. Goodnow* ले राजनीतिले नीति निर्माण गर्ने र प्रशासनले नीति कार्यान्वयन गर्ने भएकोले राजनीति र प्रशासनलाई एउटै ठाउँमा राखेर अध्ययन गर्न नमिल्ने भनी राजनीति र प्रशासन अलग-अलग विधा भएको प्रष्ट पारे । सन् १९०० मा *Frederic W. Taylor* ले वैज्ञानिक व्यवस्थापनको सिद्धान्तको प्रतिपादन गर्दै श्रमिक र व्यवस्थापन सहयोगको आवश्यकतामा जोड दिए । जसबाट लागतमा नियन्त्रण गर्दै कार्य प्रकृतिमा वैज्ञानिक व्यवस्थापनको प्रक्रियालाई अपनाइयो ।

सन् १९२१ मा अमेरिकामा बजेट र एकाउन्टिङ्ग एक्टको निर्माण भई बजेट तथा लेखा हेर्ने छुट्टै निकायको स्थापना गरियो । सन् १९२२ मा *Max Weber* ले औद्योगिक क्रान्तिपछि पश्चिमी देशहरूमा आएको परिवर्तन र त्यो भन्दा अघिको पश्चिमी सभ्यताको विकासको क्रमको अध्ययन गरी एउटा आदर्श समाजको कल्पना गर्दा कर्मचारीतन्त्रको सिद्धान्तको प्रतिपादन गरेका र फ्रेन्च भाषामा प्रकाशित उनको सो सिद्धान्त सन् १९४८ मा अङ्ग्रेजी भाषामा अनुवाद भएपछि प्रकाशमा आएको पाइन्छ । उनले कानून र विवेकमा आधारित समाज कस्तो प्रकारको हुने र त्यस समाजमा प्रशासनिक व्यवस्था कुन प्रकारको हुनेछ भन्ने उल्लेख गर्दै एउटा आदर्श समाजमा रहेको कर्मचारीतन्त्रका विशेषताहरू चित्रण गरे । उनले अधिकार र श्रेणी तथा शक्तिको निश्चितता, विशिष्टीकरण, पदसोपान, लिखित दस्तावेजमा आधारित प्रशासन, व्यक्तिगत तथा कार्यालय सम्बन्धी कुरामा पृथकता, वृत्ति प्रणाली, निश्चित तलव र भत्ताको व्यवस्था, योग्यताको आधारमा छनौट, लालफित्ताशाहीलाई कर्मचारीतन्त्रको विशेषताको रूपमा उल्लेख गरे । त्यसैगरी सन् १९२३ मा अमेरिकामा क्लासिफिकेसन एक्टको निर्माण भई पद वर्गीकरणको अवधारणालाई भित्र्याइयो ।



*L.D. White* ले सार्वजनिक प्रशासनलाई अख्तियारवालाले घोषणा गरेका सार्वजनिक नीतिको उद्देश्य प्राप्त वा कार्यान्वयन गर्न गरिने सम्पूर्ण कृयाकलापहरूको रूपमा परिभाषा गरे । राजनीतिको चासो राज्यको इच्छालाई नीतिका रूपमा अभिव्यक्त गर्नु हो भने ती इच्छाहरूलाई कार्यान्वयन गर्ने पाटो प्रशासनको हो भन्ने मान्यताको विकास भएको थियो । बीसौं शताब्दीको पूर्वार्द्धमा अमेरिकाका विश्वविद्यालयमा सार्वजनिक प्रशासनलाई छुट्टै विधाका रूपमा पढाउने अभियान समेत शुरू भएको पाइन्छ ।

सन् १९२७ पछिको समयलाई सार्वजनिक प्रशासनको सुनौलो युगको रूपमा हेरिन थालियो । यस कालमा सार्वजनिक प्रशासनसँग सम्बन्धित थुप्रै नयाँ नयाँ सिद्धान्तहरू प्रतिपादन भए । सन् १९२७ मा इल्टन मायोको व्यवहारवादी विज्ञानको सिद्धान्तले प्रशासनमा व्यावहारिक पक्षको अध्ययनमा जोड दियो । जसमार्फत उनले कार्य वातावरण र उत्पादकत्व बीचको सम्बन्धको बारेमा अध्ययन गरेका थिए । सन् १९३० ममेरी पार्केट फोलेटले व्यक्तिगत उत्प्रेरणा र सामूहिक समस्या समाधानमा आधारित व्यवस्थापकीय दर्शनको विकास गरे । त्यसैले उनलाई सामूहिक व्यवस्थापन विचारधाराको अगुवाको रूपमा पनि लिने गरिएको छ । १९३७ मा चेस्टर वर्नार्डले सार्वजनिक प्रशासन राजनीतिबाट अलग विधा होइन भन्दै राजनीति र प्रशासन एकअर्काका परिपूरक विषयवस्तु हुन् भन्ने कुरा अगाडि सारे । सन् १९३७ मा लुथर गुलिकले सार्वजनिक प्रशासनको सन्दर्भमा प्रकाश पार्दै सार्वजनिक प्रशासनलाई *POSDCORB* को रूपमा परिभाषित गरेको पाइन्छ । लुथर गुलिकको *POSDCORB* ले प्रशासनलाई मानवीय सङ्गठनका रूपमा स्थापित गर्न सघाउ पुग्यो । सन् १९३९ मा स्थापना भएको *American Society for Public Administration (ASPA)* ले सार्वजनिक प्रशासनको अध्ययन, अनुसन्धान र विकासमा जोड दियो । साइमनले सार्वजनिक प्रशासनको सुधारलाई राजनीतिक प्रक्रियाकै रूपमा अध्ययन गरिनु पर्ने धारणा अगाडि सारेका थिए । सन् १९४३ मा अब्राहम मास्लोले सार्वजनिक प्रशासनको प्रभावकारिता वृद्धिको लागि उत्प्रेरणासम्बन्धी आवश्यकताको सोपानको सिद्धान्त प्रतिपादन गरे । सन् १९४६ मा सरकारी सङ्गठनहरूको प्रकृति तुलनात्मक रूपमा अन्य सङ्गठनभन्दा बढी राजनीतिक हुन्छ भनी विड्रो विल्सनको सिद्धान्तलाई चुनौती समेत दिइयो । उक्त मतका प्रतिपादक *Paul Appeleby* थिए भने अन्य समर्थकहरूमा *Philip Selznick, Norton Long* जस्ता विद्वान्हरू रहेका थिए । सन् १९४७ मा *Herbert A. Simon* ले मानवीय व्यवहार र आचरणले प्रशासनमा पार्ने प्रभावको अध्ययन गर्दै व्यवहारवादको सिद्धान्तको प्रतिपादन गरे । उनले राजनीति र प्रशासनको भिन्नताको सट्टा यिनीहरू बीच सहयोग र समन्वयमा जोड दिएका थिए । सन् १९४७ मै विद्वान् *Robert Dahl* ले सार्वजनिक प्रशासनलाई विज्ञानको रूपमा अध्ययन गर्ने हो भने सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययन हुन जरूरी छ भन्ने मान्यता अगाडि सारेका थिए । सन् १९५५ मा *Herbert Kaufman, Fred W. Riggs / Walter R. Sharp* ले तुलनात्मक प्रशासनको अध्ययनलाई अमेरिकाको प्रख्यात येल विश्वविद्यालयमा प्रवेश गराएका थिए । अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा सन् १९५६ को सेप्टेम्बरमा तुलनात्मक सार्वजनिक प्रशासनको विश्व सम्मेलन भई सो सम्मेलनले विकास प्रशासनको बौद्धिक आधार खडा गर्न पुग्यो ।

सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले संघीय कर्मचारी प्रशासनमा युनियन गर्न पाउने स्वतन्त्रता र सामूहिक सौदाबाजीको अवधारणालाई मान्यता प्रदान गरेका थिए । सन् १९६८ मा *Dwight Waldo* को संरक्षकत्वमा केही युवा विद्वान्हरूले तत्कालीन अमेरिकी सार्वजनिक प्रशासनमा रहेको यथास्थितिलाई आलोचना गर्दै "*New Public Administration*" को आन्दोलन चलाए । सन् १९७२ को *Equal Employment Opportunity Act* ले अमेरिकामा विगतको भेदभावलाई सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक प्रशासनमा सकारात्मक विभेदलाई अपनाइयो भने

सन् १९७० को दशकमा आएर सार्वजनिक प्रशासनप्रतिको मोहभंग हुन थाल्यो । यसलाई पुरातन सिद्धान्तको रूपबाट व्यवहार गरिँदा यसका सिद्धान्तहरू क्रमशः कमजोर हुन थाले । भद्दा संरचना, बोझिलो पदसोपान, लोसे कार्यप्रणाली, अधिकारको अत्यधिक केन्द्रीकरणजस्ता कारणहरूबाट यो मितव्ययी, उपलब्धिमूलक एवं प्रभावकारी हुन नसकेको भनी यसको विकल्पको खोजी गर्न थालियो । यो खोजी अभियानले १९८० को दशकमा New Public Management को नामबाट मूर्तरूप लियो । जस अनुसार निजीक्षेत्रको व्यवस्थापनका सफल अभ्यासहरूको सार्वजनिक प्रशासनमा प्रयोग गरी बजार केन्द्रित सार्वजनिक प्रशासन, व्यावसायिक सरकार र उपभोक्तावादमा आधारित भई सेवा प्रवाह गर्ने मान्यतालाई अगाडि सारेको थियो । कार्य सम्पादनमा आधारित मूल्याङ्कन, खर्च कटौती, कामलाई प्रमुख र सहायक कार्यमा विभाजन गर्नुपर्ने विषय अगाडि सारी सन् १९९० को दशकमा आएर विकसित देशमा यससम्बन्धी प्रयोग पनि हुन थाल्यो । अर्थशास्त्रको सिद्धान्तको रूपमा रहेका पब्लिक च्वाइस थ्योरी र प्रिन्सिपल एजेण्ट थ्योरीले यस अवधारणालाई अघि बढाउन मद्दत गरे । सन् १९८० को दशकमा सुशासनको अवधारणा अगाडि सारियो भने साभेदारी सरकारको अवधारणाको पनि विकास हुन गयो । बेलायतमा प्रधानमन्त्री मागरेट थ्याचरको पालामा पहिलो कदमको रूपमा सार्वजनिक प्रशासनलाई छरितो बनाउँदै नेक्सट स्टेप एजेन्सी (Next Step Agency) को रूपमा सार्वजनिक संस्थाहरूलाई कार्यसम्पादनको आधारमा निजी क्षेत्रमा हस्तान्तरण गर्ने अभियान चलाइयो । बेलायतका प्रधानमन्त्री जोन मेजरको पालामा नागरिक वडापत्र (*Citizen Charter*) को अवधारणाले विश्वव्यापी स्वरूप ग्रहण गर्न पुग्यो ।

सन् १९९२ मा प्रकाशित *David Osborne* र *Ted Gaebler* को चर्चित पुस्तक *Reinventing Government* ले निजी क्षेत्रका व्यवस्थापनका विधि, धारणा तथा मूल्य मान्यताहरूलाई पनि सार्वजनिक प्रशासनमा प्रयोगमा ल्याउनुपर्ने भन्ने मान्यता अगाडि सारे । नयाँ सार्वजनिक व्यवस्थापनलाई अमेरिकी क्लिन्टन प्रशासनले व्यवहारमा प्रयोगमा ल्याउन थाल्यो । यसैगरी सन् नब्बेको दशकमा नै यस अवधारणाको प्रयोग बेलायत, क्यानडा लगायतका देशमा पनि गरियो ।

नयाँ शताब्दीको शुरूवातका दिनमा विद्वान् *Robert Denhardt* समेतले नयाँ सार्वजनिक व्यवस्थापनको कमजोरीलाई सम्बोधन गर्दै यसको विकल्पको रूपमा New Public Service को अवधारणा प्रस्ताव गर्दै सार्वजनिक प्रशासनमा व्यवस्थापकीय गुणलाई भन्दा लोकतान्त्रिक गुणलाई जोड दिनुपर्छ भन्ने मान्यता अगाडि ल्याए । ग्राहकलाई होइन नागरिकलाई सेवा गर, सार्वजनिक हितमा ध्यान देऊ, उद्यमशीलतालाई भन्दा नागरिक र सार्वजनिक सेवालालाई महत्व देऊ, रणनीतिक हिसाबले सोच्दै लोकतान्त्रिक तवरबाट कार्यसम्पादन गर, उत्तरदायित्वलाई हलुकारूपमा नलेऊ, संस्था हाँक्ने होइन यसमार्फत सेवा गर, उत्पादकत्वमा मात्र ध्यान नदिई जनतालाई प्राथमिकतामा राखी महत्व देऊ भन्ने जस्ता मान्यताहरूलाई नै नयाँ सार्वजनिक सेवाको सिद्धान्तले वकालत गरेको छ ।

सन् २००४ मा प्रकाशित *State Building, Governance and World Order in Twenty First Century* नामक पुस्तक मार्फत *Francis Fukuyama* ले सरकारको कार्यक्षेत्र सकभर घटाई उसको सक्षमतामा वृद्धि गर्नुपर्ने विषयमा जोड दिँदै सक्षम एवं प्रभावकारी राज्यको परिकल्पना गरेका छन् । सन् २००५ मा अमेरिकाको हावर्ड विश्वविद्यालयकी प्रोफेसर *Marilee Grindle* ले पर्याप्त असल शासनको अवधारणा अगाडि सार्दै सानो कुराबाट थालनी गर्नुपर्ने कुरामा जोड दिएकी छन् ।

यसरी सार्वजनिक प्रशासनले आजको अवस्थासम्म आइपुग्दा धेरै आरोह-अवरोह पार गरिसकेको पाइन्छ । कहिले सार्वजनिक प्रशासनलाई राजनीतिकै एउटा पाटोको रूपमा हेरियो भने कहिले सार्वजनिक प्रशासनलाई राजनीतिबाट छुट्टै विधाको रूपमा अध्ययन गरियो त कहिले सार्वजनिक

प्रशासन र राजनीति एक अर्काका परिपूरक विषय हुन् भनी अध्ययन गरियो । सन् १९९० को दशकदेखि सार्वजनिक प्रशासनको विकल्पको खोजी भए पनि पछिल्ला दिनहरूमा यसको कुनै विकल्प नभएको निष्कर्ष निकाल्दै सार्वजनिक प्रशासनलाई समय सापेक्षरूपमा गतिशील बनाई विश्व परिवेशमा आएका नवीनतम मान्यताहरूलाई सम्बोधन गर्न सक्ने सक्षम र प्रभावकारी बनाउन सार्वजनिक प्रशासनलाई नकारात्मकबाट सकारात्मकतर्फ उन्मुख गराउनु पर्ने भन्ने मान्यता स्थापित हुन गएको पाइन्छ ।

## नेपालमा सार्वजनिक प्रशासनको विकास

प्राचीन समयमा नेपालको शासन व्यवस्था नैतिकता र धर्ममा आधारित थियो । राज्यमा नैतिकता कायम गर्नु, समाजमा शान्तिव्यवस्था कायम गर्नु, राज्यको सिमानाको संरक्षण गर्नु र त्यसका लागि राजस्वको संकलन गर्नु राज्यको प्रमुख दायित्व रहेको पाइन्छ । सो कार्य संचालनको लागि आवश्यक पर्ने जनशक्तिको रूपमा शासकहरूले आफ्ना नजिकका विश्वासपात्र, भाइभारदार, विद्वान् व्यक्तिहरू समेतको सहयोग लिने गरेको पाइन्छ ।

नेपालमा व्यवस्थित शासन व्यवस्थाको शुरूवात किराँतकालबाट भएको हो भने त्यही समयदेखि प्रशासनिक व्यवस्थाले पनि केही व्यवस्थित रूप लिएको पाइन्छ । किराँतकालमा प्रशासनिक एवं न्यायिक निकायहरूका रूपमा कुथेर अड्डा, माप्चोक, शुल्ली वा शोल्ल, लिडुवल, पिटल्जाधिरण आदि संस्थाहरूको स्थापना भएको थियो भने ती निकायहरूमा कार्य गर्नको लागि विद्वान्हरू, पुरोहित (राजपुरोहितहरू) तथा भाइभारदारहरूको सहयोग लिने प्रचलन रहेको पाइन्छ । न्याय प्रशासनमा अन्तिम न्यायकर्ताको रूपमा राजा आफैँ रहेको पाइन्छ ।

लिच्छविकालमा सेना, प्रशासन र न्याय व्यवस्थाका श्रोतको रूपमा राजालाई लिइन्थ्यो भने राजालाई शासन व्यवस्थामा सहयोग गर्नको लागि मन्त्रपरिषद्को गठन गर्ने प्रचलन थियो । किराँतकालीन न्यायिक एवं प्रशासनिक निकायहरूबाट राज्यको प्रशासन संचालन गरिएको थियो भने केन्द्रलाई करदस्तुर बुझाउने गरी स्थानीय सामन्तहरूलाई प्रशासकमा नियुक्त गरी उनीहरूकै सहयोगबाट केन्द्रदेखि टाढाको प्रशासनिक कार्य सम्पादन गराइन्थ्यो । यो समयमा राज्यलाई अनेक जिल्लाहरूमा विभाजन गरी जिल्ला प्रमुखको रूपमा विषयपति रहने व्यवस्था थियो । पाञ्चालीबाट गाउँभित्रको मुद्दा मामिला हेर्ने र विकास तथा निर्माणका कार्यहरू गरिने व्यवस्था थियो । गाउँमा प्रतिहार (द्वारे) ले राजाको प्रतिनिधित्व गर्ने व्यवस्था थियो ।

मल्लकालमा प्रशासन, सेना, न्यायआदि सबै क्षेत्रमा राजा नै सर्वेसर्वा रहेका हुन्थे । उनलाई सहयोग गर्नको लागि जिल्ला (विषय) तथा गाउँमा द्वारेलाई प्रशासकको रूपमा नियुक्त गरिन्थ्यो । पञ्चकचहरी र पञ्च समुच्चयबाट गाउँको मुद्दा मामिलाको सुनुवाई गर्ने व्यवस्था रहेको थियो भने राजसभामा टोलरक्षकलाई स्थान दिइने व्यवस्था थियो । त्यस समयमा राजगुरुको रूपमा राजोपाध्याय, सैनिक अधिकृतको रूपमा उमरा, किल्ला रक्षकको रूपमा कोट्टनायक, दौडाहको रूपमा छरिदार रहने र निजहरूको शासन व्यवस्थामा महत्वपूर्ण स्थान रहेको पाइन्छ ।

नेपालको एकीकरण पश्चात् पृथ्वीनारायण शाहको पालामा गुरु, पुरोहित, मन्त्री, चौतारिया (जंगी सेवा तर्फका क्षेत्रीय र केन्द्रीय प्रमुखको रूपमा रहेका), काजी (कुलीन वर्गका खानदानी भारदार र लामो समयसम्म राज्यको सेवा गर्ने परिवारका सदस्यहरूलाई मात्र प्राप्त हुने पद), वकील, कपरदार (राजाको भण्डारे जसमा राजाका विश्वासपात्र व्यक्तिहरू र रानीका आफन्तहरूलाई नियुक्त गरिन्थ्यो), खजाञ्ची, सरदार (स्थानीय स्तरका कार्यालय प्रमुखको रूपमा रहेका हुन्थे), क्याप्टेन, मीर मुन्सी जसले वैदेशिक मामिला हेर्ने गर्दथे, सुब्बा जसले जिल्ला तथा केन्द्रमा समेत निजामतीसम्बन्धी

कार्य गर्दथे, द्वारे र चोवदार जस्ता पदहरूबाट सार्वजनिक, न्यायिक र सेना सम्बन्धी कार्यहरू गराइथ्यो । प्रशासनको श्रोत राजाबाट निःसृत हुने गर्दथ्यो । स्थानीय स्तरको प्रशासन संचालनमा स्थानीय पञ्चायतहरूको सहयोग लिने व्यवस्था कायमै थियो । त्यस समयमा विशेष गरी गोरखा राज्यका ६ थर (अर्याल, खनाल, पाँडे, बोहरा, पन्त र मगर) ले प्रशासनिक निकायको माथिल्लो पदको जिम्मेवारी पाउने भएकोले तत्कालीन प्रशासनलाई 'थरघर प्रशासन' भन्ने गरिन्थ्यो भने अरू कुलका योग्य, वीर र विश्वासिला व्यक्तिहरूलाई पनि प्रशासकीय जिम्मेवारी दिने गरिन्थ्यो । भारदारी पद 'थरघर' का सदस्यलाई दिने गरिन्थ्यो भने कर्मचारीलाई वार्षिक रूपमा नियुक्ति गर्ने चलन थियो र मन नपरेका कर्मचारीलाई हटाउने गरिन्थ्यो, जसलाई पजनी प्रथा भनिन्थ्यो ।

राणाकालमा प्रशासनलाई केन्द्रीकरण गरिएको थियो । देशलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी चार खण्डमा विभाजन गरी चार जना कमाण्डर जनरलको व्यवस्था गरी निजामती र जङ्गी दुबै अधिकार दिइएको थियो । प्रशासनमा पारिवारिक सदस्यहरूको वर्चस्व रहेको र मुख्य पदहरूमा परिवारका सदस्यहरू नै रहने र सर्वसाधारणले 'बडाकाजी' भन्दा माथिको पद पाउँदैन थिए । गुरू, चौतरिया र काजी मुख्य शक्तिको रूपमा रहने र अन्य कर्मचारीहरू कुनै न कुनै पक्षका समर्थकका रूपमा रहेका हुन्थे । त्यस समयमा चाकडी प्रथाले अधिक प्रश्रय पाएको थियो । सर्वसाधारणले सानोतिनो प्रशासनिक पदका लागि पनि राणाहरूको चाकडी गर्नुपर्थ्यो । सरकारी सेवामा प्रवेशको लागि चार पास गर्नुपर्ने व्यवस्था समेत रहेको पाइन्छ । समय-समयमा विशेष दौडाहाको व्यवस्था गरी स्थानीय स्तरमा न्याय निसाफ दिने व्यवस्था पनि रहेको पाइन्छ । राणा शासनकालमा पनि पजनी प्रथाले निरन्तरता पाएको थियो ।

नेपाल सरकार वैधानिक कानुन, २००४ ले कर्मचारीहरूको छनौटको लागि दर्खास्त परिषद्को व्यवस्था गरेको भए पनि सो व्यवस्था कार्यान्वयनमा आउन सकेन । नेपालको सार्वजनिक प्रशासनको क्षेत्रमा सुधारको क्रम २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएपश्चात् शुरू भएको पाइन्छ । नेपाल अन्तरिम शासन विधान, २००७ ले लोकसेवा आयोग (पब्लिक सर्भिस कमिसन) को व्यवस्था गरेको र २००८ सालमा निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले पब्लिक सर्भिस कमिसन (लोक सेवा आयोग) को स्थापना भएको पाइन्छ । २००७ मा भएको राजनीतिक परिवर्तनले ल्याएका भावनालाई संबोधन गर्न सक्षम सार्वजनिक प्रशासनको खाँचो औँल्याई भारत सरकारसँग सल्लाहकारको माग भए अनुरूप २००९ सालमा एन.एम.बुचको अध्यक्षतामा गठन गरिएको प्रशासन सुधार समितिले नेपालको सार्वजनिक प्रशासनमा गर्नुपर्ने सुधारको लागि प्रतिवेदनसमेत पेश गरेको पाइन्छ । २००९ सालमा निजामती कर्मचारीहरूले गरेको भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले भ्रष्टाचार नियन्त्रण ऐन, २००९ जारी गरिएको थियो ।

नेपालमा सार्वजनिक प्रशासनमा सुधार गरी समय सुहाउँदो गतिशील प्रशासनिक व्यवस्था कायम गर्न समय-समयमा सुधारका प्रयासहरू भएका थिए । २००९ सालको बुच कमिशनबाट शुरू भएको प्रशासन सुधारका प्रयासहरूको सन्दर्भमा छुट्टै परिच्छेदमा उल्लेख गरिएको हुँदा यहाँ पुनरावृत्ति गरिएको छैन ।

निजामती प्रशासनलाई समय सापेक्ष बनाउने हेतुले विभिन्न कानुनी प्रयासहरू भएका पाइन्छ । २०१३ सालमा योजनाबद्ध विकासको थालनी भई सार्वजनिक प्रशासनलाई संस्थागत गर्नुपर्ने नयाँ चुनौती थपिएको थियो । सार्वजनिक प्रशासनलाई विकासका क्रियाकलापहरू संचालन गर्न सक्षम बनाउने उद्देश्यले निजामती सेवा ऐन, २०१३ तथा निजामती सेवा नियमावली, २०१३ तर्जुमा गरी निजामती सेवाको गठन, नियुक्ति, सेवाको अवधि, सेवाको शर्त, निजामती कर्मचारीको बचाउ,

सरूवा, बहुवालाई व्यवस्थित गरिएको थियो। तर पनि सरकारले लोक सेवा आयोगको समेत परामर्श नलिई आस्थाका आधारमा प्रशासनिक निर्णयहरू गर्ने परिपाटीको अन्त्य हुन सकेको थिएन। योजनाबद्ध विकासको थालनी भएपछि प्रशासनको विकास र विकासको प्रशासनलाई एकैसाथ अभ्यास गरिंदै आएको छ।

वि.सं. २०१७ सालमा आएको राजनीतिक परिवर्तन पश्चात् राष्ट्रसेवक कर्मचारीहरूबाट हुन सक्ने भ्रष्टाचारलाई रोक्ने एवं सार्वजनिक प्रशासनलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले भ्रष्टाचार निवारण ऐन, २०१७ जारी भई सो ऐनले राष्ट्रसेवक एवं सार्वजनिक जवाफदेहीको पदको समेत परिभाषा गरी त्यस्तो सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै पनि व्यक्तिले गरेको भ्रष्टाचारको लागि अन्य व्यक्तिले गरेको भ्रष्टाचारको लागि भन्दा बढी सजाय दिने व्यवस्था गरेको पाइन्छ। २०१८ सालमा नेपाललाई १४ अंचल र ७५ जिल्लामा विभाजन गरी अञ्चलाधीशको व्यवस्थाको साथै बडा हाकिमको ठाउँमा प्रमुख जिल्ला अधिकारीको समेत व्यवस्था भएको पाइन्छ। २०२१ सालमा निजामती सेवा नियमावली, २०२१ जारी गरियो। २०२८ सालमा स्थानीय प्रशासन अध्यादेश जारी गरी प्रमुख जिल्ला अधिकारीलाई जिल्ला पञ्चायतको सदस्य सचिवको कार्यभारबाट मुक्त गरियो र २०३१ सालमा प्रशासन योजना लागू गरी प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी दिइयो भने स्थानीय विकास अधिकारीलाई जिल्लाको विकास योजना तर्जुमाको लागि जिम्मेवारी दिइयो। निजामती प्रशासनलाई सक्षम बनाई कामप्रति उत्प्रेरित गर्ने उद्देश्यले कर्मचारीहरूलाई तालिमको व्यवस्था गर्न २०२६ मा आर्थिक विकास तथा अनुसन्धान केन्द्रको स्थापना र २०३१ सालमा नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रको समेत स्थापना भएको पाइन्छ। २०३० सालमा लोक सेवा आयोग सुदृढीकरण योजना कार्यान्वयनमा ल्याइएको पाइन्छ। यद्यपि सार्वजनिक प्रशासनमा पर्चा खडा गरी कर्मचारीलाई सेवाबाट हटाउने पजनी प्रथाको प्रचलन कायमै थियो भने पञ्चायती व्यवस्थामा सार्वजनिक प्रशासनको माथिल्लो तहमा लोक सेवा आयोगको परामर्श विना सिधै हु.प्र. (हुकुम प्रमाङ्ग) बाट नियुक्ति दिने प्रचलन केही हदसम्म कायमै रहेको देखिन्छ।

वि.सं. २०४६ सालको जनआन्दोलनबाट प्राप्त राजनीतिक परिवर्तनले ल्याएका चाहना एवं विश्व परिवेशमा आएका नवीनतम मान्यताहरूलाई आत्मसात गरी अगाडि बढ्नुपर्ने चुनौती सार्वजनिक प्रशासनमा रह्यो। यद्यपि वि.सं. २०४९ सालसम्म आइपुग्दा पनि निजामती प्रशासनमा पजनी प्रथाको अन्त्य हुन सकेको पाइँदैन। प्रशासनलाई प्रभावकारी र जनमुखी बनाउन नेपाल अधिराज्यको संविधान, २०४७ ले दिएको अधिकार प्रयोग गरी कर्मचारी लाई पर्चा खडा गरी पजनी गर्ने प्रथाको अन्त्य गर्न एवं निजामती सेवालाई सुरक्षित गर्ने हेतुले निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० जारी गरिएको देखिन्छ।

वि.सं. २०४६ सालको परिवर्तन पश्चात् आएको सुशासनको अवधारणा, नयाँ सार्वजनिक व्यवस्थापनले ल्याएको मान्यता तथा आर्थिक उदारीकरण तथा निजीकरणको मान्यतालाई आत्मसात गरी सार्वजनिक प्रशासनलाई नतिजा मुखी, जनमुखी तथा नागरिक उन्मुख बनाउनु पर्ने मान्यताहरूले प्रश्रय पाउँदै गए। विश्व परिवेशमा आएका सुशासन, छरितो एवम् चुस्त सरकार, सही व्यक्ति सही स्थानमा जस्ता मान्यता अनुरूप सार्वजनिक प्रशासनमा सुधारका प्रयासहरू पनि हुँदै गएको र सरकारको भूमिकालाई सहजकर्ता, समन्वयकर्ता, नियामक र निर्देशकको रूपमा सीमित गराउनु पर्छ भन्ने मान्यता अनुरूप केही प्रयासहरू पनि हुँदै आएको पाइन्छ।

निजामती सेवा ऐन, २०४९ ले कर्मचारीहरूलाई सङ्गठन (युनियन) खोली आफ्ना हक हितका लागि आवाज उठाउन पाउने अवसर पनि दिइयो। वि.सं. २०६३ सालको राजनीतिक परिवर्तन

पश्चात निजामती सेवालाई समावेशी बनाउने उद्देश्यले निजामती सेवा ऐन, २०४९ मा संशोधन गरी ४५ प्रतिशत पद महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्ग र पिछडिएका क्षेत्रका लागि आरक्षणको रूपमा छुट्याइएको छ ।

वि.सं. २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात् जारी भएको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२४ ले देशको प्रशासन संचालनको लागि निजामती सेवा तथा अन्य आवश्यक सेवाहरूसमेत गठन गर्न सक्ने व्यवस्था भएको र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५३ ले सो व्यवस्थालाई निरन्तरता दिएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३३ ले निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रको अवधारणाको पूर्ण परिपालना गर्ने राजनीतिक प्रणाली अवलम्बन गरी भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्ने राज्यको दायित्व हुने कुराको प्रत्याभूति दिएको छ । धारा १२६ ले लोक सेवा आयोगलाई नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रत्याभूत गरेको निजामती सेवाको पदमा नियुक्तिको लागि उपयुक्तताको छनौट गर्ने, बहुवा र विभागीय कारवाही तथा निजामती सेवासँग सम्बन्धित कानूनका विषयमा परामर्श दिने कामको जिम्मेवारी मात्र दिएको छैन सैनिक सेवा, सशस्त्र प्रहरी सेवा वा प्रहरी सेवा वा अन्य सरकारी सेवाको पदमा नियुक्ति र बहुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्ने अनिवार्य व्यवस्था गर्नुको साथै कुनै सार्वजनिक संस्थाको सेवाका कर्मचारीको सेवाका शर्तसम्बन्धी प्रचलित कानून र त्यस्तो सेवाका पदको नियुक्ति, बहुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगसँग त्यस्तो संस्थाले परामर्श लिन चाहेमा लोक सेवा आयोगले परामर्श दिन सक्ने अधिकार समेत प्रदान गरी लोक सेवा आयोगको (कार्यक्षेत्र विस्तार गरी) सार्वजनिक प्रशासनलाई निष्पक्ष बनाउने प्रयास गरेको छ । धारा ११४ ले न्याय सेवा आयोगको व्यवस्था गरी न्याय सेवाको राजपत्राङ्कित पदमा नियुक्ति, सरूवा, बहुवा गर्दा वा त्यस्तो पदमा बहाल रहेको कर्मचारीलाई विभागीय सजाय गर्दा न्याय सेवा आयोगको सिफारिस बमोजिम गर्नु पर्ने व्यवस्था गरेको पाइन्छ ।

नेपालको सार्वजनिक प्रशासनलाई संस्थागत गर्ने संवैधानिक एवं कानुनी प्रयासहरूको फलस्वरूप निजामती प्रशासन संस्थागत हुँदै आएको पनि छ । निजामती सेवा ऐन, २०४९ ले निजामती सेवाभित्र विभिन्न सेवाको व्यवस्था गरेको छ भने व्यवस्थापिका संसद सेवा तथा स्वास्थ्य सेवा जस्ता सेवाहरूको गठन गरी निजामती प्रशासनलाई विशिष्टीकरण गरिएको अवस्था छ । भ्रष्टाचार निवारण ऐन, २०५९ ले देशलाई भ्रष्टाचार मुक्त बनाउन राष्ट्रसेवक कर्मचारीहरूबाट हुनसक्ने भ्रष्टाचारलाई सरकारी मुद्दाको रूपमा सरकार वादी भई चलाउने तथा भ्रष्टाचारको मुद्दाको अनुसन्धान तहकिकात गरी मुद्दा दायर गर्ने अधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई दिएको र राष्ट्रसेवक कर्मचारी उपरको भ्रष्टाचारको मुद्दा सामान्य अदालतबाट सुनुवाई नगरी विशेष अदालतबाट हुने व्यवस्थासमेत गरेर राष्ट्रसेवक कर्मचारीहरूलाई बढी जिम्मेवार बनाएको पाइन्छ । यसरी निजामती सेवा ऐन, २०४९, भ्रष्टाचार निवारण ऐन, २०५९, सार्वजनिक खरिद ऐन, २०६३, सूचनाको हकसम्बन्धी ऐन, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ जस्ता ऐनहरू कार्यान्वयनमा आई निजामती सेवालाई केवल संस्थागत गर्दै उत्तरदायी निजामती सेवाको रूपमा अघि बढाउन प्रयास गरेको पाइन्छ ।

सेवा शर्त सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी कानूनले नै कर्मचारीको सेवा, समूह, श्रेणी आदिको व्यवस्था गरी सेवाको सुरक्षा प्रदान गर्दै आएको देखिन्छ । निजामती प्रशासनलाई योग्यतामा आधारित बनाउने उद्देश्यले वि.सं. २००८ सालमा लोक सेवा आयोगको गठन भए पनि २०४९ सालसम्म पनि पर्चा खडा गरी कर्मचारीलाई सेवाबाट हटाउने पजनी प्रथाको अन्त्य हुन नसक्नु नेपालको सार्वजनिक प्रशासनको कमजोर पक्ष थियो । आज पर्यन्त नेपालको सार्वजनिक प्रशासन

विभिन्न आरोपबाट मुक्त हुन सकेको छैन । राजनीतिक अस्थिरताको कारण कर्मचारीले असुरक्षाको महशुश गर्नु, सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप हुनु, कर्मचारीको राजनीतिक सामिप्यता खोज्ने प्रवृत्ति, दायित्व पन्छाउने प्रवृत्ति र सेवक होइन शासक सम्झने जस्ता प्रवृत्तिले कर्मचारी वृत्तमै असन्तोष फैलाएको छ । यसले आम नागरिकहरूसँगको सुमधुर सम्बन्धमा समेत असर पुऱ्याएको अवस्था छ । सार्वजनिक प्रशासनमा व्याप्त भ्रष्टाचारको कारण आम नागरिक कर्मचारी वर्गप्रति विश्वस्त हुन सकेको अवस्था छैन, जसले कर्मचारी र जनता बीचको दुरीलाई बढाउने काम गरेको छ ।

निजामती कर्मचारीको भूमिका सरकारबाट जारी नीतिहरूको कार्यान्वयनमा मात्र सीमित नभई नीति निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने भएको र सार्वजनिक प्रशासन एउटा गतिशील अवधारणा भएकोले समग्र निजामती प्रशासनमा सुधार नभई सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाई विकासमुखी, उद्देश्यमुखी, सेवामूलक र जनमुखी प्रशासनको विकास गर्न सकिदैन । विश्व-परिवेशमा आएका नवीन अवधारणाहरूको प्रभाव नेपालको सार्वजनिक प्रशासनमा समेत पर्दै आएको छ । तसर्थ सार्वजनिक प्रशासनको क्षेत्रमा सुधार गरी सार्वजनिक प्रशासनलाई जनमैत्री बनाउन निजामती प्रशासनसमेतको समग्र सार्वजनिक प्रशासन सुधार अपरिहार्य छ ।

### परिच्छेद-३

## नेपालमा प्रशासन सुधारका क्षेत्रमा भएका प्रयासहरू

### पृष्ठभूमि

सार्वजनिक प्रशासन राज्य संचालनको आधारस्तम्भ एवं सरकार र नागरिक बीचको सम्पर्क सेतुको रूपमा रहेको स्थायी संयन्त्र हो भने प्रशासन सुधार एक निरन्तर प्रकृत्या हो । सार्वजनिक प्रशासनको सक्षमता र प्रभावकारितामा नै सरकारको प्रभावकारिता निर्भर गर्दछ भने राजनीतिक पद्धतिको सफलतासमेत यसैमा निर्भर रहेको हुन्छ । राजनीतिक पद्धतिमा आएको परिवर्तन, जनचेतनाको स्तरमा आएको वृद्धि, खुला समाज, सूचना र प्रविधिको क्षेत्रमा आएको विकास, व्यवस्थापकीय सिद्धान्तमा आएको नवीनतम धारणा र विश्वव्यापीकरणले ल्याएका नवीनतम मान्यताले सार्वजनिक प्रशासनको विकल्पको खोजीसमेत गर्न पुगेको अवस्थामा सार्वजनिक प्रशासनलाई नियमित परिवर्तन, परिमार्जन र सुधार गरी समय सापेक्ष बनाउनु आवश्यक भएको छ । सुधार एउटा गतिशील अवधारणा हो । यसबाट सार्वजनिक प्रशासनलाई समय-सापेक्ष रूपमा परिमार्जन गरी क्रमिकता, निरन्तरता, नवीनता तथा सिर्जनात्मकता जस्ता कुराहरूको समावेश हुँदै जान्छ । यसै कुरालाई आत्मसात गरी नेपालमा निजामती प्रशासनलाई समयसापेक्ष रूपमा जनमुखी, उत्तरदायी, सक्षम, निष्पक्ष तथा लोकतान्त्रिक व्यवस्था अनुकूल बनाउने उद्देश्यले विभिन्न समयमा विभिन्न आयोग गठन गरी विगतदेखि नै प्रशासन सुधारका प्रयासहरू हुँदै आएका छन् ।

वि.स. २००७ सालभन्दा पहिले सार्वजनिक प्रशासन शासकको स्वेच्छाको रूपमा संचालन हुने र शासकको नजिकको व्यक्ति वा भाइ भारदारहरू मध्येवाटै प्रशासकहरूको नियुक्ति हुने परिपाटी रही आएको थियो । वि.सं. २००७ सालमा भएको राजनीतिक परिवर्तन पश्चात् प्रजातान्त्रिक शासन



व्यवस्था सुहाँउदो विकासमूलक प्रशासन व्यवस्था संचालन गर्नको लागि प्रशासन सुधारको आवश्यकताको महसुस गरियो । तत्पश्चात् सार्वजनिक प्रशासनलाई सक्षम, सरल, पहुँचयोग्य, जनउत्तरदायी, निष्पक्ष र पारदर्शी बनाउन समय-समयमा प्रशासन सुधारका प्रयासहरू हुँदै आएका छन् । प्रशासन सुधारको पृष्ठभूमिमा चर्चा गर्नु पूर्व नेपालमा हालसम्म भएका प्रशासन सुधारसम्बन्धी विभिन्न आयोग एवं समितिको उद्देश्य, आधारभूत सिफारिस र कार्यान्वयनको समीक्षा हुनु सान्दर्भिक देखिँदा यहाँ संक्षिप्त रूपमा उल्लेख गरिएको छ ।

## आयोग तथा समितिहरूले दिएका सुभावहरू

### १. प्रशासनिक पुनर्गठन समिति, २००५

नेपालमा प्रशासन सुधारको क्रममा पहिलो प्रयासको रूपमा रहेको प्रशासनिक पुनर्गठन समिति, २००९ लाई “वुच कमिशन”को नामले चिनिन्छ । नेपालमा राणा शासनको अन्त्य भई राजनीतिक व्यवस्थामा आएको परिवर्तन पश्चात् सार्वजनिक प्रशासनमा सुधार गर्ने उद्देश्यले वि.सं. २००७ सालमा नेपाल सरकारबाट भारत सरकारसमक्ष थुप्रै अधिकृत एवं अन्य कर्मचारीहरू माग भए पश्चात् नेपालको केन्द्रीय र जिल्ला प्रशासनिक सङ्गठनको अध्ययन गरी सिफारिस गर्नको लागि भारत सरकारले एन.एम. वुचको नेतृत्वमा केपी मठरानी र एस.के. आनन्दसमेतको ३ सदस्यीय टोली सन् १९५२ मे १४ मा नेपाल पठाएको थियो । एन.एम. वुचको संयोजकत्वमा गठित सो समितिमा नेपाल सरकारको तर्फबाट कानून सचिव तिलक शमसेर एवं अर्थ सचिव हिमालय शमशेर गरी जम्मा ५ सदस्यीय बनाइएको थियो । आयोगले सन् १९५२ मे १४ मा आफ्नो कार्यारम्भ गरी विभिन्न मन्त्रालय, विभाग, प्रहरी लगायत अन्य कार्यालयहरूको प्रशासनिक ढाँचा र प्रशासनिक काम कारवाहीको अध्ययन गरी सन् १९५२ जुन २३ मा आफ्नो प्रतिवेदन बुझाएको थियो ।

आयोगले विभिन्न विश्लेषण र औचित्यको आधारमा १२ परिच्छेदको प्रतिवेदन तयार गरेको र विभिन्न शीर्षकमा विभाजन गरी परिच्छेद २ देखि परिच्छेद १० मा आफ्ना सिफारिसहरू समेटेको पाइन्छ । उक्त आयोगका मुख्य सिफारिसहरू निम्नानुसार रहेका छन्:-

- विभिन्न मन्त्रालय र विभागको पुनर्गठन गर्ने (मन्त्रालयको संख्या ११ वटामा सीमित गर्ने)
- कर्मचारीको व्यवस्थापन गर्न परीक्षा संचालन गरिनुपर्ने ।
- लोक सेवा आयोगको परामर्शबाट मात्र नयाँ कर्मचारीको नियुक्ति हुनुपर्ने ।
- कर्मचारीहरूको तलब सुविधाको पुनरावलोकन लोक सेवा आयोगबाट गर्ने ।
- कर्मचारीलाई तालिमको व्यवस्था गर्ने ।
- भ्रष्टाचारको जाँचबुझ गर्ने उपायहरू खोज्नु पर्ने ।
- कर्मचारीहरूको तह घटाउनु पर्ने (१५ तहबाट ४ तहमा) ।
- प्रमुख सचिवको व्यवस्था गरी क्याबिनेट सेक्रेटरीको प्रणाली हटाउनु पर्ने ।
- विकेन्द्रीकरणको व्यवस्था अवलम्बन गर्नु पर्ने
- निजामती प्रशासन र आर्थिक प्रशासनसम्बन्धी कानूनको तर्जुमा गर्नुपर्ने ।

- कानून र कानुनी प्रकृयाको सुधार क्रमिक रूपमा गरिनुपर्ने ।
- उच्च पदस्थ अधिकृतहरू भारतबाट ल्याउनुपर्ने ।

उपरोक्त सिफारिसहरूमध्ये प्रमुख सचिवको व्यवस्था गर्ने एवं हाजिर गोश्वारा अड्डा खारेज गर्ने दुईवटा सिफारिसको पूर्ण रूपमा कार्यान्वयन भए पनि अन्य सिफारिसहरू तत्काल कार्यान्वयनमा आएको देखिन्छ । भारतीय अधिकारीहरूको बाहुल्यता रहेको सो कमिशनले उपसचिवस्तरका ४ जना र सहायक सुपरिटेण्डेण्ट तहका १० जना अधिकृत अर्थ मन्त्रालयका लागि भारतबाट मगाउनु पर्ने, गोविन्द नारायण भारतबाट आउने टिमको नेता हुनु पर्ने, भारतबाट उपसचिवस्तरको कानून मस्यौदा गर्ने अनुभवी अधिकृत मगाई नियुक्त गर्ने, कानून आयोगमा जिल्ला न्यायाधीश वा सेसन जज बोलाई सेवा लिने, सर्वे सेटलमेण्ट अफिसर भारतबाट मगाई नियुक्त गर्ने, वन सम्बन्धी नीति निर्माण गर्न वा वन विभागको पुनर्गठन गर्न भारतको केन्द्रीय वन महानिरीक्षक वा उत्तर प्रदेशको चिफ कन्जरभेटर बोलाएर सल्लाह लिने, वन सम्बन्धी प्राविधिक तयार गर्न र तालिम दिन भारतबाट विशेषज्ञ भिकाउने, चिफ इन्जिनियरका लागि सुपरिटेण्डेण्ट र डिभिजन एकाउण्टेण्ट भारतबाट मगाउने, हुलाक र टेलिग्राफ विभागको पुनर्गठन गरी त्यसको अधिकृत भारतबाट भिकाउने, आकाशवाणी र टेलिफोन विभागलाई संगठित गर्न भारतबाट अफिसर भिकाई सेवा लिने, भारतबाट रेल्वे अफिसर भिकाउने, स्वास्थ्य र चिकित्सा विभागको प्रमुख भारतबाट मगाउने, खरिद एजेन्सीको परीक्षण भारतबाट गरिने, राजस्व बोर्डको सदस्य भारतबाट मगाउने, भारतबाट मगाइएका अधिकृत राखेर प्रहरीको तालिम स्कूल खोल्ने, त्यसका लागि ४५ जना कर्मचारी भारतबाट मगाउने, आवश्यक भएमा भारतबाट जिल्ला तथा सेसन जजहरू ल्याउने जस्ता सुझावहरू समेत दिएको देखिन्छ । यो प्रतिवेदनले भारतीय विज्ञहरूबाट भारतीय ढाँचाकै प्रशासनिक व्यवस्था स्थापना गर्ने र भारतकै व्यक्तिहरू मगाई कार्य गर्ने गरी भारतीय प्रभाव कायम राख्ने कुरालाई प्राथमिकता दिएको देखिन्छ ।

## २. प्रशासन पुनर्गठन योजना आयोग, २०१३

सामन्ती व्यवस्थामा गठन गरिएका सरकारी संयन्त्रको पुनर्गठन गरी प्रशासकीय व्यवस्थामा सुधार ल्याई सरकारी कामकाजमा सुधार गर्न र प्रशासकीय सक्षमताको अभिवृद्धि गर्नको लागि आवश्यक सिफारिस र योजना तयार गरी सरकारमार्फत त्यस्ता सिफारिस कार्यान्वयन गराउने मुख्य उद्देश्यले वि.सं. २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा सबै मन्त्रालयका सचिवसमेत सदस्य रहेको उच्चस्तरीय प्रशासकीय पुनर्गठन योजना आयोग गठन भएको थियो । यस आयोगलाई प्रशासन सुधारको क्षेत्रमा कोशेढुङ्गाको रूपमा लिइन्छ । कार्यक्षेत्र र कार्यविधि आयोग आफैले तत्काल निर्धारण गरी कार्य गर्दै गएको हुँदा व्यावहारिक दृष्टिकोणबाट महत्वपूर्ण आयोग मानिन्छ । उक्त आयोगका मुख्य सिफारिसहरू निम्नानुसार रहेको देखिन्छ :

- कर्मचारी सेवा शर्तसम्बन्धी ऐन कानूनको तर्जुमा गर्ने एवं अन्य आवश्यक प्रशासकीय कानूनहरूको निर्माण गर्ने ।
- प्रशासनिक प्रशिक्षण केन्द्रको स्थापना गर्ने ।
- निजामती सेवामा विभिन्न विषयगत सेवाहरूको गठन गर्ने ।

- अर्थ मन्त्रालय अन्तर्गत सङ्गठनात्मक तथा व्यवस्थापन सर्भे (इ ७ :० अफिसको स्थापना गर्ने ।
- लोक सेवा आयोगको सुदृढीकरण गर्ने ।
- योजना तर्जुमाका लागि योजना विकास मन्त्रालयको स्थापना गर्ने ।
- राष्ट्रिय योजना आयोगको गठन गर्ने ।
- पञ्चवर्षीय योजनाको शुरुवात गर्ने ।
- आर्थिक प्रशासनमा सुधार गर्ने ।
- चालु र विकास बजेटको वर्गीकरण गर्ने ।
- नयाँ तलबमान लागू गर्ने ।
- जिल्ला प्रशासन पुनर्गठन योजना तर्जुमा गर्ने ।
- सबै मन्त्रालयहरूमा टेक्निकल समिति गठन गर्ने ।
- ग्रामीण विकासमा जोड दिने ।
- कर्मचारीहरूको पुनर्गठन गरी कर्मचारीहरूको संख्या घटाउने ।
- मन्त्रालयहरूको पुनर्गठन गर्ने ।
- प्रशासनिक विकेन्द्रीकरणको लागि जिल्ला, ग्राम र ब्लकहरूको व्यवस्था गर्ने ।

उल्लिखित सिफारिसहरूमध्ये धेरै सिफारिसहरू कार्यान्वयनमा ल्याइएको पाइन्छ भने मन्त्रालयको पुनर्गठन गर्ने एवं जिल्ला प्रशासन पुनर्गठन योजना तर्जुमा गर्ने सम्बन्धी सिफारिस भने लागू भएनन् । प्रशासन सुधारसम्बन्धी आयोगहरूबाट दिइएका सिफारिस कार्यान्वयनयोग्य बनाउन प्रशासन सुधार आयोगको कार्यगत अध्यक्ष देशको सरकार प्रमुखलाई नै बनाउनुपर्ने भन्ने निष्कर्ष निकालेको उक्त आयोगको सिफारिस अनुसार नै नेपालमा निजामती सेवाका शर्त एवं सुविधा सम्बन्धमा निश्चितता कायम गर्न पहिलो पटक निजामती सेवा ऐन, २०१३, निजामती सेवा नियमावली, २०१३ समेत जारी भई कार्यान्वयनमा आएको पाइन्छ । त्यस्तै विभिन्न प्रशासकीय कानूनहरूको निर्माण भई कार्यान्वयनमा ल्याइएको थियो भने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्रारम्भिक स्वरूपको रूपमा राष्ट्रिय स्तरको प्रशिक्षण संस्थान जन प्रशासन संस्थान (Institution of Public Administration) को तत्काल स्थापना भयो । सो आयोगले प्रशासन सुधारसम्बन्धी उच्चस्तरीय एवम् शक्ति सम्पन्न स्थायी आयोग गठन गरी प्रशासन सुधारसम्बन्धी कार्यलाई निरन्तरता र संस्थागत रूप दिनु पर्ने एवम् त्यस्तो आयोगलाई केही हदसम्म त्यस्ता सिफारिसहरू कार्यान्वयन गर्न अधिकार दिई शक्ति सम्पन्न गराउनु पर्ने सुझाव समेत दिएको थियो ।

### ३. प्रशासन सुधार आयोग, २०२५

वि.सं. २०२५ साल वैशाख १ गते पूर्व गृह पञ्चायत मन्त्री वेदानन्द झाको अध्यक्षतामा प्रशासन सुधार आयोग गठन भयो । “प्रशासन सुधार आयोग, २०२५” को मुख्य उद्देश्य मौजुदा प्रशासन यन्त्रलाई छिटो, छरितो र कार्यदक्ष बनाई युगानुकूल बनाउने विषयमा

आवश्यक सुझाव र सिफारिस पेश गर्नु रहेको थियो । उक्त आयोगलाई विभिन्न स्तरका प्रशासनिक सङ्गठनलाई बढी छरितो, कम खर्चिलो र सक्षम बनाउने लगायतका ९ वटा कार्यक्षेत्र (TOR) तोकिएको थियो । उक्त आयोगले प्रारम्भिक, मध्यावधि र अन्तिम चरण गरी ३ चरणमा आफ्नो प्रतिवेदन बुझाएको थियो । उक्त आयोगका सिफारिसहरू मध्ये मुख्य सिफारिसहरू निम्नानुसार रहेका छन्:

- मन्त्रालयको पुनर्गठन गरी मन्त्रालयको संख्या १८ बाट १२ कायम गर्ने ।
- विकेन्द्रीकरणको सिद्धान्तलाई आत्मसात गर्न अञ्चल र जिल्ला प्रशासनलाई स्थानीय प्रशासनको रूपमा लिने ।
- निजामती सेवामा पद वर्गीकरण व्यवस्था लागू गर्ने ।
- केन्द्रीय तहमा निजामती कर्मचारीलाई अधिकृतमूलक बनाउने ।
- प्राविधिकहरूलाई विभागीय प्रशासनसम्बन्धी काममा नलगाउने ।
- निजामती सेवाका पदमा लोक सेवा आयोगको सिफारिसमा मात्र नियुक्ति गर्ने व्यवस्थाको कार्यान्वयन गरी राजनीतिक नियुक्ति प्रथा बन्द गर्ने ।
- अधिकार सम्पन्न प्रशासकीय अदालतको स्थापना गर्ने ।
- एकै किसिमको काम, कर्तव्य र उद्देश्य भएका संस्थानहरूलाई एक अर्कामा गाभ्ने वा एउटै संचालक समितिद्वारा संचालन गराउने ।
- कर्मचारीलाई विभागीय सजाय गर्दा सुनुवाइको मौका दिनु पर्ने ।
- कर्मचारीहरूको आचारसंहिताको व्यवस्था गर्ने ।
- योजना इकाइको स्थापना गर्ने र योजना कार्यान्वयनमा विभागीय प्रमुखहरूलाई जिम्मेवार बनाउने ।
- नयाँ संस्थानहरू स्थापना नगर्ने एवं संस्थानको लेखाको अडिट महालेखापरीक्षकबाट गराउने ।
- पञ्चायत र जिल्ला प्रशासनलाई अलग गर्ने एवं प्रमुख जिल्ला अधिकारीलाई जिल्ला पञ्चायतको अधिकारबाट मुक्त गर्ने ।
- राजपत्राङ्कित प्रथम र विशिष्ट श्रेणीका कर्मचारीको पदावधि तोक्ने ।
- निजामती सेवाको प्रशासन संचालन गर्न केन्द्रीय प्रशासन एजेन्सीको व्यवस्था गर्ने ।
- प्रशासनयन्त्रलाई शृंखलाबद्ध गर्ने ।
- अधिकार प्रत्यायोजन र खोस्ने प्रक्रियामा सुधार हुनुपर्ने ।
- कर्मचारीको दरबन्दी आवश्यकताको आधारमा निर्धारण गर्ने ।
- ऐन नियम विपरित प्रशासकीय गतिविधि हुन नदिने ।
- निजामती कर्मचारीलाई दैनिक राजनीतिबाट अलग राख्ने (प्रशासनलाई राजनीतिबाट मुक्त गर्ने) ।

- कर्मचारी प्रशासनलाई शासन प्रणालीप्रति प्रतिबद्ध बनाउने ।

उल्लिखित सिफारिसहरूमध्ये पञ्चायत र जिल्ला प्रशासनलाई अलग गर्ने एवं प्रमुख जिल्ला अधिकारीलाई जिल्ला पञ्चायतको अधिकारबाट मुक्त गर्ने, कर्मचारीलाई विभागीय सजाय गर्दा सुनुवाइको मौका दिनु पर्ने, संस्थानको लेखाको अडिट महालेखापरीक्षकबाट गराउने, कर्मचारी प्रशासनलाई शासन प्रणालीप्रति प्रतिबद्ध बनाउने, निजामती सेवाको प्रशासन संचालन गर्न केन्द्रीय प्रशासन एजेन्सीको व्यवस्था गर्ने जस्ता केही सिफारिसहरू कार्यान्वयन भएका देखिन्छन् भने कतिपय सुझावहरू लागू नै हुन सकेनन् ।

#### ४. प्रशासन सुधार आयोग, २०३२/२०३३

तत्कालीन अर्थ तथा सामान्य प्रशासन मन्त्री भेष बहादुर थापाको अध्यक्षतामा गठित उक्त आयोगको मुख्य उद्देश्य विकासको प्रवाहलाई अविरोध गति प्रदान गर्न सार्वजनिक प्रशासनमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने रहेको थियो । उक्त आयोगले आफ्नो प्रतिवेदन विभिन्न शीर्षक अन्तर्गत जम्मा ५ परिच्छेदमा प्रस्तुत गर्‍यो । उक्त आयोगका मुख्य सिफारिसहरू निम्नानुसार रहेका छन्:

- अधिकार प्रत्यायोजन गरी निर्णयका तह घटाउँदै निर्णय प्रक्रियामा पनि विकेन्द्रीकरण गर्ने ।
- केन्द्रको अपेक्षा स्थानीय निकायहरूको स्थापनामा बढी प्राथमिकता दिने ।
- मन्त्रालयको संख्या कम गर्ने ।
- योजना तथा कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन क्षमतामा संस्थागत विकास गर्न राष्ट्रिय योजना आयोग एवं योजना इकाइको सुदृढीकरण गर्ने ।
- केन्द्रीय कर्मचारी निकायको रूपमा जनशक्ति तथा सामान्य प्रशासन मन्त्रालयको गठन गर्ने ।
- स्टाफ कलेजको स्थापना गर्ने ।
- कार्य विभाजन र कार्य सम्पादन नियमावलीमा सुधार गर्ने ।
- एक स्थायी प्रशासन सुधार समिति गठन गर्ने ।
- सरकारी संस्थानहरूलाई एकीकरण गर्ने ।
- क्षेत्रीय निर्देशनालयहरूलाई पूर्ण रूपमा कार्यकारी अधिकार प्रदान गर्ने ।
- प्रशासनलाई अधिकृतमूलक बनाउने ।
- कार्यक्रम बजेटको थालनी गरी संस्थागत गर्ने ।
- निजामती पदको काम, कर्तव्य, जवाफदेही र अधिकार निश्चित गर्ने एवं प्रत्येक सेवाभित्र विशेषज्ञताको आधारमा समूह विभाजन गर्ने ।
- अञ्चलाधीश पद बाहेक अन्य कुनै पदमा राजनीतिक नियुक्ति नगर्ने ।
- लोक सेवा आयोगको परामर्शमा निजामती सेवामा छुड्के प्रवेशको व्यवस्था गर्ने ।

- निजामती सेवालाई तहगत प्रणालीमा लैजाने ।
- कर्मचारीको तलब बजार भाउको आधारमा वृद्धि गर्ने ।

उल्लिखित सिफारिसहरूमध्ये कार्यविभाजन र कार्य सम्पादन नियमावलीमा संशोधन गर्ने, केन्द्रीय कर्मचारी निकायको रूपमा जनशक्ति तथा सामान्य प्रशासन मन्त्रालयको गठन गर्ने एवं योजना इकाइहरूको सुदृढीकरण गर्नेसम्बन्धी सिफारिसहरू कार्यान्वयन भएका भए पनि कतिपय सिफारिसहरू लागू हुन सकेनन् ।

#### ५. प्रशासन सुधार आयोग, २०४८

वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात पुनर्स्थापित भएको प्रजातान्त्रिक व्यवस्था अनुकूल प्रशासनमा सुधारको आवश्यकता महसुस गरी तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अध्यक्षतामा २०४८ आश्विनमा गठन भएको “उच्च स्तरीय प्रशासन सुधार आयोग, २०४८” को मुख्य उद्देश्य प्रशासनलाई प्रजातन्त्र र विकासका मागहरू पूरा गर्न सक्षम र प्रभावकारी बनाउने रहेको थियो । ६ महिनाको समय तोकिएको उक्त आयोगलाई सरकारी सेवाहरूलाई बढी दक्ष, उपयोगी र कम खर्चिलो बनाउने उपायहरूको खोजी गर्ने एवं आयोगका सिफारिसहरूलाई कार्यान्वित गर्ने प्रक्रिया तथा तरीका सिफारिस गर्ने लगायतका ५ वटा कार्यक्षेत्र (TOR) तोकिएको थियो । उक्त आयोगलाई तोकिएको कार्यदेशिभित्र रहेर स्थलगत अध्ययनसमेतबाट प्राप्त प्रतिक्रिया र सुझावहरूको आधारमा प्रतिवेदन तयार गरेको थियो । उक्त आयोगका मुख्य सिफारिसहरू देहाय बमोजिम रहेका छन्:

- सरकारको कार्यक्षेत्रमा पुनरावलोकन गरी सरकारी नियन्त्रणलाई खुकुलो गर्दै प्रवर्द्धनात्मक र प्रेरणात्मक भूमिका निर्वाह गर्ने एवं निजी क्षेत्र र गैर सरकारी संस्थाहरूले विशेषज्ञता हासिल गरेका कार्यहरूको पहिचान गरी त्यस्ता कार्यहरूमा सरकारी संलग्नता छाड्दै जाने ।
- आर्थिक गतिविधि र सेवा सञ्चालनमा गैर सरकारी क्षेत्रलाई अभू बढी सक्षम बनाउने उपायहरू अवलम्बन गर्ने ।
- सेवाको प्रभावकारितामा वृद्धि गर्न विभिन्न उपायहरूको साथै सेवा करारको व्यवस्था लागू गर्ने ।
- मन्त्रालयको संख्या २१ बाट १८ कायम गर्ने ।
- नागरिक बडापत्र अनिवार्य राख्ने
- राष्ट्रिय योजना आयोगलाई श्रोत साधनको बाँडफाँड तथा विकाससम्बन्धी नीतिहरूको कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने कार्यमा केन्द्रित गर्ने ।
- निजामती सेवाको संरचनामा परिवर्तन गरी पद वर्गीकरण गर्दै एकीकृत निजामती सेवाको व्यवस्था गर्ने ।
- निजामती सेवामा छुट्टै प्रवेशको व्यवस्था गर्ने ।
- सहायक सचिवको पद खारेज गर्ने ।
- विशिष्ट श्रेणीका कर्मचारीहरूको पदावधि तोक्ने ।

- पेशाविद्हरूलाई आफ्नै पेशागत कार्यमा संलग्न भएर पनि उच्च तहसम्म पुग्न सक्ने स्थिति सिर्जना गर्ने ।
- कार्यसम्पादन मूल्याङ्कन फाराममा सुधार गरी कर्मचारीहरूको काम, कर्तव्य र जिम्मेवारीको स्तर अनुसार फरक-फरक बनाउने ।
- कर्मचारीलाई पर्चा खडा गरी हटाउने व्यवस्था अन्त्य गरी सफाइ पेश गर्ने मौका दिने ।
- कर्मचारीको कार्यविवरण तयार गरी लागू गर्ने ।
- निजामती सेवालालाई सुरक्षित बनाउने ।
- प्रशासन सुधारको नियमित अनुगमन गर्ने संयन्त्र बनाउने ।
- कर्मचारीको दैनिक र भ्रमणभत्ताको दरमा तुरून्त वृद्धि गर्ने ।
- मन्त्री र निजामती कर्मचारीहरू बीचको सम्बन्धलाई निश्चित गर्ने ।
- कर्मचारीहरूको संख्या २५% घटाउने ।
- सरकारी कार्य प्रणाली र कार्यविधिमा सरलीकरण गर्न निर्णयको संख्या घटाउने, अधिकार प्रत्यायोजनलाई प्रभावकारी बनाउने एवं टिप्पणी प्रक्रियालाई सीमित गर्ने ।
- निजामती सेवालालाई अधिकृतमूलक बनाउने ।
- बजेट तथा लेखा व्यवस्थामा सुधार गर्न चालु र पूँजीगत बजेटको विकास गर्ने एवं निश्चित मापदण्डका आधारमा बजेट तर्जुमा गर्ने ।
- स्थानीय जनताको सहयोग एवं संलग्नताद्वारा सम्पन्न गर्न सकिने कार्यहरू स्थानीय निकायमा निक्षेपण गर्ने ।
- प्रशासनको विकेन्द्रीकरण गर्ने ।
- सार्वजनिक संस्थानको व्यवस्थापनमा सुधार गर्ने एवं सरकारी हस्तक्षेप बन्द गर्ने ।
- सार्वजनिक संस्थानहरूको व्यवस्थापनमा निजीक्षेत्रलाई बढी सरिक गराउने नीति लिने ।
- राष्ट्रिय स्तरमा तालिम र विकासको लागि उच्चस्तरीय राष्ट्रिय मानव श्रोत विकास परिषद्को स्थापना गर्ने ।
- सार्वजनिक क्षेत्रमा उच्चस्तरको व्यवस्थापन विकास गर्ने ।
- भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई सक्षम बनाउने कानुनी व्यवस्था गर्ने ।

उपरोक्त सिफारिसहरूमध्ये निजामती सेवालालाई सुरक्षित सेवाको रूपमा विकसित गर्ने, भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई सक्षम बनाउन कानुनी व्यवस्था गर्ने लगायतका केही सिफारिसहरू कार्यान्वयनमा आएका भए पनि कतिपय सुझावहरू लागू नै गरिएन । मूलतः यो प्रतिवेदनले वि.सं. २०४७ सालमा आएको राजनीतिक परिवर्तन, नयाँ संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई केन्द्रविन्दुमा राखी प्रशासनमा सुधार गर्ने प्रयास गरेको देखिन्छ ।

विश्वव्यापीकरणको प्रभाव, खुला अर्थतन्त्र, उदार अर्थ व्यवस्थालाई अवलम्बन गर्ने नीतिगत दस्तावेजको रूपमा समेत यो प्रतिवेदनलाई लिन सकिन्छ ।

#### ६. सार्वजनिक प्रशासनको पच्चीस वर्षीय गुरूयोजना अध्ययन प्रतिवेदन, २०५५

राजनीतिक, सामाजिक, आर्थिक तथा विज्ञान र प्रविधिका क्षेत्रमा बाह्य तथा आन्तरिक तवरमा देखापरेका चुनौतीहरूलाई सामना गर्न सक्ने किसिमबाट सार्वजनिक प्रशासनको क्षेत्र, प्रशासकीय स्वरूप र व्यवस्थापन प्रक्रिया तथा रणनीति तय गरी कार्ययोजनासहित २५ वर्षीय गुरूयोजना तयार गर्ने मुख्य उद्देश्य रहेको यस अध्ययन परिषद्लाई छरितो प्रशासनको खोजी, राजनीति र प्रशासनको कार्यको रेखांकन, जनशक्ति विकासका उपायहरू, निजामती कर्मचारीहरूको ट्रेड युनियनहरूको भूमिका, सार्वजनिक प्रशासनको प्रतिस्पर्धात्मक विकास जस्ता विभिन्न कार्यादेश तोकिएको थियो । तोकिएको कार्यादेशभित्र रही नेपालको सार्वजनिक प्रशासनको क्षेत्रमा गरिनु पर्ने सुधारहरूलाई ५ समूहमा विभाजित गरी ५/५ वर्षको अवधिमा लागू गर्दै जाने गरी पच्चीस वर्षको भविष्यपरक चरणबद्ध योजना प्रस्तुत गरी आफ्नो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा मुख्य रूपमा निम्न कुराहरू समेटिएको देखिन्छ :

#### १. सार्वजनिक क्षेत्रमा सुशासन कायम गर्न

- सार्वजनिक सेवासँग सम्बद्ध नीति निर्माणमा उपभोक्तालाई प्रत्यक्षतः संलग्न गराउने कार्यनीति अपनाउनु पर्ने ।
  - सरल र कम खर्चिलो न्याय प्रदान गर्ने संयन्त्र स्थापना गर्ने ।
  - सार्वजनिक चासो र हितसँग सम्बन्धित सूचनालाई सार्वजनिक गर्ने ।
  - उच्च पदस्थ कर्मचारीलाई दैनिकी राख्न लगाई आवश्यकता अनुसार सार्वजनिक गर्ने ।
  - सरकारलाई नीति निर्माण गर्ने र सुशासनसँग सम्बन्धित संस्थाहरूको क्षमता बढाउनमा केन्द्रित गराउने ।
  - व्यवस्थापकीय क्षमता वृद्धिका लागि निजामती सेवा नियमावलीको “नतिजामूलक कार्यतालिका” लाई वस्तुगत बनाई कार्यान्वयन गर्ने ।
  - भ्रष्टाचार नियन्त्रण गर्न निरोधात्मक र उपचारात्मक उपाय अवलम्बन गर्ने एवं भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित निकायहरूको सवलीकरण गर्ने ।
२. सरकारका सबै कार्यक्रमलाई पारदर्शी बनाइनु पर्ने एवं त्यसलाई राजनीतिक र सामाजिक क्षेत्रमा विकसित गर्नु पर्ने ।
३. राजनीति र प्रशासनको काम एवं दायित्व कानूनद्वारा स्पष्ट विभाजन गर्ने एवं निजामती सेवासहित सार्वजनिक सेवासाग सम्बन्धित पक्षहरूको निगरानी, नियन्त्रण र सुपरिवेक्षण गर्न संसदमा सार्वजनिक सेवा समिति राख्नु पर्ने ।
४. विकास प्रशासनलाई नयाँ परिवेश र मान्यता अनुकूल बनाउन राष्ट्रिय योजना आयोग जस्ता निकायको भूमिकामा पुनरावलोकन गर्ने ।
- विकास प्रशासनमा निजी क्षेत्रको भूमिकालाई आत्मसात गर्ने ।



- सार्वजनिक र निजी क्षेत्रको साभेदारी विकास गर्ने ।
  - विकासका कार्यक्रममा एकीकृत दृष्टिकोण अपनाउनु पर्ने ।
  - विकास प्रशासनमा व्यवस्थापन परीक्षण अवलम्बन गर्ने ।
५. कानूनद्वारा नै सार्वजनिक प्रशासनको जवाफदेहिता स्पष्ट गर्ने
- सचिवलाई मन्त्रीप्रति उत्तरदायी बनाई कार्यप्रति मन्त्रीमार्फत संसदीय समितिप्रति उत्तरदायी बनाउने ।
  - कर्मचारीको मूल्याङ्कन उपभोक्ताद्वारा गर्ने परिपाटिको थालनी गर्ने ।
  - जवाफदेहितालाई नतीजामा आधारित बनाउनु पर्ने ।
६. सार्वजनिक सेवालार्ई उपभोक्ता केन्द्रित बनाउनु पर्ने ।
- उपभोक्ता अधिकार संरक्षण ऐन तर्जुमा गर्ने ।
  - नागरिक वडापत्रको व्यवस्था लागू गर्ने ।
  - सेवा सञ्चालनसम्बन्धी कामको गुनासो सुन्न र गुनासालाई प्रशोधन गर्न Administrative Ombudsman को स्थापना गर्ने ।
७. स्थानीय निकायलाई सामान्य सक्षम पद्धति (General Competence Model) मा परिणत गरी स्थानीय निकायहरूलाई सक्षम बनाउने ।
- स्थानीय पदाधिकारीलाई जिम्मेवारी बहनका आधारमा हटाउन सक्ने व्यवस्था गर्ने ।
  - स्थानीय सेवा आयोगको व्यवस्था गर्ने ।
  - स्थानीय निकायहरूलाई सक्षम बनाउन “क्षमता अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्ने ।
८. सार्वजनिक नीति तर्जुमामा राजनीतिको भूमिकालाई सक्रिय बनाउने ।
- सार्वजनिक नीति तर्जुमा गर्दा नै कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने
  - सार्वजनिक नीति तर्जुमाको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने ।
९. सरकारी सङ्गठनको संरचनालाई पिरामिड आकारबाट समतल बनाउनु पर्ने ।
- विभाग खारेज गरी क्षेत्रीय कार्यालयहरूलाई अधिकार सम्पन्न बनाउने एवं प्रत्येक क्षेत्रमा क्षेत्रपालको व्यवस्था गर्ने ।
  - टेलीवर्किङ्ग व्यवस्थालाई स्थापना गर्ने ।
  - विशेषज्ञताको पूर्ण उपयोग गर्न पोर्टफोलियो व्यवस्थापन अपनाउने ।
१०. दक्ष एवं प्रभावकारी निजामती सेवाको विकास गर्ने ।

- निजामती सेवामा श्रेणी र तह घटाई निर्णय निर्देशन र सुपरिवेक्षणको श्रृंखला घटाउने ।
  - निजामती सेवामा तहगत प्रणाली लागू गर्ने ।
  - सचिवको नियुक्तिमा व्यवस्थापकीय क्षमता र नेतृत्वलाई ध्यान दिनुपर्ने ।
  - राजपत्राङ्कित तहको प्रवेश श्रेणीमा न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर बनाइनु पर्ने ।
  - कार्यसम्पादन मूल्याङ्कनलाई बहुवा लगायत वृत्ति विकास, सरूवा तथा पदस्थापन, तालिम आदि विषयसँग आबद्ध गरिनु पर्ने ।
  - जनशक्ति विकास कार्यक्रमलाई निरन्तर शिक्षाको रूपमा विकास गर्ने ।
  - राष्ट्रिय मूल्य र सूचकांकसँग आधारित हुनेगरी तलब भत्ताको व्यवस्था गर्ने ।
  - उत्कृष्ट कर्मचारी पुरस्कारको थालनी गर्नु पर्ने ।
११. कर्मचारी युनियनहरूलाई व्यवस्थित बनाइनु पर्ने ।
१२. संवैधानिक निकायका लागि छुट्टै संवैधानिक सेवा गठन गरी संसदबाट सिधै बजेट माग्न पाउने व्यवस्था गर्ने ।
१३. एकै प्रकारका काम गर्ने कार्यालयहरू बीच विभिन्न प्रतिस्पर्धा सिर्जना गरी प्रशासनको प्रतिस्पर्धात्मक क्षमता बढाउने ।
१४. सरकारी कार्यलाई छरितो, सुलभ एवं सरल बनाउन कार्य-दिग्दर्शन तयार गर्ने ।
- कार्यालयको कामको नियमित उपभोक्ता सर्वेक्षण गरिनु पर्ने ।
  - Flexi time व्यवस्था कार्यान्वयनमा ल्याउने ।
  - कर्मचारीको पोशाक र परिचयपत्रको व्यवस्था गर्ने ।
१५. सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने ।
- केन्द्रीय सूचना व्यवस्था गरी सूचनालाई सङ्गठनको संस्थागत स्मरणमा (Institutional memory) राखिनु पर्ने ।
  - सूचनालाई नेटवर्किङ्ग गर्ने ।
१६. आर्थिक व्यवस्थापनमा मुख्यसचिवलाई मात्र जिम्मेवार बनाउने व्यवस्थामा मन्त्रीलाई पनि जिम्मेवार बनाउने व्यवस्था गर्ने ।

- आर्थिक सूचना प्रणालीलाई प्रयोगमा ल्याउने ।
- चालु र पूँजीगत बजेटको विकास गर्ने ।
- लेखा प्रणालीलाई सुधार गरी वस्तु लेखा प्रणालीमा स्रेस्ता राख्ने व्यवस्था गर्ने ।

प्रतिवेदनमा सिफारिस गरिएका उल्लिखित विषयहरू विभिन्न ५ चरणमा लागू गरिनु पर्नेमा प्रतिवेदन बुझाइसकेको १५ वर्ष बितिसक्दा पनि उक्त सिफारिसहरू मध्ये भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित निकायहरूको सवलीकरण गर्ने, विकास प्रशासनमा निजी क्षेत्रको भूमिकालाई आत्मसात गर्ने, नागरिक वडापत्रको व्यवस्था लागू गर्ने, उत्कृष्ट कर्मचारी पुरस्कारको थालनी गर्नुपर्ने, कर्मचारीको पोशाक र परिचयपत्रको व्यवस्था गर्ने, चालु र पूँजीगत बजेटको विकास गर्ने जस्ता केही विषयहरूको मात्र कार्यान्वयन हुन सकेको अवस्था देखिन्छ । प्रतिवेदनमा उल्लिखित अधिकांश विषयहरू अबै पनि सम्बोधन हुन बाँकी नै रहेको देखिन्छ ।

#### ७. भ्रष्टाचार नियन्त्रण सुभाब समितिको प्रतिवेदन, २०५६

२०५६।९।१ मा वरिष्ठ अधिवक्ता महादेव यादवको संयोजकत्वमा गठित ७ सदस्यीय भ्रष्टाचार नियन्त्रण सुभाब समिति, २०५६ को मुख्य उद्देश्य भ्रष्टाचारलाई नियन्त्रण गर्न अपनाउनु पर्ने सुधारका उपायहरूको खोजी गर्नु रहेको थियो । उक्त समितिलाई भ्रष्टाचार निवारणको लागि भएका विद्यमान कानुनी, सङ्गठनात्मक, प्रक्रियागत र अन्य विषयमा अध्ययन गरी सुधारका लागि सुभाब दिने कार्यदेश तोकिएको थियो । उक्त समितिले भ्रष्टाचारले प्रोत्साहन पाउनाको मुख्य कारण नैतिकतामा आएको ह्रास हो भन्ने औँल्याउँदै विभिन्न ९ भागमा विभाजन गरी आफ्नो प्रतिवेदन नेपाल सरकार समक्ष बुझाएको थियो । उक्त समितिले आफ्नो कार्यदेशभित्र रहेर दिएका सुभाबहरूको मुख्य व्यवस्था निम्नानुसार रहेका छन्:

- भ्रष्टाचारको परिभाषाको दायरा फराकिलो बनाई कसूरमा दण्ड सजायको मात्रा बढाइनु पर्ने ।
- भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित निकायहरूलाई प्रभावकारी बनाई अन्वेषणात्मक कार्यविधिको अवलम्बन गर्दै कर्मचारीहरूको दक्षता वृद्धि गर्ने ।
- निजामती र सरकारी स्वामित्वका निकायहरूमा कर्मचारी ट्रेड युनियन रहन नपाउने कानुनी व्यवस्था गर्ने ।
- महाअभियोग सम्बन्धी कानुन बनाउनु पर्ने ।
- राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री अन्तर्गत रहने गरी स्थापना गर्ने ।
- अदालत र न्यायिक क्षेत्रको अनुचित कार्य र भ्रष्टाचारका क्रियाकलापहरू रोक्न न्याय परिषद्को सुपरिवेक्षणमा रहने गरी छुट्टै सतर्कतासम्बन्धी निकाय राख्ने ।
- विशेष अदालतको गठन गर्ने ।
- निजामती कर्मचारीहरूका सम्पूर्ण स्थायी र अस्थायी पदपूर्ति लोक सेवा आयोगको सिफारिसमा मात्र गर्ने ।

- प्रहरी सेवा आयोग एवं संस्थान सेवा आयोगको व्यवस्था गर्ने ।
- सरूवालाई पारदर्शी र अनुमानयोग्य बनाउने ।
- दुर्गमक्षेत्रमा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन विशेष सुविधा र भत्ता प्रदान गर्ने ।
- प्रशासकीय अदालतको कार्यक्षेत्रलाई विस्तार गरी प्रशासकीय पदहरूको नियुक्ति, सरूवा, बढुवा र विभागीय कारवाहीसम्बन्धी मुद्दा यस अदालतबाट हेर्ने व्यवस्था गर्ने ।
- बढुवासम्बन्धी आधारहरू पारदर्शी हुनुपर्ने ।
- सजायको रूपमा सरूवा गर्ने प्रवृत्तिलाई रोक्नु पर्ने ।
- सरकारी कर्मचारीहरूलाई आवास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा सामाजिक सुरक्षा प्रदान गर्ने ।
- कर्मचारीहरूको काम, अधिकार र जिम्मेवारी तोकिनु पर्ने ।
- सर्वसाधारण जनतासँग दैनिक सम्पर्कमा आउने कार्यालयहरूमा टोकन प्रणाली लागू गर्ने ।
- कर प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने ।
- सरकारी भूमिकालाई नियमनसम्बन्धी कार्यमा प्रभावकारी बनाउने ।
- नागरिक वडापत्र लागू गर्ने ।
- वैदेशिक सहायताको रकमलाई राष्ट्रिय बजेटमा अनिवार्य समावेश गर्ने ।
- सार्वजनिक एवं सरकारी सम्पत्तिको वैज्ञानिक अभिलेख राख्नुपर्ने ।
- भ्रष्टहरूको नाम सार्वजनिक गर्दै उनीहरूलाई सामाजिक वहिष्कार गर्ने अभियान थालनी गर्ने ।
- जिम्मेवारी पन्छाउने प्रवृत्तिलाई अन्त्य गरिनु पर्ने ।
- न्यायपालिकालाई पर्याप्त स्रोत साधन उपलब्ध गराउनु पर्ने ।
- पारदर्शितासम्बन्धी ऐन निर्माण हुनु पर्ने ।
- राजनीतिक दलहरूको वार्षिक आयको स्रोतसहितको आय व्ययको विवरण अनिवार्य रूपले सार्वजनिक गर्ने र लेखापरीक्षण समेत गराउने व्यवस्था गर्ने ।
- सूचनाको हकलाई सुनिश्चित गर्ने ।
- न्यायाधीशहरूको नियुक्ति प्रक्रिया पारदर्शी बनाइनु पर्ने ।
- संवैधानिक परिषद्का कार्यहरू पारदर्शी बनाइनु पर्ने ।
- पारदर्शितालाई गैर सरकारी संस्थाहरू एवं निजीक्षेत्रका क्रियाकलापहरूमा समेत लागू गरिनु पर्ने ।

विशेष गरी भ्रष्टाचार नियन्त्रणको लागि गरिनुपर्ने सुधारका क्षेत्रहरू औल्याउने गरी गठन भएको उक्त समितिले सबै क्षेत्रमा गरिनु पर्ने सुधारहरू समेटि आफ्नो प्रतिवेदन बुझाएको देखिन्छ । उल्लिखित सुभावहरूमध्ये विशेष अदालतको गठन गर्ने, निजामती कर्मचारीहरूका सम्पूर्ण स्थायी र अस्थायी पदपूर्ति लोक सेवा आयोगको सिफारिसमा मात्र गर्ने, नागरिक वडापत्र लागू गर्ने जस्ता केही सुभावहरू कार्यान्वयन भएको देखिन्छ भने अन्य कतिपय सुभावहरू कार्यान्वयनमा आएको देखिएन ।

## **ट. सङ्गठनात्मक स्वरूप, तालिम र भ्रष्टाचार नियन्त्रण सम्बन्धी प्रतिवेदन, २०५६**

प्रशासन सुधार आयोग, २०४८ को सिफारिस अनुसार सरकारबाट गठन भएको प्रशासन सुधार अनुगमन समिति २०५२ मा विघटन भए पश्चात् स्थापना भएको प्रशासन सुधार अनुगमन समितिको सचिवालयले पनि आफ्नो कार्य प्रभावकारी रूपमा गर्न नसकेकोले २०५५ मंसीरमा सो सचिवालयलाई खारेज गरी २०५५।८।२ मा (१) प्रशासन सुधार समन्वय तथा अनुगमन समिति र (२) प्रशासन सुधार समिति गठन भएको थियो ।

प्रशासन सुधार समितिको निर्णयसमेतको आधारमा सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा मिति २०५५।१०।६ मा प्रशासन सुधार कार्यटोली गठन भएको र उक्त कार्यटोलीलाई सरकारको सङ्गठनात्मक स्वरूप, तालिम र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा अध्ययन गर्ने गरी कार्य निर्देश भए बमोजिम उक्त टोलीले आफ्नो प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमा उल्लिखित मुख्य सिफारिसहरू निम्न रहेका पाइन्छन् :

- सरकारको कार्यक्षेत्र निर्धारण गर्ने ।
- मन्त्रालय, विभाग, निर्देशनालय/कार्यालय, जिल्ला, इकाई र गाउँस्तरीय कार्यालयहरू औचित्य अनुसार कायम गर्ने, गाभ्ने वा खारेज गर्ने ।
- सङ्गठन सिर्जना गर्दा सङ्गठनलाई प्रभाव पार्ने राष्ट्रिय/सामाजिक तत्वहरू एवं अन्तर्राष्ट्रिय वातावरण समेतलाई ध्यान दिनु पर्ने ।
- मन्त्रालयको संख्या १८ मा सीमित गर्ने एवं विभागहरू ५६ कायम गर्ने ।
- अनावश्यक क्षेत्रीय निर्देशनालय/कार्यालय खारेज गर्ने र गृह मन्त्रालय अन्तर्गत पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय स्तरका कार्यालय खोल्ने ।
- चरणबद्ध रूपमा बहुसीप प्रणाली लागू गर्ने ।
- सचिवभन्दा माथिको पदकोलागि मात्र सवारी चालकको व्यवस्था गर्ने, सवारी साधनको सुविधा पाउने पदाधिकारीहरूलाई चालक, मर्मत र इन्धनको लागि एकमुष्ट भत्ता उपलब्ध गराउने ।
- निजामती सेवामा समतल सङ्गठनको अवधारणा लागू गर्ने ।
- उपत्यकाका एउटै प्रकारका काम गर्ने कार्यालयहरू एकीकरण गर्ने ।
- निर्णयका तह घटाउने ।
- सरकारको निजीकरणसम्बन्धी नीति र कार्यक्रमलाई थप स्पष्ट गर्ने ।
- कार्यालयहरूले उपलब्ध गराउने सेवा र मापदण्ड तोक्ने ।

- कर्मचारीहरूलाई दिइने तालिम व्यावहारिक र ग्राहकमुखी बनाउन राष्ट्रिय मानव स्रोत विकास परिषद् गठन गर्ने ।
- राष्ट्र सेवक वा पदाधिकारीहरूबाट हुने अनुचित कार्य वा भ्रष्टाचारसम्बन्धी कारवाहीका लागि कार्यपालिकाको मातहतमा छुट्टै निकाय खडा गर्ने ।
- प्रधानमन्त्री कार्यालय अन्तर्गत भ्रष्टाचार नियन्त्रण विभाग स्थापना गरी विशेष प्रहरी विभाग खारेज गर्ने ।
- भ्रष्टाचार नियन्त्रणको लागि अन्य निरोधात्मक एवं उपचारात्मक उपायहरूको अवलम्बन गर्ने ।
- सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको सम्पत्ति विवरण अद्यावधिक गराई राख्ने ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा सार्वजनिक पदको परिभाषालाई फराकिलो बनाई सरकार प्रमुख, मन्त्री, सांसद, स्थानीय निकायका पदाधिकारीहरू एवं राजनीतिक नियुक्तिदेखि संवैधानिक निकायका पदाधिकारीहरूलाई समेत सो परिभाषामा समेट्ने ।
- भ्रष्टाचार नियन्त्रणको लागि कार्य गर्ने निकायहरूलाई सक्षम र सबल बनाउने ।

उल्लिखित सिफारिसहरू सहित बुझाएको प्रशासन सुधार कार्यटोलीको प्रतिवेदन केही पक्ष लागू भएको देखिन्छ, भन्ने कतिपय सुझावहरू कार्यान्वयन नभएको स्थिति देखिन्छ ।

#### ५. सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०५७

प्रतिवर्ष बढ्दै गएको सरकारी खर्चलाई व्यवस्थित गर्ने उपायहरूको खोजी गर्ने उद्देश्यले २०५७।१५।१५ मा मा. विनयध्वज चन्दको अध्यक्षतामा गठित ५ सदस्यीय “सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०५७ लाई सार्वजनिक श्रोत व्यवस्थापनमा प्रभावकारिता, नियमित तथा शिरोभार खर्चमा कटौती, वित्तीय अनुशासनको पालना, सार्वजनिक संस्थान तथा स्थानीय निकायमार्फत् हुने खर्चसमेतका विषयहरू तोकिएको थियो । आयोगले विभिन्न चरणमा, विभिन्न स्थान र विभिन्न समूहहरूसँग छलफल गरी आफ्नो प्रतिवेदन तयार गरेको पाइन्छ । आयोगले सार्वजनिक प्रशासनलाई जिम्मेवार र उत्पादनमूलक नबनाएसम्म सरकारी खर्चबाट अपेक्षित प्रतिफल प्राप्त गर्न नसकिने निष्कर्ष निकाली कार्यक्रमको लक्ष्य प्राप्त, म्याद नाघेको पेशकी र बेरुजुको आधारमा विभागीय प्रमुखलाई जिम्मेवार बनाउँदै कार्यसम्पादन र लक्ष्यसमेतको आधारमा अवकाश दिने प्रावधान ऐनमा राखिनु पर्ने जस्ता सुझावहरू दिएको पाइन्छ । यसले दिएका मुख्य सुझावहरू निम्न बमोजिम छन् ।

- सरकारी संलग्नताका क्षेत्रको पहिचान गरी ती विषयहरू १९ वटा मन्त्रालयबाट सम्पादन गर्ने ।
- निजामती सेवा नियमावलीमा नै अख्तियारवाला तोकिनु पर्ने ।
- सरूवाको अवधि २ वर्ष निश्चित गर्ने ।
- अनावश्यक क्षेत्रीय कार्यालयहरू खारेज गर्ने ।
- जिल्ला स्तरमा एकीकृत सेवा पुऱ्याउनु पर्ने कामको लागि जिल्ला स्तरमा एउटै सार्वजनिक निर्माण कार्यालयमात्र राख्ने ।

- शिक्षा क्षेत्रमा विकेन्द्रीकरण गर्ने ।
- आयोजनाको छनौट निश्चित मापदण्डको आधारमा गर्नुपर्ने ।
- आन्तरिक सुरक्षा खर्च र रक्षा खर्चलाई राजस्वको ७% मा सीमित गर्ने ।
- निवृत्तिभरण कोषको स्थापना गरी उक्त कोषमा रकम जम्मा गरिदिने ।
- जनलेखा परीक्षण पद्धतिको विकास गर्ने ।
- आगामी ५ वर्षभित्र निजामती कर्मचारीहरूको नयाँ पदपूर्ति नगर्ने नीति लिने ।
- बजेट तर्जुमा गर्दा शून्यमा आधारित बजेट प्रणाली अवलम्बन गर्ने ।
- विनियोजन प्रणालीलाई कार्यसम्पादनमा आधारित बनाउने ।
- बेरूजु कम गर्न आन्तरिक नियन्त्रण प्रणालीमा पुनरावलोकन गर्ने ।
- स्थानीय निकायहरूको सुदृढीकरण गरी स्थानीय निकायहरूमा वित्तीय अनुशासन कायम गर्ने ।
- संस्थानहरूलाई चरणबद्ध रूपमा निजीकरण गर्ने एवं संचालक समिति र कार्यकारी प्रमुखमा योग्य व्यक्ति नियुक्त गर्ने ।
- विकास समिति ऐनको पुनरावलोकन गर्ने ।

सार्वजनिक खर्चलाई व्यवस्थित गरी सार्वजनिक निकायहरूमार्फत न्यूनतम खर्चबाट अधिकतम उपलब्धिहरू कसरी हासिल गर्न सकिन्छ भन्ने विषयको खोजी गर्ने कुरामा केन्द्रित रहेको आयोगले जम्मा १४ परिच्छेदमा विभाजन गरी बुझाएको प्रतिवेदनमा सार्वजनिक खर्चको कटौती एवं सही सदुपयोगको लागि सार्वजनिक व्यवस्थापनमा सुधार नै अचुक उपाय हो भन्ने निष्कर्ष सुझाएको पाइन्छ । उक्त आयोगले दिएका सिफारिसहरूमध्ये निजामती सेवा नियमावलीमा नै अख्तियारवाला तोकिनु पर्ने एवं सरूवाको अवधिलाई २ वर्षमा निश्चित गर्ने विषयलाई निजामती सेवा नियमावलीले सम्बोधन गरे पनि अन्य कतिपय सिफारिसहरू कार्यान्वयनमा आउन सकेको देखिदैन ।

#### १०. स्वेच्छक अवकाश प्रणाली अध्ययन प्रतिवेदन, २०६१

स्वेच्छक अवकाश प्रणाली सम्बन्धमा विज्ञ सेवा उपलब्ध गराउँदा शासकीय सुधार कार्यक्रम कार्यान्वयनको निमित्त सरकारले सम्पन्न गर्नुपर्ने कार्यहरू सम्बन्धमा एवं शासकीय सुधार मार्ग चित्रमा उल्लिखित समयबद्ध कार्ययोजना अनुसार सुधार गर्न आवश्यक पर्ने उपाय र नीतिसमेतका विषयमा अध्ययन गरी मस्यौदा तयार गर्ने समेतका कार्य निर्देश तोक्यो सामान्य प्रशासन मन्त्रालयबाट मिति २०६१।२।४ मा पूर्व सचिव मुकुन्दप्रसाद अर्ज्याललाई जिम्मेवारी दिइएको र उहाँले तत्सम्बन्धमा अध्ययन गरी स्वेच्छक अवकाश प्रणाली अध्ययन प्रतिवेदन, २०६१ पेश गर्नुभएको देखिन्छ ।

अध्ययन प्रतिवेदनमा स्वेच्छक अवकाशसम्बन्धी कानूनमा भएका व्यवस्थाहरू, नेपाल राजपत्रमा स्वेच्छक अवकाशको प्रयोजनका लागि प्रकाशित सूचनाका शर्तहरू, स्वेच्छक अवकाश स्वीकृत गर्दा अर्थ मन्त्रालयले अपनाउनु पर्ने कार्यविधिसमेत तय गरी लागू गरिएको प्रथम चरणको स्वेच्छक अवकाश योजनाले कम सेवा अवधि र उमेर समूहका

कर्मचारीलाई समेट्न नसकेको एवं योजना खर्चिलो भएको अवस्थालाई उजागर गर्दै स्वेच्छक योजनालाई अत्यधिक महत्व दिई सुधारको स्वतन्त्र पाटोको रूपमा नहेरी दरबन्दी घटाउने अरू योजनासँग एकीकृत गरी लक्षित समूहलाई अवसर दिने एवं सेवा करारमा लिई काम गराउन उपयुक्त दरबन्दीलाई रिक्त गराउन त्यस्ता पदमा कार्यरत कर्मचारीलाई स्वेच्छक अवकाशको अवसर प्रदान गर्ने जस्ता विकल्पसहित निम्न सुझावहरू प्रस्तुत गरेको देखिन्छ :

- स्वेच्छक अवकाशलाई शासकीय सुधारको अन्य बुँदाहरूसँग समन्वय गरेर मात्र लागू गर्ने नीति लिने ।
- निजामती सेवाका कर्मचारीको आकार घटाउदा सम्पादन हुने कार्यहरू, संस्थागत संरचना र कर्मचारीले सम्पन्न गर्ने कार्यविवरणका आधारमा गर्ने ।
- राजपत्र अनंकित पदलाई आधुनिक प्रविधिको ज्ञान भएका सहायकको पदमा रूपान्तरण गर्ने नीति लिने ।
- निजामती दरबन्दी घटाउने सम्बन्धमा अन्य विकल्प नभएमा मात्र स्वेच्छक अवकाश लक्षित समूहको लागि मात्र लागू गर्ने ।
- अवकाश पछि स्वतः खाली हुने दरबन्दी खारेज र पदपूर्तिमा बन्देज गर्ने ।
- राजपत्र अनंकित र श्रेणीविहीन तथा पियन वा सो सरहको पदको पदपूर्ति नगर्ने नीति लिने ।

#### ११. तलब आयोगका प्रतिवेदनहरू र तिनका सिफारिसहरू

##### क. पे कमिशन, २००९

नेपालमा तलब स्केल तर्जुमा गराई लागू गर्ने प्रचलन वि.सं. २००७ बाट शुरू भएको हो । पहिलो पे कमिशनको गठन वि.सं. २००९ सालमा तत्कालीन लोक सेवा आयोगका सदस्य श्री देवनाथ वर्माको अध्यक्षतामा भएको देखिन्छ । उक्त कमिशनले तलबमान र भत्ताको नयाँ स्केल लागू गर्नु पर्ने सिफारिस गरेको भए पनि उल्लिखित सिफारिसको कार्यान्वयन भएको देखिन्न ।

##### ख. पे कमिशन, २०१६

मन्त्रिपरिषद् सचिवालयका सचिवको अध्यक्षतामा वि.सं. २०१६ सालमा गठन भएको पे कमिशन वि.सं. २०१७ सालमा पुनर्गठन भई वि.सं. २०१८ सालमा स्थायी रूप पाएको उक्त कमिशनले नयाँ तलब स्केलको घोषणासमेत गरी निजामती कर्मचारीहरूलाई प्रशासनिक र प्राविधिक गरी दुई वर्गमा विभाजन गरी कर्मचारीहरूको तल्लो र माथिल्लो तहको बीचको फरक १:१५:५५ हुने गरी तलबमान निर्धारण गरेको पाइन्छ ।

##### ग. तलब आयोग, २०३८



कर्मचारीहरूको तलबमानमा गर्नु पर्ने सुधारका लागि वि.सं. २०३८ सालमा प्रद्युम्नलाल राजभण्डारीको अध्यक्षतामा तलब आयोग गठन भएको थियो। उक्त आयोगले आफ्नो सिफारिसमा प्रतिव्यक्ति प्रति दिन न्यूनतम २३०० क्यालोरी खाद्य पदार्थ आवश्यक पर्ने र एक कर्मचारीको चार सदस्यीय परिवारलाई ३ उपभोक्ता इकाई मानी प्रत्येक उपभोक्ता इकाईलाई उक्त क्यालोरी प्राप्त गर्न आवश्यक हुन आउने रकम, कपडा, आवास लगायत अन्य आवश्यकता पूर्तिका लागि आवश्यक पर्ने रकमसमेतको आधारमा न्यूनतम तलब तोक्न सिफारिस गर्दै न्यूनतम र अधिकतम तलबबीचको अन्तर १:८.५ कायम गर्ने सिफारिस गरेको पाइन्छ।

#### घ. तलब सुविधा सुझाव आयोग, २०४७

वि.सं. २०४७ को राजनीतिक परिवर्तन पश्चात् वि.सं. २०४७ साल पौषमा नन्दलाल जोशीको अध्यक्षतामा गठन भएको तलब सुविधा सुझाव आयोगले पनि प्रद्युम्नलाल राजभण्डारीको आयोगले दिएको सिफारिस अनुसार नै कर्मचारीहरूको तलब निर्धारण गरिनु पर्ने सिफारिस गर्दै न्यूनतम र अधिकतम तलब बीचको अन्तर १:५ हुनुपर्ने सुझाव दिएको पाइन्छ। उक्त आयोगले औषधि उपचार सुविधा, शैक्षिक भत्ता, परिवहन भत्ता जस्ता सुविधाहरू पनि कर्मचारीलाई दिनु पर्ने सिफारिस गरेको थियो।

#### ङ. तलब आयोग, २०४८

वि.सं. २०४८ सालमा नरकान्त अधिकारीको अध्यक्षतामा गठन भएको तलब आयोगले कर्मचारीको न्यूनतम तलब सिफारिस गर्दा सीमान्त कृषकहरूको आयको हाराहारीमा पुग्ने गरी हुनुपर्ने भन्दै अघिल्ला आयोगहरूले सिफारिस गरेको क्यालोरी र उपभोक्ता इकाईहरूसमेतलाई आधार मानी तलब निर्धारण हुनु पर्ने सिफारिस गरेको पाइन्छ। उक्त आयोगका केही सिफारिसहरू निम्न रहेका पाइन्छन्:

- प्रत्येक वर्ष उपभोक्ता मूल्यसूचीमा आउने वृद्धिको ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गर्ने।
- सेवा निवृत्त कर्मचारीले खाइपाइ आएको तलबको ६७ प्रतिशतभन्दा बढी निवृत्तिभरण नहुने गरी माथिल्लो हद तोक्नु पर्ने।
- सेवा निवृत्त कर्मचारीहरूलाई पनि १ महिनाको रकम दशैं खर्च वापत दिनुपर्ने।
- सरकारी कर्मचारीहरू र संस्थानका कर्मचारीहरूको तलब भत्ता एवं सुविधामा एकरूपता नभएसम्म संस्थानका कर्मचारीहरूको तलब भत्ता एवं सुविधा नबढाउने।
- विश्वविद्यालयहरूलाई दिइने अनुदान सम्बन्धमा नीति निर्धारण र सो को कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोग गठन गर्ने।

#### च. तलब निर्धारण कार्यदल, २०५३

वि.सं. २०५३ सालमा अर्जुनमणि आ.दी. को संयोजकत्वमा गठन भएको तलब निर्धारण कार्यदलको मुख्य उद्देश्य कर्मचारीहरूको सुविधा र हित सम्बन्धमा अध्ययन गरी सुझाव दिने रहेको थियो। उक्त कार्यदलले आफ्नो प्रतिवेदनमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यता, राष्ट्रिय योजना आयोगले २०४८ मा निर्धारण गरेको प्रतिव्यक्ति

प्रतिदिन आवश्यक पर्ने क्यालोरी २२७९ समेतका आधारमा खाद्यपदार्थको मूल्य तथा रोजगारदाताले श्रमिकको श्रमको उपयोगको अनुपातमा क्षतिपूर्ति दिनुपर्छ भन्ने मान्यतालाई आत्मसात गरेको पाइन्छ। उक्त कार्यदलले दिएका केही सिफारिसहरू यस प्रकार रहेका छन्:

- शुरू स्तरका र अन्तिम स्तरका पदको तलबमानको अन्तर १:६ अनुपात कायम गर्ने ।
- वार्षिक तलब वृद्धिको रकम करिब एक दिनको तलब बराबर गर्ने ।
- तलबमानमा खप्टिने पद्धति सबै तहमा लागू गर्ने ।
- निजामतीतर्फ प्राविधिक र अप्राविधिक सबैका लागि एउटै तलबमान कायम गर्ने ।
- राशन पाउने कर्मचारीको तलबमान राशन नपाउने कर्मचारीको भन्दा १०% कम गर्ने ।

#### छ. तलब आयोग, २०५५

वि.सं. २०५५ सालमा लोकबहादुर श्रेष्ठको अध्यक्षतामा गठन भएको तलब आयोगले नयाँ तलबमानको प्रस्ताव गरेको देखिन्छ। उक्त आयोगका मुख्य सिफारिसहरू निम्न देखिन्छ :

- न्यूनतम तलब निर्धारण गर्दा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यतालाई आधार लिनु पर्ने ।
- तलब निर्धारण गर्दा सामाजिक तथा नैतिक मूल्य मान्यता कायम गर्ने गरी निर्धारण गर्ने ।
- न्यूनतम र उच्चतम तलब बीचको अन्तर १:५ कायम गर्ने ।
- राजपत्राङ्कित र राजपत्र अनङ्कित दुवै श्रेणीहरूमा तलबमान खप्टिने व्यवस्था गर्ने ।
- तलबको निर्धारण सार्क मुलुकका कर्मचारीहरूको तलबको निकट रहने गरी गर्ने ।
- बीच-बीचमा कुनै अध्ययन विना हचुवाको आधारमा तलब वृद्धि गर्नुको सट्टा मुद्रास्फितीको आधारमा तलब वृद्धिको स्वनिर्मित प्रणाली हुनुपर्ने ।
- कर्मचारीको तलबलाई उपभोक्ता मूल्यसूचीसँग आवद्ध गर्नुपर्ने ।
- कर्मचारीको संख्या पुनरावलोकन गर्नुपर्ने
- सरकार र कर्मचारी दुवैको योगदानबाट निवृत्तिभरण कोष स्थापना गर्नेबारे अध्ययन गराउने ।

उक्त आयोगले पनि अधिल्ला आयोगहरूले भैं एक कर्मचारीको ३ उपभोक्ता इकाई कायम गरी प्रतिव्यक्ति प्रतिदिन २३०० क्यालोरी आवश्यक पर्ने तथा खाद्यपदार्थ,

कपडा, वासस्थान र अन्य खर्चको लागि आवश्यक रकमसमेत जोडी न्यूनतम तलब निर्धारण गरेको पाइन्छ।

**ज. उच्चस्तरीय तलब आयोग, २०६१ को प्रतिवेदन**

राष्ट्रसेवकहरूको दीर्घकालीन तलब नीति तथा अर्थतन्त्रको अवस्था हेरी चालु आर्थिक वर्षमै कर्मचारीहरूको सुविधामा के कति वृद्धि गर्न सकिन्छ र तलबको अनुपात के कति कायम गर्न उपयुक्त हुने भन्ने विषयमा अध्ययन गरी सुझाव पेश गर्ने उद्देश्यले मन्त्रिपरिषद्को मिति २०६१।६।७ को निर्णयानुसार पूर्व मुख्य सचिव डा. ईश्वर प्रसाद उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय तलब आयोग, २०६१ गठन भई मन्त्रिपरिषद्को मिति २०६१।६।२८ को निर्णयले ७ सदस्यीय बनाइएको उक्त आयोगले २०६१।११।१४ मा सरकार समक्ष आफ्नो प्रतिवेदन बुझाएको देखिन्छ। उक्त आयोगले तोकिएको कार्यादेशभित्र रही सार्वजनिक सूचना तथा लिखित पत्राचारको माध्यमबाट राय सुझाव संकलन गरी प्राप्त सुझावहरूको विश्लेषण गर्दै तलब सुविधामा पुनरावलोकन गर्न गठन भएका विगतका आयोग/समिति/कार्यदल समेतको अध्ययन गरी वर्तमान तलब सुविधाहरू, राष्ट्रिय अर्थतन्त्रको वर्तमान स्थिति, सरकारी संयन्त्रको कार्यक्षमता, तलब सुविधा पुनरावलोकनका आधारहरूसमेतको सूक्ष्म विश्लेषण गरी तलब सुविधासम्बन्धी दीर्घकालीन नीतिको स्वरूपसमेत तयार गर्दै तलब सुविधा वृद्धिबाट पर्ने सकारात्मक तथा नकारात्मक असरहरू समेतको विश्लेषण गरी आफ्नो प्रतिवेदन बुझाएको देखिन्छ। उक्त आयोगका केही सिफारिसहरू निम्न रहेका छन्:

- कर्मचारी तथा राष्ट्रसेवकको तलबमान निर्धारण गर्दा प्रति परिवार चार सदस्य मान्नु पर्ने र ४ सदस्यको उपभोक्ता इकाई हुनुपर्ने।
- कर्मचारीको तलब अन्तर अनुपात १:५ लाई यथावत राख्नु पर्ने।
- न्यूनतम र अधिकतम तलबमान निर्धारण गरिनु पर्ने।
- वार्षिक ग्रेड वृद्धिलाई कनिष्ठ-ज्येष्ठ बीचको फरक छुट्याउने र ज्येष्ठ कर्मचारीलाई अनुभवको मौद्रिक पारितोषिक दिने संयन्त्रको रूपमा लिनु पर्ने।
- बढुवाको कुनै गुञ्जायश नभएका पदहरूमा २ देखि ४ तहसम्मको व्यवस्था गरी प्रत्येक तहको शुरू तलबमान, ग्रेड वृद्धि र संख्या अलग-अलग तोक्ने।
- कर्मचारीहरूलाई शैक्षिक भत्ता, परिवहन भत्ता, जीवन बीमा (राजपत्राङ्कित कर्मचारीहरूलाई रू. २०००००।- र सहायक स्तरलाई रू. १२००००।-) को बीमा वापत रकम दिने व्यवस्था बाहेक वृद्धावस्था सुरक्षा वा मृत्यु पश्चात् पारिवारिक सुरक्षा वापत जीवन बीमाको व्यवस्था गर्ने।
- मृत्यु भएमा मात्र वीमित रकम पाउने व्यवस्था खारेज गर्ने।
- कर्मचारीबाट मासिक रू.२००।- योगदान हुने गरी रू.४००।- बीमा कोषमा जम्मा गर्ने।
- सुगमता, दुर्गमता, मूल्य स्थितिसमेतको आधारमा स्थानीय भत्ताको निर्धारण गरिनु पर्ने।

- स्वास्थ्य बीमा प्रणाली लागू गर्ने ।

उल्लिखित सिफारिसहरूका अतिरिक्त राजस्वको वर्तमान अवस्था, आगामी वर्षहरूमा हुन सक्ने वृद्धि र वृद्धि भएको राजस्वसमेतको आधारमा २०६२।४।१ देखि २०६५।४।१ सम्ममा लागू हुनुपर्ने भनी ४ वर्षको तलब सुविधाको सिफारिससमेत गरेको पाइन्छ ।

निजामती कर्मचारीहरूको तलब भत्ता तथा सुविधाको निर्धारण गरी समय सापेक्ष रूपमा बजार मूल्य र आवश्यकता समेतलाई आधार लिई तलब भत्ता तथा सुविधामा वृद्धिको सुनिश्चितता गर्नका लागि यसरी २००९ सालमा गठन भएको पे कमीशनदेखि नै प्रयासहरू हुँदै आएको पाइन्छ । विभिन्न तलब आयोगहरूबाट निवृत्तिभरण कोषको स्थापना गर्ने, तलबको निर्धारण सार्क मुलुकका कर्मचारीहरूको तलबको निकट रहने गरी गर्ने, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यता अनुसार तलब, भत्ता, अन्य भत्ताहरू जस्तै शैक्षिक भत्ता, आवास, लुगा भत्ता आदिको व्यवस्था गर्नुपर्ने भनी सिफारिस गरेको भएपनि कतिपय सिफारिसहरू अझै कार्यान्वयनमा आएका छैनन् । निवृत्तिभरण कोषको व्यवस्था गर्ने विषयलाई व्यवस्थित गर्न सरकारी नीति तथा कार्यक्रममा उल्लेख भए पनि सो विषय अझै लागू हुन सकेको अवस्था छैन भने कर्मचारीहरूको तलब भत्ताको वृद्धि हचुवाको आधारमा नगरी उपभोक्ता मूल्यसूचीसँग आवद्ध गर्नुपर्ने जस्ता सिफारिसहरूको पनि कार्यान्वयन हुन सकेको अवस्था छैन । यद्यपि नेपाल सरकारले समय-समयमा कर्मचारीहरूको तलब भत्ताको पुनरावलोकन गरी तलब, भत्ता वृद्धि गर्दै आएको पनि छ । तर कर्मचारीहरूलाई दिइएको तलब सुविधा निर्वाहमुखी मात्रै भएको भन्ने रहेको पाइन्छ । निर्वाहमुखी सेवा सुविधाको कारण निजामती कर्मचारीहरू आफ्नो कार्यप्रति उत्प्रेरित हुन नसकेको भन्ने प्रशासन सुधारसँग सम्बन्धित विभिन्न प्रतिवेदनमा समेत औल्याइएको छ । कार्यप्रति उत्प्रेरित नभई सम्पादन गरिएको कार्यबाट सेवा प्रवाहमा गुणस्तरीयता कायम हुन नसक्नु स्वभाविक नै देखिन्छ । तसर्थ कर्मचारीहरूको तलब भत्ता तथा सेवा सुविधामा विस्तार गर्दा सार्क मुलुकमा राष्ट्रसेवक कर्मचारीहरूलाई दिइएको सेवा सुविधा तथा नेपाल राष्ट्रबैंकबाट प्रत्येक वर्ष तयार गर्ने उपभोक्ता मूल्य सूचीको आधारमा गरिनु पर्ने भनी पे कमीशनहरूबाट गरिएका सिफारिसहरूको कार्यान्वयनमा सरकारले ध्यान दिनु आवश्यक देखिन्छ ।

## १२. प्रशासन पुनः संरचना आयोगको प्रतिवेदन: २०६५

संघीय लोकतान्त्रिक शासन व्यवस्था अनुरूप नेपालको सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्न सार्वजनिक प्रशासनको अध्ययन गरी समग्र सुधारका लागि सुझाव र सिफारिस सहितको प्रतिवेदन पेश गर्ने उद्देश्यले २०६५।६।४ मा नेपाल सरकारको निर्णयले तत्कालीन सामान्य प्रशासन मन्त्रीको संयोजकत्वमा गठन भएको प्रशासन पुनः संरचना आयोगले तोकिएको कार्यादेशभित्र रही प्रथम अन्तरिम प्रतिवेदन, अन्तरिम प्रतिवेदन (क) र (ख) गरी विभिन्न प्रतिवेदन नेपाल सरकार समक्ष बुझाएको देखिन्छ । नेपाल सरकारको मिति २०६५।६।४ को निर्णयले गठन भई मिति २०६६।५।१७ मा पुनःगठन भएको उक्त आयोगले पेश गरेका प्रतिवेदनले सिफारिस गरेका मुख्य विषयहरू निम्न देखिन्छ :

- नयाँ पद वा दरबन्दी सिर्जना नगर्ने, राजपत्र अनंकित कुनै पनि रिक्त पदहरू पूर्ति नगर्ने ।

- दण्डहीनताको अन्त गर्ने ।
- शान्ति सुरक्षालाई प्रथम प्राथमिकता दिई आवश्यक साधन स्रोतको उचित व्यवस्था मिलाउने ।
- सुरक्षा निकायभित्र हुने काम कारवाहीलाई पारदर्शी बनाउने ।
- प्रशासनमाथि हुने गरेको राजनीतिक हस्तक्षेपलाई पूर्ण रूपमा मुक्त गर्ने एवं राजनीतिले प्रशासनमाथि गर्ने अनुगमन र नियन्त्रणको हद र सीमा कानूनद्वारा नै तोक्ने ।
- विभिन्न आयोगहरू गठन गर्ने प्रवृत्तिलाई तुरून्त बन्द गर्ने ।
- खुला सीमानाको सुरक्षाको लागि पर्याप्त मात्रामा सुरक्षा चौकीहरूको व्यवस्था गर्ने एवं सीमाक्षेत्रका नाकाहरूमा अनावश्यक घुसपैठ रोक्न परिचयपत्रको व्यवस्था लागू गर्नुपर्ने ।
- तथ्याङ्क संकलनको कार्यलाई सेवा करारबाट सञ्चालन गर्ने ।
- आधारभूत सेवाहरू जनताको घरदैलोमा पुऱ्याउन निश्चित सेवा केन्द्रहरू स्थापना गरी यथासंभव एकद्वार प्रणालीभित्र राखी प्रवाहित गर्ने ।
- नागरिक वडापत्रलाई व्यवस्थित बनाई अनिवार्य लागू गर्ने र नागरिकलाई सुसूचित गराउने ।
- निजामती कर्मचारीहरूको कार्यविवरण तयार गरी प्रत्येक कर्मचारीलाई उसको कार्यविवरणप्रति जिम्मेवार तुल्याउने ।
- राजनीतिक नेतृत्व र कर्मचारीका संघ संस्थाहरूलाई सरूवा व्यवस्थापनमा संलग्न नहुने व्यवस्था मिलाउने ।
- प्रहरी प्रशासनमा भर्ना, पदस्थापन र सरूवा समेतमा रहेको राजनीतिक हस्तक्षेप अन्त्यको लागि छुट्टै एउटा स्वतन्त्र प्रहरी सेवा आयोगको गठन गर्नु पर्ने ।
- सुरक्षाकर्मी (नेपाल प्रहरी र नेपाली सेना) को राशन स्केलमा एकरूपता ल्याउने ।
- सवारी चालक अनुमति पत्र र सवारी साधनको विवरण कम्प्युटरिकृत गर्ने ।
- अनुगमन समितिलाई आवश्यक स्रोत र साधन उपलब्ध गराउनुका साथै उनीहरूको क्षमता अभिवृद्धि गर्ने ।
- समाज कल्याण ऐनको परिमार्जन गरी अध्यावधिक गर्ने ।
- निजामती सेवा ऐनको दफा २४घ१. अनुसार बहुवा भएका राजपत्रांकित तृतीय श्रेणीका प्रशासन सेवाका कर्मचारीहरूलाई गा.वि.स.सचिवको पदमा खटाई गा.वि.स. सचिवको सहयोगीको रूपमा लेखापाल, सहलेखापाल र प्राविधिक तर्फका राजपत्रअर्नांकित (कृषि, पशुसेवा, इन्जिनियरिङ) कर्मचारीहरूलाई खटाउनु पर्ने ।
- गा.वि.स.लाई स्रोत र साधनयुक्त बनाई कम्प्युटरिकृत अभिलेख प्रणाली स्थापना गरी गा.वि.स. का तथ्यांक तथा सूचनाहरू व्यवस्थित रूपमा राखिनु पर्ने ।

- स्वास्थ्य सेवालाई प्रभावकारी बनाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने ।
- शैक्षिक क्यालेण्डर निर्धारण गरी शैक्षिक क्षेत्रका कार्यलाई अनुमानयोग्य बनाउने ।
- मेशिन रिडेवल पासपोर्ट बनाई प्रयोगमा ल्याउने ।

दोस्रो अन्तरिम प्रतिवेदन (क) नेपालमा विद्युतीय शासनको प्रवर्द्धनसँग सम्बन्धित विषयमा रहेका विद्यमान कानुनी, नीतिगत र संस्थागत व्यवस्थाको बारेमा केन्द्रित रहेको देखिन्छ । उक्त प्रतिवेदनमा विद्युतीय शासन प्रवर्द्धनमा देखिएका चुनौतीहरूका बारेमा उल्लेख गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्यान्वयन गर्ने गरी विभिन्न देहायका सिफारिसहरू पेश गरेको देखिन्छ :

- विद्युतीय शासनको अधिकतम प्रयोगका लागि दिशानिर्देश, आवश्यक सहयोग र समन्वय गर्न केन्द्रीय स्तरमा उच्चस्तरीय निर्देशक समितिको गठन गर्ने ।
- सबै मन्त्रालयहरूले ६ महिनाभित्र वेवसाइट अद्यावधिक गर्ने ।
- बजेटको बढीमा ३% रकम विद्युतीय शासन पद्धतिको लागि छुट्याउने ।
- सरकारी निकायहरूका सूचनाहरूलाई एकीकृत रूपमा Government Integrated Data Centre (GIDC) मा राख्ने व्यवस्था गरी सरकारी कार्यालयहरूको Connectivity स्थापित गर्ने ।
- Digital Signature को कार्यान्वयन गर्ने ।
- लोक सेवा आयोगबाट लिइने परीक्षाको पाठ्यक्रममा विद्युतीय शासनसम्बन्धी पाठ्यक्रमलाई अनिवार्य गर्ने ।
- विद्युतीय शासनको लागि आवश्यक पूर्वाधारहरू तीन वर्षभित्र सेवा केन्द्रस्तरसम्म पुर्याउने ।
- विद्युतीय शासनलाई प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रोत्साहन दिई संलग्न गराउने ।
- सबै ग्रामीण क्षेत्रसमेतमा इन्टरनेटसहितको अत्याधुनिक दूर संचार सेवाको विस्तार गर्ने ।
- पूर्व-पश्चिम, उत्तर-दक्षिण सूचना महामार्गहरूको विकास गर्ने ।

उक्त प्रतिवेदनले मुख्य रूपमा लोक सेवा आयोगले निर्माण गरेको सामान्य सिद्धान्तको आधारमा संस्थानमा पदपूर्ति एवं बहुवासमेतको लागि एक समिति गठन गर्ने, सार्वजनिक संस्थानहरूको संचालनमा एकरूपता ल्याउन छाता कानुनको निर्माण गर्ने, सार्वजनिक संस्थानका पदाधिकारीको नियुक्तिका लागि नियुक्ति सिफारिस बोर्ड गठन गर्ने एवं संचालक समितिका पदाधिकारी तथा महाप्रबन्धक/कार्यकारी प्रमुखलाई तोकिएको अवधिभर काम गर्न पाउने कानुनी व्यवस्था गर्ने आदि विषयहरूको सिफारिस गरेको पाइन्छ ।

आयोगले दिएका विभिन्न सिफारिसहरूमध्ये नागरिक बडापत्रको कार्यान्वयन गर्ने, मेशिन रिडेवल पासपोर्टको शुरूवात गर्ने, मन्त्रालयहरूमा वेवसाइटको शुरूवात गर्ने, लोक सेवा

आयोगको पाठ्यक्रममा विद्युतीय शासनसम्बन्धी विषय समेट्नेलगायत केही सिफारिसहरूको कार्यान्वयन भए पनि अन्य सिफारिसहरूको कार्यान्वयन हुन सकेको देखिन्छ ।

### १३. संस्थान सुधार सुझाव समितिको प्रतिवेदन, २०६३

नेपाल सरकारको मिति २०६३/८/२९ को निर्णयले पूर्व सचिव डा. भोलानाथ चालिसेको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरू रहेको गठित उच्चस्तरीय सार्वजनिक संस्थान सुधार समितिको मुख्य उद्देश्य अत्यधिक नोक्सानमा चलिरहेका र चरम आर्थिक संकटको अवस्थामा परिरहेका सार्वजनिक संस्थानमा सुधारको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्नु रहेको थियो । संस्थानहरूलाई व्यावसायिक ढाँचामा संचालनयोग्य बनाउन गर्नुपर्ने नीतिगत सुधारका उपायहरू एवं संस्थानहरूको पुनर्संरचना गर्नुपर्ने आवश्यकताको पहिचान गरी सिफारिस गर्ने समेतको कार्यादेश पाएको उक्त समितिले ३६ वटा सरकारी संस्थानहरूको वर्तमान वित्तीयस्थितिको अध्ययनसमेत गरी सरकारी संस्थानहरू घाटामा जानुका कारणमा संस्थानहरूको स्थापना गर्दा बृहत् र दीर्घकालीन औद्योगिक योजनाको अभिन्न अङ्गका रूपमा वा देशको ठोस आवश्यकताका रूपमा नलिएको विषयलाई औल्याउँदै मुख्य रूपमा निम्न बमोजिम सुझाव दिएको देखिन्छ :

- घाटामा गएका मात्र होइन मुनाफामा चलेका कतिपय संस्थानहरू (जसको निजीकरण गर्दा अझ बढी मुनाफा कमाउन सक्छन्) लाई पनि निजीकरण गर्ने ।
- निजीकरण गर्ने पर्ने संस्थानहरू निजीक्षेत्रलाई विक्री गर्ने ।
- निरन्तर घाटामा जाने तर निजीकरण गर्न नसकिने/उपयुक्त नहुने संस्थानहरूलाई लिक्विडेसनमा लैजाने ।
- तत्काल निजीकरण गर्न उपयुक्त नहुने संस्थानहरूको सुदृढीकरण गर्ने ।

उक्त समितिले सरकारी संस्थानहरूमा दायित्व कम गर्ने अल्पकालीन एवं दीर्घकालीन सुधारका उपायहरूसमेत सिफारिस गरेको पाइन्छ । मध्य एवं दीर्घकालीन सुधारहरूले सरकारी संस्थान विघटन (खारेज) प्रक्रियामा सुधार गर्ने, विद्यमान कानुनी व्यवस्थामा सुधार गर्ने, संस्थागत एवं संरचनागत क्षेत्रमा सुधार गर्ने विषयहरूलाई समेटेको पाइन्छ । विश्वव्यापार सङ्गठनको सदस्यता समेत प्राप्त गरिसकेको एवम् खुला र उदार अर्थ व्यवस्था अवलम्बन गरिसकेको सन्दर्भमा सार्वजनिक संस्थानको भूमिका र राज्यको संलग्नतालाई पुनः परिभाषा गर्नु पर्ने अवस्था रहेको छ । सोही आवश्यकता परिपूर्ति गर्ने दिशामा प्रस्तुत प्रतिवेदनका सुझावहरू रहेका भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन बाँकी नै रहेको छ ।

### १४. मानव संसाधन मन्त्रालयको गठन सम्बन्धी कार्यदलको प्रतिवेदन, २०६२

सामान्य प्रशासन मन्त्रालयलाई पुनः संरचना गरी समग्रमा मानवीय संसाधनको योजना, विकास र व्यवस्थापन गर्न मानवीय संसाधन मन्त्रालय स्थापना गर्ने विषयमा कार्य विभाजन र कार्यक्षेत्र समेत यकिन गर्ने एवं मानव स्रोतको विद्यमान अवस्थाको अध्ययन गरी त्यसमा गरिनु पर्ने सुधारका विषयहरू समेतको विश्लेषण गर्ने कार्यादेश तोकी सरकारको मिति २०६१/१२/१९ को निर्णयले सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले तोकिएको कार्य निर्देशको परिधिभित्र रही २०६२ वैशाखमा आफ्नो प्रतिवेदन सरकार समक्ष प्रस्तुत गरेको देखिन्छ । उक्त कार्यदलले मानव

संसाधन विकास र व्यवस्थापनमा माग र आपूर्ति बीच संख्यात्मक तथा गुणात्मक रूपमा खासै सामिप्य आउन नसकेको जस्ता कारणले मानव संसाधनको उपयोग पक्ष दुर्बल रहेको भन्दै मानव संसाधनको विकासको निमित्त प्रशिक्षण व्यवस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेकोले मौजूदा प्रशिक्षण प्रतिष्ठानहरूको भूमिका र प्रशिक्षण व्यवस्थापनमा सुधार गर्नु पर्ने कुरा औल्याएको पाइन्छ। उक्त कार्यदलले दिएका केही सुभावहरू निम्न बमोजिम रहेका देखिन्छन् :

- नीतिगत पक्षमा सुधार गरी राष्ट्रिय मानव संसाधन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
- सार्वजनिक प्रशासनलाई क्षेत्रगतरूपमा बृहत्तर सुधार गर्ने ।
- सार्वजनिक क्षेत्रका कर्मचारीको व्यवस्थापनसम्बन्धी मार्गदर्शक छाता ऐनको रूपमा एकीकृत सार्वजनिक प्रशासन ऐन निर्माण गर्ने ।
- लोक सेवा आयोगको हाल कायम रहेको शैक्षिक योग्यता, छनौट प्रक्रिया, परीक्षण विधि एवं पाठ्यक्रममा सुधार गर्ने ।
- पेशाविद् योग्यता (Professional Qualification) बाहेक अन्यको हकमा सेवा प्रवेश गर्न आवश्यक पर्ने मौजूदा शैक्षिक योग्यताको स्तर एक तह बढाउने ।
- प्रशिक्षण कार्यक्रमलाई सेवा प्रवेश र सेवाकालीनमा विभाजन गरी साधारण र विशेष प्रकृतिको प्रशिक्षण दिने व्यवस्था गर्ने ।
- राजपत्राङ्कित श्रेणीको कर्मचारीको अन्तरमन्त्रालय सरूवा मानव संसाधन मन्त्रालयले गर्ने ।
- राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीको अन्तरमन्त्रालय वा विभागीय प्रमुखमा हुने सरूवाको लागि समितिको व्यवस्था गर्ने ।
- उच्चस्तरीय तलब आयोग, २०६१ को प्रतिवेदनको आधारमा तलबस्केलमा पुनरावलोकन गर्ने ।
- सार्वजनिक पदमा हुने नियुक्तिमा सम्भव भएसम्म अवकाश प्राप्त राजपत्राङ्कित कर्मचारीलाई प्राथमिकता दिने ।
- २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूले स्वेच्छिक अवकाश लिन सक्ने सुविधा खुला गर्ने ।
- सेवा निवृत्त हुने कर्मचारीलाई अवकाश पत्रसँगै निजले पालन गर्नुपर्ने आचारसंहिता पनि दिने व्यवस्था गर्ने ।
- समग्र मानव संसाधन विकाससम्बन्धी नीति तर्जुमा, समन्वय र अनुगमनको लागि राष्ट्रिय मानव संसाधन परिषद्को गठन गर्ने ।
- रोजगार सूचना केन्द्रहरू स्थापना गर्ने ।
- सम्पूर्ण सार्वजनिक संस्थानहरू एउटै निकाय अन्तर्गत रहने गरी सार्वजनिक संस्थान परिषद्को स्थापना गर्ने ।



- सार्वजनिक क्षेत्रको मानव संसाधन योजना तर्जुमा र कार्यान्वयनमा प्रत्यक्षरूपमा मानव संसाधन मन्त्रालयको भूमिका सुनिश्चित गर्ने ।
- मानव संसाधन योजनाको तर्जुमा तथा कार्यान्वयनमा नीतिगत मार्गदर्शनको लागि विभिन्न निकायहरूको प्रतिनिधित्व रहने गरी मन्त्रीस्तरीय मानव संसाधन तथा शासकीय सुधार समिति गठन गर्ने ।
- विद्यमान सामान्य प्रशासन मन्त्रालयको नाम परिवर्तन गरी मानव संसाधन मन्त्रालय राख्ने ।
- प्रस्तावित मानव संसाधन मन्त्रालयमा शासकीय सुधार सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्न छरितो संरचनाको रूपमा विज्ञहरू रहेको सुशासनका लागि राष्ट्रिय केन्द्रको व्यवस्था गर्ने ।
- राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयबाट भिक्की प्रधानमन्त्रीको प्रत्यक्ष नियन्त्रण अन्तर्गत राख्ने ।
- सरकारी सम्पत्तिको व्यवस्थापनको लागि केन्द्रीय सम्पत्ति व्यवस्थापन विभागको स्थापना गर्ने ।
- लोक सेवा आयोगलाई सुदृढीकरण गर्ने ।
- संस्कृति सम्बन्धी कार्य शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत राख्ने ।

वि.सं. २०६२ सालमा कार्यदलको प्रतिवेदन अनुसार सामान्य प्रशासन मन्त्रालयलाई मानव संसाधन मन्त्रालयको रूपमा रूपान्तरण गर्न सकिएको अवस्था छैन । यसरी विभिन्न कार्यदल/अध्ययन टोलीहरू गठन गरी सुझावहरू संकलन गर्ने तर त्यस्ता कार्यदल/अध्ययन टोलीबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्न उदासिनता देखाउने प्रवृत्ति छ । नेपालको सार्वजनिक प्रशासनमा जनशक्ति विकास र व्यवस्थापनको विषय वि.सं. २०१३ सालदेखि शुरू भएको योजनाबद्ध विकासबाटै शुरू भएको विषय भएपनि हालसम्म पनि निजामती प्रशासनमा जनशक्ति विकास र व्यवस्थापनलाई स्थापित गराउन सकिएको छैन । मानव संसाधन मन्त्रालयको गठनको सम्बन्धमा गठित कार्यदल र सो कार्यदलको प्रतिवेदन पनि सार्वजनिक प्रशासनमा जनशक्ति व्यवस्थापनको लागि गरिएको एउटा प्रयास हो । यस्ता प्रयासले त्यतिबेला सार्थकता पाउँछन् जतिबेला यस्ता प्रयासबाट प्राप्त सुझावहरूको कार्यान्वयनमा राजनीतिक एवं प्रशासनिक दुबै क्षेत्र प्रतिबद्ध हुन्छन् ।

#### १५. निजामती सेवामा तहगत प्रणाली लागू गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०६४

निजामती सेवाभित्र रहेको दर्जा तथा श्रेणी प्रथाको अन्त्य गर्दै एकीकृत निजामती सेवाको स्थापना गरी निजामती सेवालार्इ तहगत प्रणालीमा रूपान्तरण गर्ने एवं निजामती प्रशासनलाई विकेन्द्रित गर्ने मुख्य उद्देश्यले वि.सं. २०६४ सालमा सामान्य प्रशासन मन्त्रालयबाट प्रा. डा. मधुनिधि तिवारीको संयोजकत्वमा तीन सदस्यीय “निजामती सेवामा तहगत प्रणाली लागू गर्नेसम्बन्धी अध्ययन टोली” को गठन भएको थियो । उक्त टोलीलाई तोकिएको कार्यदेशभित्र रही २०६४।७।२८ मा सामान्य प्रशासन मन्त्रालय समक्ष बुझाएको उक्त अध्ययन प्रतिवेदनका मुख्य-मुख्य सिफारिसहरू निम्न रहेका पाइन्छन्:

- निजामती सेवामा रहेको श्रेणीगत प्रणालीको सट्टा तहगत प्रणाली लागू गर्ने ।

- निजामती सेवाभिन्न जम्मा २० तह कायम गर्ने जसमा मन्त्रालय सेवा, कार्यकारी सेवा, विशेषज्ञ सेवा, वरिष्ठ विशेषज्ञ सेवा र वरिष्ठ कार्यकारी सेवा गरी पाँचवटा सेवा कायम गर्ने तथा हालको सेवा समूह खारेज गर्ने ।
- विकेन्द्रित कर्मचारी प्रशासन प्रणाली अवलम्बन गर्ने ।
- प्रत्येक सेवा र समूह अन्तर्गत वृत्ति श्रृंखलाको शुरू तहको पदमा लोक सेवा आयोगको सिफारिसमा नियुक्ति गर्ने ।
- छड्के प्रवेशलाई कायमै राख्ने ।
- कार्यसम्पादनमा आधारित व्यवस्थापन प्रणाली अवलम्बन गर्ने ।
- निजामती सेवामा प्रतिभावान व्यक्तिलाई आकर्षण गर्न सकारात्मक आकर्षण रणनीति लिने ।
- कार्यसम्पादन मूल्याङ्कनलाई पारदर्शी बनाई कर्मचारीको कार्यसम्पादन योजनामा आधारित बनाउने ।
- प्रत्येक कर्मचारीलाई सेवा प्रवेश, सेवाकालीन लगायत आवश्यक तालिमको व्यवस्था गर्ने
- वर्तमान तालिम व्यवस्था र तालिम संस्थाहरूको सुदृढीकरण गर्ने ।
- सरूवालाई पेशागत जनशक्ति विकास एवं सदुपयोग र वृत्ति विकासको एक महत्वपूर्ण माध्यमको रूपमा प्रयोग गर्ने ।
- बहुवालाई अनुमानयोग्य बनाई वृत्ति विकास र सङ्गठनको जनशक्ति विकास नीतिसँग सामञ्जस्यपूर्ण बनाउने ।
- एक सेवा वा समूहको अन्तिम तहबाट अर्को सेवा वा समूहको शुरू तहमा विस्तृत मूल्याङ्कन र परीक्षणको आधारमा पदोन्नती गर्ने ।
- अवकाशलाई अनुमानयोग्य बनाउने ।

#### १६. निजामती सेवामा उत्प्रेरणाको विद्यमान अवस्था सर्भेक्षण अध्ययन प्रतिवेदन, २०६८

शासकीय पद्धतिको प्रभावकारिता, सरकारी कामकाजमा सरलता र नागरिकहरूको सेवामा तत्परता ल्याउन उत्प्रेरणाका क्षेत्रहरूको पहिचान गर्ने उद्देश्यले सामान्य प्रशासन मन्त्रालयले प्रा. डा. मधुनिधि तिवारीको संयोजकत्वमा एक अध्ययन टोली गठन गरेको थियो । उक्त टोलीले सामान्य प्रशासन मन्त्रालय समक्ष बुझाएको प्रतिवेदनमा मुख्य मुख्य देहायका सिफारिस रहेका छन्:

- नतिजामूलक कार्यतालिकालाई अनिवार्य बनाउने ।
- तलब भत्ताको व्यवस्थालाई वास्तविक धरातलमा ल्याउने ।
- कार्यसम्पादन प्रोत्साहन कोषलाई सबै कार्यालयहरूमा लागू गर्ने ।
- कार्य जिम्मेवारी र कर्मचारीको मनोबल बीच सन्तुलन ल्याउने ।

- उत्प्रेरणाको वस्तुगत मार्गचित्र बनाउने एवं उत्प्रेरणाका विषय र शासकीय प्रणालीलाई आवद्ध गर्ने ।
- निजामती सेवालाई राजनीतिक हस्तक्षेप एवं अन्य बाह्य हस्तक्षेपबाट मुक्त गर्ने ।
- कार्य वातावरण र कार्य सुरक्षाको अवस्थामा सुधार गर्ने ।
- अवसर र लाभको समान वितरण गर्ने ।
- कर्मचारीको तनाव व्यवस्थापन गर्ने ।
- दीर्घकालीन वृत्ति विकास योजना तर्जुमा गरी वृत्ति विकासको समान अवसर उपलब्ध गराउने ।
- कर्मचारीको कार्य संस्कृतिमा परिमार्जन गरी सेवाग्राही केन्द्रित बनाउनु पर्ने ।

### आवधिक योजना र सार्वजनिक प्रशासनका सुधारका विषयहरू

विकास प्रशासन सञ्चालनको संयन्त्र सार्वजनिक प्रशासन भएकोले सार्वजनिक प्रशासनमा सुधार नभई विकास प्रशासनले गति लिन नसक्ने कुरालाई आत्मसात गर्दै आठौं पञ्चवर्षीय योजना (२०४९-२०५४) मा विकास प्रशासनमा सुधार विषयलाई प्राथमिकताको क्षेत्रमा राखी निर्णय प्रक्रियामा ढीलासुस्ती, उपयुक्त कार्य वातावरणको अभाव, निजामती सेवाको घट्दो मनोबल, उत्तरदायित्वको कमी जस्ता समस्याहरूको सम्बोधन गर्न निजामती कर्मचारीहरूको नियुक्ति, सरूवा, बढुवा एवं तालिम व्यवस्थामा सुधारको आवश्यकता औल्याएको पाइन्छ ।

नवौं योजना (२०५४-२०५९) मा देशको शान्ति सुरक्षाको प्रत्याभूति गरी जनतामा सामाजिक सुरक्षा अभिवृद्धि गराउन तथा समग्र विकासलाई निर्दिष्ट दिशातर्फ अभिमुख गराउन प्रशासनमा सुधारको खाँचो रहेको कुरालाई औल्याउँदै प्रशासनिक क्षेत्रमा सुधार गरी सार्वजनिक व्यवस्थापनलाई स्वच्छ, छरितो, पारदर्शी, मितव्ययी, प्रतिस्पर्धात्मक, कार्यमूलक, सक्षम, उत्पादनशील, सेवामूलक र उत्तरदायी बनाइ भ्रष्टाचारमुक्त प्रशासन प्रदान गर्न दीर्घकालीन निजामती कर्मचारी नीतिको तर्जुमा गरी निजामती सेवालाई एक्काइशौं शताब्दीको बढ्दो चुनौतीको सामना गर्न सबल एवं सक्षम बनाई समग्रमा प्रशासनलाई सुशासन र विकास व्यवस्थापनको पक्षबाट सुदृढ गराइने भनी विकासका क्षेत्रमा प्रशासनिक सुधारलाई लिइएको छ ।

दशौं योजना (२०५९-२०६४) का चारवटा प्रमुख रणनीतिहरूमध्ये सुशासनलाई एउटा रणनीतिको रूपमा समेट्दै सुशासनको अभिवृद्धिको लागि सहभागितात्मक आर्थिक विकासमा जोड दिने, अनुगमन तथा मूल्याङ्कन पद्धतिलाई सुदृढ गर्ने, निर्णय प्रक्रिया र सार्वजनिक खर्चलाई बढी उत्तरदायी र पारदर्शी बनाउने, विकेन्द्रीकरणलाई प्रभावकारी रूपमा अगाडि बढाउने, प्रशासन संयन्त्रलाई चुस्त, सक्षम, जवाफदेहीपूर्ण बनाउने एवं सहभागितामूलक विकासलाई प्रोत्साहन दिने कुराहरूमा जोड दिएको देखिन्छ ।

त्रिवर्षीय योजना २०६७-२०७० को गरीबी घटाउने लक्ष्यलाई सम्बोधन गर्न रोजगारी केन्द्रित समावेशी तथा समन्यायिक आर्थिक वृद्धि गरी गरीबी निवारण र दिगो शान्ति स्थापनामा सघाउ पुऱ्याउँदै आम जनताको जीवनमा परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउनु प्रमुख उद्देश्य लिइएको उक्त योजनामा सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रबाट नागरिकहरूलाई पुऱ्याउनु पर्ने आर्थिक तथा सामाजिक सेवा सुदृढ गर्ने र विद्यमान आर्थिक सामाजिक अवस्थालाई रूपान्तरण गर्ने रणनीति लिएको पाइन्छ, भने देशमा सुशासनको प्रत्याभूति गर्न कानुनी राज्यको मूल्य मान्यता स्थापना गर्दै

जनसहभागिता, पारदर्शिता, जवाफदेहीपन र भ्रष्टाचारमुक्त अवस्थाको सिर्जनामा जोड दिनुका साथै सरकार र निजी क्षेत्रबाट नागरिकलाई पुऱ्याइएको सेवाको प्रभावकारिता अभिवृद्धि गरी विकासलाई परिणाममुखी/नतिजामुखी बनाउने समेत रणनीति लिएको पाइन्छ। उक्त योजनाको प्राथमिकताको क्षेत्रमा समेत सुशासनको अभिवृद्धि गरी जनतालाई पुऱ्याउने सेवा सुविधा गुणस्तरयुक्त बनाई सुपथ मूल्यमा समयमै उपलब्ध गराउन जोड दिइने विषयलाई समावेश गरेको पाइन्छ।

चालु योजनाको आधारपत्रमा त्रिवर्षीय योजना (२०६७-२०७०) को समीक्षा गर्दै सार्वजनिक प्रशासनलाई विधिसम्मत ढङ्गले काम गर्ने स्पष्ट कार्य जिम्मेवारी भएको क्षेत्रको रूपमा स्थापित गराउने योजनाको उद्देश्य पूरा गर्न 'हेलो सरकार कक्ष' को स्थापना भएको, भ्रष्टाचार विरुद्धको रणनीति तथा कार्ययोजना, २०६५ अन्तर्गत ३३ वटा केन्द्रीय सार्वजनिक निकायको लागि निकायगत कार्ययोजना, २०६७ कार्यान्वयनमा ल्याइएको, सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र सरल बनाउन केही जिल्लाहरूमा एकीकृत सेवा केन्द्रको स्थापनाको कार्य शुरू भएको, सार्वजनिक सेवाको प्रवाह सरल, सहज र पारदर्शी बनाउन नेपाल सरकारका मुख्यसचिवको अध्यक्षतामा केन्द्रीय अनुगमन समितिको गठन गरिएको, आर्थिक समृद्धि, सुशासन लगायतका राष्ट्रिय जीवनका महत्वपूर्ण क्षेत्रहरूलाई सम्बोधन गर्ने अभिप्रायले तत्काल सुधार गर्नुपर्ने १५ वटा क्षेत्रहरू अन्तर्गत १९८ वटा क्रियाकलापहरू पहिचान गरी उच्च आर्थिक वृद्धि हासिल गर्ने, सुशासन वृद्धि गर्ने लगायत जनजीविकासँग प्रत्यक्ष र परोक्ष रूपमा सरोकार राख्ने सुधारका क्रियाकलापसहितको शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ कार्यान्वयनमा ल्याइएको एवं मानव अधिकारलाई प्रवर्द्धन गरी संस्कृतिकै रूपमा विकास गर्न राष्ट्रिय मानव अधिकार कार्ययोजना (२०६७-२०७०) कार्यान्वयन गरिएको कुराहरू उल्लेख भएको पाइन्छ।

तेह्रौं योजना (आ.व.२०७०-२०७३) को आधार-पत्रको मुख्य उद्देश्य, लक्ष्य, रणनीतिहरू तथा प्राथमिकतामा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेतर्फ उन्मुख गरी सहस्राब्दी विकास लक्ष्य तथा SAARC का विकास लक्ष्यहरू हासिल गर्ने, दिगो विकास, मानव अधिकार एवम् जलवायु परिवर्तनलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरमा प्रतिबद्धता जनाइएका अन्य विषयहरूलाई समेत सम्बोधन गर्दै गरीबी न्यूनीकरण गर्ने रहेको र उक्त लक्ष्य एवं उद्देश्य हासिल गर्न विकास प्रक्रियामा निजी, सरकारी र सहकारी क्षेत्रको योगदान अभिवृद्धि गरी समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि गर्ने एवं सार्वजनिक तथा अन्य क्षेत्रहरूमा सुशासन अभिवृद्धि गर्ने रणनीति लिएको पाइन्छ, भने सुशासन प्रवर्द्धनलाई प्राथमिकताको क्षेत्रमा राखिएको पाइन्छ। योजनाको उद्देश्य पूरा गर्न सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका निश्चित गरी विकासको प्रमुख संयन्त्रको रूपमा रहेको सरकारले निजी क्षेत्र तथा अन्य गैर सरकारी क्षेत्रहरूको समेत सहकार्यमा अगुवाको भूमिका खेल्नु पर्ने जिम्मेवारी सरकारमा रहेको कुरा प्रष्ट पाउँ सार्वजनिक प्रशासनले नियामक, समन्वयकर्ता, सहजकर्ता, सुपरिवेक्षक, निर्देशक एवं सेवा प्रदायकसमेतको भूमिका निर्वाह गर्दै सुशासन अभिवृद्धि गरी जनतालाई पुऱ्याइने सेवा तथा सुविधा समयमै न्यायोचित रूपमा पाउन सक्ने अवस्था सिर्जना गर्ने समेतको कार्यहरू सार्वजनिक क्षेत्रको रहेको उल्लेख गरेको पाइन्छ।

## अन्य प्रयासहरू

१. **संविधानसभा अन्तर्गत राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समिति, अवधारणापत्र र प्रारम्भिक मस्यौदा सम्बन्धी प्रतिवेदन, २०६६**

राज्यको संघीय संरचना, संघीय एकाइको क्षेत्र निर्धारण र नामाकरण तथा राज्य शक्तिको बाँडफाँड गर्ने लगायतका विषयहरू समेटी राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिद्वारा तयार गरिएको अवधारणापत्रसहितको प्रारम्भिक मस्यौदामा नेपालको विद्यमान एकात्मक राजनीतिक संरचनामा परिवर्तन गरी संघात्मक शासन प्रणालीलाई आत्मसात गरी राज्यको शासन शक्तिको प्रयोग संघीय संविधानको अधीनमा रही संघ, प्रदेश, स्थानीय तह र विशेष संरचनाबाट गरिने र विभिन्न तहका संघीय एकाइका सरकार बीच विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारको बाँडफाँड संविधानमा नै स्पष्ट रूपले गरिने उल्लेख भएको पाइन्छ। राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड भई नेपाल संघीय शासन प्रणालीमा रूपान्तरण भएपछि, नेपालको प्रशासनिक संरचनामा पनि परिवर्तन हुनु स्वभाविक नै हुन्छ। तर सार्वजनिक प्रशासनको रूपरेखाको सम्बन्धमा शासकीय स्वरूप निर्धारण समितिबाट निर्धारण गरिने कुरा उल्लेख भएको देखिन्छ।

२. **संविधानसभा अन्तर्गत राज्यको शासकीय स्वरूप निर्धारण समिति, अवधारणापत्र एवं व्याख्यात्मक टिप्पणीसहितको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०६६**

नेपालमा वि.सं. २०६२/६३ मा भएको ऐतिहासिक जनआन्दोलन पछि, नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना मात्र भएन संघीय शासन व्यवस्थालाई संस्थागत गर्ने प्रयासको थालनी गर्न नेपालको अन्तरिम संविधान, २०६३ ले केन्द्रकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको अग्रगामी पुनःसंरचना गर्न मार्ग प्रशस्त गरेको छ। संविधानको भावना अनुरूप संविधानसभाबाट नै नयाँ संविधान निर्माण गर्ने क्रममा विभिन्न विषयगत समितिहरू गठन भएका थिए। ती विभिन्न समितिहरूमध्ये राज्यको शासकीय स्वरूप निर्धारण समितिबाट प्राप्त प्रारम्भिक मस्यौदा प्रतिवेदनमा सुशासन र सरकारी सेवाको गठन सम्बन्धमा व्याख्यात्मक टिप्पणीसहितको प्रतिवेदन तयार गरेको थियो। सो प्रतिवेदनमा सुशासनलाई शासन व्यवस्थाको केन्द्रविन्दु मानी विधिको शासन, स्वतन्त्र र सक्षम न्यायपालिका, जवाफदेहिता, पारदर्शिता, सहभागिता, राजनीतिक हस्तक्षेप मुक्त प्रशासन, भ्रष्टाचार निवारण, समानुपातिक समावेशीता, सार्वजनिक सुनुवाईमार्फत सुशासनको सुनिश्चितता जस्ता आदि विषयहरूलाई प्रस्तावनामा नै राख्न एवं प्रशासन यन्त्रलाई प्रशासन र सुव्यवस्था निर्धारण गर्ने स्वतन्त्रतासहित स्वच्छ र सक्षम प्रशासन यन्त्रको अनुशरण गरी भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्ने जस्ता धेरै विषयहरूलाई राज्यको दायित्व अन्तर्गत राख्न सिफारिस गरेको पाइन्छ। सार्वजनिक प्रशासनका आधारभूत मार्गदर्शक सिद्धान्तहरूमा उच्चस्तरीय व्यावसायिक नैतिकता, पारदर्शी, मितव्ययी, सार्वजनिक हित एवं प्रभावकारी तवरले श्रोत परिचालन, विकासमुखी प्रशासन, स्वतन्त्र एवं राजनीतिक हस्तक्षेप मुक्त प्रशासन, जवाफदेही एवं उत्तरदायी प्रशासन, नीति निर्माणमा जनसहभागिता, प्रशासनमा नागरिकको सहज पहुँच, निरन्तर वृत्ति विकासको अवसर, समानुपातिक समावेशी सिद्धान्त एवं आधारभूत योग्यता र दक्षताको आधारमा कर्मचारीको नियुक्ति, सरकारी सेवामा एकमात्र आधिकारिक ट्रेड युनियन जस्ता विषयलाई उल्लेख गरेको पाइन्छ। त्यस्तै सरकारी सेवाको गठन र सञ्चालनको लागि छुट्टै धारा अन्तर्गत निजामती (नागरिक)

सेवा, न्याय सेवा, संसद सेवा, स्वास्थ्य सेवा, शिक्षा सेवा, नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी सेवा एवं संस्थान सेवालार्ई सार्वजनिक सेवाभिन्न समेट्नु पर्ने भनिएको छ ।

### ३. **सविधानसभा/व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको वार्षिक प्रतिवेदन, २०६८**

संसदको राज्य व्यवस्था समितिको वार्षिक प्रतिवेदन, २०६८ मा मन्त्रालयगत रूपमा रहेका समस्याहरू एवं समस्या समाधानका लागि विभिन्न सुझावहरू प्रस्तुत गरेको पाइन्छ । विभिन्न मन्त्रालय एवं निकायहरूलाई छुट्टाछुट्टै शीर्षक अन्तर्गत राखी तयार गरिएको उक्त प्रतिवेदनमा मुख्य रूपमा प्रशासनमा रहेको राजनीतिक हस्तक्षेप, कर्मचारीहरूमा रहेको पुरातनवादी सोच र कार्यशैली जस्ता कुराले सुशासनलाई ओभरेलमा पारेको, नागरिकप्रति सार्वजनिक प्रशासनको साख गिर्दै गएको, निजामती कर्मचारीलाई विभिन्न आरोपहरू लाग्ने गरेको एवं स्वयं कर्मचारीवर्गमा समेत विभिन्न गुनासाहरू विद्यमान रहेको कुरालाई औल्याइएको देखिन्छ । उक्त प्रतिवेदनमा सार्वजनिक प्रशासनको विद्यमान अवस्था, त्यसमा रहेका समस्या एवं सार्वजनिक प्रशासन एवं समग्र निजामती प्रशासनमा मनोबल उच्च बनाउन गर्नुपर्ने सुधारका केही विषयहरूलाई उल्लेख गरेको देखिन्छ । उक्त प्रतिवेदनमा सुशासन कायम गर्न र नागरिक बीचको सम्बन्धलाई निकट र सहयोगी बनाउन सार्वजनिक प्रशासन एवं राज्य सञ्चालनमा संलग्न सबै निकाय वा पदाधिकारीहरूको जवाफदेहिता, पारदर्शिता र प्रतिबद्धताले सहयोग पुऱ्याउने भए पनि सरकारी निकायहरू बीच एक अर्कामा समन्वय र सहकार्यको अभाव खट्टिएको कुरालाई उजागर गर्दै मुलुकमा कर्मचारी व्यवस्थापनसम्बन्धी विद्यमान ऐन, नियमको प्रावधानको विपरीत कर्मचारीहरूको नियुक्ति एवं सरूवा गर्ने प्रवृत्तिले प्रशासनिक संयन्त्रलाई फितलो र कमजोर बनाएको मात्र छैन कर्मचारीहरूको मनोबल गिराएको, राज्यको ढुकुटीमाथि अतिरिक्त व्ययभार थपिएको एवं सम्बन्धित कर्मचारीहरूलाई समेत अनावश्यक तनाव र व्यावहारिक रूपमा मर्का परेको समेतका गुनासाहरू कर्मचारीवृत्तमा रहेकाले कर्मचारीहरूको मनोबल उकास्न आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई निर्देश गर्दै केही सुझावहरू दिएको पाइन्छ । जसमध्ये मुख्य सुझावहरू निम्नवमोजिम रहेका छन् :

- जनतालाई तत्काल परिवर्तन र सुशासनको अनुभूति दिने विषयहरूलाई प्राथमिकताभित्र राखी कार्य गर्ने ।
- सूचना प्रविधिको उच्चतम प्रयोग गरी सार्वजनिक निकायबाट सेवाग्राहीलाई न्यूनतम श्रम, समय र लागतमा अधिकतम प्रतिफल प्राप्त गराउने ।
- सुधारका कार्यको थालनी गर्दा निर्णय गर्ने गराउने अवस्थामा गहन विश्लेषण हुनुपर्ने ।
- सरकार परिवर्तनसँगै मन्त्रालय तथा सचिवको संख्यामा भईरहेको घटबढले प्रशासनमा अस्थिरता बढेकोले मन्त्रालय र सचिवको संख्या ऐनमा नै निर्धारण गर्न सकिने कानुनी व्यवस्था गर्न पहल गर्ने ।
- एक मन्त्रालयमा एकमात्र सचिव राख्ने व्यवस्था गर्ने ।
- अभिलेख प्रणाली एवं सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने ।
- राष्ट्रिय परिचयपत्रको व्यवस्था गरी सोही परिचयपत्रको आधारमा राज्यले निर्वाह गर्नुपर्ने भूमिका वा नागरिकले राज्यप्रति निर्वाह गर्नुपर्ने कर्तव्यलाई सहजीकरण गर्न राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउने ।

- सार्वजनिक प्रशासनमा व्याप्त राजनीतिकरणको अवस्थालाई अन्त्य गरी सही स्थानमा सही मान्छे राख्ने संस्कृतिको विकास गर्ने ।
- सेवाग्राहीले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरू सर्वसुलभ रूपमा सहज तरिकाले प्राप्त गर्ने अवस्थाको सिर्जना गर्न त्यस्ता निकायहरूलाई उत्तरदायी एवं जिम्मेवार बनाई प्रत्येक ३ महिनामा प्रतिवेदन लिने व्यवस्था गर्ने ।
- तलब सुविधाको नियमित पुनरावलोकन गरी महँगीको अनुपातमा तलब सुविधामा वृद्धि गर्दै जाने ।
- निर्णय प्रक्रियालाई छिटो छरितो र चुस्त बनाउने ।
- Human Resource Management गरी निजामती सेवामा उम्दा र जाँगरिला व्यक्तिहरूको प्रवेशको वातावरण मिलाउने ।
- निजामती कर्मचारीहरूको एउटै सङ्गठन हुनुपर्ने ।
- निजामती प्रशासनमा पुरातन सोच, शैली, संस्कार र व्यवहारमा परिवर्तन गरी आवश्यकतानुसारको सकारात्मक सोच विकास गर्ने ।
- दण्ड र पुरस्कारलाई कार्यसम्पादन मूल्याङ्कनमा आबद्ध गरी सेवाग्राहीको मूल्याङ्कनसमेतको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने ।
- निजामती सेवा ऐन, नियमको कडाइका साथ कार्यान्वयन गर्ने ।
- निजामती सेवामा बढेको दण्डहीनता र अनुशासनहीनताको निराकरणको लागि सामान्य प्रशासन मन्त्रालयले भूमिका निर्वाह गर्ने ।
- सामान्य प्रशासन मन्त्रालय अन्तर्गत आधुनिक सूचना र प्रविधियुक्त सुविधा सम्पन्न महाशाखा स्थापना गरी सेवा प्रदायकको क्षमता तथा दक्षता अभिवृद्धि गर्ने ।

#### ४. आर्थिक सर्वेक्षण २०६५/२०७०

आर्थिक सर्वेक्षण, २०६९/०७० मा निजामती सेवालार्इ स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, परिणाममुखी र समावेशी बनाई जनताको आवश्यकता र आकांक्षाप्रति संवेदनशील एवं आफ्नो कार्यको निम्ति उत्तरदायी, सक्षम एवं संघीयता र विकेन्द्रीकरणका आधारभूत मूल्य मान्यतामूलक, अनुशासित र विधिसम्मत ढंगले काम गर्ने, स्पष्ट कार्य जिम्मेवारी भएको क्षेत्र बनाउने उद्देश्य रहेको पाइन्छ। सो अनुसार सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, पारदर्शी र प्रभावकारी बनाउने र विद्युतीय शासन पद्धति तथा प्रक्रियालाई क्रमशः लागू गर्दै जाने, नीति र कामका आधारमा दण्ड पुरस्कार दिने, कर्मचारीहरूको नियुक्ति पदस्थापना, सरुवा, बढुवा तथा तलब सुविधालाई पूर्वानुमानयोग्य, विधिसम्मत र उत्प्रेरणाका आधारभूत मान्यता अनुरूप बनाउने रणनीतिहरू रहेको उल्लेख भएको पाइन्छ। सार्वजनिक प्रशासनमा समयानुकूल सुधार गरी निजामती कर्मचारीहरूलाई उत्प्रेरित गर्दै जिम्मेवार र उत्तरदायी बनाउन नीतिगत, कानुनी एवं व्यावहारिक रूपमा विभिन्न प्रयासहरूको थालनी भएको साथै नतिजामूलक व्यवस्थापन प्रणालीलाई संस्थागत गर्ने, कार्यक्रमहरूको अनुगमन प्रणालीमा सुधार गरी अनुगमन प्रणालीलाई वस्तुपरक बनाउने, विकेन्द्रीकरण र निक्षेपणको माध्यमबाट स्थानीय निकायहरूलाई अधिकार र जिम्मेवारी हस्तान्तरण गरी स्थानीय निकायमा सुशासन

कायम गर्न स्थानीय निकायद्वारा सञ्चालित कार्यक्रमहरूको नतिजामूलक अनुगमन सूचकहरूको प्रभावकारी कार्यान्वयन गर्ने समेत उल्लेख भएको पाइन्छ।

## ५. हेलो सरकार कार्यक्रम

नेपाल सरकारको कार्य संचालन र सुरक्षासँग सम्बन्धित विषयहरू समेतका क्षेत्रमा रहेका विद्यमान समस्याहरूको बारेमा नागरिकहरूबाट (टेलिफोन, फ्याक्स, इमेल, वेवसाइट, पत्राचार वा प्रत्यक्ष सम्पर्क समेतबाट) गुनासो तथा सुझावहरू संकलन गरी उचित सुनुवाई र सम्बोधन गर्दै शासकीय व्यवस्थामा सुधार गरी जनमुखी प्रशासनको व्यवस्थापन गर्ने उद्देश्यले नेपाल सरकारले “हेलो सरकार कक्ष संचालन” निर्देशिका, २०६८ जारी गरी कार्यान्वयनमा ल्याएको देखिन्छ। हेलो सरकार कार्यक्रमबाट सार्वजनिक निकायहरूलाई गुणस्तरीय सेवा प्रवाहको निमित्त जिम्मेवार बनाई जनमुखी प्रशासनको विकास हुने अपेक्षा लिइएको पाइन्छ।

उल्लिखित प्रयासका अतिरिक्त सरकारले सार्वजनिक प्रशासनको सुधारका लागि शासकीय सुधारका मार्गचित्र तयार गरेको देखिन्छ। त्यस्तै विभिन्न समयमा मन्त्रपरिषद् एवम् अर्थ तथा सामान्य प्रशासन मन्त्रालयबाट विभिन्न निर्देशनहरू एवम् कार्यविधिहरू जारी गरेको समेत देखिन्छ।

## उपसंहार

नेपालमा हरेक राजनीतिक परिवर्तनसँगसँगै प्रशासनलाई समय सापेक्ष बनाई सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, सक्षम, निष्पक्ष, पारदर्शी एवं नतिजामुखी बनाई सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने उद्देश्यबाट प्रशासन सुधारका प्रयासहरू भएका पाइन्छन्। प्रशासन सुधारको सम्बन्धमा हालसम्म गठन भएका आयोग एवं समितिहरूको अध्ययन गर्दा वि.सं. २००७ सालको राजनीतिक परिवर्तन पश्चात् सार्वजनिक प्रशासनमा सुधारको पहिलो प्रयासको रूपमा २००९ सालको वुच कमिशन गठन भएको र वि.सं. २०१३ सालको प्रशासन पुनर्गठन योजना आयोगले तत्कालीन सार्वजनिक प्रशासनलाई समय सापेक्ष बनाउन व्यावहारिक सुझावहरू दिएको थियो। त्यस्तै वि.सं. २०२५ सालको वेदानन्द भ्वा आयोग, २०३२ सालको डा. भेषबहादुर थापा आयोग, २०४८ सालको प्रशासन सुधार आयोग र सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा गठित २०६५ सालको प्रशासन पुनर्संरचना आयोगहरूबाट गरिएका सिफारिसहरूले समग्र सार्वजनिक प्रशासनमा सुधारको खाँचो औँल्याउँदै प्रतिस्पर्धी निजामती प्रशासनको विकासका लागि समग्र सार्वजनिक प्रशासनमा सुधारका विविध पक्षहरू समेटि प्रतिवेदन दिएको देखिन्छ।

यसरी सार्वजनिक प्रशासनको क्षेत्रमा सार्वजनिक प्रशासनलाई अभि जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाउँदै विश्वव्यापीकरण र भूमण्डलीकरणले ल्याएका चुनौतीहरूको सामना गर्न सक्षम बनाई प्रशासनमा स्वच्छता र व्यावसायिकता अभिवृद्धि गर्ने प्रयासहरू भएका देखिन्छन्। प्रशासन सुधारसँग सम्बन्धित आयोग एवं समितिहरूबाट प्राप्त सुझावहरूको अध्ययनबाट प्रायः सबै प्रतिवेदनहरूले सङ्गठनात्मक संरचनामा पुनरावलोकन गरी मन्त्रालयको संख्या घटाउने, राजनीति र प्रशासनको सम्बन्ध र सीमालाई निश्चित गरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने, प्रशासनमा विकेन्द्रीकरणको व्यवस्था अवलम्बन गर्ने, सरकारी संस्थानहरूको सुदृढीकरण गर्ने, कर्मचारीहरूको संख्या घटाउने (right size) जस्ता विषयलाई प्राथमिकता दिएको देखिन्छ। प्रतिवेदनहरूले भ्रष्टाचार नियन्त्रणका लागि संस्थागत, कानुनी एवं प्रक्रियागत सुधारको आवश्यकता, कर्मचारीहरूको तलब सुविधाको पुनरावलोकन, कर्मचारीलाई तालिमको व्यवस्था गर्ने, निजामती



प्रशासनलाई अधिकृतमूलक बनाउने, कर्मचारीको कार्यविवरण तयार गर्ने, बजेट तथा लेखालाई व्यवस्थित गर्ने लगायत निजामती प्रशासनको सेवा, शर्त र सुविधासँग एवं कर्मचारीहरूको वृत्ति विकाससँग सम्बन्धित विषयमा प्रतिवेदनहरू केन्द्रित रहेको पाइन्छ। निजामती प्रशासनलाई प्रतिस्पर्धी र पारदर्शी बनाउन सेवाकारको अवधारणालाई पनि कतिपय प्रतिवेदनहरूमा समेटिएको पाइन्छ।

नेपालमा प्रशासन सुधारका क्षेत्रमा प्रयासहरू नभएका होइनन्। तर निजामती प्रशासनले समय सापेक्ष रूपमा फड्को मारी सेवाग्राही नागरिकहरूलाई छिटो, छरितो, स्तरीय र प्रभावकारी सेवा पुर्याउन सकिरहेको छैन। सूचना प्रविधिको क्षेत्रमा आएका नवीनतम प्रविधिहरूको प्रयोग गर्न सक्ने क्षमतावान जनशक्तिलाई निजामती प्रशासनमा आकर्षण गरी उनीहरूको विज्ञता एवं विशेषज्ञताको सदुपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी तथा सक्षम सार्वजनिक प्रशासन स्थापित गरी सुशासन कायम गर्न सक्षम निजामती प्रशासनको विकासका लागि प्रशासन सुधार आवश्यक छ। परिवर्तनशील समयको चाप र मागलाई सम्बोधन गर्दै विश्व परिवेशमा आएका नवीनतम उपलब्धिहरूलाई आत्मसात गरी सार्वजनिक प्रशासनमा निरन्तर सुधार गर्दै जानु पर्ने देखिन्छ। सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन सार्वजनिक प्रशासनमा जनमुखी सुधारको आवश्यकता छ। आयोग/समितिहरू बेला-बेलामा गठन गरी तीनले दिएको सुझाव कार्यान्वयन नगर्ने हो भने त्यस्तो आयोग/समिति गठन गर्नुको औचित्य सिद्ध नहुने हुँदा सुझाव र सिफारिस कार्यान्वयन गर्ने राजनीतिक र प्रशासनिक प्रतिबद्धता आवश्यक छ। सार्वजनिक प्रशासनमा समय सापेक्ष सुधारका लागि प्राप्त सुझावहरूको कार्यान्वयन गर्न उच्च स्तरीय संयन्त्र बनाई निरन्तर रूपमा सुधार र अनुगमन गर्ने पद्धतिको विकास गर्नु पनि नितान्त आवश्यक देखिएको छ।

## परिच्छद-४

# प्रशासन सुधारका समकालीन विषयहरू

### पृष्ठभूमि

सार्वजनिक प्रशासन कुनैपनि मुलुकको शासन व्यवस्था सञ्चालनको मेरूदण्ड हो। प्रशासनिक व्यवस्थाले विकसित भएका नयाँ परिस्थितिलाई समेत आत्मसात गर्न सक्नु पर्दछ। शासन व्यवस्था तथा सरकारको प्रभावकारिताका लागि प्रशासनको प्रभावकारिता आवश्यक हुन्छ। शासन व्यवस्था एवम् सरकारको प्रभावकारिताका लागि प्रशासनिक संयन्त्रमा सुधार गर्नु पर्ने आवश्यकता पर्दछ। आर्थिक वृद्धि र आर्थिक विकास गरेर मात्र कुनै पनि मुलुक सम्बृद्ध हुन सक्दैन। त्यसका लागि शासन व्यवस्थामा लोकतान्त्रिक गुणहरू, उच्च मानव विकास सूचक, नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डता एवम् स्वतन्त्र प्रेस जस्ता विषय समेटिनु पर्दछ। उदार लोकतान्त्रिक शासन व्यवस्था कायम गर्नका लागि उल्लिखित विषयहरू अपरिहार्य रहन्छन्। अबको प्रशासन सुधारका प्रयास तिनै विषयलाई संस्थागत गर्ने दिशामा केन्द्रित हुनुपर्दछ।

प्रशासन सुधारले प्रशासनिक संरचना, विधि र प्रक्रियामा परिवर्तनको अपेक्षा राख्दछ। प्रशासनिक संयन्त्रमा क्रियाशील रहने जनशक्तिको पुनरावलोकनको अपेक्षा गर्दछ। प्रशासनिक व्यवहार र मनोवृत्तिमा परिवर्तनको अपेक्षा राख्दछ। हिजोको पृष्ठभूमिमा आजको अवस्थाको विश्लेषण र मूल्यांकन गर्दै भावी गन्तव्य तय गर्ने आधार हो सुधारको प्रक्रिया। त्यसैले यसलाई सिंगो पद्धतिको सुधारको रूपमा लिनु पर्दछ।

प्रशासन सुधारले जहिले पनि सार्वजनिक प्रशासनमा संलग्न रहने व्यक्ति, समूह र संस्थाका क्रियाकलापहरूलाई सुधारको केन्द्रमा राखेको हुन्छ। यो नवीनता प्रवर्द्धन गर्ने र सिर्जनशीलता अभिवृद्धि गर्ने प्रयास हो। समकालीन परिवेशमा विकसित भएका नवीन मूल्य मान्यतालाई अंगिकार

गर्नका लागि सार्वजनिक प्रशासनको संरचना, व्यावसायिक दक्षता, कार्यसम्पादन अपनाइने विधि र प्रक्रिया एवम् व्यवहारमा सुधार गर्नु पर्ने आवश्यकता पर्दछ। यसको अग्रभागमा नीतिगत परिवर्तन रहेको हुन्छ। यो परिवर्तनलाई आत्मसात गर्ने निरन्तर प्रक्रिया हो। तर गन्तव्य होइन, गन्तव्यमा पुग्ने माध्यम मात्र हो। त्यसैले प्रशासन सुधारले समग्र शासन व्यवस्थालाई लोकतन्त्रीकरण गर्ने, नागरिकमैत्री शासन व्यवस्था स्थापना गर्ने, नागरिकका आधारभूत मानव अधिकारको जगेर्ना गर्ने, संविधानवादका मान्यताले परिकल्पना गरेका विषयलाई व्यवहारमा रूपान्तरण गर्ने, अन्तर-पुस्तागत समता (Inter-generational equity) कायम गर्ने र पर्यावरणमा सन्तुलन ल्याई दीर्घो विकास गर्ने जस्ता विषय समेटेको हुनुपर्दछ।

## नेपालमा प्रशासन सुधारको आवश्यकता

नेपालमा प्रशासनिक विकाससँगै प्रशासन सुधारका प्रयासहरू पनि निरन्तररूपमा हुदै आएका छन्। तर प्रशासन सुधारका प्रयासहरूले जुनरूपमा सार्थकता पाउनु पर्ने हो त्यो प्राप्त गर्न सकेको देखिदैन। प्रशासन सुधारलाई राजनीतिक परिवर्तनप्रति कटिबद्ध बनाउने औजारको रूपमा लिइएको आरोप पनि लाग्ने गरेको छ। यसलाई राजनीतिक मुद्दाको रूपमा लिने गरिएको छ। सुधारका लागि दिइएका सुझावहरूको कार्यान्वयनमा प्रतिबद्धताको अभाव देखिएको छ। सरोकारवालाको सहभागितालाई बेवास्ता गरिएको कारण सुधारका क्रियाकलापप्रति सरोकारवालाहरूले अपनत्वको बोध गर्न नसकेको पाइएको छ। यस्ता दोषहरूलाई न्यूनीकरण गरी यथास्थितिबाट अपेक्षित गन्तव्यसम्म पुग्न सकिने माध्यमको रूपमा प्रशासन सुधारलाई लिन सक्नु पर्दछ।

राजनीतिक सङ्क्रमणकाल क्रमशः लम्बिरहेको अवस्थामा प्रशासनिक परिपाटीमा पनि त्यसको गम्भीर असर परिरहेको छ। यतिखेर प्रशासनिक व्यवस्थामा राजनीतिक हस्तक्षेप बढेको छ। सरकार परिवर्तन अभ्र भनौं मन्त्रपरिषद्को पुनर्गठनसँगै प्रशासकीय अधिकारीहरूको फेरबदल गर्ने प्रवृत्ति अत्यन्त धेरै मात्रामा बढेको छ। सार्वजनिक प्रशासन सञ्चालनका लागि बनाइएका कानूनहरूको कार्यान्वयनको पक्ष एकदम फितलो देखिन्छ। प्रविधिलाई प्रशासनिक विधि र प्रक्रियाको अभिन्न पाटोको रूपमा विकास गर्न सकिएको छैन। सुधारका लागि प्राथमिकताका क्षेत्रहरू पहिचान गर्न र तिनमा उल्लेख्य लगानी गरी उत्पादकत्व बढाउने दिशामा ठोस कदम चाल्न सकिएको देखिदैन। भ्रष्टाचारको चरम वृद्धिले वर्षेनी देशमा सुशासनको अवस्था खस्कदो रूपमा रहेको छ। यसले सार्वजनिक सेवा प्रवाहलाई नराम्रोसँग प्रभावित पारिरहेको छ र प्रशासनप्रतिको अविश्वास बढ्दो रूपमा रहेको छ। कानून मान्ने वा परिपालनाप्रति इमान्दार हुने भन्दा कानूनको दुरुपयोग गर्ने र कानून छल्ने प्रवृत्ति बढ्दो रूपमा रहेको छ। औषधि खरिददेखि सामाजिक सुरक्षा भत्ता वितरणसम्म, गलत सूचना/विज्ञापन प्रकाशनदेखि छात्रवृत्ति वितरणसम्म अनेकौं अनियमितता रहेको पाइन्छ। खाद्य पदार्थ र पिउने पानी, दूध जस्ता दैनिक उपभोग्य वस्तुमा मिसावटका घटनाहरू समाचारका विषय हुन छोडेका छन्। गुणस्तर नियन्त्रण गर्न नसकिरहेको अवस्था छ। मुलुकको कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान दिई अर्थतन्त्र टिकाइरहेको सेवा व्यापार र वैदेशिक रोजगारको क्षेत्रलाई नियमित गर्न नसक्दा यो क्षेत्रमा विभिन्न विकृति र विसंगति फैलिरहेको अवस्था छ। खुला अर्थ व्यवस्था अवलम्बन गरिएको भनिए पनि कतिपय क्षेत्रमा अभ्रै एकाधिकार छ। सिपिडकेट प्रणाली अद्यापि कायमै रहेको पाइन्छ। वितरणात्मक न्यायका लागि गरिएको राज्यकोषको लगानीबाट लक्षित वर्गले लाभ लिन सकिरहेको अवस्था छैन। निजामती सेवामा ट्रेड युनियनको अभ्यासले गर्दा राजनीतिक दलको प्रभाव र गतिविधि बढ्दो रूपमा रहेको अवस्था छ, जसले व्यावसायिकतामा चुनौती थपिएको छ।

त्यसैले पछिल्लो समयमा भएको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनसँगै प्रशासन व्यवस्थालाई रूपान्तरण गर्नु पर्ने आवश्यकता देखिएको छ। प्रशासन सुधार समग्र शासन व्यवस्था सुधारको अभिन्न अङ्गको रूपमा रहेको हुन्छ। मुलुक राजनीतिक रूपान्तरणको क्रममा रहेको छ। राजनीतिक रूपान्तरणसँगै आर्थिक सामाजिक रूपान्तरण पनि हुन लागेको अवस्था छ। मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरणको क्रममा त्यस्तो रूपान्तरणलाई कार्यान्वयन गर्ने बाहक शक्तिको रूपमा रहने सार्वजनिक प्रशासनलाई पनि साथसाथै सुधार गर्नु पर्ने आवश्यकता पर्दछ। छरिएर रहेका शक्तिलाई समेटेर शासन व्यवस्था कायम गर्ने जिम्मेवारी कर्मचारीतन्त्रको हो। त्यसैले संक्रमणकालीन अवस्थामा नै प्रशासनलाई सुधार गरी परिवर्तनलाई संस्थागत गर्न सक्ने बनाउनु पर्ने आवश्यकता रहेको छ। उल्लिखित पृष्ठभूमिमा यतिखेर नेपालमा देहायका कारणले प्रशासन सुधारको आवश्यकता देखिएको छ :

### क. जनताको अपेक्षालाई सम्बोधन गर्न

लोकतन्त्र स्थापनापछि जनतामा आएको राजनीतिक तथा सामाजिक परिवर्तनसँगै सरकार अर्थात् सार्वजनिक प्रशासनप्रतिको अपेक्षा पनि क्रमशः वृद्धि हुदै गइरहेको छ। तर, त्यस अनुरूपको सुधार नपाउँदा बहुसंख्यक जनता सार्वजनिक प्रशासनको कार्यशैली र कार्यपद्धति प्रति असन्तुष्ट रहेको अवस्था छ। हरेक राजनीतिक परिवर्तन पछि सरकार प्रति जनताका अपेक्षाहरू बढ्ने गर्दछन्। त्यस्ता अपेक्षाहरूलाई सम्बोधन गर्नका लागि सार्वजनिक प्रशासनमा समयानुकूल परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको हुन्छ। कौटिल्यको अर्थशास्त्रमा उल्लेख भएको जस्तै - “आमजनताको खुशीमा नै राज्यको खुशी अन्तरनिहित रहेको हुन्छ। जनताको कल्याणमा नै शासनमा बस्नेहरूको कल्याण अन्तरनिहित रहेको हुन्छ। जुनकुराले शासनमा बस्नेहरूलाई खुशी पार्दछ, त्यस्तो खुशीलाई खुशी मान्नु हुँदैन। जुनकुरा आम जनताका लागि लाभकारी छ त्यसैमा आफ्नो पनि भलाई देख्नु पर्दछ।” त्यसैले अबको प्रशासन सुधारको विषय आम जनताको अपेक्षा सम्बोधन गर्न सक्ने तर्फ निर्देशित हुनु पर्दछ।

### ख. सरकारको भूमिकामा आएको परिवर्तनलाई आत्मसात गर्न

गर्भदेखि चिहानसम्म सार्वजनिक प्रशासनको कार्यक्षेत्र रहेको हुन्छ भन्ने परम्परागत अवधारणामा परिवर्तन आइसकेको छ। मुलुक विश्वव्यापीकरणको मूल प्रवाहमा सामेल भइसकेको अवस्था छ। खुला एवम् उदार अर्थव्यवस्थाले सार्वजनिक प्रशासनको कार्यक्षेत्र र कार्य संस्कृतिमा प्रत्यक्ष परिवर्तन गर्नु पर्ने आवश्यकता देखिएको छ। सूचना प्रविधिको विकासले सरकारको कार्य प्रक्रियामा परिवर्तन गर्नु पर्ने अनिवार्यता रहेको छ। व्यवस्थापनको क्षेत्रमा विकसित भएका नवीन मूल्य मान्यतालाई आत्मसात गर्नका लागि पनि विद्यमान संरचना, कार्यविधि र कार्य संस्कृतिमा परिवर्तन नगरी नहुने अवस्था देखिएको छ। नागरिकमा आएको चेतना, जागरण र स्थानीय स्वशासनको अवधारणाले पनि सरकारको भूमिकालाई परिवर्तन गर्नु पर्ने आवश्यकता देखिएको छ। यद्यपि खुला आर्थिक परिवेश र पर्यावरणीय सङ्कटले हाम्रो जस्तो विकासोन्मुख मुलुकमा कतिपय क्षेत्रमा राज्यको भूमिका बढ्दो रूपमा रहनुपर्ने देखिन्छ। विशेषतः राष्ट्रिय सुरक्षा कायम गर्न, कानुनी शासनको स्थापना गर्न, गरीबी निवारण गर्न, पूर्वाधारको विकास गर्न, सामाजिक सुरक्षा कायम गर्न तथा राज्य सबैको हो भन्ने समावेशी संरचनाको विकास गर्न राज्यको अझ बढी सक्रिय भूमिकाको आवश्यकता रहेको छ।

## ग. संघात्मक शासन प्रणाली अनुरूपको प्रशासनिक व्यवस्थापन गर्न

नेपालको अन्तरिम संविधान, २०६३ ले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने उद्घोष गरिसकेको छ। सोही अनुसार संघात्मक शासन व्यवस्थाको स्थापनाको लागि प्रशासनिक प्रबन्ध गर्नुपर्ने आवश्यकता छ। संघात्मक एकाइका संख्या र स्वरूप निर्धारण गर्ने जिम्मा राजनीतिक नेतृत्वको हो। तर अब निर्धारण हुने प्रान्तीय एकाइको प्रशासनिक व्यवस्थापनका लागि प्रशासकीय तहबाट समेत पूर्व तयारी गर्नुपर्ने देखिन्छ। वर्षौंको निरन्तर अभ्यासबाट स्थापित एकात्मक ढाँचाको प्रशासनिक परिपाटीलाई संघीय शासन व्यवस्थामा रूपान्तरण गर्नु सजिलो काम होइन। यो परिवर्तन व्यवस्थापन गर्न दीर्घकालीन तथा तत्कालीन अवस्थामा आउन सक्ने समस्या, पार्नसक्ने प्रभाव एवम् असरको समुचित विश्लेषण गर्न सक्नुपर्ने हुन्छ। एकात्मक ढाँचाको शासन प्रणालीबाट संघात्मक ढाँचाको शासन प्रणालीमा रूपान्तरण हुँदा प्रशासन व्यवस्थामा निक्कै नै फेरबदल गर्नु पर्ने आवश्यकता पर्दछ। संरचनागत परिवर्तनसँगै जनशक्ति, कार्यप्रक्रिया र कार्य संस्कृतिमा समेत परिवर्तन गर्नु पर्ने आवश्यकता पर्दछ। निश्चय नै संघात्मक शासन व्यवस्थामा केन्द्रका प्रशासनिक संरचनाहरू घटाउनु पर्दछ। प्रान्तका लागि नयाँ संरचना निर्माण गर्नु पर्ने आवश्यकता पर्दछ। केन्द्र र प्रान्तको कार्यक्षेत्र संविधानद्वारा कितान नभएसम्म यो कार्यलाई अन्तिम रूप दिन असजिलो हुने भए पनि विवादरहितरूपमा स्थापित भएका मूल्य र मान्यताहरूका आधारमा प्रशासनको आधारभूत खाका कोरी राख्नु पर्ने आवश्यकता रहेको छ।

## घ. नवीन प्रशासनिक तथा व्यवस्थापकीय मूल्य मान्यताहरूलाई अवलम्बन गर्न

सार्वजनिक प्रशासन अहिले पनि परम्परागत प्रकृतिको रही वैज्ञानिक व्यवस्थापनको अवधारणालाई आत्मसात गर्न नसक्दा यसले दिने सेवा प्रभावकारी हुन सकिरहेको छैन। प्रशासनलाई उत्तरदायी, पारदर्शी, नतिजामूलक, व्यावहारिक र भ्रष्टाचारमुक्त बनाउनका लागि नयाँ नयाँ सिद्धान्त र मान्यताहरू विकास भइरहेका छन्। यसरी विकास भएका अवधारणाहरूलाई व्यवहारमा आत्मसात गरी प्रशासन व्यवस्थालाई जवाफदेही बनाउनु पर्ने, नागरिकमैत्री बनाउनु पर्ने, प्रशासन व्यवस्थालाई पारदर्शी बनाउनुपर्ने, प्रशासन व्यवस्था भित्र नैतिकताको प्रवर्द्धन गर्नु पर्ने, सेवाप्रवाहमा दक्ष बनाउनु पर्ने आवश्यकता रहेको छ। त्यसैगरी प्रशासनिक व्यवस्थाले आर्थिक सामाजिक विकासको पक्षलाई सम्बोधन गर्नका लागि समतामूलक र सामाजिक रूपमा न्यायपूर्ण बनाउने, समावेशी विकासलाई अवलम्बन गर्ने, दीगो विकास हासिल गर्ने र सरकारी संरचनालाई विकासमुखी बनाउनु पर्ने आवश्यकता रहेको छ। यी आवश्यकताको परिपूर्ति गरी प्रशासनको गुणात्मक विकासका लागि सार्वजनिक प्रशासनको क्षेत्रमा आएका नवीन प्रशासनिक तथा व्यवस्थापकीय मूल्य मान्यताहरूलाई आत्मसात गर्नका लागि पनि विद्यमान प्रशासनिक व्यवस्थामा सुधारको आवश्यकता रहेको छ।

## ङ. सूचना प्रविधि एवम् प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात गर्न

प्रविधिमा आएको विकास खासगरी सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनले सार्वजनिक प्रशासनमा निक्कै नै ठूलो परिवर्तन ल्याएको पाइएको छ। परम्परागत कार्यप्रक्रिया र प्रविधिबाट सञ्चालित अझ भनौं मानवीय योगदानबाट सञ्चालित नेपालको सार्वजनिक प्रशासनको कार्यसम्पादनले सेवाग्राही र उपभोक्ताहरूलाई सन्तुष्टि दिन सकेको छैन। यो क्षेत्रमा सूचना प्रविधिको उपयोग गरी नागरिक र सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने कार्यमा

प्रभावकारिता ल्याउनु पर्ने आवश्यकता रहेको छ। प्रत्येक सेवाग्राहीले सार्वजनिक निकायबाट प्राप्त गर्नुपर्ने सेवाहरू न्यूनतम समय, श्रम, लागतमा प्राप्त गर्न सक्नु र सरकारले पनि सेवा वितरण गर्दा दक्षता, मितव्ययिता र प्रभावकारिता देखाउन सकोस् भन्ने परिलक्ष्य निर्धारण गरी विद्युतीय शासनको अवधारणाको व्यावहारिक प्रयोग आवश्यक रहेको छ। सूचना प्रणालीलाई विद्युतीय माध्यमबाट सरकारी कार्यप्रणालीमा अवलम्बन गर्दा यसले मुलुकमा सुशासन स्थापना गर्न मद्दत पुग्ने देखिन्छ। सूचना प्रविधिलाई शासकीय क्रियाकलाप र सेवा वितरणमा प्रयोग गर्न प्रारम्भमा निक्कै नै लगानीको आवश्यकता पर्नसक्छ। मुलुकमा कानून र व्यवस्था कायम गराई राख्न र नागरिकहरूलाई प्रभावकारी रूपमा सेवा वितरण गरी शासन व्यवस्थाको प्रयोजन सिद्ध गर्न यो कुनै ठूलो लगानीको क्षेत्र होइन, राजनीतिक तहको प्रतिबद्धता भएमा यो सहजै सम्भव हुने विषय हो। सूचना प्रविधिको समकालीन विकासले सार्वजनिक प्रशासनको कार्यक्षेत्र र भूमिकामा नै परिवर्तन ल्याएको अवस्था छ। प्रविधिको विस्तारसँगै कतिपय संरचना विस्तार गर्नु पर्ने आवश्यकता देखिएको छ, भने कतिपय संरचनाहरू विघटन गर्नु पर्ने अवस्थासमेत देखिएको छ। कतिपयलाई एक आपसमा विलय गरी एकीकृतरूपमा जिम्मेवारी दिनु पर्ने आवश्यकता पनि देखिएको छ। प्रशासन सुधारको क्रममा यो सन्दर्भलाई समेट्नु पर्ने देखिन्छ।

#### च. परिवर्तित मूल्य मान्यता अनुसार प्रशासनलाई रूपान्तरण गर्न

कुनैपनि मुलुकको पर्यावरणीय, सामाजिक, आर्थिक, राजनीतिक परिपाटीले त्यो मुलुकको शासकीय संरचना र संस्कृतिलाई प्रभाव पारिरहेको हुन्छ। शासकीय परिपाटीमा सुधार ल्याउनका लागि प्रशासनिक संरचना, निजी क्षेत्र र नागरिक समाजको साझा उत्तरदायित्व आवश्यक हुन्छ। यसका लागि तत्कालीन र दीर्घकालीन रणनीतिहरू तयार गर्नु पर्दछ। नीतिगत प्राथमिकता तय गर्न सक्नुपर्दछ र रणनीतिहरूलाई क्रमबद्धरूपमा कार्यान्वयनमा ल्याउनु पर्दछ। वि.सं. २०६३ सालपछि संवैधानिक तथा शासकीय मान्यतामा आधारभूतरूपमा परिवर्तन आएको छ। मुलुक राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भएको छ। एकात्मक शासन व्यवस्थाबाट संघात्मकतातर्फ उन्मुख छ। धर्म सापेक्षबाट धर्म निरपेक्षको घोषणा भएको छ। असमावेशी संरचनालाई समावेशी बनाउने प्रयास प्रारम्भ भएको छ। निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीको आयामलाई थप गरिएको छ। नागरिकका मौलिक हक अधिकारको दायरा बढेको छ। हरेक कोणबाट शासनमा सहभागिता अभिवृद्धि गर्नु पर्ने आवश्यकता औल्याइएको छ। शासन सञ्चालनको सन्दर्भमा आएका यस्ता मूलभूत परिवर्तनलाई आत्मसात गर्न सक्ने गरी सार्वजनिक प्रशासनमा नयाँ खाका कोर्नु पर्ने आवश्यकता रहेको छ। लोकतान्त्रिक परिपाटी संस्थागत हुन प्रयासरत रहेको यो संक्रमणकालीन अवस्थालाई राजनीतिक स्थायित्वतर्फ रूपान्तरण गर्न राजनीतिक शक्तिहरूको प्रयासले मात्र सम्भव छैन। यसका लागि सुशासनको पूर्वशर्तको रूपमा रहेका सहभागिता, उत्तरदायित्व, जवाफदेहिता, दक्षता, प्रभावकारिता, समता, सहमति, सामाजिक न्याय र कानूनको शासन जस्ता मान्यताहरूको व्यावहारिक अवलम्बन आवश्यक रहेको देखिन्छ। प्रशासनले राजनीतिक अस्थिरताको लाभ लिएर आफ्नो स्वार्थसिद्ध गर्न अग्रसर हुने समय यो होइन। प्रशासन संयन्त्रलाई मुलुकको स्थायी सरकारको रूपमा सक्रिय बनाई सुशासनको प्रत्याभूति दिनु पर्ने जिम्मेवारी यसमा रहेको हुन्छ। त्यसैले अपेक्षित राष्ट्रिय लक्ष्य र बृहत्तर राष्ट्रिय हितको प्रवर्द्धन गर्नका लागि परिवर्तित मूल्य मान्यता र परिपाटी अनुसार प्रशासनलाई रूपान्तरण गरी स्थायित्वतर्फ अग्रसर गराइनु पर्ने आवश्यकता रहेको छ।

**छ. विगतमा भएका प्रशासन सुधारका प्रयासहरूको कार्यान्वयनको अवस्थाको मूल्यांकन गरी सुधारका नयाँ विधिहरू अवलम्बन गर्न**

नेपालमा हरेक राजनीतिक परिवर्तन पछि प्रशासन सुधारका प्रयासहरू भएका छन्। प्रशासन सुधार आयोगका प्रतिवेदनहरूले विगतको मूल्यांकन, वर्तमानको सुधार र भविष्यको खाका कोर्ने गरेको देखिएको छ। ती प्रतिवेदनहरू सुधारतर्फ उन्मुख रहेका छन् र केही महत्वाकांक्षा पनि बोकेको अवस्थाका देखिन्छन्। तर प्रशासन सुधार आयोगका प्रतिवेदनहरूको कार्यान्वयन पक्ष प्रभावकारी हुन सकिरहेको छैन। विगतका प्रयासहरू प्रायः सबै राजनीतिक परिवर्तनलाई संस्थागत गर्न, परिवर्तित परिवेश अनुसारको राजनीतिक व्यवस्था र राजनीतिक नेतृत्वप्रति समर्पित गराउन, संरचनागत परिवर्तन गरी अख्तियारीको प्रयोग गर्न प्रयासरत रहेको देखिन्छ। प्रतिवेदनहरू आउने तर कार्यान्वयनमा त्यसलाई उपेक्षा गरी आफ्नो सहजता र स्वार्थ अनुकूलका निर्णयहरू गर्दै जाने विगतको निरन्तर अभ्यासले प्रशासन सुधारप्रति अविश्वास पैदा भएको जटिल परिवेशमा प्रस्तुत प्रतिवेदन तयार गरिँदछ। विज्ञहरूले सुझावका नयाँ क्षेत्रहरू खोजी गर्नु पूर्व पहिले दिइएका सुझाव र तिनको कार्यान्वयनको अवस्था पहिचान गर्न सुझाव दिइरहेका छन्। निश्चय नै प्रशासन सुधार राज्यको निरन्तरको काम हो। यस्तो विषयलाई हलुका रूपमा लिन र समाधानका तदर्थ उपायहरू खोजी गरिनु हुँदैन। प्रस्तुत प्रतिवेदन तयारीको क्रममा विगतमा भएका प्रयासको समुचित मूल्यांकन गरी तिनको कार्यान्वयन अवस्थाको विश्लेषण गर्दै सुधारका नयाँ उपायहरूको खोजी गर्नु पर्ने आवश्यकता देखिएको छ।

**ज. सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन**

विद्यमान अवस्थामा सार्वजनिक प्रशासनको क्षेत्रमा हुने गरेका कामले आम जनतामा असन्तोष पैदा गरेको अवस्था देखिन्छ। उत्तरदायित्वको अभाव देखिएको छ। सहभागिताको अभाव देखिएको छ। सदाचार र अनुशासनमा विचलन आएको देखिएको छ। परिवर्तनलाई आत्मसात गर्न नसकेको आरोप लागिरहेको अवस्था छ। आर्थिक सिद्धान्तमा आएका परिवर्तन र फेरवदलले पनि सार्वजनिक प्रशासनको संरचना र कार्य सम्पादन प्रक्रियामा परिवर्तन ल्याउनु पर्ने आवश्यकता देखिएको छ। मुलुकको राष्ट्रिय राजनीतिक एवम् सार्वजनिक अपेक्षा पूरा गर्नका लागि पर्याप्त कोष र निजामती कर्मचारीको दक्षता अपरिहार्य हुन्छ। त्यस्तै समकालीन परिवेशमा विकास भएका नीतिगत परिवर्तनलाई आत्मसात गर्नका लागि पनि परिवर्तनको आवश्यकता रहेको छ।

**झ. विद्यमान प्रशासनिक विधि र प्रक्रियालाई पुनरावलोकन गर्न**

सार्वजनिक प्रशासनका हरेक क्षेत्रमा सरोकारवालाहरूले सुधारको आवश्यकता दर्शाइरहेको अवस्था छ। सार्वजनिक प्रशासनको कार्यप्रक्रिया र निर्णय गर्ने तरिकाप्रति धेरै असन्तुष्टिहरू सुनिइरहेका छन्। प्रशासन प्रक्रियामुखी रहेको र यो जनताको सहज पहुँचमा नरहेको गुनासो निरन्तर आइरहेको अवस्था छ। विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनको मान्यता अनुसार जिम्मेवारी विभाजन हुन नसकेको, सार्वजनिक अधिकारीहरूमा नेतृत्व क्षमता, निर्णय निर्माण र सञ्चार सीपको थप आवश्यकता देखिएको टिप्पणी रहेको पाइन्छ। प्रविधिको विकास, पूर्वाधारको विकास, सरकारको भूमिकामा आएको परिवर्तन र जनतामा आएको जागरण तथा सरकारबाट गरिएको अपेक्षा समेतलाई दृष्टिगत गरी विद्यमान प्रशासनिक विधि र प्रक्रियामा पुनरावलोकन गर्नु पर्ने आवश्यकता देखिएको छ।

## अ. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन

सार्वजनिक प्रशासनले प्रदान गरेको सार्वजनिक सेवा वितरण प्रभावकारी नभएको भनी आम सरोकारवालाहरूले अभिमत प्रकट गरिरहेको अवस्था छ। निश्चय नै सार्वजनिक सेवा प्रभावकारी नभएसम्म मुलुकमा सुशासन स्थापना हुन सक्दैन। आम नागरिकले राज्यले वितरण गरेको सेवाप्रति सकारात्मक भाव पैदागर्न नसकेमा शासन व्यवस्थाप्रति नै वितृष्णा भाव पैदा हुने अवस्था आउँछ। मूलतः अवैज्ञानिक साङ्गठनिक ढाँचा, कमजोर कानून कार्यान्वयनको स्थिति, राजनीतिक पराधीनता र राजनीतिक हस्तक्षेपको अवस्था, पुरातन कार्यशैली, आफूलाई केन्द्रविन्दुमा राखेर गरिने निर्णय र कार्यक्रमहरू, कमजोर मूल्याङ्कन प्रणाली, अप्रभावकारी अनुगमन पद्धति, कार्यस्थलको खराब वातावरण र संस्थागत भ्रष्टाचारलाई सुशासन स्थापना हुन नदिने कारकको रूपमा लिने गरिन्छ। उल्लिखित कारणहरूले गर्दा नै सार्वजनिक सेवा वितरणको अवस्था कमजोर भएको देखिन्छ। यसले गर्दा नागरिक र राज्य बीचको सम्बन्ध समेत प्रभावित भएको अवस्था छ। शासन व्यवस्था सञ्चालनका आधारभूत प्रक्रियाको रूपमा रहेका उल्लिखित पक्षमा सुधार गरी सरकारी सेवा वितरणलाई उत्तरदायी, पारदर्शी र अनुमानयोग्य बनाउन सकिएमा मात्र सरकारप्रतिको विश्वासको भाव पैदा हुन सक्छ। तर, प्रशासन सेवाग्राही प्रति उत्तरदायी हुन नसकेको, जनताका आवश्यकतामा संवेदनशील हुन नसकेको, आफ्नो स्वार्थमा तल्लिन रहेको, भ्रष्टाचारमा रूमलिएको, राजनीतिक स्वार्थका आधारमा परिचालन भएको जस्ता आरोपहरू लागि रहेको अवस्था छ। यस्ता आरोपहरूलाई खण्डन गर्दै जनतालाई अर्थात सेवाग्राहीलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाहमा सुधार ल्याउनका लागि प्रशासन सुधारको क्रममा यो विषयले पनि प्राथमिकता पाउनु पर्ने अवस्था रहेको छ। अबको सार्वजनिक प्रशासनले उत्तरदायित्व र निष्ठा (Integrity and responsiveness) जोड दिनु पर्दछ, न कि शासकीय अहमले सरकार सञ्चालन गर्ने। सार्वजनिक प्रशासकहरू नागरिक सेवा र नागरिक सशक्तिकरणमा क्रियाशील हुनु पर्दछ। भनिन्छ, “सरकारी कर्मचारीहरू ग्राहक सेवा वितरण मात्र गर्दैनन् उनीहरू लोकतन्त्रका बाहक र वितरक पनि हुन्”। अबको प्रशासनले शासन होइन सेवा (Serving rather than steering) भन्ने सोचबाट अघि बढ्नु पर्ने देखिन्छ। सार्वजनिक प्रशासनको क्षेत्रमा विकास भएका पछिल्ला मान्यताले सार्वजनिक सेवाका लाभकर्ताहरू सेवाग्राही नभएर नागरिक हुन् भन्ने मान्यता विकास भएको छ। त्यसैले नागरिक सर्वोच्चता र सर्वोपरितालाई केन्द्रमा राखेर सेवा वितरणका आधारहरू तय गरिनु पर्दछ। सेवा वितरणलाई प्रभावकारी बनाउन अन्य विकसित देशहरूले अवलम्बन गरेका विधि र प्रक्रियालाई हाम्रो सार्वजनिक प्रशासनमा समेत आत्मसात गर्ने गरी विद्यमान सेवा वितरण प्रणालीमा पुनरावलोकनको आवश्यकता रहेको छ।

## ट. सार्वजनिक प्रशासनमा समावेशीकरणलाई व्यवस्थित गर्न


वि.सं. २०६३ सालमा भएको राजनीतिक परिवर्तन पछि मुलुकले शासन व्यवस्थालाई समावेशी बनाउने नीति अंगिकार गरेको छ। सो नीतिलाई सार्वजनिक प्रशासनका क्षेत्रमा अवलम्बन पनि गर्न थालिएको छ। समावेशीकरणको यो अभ्यासले सार्वजनिक प्रशासनलाई क्रमशः समावेशी स्वरूप प्रदान गर्दै आएको देखिन्छ। आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गको शासन व्यवस्थामा उचित प्रतिनिधित्व हुन नसकेको विगतको तथ्यांकीय स्थितिमा क्रमशः परिवर्तन भइरहेको देखिएको छ। हालसम्म गरिएको समावेशीकरणको अभ्यासले सार्वजनिक प्रशासनमा परेको प्रभाव र असरको विश्लेषण गर्ने समय भएको छ।



यसका पक्ष र विपक्षमा प्रकट भएका मत मतान्तरहरूलाई केन्द्रविन्दुमा राखी अनुसन्धानमूलक रूपमा विद्यमान स्थितिको चित्रण गर्नु पर्ने अवस्था छ। प्रतिनिधित्व र गुणात्मकताका बीचको सन्तुलन कायम गर्नका लागि हाल अवलम्बन गरिएको समावेशीकरणसम्बन्धी नीतिगत व्यवस्थाको समीक्षा गर्नुपर्ने हुन्छ। सोही आधारमा यससम्बन्धी नीतिगत एवम् कानुनी व्यवस्थामा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सकिन्छ। विकसित देशहरूले अभ्यास गरेको विविधता व्यवस्थापनलाई पनि सन्दर्भको रूपमा हेर्न सक्छौं। विविधता व्यवस्थापनले ओगट्ने क्षेत्र आरक्षण र सकारात्मक विभेदले समेट्ने क्षेत्रभन्दा व्यापक हुन्छ। यो आधुनिक अवधारणाबाट लाभ लिनका लागि यसको समग्र पक्षको समुचित विश्लेषण गरिनु पर्दछ।

### ठ. विकास प्रशासनलाई व्यवस्थित गर्न

विकासको प्रशासन र प्रशासनको विकास कुनै पनि मुलुकको सर्वांगीण विकासका आधारको रूपमा रहेका छन् र यी दुवै विषय विकास प्रशासनको सिद्धान्तको रूपमा रहेका छन्। निश्चय नै विकासात्मक गतिविधिहरू सञ्चालन गर्नका लागि मानव स्रोत, आर्थिक स्रोत र भौतिक स्रोत (Men, Money and Material) आवश्यक पर्दछ। ती मध्ये पनि दक्ष मानव स्रोतले कार्यसम्पादन र प्रतिफललाई संख्यात्मक तथा गुणात्मक पक्षमा महत्वपूर्ण प्रभाव पार्दछ (It is more the men (or the human element) duly qualified, than any other factor which determines the quality and quantity of the performance and output.)। कर्मचारीतन्त्रले विकास प्रशासनमा पार्ने प्रभाव र निर्वाह गर्ने भूमिकालाई देहायको तालिकाबाट स्पष्ट पारिएको पाइन्छ।



Source: Development Administration, SL Goel, P.117

निश्चय नै विकास यान्त्रिक प्रक्रिया (Mechanical Process) होइन। यो मानव स्रोतको ज्ञान, सीप, दक्षता, उत्प्रेरणासँग जोडिएको विषय हो। त्यसले विकासका लागि पूँजी भन्दा दक्ष

मानव स्रोत प्राथमिक विषय मानिन्छ। त्यसैले हाम्रो सन्दर्भमा पनि विकासलाई प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न मानव स्रोतको विकास अपरिहार्य रहेको छ। प्रशासन सुधारको सन्दर्भमा यो विषय प्राथमिकतापूर्वक हेरिनु पर्ने देखिन्छ। त्यसैगरी विकास प्रशासनको अवधारणामा आन्तरिक तथा बाह्य कारणबाट प्रशस्त चुनौतीहरू आएका छन्। यसको सान्दर्भिकतामा पनि प्रश्न उठिरहेको अवस्था छ। त्यस्ता चुनौतीलाई सम्बोधन गर्दै हाम्रो सन्दर्भमा विकास प्रशासनको सान्दर्भिकता अझै उत्तिकै रहेको अवस्थामा विकास प्रशासनको प्रभाकारिताका लागि प्रशासनिक व्यवस्थामा पनि सुधार गर्नु पर्ने आवश्यकता देखिएको छ।

#### ड. राजनीति र प्रशासन बीचको सीमा रेखा कोरी अन्तर्सम्बन्ध परिभाषित गर्न

सार्वजनिक प्रशासनमा राजनीति र प्रशासनको सीमा र सम्बन्धका बारेमा प्रशस्त विवेचना भइसकेको भए पनि यसको अभ्यास जहिले पनि विवादको घेराभन्दा बाहिर रहन सकेन। प्रशासनमा राजनीतिक हस्तक्षेप बढेको भन्ने आरोप निरन्तर लागिरहेको अवस्था छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन जारी भएपछि पनि यो समस्या रहिरहेको देखिएको छ। प्रशासनयन्त्रले नै राजनीतिक हस्तक्षेपका लागि आमन्त्रण गर्ने, उत्प्रेरित गर्ने आरोप एकातिर रहेको छ भने अर्को तर्फ राजनीतिक नेतृत्व प्रशासनिक कार्यमा रूचि राख्ने प्रवृत्ति चर्को रूपमा रहेको छ। कतिपय कानुनी व्यवस्थाले नै प्रशासनलाई आफ्नो व्यावसायिक मान्यता र आदर्शमा चलन नदिएको अवस्था छ। राजनीतिक तहबाट गरिएका प्रशासनिक काम कारवाहीको हस्तक्षेपबाट प्रशासनका आधारभूत मूल्य मान्यताहरू कायम हुन नसकेको अवस्था छ। प्रशासनयन्त्र अनुमानयोग्य पनि छैन। स्थायी सरकारको चरित्र र संस्थागत संभ्रना कायम गरी सङ्गठनलाई जीवन्त बनाउनु पर्ने प्रशासनयन्त्रका जिम्मेवार अधिकारीहरू मूल्यमा अडिनुको सट्टा स्वार्थसँग सौदा गरिरहेको आरोप खेपिरहेका छन्। जिम्मेवारी वा पदमा रहनुजेल आफूले पनि विगतको गलत अभ्यासलाई परम्पराको नाममा निरन्तरता दिने र पदबाट बाहिरिए पछि त्यस्तै प्रवृत्तिको चर्को विरोध र टिप्पणी गर्ने अब परम्परा नै भएको छ। यस्तो प्रवृत्ति राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा उत्तिकै रहेको छ। निश्चय नै प्रशासनयन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न नसक्ने हो भने यसले आफ्नो विशिष्ट चरित्र देखाउन सक्दैन। त्यसैले यो सम्बन्धलाई थप व्यवस्थित गर्नु पर्ने आवश्यकता देखिएको छ।

#### ढ. सुशासनको स्थापना गर्न

लोकतान्त्रिक शासन पद्धति अनुसार शासन व्यवस्था सञ्चालन गर्नु पर्ने मान्यतालाई संस्थागत गर्ने उद्देश्यले सुशासनको अवधारणा विकास भएको हो। सार्वजनिक प्रशासनलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक र अनुमानयोग्य बनाई कानुनी शासन स्थापना गर्ने ध्येयले विकास भएको यो अवधारणालाई व्यवहारमा रूपान्तरण गर्नका लागि सार्वजनिक प्रशासनको समग्र पक्षमा पुनरावलोकनको आवश्यकता देखिएको छ। सार्वजनिक प्रशासनको काम कारवाहीलाई कानुनी ढङ्गले सम्पादन गर्ने भन्दा पनि यसले गर्ने कामले वैधता हासिल गर्नुपर्छ भन्ने (Legal v. Legitimacy) को अवधारणा क्रमशः विकसित हुँदै गएको छ। अब सुशासन असल सरकार वा असल शासकीय पद्धति भन्दा माथि उठेर लोकतान्त्रिक शासन पद्धतिको रूपमा स्थापित भएको छ। राजनीतिक अस्थिरता कायम रहेको अवस्थामा सुशासनको स्थापना गर्नु निकै नै चुनौतीपूर्ण भएको छ। राजनीतिक अभ्यासको प्रयोगशालाको रूपमा मुलुकको इतिहास विकसित भइरहेको सन्दर्भमा सुशासनको स्थापना

गरी मुलुकमा लोकतान्त्रिक र प्रभावकारी शासनको अनुभूति गराउन प्रशासन सुधारको प्रयास लक्षित हुनुपर्ने देखिन्छ ।

#### ण. विविधता व्यवस्थापन गर्न

विविधता व्यवस्थापन सार्वजनिक प्रशासनको क्षेत्रमा विकास भएको पछिल्लो मान्यता हो । हाम्रो जस्तो जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक, सामाजिक विविधता भएको मुलुकमा यसको अवलम्बन गरी शासन व्यवस्थालाई सहभागितामूलक बनाउनु पर्ने र शासन व्यवस्थामा अपनत्वको बोध गराउनु पर्ने चुनौती छ । विविधताको मात्रा अधिक रहेको हाम्रो जस्तो देशमा शासनमा सबैको प्रतिनिधित्व र प्रतिविम्ब देखाउन सजिलो छैन । शासन व्यवस्थाप्रति अपनत्व बोध गराउनका लागि विविधता व्यवस्थापन अपरिहार्य भएको छ । यो चुनौतीलाई सम्बोधन गर्न सार्वजनिक प्रशासनको विद्यमान पद्धतिमा पुनरावलोकन गर्नु पर्ने आवश्यकता देखिएको छ ।

#### त. कानूनको शासन स्थापना गर्न

कानूनको शासनले कानूनको अगाडि समानता र कानूनको सर्वोपरिताको पक्षपोषण गर्दछ । यो अवधारणा स्वेच्छाचारी शक्तिको विरुद्धमा रहेको हुन्छ । कानूनको शासनको अवधारणाले जनउत्तरदायी र जनकेन्द्रित शासन व्यवस्थाको अपेक्षा राख्दछ । यो लोकतान्त्रिक शासन व्यवस्थाको आधारशिला पनि हो । कानूनको शासन स्थापना हुनका लागि लोकतान्त्रिक विधिबाट कानून निर्माण गर्नुपर्ने र निर्माण भएका कानूनको वाध्यात्मक र प्रभावकारी परिपालना हुनुपर्ने हुन्छ । मुलुकमा स्थायी शान्ति र विकासको पूर्वशर्तको रूपमा कानूनको शासन रहेको हुन्छ । शासनमा बस्ने अधिकारीहरूले कानूनले निर्धारण गरेको सीमा र परिधिमा रही कार्य सञ्चालन गर्नुपर्ने मान्यता बोकेको यो सिद्धान्त कुनै पनि मुलुकको सभ्यता निर्माण गर्ने र आर्थिक, सामाजिक विकास गर्ने आधार हो । सार्वजनिक प्रशासनलाई कानूनको शासन अनुकूल बनाउनका लागि विद्यमान अवस्थामा पुनरावलोकन गर्नु पर्ने आवश्यकता रहेको छ ।

#### थ. कर्मचारीतन्त्रलाई व्यावसायिक बनाउन

“व्यावसायिकता” कर्मचारीतन्त्रको आधारभूत विशेषता हो । योग्यतामा आधारित पेशागत दक्षता, निर्वैयक्तिकता, तटस्थता, निष्पक्षता, निश्चित कार्य सञ्चालन विधि र प्रक्रिया जस्ता गुण कर्मचारीतन्त्रका लागि अपरिहार्य मानिन्छन् । तर हाम्रो सन्दर्भमा भने माथिल्लो तहका जिम्मेवार अधिकारीहरूले समेत व्यावसायिकता प्रदर्शन गर्न नसकिरहेको अवस्था छ । S.L. Goel ले भनेका छन् - “The quality of personnel, level of efficiency, motivation and enthusiasm have not been maintained at a high level. Complaints by the Citizens regarding inefficiency and lack of devotion to duty on the part of government employees have become quite articulate and many people are even losing confidence in the existing administrative system thereby widening the credibility gap”. भारतीय प्रशासनतन्त्रको चित्रण गर्दै उल्लेख गरिएका यी पङ्क्तिहरू नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । नेपालको कर्मचारीतन्त्र योग्यता प्रणालीमा आधारित भए पनि यसले व्यावसायिकता प्रदर्शन गर्न सकेको छैन । परिवर्तन मन नपराउने, शक्तिको पछि लाग्ने, राजनीतिक आवरणमा रमाउने, भ्रष्टाचारमा संलग्नता जनाउने, कामप्रति बेवास्ता गर्ने, सुविधाको खोजी गरिरहने, प्रक्रियामा जोड दिने, परिणामप्रति बेवास्ता गर्ने, अधिकार केन्द्रीकरण गर्न खोज्ने, गोप्यतामा रमाउने, सहभागिता नरूचाउने, लाभ लागतमा ख्याल

नगर्ने, सेवाग्राही प्रति संवेदनशील नहुने जस्ता आरोपहरू नेपालको कर्मचारीतन्त्रलाई लाग्दै आएको छ। वेवरियन मोडेलको व्युत्क्रोसीमा देखिने सबैजसो नकारात्मक चरित्रहरू हाम्रो प्रशासनयन्त्रमा देखिएको अवस्था छ। अभैपनि नेपालको प्रशासनयन्त्र अब्बल दर्जाका व्यक्तिहरूको रोजाइको प्राथमिकतामा पर्न सकेको छैन। आफूलाई केन्द्रविन्दुमा राखेर र आफ्नो स्वार्थ सिद्ध गर्ने दिशामा प्रशासनयन्त्र क्रियाशील रहेको, प्रशासनयन्त्रमा अनियमितता र भ्रष्टाचार फैलदै गएको जस्ता आरोप लागिरहेको अवस्थाबाट माथि उठ्नु सहज छैन। यस्ता आरोपबाट मुक्त गरी कर्मचारीतन्त्रलाई व्यावसायिक र नतिजामुखी बनाउन प्रशासन सुधारको टड्कारो आवश्यकता देखिएको छ।

#### द. सार्वजनिक प्रशासनमा द्वन्द्व व्यवस्थापन गर्न

कुनैपनि जीवन्त सङ्गठनमा द्वन्द्व स्वाभाविक एवम् अपरिहार्य पक्षको रूपमा रहेको हुन्छ। द्वन्द्व व्यवस्थापन गर्न सकिएमा सङ्गठनले गतिशीलता हासिल गर्दछ। यसलाई बेवास्ता गरिएमा नकारात्मक परिणाम ल्याउन सक्दछ। सार्वजनिक प्रशासनलाई सहभागितामूलक, जनमैत्री बनाई सेवा प्रवाहमा प्रभावकारिता ल्याउन द्वन्द्व व्यवस्थापन गरी शासन व्यवस्थामा सबै पक्षको भूमिका सुनिश्चित गराउनु पर्ने चुनौती रहेको छ। यो चुनौतीलाई संबोधन गर्न सार्वजनिक प्रशासनको विद्यमान संरचनागत एवं नीतिगत पक्ष र पद्धतिमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ।

#### ध. सार्वजनिक प्रशासनमा ट्रेड युनियनको भूमिकालाई व्यवस्थित गर्न

लोकतान्त्रिक शासन व्यवस्थामा पेशागत सङ्गठनहरू खोल्न पाउने अधिकार सुनिश्चित हुन्छ। सार्वजनिक प्रशासनमा कर्मचारीहरूको पेशागत हक हितका लागि हाल खुलेका ट्रेड युनियनहरूको कारण सार्वजनिक प्रशासनको क्षेत्रमा विभिन्न खाले हस्तक्षेप समेत हुने गरेका भन्ने आरोप सार्वजनिक प्रशासनले सामना गर्नु परेको छ। विशेषगरी कर्मचारी प्रशासन सञ्चालनमा ट्रेड युनियनको भूमिकाको बारेमा अनेक टिप्पणीहरू रहेका छन्। कर्मचारी प्रशासनका नीतिगत विषयदेखि दैनिक प्रशासनिक विषयमा समेत ट्रेड युनियनको प्रभाव पर्ने गरेको आरोप लागेको अवस्था छ। यो आरोपबाट मुक्त भई सार्वजनिक प्रशासनको विशिष्ट चरित्रलाई अक्षुण्ण राख्नको लागि सार्वजनिक प्रशासनमा ट्रेड युनियनको भूमिकालाई व्यवस्थित गर्न ट्रेड युनियनसम्बन्धी व्यवस्था र अभ्यासलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता देखिएको छ।

#### न. कर्मचारीको सेवा, शर्त र सुविधाको पुनरावलोकन गर्न

राज्यकोषबाट सेवा सुविधा पाउने राष्ट्रसेवकहरूको सेवा सुविधामा विविधता रहेको छ। आधारभूत तलव भत्ता जीवन निर्वाहका लागि अपर्याप्त रहेको विश्लेषण तलव आयोगका प्रतिवेदनहरूले विगतदेखि नै गर्दै आएको पाइन्छ। सेवा सुविधाको अपर्याप्तता र विविधताले कर्मचारीको मनोबल र उत्प्रेरणा गिर्दो अवस्थामा रहेको छ। यसले उदासीनता र विकृतिहरू भित्र्याएको अवस्था छ। राष्ट्रसेवक कर्मचारीहरूको तलव भत्ताको अनुपातमा बजार मूल्यको निरन्तर वृद्धि र मौद्रिक मूल्यमा आएको हासले कर्मचारीमा काम गर्ने मनोबल बढ्न सकेको छैन। त्यस्तै एउटै पदमा रहेका कर्मचारीको कार्यालयगत वा सेवागत भिन्नताले उनीहरूको सेवा सुविधामा ठूलो भिन्नता रहेको देखिएको छ। यसले कर्मचारीहरू स्वाभाविक रूपमा बढी सेवा सुविधा पाउने निकाय वा सेवा समूहमा जान इच्छुक रहने प्रवृत्ति देखिएको छ। यसले आर्थिक, सामाजिक जीवनमा नकारात्मक प्रभाव समेत

पारिरहेको देखिन्छ । पद्धतिगत रूपमा सार्वजनिक प्रशासनको सञ्चालन र व्यवस्थापन गर्ने हो भने कर्मचारीको सेवा, शर्त, सुविधाको पुनरावलोकन गरिनु पर्ने देखिन्छ र यस्तो सेवा सुविधामा विविधता रहन पनि दिनु नहुने अवस्था छ ।

#### **प. स्थानीय सरकारलाई प्रभावकारी बनाउन**

कुनै पनि मुलुकको लोकतान्त्रिक परिपाटीलाई संस्थागत गर्ने एकाइको रूपमा स्थानीय निकायहरू रहेका हुन्छन् । जनतालाई शासन प्रक्रियामा अधिक सहभागिता गराउने र लोकतन्त्रको अभ्यासमा सरिक भएको अनुभूति गराउने निकाय नै स्थानीय निकाय हुन् । यसले मागको आधारमा नीति निर्माण गर्न सहयोग पुग्ने हुन्छ । राजनीतिक, आर्थिक एवम् सामाजिक विकासमा महत्वपूर्ण टेवा पुऱ्याउन सक्छ । नेतृत्व विकासको आधार प्रदान गर्न सक्दछ । यो स्थानीय तहमा शासन र सरकार दुबैको अनुभूति गराउने ठाउँ हो । हामीले यसको अभ्यासलाई सफलरूपमा अवलम्बन गर्न सकेका छैनौं । सिद्धान्ततः आवश्यक पर्ने अख्तियारी निक्षेपित हुन सकेको अवस्था पनि छैन । स्वायत्त शासनको अवधारणालाई व्यवहारमा उतार्नका लागि र स्थानीय सरकारलाई प्रभावकारी बनाउन नीतिगत एवम् व्यावहारिक रूपान्तरणको आवश्यकता रहेको छ । स्थानीय निकायलाई नयाँ रूपमा संरक्षित गरी स्वायत्त शासनको अवधारणा अनुसार क्रियाशील गर्न राजनीतिक एवम् प्रशासनिक दुबै क्षेत्रमा थप उदारताको आवश्यकता देखिन्छ ।

#### **फ. आधारभूत सेवा वितरणलाई सहज र सरल बनाउन**

आम नागरिकका चासो र सरोकारका सेवाको वितरण पटककै प्रभावकारी रहेको छैन । शासन व्यवस्थामा देखिएका अनेकन् दुर्गुणहरूले सेवाप्रवाहका हरेक एकाई प्रभावित रहेका छन् । अनियमितता र दुरुपयोग गर्ने नियत बोकेकाहरूको उर्वर थलोको रूपमा सेवा प्रवाहका एकाईहरू विकसित भइरहेका छन् । राजनीतिक एवम् प्रशासनिक तहबाट यसलाई रोक्न र व्यवस्थित गर्नु भन्दा आफ्नै प्रभावको उपयोग गरी संरक्षण गरेको आरोप लागिरहेको छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, भूमि प्रशासन, नागरिकता आदि विषयमा आम नागरिकले प्रणालीगत रूपमा सेवा प्राप्त गर्न नसकेको अवस्था छ । सेवा प्रवाहका एकाईमा हुने भ्रष्टाचार, अनुशासनहीनता, ढिलासुस्ती र अनियमितताले यसको प्रतिष्ठामा ह्रास आइरहेको छ । सेवाग्राहीको सम्बद्धता, हैसियत र आवरणले सेवा प्रवाहमा निर्णायक भूमिका निर्वाह गरेको पाइएको छ । सेवा वितरण एकाइहरू जनताको सहज पहुँचमा रहेका छैनन् । सेवा वितरणमा प्रविधिलाई आत्मसात गरिएको छैन । सेवा वितरणका कानुनी एवम् नीतिगत व्यवस्था आफैमा प्रक्रियामुखी, जटिल र भङ्गटिला छन् र तिनको कार्यान्वयन पक्ष अभै कमजोर रहेको छ । सेवा वितरणमा हुने भेदभाव, असमानता, अनियमितता र अपारदर्शिताले शासन व्यवस्थाप्रति नै जनताको वितृष्णा र नैराश्यता बनेको छ । त्यसैले सुधारको केन्द्रविन्दुमा सेवा वितरणलाई प्रभावकारी बनाउनु पर्ने विषय रहनु पर्ने देखिन्छ ।

#### **ब. सार्वजनिक स्रोतसाधनको प्रभावकारी उपयोग गर्न**

जनताका आवश्यकताहरू अनन्त हुन्छन् र स्रोत साधनको मात्रा सीमित रहन्छ । सीमित स्रोत साधनबाट असीमित आवश्यकताहरू पूरा गर्न त्यस्तो स्रोत साधनको रणनीतिक उपयोग आवश्यक हुन्छ । सार्वजनिक स्रोत साधनको अभिलेख व्यवस्थित नहुनु, त्यस्ता साधनको दुरुपयोग गरिनु एवम् संरक्षण नगरिनु कुनै नौलो विषय देखिएन । प्रायः सबैजसो

निकायमा यस्तो प्रवृत्ति रहेको छ । व्यवस्थित हुन नसकेका भौतिक स्रोत साधनको अवस्था सबैजसो निकायको परिसरमा देख्न सकिन्छ । विनियोजित आर्थिक एवम् वित्तीय स्रोत साधनको प्रयोगको प्रभावकारितामा पनि प्रशस्त टिप्पणी र गुनासाहरू आइरहेको देखिन्छ । लागतको अनुपातमा प्रतिफल आउन नसक्नुको प्रमुख कारण नै यही हो, विशेषगरी आर्थिक एवम् भौतिक स्रोतको समुचित प्रयोग र व्यवस्थापन हुन नसकिरहेको अवस्था छ । सरकारी स्वामित्वका घर जग्गाको प्रयोग, सवारी साधन र फर्निचरको अवस्था हेर्दा यसको स्थिति सहजै देखिन्छ । यो पक्षलाई सुधारको क्रममा समेट्नु पर्ने देखिन्छ ।

#### **भ. दीगो विकासको अवधारणालाई कार्यान्वयनमा ल्याउन**

पर्यावरण अब विकासको अभिन्न अङ्ग भएको छ । जलवायु परिवर्तनले प्राकृतिक प्रकोप बढ्दै गएको अवस्था छ । अब विकासका नीति, रणनीति र योजना बनाउँदा यसले पर्यावरणमा पार्ने प्रभाव र असरको आँकलन गर्नुपर्ने देखिन्छ । विकास प्रशासनसँग सम्बन्धित कानून, नीति, नियम एवम् सोसँग सम्बन्धित कार्यक्रम बनाउँदा दीगो विकासको अवधारणालाई विचार गर्नु पर्ने देखिन्छ ।

#### **म. सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन**

पछिल्लो समयमा आएर आन्तरिक सुरक्षाको विषय निककै नै चुनौतीपूर्ण देखिएको छ । सुरक्षसँग सम्बन्धित निकायहरूको संख्या र संरचनामा विस्तार भएपनि सुरक्षाको अनुभूति कम हुँदै गएको छ । अपराधका स्वरूपहरू फेरिरहेका छन् । अमानवीय घटनाहरू बढिरहेको अवस्था छ । मुलुकमा शान्ति र विकास खोज्ने हो भने कानून र व्यवस्थामा सुधार गर्नु पूर्व शर्तको रूपमा रहेको हुन्छ । सुरक्षा व्यवस्थाको प्रभावकारिताको अभावमा विकास गतिविधि अधि बढ्न नसक्ने अवस्था छ । अतः सुरक्षालाई विकाससँग जोडेर लानुपर्ने भएको छ । यसका लागि अब रणनीतिक रूपमा आँकलन गर्नुपर्ने समय आएको छ ।

#### **य. सार्वजनिक खर्च व्यवस्थाको पुनरावलोकन गर्न**

मुलुकको विकास निर्माण र प्रशासन सञ्चालन गर्नका लागि सार्वजनिक कोषबाट गरिने खर्चको प्रभावकारिताका विषयमा प्रशस्त टिप्पणी भइरहेको पाइन्छ । खर्च प्रक्रिया औपचारिक र कागजी प्रकृतिको रहेको छ । त्यसको प्रतिफल र लाभसँग यसको प्रयोजन जोडिन सकेको देखिँदैन । खर्चको प्रतिशतमा प्रगतिको समीक्षा गर्ने परम्परागत ढाँचा यद्यपि कायमै छ । आर्थिक वर्षको अन्त्यमा गरिने निकाशा र खर्चको प्रयोजन सकारात्मक देखिन सकेको छैन । खर्चमा सत् प्रतिशत प्रगति हुने तर उत्पादकत्व एवम् परिणाममा सकारात्मक नतिजा नदेखिने समस्या निरन्तर अनुभव गरिएको छ । त्यसैले विद्यमान सार्वजनिक खर्च व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।

#### **र. सार्वजनिक संस्थान तथा स्वायत्त संस्थाहरूको व्यवस्थापन गर्न**

मुलुकले उदार अर्थ व्यवस्थाको अवलम्बन गर्न थालेदेखि सार्वजनिक संस्थानको व्यवस्थापनका लागि विभिन्न प्रयासहरू हुँदै आएका छन् । तर अझै पनि सार्वजनिक संस्थानको संख्या उल्लेख्य छ र यसले राज्यकोषबाट अनुत्पादक लगानी एवम् खर्च बढाइरहेको छ । सञ्चालनमा रहेका धेरै संस्थानहरू घाटामा छन् र सरकारको लगानी प्रतिफलविहीन बनेको छ । संस्थानका कर्मचारीहरूको सेवा, शर्त, सुविधामा विविधता रहेको छ र यो उत्पादनसँग वा प्रतिफलसँग आबद्ध हुन सकेको छैन । त्यसमा गरिने नियुक्ति र

अवकाशका समाचारहरूले यो क्षेत्रमा राजनीतिक चलखेल र हस्तक्षेप रहेको तथ्य उजागर गरेको छ । कर्मचारीको दरबन्दी, नियुक्ति प्रक्रिया, लाभांश र सुविधा वितरण जस्ता विषयमा सार्वजनिक संस्थानहरूलाई निश्चित मापदण्ड बनाउन विगतदेखि नै प्रयास गरिएको भएपनि त्यसले अपेक्षित सफलता पाउन सकेको अवस्था छैन । यो विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न अब ढिला गर्नु हुँदैन ।

## ल. सार्वजनिक नीतिको पुनरावलोकन गर्न

सार्वजनिक प्रशासन सञ्चालन गर्नका लागि राज्यको तर्फबाट निर्धारण गरिएका नीतिगत व्यवस्थाहरूलाई समकालीन सन्दर्भ अनुसार पुनरावलोकन गर्दै लैजानु पर्ने हुन्छ । पछिल्लो समयमा मुलुकमा भएको संवैधानिक एवम् राजनीतिक परिवर्तनको अवस्था तथा राज्यका नीति, निर्देशक सिद्धान्तमा आएको परिवर्तनलाई सम्बोधन गर्नका लागि कतिपय पुराना नीतिहरूलाई प्रतिस्थापन गर्नु पर्ने हुन्छ भने कतिपय नीतिहरू पुनरावलोकन गर्नु पर्ने हुन्छ । प्रशासन सुधारको सन्दर्भमा सार्वजनिक नीतिमा समकालीन सन्दर्भ अनुसार परिमार्जन गरी शासन व्यवस्थालाई मार्गदर्शन गर्नु पर्ने हुन्छ ।

## उपसंहार

समग्र मुलुकको साझा हित (Collective national interest) संरक्षण र सम्बर्द्धन गर्नका लागि सार्वजनिक प्रशासन दरिलो रूपमा उभिनु पर्दछ । निश्चित व्यक्ति, वर्ग वा क्षेत्रको दबदबाबाट शासन व्यवस्था मुक्त हुनु पर्दछ । जनताका अधिकार, इच्छा र अपेक्षाहरूलाई सम्बोधन गर्न सक्ने खालका कार्यक्रमहरू तयार गर्नसक्नु पर्दछ । शासन व्यवस्थाको प्रभावकारिताका लागि राजनीतिक स्थिरता पूर्व शर्त हो । तर यो संक्रमणकालमा मुलुकमा कानून र व्यवस्था कायम गर्न प्रशासन सुधार अपरिहार्य भएको छ । यतिखेर प्रशासन सुधार हाम्रो आवश्यकता हो । कुनै दाता वा बाह्य शक्तिको दबावका कारण होइन । त्यसैले हाम्रो स्रोत साधन, अपेक्षा र कार्यसंस्कृतिको समुचित विश्लेषण गरी सुधारका कार्यक्रमहरू तय गरिनु पर्दछ । यसलाई प्राज्ञिक विषयमात्र नबनाई संस्थागत गर्न सक्नु पर्दछ । सुधारका कार्यक्रमहरू महत्वाकांक्षी नभई कार्यान्वयन योग्य हुनु पर्दछ । समस्याको सही निदान गर्न सकिएन भने सुधारका प्रयासले अपेक्षित नतिजा दिन सक्दैन । यथार्थ भन्दा बाहिर गएर गरिने कुनै पनि काम कारवाहीले सफलता हासिल हुन सक्दैन । परम्परागत ढाँचाबाट अबको सुधार सम्भव छैन । पर्याप्त गृहकार्य नगरी गरिने सुधार केवल अध्ययन सामग्रीको रूपमा रहने तथ्य स्थापित भइसकेको छ । सरोकारवालाहरूसँगको सहकार्य र निर्णय प्रक्रियामा सहभागिता नै अबको सुधार प्रयासका आधारहरू हुन् । साथसाथै जोडिएर आउने मुद्दाहरू (Cross cutting issues) लाई हरेक सुधारका विषयमा समाहित गर्दै लान सकिएमा मात्र अपेक्षित नतिजा हासिल हुन सक्ने अवस्था छ । कुनैपनि मुलुकको प्रशासन सुधारको चुनौती भनेको कसरी सार्वजनिक सेवाको उत्पादकत्व बढाउने र उपलब्ध सीमित स्रोत साधनको उच्चतम उपयोग गरी धेरैभन्दा धेरै उपलब्धि हासिल गर्ने भन्ने नै हो । जसले कार्यसम्पादनको गुणस्तरीयता अभिवृद्धि गर्दछ र सार्वजनिक सेवालालाई प्रभावकारी बनाउँदछ । त्यसैले सुधारलाई समग्रतामा अवलम्बन गर्न सक्नु पर्दछ । यसभित्र संरचनागत सुधार (Structural reforms), प्रक्रियागत सुधार (Procedural reforms) र व्यवहारगत सुधार (Behavioral reforms) पर्दछन् । समग्र सफलताको आधारको रूपमा सुधारको निरन्तरता आवश्यक हुन्छ । सुधारप्रतिको प्रतिबद्धता आवश्यक हुन्छ । कर्तारहरूको अनुशासन र सदाचार जस्ता पक्षहरू त्यतिकै महत्वपूर्ण हुन्छन् ।

## परिच्छेद-५

# समितिमा प्राप्त सुभाव/प्रतिक्रियाको विश्लेषण

### पृष्ठभूमि

समितिलाई प्राप्त कार्यदेशका क्षेत्रहरूमा सुधारका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरी एवम् पत्राचार गरी सम्बद्ध विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र एवम् आम नागरिकहरूबाट सुभाव माग गरिएको थियो। त्यसैगरी देशका विभिन्न भागमा समितिका पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक अधिकारीहरू सरकारी कर्मचारीहरू, पेशागत सङ्गठनका पदाधिकारीहरू, गैरसरकारी एवम् निजी क्षेत्रका प्रतिनिधिहरू एवम् नागरिक समाजका अगुवाहरू समेतका सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिएको थियो। प्रायः सबैजसो मन्त्रालय र केन्द्रीय तहका निकायहरूका उच्च अधिकारी समेतसँग समितिका अध्यक्ष तथा सदस्यहरूबाट छलफल र अन्तरक्रिया गरिएको थियो। समितिले सार्वजनिक क्षेत्रको नेतृत्वदायी भूमिकामा रही योगदान पुऱ्याउनु भएका विज्ञहरू, पूर्व प्रशासकहरू एवम् सरोकारवाला निकायका प्रतिनिधिहरूसँग समेत विभिन्न चरणमा छलफल, अन्तरक्रिया एवम् कार्यशालाको माध्यमबाट सघन छलफल गरी राय सुभाव सङ्कलन गरेको थियो। यसक्रममा संस्थागत र व्यक्तिगत रूपमा आयोगमा थुप्रै सुभावहरू प्राप्त भएका थिए। समितिको कार्यक्षेत्रमा परेका विषयमा सरोकारवालाहरू र यस क्षेत्रका विज्ञहरूबाट रचनात्मक सुभाव र प्रतिक्रिया प्राप्त हुन आएका छन् (नोटः समिति समक्ष प्राप्त सुभावहरूलाई यसै प्रतिवेदनको अभिन्न अङ्गको रूपमा प्रतिवेदनसाथ सुभाव विवरण पुस्तिका बनाई पेश गरिएको छ)। समितिमा प्राप्त भएका सुभावहरू एवम् छलफल कार्यक्रममा सहभागीहरूले राख्नुभएका धारणाहरूको सारसंक्षेप यसप्रकार रहेको छ :-



१. सार्वजनिक प्रशासनलाई जनमुखी र जनउत्तरदायी बनाउन विद्यमान साङ्गठनिक संरचना, कानून र नीतिगत विषयमा गरिनुपर्ने सुधार

- नेपाल सरकारको कार्य विभाजन नियमावली संसदबाट पास गरेर मात्र लागू गर्नु पर्ने,
- उपराष्ट्रपतिलाई देशमा स्थापित सबै विश्वविद्यालयको कुलपतिको भूमिका, वैदेशिक सम्बन्ध समितिको सभापतिको भूमिका, माथिल्लो सदनको अध्यक्ष र राष्ट्रिय सुरक्षा समितिको अध्यक्षको भूमिका दिनुपर्ने भनी उपराष्ट्रपतिको कार्यालयबाट सुझाव प्राप्त हुन आएको,
- भविष्यमा हुन सक्ने सङ्घीय राज्य व्यवस्था समेतलाई दृष्टिगत गरी स्पष्ट राष्ट्रिय सुरक्षा नीति एवम् सुरक्षा फौजको जिम्मेवारी समेत प्रष्ट पार्नु पर्ने । यस्तो अवस्थामा सशस्त्र प्रहरी बललाई केन्द्रीय सुरक्षा फौजको रूपमा स्थापित गर्ने नीति लिइनुपर्ने,
- कारागार ऐनमा सुधार गरिनुपर्ने र कारागारको क्षमता बढाई व्यवस्थापनमा सुधार गर्नुपर्ने,
- केही मन्त्रालयमा रहेका विभाग र निर्देशनालयहरूको कार्यक्षेत्रमा रहेको दोहोरोपना हटाउनुपर्ने (जस्तै: खाद्य, पशुसेवा र कृषि क्वारेन्टाइन सम्बन्धी कार्य),
- कुनैपनि सरकारी कार्यालयको गठन गर्नु पूर्व आवश्यकता र औचित्यताको आधारमा दोहोरो भूमिका र दायित्व नपर्ने गरी O&M Survey गरेर मात्र कार्यालयहरूको पुनर्संरचना तथा स्थापना हुनुपर्ने,
- भावी संविधान सभाले गर्ने राज्यको पुनर्संरचनालाई विचार गरी निजामती सेवाको केन्द्रीय सेवा, प्रान्तीय सेवा र स्थानीय सेवा गरी ३ तहमा वर्गीकरण गर्ने, यसको स्वरूप पछि तयार गर्ने गरी हाल अध्ययन गर्नु जरूरी हुँदा त्यस तर्फबाट ध्यान दिनु पर्ने,
- हरेक १० वर्षमा समग्र कर्मचारीतन्त्रको O&M सर्वे गरी सुझाव लिई सुधारसहित कार्यान्वयन गर्ने प्रणालीको विकास गर्नु पर्दछ । सुधार गर्दा संरचना लगायत कार्य प्रणाली Software मा पनि गर्नु पर्ने,
- महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले गर्दै आएको जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवम् संस्था सहजीकरणको कार्य संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा र जिल्ला विकास समितिलाई जिम्मा दिनु उपयुक्त हुने ।
- कृषि मन्त्रालयको नाम परिवर्तन गरी खाद्य, कृषि एवम् पशुसेवा मन्त्रालय राखिनुपर्ने,
- निजामती सेवा ऐनमा सेवा संचालन गर्ने निकाय Operating Personnel Agency( OPA) र Central Personnel Agency (CPA) केन्द्रीय कर्मचारी निकायको भूमिका स्पष्ट गराउनु पर्ने,
- जलस्रोत मन्त्रालयलाई ऊर्जा र सिंचाई मन्त्रालयमा खण्डीकरण गरिसकेपछि यसले नेपालमा उपलब्ध प्रचूर जलस्रोतको एकीकृत विकास गर्नमा समस्या परेको र नेपाल भारत बीचको द्विपक्षीय जलस्रोतका विषयहरूमा एकीकृत धारणा प्रस्तुत गर्न नेपालको

तर्फबाट प्रतिनिधित्व गर्ने सन्दर्भमा कठिनाई व्यहोर्नु परेको छ। अतः ऊर्जा र सिंचाई मन्त्रालयलाई एकीकृत गरी पुनः जलस्रोत मन्त्रालय बनाउनु पर्ने,

- विकेन्द्रित/सङ्घीय शासन प्रणाली अपनाउँदा केन्द्रीय साङ्गठनिक संरचना खुम्चने र स्थानीय साङ्गठनिक संरचना फैलने अवस्था श्रृजना हुने देखिएकोले संविधान निर्माण भए पश्चात केन्द्रीय/संघीय निकायलाई संविधानले प्रदान गर्ने क्षेत्राधिकार/अधिकारको बाँडफाँडका आधारमा समेत Need assessment गरी सङ्गठनको संरचना कानून, नीति तर्जुमा गर्न उपयुक्त हुने,
- अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नेपाल प्रहरी सङ्गठनको विस्तृत सङ्गठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण, २०६९ द्वारा प्रस्तावित प्रहरी र नागरिकको अनुपातलाई शहरी क्षेत्रमा १:२०० र ग्रामीण क्षेत्रमा १:३५० को हिसाबमा प्रहरीको दरबन्दी स्वीकृत गरी लागू गरिनुपर्ने,
- कामको चापको आधारमा कर्मचारीको दरबन्दी कायम गरिनु पर्ने,
- काम नभएका कार्यालयबाट काम भएका कार्यालयमा कर्मचारीलाई काजमा पठाउने व्यवस्था हुनुपर्ने,
- सह-सचिव र सचिवको बीचमा अर्को पद सृजना गर्नुपर्ने सोही पदबाट क्षेत्रीय प्रशासक जस्ता पदको नियुक्ति गरिनुपर्ने,
- व्यवस्थापिका-संसद सेवालालाई खारेज गरी प्रशासन सेवामा समावेश गर्नुपर्ने,
- तथ्याङ्क समूह या खारेज गर्नु पर्ने या आर्थिक योजना समूह पनि गठन गरिनु पर्ने,
- संघीय राज्य बनाउँदा कर्मचारीलाई कहाँ बस्ने हो रोज्ने अधिकार दिनु पर्ने,
- जिल्ला विकास समितिमा सहायक स्थानीय विकास अधिकारीको व्यवस्था गरिनु पर्ने,
- राजनीति र प्रशासन बीचमा एउटा प्रष्ट सीमा रेखा हुनुपर्ने
- निजामती कर्मचारीका कर्तव्य र अधिकार सँगसँगै अभ्यास गरिनु पर्ने,
- मन्त्रालयको संख्या बढी देखिएकाले घटाएर ठीक आकार (Right sizing) गर्नु उपयुक्त हुने,
- क्षेत्रीय प्रशासन कार्यालयको उपादेयता नदेखिएकाले खारेज गर्नु उपयुक्त हुने,
- मन्त्रालय, विभागमा आन्तरिक साङ्गठनिक संरचना सुधार गर्नु पर्ने,
- देशको भौगोलिक अवस्थालाई समेत विचार गरी राज्यबाट प्रदान गरिने सेवा सुविधाहरूलाई जनताको नजिकैबाट प्रदान गर्न केही स्थानमा अविलम्ब सेवा केन्द्र स्थापना गर्ने र दीर्घकालमा साना साना व्यवस्थित वस्तीको विकास गर्दै त्यस्ता स्थानमा सेवा केन्द्र लगायत अन्य आवश्यक भौतिक पूर्वाधारको विकास गराउने,
- सशस्त्र प्रहरी बलको माग भएको तर उपस्थिति नभएको स्थानमा थप युनिटहरू स्थापना गर्दै जाने नीति लिनुपर्ने,

- प्रणाली र प्रयोगशालाहरूको प्रमाणीकरण तथा स्तर उन्नति गर्नु पर्ने, हरेक इलाका स्तरमा १/१ कृषि सेवा केन्द्र/उपकेन्द्र र हरेक गा.वि.स.मा स्थानीय श्रोतबाटै व्यहोर्ने गरी कम्तीमा १/१ वटा ग्रामीण कृषि कार्यकर्ता वा JTA को व्यवस्था गर्नुपर्ने,
- राज्यको तर्फबाट राजदूतावास राख्न सम्भव नभएका र वैदेशिक रोजगारीको लागि जाने नेपाली कामदारको संख्या धेरै भएका देशहरूमा श्रम सहचरी राख्ने व्यवस्था हुनु पर्ने, साथै व्यापार व्यवसाय हुने स्थानमा वाणिज्य वा महावाणिज्य दूत राख्न उपयुक्त हुने,
- वैदेशिक रोजगार कार्यालय क्षेत्रीय स्तरमा पनि खोल्नु पर्ने वा क्षेत्रीय श्रम कार्यालयलाई त्यसको जिम्मेवारी दिनु उपयुक्त हुने,
- राजस्व अनुसन्धान विभाग जस्ता अनुसन्धान र निगरानी गर्ने कार्यालयहरूलाई प्रधानमन्त्री कार्यालय मातहतमा राख्नु पर्ने,
- मुद्रण विभागलाई नेपाली नोट समेत छाप्न सक्नेगरी व्यापक सुधार र परिमार्जन गरी यसलाई अर्थ मन्त्रालय मातहतमा राख्नु पर्ने त्यसको लागि आधुनिक प्रेस र दक्ष जनशक्तिको समेत व्यवस्था हुनुपर्ने,
- संस्कृति, पर्यटन तथा नागरिक अड्डयन मन्त्रालय अन्तर्गतका पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष जस्ता विकास समिति तथा कोषहरूको व्यवस्थापनमा सरकारी क्षेत्रको पहुँच कायम राख्न त्यस्ता निकायमा मन्त्रालयबाट कार्यकारी अधिकृत खटाउने व्यवस्था गरी समिति तथा कोष ऐनमा संशोधन गर्नुपर्ने,
- संचार प्रसारण क्षेत्रमा निजी लगानी भित्रिए पश्चात यो क्षेत्र प्रतिस्पर्धात्मक रूपमा विकास भइरहेको सन्दर्भमा प्रसारण क्षेत्रको नियमनको लागि विशेषज्ञतासहितको नियामक निकाय (Regulatory body) जस्तै प्रसारण प्राधिकरणको व्यवस्था गरिनुपर्ने,
- हुलाक सेवा विभागको हालको संरचनामा परिवर्तन गरी सूचना प्रविधि सम्बन्धी कामहरू थप गर्ने/यसको लागि Internet, सेवा संचालन Telecenter, Community e-center, Express delivery, Telephonic card विक्री, Papar parcel सेवा, e-cafe संचालन जस्ता सर्वसाधारण जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यहरूको जिम्मेवारी दिने,
- गोरखापत्र संस्थानलाई पुनर्संरचना गरी आधुनिकीकरण गर्ने,
- सरकारी प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारणलाई डिजिटलाइज्ड गरी दुबै संस्थालाई गाभेर सार्वजनिक सेवा प्रसारण निगम (Public Services Broadcasting Corporation) को रूपमा विकास गरी अलग अलग पहिचानसहित एउटै सञ्चालक समिति (Governing body) को रूपमा विकास गर्ने,
- सार्वजनिक खरिद ऐन ठेकेदार मैत्री भयो, विकासमैत्री भएन त्यसकारण यो ऐन पुनरावलोकन हुनुपर्ने,
- सकभर समिति, विकास समिति गठन नगर्ने, भएकालाई सम्बन्धित कार्यालयमा आबद्ध गरी खारेज गर्ने, गठन गर्ने पर्ने भएमा निश्चित समय तोकेर मात्र गर्ने Sunset Policy लागू गर्ने, त्यसरी बनाउँदा पनि अध्यक्ष, सदस्य सचिव, आर्थिक प्रशासन शाखा प्रमुख र जिन्सी प्रमुख निजामती कर्मचारीबाटै लैजाने व्यवस्था गर्ने,

- देशको युवाशक्ति विदेशिने क्रमलाई रोक्ने र जानेलाई बढी दक्षतायुक्त बनाई पठाउने नीति अवलम्बन गर्नुपर्ने साथै विदेशबाट प्राप्त पूँजीलाई देशको विकासमा लगाई नयाँ रोजगारीको सिर्जना र कृषिमा व्यवसायीकरण गर्दै जानु पर्ने,
  - जनसंख्याको वृद्धिको अनुपातमा कर्मचारीको दरबन्दी बढेको छैन, जनतालाई सेवा सुविधा वितरणको ग्यारेण्टी गर्न निजामती कर्मचारीको दरबन्दी बढाउनु पर्ने,
  - प्रत्येक ५/५ वर्षमा कार्यालयको जनशक्ति र सेवासुविधाको पुनरावलोकन गरिनुपर्ने,
- २. निजामती सेवालालाई व्यावसायिक, गुणस्तरीय र सेवाग्राहीप्रति जिम्मेवार बनाउन गरिनुपर्ने संस्थागत र जनशक्तिमा सुधार**
- सबै कार्यालयहरूलाई पर्याप्त भौतिक सुविधा उपलब्ध गराउनु पर्ने,
  - निजामती कर्मचारीहरूको संचित घर विदा १८० दिनभन्दा बढी भएमा वर्षको अन्त्यमा बढीमा १ महिनाको तलव दिनुपर्ने व्यवस्था गर्नुपर्ने,
  - कर्मचारीको पोशाक भौगोलिक क्षेत्र अनुकूल हुनुपर्ने, सोही अनुसारको पोशाक भत्ताको व्यवस्था गर्नुपर्ने,
  - कर्मचारीहरूको उमेर ६० वर्ष कायम गरी एकरूपता कायम गर्नु उपयुक्त हुने,
  - सरकारी विदा बढी भएकाले त्यस्ता विदा कटौती गरी शनिबार र आइतबार विदा दिने व्यवस्था गर्नुपर्ने,
  - सामाजिक न्याय र सामाजिक सुरक्षाका क्षेत्रमा विनियोजित रकम दुरुपयोग भइरहेको हुँदा त्यसलाई रोकथाम र नियन्त्रण गर्ने प्रभावकारी व्यवस्था मिलाउनुपर्ने,
  - सबै सरकारी कार्यालयहरूमा गुनासो सुन्ने तथा जानकारी दिने सम्बन्धमा अनुगमन अधिकृत (Nodal Officer) तथा सूचना अधिकृत (Information Officer) को व्यवस्थालाई अनिवार्य गर्नुपर्ने,
  - विकास निर्माण लगायत राज्यका हरेक कार्यको अनुगमन मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्नु जरूरी भएकाले सो सम्बन्धी कार्य गर्न सरोकारवाला, प्राविधिक विशेषज्ञ, प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्व समेतको सहभागिता रहने गरी अनुगमन तथा मूल्याङ्कन समिति बनाउने र त्यसले दिएको प्रतिवेदनलाई तुरुन्त कार्यान्वयन गर्ने प्रणालीको विकास गर्ने,
  - प्रशासन यन्त्रमा नीति भन्दा नियत नै नेपालको समस्या हो अर्थात नीति बनेर रहने तर कार्यान्वयन पक्ष सबल नहुँदा समस्या भएकाले त्यसलाई समाधान गरिनु पर्ने,
  - राष्ट्रिय महत्वका राष्ट्रिय सम्पदाको सुरक्षा अर्धसैनिक बललाई सुम्पने नीति लिनुपर्ने,
  - सबै सुरक्षा निकायहरूसँग रहेका हतियारहरूलाई बदली समयसापेक्ष र नयाँ प्रविधियुक्त हतियार उपलब्ध गराउनु पर्ने,
  - नेपाल प्रहरीलाई चुस्त एवम् व्यावसायिक बनाउनको लागि कार्यप्रकृति अनुरूप नीति निर्माण तह, सुपरीवेक्षण तह, अनुगमन तह, सेवा तथा सहयोग तह र कानून

कार्यान्वयन तह गरी ५ तहमा वर्गीकरण तथा तदनुसूचित जनशक्तिको प्रयोग र विकाससम्बन्धी कार्ययोजना बनाई लागू गरिनुपर्ने,

- विकास आयोजनाहरूमा हुने सम्पूर्ण निर्माण खर्चको १०% रकम सुरक्षाको लागि विनियोजित गर्ने, गराउने व्यवस्था हुनुपर्ने,
- प्रविधियुक्त प्रहरी, यान्त्रिक सुरक्षा व्यवस्था तथा अनुसन्धानमा विज्ञान प्रविधिको प्रयोगमा जोड दिनुपर्ने,
- विशिष्ट व्यक्तिको सुरक्षा, विमानस्थल सुरक्षा, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन, राजमार्ग सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, कारागार व्यवस्थापन तथा अन्य विशिष्टकृत क्षेत्रको सुरक्षामा विशेष व्यवस्था गर्नुपर्ने,
- निजामती कर्मचारीका कम्तीमा पनि दुई जनासम्म बाल बच्चाको लागि शैक्षिक भत्ताको रूपमा पढाई खर्च उपलब्ध गराउनु पर्ने,
- स्थानीय निकायमा जाने कर्मचारीको छुट्टै सेवा सुविधाको आवश्यकता देखिएकाले स्थानीय निकायमा काम गर्ने कर्मचारीहरूको लागि छुट्टै स्थानीय निकाय सेवा आयोग बनाउनु पर्ने, जसले गर्दा स्थानीय निकायहरू बीचमा सरुवा बढुवा गर्न सजिलो हुने,
- निजामती कर्मचारीलाई दिइएको पोशाक भत्ता कम भएकाले त्यसलाई समयानुकूल बनाउन कम्तीमा पनि १००% वृद्धि गरी रू. १५०००/- बनाउनु पर्ने । निजामती कर्मचारीको पोशाकलाई भौगोलिक क्षेत्रका आधारमा मिलाउनु पर्ने,
- सवारी सुविधा पाउने कर्मचारीलाई सकभर सवारी साधन आफै चलाउन प्रोत्साहन गर्ने, सानो सवारी साधन आफ्नो निजी हुने कर्मचारीलाई सामान्य मर्मत खर्च र इन्धनको सुविधा आफिसवाट उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने,
- सार्वजनिक खरिद र निर्माणमा ठेक्का लिँदा ७०/७५ प्रतिशतसम्म घटेर ठेक्का लिने अनि काम नगर्ने, गरेपनि गुणस्तरयुक्त नहुने प्रक्रिया अविलम्ब रोक्नुपर्ने,
- वर्षमा एक पटक आन्तरिक पर्यटनको लागि कर्मचारीलाई १५ दिन भत्तासहितको सुविधा दिनुपर्ने,
- कमसल एवम् कमजोर गुणस्तरको काम गर्नेलाई ठेक्का दिने प्रणालीको अन्त्य हुनुपर्ने,
- गलत लेखा अडिटिङ गरी काम गर्नेको लाइसेन्स खारेज गर्नुपर्ने,
- अधिकांश जनता आफैले लेख्न नसक्ने हुँदा जनताको मागलाई नै निवेदन मानेर काम गर्ने प्रणालीको विकास गरिनु पर्ने,
- कर्मचारीहरूलाई कामसँग सम्बन्धित विषयमा पुनर्ताजगी तालिम नभएकाले पुनर्ताजगी तालिमको व्यवस्था गर्नुपर्ने र छिटो छिटो सरुवा गर्दा काममा प्रभाव परेकोले निश्चित अवधि नपुगी सरुवा नगर्ने,
- राज्यले कर्मचारीलाई पूर्णकालीन बनाउनु पर्ने र त्यसको लागि कानुनी व्यवस्था हुनुपर्ने,
- बजार र सार्वजनिक यातायातको नियमित अनुगमन गर्नुपर्ने,

- शान्ति समितिले गा.वि.स. लाई दिने भनेको रकम आधा मात्र दिने गरेकोले पूरै दिने व्यवस्था मिलाउनु पर्ने,
- स्थानीय स्तरमा काम गर्ने कार्यालयहरूको कामको प्रगति र खर्चको समेत हिसाब गरी (एगदध्रि बामप्ट) नागरिक परीक्षण गर्ने प्रणालीको विकास गर्नुपर्ने,
- व्यापक रूपमा उपभोक्ताको हक हित विरुद्धका क्रियाकलाप भएको सम्बन्धमा बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने,
- बजार अनुगमन, निरीक्षण तथा जाँच विश्लेषण सेवाका लागि आधुनिक मेसिनरी तथा भौतिक पूर्वाधारको अभाव भएकाले पर्याप्त स्रोत साधनको व्यवस्था हुनुपर्ने,
- कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्दा लगानीको आधारमा मूल्याङ्कन गर्नुपर्ने, लगानीको हिसाब नगरी प्रतिफलको आधारमा मात्र आयोजनाको मूल्याङ्कन गर्ने परिपाटीले न्यून लगानी भएको सरकारी क्षेत्रले कामै गर्न नसकेको भन्ने जनभावना विकसित भएकाले यसमा सुधार गरी सही मूल्याङ्कन गर्नुपर्ने,
- स्थानीय स्तरका कामको चाप बढी भएका कार्यालयहरूमा पर्याप्त कर्मचारीको व्यवस्था गर्नुपर्ने,
- अनावश्यक कार्यालयहरूलाई तत्काल बन्द गर्नुपर्ने,
- मन्त्रालय, आयोग, विभाग, अदालत लगायत क्षेत्रीय एवम् जिल्ला स्थित कार्यालयको संरचनागत सुधार र कार्य प्रणालीमा सुधार तथा नयाँ प्रविधिको प्रयोगको लागि आन्तरिक रूपमा नै सुझाव दिन एउटा समिति बनाई निरन्तर सुधार गर्दै जाने प्रणालीलाई अवलम्बन गर्नु पर्ने,
- कर्मचारीको अन्तर मन्त्रालय सरूवा हुने व्यवस्था तुरुन्त बन्द गरी जो जहाँ पदस्थापना र नियुक्त हुन्छ, सोही मन्त्रालय अन्तर्गतका निकायमा रहने व्यवस्था गर्ने ( यो Professionalism, Institutional Memory, Accountability etc. का लागि अति आवश्यक भएको) र सरूवाको व्यवस्था वर्षैभरी कायम गर्ने, तर तोकिएको अवधि समाप्त नभई सरूवा गर्न नहुने ।
- सार्वजनिक प्रशासन सेवामुखी हुनुपर्ने, कार्यालयमा कर्मचारीहरू अनुपस्थित नरहने व्यवस्था मिलाउने, साथै काम कर्तव्यको स्पष्ट जानकारी कार्यालय प्रमुखले सबैलाई गराउने अनिवार्य व्यवस्था मिलाइएको हुनुपर्ने,
- क्षेत्रीय र अञ्चल प्रशासन हटाउनु पर्ने, प्रहरीमा तल्लो दर्जाको दरबन्दी बढाउने र माथिल्लो तहमा नबढाउने,
- सामाजिक उत्तरदायित्वलाई अभिवृद्धि गर्दै सामाजिक परीक्षण र सहभागितामा आधारित अनुगमन व्यवस्थालाई अभियानकै रूपमा संचालन गर्ने,
- कर्मचारीहरूको सुरक्षा, यातायातको सहजता तथा व्यावहारिक समस्या समेतलाई विचार गरी काठमाडौँ उपत्यका लगायत देशै भरी कर्मचारीलाई आवासको व्यवस्था गर्नुपर्ने,

- निजामती कर्मचारीको ज्ञान सीपलाई उपयोग गर्नको लागि अवकाश पछिको अवस्थाका सम्बन्धमा उपयुक्त योजना बनाई निवृत्त कर्मचारीलाई आयमूलक, सेवामूलक तथा समाजमा मेलमिलापकर्ता तथा विवाद सहजकर्ताको रूपमा काम गर्नसक्ने गरी कर्मचारीलाई निवृत्त तालिमको व्यवस्था गरिनुपर्ने,
- कर्मचारीको व्यक्तिगत एवम् सामाजिक सुरक्षालाई समेत विचार गरी नेपाल सरकारले कर्मचारी संचयकोषसँग मिली सामुहिक आवासको व्यवस्थाको लागि माथिल्लो श्रेणीका कर्मचारीलाई सामुहिक रूपमा घरहरू उपलब्ध गराउने तथा तल्लो श्रेणीका कर्मचारीलाई फ्ल्याट उपलब्ध गराउने नीति अवलम्बन गर्नुपर्ने,
- निजामती अस्पताललाई विस्तार गरी क्षेत्रीय रूपमा पनि सुविधा प्रदान गर्नु पर्ने, क्षेत्रीय रूपमा विस्तार नगर्दासम्म काठमाडौं आउन जानको लागि विरामी कर्मचारी र उसको एकजना कुरूवालाई भाडा स्वरूप भत्ताको व्यवस्था गरिनु पर्ने,
- सेवा प्रवाहमा सुधार ल्याउन विद्युतीय सुशासनलाई बढी प्रभावकारी बनाउनु पर्ने केन्द्रीय निकाय लगायत सबै स्थानीय निकायलाई प्रविधि र हार्डवेयर उपलब्ध गराई कार्यरत जनशक्तिलाई त्यसमा अभ्यस्त बनाउने,
- सेवा प्रवाहमा टोकन प्रणाली, काउन्टर प्रणाली, Email/Internet को उपयोग आदिलाई बढाउनु पर्ने,
- सबै सरकारी कार्यालयहरूमा नागरिक वडापत्रलाई अद्यावधिक गरी राख्ने व्यवस्था मिलाउनु पर्ने साथै सुशासनको लागि क्षतिपूर्तिसहितको कार्य प्रतिबद्धताको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गराउनु पर्ने,
- संविधान प्रदत्त सूचनाको हकको सही उपयोग हुने गरी सबै सरकारी कार्यालयका वेबसाइट (Website) नियमित रूपमा अद्यावधिक गर्ने गराउने गर्नुपर्ने,
- सेवा पाउन भर्नुपर्ने फारामहरू Online मा समेत प्राप्त हुनेगरी राख्नुपर्ने । एकीकृत घुम्ती सेवालालाई व्यापक र निरन्तर रूपमा लैजानु पर्ने,
- सेवाग्राहीहरूलाई सार्वजनिक निकायहरूसँग सम्बन्धित सूचना सरल र सहजरूपमा प्रदान गर्ने उद्देश्यले निर्माण भएका सार्वजनिक निकायहरूका वेबसाइटहरू नियमित रूपमा अद्यावधी हुने नगरेको भन्ने गुनासो सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउने गरी सो सम्बन्धमा सबै सार्वजनिक निकायहरूलाई अविलम्ब आफ्नो वेबसाइटलाई अद्यावधिक गर्न लगाउनु पर्ने,
- बजार अनुगमन गर्दा गम्भीर गल्ती गर्ने विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्ने र सानातिना तर पटक-पटक दोहोर्याई रहने कसुरदारलाई निरीक्षण अधिकृतले एक पटकमा रू. ५-१५ हजार सम्म जरिवाना गर्न सक्ने हुनुपर्ने,
- नापतौल ऐन, २०२५, नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ मा प्र.जि.अ.बाट मुद्दा फैसला गर्ने व्यवस्था भएकोमा स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ मा व्यवस्था भए अनुरूप नापतौल विभागलाई अर्धन्यायिक निकायको अधिकार हुनुपर्ने अन्यथा उपभोक्ता अदालत वा जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने गरी सुधार गर्नुपर्ने,

- अर्धन्यायिक निकायले गर्ने फैसला बमोजिमको दण्ड जरिवाना कैदको लगत राख्ने र त्यसलाई कार्यान्वयन गर्ने गराउने सम्बन्धमा अन्यौल देखिएको हुँदा सो सम्बन्धमा उपयुक्त व्यवस्था हुनुपर्ने,
- सेवा प्रवेश र सेवाकालीन तालिमलाई सेवा प्रवाहको विशिष्टतासँग जोड्ने (Tie up) गर्ने गरी तालिमको पाठ्यक्रम तयार गर्नुपर्ने तालिमलाई बढी उपयोगी र आकर्षक बनाउनुपर्ने,
- नेपाल सरकारको छात्रवृत्तिमा विदेशमा पढ्न गएका सबै कर्मचारीहरूलाई (डाक्टर समेत) संभौता बमोजिमको अवधि काम गर्न अनिवार्य गर्ने सेवा नगरेमा प्रचलित दररेट बमोजिम दोब्बर क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने,
- - औषधोपचार रकम राजपत्रांकित (सचिव/सहसचिव) को १२ महिनाभन्दा कतिपय अवस्थामा श्रेणी विहीन कर्मचारीको औषधोपचार खर्च २१ महिनाको तलब बराबर गर्दा बढी हुनजाने अवस्था तर्फ कसैको पनि ध्यान जान नसकेको हुँदा त्यसमा समसामयिक सुधार गरी सबैको हकमा २१ महिना बराबरको हुनुपर्ने,
- नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष जारी गर्ने उपभोक्ता मूल्य सूचीमा भएको वृद्धिको प्रतिशतको आधारमा निजामती कर्मचारीको तलब स्वतः वृद्धि हुने गरी कानुनमा नै व्यवस्था गरी कार्यान्वयनमा ल्याउनु पर्ने,
- पद तथा जिम्मेवारी समेतलाई दृष्टिगत गर्दै कर्मचारीको पद अनुसारको तलब अन्तरलाई प्रशासनको मान्यता तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार हुने गरी तलबको निर्धारण गर्नु पर्ने,
- निजामती, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरी तर्फका कर्मचारीहरूको सुविधामा विविधता रहेकोले सबै तहका कर्मचारीहरूका लागि समान सुविधाको व्यवस्था गर्नुपर्ने साथै सुविधालाई दक्षिण एशियाली मापदण्डमा पुऱ्याउने नीति लिइनुपर्ने,
- नेपाल सरकारको भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई प्रभावकारी बनाउन विद्यमान सेवा सुविधामा समय सापेक्ष वृद्धि गर्दै न्यूनतम जीवनयापनको लागि चाहिने तलवमान निर्धारण गरिनुपर्ने,
- नेपाल सरकारबाट गठन भएको पे कमिसनले दिएको रिपोर्ट नेपाल राष्ट्र बैंकबाट प्रत्येक वर्ष जारी गर्ने उपभोक्ता मूल्य सूची र सार्क राष्ट्रहरूमा राष्ट्र सेवक कर्मचारीहरूलाई दिएको सुविधालाई समेत विचार गरी कर्मचारीको तलब सुविधा वृद्धि गरिनु पर्ने,
- हाल कर्मचारीलाई दिइएको वार्षिक तलब वृद्धि (ग्रेड) साँढै कम भई बजार मूल्यको आधारमा अनुपयुक्त भएकाले त्यसलाई कम्तीमा पनि हरेक कर्मचारीको एक दिनको तलब बराबर बनाइनु पर्ने,
- निजामती कर्मचारीको दैनिक भ्रमण भत्ता महंगीको तुलनामा ज्यादै न्यून रहेका कारण कर्मचारी काजमा खटिँदा पाउने सुविधा नपुग भई खाने खर्चसमेत अन्यत्रबाट जोहो गर्ने अवस्था आएको हुँदा दैनिक भ्रमणभत्ताको रकम वृद्धि गर्नु पर्ने,



- वैदेशिक तालिम र भ्रमण जस्ता अवसरहरूको समन्यायिक वितरण हुनुपर्ने,
३. निजामती सेवाका कर्मचारीको बढुवा, वृत्ति विकास, सरूवालाई अनुमानयोग्य बनाउन र नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउने सम्बन्धमा वर्तमान कानुनी व्यवस्था र प्रक्रियामा गरिनुपर्ने सुधार ।
- जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्ने गा.वि.स. जस्ता स्थानीय निकाय र अन्य सेवा प्रवाह गर्ने कार्यालयहरूमा पद रिक्त भई खाली हुने अवस्थाको अन्त्य गर्नुपर्ने, त्यसका लागि सम्भावित योजना बनाई सकभर छिटो पूर्ति गर्न लोकसेवा आयोगमा लेखि पठाउने प्रणालीको विकास र कार्यान्वयन गराउनु पर्ने,
  - दरबन्दी श्रृजना नगरी गरिने बढुवा प्रणाली कर्मचारी हित अनुकूल नभएकाले यस्ता प्रणाली अविलम्ब खारेज गर्नुपर्ने,
  - सेवा प्रवेशको उमेर निर्धारण सम्बन्धमा राजपत्र अनंकितमा हालको उमेर ठिकै छ । रा.प.तृतीयमा २५ वर्ष, रा.प. द्वितीयमा ३५ वर्ष, रा.प. प्रथममा ४५ वर्ष सचिवको लागि ५० वर्ष, मुख्य सचिवको लागि ५५ वर्ष सेवा उमेर कायम गर्नुपर्ने,
  - कर्मचारीलाई कम्तिमा पनि जीवन निर्वाह हुने गरी र निजामती सेवा ऐनले तोकेको कर्मचारीको परिवारलाई न्यूनतम रूपमा भएपनि पाल्न सक्ने गरी महंगीको आधारमा तलव तोकिनु पर्ने,
  - नेपाल सरकारको निजामती सेवाको जुनसुकै सेवा वा समूहमा कार्यरत र बढुवाको लागि योग्यता पुगेका सहसचिवहरूलाई निजामती सेवाको जुनसुकै सेवा समूहको विशिष्ट श्रेणीको पदमा बढुवा हुन पाउने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने,
  - सबै सेवालाई समेट्ने गरी सार्वजनिक सेवाको छाता ऐन बनाई लागू गर्नुपर्ने,
  - आकस्मिक बीमाको रकम १ लाख ५० हजार र बीमाको रकम १ लाखबाट वृद्धि गरी समय सापेक्ष ५ लाख गरिनु पर्ने,
  - कर्मचारीको पदस्थापन एवम् सरूवाको प्रयोजनको लागि उत्तराधिकार योजना (Succession Plan) बनाई लागू गर्नुपर्ने,
  - हुलाकी हल्काराहरूको पद नाम परिवर्तन गरी संचार/सम्वाहक सहायक राखिनु पर्ने,
  - स्थानीय निकायका कर्मचारीहरूलाई एक निकायबाट अर्को निकायमा सरूवा गर्ने व्यवस्था हुनुपर्ने,
  - ७ वर्षभन्दा बढी कोही पनि एउटा कार्यालयमा बस्न नपाउने हुनुपर्ने,
  - डाक्टर र इन्जिनियरहरूलाई सेवा प्रवेशपछि तुरुन्तै जिल्लास्थित कार्यालयहरूमा पठाउँदा कार्यको अनुभव नहुने भई समस्या आएको हुँदा अनुभवीसँग काम सिकेपछि अभिमुखीकरण तालिम वा पुनर्ताजगी (Refreshment Training) दिएर मात्र पठाउनु पर्ने,

- कर्मचारीको सरूवा र बहुवा प्रणालीलाई अनुमानयोग्य बनाउनु पर्ने, जेष्ठतामा आधारित वा समूहगत (व्याच) आधारमा बहुवा प्रणाली अविलम्ब गर्नु उपयुक्त हुने । समग्र निजामती सेवालाई तहगत प्रणालीमा लैजानु नै उपयुक्त हुने,
- रा.प. द्वितीय र प्रथम श्रेणीमा निजामती कर्मचारीभिन्नबाट मात्र प्रतिस्पर्धा गर्ने र छड्के प्रवेश हटाउनु पर्ने,
- कुनै पनि पदमा निश्चित अवधि सेवा गरिसकेपछि पनि पदोन्नति हुन नसक्ने कर्मचारीलाई सुविधासहित अनिवार्य अवकाश दिनु पर्ने,
- कर्मचारीको उत्प्रेरणामा निकै कमी भएकाले मौद्रिक र गैर मौद्रिक उपायहरू प्रभावकारी बनाई लागू गर्नुपर्ने, कर्मचारीको व्यक्तिगत काम र कार्यालयको काम बीचमा स्पष्ट र पारदर्शी नियम र संस्कार बनाउन जरूरी देखिएको,
- प्राविधिक क्षेत्रका इन्जिनियरको ठाउँमा सडक अधिकृत, भवन अधिकृत अर्थात जे कामको इन्जिनियर हो सोही अनुरूपको पदीय नाम दिनु पर्ने,
- निजामती सेवा नियमावली, २०५० को सातौं संशोधनले थप गरेको नियम ६२क. बेतलवी विदा श्रीमान वा श्रीमती विदेशस्थित नेपाली राजदूतावास वा नियोगमा खटिएको प्रमाणसहित निवेदन दिनुपर्ने प्रावधान न्यायोचित नभएकोले सो विदा सबै कर्मचारीलाई अवसरको रूपमा दिने व्यवस्था कायम गरिनु पर्ने,
- सरकारी कामको सिलसिलामा दुर्घटना भई वा सोही दुर्घटनाको कारणबाट मृत्यु हुने कर्मचारीको परिवारलाई मात्र निवृत्तिभरण तथा उपदान रकम दिने व्यवस्थामा परिमार्जन गरी सरकारी कामको सिलसिलामा हृदयघात, बेहोस, मुर्छित वा ठूलो चोट पीडा परी त्यही कारणबाट मृत्यु भएमा सो कर्मचारीको परिवारलाई समेत सुविधा दिने गरी व्यवस्था गर्नुपर्ने,
- नेपाल सरकारका समान श्रेणीका अधिकारीहरूले पाउने सेवा सुविधाको स्तर कार्यालय अनुसार फरक-फरक रहे भएको पाइँदा सबैतिर समान हुनुपर्ने । उप-सचिवलाई दिइने मोटर सुविधामा समेत एकरूपता नपाइएको हुँदा एकरूपता कायम गरिनुपर्ने,
- कर्मचारीलाई सामुहिक रूपमा आवास सुविधा उपलब्ध गराउने व्यवस्था नभएसम्मको लागि हरेक कर्मचारीको तलव स्केलको एक चौथाई १/४ रकम आवास सुविधाको लागि भत्ता स्वरूप उपलब्ध गराउनु पर्ने,
- हाल एकजना गा.वि.स.सचिवले धेरै गा.वि.स. हेर्नुपरेको हुँदा अविलम्ब गा.वि.स. सचिवको पदपूर्ति गरी यथा समयमा सेवा दिने व्यवस्था हुनुपर्ने,

#### ४. ट्रेड युनियनको भूमिका र तिनमा गरिनुपर्ने सुधार

- ट्रेड युनियनहरूको बढी चासो सरूवामा देखिने गरेको र कहिलेकाँही काम गर्न पनि कठिन भएको समेत हुँदा सरूवा प्रणालीलाई एउटा फ्रेममा लैजानुपर्ने,
- ट्रेड युनियनमा राजपत्र अनंकित कर्मचारीलाई मात्र संगठित हुने अधिकार दिनुपर्ने,

- निजामती सेवाको नीतिगत विषय, कानूनमा गरिनुपर्ने सुधार र निजामती कर्मचारीलाई दिनेसेवा सुविधा जस्ता पेशागत हितको विषयमा मात्र ट्रेड युनियनको भूमिका रहने व्यवस्था गर्ने गरी कानूनमा परिमार्जन गर्नुपर्ने,
- कर्मचारी नै दलको नेता र कार्यकर्ता हुने संस्कृतिको विकास जसरी भएको छ, त्यसको अन्त्य गर्नुपर्ने । कर्मचारीले राजनीतिक दलको आडमा आफ्नो स्वार्थपूर्ति गर्न लाग्ने र राजनीतिक दलको कार्यकर्ताले कर्मचारीको आडमा राजनीतिक दाउपेच गर्ने प्रणालीको अन्त्य गरिनु पर्ने,
- निजामती कर्मचारीका ट्रेड युनियनहरूलाई राजनीतिक दलको भातृ सङ्गठनको रूपमा कार्य गर्ने वर्तमान परिपाटीको अन्त्यको लागि निजामती सेवा नियमावली बमोजिम आधिकारिक ट्रेड युनियन निर्वाचन अविलम्ब गराउनु पर्ने । साथै ट्रेड युनियनको कार्यकारिणी समितिमा बस्ने कर्मचारीको लागि आचारसंहिता बनाई लागू गर्नुपर्ने,
- विभिन्न दलका विभिन्न जिम्मेवार समितिमा रहेका मान्छेहरू नै गा.वि.स. सचिव/विद्यालय निरीक्षक तथा कार्यालयका कर्मचारी रहेकाले उनीहरूलाई तुरुन्त कार्वाही गर्नुपर्ने,
- वन रक्षक, सशस्त्र वन रक्षक जस्ता अर्ध सैनिक प्रकृतिका पदहरू रहेका र रात दिन सुरक्षा कार्यमा खट्नु पर्ने फरेष्टर, रेन्जर तथा अधिकृत पदमा काम गर्ने कर्मचारीहरूले कुनै पनि पेशागत सङ्गठनमा आबद्ध हुन नपाउने स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने,
- कर्मचारी ट्रेड युनियन बढी राजनीतिक भएकाले निजामती सेवामा सेवाको प्रकृति अनुसार उपयुक्त नहुँदा कर्मचारी ट्रेड युनियन खारेज हुनुपर्ने,

#### ५. दुर्गम क्षेत्रमा सेवाप्रवाहलाई सुनिश्चित गर्न गरिनुपर्ने प्रक्रिया र सुधार

- जिल्ला जिल्लामा राज्यको नीति निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्ने संयन्त्र बनाउनुपर्ने,
- दुर्गममा काम गर्ने कर्मचारीलाई आर्कषक भत्ता र बढुवा तथा दुर्गम पछिको सरूवामा प्राथमिकताको स्थानमा सरूवा रोज्न पाउने व्यवस्था हुनुपर्ने,
- दुर्गममा कर्मचारी जान नमान्ने, गएपनि बस्न नमान्ने प्रवृत्तिलाई हटाउनको लागि दुर्गममा खटी जाने कर्मचारीलाई विशेषभत्ताको व्यवस्था गर्नुका साथै दुर्गममा सेवा गरे वापत बढुवामा बढी अङ्क पाउने गरी ऐन, नियमावलीमा संशोधन हुनुपर्ने,
- लोकसेवा आयोगबाट पहिलो पटक सेवा प्रवेश भएका कर्मचारीलाई अनिवार्य रूपमा दुर्गममा पठाउने व्यवस्था गरिनु पर्ने तर प्राविधिक ज्ञान, सीप र अनुभव आवश्यक पर्ने जिम्मेवार पदहरू जस्तै डाक्टर, इन्जिनियरहरूलाई पहिलो पदस्थापन गर्दा प्रमुखको जिम्मेवारी नदिई अरू अनुभवीसँग काम गराउने र अर्को पटक मात्र अनुभव हासिल भई सकेको अवस्थामा प्रमुखको जिम्मेवारी दिई दुर्गम क्षेत्रमा पठाउनु पर्ने,
- दुर्गममा कर्मचारी कार्यालय समयसम्म पनि नबस्ने, तोकिएको पोशाक नलगाउने प्रवृत्तिको अन्त्यको लागि जिल्ला प्रशासन कार्यालयबाट निगरानी बढाउनु पर्ने ।

**६. निजामती सेवामा विविधता व्यवस्थापन (Diversity Management) सम्बन्धी सुधार**

- आरक्षण एक व्यक्तिलाई एक पटक मात्र दिनुपर्ने प्रणालीको विकास हुनुपर्ने, आरक्षण कतिवर्षको लागि दिने हो निश्चित रूपमा तोकेर दिनुपर्ने यो आरक्षणसम्बन्धी व्यवस्था Sunset Law को आधारमा मात्र दिनुपर्ने,
- समावेशीमा जाति तथा क्षेत्रका आधारमा निर्धारण गर्नुभन्दा सामुदायिक विद्यालयबाट पास गरेका हरेक नागरिकलाई भनी कोटा छुट्याउनु उपयुक्त हुने,
- आरक्षणबाट आएका उम्मेदवारलाई चयनत प्लिभ मा काम गर्न प्रोत्साहन दिने,
- आरक्षणको व्यवस्था जातिगत आधारमा होइन वर्गको आधारमा दिनु पर्ने
- निवृत्त राष्ट्रसेवक कर्मचारीका बालबालिकाहरूलाई रोजगारीको लागि लोकसेवा आयोगमा कोटाको व्यवस्था गरिनुपर्ने,

**७. निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुगत र वैज्ञानिक बनाउन मापन संयन्त्रको विकास**

- कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सूचकाङ्कहरूले कामको ठीक मूल्याङ्कन हुन नसकेको हुँदा मूल्याङ्कन सूचकाङ्कलाई कर्मचारीको कामसँग तादात्म्यता मिलाई वस्तुपरक र नतिजामूलक बनाउनुपर्ने,
- कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई ३६०० को बनाउनु पर्ने,
- कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा जनता एवम् सेवाग्राहीलाई समावेश गर्ने प्रणालीको विकास गर्नुपर्ने,
- नागरिक समाजले निरन्तर रूपमा खबरदारी गरिरहनु पर्ने,
- कार्यसम्पादनमा नमूना भूमिका खेल्ने ९च्यभिः यमभिः कर्मचारी चयन गरी सेवाग्राहीबाट नै सम्मान गर्ने व्यवस्था मिलाउने,
- निजामती सेवालाई प्रभावकारी, व्यावसायिक, गुणस्तरीय बनाउन हाल सेवाप्रवेशको लागि निर्धारण गरिएको न्यूनतम शैक्षिक योग्यतामा परिवर्तन गर्ने (माथिल्लो स्तर कायम गर्ने), साथै सेवाग्राहीप्रति जिम्मेवार बनाउन सेवाग्राही सन्तुष्टी फाराम विकास गरी भने व्यवस्था मिलाउने र सेवाग्राहीको गुनासो, पिरमर्काको सुनुवाई व्यवस्थालाई उच्चस्तरीय संयन्त्र बनाई प्राप्त गुनासो हरूलाई यथोचित सम्बोधन गर्ने व्यवस्था मिलाउने,
- हरेक आर्थिक वर्षको शुरूमा नै हरेक कर्मचारीलाई स्पष्ट कार्य विवरणसहितको जिम्मेवारी लिखित रूपमा नै दिने,

**८. सेवा करार सम्बन्धमा सुधार**

- सहायक स्तरका कर्मचारीलाई स्थायी दरबन्दीमा नियुक्त नगरी सेवा करारमा लिनु उपयुक्त हुने,
- करार सेवा व्यक्तिसँग होइन संस्थासँग गरिनुपर्ने,

- करारमा नियुक्त भएका व्यक्तिले निरन्तरता पाइरहने अवस्था देखिएको हुँदा अस्थायी प्रकृतिको जस्तो भइरहेकोले यसलाई पुनरावलोकन गरिनु पर्ने,

#### ५. सार्वजनिक प्रशासनलाई नतिजामूलक बनाउन अपनाउनु पर्ने नीतिगत सुधार

- सार्वजनिक सेवा प्रदायक कार्यालयहरूले दिएको सेवाको सन्तुष्टि र असन्तुष्टिको मापनका लागि प्रत्येक वर्ष कुनै स्वतन्त्र स्थानीय निकाय मार्फत पृष्ठपोषण दिन नागरिक प्रतिवेदन पत्र (Citizen Report Card) को व्यवस्था गर्नु उपयुक्त हुने साथै यस्ता कार्यालयहरूले वर्षको एकपटक सार्वजनिक सुनुवाई अनिवार्य गर्नुपर्ने,
- तोकिएको जिम्मेवारी पूरा गर्ने र नगर्ने कर्मचारीको रेकर्ड राखी (Negative Marking) सोका आधारमा वृत्ति विकास गर्ने व्यवस्था गर्नुपर्ने,
- दण्ड र पुरस्कारको व्यवस्थालाई कार्य प्रभावकारिता र नतिजासँग जोडेर व्यवस्थित गर्ने प्रणालीको विकास गर्नुपर्ने,
- स्थानीय निकायमा काम गर्ने कर्मचारीको नियुक्ति जि.वि.स.बाट गर्ने व्यवस्था गर्नुपर्ने,
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने,
- कुनैपनि क्षेत्रको अनियमितता गर्नेका विरुद्ध सूचना दिने व्यक्तिको संरक्षणका लागि विचाराधीन रहेको सूचनादाताको संरक्षण सम्बन्धी विधेयक (Whistle blower Protection Bill) पारित गरी अविलम्ब लागू गर्ने,
- योजना र बजेट व्यक्तिको पहुँचको आधारमा होइन अनुसन्धानमा आधारित भई आवश्यकता अनुसार बनाइनु पर्ने,
- वार्षिक उत्कृष्ट कर्मचारीलाई पुरस्कार घोषणा गर्दा पनि सत्तारूढ दलको निकटको कर्मचारीलाई गर्ने गरेको देखिएको हुँदा यसको अन्त्य हुनुपर्ने र कर्मचारीलाई पुरस्कृत गर्दाको आधार तयार गर्नु पर्ने,
- अन्य मुलुकको भन्दा कम पारिश्रमिक दिएर दरबन्दी मात्र बढाई योग्य र सक्षम नेपाली नागरिकहरूको ठूलो समूहलाई अल्झाउने कार्य भएको र अतिरिक्त आय आर्जन हुने ठाउँहरूलाई राम्रो ठाँउ भन्ने चलन चल्यो, अतिरिक्त आयकै लागि मात्र सरकारी सेवामा जाने प्रवृत्ति बढ्यो, अतिरिक्त आय गर्न नचाहने तर योग्य र सक्षम युवाहरू सरकारी सेवामा जानै छोडे, यसैकारण गत वर्षदेखि भारतमा पनि तेब्वर चौबर तलव वृद्धि गरी सरकारी सेवाको आकर्षण बढाइयो, दरबन्दी घटाइयो के नेपालमा यस्तो गर्न सकिदैन ? गर्नु पर्‍यो,
- राष्ट्रका विभिन्न स्थानमा बसी काम गर्ने कर्मचारीहरूको विभिन्न अपराधिक समूहबाट हत्या गर्ने कार्य भइरहेकोले कर्मचारीहरूको सुरक्षा प्रबन्ध मिलाउनु पर्ने साथै हत्या गरिएका कर्मचारीलाई सहिद घोषणा गरी उचित क्षतिपूर्तिको व्यवस्था समेत हुनुपर्ने,
- आगामी समयदेखि नियुक्त हुने कर्मचारीलाई निवृत्तिभरण दिने व्यवस्थाको अन्त्य गरी एकमुष्ट उपदानको व्यवस्था गर्नुपर्ने,

- अवकाश योजना बनाई निवृत्त भएका कर्मचारीहरूलाई आयमूलक कार्यमा लाग्न सक्ने गरी सीपको विकास गराउने व्यवस्था अवलम्बन गर्नु उपयुक्त हुने,
- निजामती कर्मचारीको परिवारले ७ वर्षसम्म पुरै र बाँकी अवधि आधा पेन्सन पाउने अवस्थालाई परिमार्जन गरी आजीवन पुरै पेन्सन पाउने व्यवस्था हुनुपर्ने,
- निवृत्त कर्मचारीको पेन्सन निजको बैंक खातामा मासिक रूपमा पठाउने व्यवस्था गर्नु पर्ने,

## १०. विविध

- आन्तरिक रूपमा मुलुकमा रोजगारी सिर्जना गरिनु पर्ने,
- निजी क्षेत्रमा हुने गरेका भ्रष्टाचारलाई कानुनी दायरामा ल्याई प्रभावकारी रूपमा रोकथाम गरिनु पर्ने,
- भौगोलिक अवस्थालाई विचार गरी देशको पुनर्संरचना गर्दा हिमाल, पहाड, तराई समेतलाई समेटेर भौगोलिक सामिप्यता, सुगमता, जातीय जनसंख्या, आर्थिक क्षमता आदिलाई आधार बनाई कम प्रदेश बनाउनु पर्ने,
- वैदेशिक रोजगारमा जाने युवालाई सीपयुक्त बनाई पठाउने तर्फ ध्यान दिनु पर्ने त्यसको लागि स्थानीय श्रम कार्यालयलाई सोको जिम्मा दिनु उपयुक्त हुने,
- वैदेशिक रोजगारीको नाममा हुने ठगी र मानव बेचबिखनलाई नियन्त्रण गरी वैदेशिक रोजगारलाई सुरक्षित बनाउन राज्यले ध्यान दिनु पर्ने,
- वैदेशिक रोजगारलाई मर्यादित र आकर्षक बनाउन दीर्घकालीन सुधार योजना बनाई लागू गर्नुपर्ने,
- सुधारको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन विषय छुट्याउने, सुधारको जिम्मेवारी, कार्ययोजना, अवधि र प्राप्त हुने परिणामको सूचकसहित सम्बन्धित निकाय प्रमुखसँग सम्झौता गर्न समेत मिल्ने गरी कार्य योजनासहित सुभाव दिन उपयुक्त हुने,
- द्वन्द्वका समयमा वीरगती प्राप्त गरेका अमर प्रहरी परिवारमध्ये कसैले साढे सात लाख सुविधा पाएका र कसैले सो भन्दा कमी पाएका हुँदा सबैलाई समान रूपमा राहत उपलब्ध गराउनु पर्ने,
- सरकारले खरिद गर्ने औषधि गुणस्तरयुक्त हुनुपर्ने, त्यस्ता औषधि कम्तीमा पनि WHO, FMD बाट मान्यता प्राप्त हुनु पर्ने,
- स्वास्थ्य क्षेत्रमा खरिद गरिने उपकरणहरू गुणस्तरयुक्त हुनुपर्ने, औषधि र उपकरण खरिद पूर्व एउटा समिति बनाई त्यसबाट मूल्याङ्कन गर्नुपर्ने,
- अस्पताल परिसरभित्र अस्पताल आफैले पसल राखी सस्तो, सुलभ तरिकाले औषधि वितरणको व्यवस्था मिलाउने, अस्पताल परिसरभित्र निजी फार्मसी खोल्न नदिने,
- कसैलाई पनि विशेष जिम्मेवारी दिनुभन्दा पहिला व्यक्तिको सच्चरित्रताको पूर्ण परीक्षण (Integrity test) गरिनु पर्ने,

- हालको विद्यमान शहरी विकास नीति र आवास नीतिमा समयानुकूल परिमार्जन गरी एकीकृत शहरी विकास नीति तर्जुमा गर्नुपर्ने,
- कृषिमा व्यवसायीकरण गर्नको लागि कृषिको औद्योगिकीकरण र बजारीकरण तथा पशुपालनमा व्यवसायीकरण गर्नु जरूरी भएको र अतः कृषि नीति र पशुपालन नीति एक आपसमा अन्तरनिर्भर हुँदा एक अर्काप्रति समन्वय हुने गरी तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने,
- स्थानीय निकायको निर्वाचन लामो समयदेखि नभएको कारणले स्थानीय स्तरको विकास निर्माणको कार्यमा कठिनाई भएको साथै स्थानीय निकायमा जाने स्रोत साधनको दुरुपयोग भएको हुँदा स्थानीय निकायको निर्वाचन अविलम्ब गरिनु पर्ने,
- ग्रामीण क्षेत्रमा जथाभावी बाटो खन्नाले समस्या आएको छ, त्यसको नीति बन्नु पर्ने,
- व्यावहारिक रूपमा यातायातमा रहेको सिण्डिकेट प्रणालीले गर्दा जनताले राम्रो र सस्तो सेवा पाउनबाट वञ्चित भएकाले गैरकानुनी रूपमा रहेको सिण्डिकेट प्रथाको व्यवहारमै अन्त्य गरिनु पर्ने,
- द्वन्द्वकालमा व्यक्तिको घर जग्गा कब्जा गरेर हालसम्म मुआब्जा नदिएकोले पीडित मर्कामा परेका छन् । अतः मुआब्जाको व्यवस्था गरिनु पर्ने,
- यातायात, होटल, दूध, पानी लगायतका निजी क्षेत्रले सार्वजनिक रूपमा वितरण गरेका सेवा सुविधामा सिण्डिकेट प्रणाली हावी भएको कारण सार्वजनिक रूपमा सुशासन कायम हुन सकेको छैन । कानुनी प्रावधानका बावजूद पनि सिण्डिकेट प्रणालीलाई हटाउन नसक्दा जनतालाई दिने सेवा सुविधा महंगो र गुणस्तरहीन भएको छ यसमा सुधार गर्नुपर्ने,
- कालीकोटदेखि हुम्लासम्मको २४० कि.मी. सडक बाटो निर्माणको लागि तुरुन्त नेपाली सेनालाई दिनुपर्ने,
- कृषिमा व्यावसायिकीकरण र बजारीकरण गर्नु आवश्यक भएकाले भूमिको भू-उपयोग नीति बनाई अविलम्ब शहरी क्षेत्रमा हुने जग्गा प्लटिङ्ग कार्यको लागि भविष्यसम्मको लागि विचार गरी न्यूनतम मापदण्ड तोकिनु पर्ने । जग्गाको साना साना धेरै टुक्रा बन्दै गएकोले न्यूनतम १२ फिट बाटो बनाउनु पर्ने,
- शिक्षक सेवा, संघ, संस्थान समितिबाट निवृत्त भएका राष्ट्रसेवकलाई समेत निजामती अस्पतालबाट सुविधासहित उपचारको व्यवस्था हुनुपर्ने,
- शिक्षामा सुधार गर्न विद्यार्थीको सिकाई उपलब्धिलाई शिक्षकको कार्यसम्पादन मूल्याङ्कनसँग आबद्ध गर्ने,
- प्रत्येक शैक्षिक सत्रमा कम्तिमा पनि २२० दिन पठन पाठन गर्नुपर्ने कानुनी प्रावधानलाई कडाईका साथ कार्यान्वयन गराउने,
- दुई खाले शिक्षा (बोर्डिङ्ग र सामुदायिक) प्रणालीले देशको शिक्षा क्षेत्रमा समस्या ल्याएको देखिएको हुँदा यस्तो प्रणालीको अन्त्य हुनुपर्ने,

- शिक्षामा राजनीतिकरण र व्यापारीकरणले गर्दा समस्या ल्याएको छ, यसलाई राज्यले उचित तरिकाले सम्बोधन गर्नुपर्ने,
- विद्यालय व्यवस्थापन समितिमा बस्नेको योग्यता नतोकिँदा धेरै समस्या देखिएका छन्, अतः निश्चित योग्यता तोकिनु पर्ने,
- सार्वजनिक र सरकारी प्राकृतिक स्रोत र सम्पदाको अनधिकृत दोहन तथा दुरूपयोग भइरहेको हुँदा त्यसलाई रोकथाम गर्ने प्रभावकारी व्यवस्था गर्नुपर्ने,
- चुरे क्षेत्रमा व्यापकरूपमा अतिक्रमण भइरहेको हुँदा त्यसलाई रोकी जैविक विविधता सहित वातावरणीय संरक्षण गर्ने तर्फ अविलम्ब प्रभावकारी कदम चाल्नुपर्ने,
- दैवी प्रकोप एवम् आगलागी व्यवस्थापनमा स्थानीय निकायलाई जनशक्ति लगायत साधन स्रोत उपलब्ध गराउने,
- वातावरणलाई प्रभाव नपर्ने गरी क्रसर लगायतका उद्योगहरू सञ्चालनका सम्बन्धमा निश्चित मापदण्ड बनाई त्यस्तो मापदण्ड विरुद्ध सञ्चालित उद्योग बन्द गर्ने,
- देशको जैविक विविधता कायम गरी दीगो वातावरण संरक्षणका लागि कम्तिमा ४०% वन क्षेत्र कायम राख्नु आवश्यक भएकोले वन क्षेत्रको संरक्षण, सम्बर्द्धन र उपयोगको लागि राजनीतिक लगायत सबैको एकताबद्ध प्रतिबद्धता रहनु पर्ने,
- विभिन्न निकायहरूबाट पूर्वाधार विकास एवम् निर्माणका लागि वन क्षेत्रको जग्गा माग गर्ने प्रवृत्ति बढ्दै गएकोले ती निकायहरूले वन क्षेत्रको जग्गा माग गर्दा वैकल्पिक विश्लेषण तथा दीर्घकालीन योजना अनुरूप भए नभएको समेत विचार गरी मात्र माग गर्ने र वन क्षेत्रको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्थाको नीतिगत व्यवस्था हुनुपर्ने,
- वन क्षेत्रमा अतिक्रमण गरी बसोवास गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने हुँदा यस्ता अतिक्रमित क्षेत्रमा विभिन्न निकायहरूबाट उपलब्ध गराइने सडक, बत्ती, पानी, टेलिफोन जस्ता सेवा सुविधा तथा भौतिक निर्माणका कार्यहरू तत्कालै बन्द गरिनुपर्ने,
- वन पैदावरको अवैध कटानी तथा निकासी, वन्यजन्तुको चोरी शिकार गर्नु जस्ता गैरकानुनी कार्यको सुराकी दिने, पक्रन सहयोग गर्ने कर्मचारीलाई मुद्दा फैसला हुँदा जरिवाना वापतको निश्चित प्रतिशत प्रोत्साहन स्वरूप उपलब्ध गराउने व्यवस्था हुनुपर्ने,
- समावेशीकरणको सिद्धान्तलाई सार्थक बनाउन राज्यका निकायमा पदपूर्ति गर्दा सारभूत रूपमा समान उपस्थिति नभएसम्म केही अवधिका लागि संरक्षित समूहलाई मात्रै सहभागी हुने व्यवस्था गर्नु पर्ने ।

## उपसंहार

नेपालले सार्वजनिक प्रशासनबाट प्रदान गरिने सेवालालाई नागरिक केन्द्रित बनाई सक्षम, प्रभावकारी र उत्तरदायी प्रशासनको विकासको लागि २००७ सालदेखि निरन्तर प्रयासरूप गर्दै आएको छ । यसै सन्दर्भमा नेपालको सार्वजनिक प्रशासनलाई गतिशील, नतिजामुखी, उत्तरदायी बनाउन नेपालको प्रशासनमा विद्यमान नीतिगत, कानुनी र संरचनामा सुधार गरी लोकतान्त्रिक व्यवस्थाको मूल्य र



मान्यतालाई आत्मसात गर्न सक्षम बनाउने उद्देश्यले नेपाल सरकारले २०६९/९/३ को निर्णयले गठन भएको यस प्रशासन सुधार सुभाव समिति २०६९ ले प्रशासन क्षेत्रका विज्ञहरू, उपभोक्ताहरू एवं सेवा प्रदायकहरू समेतबाट व्यक्तिगत एवं संस्थागत रूपमा विभिन्न विषयमा लिखित एवं मौखिक सुभावहरू प्राप्त गरेको छ। विभिन्न माध्यमबाट प्राप्त हुन आएका सुभावहरूलाई केलाएर हेर्दा समग्र सार्वजनिक प्रशासनलाई जनमुखी र उत्तरदायी बनाउन विद्यमान साङ्गठनिक संरचना, कानून र नीतिगत विषयमा सुधार गरी निजामती सेवाको व्यावसायिकतामा अभिवृद्धि गर्ने, निजामती कर्मचारीहरूको वृत्ति विकासको अवसरलाई सुनिश्चित गरी सार्वजनिक प्रशासनलाई नतिजामूलक बनाउने तथा कर्मचारी ट्रेड युनियनलाई व्यवस्थित गर्ने तथा निश्चित मापदण्डको आधार तयार गरी निजामती सेवामा विविधता व्यवस्थापन गर्ने सुभावहरू प्राप्त हुन आएको देखिन्छ। नेपालको सार्वजनिक प्रशासनले समयको गति अनुसार आफूलाई परिवर्तन गर्न नसकेको महशुस गरी समयसापेक्ष प्रशासनको विकासका लागि उपायहरूको खोजी हुनु स्वाभाविक हो। निरन्तर समस्या समाधानको खोजी मात्र गर्ने तर प्राप्त हुन आएका विकल्पहरूको उपयोग नगर्ने हो भने त्यसले जनतामा निराशा निम्त्याउने छ। विकल्पको खोजी गरे पछि त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता सबै क्षेत्रबाट हुनु आवश्यक हुन्छ। तसर्थ विभिन्न माध्यमबाट प्राप्त सुभावहरूलाई समयसापेक्ष रूपमा कार्यान्वयन गर्दै लगी नेपालको सार्वजनिक प्रशासनलाई गतिशील बनाउँदै प्रतिस्पर्धी र सक्षम बनाउनको लागि सरकार निरन्तर क्रियाशील हुनुपर्ने हुन्छ।

## परिच्छेद - ६

# विद्यमान प्रशासनिक सङ्गठनको वस्तुस्थिति विश्लेषण

### पृष्ठभूमि

सार्वजनिक प्रशासनको प्रभावकारिताका लागि उपयुक्त संरचना आवश्यक पर्दछ। संरचना पद्धति र मुलुक सापेक्ष विषय हो। मुलुकको भूगोल, जनसंख्या, पूर्वाधार विकास, प्रविधिको उपयोग, जनघनत्व, सामाजिक बनौट, संस्कृति, चेतनाको स्तर, नेतृत्व विकासको अवस्था जस्ता पक्षले संरचना निर्माणमा प्रभाव पारिरहेका हुन्छन्। हाम्रो सार्वजनिक प्रशासनको संरचना वस्तुगत आधारमा तयार हुन नसकेको टिप्पणी औपचारिक अनौपचारिक दुवै रूपमा प्रकट भइरहेको छ। संरचना निर्माण र विघटन गर्दा वस्तुगत आधारमा गर्न नसकिएको यथार्थ हाम्रो सामु रहेको छ। आवश्यकताले स्थापना गरिएका कतिपय संरचना पनि सही रूपमा अध्ययन नगरी गरिएको टिप्पणीहरू पनि सुन्न पाइन्छ। त्यसै गरी जटिल राजनीतिक परिस्थिति र विभिन्न समूहको स्वार्थ पूर्तिका लागि पनि सार्वजनिक प्रशासनको संरचना हेरफेर हुने गरेका विज्ञहरू कै टिप्पणी रहेको छ।

विगतदेखिका प्रशासन सुधारका प्रतिवेदनहरूले संरचनाको उपयुक्त आकार बनाउनु पर्ने सुझाव प्रकट गरिरहेका छन्। त्यस्ता सुझाव विपरित संरचनाको विस्तार भइरहेको पाइएको छ। यसको उदाहरणको रूपमा मन्त्रालयको संख्याको निरन्तर वृद्धिलाई लिन सकिन्छ। वि.स. २००९ सालदेखिका प्रशासन सुधार सम्बन्धी प्रतिवेदनहरूले मन्त्रालयको संख्या घटाउन सुझाव दिएको देखिन्छ। २००९ सालको वुच कमिशनको प्रतिवेदनले मन्त्रालयको संख्या १७ बाट ११ मा झार्नुपर्ने सुझाव दिएको थियो। २०२५ सालको प्रतिवेदनले मन्त्रालयको संख्या १८ बाट १२ मा झार्नु पर्ने सुझाव दिएको थियो। २०४८ सालको प्रतिवेदनले मन्त्रालयको संख्या २१ बाट १८ मा झार्नु पर्ने सुझाव दिएको थियो। यतिखेर मन्त्रालयको संख्या २७ भन्दा बढी रहेको, मन्त्रालयको संख्याको वृद्धिसँगसँगै बोर्ड, कोष, केन्द्र, प्रतिष्ठान, समिति जस्ता केन्द्रिय स्तरका संरचनाको विस्तार अझ धेरै व्यापक रहेको देखिन्छ। स्वाभाविक रूपमा कार्यक्षेत्र विस्तार भएका क्षेत्रमा संरचना विस्तार गर्नु पर्ने हुन्छ। त्यस्तै कार्यक्षेत्र कटौती भएका क्षेत्रको संरचनालाई पुनर्मूल्याङ्कन गरी उपयुक्त आधारमा

ल्याउन सक्नु पर्छ। यतिखेर सार्वजनिक प्रशासनको संरचनाले यसलाई व्यवस्थित गर्न प्राथमिकतापूर्वक गर्नुपर्ने कार्य हरेक संरचनाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण हो।

कानुनी रूपमा मन्त्रालयको संख्या निर्धारण गरी एउटा बाध्यात्मक सीमा निर्धारण गर्न सकिएमा मात्र यो विषय नियन्त्रणको दायरामा आउने देखिन्छ। राजनीतिक सन्तुलन, समीकरण एवम् स्वार्थको गणितीय जोड घटाउमा अनावश्यक संरचनाहरू विस्तार गरिनु हुँदैन। मन्त्रालयको संख्या एवम् कार्यक्षेत्र निर्धारणका लागि यो समस्या निरन्तर पुनरावृत्ति भइरहने हुन्छ।

### **सार्वजनिक प्रशासन सञ्चालन गर्ने कानूनको प्रभावकारी कार्यान्वयन**

निश्चय नै आजको अवस्था विगतको जस्तो कानुनी रिक्तता रहेको स्थितिमा छैन। शासन व्यवस्थालाई व्यवस्थित गर्न प्रशस्त कानूनहरू तर्जुमा भएका छन्। तर ती कानूनहरूको कार्यान्वयनको पक्ष निकै नै कमजोर रहेको छ। कुनै पनि विषयमा कानुनी रिक्ततालाई सम्बोधन गर्ने कानून निर्माण गरिनु उपलब्धिको एउटा अंश हो, त्यस्तो कानूनको कार्यान्वयन अर्को। हामी कहाँ सार्वजनिक प्रशासन सञ्चालनका लागि तर्जुमा गरिएका कानूनहरूलाई औपचारिक रूपमा मात्र लिइएको आरोप सरोकारवालाहरूले लगाई रहेका छन्। सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन, भ्रष्टाचार नियन्त्रण ऐन, सम्पत्ति सुद्विकरण ऐन, सूचनाको हक सम्बन्धी ऐनलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ। सार्वजनिक प्रशासनलाई उत्तरदायी बनाउने हो भने यस्ता कानूनहरूको प्रभावकारी र उद्देश्यपरक रूपमा कार्यान्वयन गर्नु पर्ने आवश्यकता रहेको छ।

### **नीतिगत व्यवस्था**

सार्वजनिक प्रशासन सञ्चालनको आधार सार्वजनिक नीति नै हो। हरेक संरचना निश्चित कार्यक्षेत्र, जिम्मेवारी र त्यस्तो जिम्मेवारी निर्वाह गर्नुपर्ने नीतिगत व्यवस्थाको दायरामा रहनु पर्दछ। राष्ट्रिय नीति र विषयगत नीति एवम् क्षेत्रगत नीतिमा आवश्यक सन्तुलन एवम् तालमेलको आवश्यकता रहन्छ। समितिले गरेको अध्ययन र सम्बद्ध अधिकारीहरूसँगको छलफलबाट पनि कतिपय केन्द्रीय तहका निकायहरू स्पष्ट विषयगत नीति बेगर सञ्चालित रहेको पाइएको छ। केही निकायहरू राष्ट्रिय नीतिद्वारा क्रियाशील रहेको पनि पाइएको छ। जहाँ नीतिगत रिक्तता छ त्यहाँ कार्यक्षेत्र, जिम्मेवारी, गन्तव्य र उत्तरदायित्वमा अलमल रहन सक्ने हुन्छ। त्यसैले हरेक केन्द्रीय तहका निकायले आफ्नो कार्यक्षेत्रका विषयमा स्पष्ट नीतिगत व्यवस्था गरी सोही आधारमा आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको छ। नीतिगत प्रबन्ध अख्तियारी पनि हो र यो सीमा पनि हो। यसले कुनै पनि संरचनाको लक्ष्य, उद्देश्य, क्रियाकलाप निर्धारण गर्न सहयोग पुग्दछ। अनुगमन र मूल्याङ्कनका लागि आधार प्रदान गर्दछ।

### **सार्वजनिक प्रशासनमा व्यावसायिकताको विकास**

व्यावसायिकता सार्वजनिक प्रशासन सञ्चालनको एउटा प्रमुख उपागम हो। जसले सङ्गठनलाई निर्धारित लक्ष्यमा पुऱ्याउन सहयोग गर्दछ। व्यावसायिकता भित्र थुप्रै अन्तरवस्तु रहेको हुन्छन्। व्यावसायिकताले गुणस्तरीयता प्रबन्ध गर्दछ। व्यावसायिकताले संस्थागत संभन्ना अध्यावधिक राख्न सहयोग गर्दछ। नेपालको सार्वजनिक प्रशासनमा व्यावसायिकताको विकास हुन नसकेको आरोप लागिरहेको छ। सक्षम जनशक्ति रहेका सङ्गठनहरू उपलब्धि हासिल गर्न असफल भएको प्रमुख कारण व्यावसायिकताको अभाव नै हो। व्यावसायिकताको विकासको लागि सङ्गठन र व्यक्तिगत रूपमा स्वयम् कर्मचारी सम्वेदनशील भई चिन्तन गर्न नसकेको अवस्था विद्यमान छ। सार्वजनिक प्रशासनमा व्यावसायिकताको विकास गर्नु नितान्त जरूरी भइसकेको छ।

## सेवा प्रवाहको अवस्था

सार्वजनिक प्रशासनको पहिलो र प्राथमिक उद्देश्य सार्वजनिक सेवा प्रवाह नै हो । तर सो विषयमा नेपालको सार्वजनिक प्रशासन कमजोर सावित भएका विभिन्न अध्ययनबाट देखिएको छ । जटिल कार्यविधि, कार्यविधिगत विविधता, संस्थागत संरचनाको अभाव, सेवाग्राहीप्रतिको असंवेदनशीलता, अनियमितता र भ्रष्टाचारमा रमाउने प्रवृत्ति, शासकीय अहम् जस्ता कारणले सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसकेको अवस्था छ । त्यस्तै कर्मचारी प्रशासनमा राजनीतिक संलग्नता र प्रभाव, सहभागिताको अभाव, सक्षमताको अभाव, प्रविधिको न्यून प्रयोग जस्ता कारणले पनि सेवा प्रवाह प्रभावित भइरहेको देखिन्छ । नागरिक सचेतनाको अभाव, राजनीतिक अस्थिरता, निर्णय प्रक्रियाको जटिलता, कमजोर अभिलेख व्यवस्थापन र पारदर्शिताको अभावले पनि सेवा प्रवाह प्रभावित भइरहेको छ । व्यवस्थापनका नवीनतम् प्रविधि एवम् उपायहरूको न्यून अवलम्बन, परम्परागत कार्य संस्कृति पनि यसका लागि उत्तिकै जिम्मेवार रहेको देखिन्छ । सार्वजनिक सेवा वितरणमा अनुगमन र मूल्याङ्कनको अवस्था कमजोर रहेको छ । पृष्ठपोषणका आधारमा सुधारका क्रियाकलापहरू सञ्चालन गर्ने सहिष्णुता र प्रजातान्त्रिक संस्कृतिको सर्वथा अभाव रहेको टिप्पणी वारम्बार प्रकाशित भइरहेका छन् । सेवाग्राही वा नागरिकलाई केन्द्रबिन्दुमा राखी सुधारका काम कारवाहीहरू अगाडि बढ्न सकेको पाइदैन । सामाजिक लेखा परीक्षण, नागरिक निगरानी, सेवाग्राहीको मूल्याङ्कन, गुनासो व्यवस्थापन जस्ता विषय सार्वजनिक प्रशासनको सुधारमा आफै पनि प्रवेश पाउन नसकेको अवस्थामा छन् ।

सुधारको मूल विषय राज्यबाट वितरण गरिने सेवाको प्रभावकारितामा केन्द्रित हुनु पर्दछ । सेवा प्रवाहका क्षेत्रहरू पहिचान गरिनु पर्दछ । सो क्षेत्रमा भएको स्रोत साधन र लगानीको मूल्याङ्कन गरिनु पर्दछ । लगानीबाट प्राप्त प्रतिफलको विश्लेषण गरिनु पर्दछ । सुधारको विषयमा सधैं कर्मचारी प्रशासन, यसका सेवा, शर्त र सुविधा एवम् वृत्ति विकासका विषयहरू प्राथमिकतामा पर्ने गरेका छन्, जुन सुधारको साह्रै सानो क्षेत्रमात्र हो । सेवा प्रवाहलाई चुस्त, दुरूस्त, छिटो छरितो, मितव्ययी, पारदर्शी, सरल, पहुँचयोग्य बनाई प्रभावकारिता अभिवृद्धि गर्ने विषय प्रशासन सुधारको मूल एजेण्डा बन्न सकेको छैन । आम मानिसको शान्ति सुरक्षा र राज्यले उनीहरूलाई प्रदान गर्नु पर्ने सेवाको प्रभावकारितामा सुधारका प्रयासहरू केन्द्रित हुनुपर्दछ ।

## जनशक्तिको अवस्था

सार्वजनिक प्रशासनको संरचनागत पक्षमा वारम्बार हेरफेर परिवर्तन भइरहेको पाइए पनि जनशक्तिको सक्षमता अभिवृद्धिका लागि त्यति धेरै प्रयासहरू भएका छैनन् । भएका सानातिना प्रयासहरूले पनि नतिजामा प्रभावकारिता देखाउन सकेको अवस्था छैन । जनशक्तिको संख्या र आकार समेत वस्तुगतरूपमा निर्धारण हुन सकेको अवस्था छैन । प्रशिक्षण र तालिमलाई कामसँग नभई अवसर र वृत्ति विकाससँग जोडिएको छ । कार्य सम्पादनलाई संस्थाको लक्ष्य, उद्देश्य र हासिल भएका उपलब्धिसँग आवद्ध गराउन सकिएको देखिँदैन । कार्य विवरण लागू गराउनु पर्ने न्यूनतम् जिम्मेवारी समेत पूरा भएको देखिँदैन । कामको चापका आधारमा गरिनुपर्ने सङ्गठन संरचनालाई व्यक्तिको स्वार्थसँग जोडिएको आरोपलाई तथ्यतः खण्डन गर्न सकिएको छैन । उत्तरदायित्व र पारदर्शिताको अभाव छ । वृत्ति विकास र सेवाका शर्तहरूमा वारम्बार गरिने हेरफेरले जनशक्तिको वृत्तिमार्ग अनुमानयोग्य हुन सकेको छैन । ठूलो संख्यामा श्रेणी विहीन जनशक्तिको उपस्थिति छ । निर्णयका तहहरू आवश्यकता भन्दा बढी छन् । कार्य सम्पादन प्रक्रिया अत्यन्त लामो र परम्परागत नै रहेको छ । प्रविधिको अवलम्बन गरी पद्धतिगत सुधार गर्न सकिएको छैन । जनशक्ति विकासका क्रियाकलापहरू संस्थागत नतिजामा नभई स्वार्थमा आधारित रहेको

अवस्था छ। जनसंख्याको चाप र जनघनत्व एवम् सेवा प्रवाहको अवस्थालाई दृष्टिगत गरी संरचना एवम् जनशक्तिको मूल्याङ्कन गर्न सकिएको छैन। सेवा सुविधा, अवसर र वृत्ति विकासका भिन्न भिन्न अवस्थाले असन्तोष, इर्ष्या र अनियमिता भित्र्याएको छ। जिम्मेवारी वहन गर्ने भन्दा पन्छाउने प्रवृत्ति धेरै रहेको छ। माथिल्लो तहमा यो अवस्था भन्ने धेरै रहेको पाइन्छ। सिर्जनशीलता, उत्साह, कामप्रतिको समर्पण भन्दा अवसर, स्वार्थ र उदासिनता व्याप्त रहेको पाइन्छ। उत्प्रेरणको सर्वथा अभाव छ। यस्तो जनशक्तिलाई संविधानले परिकल्पना गरेको उन्नत शासन प्रणालीप्रति रूपान्तरण गर्नु पर्ने चुनौतीपूर्ण अवस्था रहेको छ।

### **निजामती कर्मचारीहरूको बढुवा, वृत्ति विकास र सरूवाको अवस्था**

निजामती कर्मचारीहरूको सेवा सञ्चालनको आधार संविधानले प्रदान गरेको छ। सेवा शर्त सञ्चालनका लागि विशिष्टीकृत ऐन नियमहरू तर्जुमा गरिएको छ। कर्मचारीहरूको भर्नादेखि अवकाश सम्मका चरणलाई ऐन नियमले मार्ग निर्देशन गरेको पाइन्छ। तर तिनको प्रयोग जुनरूपमा गरिनु पर्ने हो त्यो रूपमा हुन सकेको छैन। निश्चित व्यक्ति, वर्ग एवम् समूहको स्वार्थका आधारमा सेवाका शर्तहरू वारम्बार परिवर्तन भइरहेको पाइन्छ। विशेष गरी बढुवा र वृत्ति विकासको क्षेत्रमा यो स्थिति अधिक रहेको छ। निर्धारित आधारहरू नै वैज्ञानिक तवरले तर्जुमा गरिएको देखिँदैन। प्रभाव मूल्याङ्कन बेगर हतारमा बढुवाका आधारहरू परिवर्तन भइरहेको पाइन्छ। यसले निजामती सेवालार्ई अनुमान योग्य वृत्ति मार्गमा सञ्चालन हुन दिएको छैन। ऐन नियमले निर्धारण गरेका सरूवाका आधारहरूको कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेको छ। ऐन नियम विपरित दिनहुँ सरूवा भइरहेको पाइन्छ। यसले कानून कार्यान्वयन गर्नेहरूबाट कानूनको उल्लङ्घन गर्ने संस्कृति वृद्धि हुँदै गएको अवस्था देखाएको छ। सरूवालार्ई क्यालेण्डर पद्धतिमा आबद्ध गर्न नसकिएसम्म यो अवस्थाको निरन्तर पुनरावृत्ति अवश्यभावी छ। त्यस्तै वृत्ति मार्ग निर्धारण गरी यसलाई आवधिक वा कठोर नबनाइने हो भने यसले कर्मचारीतन्त्रका आधारभूत मान्यतालाई संरक्षण गर्न सक्दैन।

### **ट्रेड युनियनको भूमिका र आचरण पालनाको अवस्था**

निजामती सेवाका निश्चित तहसम्मका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार दिइएको छ। सार्वजनिक प्रशासन विशेष गरी निजामती प्रशासनलाई नागरिक प्रति उत्तरदायी बनाउन र सम्बद्ध जनशक्तिको हक हित संरक्षण सम्बन्धी नीतिगत व्यवस्थामा सुधार ल्याउन ट्रेड युनियनको अवधारणागत पक्षमा पनि अस्पष्टता देखिएको छ। कामदार र कर्मचारी बीचको विभाजनलाई अवधारणागत पक्षबाट बुझ्न नसकिएको जस्तो देखिएको छ। व्यावसायिकता र सामुहिक सौदावाजीको मान्यतालाई आ-आफ्नो स्वार्थसँग मेल खाने गरी अर्थ्याइएको देखिएको छ। राजनीतिक एवम् दलीय सम्बद्धता नरहनु पर्ने कर्मचारीतन्त्रको आधारभूत मान्यतालाई ट्रेड युनियनको अभ्यासबाट खण्डन गरिएको स्थिति छ। कानूनहरू तर्जुमा गर्दा यसको मर्म र मान्यता अनुसार गरिएको छैन भन्ने एउटा प्रश्न छ भने गरिएको कानुनी व्यवस्थाको कार्यान्वयनको प्रभावकारिता अर्को जटिल विषयको रूपमा रहेको छ। कर्मचारी प्रशासनलाई थप क्रियाशील बनाई उत्पादकत्व अभिवृद्धि गर्ने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन लाग्नु पर्ने ट्रेड युनियन र यिनका जिम्मेवार पदाधिकारीहरूको सक्रियताको क्षेत्र विवाद रहित रहेको छैन। एउटा राष्ट्रियस्तरको ट्रेड युनियनको गठन गर्नुपर्ने कानुनी प्रावधानको कार्यान्वयन हुन सकिरहेको छैन। ऐनले निर्धारण गरेको प्रावधान विपरीत राजनीतिक दलको भगिनी सङ्गठनको रूपमा कर्मचारी संघ सङ्गठनहरू क्रियाशील रहेको विज्ञहरूको टिप्पणी रहेको छ। यस्तो अवस्थाको परिकल्पना ट्रेड युनियनसम्बन्धी नीतिले अवश्य पनि गरेको होइन।

पछिल्लो समयमा निजामती सेवामा समेत ट्रेड युनियनको अधिकारलाई स्थापित गरिएपछि ट्रेड युनियनका पदाधिकारीहरूको काम, कर्तव्य, अधिकारको प्रयोग निकै नै आलोच्य बन्दै गएको पाइएको छ। यसले कर्मचारी प्रशासनका कतिपय स्थापित मान्यतामा नै विचलन आएको टिप्पणी समेत सुन्ने गरिएको छ। निश्चय नै ट्रेड युनियनहरू कर्मचारी प्रशासनका आधारभूत मान्यता स्थापित गर्न निर्माण गरिएका छन्। राज्यकोषको उपयोग र सार्वजनिक अख्तियारीको प्रयोग गर्ने जो सुकै पनि कानूनले निर्धारण गरेको सीमा र परिधिमा बाँधिएर रहनु पर्ने हुन्छ। त्यसैले ट्रेड युनियनमा संलग्न पदाधिकारी एवम् सदस्यहरूले पालना गर्नुपर्ने आचरणका नियमहरू तयार गरी कार्यान्वयन गर्नुपर्ने आवश्यक देखिन्छ।

## **दुर्गम क्षेत्रमा सेवा प्रवाहको अवस्था**

मुलुकको भौगोलिक विविधता र विकटतालाई समेत सार्वजनिक प्रशासनले समान र समतामूलक रूपमा सम्बोधन गर्न सक्नु पर्दछ। मुलुकको भौगोलिक विभाजनमा दुर्गम क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था तुलनात्मक रूपमा अन्य क्षेत्र/तराई/मधेश र पहाड को भन्दा भिन्न रहेको छ। दुर्गम क्षेत्रमा पूर्वाधार विकासको अवस्था कमजोर छ। सचेतना र जागरणको अवस्था कमजोर रहेको छ। स्थानीय स्रोत साधनको बजारीकरणको अवस्था कमजोर छ। न्यूनतम आधारभूत आवश्यकताका सामान र स्रोत प्राप्तिको अवस्था कमजोर छ। परिचालित भएका स्रोत साधनको वितरण र उपयोगको अवस्था कमजोर रहेको छ। सार्वजनिक प्रशासनमा सहभागिता र प्रतिनिधित्वको अवस्था कमजोर छ। उल्लिखित अवस्थाले गर्दा त्यहाँ सार्वजनिक सेवाको वितरण र प्रवाहको अवस्था स्वभावैले कमजोर हुन पुगेको छ। यसले सरकारबाट उपेक्षित भएको, मूलधारमा समाहित हुन नसकेको, शासन व्यवस्थाको अङ्ग बन्न नसकेको जस्ता टिप्पणीहरू आउनु स्वाभाविक देखिन्छ। दुर्गम क्षेत्रमा संरचना कम छन्। जन घनत्व कम भएको कारण पूर्वाधार विकासको लगानी धेरै छ, उत्पादकत्व कम छ। जनशक्ति कम छन्। भएका पनि उत्प्रेरित नभएको अवस्था देखिन्छ। जवसम्म पूर्वाधारको विकास, नागरिक सशक्तिकरण र आर्थिक उपाजनको अवस्थामा सुधार ल्याउन सकिँदैन, तबसम्म विकासको प्रतिफल प्राप्त हुन सक्दैन। दुर्गम क्षेत्रको सबलीकरणका लागि उल्लिखित तिनै विषयमा एकीकृत रूपमा सुधारको आवश्यकता रहेको छ।

## **निजामती सेवामा विविधता व्यवस्थापन**

मुलुकमा भएको राजनीतिक परिवर्तनले शासन व्यवस्थामा आर्थिक, सामाजिक रूपान्तरण गर्नु पर्ने आवश्यकता महशुश गरियो। सो क्रममा सबै वर्ग, क्षेत्र र लिङ्गको प्रतिनिधित्व गर्नका लागि सकारात्मक विभेदको नीति अवलम्बन गरिएको छ। सार्वजनिक प्रशासनमा विविधता व्यवस्थापन गर्ने क्रममा सार्वजनिक सेवालाई समावेशी र प्रतिनिधिमूलक बनाउन आरक्षणको नीति अवलम्बन गरियो यो नीति अवलम्बन पछि प्रतिनिधित्वको अवस्थामा सुधार आएको देखिन्छ। संख्यात्मक रूपमा हेर्दा यो अवधिमा प्रतिनिधित्वको अवस्थामा उल्लेख्य सुधार आएको छ। तर यसले गुणात्मक रूपमा पारेको प्रभाव र समावेशीकरणको नीतिको कार्यान्वयनबाट लाभ हासिल गर्ने वर्गको बारेमा बृहत् अध्ययन हुनुपर्ने आवश्यकता रहेको छ। हाम्रो आर्थिक, सामाजिक व्यवस्था र यसले पार्नसक्ने प्रभावका बारेमा वस्तुगतरूपमा विश्लेषण गरी प्रभावकारिताको मूल्याङ्कन गर्ने समय भइसकेको छ। यस्तै नीति अवलम्बन गरेका छिमेकी देशहरूको अभ्यासलाई समेत विश्लेषण गरी यो नीतिगत प्रबन्धको पुनरावलोकन गर्नु पर्ने अवस्था देखिन्छ।

## **कार्य सम्पादन, मूल्याङ्कन सम्बन्धी**

निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुगत र वैज्ञानिक बनाउन विगतदेखि नै निरन्तर प्रयास गरिएको छ। तर यसले अपेक्षित नतिजा दिन सकिरहेको छैन। कार्य सम्पादन मूल्याङ्कन सङ्गठनको नीति, उद्देश्य, उपलब्धि र नतिजासँग आवद्ध हुन सकिरहेको छैन। सङ्गठनको अपेक्षित नतिजा हासिल गर्ने सूचक ऋणात्मक हुँदा समेत सबै कर्मचारीको कार्य सम्पादनमा सत प्रतिशत अङ्क प्राप्त भएको देखिन्छ। कार्य सम्पादन मूल्याङ्कनलाई कामसँग अर्थात् नतिजासँग आवद्ध गर्न नसकी व्यक्तिसँग, सम्बन्धसँग, आवद्धतासँग, बहुवा र वृत्ति विकाससँग मात्र जोडिएको छ। मूल्याङ्कन गर्ने अधिकारी र मूल्याङ्कनका आधारहरू समेत उपयुक्त हुन नसकेको अवस्था छ। यो औपचारिक विषयमा सीमित भएको छ। वस्तुगत हुन सकेको छैन। अवसरको वितरण एवम् जिम्मेवारीको निर्धारणमा यसलाई जोड्न सकिएको देखिँदैन।

### सेवा करार सम्बन्धी

सार्वजनिक प्रशासन विशेष गरी निजामती सेवामा जनशक्तिको चाप कम गर्न, दीर्घकालीन आर्थिक दायित्व घटाउन, कामप्रति कर्मचारीहरूलाई जिम्मेवार बनाउन र कार्य सम्पादनलाई लचक, सहज र सरल बनाउनका लागि सेवा करारको अवधारणा विकसित भएको हो। तर हाम्रो निजामती सेवामा सेवा करारको प्रयोग अपेक्षित रूपमा हुन सकेको देखिँदैन। पाले, पहरा, सर-सफाई, सुरक्षा र प्राविधिक प्रकृतिका कामहरू (सवारी चालक, कम्प्युटर अपरेटर)का लागि सेवा करारको अवधारणा प्रयोगमा ल्याउनु पर्ने हो। त्यस्तै छोटो अवधिको सेवा लिनका लागि, परियोजना प्रकृतिको कार्य सञ्चालनमा सहजताका लागि यसको प्रयोग गरिनु पर्ने हो। यसको विपरीत स्थायी प्रकृतिका पदमा सेवा करारमा जनशक्ति भर्ना गर्ने, त्यस्ता जनशक्तिलाई निश्चित जिम्मेवारी दिन नसक्ने, अनन्त कालसम्म कायम राख्ने, करारका शर्त विपरीत स्थायी कर्मचारीहरूका समान सेवा, शर्त, सुविधाहरू वितरण गर्ने, सेवा शर्त र सुविधामा एकरूपता कायम नहुने जस्ता समस्याहरू देखिएको पाइन्छ। कतिपय करार सेवाका जनशक्तिले करारमा सेवा गरेको आधारमा स्वतः स्थायी नियुक्ति पाउनु पर्ने माग राखी सिंहदरवार बन्द जस्ता कार्यक्रम समेत राख्न थालेको पाइएको छ। कतिपय सङ्गठनले आफ्नो आन्तरिक नियमावलीमा विशेष व्यवस्था गरी स्थायी पदहरूमा करारमा नियुक्ति गरी निरन्तरता दिएका र लोकसेवा आयोगमा कर्मचारी माग गरी पदपूर्ति गर्दा समेत त्यस्ता कर्मचारी यथावत कायम राख्ने गरेको पनि पाइएको छ। निजामती प्रशासनको न्यूनतम मूल्य एवम् सेवा करारको आधारभूत अवधारणासँग मेल नखाने खालका व्यवस्थाहरू पुनरावलोकन गरी निजामती प्रशासनमा एकरूपता कायम गर्नुपर्ने देखिन्छ।

### नतिजामूलक सार्वजनिक प्रशासन

परम्परागत सार्वजनिक प्रशासनको अवधारणामा अब परिवर्तन आइसकेको छ। सार्वजनिक प्रशासनमा व्यवस्थापनका नवीनतम मूल्य र मान्यताहरू प्रवेश गराउनु पर्ने आवश्यकता छ। यस्तै सार्वजनिक प्रशासनको केन्द्रबिन्दुमा अब नागरिकहरूलाई राख्नुपर्ने दृष्टिकोण विकास भइसकेको छ। प्रजातान्त्रिक परिवेशको निर्माण र नागरिकको सर्वोपरिताको लागि सार्वजनिक प्रशासनका हरेक क्रियाकलापहरू कानूनको सीमामा बाँधिएका हुनु आवश्यक छ। त्यस्ता क्रियाकलापहरू पारदर्शी, उत्तरदायी र वस्तुगत हुनु त्यतिकै आवश्यक देखिन्छ। सार्वजनिक प्रशासन नतिजामुखी हुन नसकेको, नागरिक केन्द्रित दृष्टिकोण राख्न नसकेको, कानूनले तोकेको विधि र प्रक्रियामा सञ्चालन हुन नसकेको, लगानीको तुलनामा उपलब्धि र उत्पादकत्व अभिवृद्धि हुन नसकेको जस्ता आरोप लाग्दै आएका छन्। यस्ता आरोपबाट मुक्त हुनुका लागि सार्वजनिक प्रशासनको कुनै एउटा पक्ष र क्षेत्रमा मात्र सुधार गरेर संभव छैन। यसका लागि समग्र प्रशासनको संरचना, प्रक्रिया, लगानी, जनशक्ति र कार्य संस्कृतिको बृहत् पुनरावलोकन गर्नु पर्ने देखिन्छ।

## लोककल्याणकारी दृष्टिकोणको व्यावहारिक अभ्यास

नेपालको अन्तरिम संविधान, २०६३ ले लोककल्याणकारी शासन व्यवस्थालाई आत्मसात गरेको छ। सार्वजनिक सुरक्षा, प्रभावकारी सेवा प्रवाह, कमजोर र पिछडिएका वर्गको उत्थान राज्यको काम हो। जनताले सरकार एवम् सार्वजनिक प्रशासनबाट सुरक्षा र सेवा खोजेका छन्। त्यसैले सार्वजनिक प्रशासनको भूमिका घटेको छैन। प्रभावकारी बनाउनु पर्ने आवश्यकता बढेको छ। उत्तरदायित्व बढेको छ। राज्यमा शासन र व्यवस्थाको आधिकारिता खस्कन दिनु हुँदैन। यसलाई दृढताले, जिम्मेवारीले, अनुशासनले, विश्वसनीयताले जगेर्ना गर्नुपर्ने अवस्था छ। यसका लागि शासकीय एकाईहरूको तेर्सो (Horizontal) र ठाडो (Vertical) दुवैतर्फ सक्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ।

## कार्य संस्कृतिको अवस्था

सार्वजनिक प्रशासनमा क्रियाशील जनशक्ति योग्यता प्रणालीबाट चयन भई आएका भएपनि कार्य सम्पादनमा गुणात्मक देखिन नसक्दा सक्षमतामा नै प्रश्न चिन्ह लागेको अवस्था छ। कर्मचारीको सोच, व्यवहार, प्रवृत्ति र मनोवृत्तिमा प्रजातान्त्रिक परिपाटी अनुसारका मूल्य मान्यता र दृष्टिकोण झल्की सकेको अवस्था देखिँदैन। सरोकारवाला व्यक्ति वा पक्ष पछ्याडि नलागी कुनै पनि निर्णय गर्नु पर्ने फाइल अगाडि बढ्दैन भन्ने आम जनमानसको दृष्टिकोण रहेको छ। निर्णयका तहहरू धेरै छन्। नतिजामा भन्दा प्रक्रियामा जोड दिने कार्य संस्कृतिले सेवाग्राहीहरू असन्तुष्ट रहेको पाइन्छ। अनियमितता नियन्त्रणका लागि भनी प्रक्रियागत जटिलता बढाउने अभ्यास रहेको छ। जिम्मेवारी पन्छाउने र अवसरको खोजी गर्ने आरोपलाई निजामती प्रशासनले व्यवहारतः खण्डन गर्न सकेको छैन। व्यक्तिपरक कार्यशैलीको विद्यमानता छ।

## सुधार सँधै महत्वाकांक्षी एजेण्डाको रूपमा

सार्वजनिक प्रशासनमा सुधारका प्रयासहरू निजामती प्रशासनको संस्थागत अभ्यासको थालनी सँगै भएको हो। छोटो अवधिमा धेरै सुधारका प्रयासहरू गरिए तर यो निरन्तर सुधारको विषय बन्न सकेन। प्रशासन सुधार आवधिक वा तदर्थ रूपमा गरिने विषय थिएन। यो शासन व्यवस्था सञ्चालनको नियमित काम हो। तर प्रशासन सुधारलाई मुलुकको परिवर्तनसँग विशेषतः राजनीतिक परिवर्तनसँग आबद्ध गरेर हेरियो। सुधारको नाममा सँधै संरचना परिवर्तनमा जोड दिइयो। प्रतिवेदनहरू असाध्यै महत्वाकांक्षी ढङ्गले लेखिए। व्यावहारिकतालाई कम विचार गरिएको देखियो। सरकारले पनि प्रशासन सुधारका प्रतिवेदनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तर्फ क्रियाशीलता देखाएन। सुधार संस्थागत भएन व्यक्तिपरक भयो। कसको पालामा के गरियो भन्ने जस्ता टिप्पणी र सो आधारमा मूल्याङ्कन गर्ने गरियो। निरन्तर सुधारको अवधारणाले महत्त्व पाउन नसकेबाट सुधारका प्रयासहरू दीगो र प्रभावकारी हुन सकेनन्।

## प्रशासन सुधारका प्रयासहरूको प्रभाव मूल्याङ्कन

मुलुकमा भएका प्रशासन सुधारका काम कारवाहीले पारेको प्रभावको वस्तुगत मूल्याङ्कन गर्न सकिएको देखिएन। प्रभाव मूल्याङ्कनका लागि सङ्ख्यात्मक एवम् गुणात्मक सूचकहरू विकास गरी सुधारबाट परेका सकारात्मक र नकारात्मक प्रभावहरूको समुचित विश्लेषण गरी आवश्यक पृष्ठपोषण लिन सक्नु पर्दछ। सुधारका प्रयाससँगै चुनौती सम्बोधन गर्ने संयन्त्रको विकास गर्न सक्नु पर्दछ। उत्प्रेरणाका उपायहरूलाई कार्यान्वयन गर्न सुधारका कर्ताले अख्तियारी पनि प्राप्त गर्नु पर्दछ, उत्तरदायित्व पनि वहन गर्नु पर्दछ।



## राजनीतिक प्रतिबद्धता

सार्वजनिक प्रशासनको समग्र सुधार प्रशासकीय तहबाट मात्र सम्भव हुँदैन । यसका लागि नीतिगत रूपमा राजनीतिक नेतृत्व र राजनीतिक शक्तिको उच्च प्राथमिकता र सुधारप्रतिको प्रतिबद्धता आवश्यक हुन्छ । राजनीतिक पद्धति भन्दा बाहिर रहेर सार्वजनिक प्रशासनमा सुधार सम्भव नभएकोले सबैभन्दा पहिलो सुधारको थालनी राजनीतिक पद्धतिबाटै गरिनु पर्दछ । राजनीति प्रणालीले सही मार्ग नसमाते सम्म कुनै पनि शासकीय पद्धतिमा सुधारका प्रयासले अपेक्षित नतिजा दिन सक्दैन । राजनीतिक सङ्क्रमणकाल र संवैधानिक रिक्तताको अवस्थामा सार्वजनिक प्रशासनलाई थप विग्रन नदिनु सुधारको दिशामा पहिलो चुनौती हो । यो राजनीतिको प्रथमिकता कहिल्यै पर्न नसकेर उपेक्षित भएको क्षेत्र हो जसको प्रभाव राष्ट्रिय उत्पादकत्व र सार्वजनिक सेवा प्रवाहमा परिरहेको छ । अब राजनीति र प्रशासनको सीमा, सम्बन्ध स्पष्ट गरी उत्तरदायित्वमा समेत साभेदारी कायम गरिनु पर्दछ । हाम्रो सन्दर्भमा सार्वजनिक प्रशासन सञ्चालनका विधि, प्रक्रिया, मूल्य मान्यता र दृष्टिकोणमा राजनीतिक नेतृत्व र राजनीतिक शक्तिहरू प्रष्ट छैनन् । कर्मचारीतन्त्र निश्चित पद्धतिले चल्ने हो भन्ने मान्यता भन्दा निश्चित स्वार्थ सिद्धका लागि परिचालित हुने औजारको रूपमा लिइएको अवस्था छ । यो समय राजनीतिक सङ्क्रमणकालको अवधि हो । प्रशासनिक सङ्क्रमणकाल होइन । त्यसैले यसको परिचालनमा सर्वस्वीकृत मूल्यलाई अवलम्बन गर्न सक्नु पर्दछ । योग्यता प्रणालीको जगेर्ना गरी प्रशासनलाई वस्तुगत रूपमा सञ्चालन गर्न राजनीतिक नेतृत्व तत्पर हुनुपर्दछ । योग्यताका मापदण्ड (Merit Criteria) लाई राजनीतिक मापदण्ड (Political Criteria) ले पराजित गर्नु हुँदैन । अहिले प्रशासनमा देखिएको राजनीतिक हस्तक्षेप र राजनीतिप्रतिको प्रशासकहरूको अनुरागमा परिवर्तन ल्याउनु सुधारको पहिलो शर्त हो ।

## प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी

सार्वजनिक प्रशासनको क्षेत्रमा विद्यमान समस्याको पहिचान गरी समाधानका उपायहरू सुझाउन उच्चस्तरीय प्रतिनिधि रहेका प्रशासन सुधार आयोग/समितिहरू गठन गर्ने प्रचलन अब हाम्रो सन्दर्भमा पनि नौलो भएन । तर त्यस्ता समितिले दिएका सुझावहरूको कार्यान्वयनको पाटो एकदम कमजोर रहेको पाइएको छ । कार्यान्वयन भएका सुझावहरू पनि प्रतिवेदनमा परेको कारणले कार्यान्वयन भएको नभई समयानुसार भएका कार्यको परिणति स्वरूप कार्यान्वयनमा भएको देखिन्छ । प्रतिवेदन तयार गर्दा समग्र सुधारका महत्वाकांक्षी विषयहरू समेटेर तयार गरिने प्रवृत्ति एकातिर रहेको छ भने जस्तो सुकै व्यावहारिक आवश्यकता भएपनि दबाव समूह वा स्वार्थसँग आबद्ध नभई कुनै नयाँ काम नगर्ने शासकीय प्रवृत्ति यसका लागि प्रमुख जिम्मेवार पक्षको रूपमा रहेको छ । अर्थ मन्त्रालयको सहयोग, सामान्य प्रशासन मन्त्रालयको अग्रसरतामा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले यो विषयको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यो राजनीतिक तवरबाट जनतालाई देखाउन गरिने विषय होइन । संरचनात्मक एवम् व्यवहारपरक दुबैरूपमा सुधारलाई कार्यान्वयनमा ल्याउनु पर्दछ । प्रशासन सुधारका हरेक प्रतिवेदनहरू पढाउने काम गर्नु पर्छ भन्ने मान्यतामा उभिएका देखिन्छन् । पद्धतिमा हिँडाउने काम निककै नै कठिन काम हो जसका लागि कार्यान्वयनको जिम्मेवारीमा बसेकाहरूमा कठोर अठोट आवश्यक हुन्छ ।

## जनसंख्या, सार्वजनिक सेवाको चाप र प्रकृति अनुरूप कर्मचारीको व्यवस्थापन

जनसङ्ख्याको वितरण, जनघनत्वको अवस्था, प्रवाह गर्नुपर्ने सेवाको व्यापकता, निर्वाह गर्नुपर्ने भूमिका, पूर्वाधार र प्रविधिको विकास एवम् सार्वजनिक प्रशासनको क्षेत्रमा देखिएका पछिल्ला मूल्य मान्यता र चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कर्मचारी प्रशासनको विद्यमान संरचना सँगै

यसको सङ्ख्यात्मक अवस्था समेत समय सापेक्ष हुन सकेको छैन। हाम्रो मौलिक परिवेश र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आवश्यक जनशक्तिको सङ्ख्या निर्धारण भएको पाइदैन। कतिपय काम बढेका छन् जस्तै स्थानीय निकाय। कतिपय क्षेत्रमा काम घटेका छन् (जस्तै हुलाक)। कामका आधारमा कर्मचारीको सङ्ख्या पुनरावलोकन गर्ने गरिएको छैन। कर्मचारीतन्त्र नत रोजगारी दिने थलो हो नत खर्च कटौतीको माध्यम। त्यसैले नयाँ कुरा गरी आत्मरतिमा रमाउने समय होइन यो। सुधारको थालनी तत्काल गर्नु पर्दछ।

## भ्रष्टाचार नियन्त्रण र सुशासन

भ्रष्टाचारले सबै पक्षलाई नराम्रोसँग गाँजेको छ। भ्रष्टाचारको विषयमा जताततै कुराहरू भई रहन्छन् तर, त्यसलाई नियन्त्रण गर्ने हाम्रा सबै प्रयासहरू सफल हुन सकिरहेका छैनन्। भ्रष्टाचारको शुरूवात नीति निर्माणको तह, सार्वजनिक निर्माण सम्बन्धमा, सार्वजनिक निर्माणको लागत अनुमान गर्दादेखि नै शुरू भई निर्माण सम्पन्न भईसकदा राष्ट्रको ठूलो धनरासी समाप्त हुने तर निर्माण भएको संरचना गुणस्तर युक्त नहुने समस्या रही आएको छ। जनतालाई सर्वसुलभ रूपमा वितरण गर्नुपर्ने सेवामा पनि जनताले अतिरिक्त मूल्य चुक्ता नगरी सेवा नपाउने अवस्था जताजतै देखिन्छ। अतः यी सबै समस्या समाधान गरी सुशासन कायम गर्न विद्यमान भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने साथै हाम्रो सामाजिक परिवेशलाई भ्रष्टाचार विरोधी संस्कृतिमा रूपान्तरण गर्दै जानुपर्ने आवश्यकता देखिन्छ।

## सार्वजनिक संस्थानको व्यवस्थापन

जुन उद्देश्यका साथ सार्वजनिक संस्थानहरूको स्थापना गरिएको थियो, त्यो उद्देश्य परिपूर्ति गर्नमा संस्थानहरू असफल मात्र होइन उल्टो राष्ट्रको लागि बोझ सावित भएका छन्। यसमा मुख्य त संस्थान व्यवस्थापनको कमजोरी देखिन्छ। सार्वजनिक संस्थानहरूमा राजनीतिक रूपमा नियुक्त हुने नेतृत्व एवम् अनावश्यक रूपमा कर्मचारीहरू भर्ना गर्नाले संस्थानले आफ्नो लक्ष्यअनुरूप कार्य गर्न नसकेका हुन्। अब आवश्यक नभएका संस्थानहरूलाई बन्द वा खारेज गर्ने तथा आवश्यक संस्थानहरूमा प्रतिस्पर्धाको आधारमा व्यवस्थापक नियुक्त गर्ने, अनावश्यक कर्मचारी नराख्ने, संस्थानमा कर्मचारी नियुक्तिको लागि संस्थान सेवा आयोग गठन गरी सो मार्फत नियुक्त गर्ने व्यवस्था मिलाउनुपर्ने, सबै सार्वजनिक संस्थानहरूमा अनावश्यक रूपमा सेवा सुविधा कर्मचारीहरूलाई बाँड्न नपाउने गरी एउटा मापदण्ड बनाई लागू गर्नुपर्ने देखिन्छ।

## स्थानीय निकायको सञ्चालन

स्थानीय निकाय जनताको सबैभन्दा नजिकको सरकारको रूपमा स्थापित छन्। स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले स्थानीय निकायहरूलाई जननिर्वाचित, जनप्रतिनिधिमूलक स्वायत्त संस्थाको रूपमा स्थापित गरेको छ। तर विगत एक दशकदेखि स्थानीय निकायहरू जनप्रतिनिधि विहीन भएवाट सेवा प्रवाह, विकास निर्माण र स्थानीय स्रोत साधनको पहिचान, परिचालन र सो प्रतिको जवाफदेहिता प्रभावकारी हुन सकेको छैन।

विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकदा लोकतान्त्रिक शासन प्रणालीको जग बस्न सकेको छैन। जसको कारण स्थानीय निकायको जिम्मा कर्मचारीलाई दिनु परेको छ। कर्मचारीलाई सबै स्थानीय निकायको जिम्मेवारी दिँदा जिम्मेवारी र उत्तरदायित्वको अभाव, स्थानीय क्षेत्रमा विकास निर्माण, स्रोत परिचालन, जनपरिचालनको अभाव भई स्थानीय निकायमा जाने रकमको दुरुपयोग तथा भ्रष्टाचार बढिरहेको अवस्था देखिन्छ। यसको समाधानको लागि स्थानीय निकायको अविलम्ब निर्वाचन गराउनु पर्ने देखिन्छ भने अर्कोतर्फ स्थानीय निकायमा कार्यरत

कर्मचारीलाई उचित आधार र प्रक्रिया अवलम्बन गरी एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा सरुवा गर्न सकिने अवस्था भएमा स्थानीय निकायमा कार्यरत कर्मचारीलाई आफ्नो कामप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउन सकिने अवस्था देखिन्छ ।

स्थानीय निकायहरू जनसंख्या, आन्तरिक आय, विकासको स्तर, वस्ती विकास, भौगोलिक बनावट र क्षेत्रफल आदिका आधारमा अनुपयुक्त देखिएका छन् । अतः स्थानीय निकायहरूलाई viable unit का रूपमा विकास गर्नका लागि जनसंख्या, आन्तरिक आय, विकासको स्तर, वस्ती विकासको अवस्था र सार्वजनिक सेवामा जनताको पहुँच, क्षेत्रफल आदिका आधारमा पुनर्संरचना गरी वर्गीकरण गर्नु आवश्यक छ । हालका ४-६ वटा गा.वि.स.हरूलाई गाभेर गाउँपालिका बनाउने, संस्थागत विकास र जनशक्ति व्यवस्थापन गरी अधिकृत स्तरको सचिव राख्ने र वर्गीकरणका आधारमा न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (MCPM) का सूचकहरू निर्धारण गरी स्थानीय निकायहरूको सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने देखिन्छ ।

### **कर्मचारीको मूल्याङ्कनमा नागरिक एवम् सेवाग्राहीको सहभागिता**

नागरिकलाई उचित समयमा निश्चित प्रक्रिया अवलम्बन गरी छिटो छरितो सेवा दिनु कर्मचारीको दायित्व हो । कर्मचारीले जनतालाई दिएको सेवा सुविधाको मूल्याङ्कनको प्रक्रियामा सुधार गर्न सकेमा सेवा सुविधामा प्रभावकारिता आउन सक्छ । स्थानीय तहमा जनतालाई प्रत्यक्ष रूपमा सेवा सुविधा वितरण गर्ने स्थानमा रहेका कर्मचारीको मूल्याङ्कन गर्दा सो स्थानमा बस्ने नागरिक र सेवाग्राही जनता सहभागिता गराउने प्रणालीको विकास गर्न सकिएको छैन । जसले गर्दा कर्मचारीलाई जनताप्रति प्रत्यक्ष उत्तरदायी बनाउने पद्धतिको अवलम्बन गर्न सकिएको देखिँदैन अतः कर्मचारी र जनता बीचको सम्बन्धमा सुधार ल्याउन र सेवामा गुणस्तरीयताको अभिवृद्धि गर्न कर्मचारीको ३६०° मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्नु आवश्यक छ ।

कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनलाई सङ्गठनको प्रगतिसँग आबद्ध गर्न सकिएको छैन । का.स.मू. मा सबैले सतप्रतिशत अङ्क पाउने प्रवृत्तिले यसको मूल्य शून्य प्राय भएको छ । साथै का.स.मू. वापतको अङ्क प्राप्तिका लागि कर्मचारी हाकिम (आफ्नो सुपरिवेक्षक) प्रति अनुग्रहित हुने तर सेवाग्राही र सरोकारवालाहरूप्रति उत्तरदायी हुनु नपर्ने अवस्था सृजना भएको छ ।

त्यसैले कर्मचारीको मूल्याङ्कनको निश्चित अङ्क सेवाग्राही, सरोकारवाल, सहकर्मीबाट पाउने पद्धति (360° Evaluation) को विकास गर्न उपयुक्त हुन्छ । यसले कर्मचारीको उचित मूल्याङ्कन भई सेवा प्रवाह, समन्वय र सो प्रतिको Downward Accountability को प्रवर्द्धनमा सघाउ पुऱ्याउँछ । साथै स्वमूल्याङ्कन पद्धतिको विकास गरी मूल्याङ्कन कार्यलाई बढी बस्तुनिष्ठ, व्यावहारिक र पारदर्शी बनाउन सकिन्छ ।

### **कर्मचारीको सेवा निवृत्त हुने उमेर**

निजामती कर्मचारी लगायत शिक्षक एवम् न्यायाधीशको सेवाको उमेरमा एकरूपता छैन । सर्वोच्च अदालतका न्यायाधीशको सेवा उमेर ६५ वर्षसम्म छ भने जिल्ला र पुनरावेदन तहमा ६३ वर्ष कायम गरिएको छ । शिक्षकको ६० वर्ष छ भने निजामती कर्मचारीको ५८ वर्ष कायम गरिएको छ । नेपाली जनताको औसत आयुमा हुँदै गएको वृद्धि अनुभवी कर्मचारीको काम गर्न सक्ने उमेर समेतलाई विचार गरी राज्यबाट सेवा सुविधा लिने सबै राष्ट्रसेवकको सेवा उमेर ६० वर्ष बनाउने र सबै न्यायाधीशको सेवा उमेर ६५ बनाउँदा समसामयिक र राष्ट्रको हितमा हुने देखिन्छ ।

### **राष्ट्रसेवकको पारिश्रमिक**

राष्ट्रसेवक कर्मचारीको तलब भत्तालाई समसामयिक बनाउन नसक्दा सेवा सुविधाको लागि कर्मचारीले आन्दोलन गर्नुपर्ने अवस्था सृजना भई रहने गरेको देखिन्छ। कर्मचारीको तलबलाई महंगीको आधारमा उपयुक्त बनाउँदै लैजान सकिएको छैन। तलब भत्ता निर्धारण गर्दा कर्मचारीले पाल्नुपर्ने परिवारको संख्या, बजार मूल्य एवम् अन्य सार्क राष्ट्रमा राष्ट्रसेवक कर्मचारीलाई दिएको तलब सुविधालाई समेत विचार गरी निर्धारण गर्नुपर्ने देखिन्छ। वार्षिक रूपमा दिइने तलबवृद्धि (ग्रेड) पर्याप्त छैन। जसको कारण वार्षिक तलब वृद्धिले महंगीको आधारमा कर्मचारीलाई राहत पुग्न सकेको छैन। अतः ग्रेड प्रत्येक कर्मचारीको एक दिनको तलब बराबर दिनु पर्ने देखिन्छ। कर्मचारीलाई आफ्नो कामप्रति उत्प्रेरित बनाईराख्न उसलाई समयसापेक्ष उपयुक्त तलब भत्ता दिनु अति आवश्यक छ।

### **कार्यसम्पादन मूल्याङ्कन**

हाल प्रयोग भई रहेको कार्यसम्पादन मूल्याङ्कन प्रणालीले कर्मचारीको कार्य क्षमताको उचित मूल्याङ्कन गर्न सकेको छैन। यसलाई सुधार गरी प्रत्येक कार्यालयको आ-आफ्नै फाराम हुनुपर्ने देखिन्छ। जसबाट अलग-अलग कार्य प्रकृतिलाई उल्लेख गर्न सकियोस। कार्यसम्पादनको मूल्याङ्कन गर्दा आफ्नो सुपरीवेक्षकको साथै सेवाग्राही जनताको तर्फबाट समेत मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्नसकेमा मूल्याङ्कन प्रणालीबाट जनताको सन्तुष्टी र असन्तुष्टीको मापन गर्न सकिने हुँदा कार्यसम्पादन मूल्याङ्कनको पुनरावलोकन गर्नुपर्ने देखिन्छ।

### **गुनासो सुनुवाई र सूचना प्रवाह**

हरेक सरकारी कार्यालयहरूमा आन्तरिक तथा बाह्य गुनासो सुनुवाई र सूचना प्रवाहको व्यवस्था प्रभावकारी रूपमा प्रयोग भई रहेको देखिँदैन। सरकारी कार्यालयहरूबाट भएका काम कारवाही प्रति जनताको के कस्तो धारणा रहेको छ र त्यसमा के कस्ता कमी कमजोरी रहेका छन्, तिनमा के कस्ता सुधार ल्याउन जरूरी छ, भन्ने जानकारी लिनलाई पनि प्रत्येक कार्यालयमा गुनासो सुनुवाई गर्ने र सूचना प्रवाह गर्ने अधिकारी तोकिनु पर्ने व्यवस्था पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन। यस्तो अधिकारीले गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रणालीको विकास गर्नु पनि जरूरी छ। हामीले हाम्रो सेवालाई निरन्तररूपमा सुधार गर्दै लैजानको लागि साथै जनताप्रति जिम्मेवार र उत्तरदायी हुनको लागि समेत गुनासोको तत्काल सम्बोधन तथा सुनुवाई र सूचना प्रवाहलाई व्यवस्थित बनाउनु पनि आवश्यक देखिन्छ।

### **सार्वजनिक विदा**

नेपालमा सार्वजनिक विदा धेरै थिए त्यसमा पनि धर्म निरपेक्ष राष्ट्रको घोषणा पछि मुलुकको विविधताको पहिचान र मान्यताका आधारमा दिइने सबै धर्म जात जातिका चाडपर्व, नयाँ वर्ष जस्ता पर्वमा समेत सरकारले सार्वजनिक विदा घोषणा गर्दा सार्वजनिक विदाका दिनहरू धेरै भएका छन्। सार्वजनिक विदालाई सार्वजनिक सेवामा पार्ने प्रभावको समेत आधारमा विश्लेषण गरी पुनरावलोकन गर्नुपर्ने देखिन्छ, साथै हालको हप्तामा १ दिन र शुक्रवार ३ बजे विदा गर्ने प्रणालीमा सुधार गरी कार्यालय समय ९ बजेबाट शुरू गरी ५ बजेसम्म कायम गर्ने र हप्तामा २ दिन विदा दिनु समय सापेक्ष हुने देखिन्छ। हप्तामा २ दिन विदा दिन नमिल्ने कार्यालयमा पालो पालो गरी सेवा सुविधालाई निरन्तरता दिने प्रणालीको विकास गर्नु उपयुक्त हुने देखिन्छ।

### **वृत्ति विकास**

नेपालको निजामती सेवामा वृत्ति विकास प्रणालीका आधारहरू निरन्तर रूपमा फेरबदल भईरहने गरेका छन्। निजामती सेवा नियमावलीमा सबै भन्दा बढी संशोधन कर्मचारीको बहुवा प्रावधानमा हुने गरेको छ। यसले गर्दा कर्मचारीको वृत्ति विकास प्रणाली अनिश्चित भइरहेको छ। कर्मचारीको वृत्ति विकासलाई एउटा प्रणालीमा आबद्ध गरी लैजानु पर्ने आवश्यकता देखिन्छ। निश्चित प्रणाली बसालेपछि वृत्ति विकास अनुमान योग्य बनाउन सकिन्छ। यसपछि कम्तीमा पनि १० वर्ष सम्म त्यसलाई संशोधन नगर्ने गरी अनुमान योग्य वृत्ति विकास प्रणालीको विकास गर्नुपर्ने आवश्यकता देखिन्छ।

### **कर्मचारीको गैर मौद्रिक प्रोत्साहन**

निजामती सेवा ऐनले कर्मचारीहरूले पाउने मौद्रिक र गैर मौद्रिक सुविधाहरूको व्यवस्था गरेको छ। तर यि सुविधाहरू समय सापेक्ष र पर्याप्त नभएको गुनासो आउने गरेको छ। कर्मचारीलाई आवश्यक पर्ने न्यूनतम सेवा सुविधा प्रदान गर्न नसक्दा भ्रष्टाचार र अनियमितताले प्रश्रय पाएको अवस्था विद्यमान छ। अतः आवास तथा यातायात सुविधा प्रदान गर्नुपर्ने आवश्यकता देखिन्छ। कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउन नसक्दा कर्मचारीलाई दिएको तलव भत्ताको ठूलो हिस्सा घर भाडामा जाने अवस्था रहेको छ। सार्क राष्ट्रहरूले राजधानी शहरमा आफ्ना कर्मचारीहरूलाई आवास सुविधा उपलब्ध गराएको अवस्थालाई समेत विचार गरी हामीले पनि सबै कर्मचारीहरूलाई आवास सुविधा उपलब्ध गराउन सकेमा एकातिर घर जग्गा व्यवसायीले बनाएका घर तथा फ्ल्याटहरू विक्री हुन नसकेको कारणले गर्दा अर्थतन्त्रलाई चलाएमान बनाउन पनि कठिनाई परेको अवस्था समेतलाई विचार गरी कर्मचारी सञ्चयकोषसँगको सहकार्यमा निजीक्षेत्रले बनाएका आवास क्षेत्रमा माथिल्लो स्तरका कर्मचारीको लागि घर तथा तल्लोस्तरका कर्मचारीको लागि सामुहिक फ्ल्याट उपलब्ध गराउनु उपयुक्त हुने समेत देखिन्छ। यसबाट कर्मचारीको सुरक्षा तथा यातायातको सामुहिक व्यवस्था गर्न सकिने देखिन्छ।

### **निजामती तथा शिक्षक अस्पताल**

हाल निजामती अस्पताल काठमाडौंमा केन्द्रित भएकोले देशभरका कर्मचारीहरूको सो अस्पतालमा सहज पहुँच कायम हुन सकेको छैन। त्यसैगरी निजामती, सेना, प्रहरीका लागि सुविधा सहितको अस्पतालको व्यवस्था गरे पनि शिक्षकहरूले यो सुविधा पाउन सकेको अवस्था देखिँदैन। निजामती कर्मचारीहरू एवम् शिक्षकहरूलाई सहजरूपमा उपचारको प्रबन्ध गर्नका लागि उपत्यका बाहिर अस्पतालको व्यवस्था गर्न सकिँएमा यसले उपत्यका बाहिर बस्न उत्प्रेरित गर्ने, सुलभ उपचारमा पहुँच वृद्धि हुने एवम् आफूलाई सरकारले सम्बोधन गरेको अनुभूति गरी कामप्रति/सेवाप्रति सार्वजनिक सेवामा क्रियाशील जनशक्तिको मनोबल बढ्नसक्ने अवस्था रहन्छ।

### **छड्के प्रवेश र यसको प्रभावकारिता**

निजामती प्रशासनको सहसचिवसम्म निश्चित प्रतिशत छड्के प्रवेशको व्यवस्था राखिएको छ। यसबाट समय समयमा प्रतिभावान जनशक्तिको निजामती सेवामा प्रवेश भइरहेको छ। छड्के प्रवेश जुन उद्देश्यका साथ राखिएको थियो सो बमोजिम नभई सेवा भित्रैका जनशक्तिमात्र माथिल्लो ओहदामा जाने प्रवृत्ति देखिएको छ। माथिल्लो पदमा जानको लागि कार्यालयको काम नगरी कर्मचारीले आफ्नो पढाई तिर मात्र लाग्ने अवस्था देखिएको हुँदा यसलाई बन्द गर्नुपर्दछ भन्ने आवाज पनि आएको पाइन्छ। तर धेरैजसो प्रशासन विज्ञको भनाईमा यसले समग्र निजामती प्रशासनमा नयाँ रक्तसञ्चार गराएको युवा जनशक्तिलाई प्रशासनको नेतृत्वमा जाने अवसर दिई

सुधारको अवसर ल्याउको हुँदा यसलाई निरन्तरता दिनु नै उपयुक्त हुने देखिन्छ भनी राय व्यक्त भएको अवस्थालाई समेत विचार गर्दा यसलाई निरन्तरता दिनु नै उपयुक्त देखिन्छ ।

### **अर्धन्यायिक निकायको व्यवस्थापन**

अर्धन्यायिक निकायलाई कानुनले दिएको जिम्मेवारी मध्ये न्यायिक काम कारवाही उपयुक्त तरिकाबाट भए गरेको पाइदैन । फैसला लेखन कार्य, फैसला बमोजिमको दण्ड जरिवानाको लगत राख्ने काम, त्यसलाई कानुन बमोजिम असुल उपर गर्ने कार्यमा कुनै निश्चित पद्धतिको विकास भएको पाइदैन । अर्धन्यायिक निकायलाई कानुनले दिएको न्यायिक जिम्मेवारी वहन गर्ने सम्बन्धमा उपयुक्त ज्ञान सिप दिलाउन तालिम दिने र अर्धन्यायिक निकायबाट भएका फैसला बमोजिमको दण्ड जरिवानाको लगत राख्ने र असुल उपर गर्ने सम्बन्धमा आवश्यक निर्देशिका बनाई लागू गर्नु पर्ने देखिन्छ ।

### **वैदेशिक रोजगारको व्यवस्थापन**

स्वदेशमा उपयुक्त रोजगारीको सृजना हुन नसकेको अवस्थामा वैदेशिक रोजगारी एउटा उपयुक्त विकल्प भएको कुरामा विवाद छैन । तर वैदेशिक रोजगारीमा जाने युवालाई विभिन्न प्रलोभनमा पारी अनावश्यक सेवा सुविधाका आश्वासन देखाई ठगी गर्नेक्रम स्वदेशमा भइरहेको छ । विदेशमा जाँदा भने बमोजिमको सेवा सुविधा नपाउने, काम नपाउने भई नेपाली युवाहरू विभिन्न देशमा विचल्लीमा परिरहेका छन्, भने नेपाली युवतीहरूले विभिन्न किसिमका यौनजन्य हिंसाको शिकार बन्नु परेका समाचार आइरहेको अवस्थामा वैदेशिक रोजगारमा सुधार गर्दै लैजानु पर्ने देखिन्छ । विदेशमा कामको लागि जाने सबै युवालाई उचित तालिमको व्यवस्था गरी सिपयुक्त बनाई पठाउने, नेपाली महिलालाई विदेशमा पठाउँदा संस्थागत रूपमा मात्र पठाउने घरेलु कामदारको रूपमा महिलालाई नपठाउने साथै नेपाली कामदारको माग भएका सबै देशसँग सम्झौता गरी उचित पारिश्रमिक र सेवा सुविधाको सुनिश्चितता गरेर मात्र पठाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

### **सेवा निवृत्त कर्मचारीहरूको आचारसंहिता**

राज्यकोषबाट निवृत्तिभरण पाइरहेका सेवा निवृत्त कर्मचारीहरू व्यक्तिगत स्वार्थबाट प्रेरित भई विभिन्न संघ, सङ्गठन, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर रकारी संस्था, प्रतिष्ठान, फर्म र फोरमहरूमा संलग्नता देखाउने प्रवृत्ति बढेको छ । आफू सार्वजनिक पदमा रहँदा आफ्नो अनुकूलतामा ऐन, नियम र नीतिहरूको तर्जुमामा प्रभाव पार्ने र सेवा निवृत्त भैसकेपछि भोले कन्सल्टेन्सी संचालनमा ल्याउने, राष्ट्र हित विपरित अभिव्यक्तिहरू दिने, जस्ता कार्यहरू हुने गरेका छन् । अतः यस्ता प्रवृत्तिहरूको व्यवस्थापन गर्न सेवा निवृत्त कर्मचारीहरूले गर्न हुने र गर्न नहुने कुराहरू समेटेटी आचारसंहिताको तर्जुमा र सो को कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

आचार संहितामा राष्ट्रको अहित हुने विषयमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्नता रहन नहुने, निवृत्त भएको निश्चित अवधिसम्म वैतनिक परामर्शदाताको रूपमा कार्य गर्न नपाउने लगायतका प्रावधानहरू राखिनु पर्ने हुन्छ ।

### **राजपत्राङ्कित कर्मचारीहरूको पाठ्यक्रमको पुनरावलोकन**

लोकसेवा आयोगले यसै वर्षदेखि लागू हुने गरी रा.प.तृतीय शाखा अधिकृत (अ.प्रा.) तर्फको नयाँ पाठ्यक्रम निर्माण गरेको छ । रा.प. द्वितीय र प्रथम श्रेणीका अप्राविधिक र प्राविधिक पदहरूमा

छड्के प्रवेशको प्रावधान छ। यी पदहरूका (विशेषतः अप्राविधिक पद) लागि प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम योग्य व्यक्तिको खोजी (Talent Hunt) गर्ने किसिमको हुन नसक्दा अपेक्षा गरिए बर्माजिमको जनशक्ति बजारबाट सेवामा भित्र्याउन सकिएको छैन। साथै आन्तरिक प्रतिस्पर्धाको लागि निर्धारित पाठ्यक्रम पनि केवल सूचनाहरूको सङ्कलन गर्ने कार्यसम्म मात्र सिमित भै रचनात्मकता, श्रृजनशीलता, नेतृत्व, निर्णय क्षमता, समस्या समाधान, सङ्कट व्यवस्थापन जस्ता पक्षहरूको प्रयोगात्मक परीक्षण हुन नसकेको अवस्था छ। तसर्थ रा.प. द्वितीय र प्रथम श्रेणीका पदहरूको खुला र अन्तरसेवा मूलक आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम छुट्टा छुट्टै निर्धारण गरी क्षमतावान जनशक्ति भित्र्याउनका लागि पाठ्यक्रमलाई समसामयिक बनाउनु आवश्यक छ।

### **सुशासन ऐन तथा सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारिता**

सुशासन ऐन तथा सूचनाको हक सम्बन्धी ऐनका कतिपय प्रावधानहरूलाई एकरूपता कायम गर्नु पर्ने अवस्था छ। सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयन गर्न संस्थागत क्षमता र सञ्जालको अभाव छ। सूचना लुकाउने संस्कार कायमै छ। सूचनादाताको संरक्षणको प्रत्याभूति दिन सकिएको छैन। सूचनाको हक सँगसँगै आबद्ध हुनुपर्ने गोपनीयताको हकसम्बन्धी कानून, Documentation Act आदिको तर्जुमा र कार्यान्वयन हुन नसक्दा सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।

अतः सुशासन ऐन र सूचनाको हक सम्बन्धी ऐन बीच एकरूपता र सामञ्जस्यता कायम गरी सो को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ। सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयनका लागि आवश्यक पर्ने साधन स्रोत, जनता र सरोकारवालाहरूको सूचनाको सहज पहुँचका लागि प्रक्रियागत सरलीकरण र छोटो तथा शीघ्र प्रक्रियाको अवलम्बन, सूचनादाताको संरक्षणको प्रणालीगत प्रत्याभूति र सूचनाको हक सँग अन्तर सम्बन्धित हुने अन्य ऐन कानूनको निर्माण गर्नु आवश्यक छ।

### **सरकारी निकायद्वारा राष्ट्रिय उत्पादनको उपयोग**

देशमा औद्योगिकीकरणले गति लिन सकेको छैन। स्थानीय उत्पादनको बजार आयातित वस्तुहरूले ओगट्ने क्रम बढ्दो छ। कृषि/गैर कृषि उत्पादन लागत बढी हुने भएकाले देश बाहिवाट आउने वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ। सरकारी निकायहरूले पनि राष्ट्रिय उत्पादनको उपयोगलाई प्राथमिकता दिने व्यवस्था लागू हुन सकेको छैन। यस सन्दर्भमा राष्ट्रिय उत्पादनको प्रवर्द्धन गर्न सरकारले विशेष नीति लिनुपर्ने देखिन्छ। राष्ट्रिय उत्पादनको उपयोगमा वृद्धि ल्याउनका लागि हरेक सरकारी निकायहरूले स्वदेशी उत्पादन उपलब्ध भएसम्म अनिवार्य रूपमा प्रयोग गर्ने व्यवस्था लागू गर्नुपर्छ।

### **उच्च अध्ययन र वैदेशिक अध्ययन, अवलोकनका लागि मापदण्ड निर्धारण र कार्यान्वयन**

उच्च अध्ययन, वैदेशिक अध्ययन तथा अवलोकनका लागि निश्चित मापदण्डको अभावमा आफ्नो मान्छे, भनसुन आदिका आधारमा सिमित व्यक्तिले मात्र अवसर लिइरहेका छन्। उपलब्ध हुने अवसरहरूको समानुपातिक र समन्यायिक वितरण हुन नसकेका गुनासाहरू व्याप्त छन्। यी गुनासाहरूको सम्बोधन गरी उच्च अध्ययन, वैदेशिक अध्ययन र अवलोकन भ्रमणलाई व्यवस्थित बनाउनका लागि निश्चित मापदण्डहरू निर्धारण गरी दुर्गम क्षेत्रमा खटिएका कर्मचारीहरूले समेत यस्तो अवसर पाउने कुराको सुनिश्चित गर्दै उक्त मापदण्डको कठोरतापूर्वक पालना गर्ने र

मापदण्डको पालना नभएमा अख्तियारवालालाई कारवाही हुनेसम्मका प्रावधानहरू राख्नु पर्ने आवश्यकता देखिएको छ ।

### **भौगोलिक क्षेत्रको अनुभव र बहुवा व्यवस्था**

विद्यमान बहुवा व्यवस्थामा अङ्क गणना हुने पक्षहरू मध्ये जेष्ठता बाहेकका अन्य (का.स.मू., भौगोलिक अनुभव वापतको अङ्क, तालिम, शैक्षिक योग्यता) वापत पाउने अङ्क सबैको समान हुने स्थितिले गर्दा बहुवामा जेष्ठताको मुख्य भूमिका भएको देखिन्छ । कर्मचारीहरूमा बहुवा प्रयोजनका लागि अङ्क पुऱ्याउने नाममा दुर्गम मध्येको सुगम ठाउँमा सरूवा हुने प्रवृत्ति छ । सेवा अवधि १२ वर्ष नपुगी बहुवा हुन नसक्ने र १२ वर्षमा जुनसुकै भौगोलिक क्षेत्रमा काम गर्दा पनि भौगोलिक अनुभव वापतको अङ्क पुग्ने अवस्था छ । यसले गर्दा कर्मचारीहरू दुर्गममा काम गर्न जान नचाहने अवस्था छ । यसमा सुधार गरी कर्मचारीलाई दुर्गम क्षेत्रहरूमा काम गर्न जाने अवस्था श्रृजना गर्न र दुर्गमको अनुभव दिलाउनका लागि बहुवाको भौगोलिक अङ्क हटाई अनिवार्य रूपमा तोकिएको क्षेत्रको भौगोलिक क्षेत्रको अनुभव तोकिएका र दरबन्दी भएका पदहरूमा निश्चित अवधिसम्म काम नगरिकन बहुवाको संभाव्य उम्मेदवार नै नहुने व्यवस्था लागू गर्न आवश्यक छ ।

### **सेवा प्रवाहमा जनताको पहुँचको अवस्था**

सरकारलाई जनताको नजिक पुऱ्याई उनीहरूको सहभागिता, समन्वय, सहयोग र साभेदारीमा उनीहरूका सरोकारका विषयमा उनीहरूकै सल्लाह र सुभावाका आधारमा सार्वजनिक सेवा प्रवाह गर्ने पद्धतिको विकास गरी सरकार प्रतिको जनताको अपनत्व श्रृजना गर्न आवश्यक छ । यसका लागि “सेवाको वरिपरी जनता होइन जनताको वरिपरी सेवा” भन्ने अभियानका साथ विभिन्न किसिमका विस्तार र पहुँच (Outreach) कार्यक्रमको संचालन गर्नु पर्दछ ।

### **सार्वजनिक उत्तरदायित्वको अवस्था**

सार्वजनिक निकायद्वारा प्रदान गरिने सेवा तथा विकासका क्रियाकलापहरूको सम्बन्धमा सार्वभौम जनतालाई सुसूचित गराउने, सेवाप्रतिको प्रतिक्रिया लिने र जनगुनासाहरूको सम्बोधन गर्ने तथा सार्वजनिक निकायका सम्पूर्ण गतिविधिहरूलाई पारदर्शी बनाई जनताप्रतिको उत्तरदायित्व सुनिश्चित गराउँदै सुशासनको प्रत्याभूत गर्न सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता उत्तरदायित्वका संयन्त्रहरूको अभ्यास व्यापक र अनिवार्य गराउन सकिएको छैन ।

### **सार्वजनिक वा सामाजिक लेखा परीक्षणको व्यवस्था**

हरेक परियोजना तथा कार्यान्वयन निकायहरूले विकासका लागि गरेका खर्चको सामाजिक लेखा परीक्षण गरिनु पर्ने गरी आर्थिक प्रशासन कानूनमा व्यवस्था गरिनु पर्दछ । सम्बद्ध उपभोक्ता, लाभग्राही र स्थानीय नागरिक समाजका अगुवाहरूले आफ्नो क्षेत्रमा भएका विकास क्रियाकलापमा भएको खर्चको बारेमा जानकारी पाउने, खर्च तोकिएको मापदण्ड र आधारमा भए नभएको खोजी गर्न पाउने र भएको खर्चले दिएको उपलब्धिको मूल्याङ्कन गर्न पाउने समेतको अख्तियारी सहित परियोजना समाप्त हुनु वा कार्यक्रमहरू सकिनु अगावै सामाजिक लेखा परीक्षण गरी त्यसपछि मात्र अन्तिम लेखा परीक्षण गरिनु उपयुक्त देखिन्छ ।

### **स्थलगत रूपमा रहेका कार्यालय (गा.वि.स., स्वास्थ्य, कृषि, पशु आदि) को प्रभावकारिता**



स्वास्थ्य, कृषि, पशु जस्ता इलाका स्तरीय कार्यालयहरू गा.वि.स. र न.पा. जनतालाई Front desk मा बसी सेवा प्रवाह गर्ने निकायहरू हुन् । वास्तवमा जनताको सरकार भनेका यिनै कार्यालयहरू हुन् । जसले उनीहरूका आधारभूत आवश्यकताहरूको स्थानीय स्तरमा सम्बोधन गर्दछन् । यीनै कार्यालयहरूबाट सरकारको अनुहार जनतामा प्रतिविम्बित हुन्छ । अतः यस्ता स्थलगत रूपमा रहेका कार्यालयहरूको प्रभावकारिताको मूल्याङ्कन गरिनु जरूरी छ । यी कार्यालयहरूबाट प्रवाह हुने सेवाको गुणस्तर, परिमाण, समय, लागत र समन्यायिकता आदिका आधारमा मूल्याङ्कन गरी प्रभावकारिता परीक्षण गर्ने र सोका आधारमा कर्मचारीहरूलाई पुरस्कार र दण्डको व्यवस्था गर्दै कार्यसम्पादनमा आधारित तलवलाई स्थानीय स्तरका निकायहरूबाट लागू गर्नुपर्नेमा त्यसतर्फ राज्यको उचित ध्यान जान सकेको छैन । सेवा वितरण गर्ने स्थानीय स्तरका उल्लेखित निकायहरूलाई एकीकृत रूपमा स्थापना गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक छ ।

### **जनशक्ति योजना तर्जुमा र जनशक्ति विकास कार्यक्रम**

राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा वर्तमान र भविष्यमा आवश्यक पर्ने जनशक्तिको पहिचान, विकास र उपयोग गर्ने प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति योजनालाई निर्दिष्ट गर्ने जनशक्ति विकास नीतिको हालसम्म तर्जुमा हुन सकेको छैन । जसले गर्दा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्तिको उत्पादन हुन सकेको छैन । जनशक्ति उत्पादन गर्ने र उपयोग गर्ने निकायहरू बीच स्पष्ट सोच र समन्वयको अभाव खड्किएको छ । यसले गर्दा उत्पादित जनशक्तिले बजारमा अवसर नपाउने र बजारको माग बमोजिमका जनशक्ति उपलब्ध हुन नसक्ने स्थिति श्रृजना भएको छ ।

साथै निजामती सेवा भित्रको जनशक्तिको क्षमता विकास गरी उनीहरूको क्षमताको उपयोग गर्ने कार्य समेत जनशक्ति योजनाको अभावमा ओभरलप परेको छ । अतः राष्ट्रिय स्तरमा जनशक्ति विकास नीतिको तर्जुमा गरी नीतिले निर्दिष्ट गरे बमोजिमको आवधिक जनशक्ति योजना तर्जुमा र योजना बमोजिमका जनशक्ति विकास कार्यक्रमहरू संचालन गर्नु आवश्यक छ । यस कार्यका लागि जिम्मेवार निकायको किटानी र सक्रिय भूमिका तथा साभेदार र सरोकारवाला निकाय (निजी क्षेत्र समेत) हरू बीचको समन्वय, सहकार्य र साभेदारी अपरिहार्य छ ।

### **केन्द्रीय तहसिल कार्यालयको सुदृढीकरण**

सरकारी बाँकी असुल उपर गर्ने समेतका जिम्मेवारी रहेको केन्द्रीय तहसिल कार्यालयलाई सो अनुसारको संरचना, जनशक्ति, कार्यविधि र स्रोत साधन उपलब्ध हुन सकेको देखिदैन । अभिलेख राख्न सम्म पनि समस्या परेको अवस्था छ । असुल गर्नु पर्ने सरकारी बाँकीको अङ्क बढ्दो रूपमा रहेको सन्दर्भमा यो निकायलाई केन्द्रीय स्तरको कार्यालयको रूपमा स्तरोन्नती गरी अरू निकायको उच्च तहसँग सहयोग, समन्वय र सहकार्य गर्न सक्ने गरी जनशक्तिको व्यवस्था गर्नुपर्ने हुन्छ । यसका लागि उक्त कार्यालयको संरचना र कार्यविधिका सम्बन्धमा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

### **सरकारी सम्पत्तिको अभिलेख व्यवस्थापन**

सरकारी स्वामित्व र जिम्मामा रहेका सार्वजनिक सम्पत्तिहरूको एकीकृत र केन्द्रीकृत अभिलेख व्यवस्थित गर्न सकिएको छैन । सरकारी जिम्मामा रहेका घर, जग्गा, सवारी साधन, महत्वपूर्ण भौतिक साधन र अन्य मूल्यवान उपकरणहरूको एकीकृत अभिलेख राख्न नसक्दा सरकारी सम्पत्तिको दुरुपयोग र हिनामिना हुने जोखिम बढेको छ । त्यसैले लागि केन्द्रीय तहसिल

कार्यालयसंग समेत समन्वय गरी वा सोही निकायलाई केन्द्रीय अभिलेख एकाई बनाई सरकारी सम्पत्तिको अभिलेखलाई व्यवस्थित बनाउनु पर्ने आवश्यकता छ ।

### **सार्वजनिक प्रशासनमा सूचना प्रविधिको प्रयोग**

विगतको तुलनामा सूचना प्रविधिको विस्तार भइसक्दा पनि सार्वजनिक प्रशासनको कार्य सञ्चालन गर्ने पद्धति, प्रक्रियामा प्रविधिलाई आत्मसात गर्ने, सरकारी अभिलेख राख्ने, कागजरहित अवधारणा अपनाउने, सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्ने जस्ता उपायहरू अवलम्बन गर्न सकिएको छैन । प्रशासन पुनः संरचना आयोगको दोस्रो अन्तरिम प्रतिवेदन (क) मा सरकारी शासन क्षेत्रलाई विद्युतीय प्रविधि मार्फत सञ्चालन एवम् प्रवर्द्धन गर्न छुट्टै स्पष्ट नीति तथा कार्यक्रम तय गर्नुपर्ने आवश्यकता औल्याइएको छ । सो प्रतिवेदनले तत्कालीन, मध्यकालीन र दीर्घकालीन सोच सहितको राष्ट्रिय विद्युतीय शासन सम्बन्धी रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन गरेको सिफारिश अभैपनि उत्तिकै सान्दर्भिक रहेको देखिँदा सो सम्बन्धी कार्य थालनी गर्न सम्बन्धित निकाय विशेष गरी विज्ञान प्रविधि मन्त्रालय र सञ्चार मन्त्रालयले विशेष प्रयास गर्नुपर्ने देखिन्छ ।

### **उत्तराधिकारी योजनाको अवलम्बन**

नेपालको सार्वजनिक प्रशासनमा उत्तराधिकार योजना अभैसम्म नौलो विषयको रूपमा रहेको छ । निजामती सेवाका उच्च तहमा उत्तराधिकारी योजना लागू गर्ने नीतिगत व्यवस्था भएपनि सोको कार्यान्वयन पक्ष प्रभावकारी हुन सकेको देखिएन । नेतृत्व विकास र संस्थागत संभ्रना कायम राख्न तथा नीतिगत निरन्तरता कायम राख्न उपयुक्त विकल्पको रूपमा विकास भएको यो अवधारणालाई व्यवहारमा ल्याउन ढिलाई भइसकेको छ । विगतका प्रशासन सुधारसम्बन्धी प्रतिवेदनहरूले समेत यो विषयमा प्रष्टरूपमा सुझाव प्रस्तुत गरेको देखिन्छ । उत्तराधिकारी योजना लागू हुन सकेमा राजनीतिले प्रशासनलाई आफूखुशी परिचालन गर्न नसक्ने, नेतृत्व दीगो र अनुमानयोग्य हुने, नीतिगत व्यवस्थाप्रति अपनत्व बोध हुने र यसले निजामती प्रशासनलाई बलियो बनाउने अवस्था रहन्छ ।

### **विज्ञ समूह (Think Tank) को व्यवस्थापन**

सार्वजनिक सेवाका विभिन्न उच्चस्तरीय पदहरूमा रही सेवा गरेका अनुभवी र प्रतिभाशाली जनशक्तिलाई राज्यले परिचालन गरी राष्ट्रिय स्वार्थको संरक्षणमा योगदान लिन सक्नु पर्दछ । सेवामा रहँदा गरेको योगदानको आधारमा विज्ञहरूको समूहलाई निश्चित विषयमा अध्ययन गरी राज्यलाई सेवा गर्नसक्ने व्यवस्था गर्न सकिएमा सरकार र प्राज्ञिक व्यक्तिहरूका बीच छलफल र परामर्श गर्ने वातावरण निर्माण हुन्छ । तर सार्वजनिक प्रशासनमा यस्तो अभ्यास गर्न नसक्दा सेवा निवृत्त विशिष्ट ज्ञान सीप भएका व्यक्तिहरूको क्षमताको उपयोग गर्न सकिएको छैन । यसका लागि सरकारले अग्रसरता देखाई सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरूको साभ्ना मञ्च वा विषयगत आधारमा छुट्टा छुट्टै मञ्च बनाई अनुभवी र योगदान दिन हैसियत भएका जनशक्तिलाई एउटा डोरोमा आबद्ध गरी आवश्यक जिम्मेवारी दिने र सेवा लिने व्यवस्था गर्न सकिन्छ । यस्तो सेवा विभिन्न अध्ययन प्रतिष्ठानहरू औपचारिक रूपमा स्थापित गरेर वा सरकारले सल्लाहकारको भूमिका दिएर पनि गर्न सकिन्छ ।

### **समितिहरूको गठन र व्यवस्थापन**

कुनैपनि समस्यालाई सम्बोधन गर्न वा कुनै निश्चित काम गर्ने प्रयोजनका लागि समितिहरू गठन गर्ने अभ्यास रहिआएको छ। एकपटक गठन भएका समितिहरू स्थायी संरचना सरह अनन्त कालसम्म रहिरहने अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ। यसले अनावश्यक रूपमा सार्वजनिक खर्च बढाएको देखिन्छ, भने लगानीको अनुपातमा प्रतिफल समेत दिन नसकेको अवस्था रहेको छ। त्यसैले विभिन्न ऐन, कानून अन्तर्गत स्थापित भएका समितिहरूको पुनरावलोकन गरी औचित्य नदेखिएका समितिहरू खारेज/विघटन गर्ने एवम् तत्काल आवश्यकता देखिएका समितिहरूलाई निश्चित समयावधिमा निश्चित उपलब्धि हासिल हुनसक्ने गरी व्यवस्थापनसँग कार्यसम्पादन करार गरी सो अनुसार कार्यसम्पादन गर्न नसकेमा जिम्मेवार बनाउने तथा समयसीमा निर्धारण गरी स्थायी संरचनाबाट सम्भव नहुने कामका लागि मात्र समिति गठन गर्ने नीति (Sunset Policy) अवलम्बन गर्नु उपयुक्त देखिन्छ।

### **सङ्गठन तथा कर्मचारीहरूमा प्रतिष्पर्धात्मक वातावरण**

समान स्तरका वा समान प्रकृतिका काम गर्ने सङ्गठन तथा कर्मचारीहरूमा नतिजाका आधारमा उत्प्रेरणामूलक अवसर तथा सुविधा उपलब्ध गराउने प्रतिष्पर्धात्मक वातावरण सृजना गरी उत्पादकत्व बढाउने लक्ष्य राखी नीतिगत एवम् कानुनी प्रबन्ध गर्न नसक्दा निजामती सेवा नतिजामुखी हुन सकेको छैन। समान स्तर र प्रकृतिका काम गर्ने सङ्गठन र कर्मचारीहरू बीच प्रतिष्पर्धा गर्ने पद्धतिको विकास गर्न सकेमा कामको गुणस्तर कायम गर्न र सङ्गठनलाई नतिजामूलक बनाउन मानव स्रोतको उच्चतम उपयोग गर्न सकिने हुन्छ।

### **अमुक सङ्गठन र निकायप्रति कर्मचारीहरूको सरुवा आकर्षण**

सार्वजनिक सेवा वितरण गर्ने कतिपय निकायहरू कर्मचारीका आकर्षणका केन्द्रबिन्दुको रूपमा रहेका छन्। कतिपय निकायहरूमा कार्यरत कर्मचारीहरूले आफूलाई दण्डित भएको महशुस गरेको अवस्था छ। सरकारले त्यस्तै आकर्षण बढी भएका ठाउँमा प्रोत्साहन (Incentive) समेत दिएको देखिन्छ। त्यस्ता निकायहरूको कार्य प्रक्रिया सरलीकरण गर्ने, पारदर्शिता अभिवृद्धि गर्ने, निश्चित समयावधि नाघेकालाई अनिवार्यरूपमा सरुवा गर्ने र निगरानी निकायबाट निगरानी बढाउने, माथिल्ला निकायबाट अनुगमन एवम् सुपरिवेक्षण बढाउने जस्ता उपाय अवलम्बन गरी आकर्षण घटाउन र त्यस्ता कार्यालयको सेवा प्रवाहलाई नियमन गर्न सकिन्छ।

### **सार्वजनिक सेवाप्रतिको लक्षित वर्गको स्वामित्व बोध**

सार्वजनिक सेवालार्थ समावेशीकरण बनाउनका लागि आरक्षणको अभ्यास गरिएको पनि केही वर्ष भइसकेको छ र तुलनात्मक रूपमा सार्वजनिक सेवा समावेशी स्वरूपको देखिन प्रारम्भ भएको छ। तर सेवा वितरण र सेवा प्रवाहमा सम्बन्धित वर्गबाट त्यसको अनुभूति गर्न नपाएकोले सम्बन्धित समूहले उत्प्रेरित हुने वा गर्व गर्न सक्ने स्थितिको सिर्जना भएन तसर्थ सम्वेदनशील भई लक्षित समूहमा सार्वजनिक सेवा प्रवाह गर्नका लागि आरक्षणबाट आएका जनशक्तिलाई सम्बन्धित समुदाय कै क्षेत्रमा सेवा वितरण गर्ने गरी Front Line मा खटाउन सकिन्छ।

### **सार्वजनिक प्रशासनको निर्णय प्रक्रिया**

पछिल्लो समयमा सार्वजनिक प्रशासन सञ्चालन-क्रममा गरिएका निर्णयहरूलाई न्यायालयमा चुनौती दिने र न्यायालयबाट त्यस्ता निर्णयहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी हुने तथा बदर समेत हुने क्रम बढिरहेको देखिन्छ। यसले कार्यकारी काममा अनावश्यक समय, स्रोत र लगानी बढेको छ भने समयमा कार्य सम्पादन हुन नसकी प्रशासन सञ्चालनमा कठिनाई समेत

आउने गरेको छ । निर्णय प्रक्रियाको पूर्णतः पालन नगरिनु र कानूनले तोकको सीमा वा दायरामा रहन नसकेको कारण नै यस्ता समस्या देखिएका हुन् । आफूलाई कानूनले दिएको अख्तियारीको अधीनमा रही निर्धारित प्रक्रियाको अवलम्बन गर्ने र सहभागितामूलक रूपमा निर्णय निर्माण गर्न सकिएमा यस्तो समस्या व्यहोर्नु नपर्ने तर्फ निर्णयकर्ता सजग हुनु पर्ने देखिएको छ ।

### **अन्तरसेवा प्रतियोगिताको व्यवस्था**

विगतमा राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा अन्तरसेवा प्रतियोगिताको व्यवस्था भई योग्यताका आधारमा नेतृत्व तह र नीति निर्माणको जिम्मेवारीमा विभिन्न समूहबाट प्रतिस्पर्धा भई योग्य व्यक्तिहरू चयन भई आएको अवस्था थियो । त्यसले पारेको प्रभावको बारेमा हुने अध्ययन नै नभई सो व्यवस्था हटाइएको सन्दर्भमा सरोकारवालाहरूले गम्भीर टिप्पणी गरेको पाइन्छ । अन्तरसेवा प्रतिस्पर्धाले विभिन्न समूहमा रहेका अधिकारीहरूलाई आफ्नो योग्यता र रूचिका आधारमा वृत्ति विकासको अवसर समेत प्रदान गरेको एवम् फराकिलो प्रतिस्पर्धाद्वारा योग्य व्यक्तिहरू चयन भइरहेको विगतको अनुभवलाई समेत दृष्टिगत गरी सबै निजामती तर्फका राजपत्रांकित प्रथम श्रेणीको पदमा अन्तरसेवा प्रतियोगिताको व्यवस्था कायम गर्नुपर्ने देखिन्छ ।

### **बैठक भत्ता एवम् प्रशिक्षण पारिश्रमिकमा विभिन्नता**

सरकारी निकायहरूमा हुने बैठक तथा प्रशिक्षणको क्रममा दिइने भत्ता एवम् पारिश्रमिक तथा खाजा खर्चमा समेत व्यापक विविधता रहेको देखिन्छ । त्यसरी दिइने भत्ता तथा पारिश्रमिकको अङ्कमा पनि निक्कै नै ठूलो भिन्नता रहेको छ । राज्यकोषबाट हुने व्ययभारमा एकै विषयमा निकायगत आधारमा भिन्नता रहनु उपयुक्त हुँदैन । तसर्थ दैनिक तथा भ्रमण भत्ता नियमावलीले गरेको जस्तै गरी यो विषयलाई पनि नियमावलीद्वारा व्यवस्थित गरिनु पर्ने देखिन्छ ।

### **सार्वजनिक निकायमा गरिने नियुक्तिको मापदण्ड**

कानून बमोजिम स्थापित सार्वजनिक संस्थाका कर्मचारीहरूको पदपूर्तिका लागि त्यस्ता हरेक निकायमा छुट्टा छुट्टै पदपूर्ति समितिको व्यवस्था गरिएको देखिन्छ । यसले पदपूर्ति प्रक्रियामा विविधता देखिएको छ । एकै खालका पदका लागि पनि भिन्न भिन्न योग्यता र आधारहरू निर्धारण गरिएको छ । विज्ञताको अभावले पदपूर्ति प्रक्रिया सहजरूपमा सम्पादन हुन समेत सकेको देखिँदैन । धेरैजसो पदपूर्तिका विषयहरू विवादमा पनि आउने गरेका छन् । समयमा स्थायी पदपूर्ति गर्नुपर्नेमा लामो समयसम्म नगरी करार र अस्थायी कर्मचारीद्वारा स्थायी पदहरूको काम चलाई रहेको अवस्था छ । यसले एकातिर पदपूर्ति पद्धतिप्रति नै अविश्वास पैदा गरेको छ भने अर्को तर्फ सक्षम जनशक्तिलाई स्थायी गरी त्यस्ता संस्थाको संस्थागत संभ्रना कायम राख्न उत्तरदायित्व निर्वाह गर्न र त्यस्तो संस्थाको लक्ष्य हासिल गर्न समेत कठिनाई परिरहेको देखिएको छ । यसले राजनीतिक नेतृत्वलाई हस्तक्षेप गर्न अवसर प्रदान गरेको छ । यो व्यवस्थाको अन्त्यका लागि सार्वजनिक निकायमा गरिने पदपूर्तिलाई एउटा विशेषज्ञ एकाईद्वारा नियमित रूपमा सञ्चालन गर्ने प्रबन्ध गरी सरकारी संस्थान एवम् कानून बमोजिम स्थापित सार्वजनिक निकायमा स्थायी पदपूर्तिको व्यवस्था गर्न सकिएमा मात्र उल्लिखित समस्यालाई सम्बोधन गर्न सकिन्छ ।

त्यसैगरी सार्वजनिक निकायका उच्च तहमा गरिने नियुक्तिको विषय सँधै विवादको घेरामा रहेको देखिन्छ । नियुक्ति र अवकाशलाई राजनीतिक परिवर्तनसँग जोडेर बुझ्ने गरिएको छ । राजनीतिक स्वार्थका आधारमा गरिने नियुक्ति, अवकाश र कारवाही प्रक्रियाका कारण यस्ता विषय उल्लेख्य संख्यामा अदालतसम्म जाने गरेको पाइन्छ । कार्यकारी तवरबाट गरिने यस्ता निर्णयहरू अदालत सम्म पुग्ने र अदालतबाट व्यवस्थित गर्न आदेश जारी गर्नुपर्ने अवस्था निश्चय नै उपयुक्त होइन ।

बेलाबखतमा राजनीतिक नियुक्तका पदहरूको व्यवस्थापनका प्रयासहरू भए पनि त्यस्ता प्रयासहरूको कार्यान्वयन पक्ष कमजोर रहेको देखिन्छ। त्यसैले यो विषयलाई नियमित र व्यवस्थित गर्न त्यस्ता पदहरूका लागि चाहिने योग्यता, अयोग्यता, नियुक्ति प्रक्रिया, कारवाही प्रक्रिया, पालन गर्नुपर्ने आचरण र अनुशासन, निर्वाह गर्नुपर्ने उत्तरदायित्व र जिम्मेवारी समेतका विषयहरू स्पष्टरूपमा निर्धारण गरिनु पर्ने र सो को परिपालना गर्न राजनीतिक नेतृत्वलाई अनिवार्य गर्नुपर्ने गरी कानुनी व्यवस्था गरिनुपर्ने देखिन्छ।

## **सार्वजनिक प्रशासनसम्बन्धी कानूनको सहिताकरण**

सार्वजनिक प्रशासन सञ्चालन सम्बन्धी कानुनी व्यवस्थाहरू छरिएर रहेका छन्। त्यस्ता व्यवस्थाहरू एकआपसमा बेमेलपूर्ण रहेको पनि देखिन्छ। धेरै पुराना प्रशासकीय ऐन कानूनहरूलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता समेत देखिएको छ। परिवर्तित सन्दर्भ र आर्थिक सामाजिक परिवर्तनलाई समेत दृष्टिगत गरी मौजूदा प्रशासन सम्बन्धी कानूनमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ। यो क्रममा एकै प्रकृतिका प्रशासनसँग सम्बद्ध कानूनलाई सहिताकरण गर्न सकिँएमा एकआपसको संगति कायम हुने, समयानुकूल परिमार्जन गर्न सहज हुने, एकै विषय दोहोरोरूपमा राख्नु नपर्ने, विविधता समेत नहुने जस्ता सकारात्मक पक्षहरू कायम हुने देखिन्छ।

## **सङ्गठनको लक्ष्य निर्धारण**

सार्वजनिक प्रशासनका हरेक सङ्गठनहरू निश्चित उद्देश्य हासिल गर्न स्थापित भएका हुन्छन्। ती उद्देश्य हासिल गर्नका लागि हरेक सङ्गठनका परिलक्ष्य, परिदृश्य तथा मूल्यहरू निर्धारण गर्नुपर्ने हुन्छ। लक्ष्य हासिल गर्नका लागि विशिष्टीकृत उद्देश्यहरू र सो अनुसारका कार्यक्रम एवम् क्रियाकलापहरू परिभाषित गरिएको हुनुपर्दछ। तर कतिपय सङ्गठनका लक्ष्यहरू नै स्पष्टरूपमा निर्धारण हुन नसकेका, निर्धारित परिलक्ष्य, लक्ष्य तथा उद्देश्य बीच नै तालमेल नभएका, लक्ष्यमा निकायगत दोहोरोपना कायम भएका थुप्रै उदाहरणहरू छन्। सङ्गठनको स्पष्ट परिलक्ष्य, लक्ष्य तथा उद्देश्य किटान गरी सोही अनुरूपका कार्यक्रमहरूको संयोजन गर्न सकेमा मात्र साङ्गठनिक प्रभावकारिता कायम हुन सक्छ।

## **जनशक्ति विकास र व्यवस्थापन गर्ने नेतृत्वदायी निकाय**

नेपालको प्रशासनिक विकासको इतिहास अब साठी वर्ष पुग्न लागेको छ। राजनीतिक परिवर्तनका विभिन्न मोडहरू पार गर्दै क्रमशः संस्थागत हुँदै आएको भनिएको कर्मचारी प्रशासन अझैपनि सक्षम, योग्य, दक्ष र अनुमानयोग्य हुन सकिरहेको छैन। जनशक्ति विकासका लागि व्यवस्थित योजनाको अभाव छ। जनशक्ति योजना विकास गरी त्यसलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न नसकिँएसम्म समकालीन आवश्यकतालाई सम्बोधन गर्ने जनशक्ति भित्र्याउन सकिने अवस्था रहँदैन। यो सन्दर्भलाई महशुस गरी केही वर्ष अघिदेखि सामान्य प्रशासन मन्त्रालयको पुनरसंरचना गरी मानव संशाधन मन्त्रालय बनाउने प्रयास भएकोमा त्यसले मूर्तता हासिल गर्न सकेको छैन। केन्द्रीय तहबाट जनशक्ति योजना र जनशक्ति व्यवस्थापनका लागि नीतिगत मार्गनिर्देश गर्न सक्ने गरी अख्तियारी दिई मानव संशाधन मन्त्रालयको स्थापना गर्नुपर्ने देखिन्छ।

## **निकायगत आचारसंहिता**

निजामती प्रशासनलाई अनुशासित एवम् मर्यादित बनाउन र सार्वजनिक अख्तियारीको समुचित प्रयोग गर्नका लागि सेवा शर्त सम्बन्धी कानून लगायत विभिन्न कानुनी व्यवस्थाद्वारा आचरणका

नियमहरू तयार गरिएको देखिन्छ। तर त्यस्ता नियमहरूको कार्यान्वयन पक्ष कमजोर रहेको देखिएको छ। अर्कोतर्फ केन्द्रीकृत रूपमा तयार गरिएका यस्ता आचरणका नियमले सबै निकायको काम कारवाहीलाई सम्बोधन गर्न नसकिरहेको अवस्था पनि देखिन्छ। उदाहरणका लागि गृह प्रशासनका कर्मचारीको आचरण र शिक्षाक्षेत्रका जनशक्तिको आचरणका नियममा भिन्नता रहन सक्छ। त्यसैले हरेक निकायले आफ्नो सङ्गठनले सम्पादन गर्नुपर्ने कामको प्रकृतिको आधारमा सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार र पालना गर्नुपर्ने आचरणगत पक्षलाई समेटि आचारसंहिता तयार गर्नुपर्ने र त्यस्तो आचारसंहिताको कार्यान्वयन पक्षलाई कार्यसम्पादनसँग आबद्ध गर्नु उपयुक्त हुने देखिन्छ।

### **एकीकृत सेवा केन्द्रको प्रभावकारिता**

सार्वजनिक सेवालाई प्रभावकारी बनाउन तथा सरकारको उपस्थिति जनताको नजिकसम्म पुऱ्याउनका लागि थालनी गरिएको एकीकृत सेवा केन्द्रबाट जनताले सहजरूपमा सेवा प्राप्त गरेको देखिन्छ। भौगोलिक विविधता, सामाजिक बनौट, जनसंख्याको वितरण र भौतिक पूर्वाधारको विकासको अवस्था समेतका आधारमा हेर्दा यस्ता सेवाकेन्द्रहरू विस्तार गर्नुपर्ने देखिन्छ। यसले एकातिर सरकारी सेवालाई सहज रूपमा जनतासम्म प्रवाह गर्दछ भने अर्कोतर्फ विभिन्न इलाकालाई विकास गर्न समेत सहयोग पुग्दछ। यसले कानून र व्यवस्था कायम गर्ने इकाइहरूको विस्तार समेत गराउँदछ र जिल्ला सदरमुकामको भार समेत कम गर्न सहयोग गर्दछ।

### **कर्मचारीमा सांस्कृतिक पक्षको ज्ञान**

सार्वजनिक प्रशासनमा संलग्न जनशक्तिलाई प्रशिक्षण दिँदा सैद्धान्तिक एवम् व्यावहारिक पक्षका अतिरिक्त मुलुकको आर्थिक, सामाजिक एवम् सांस्कृतिक पक्षका बारेमा समेत सूचित गराउनु उपयुक्त हुन्छ। विशेषतः मुलुकको सामाजिक सांस्कृतिक विविधता र विशिष्टताको बारेमा समुचित ज्ञान हुन नसक्दा सेवा वितरणमा समेत समस्या परिरहेको देखिएको छ। अर्कोतर्फ यसले मुलुकको मौलिक संस्कृतिप्रति सरकारी तहबाट बेवास्ता गरिएको अनुभूति पनि सम्बद्ध पक्षले गर्नसक्ने अवस्था छ। त्यसैले कर्मचारीको तालिम कार्यक्रममा सामाजिक सांस्कृतिक पक्ष, रहन सहन र भाषा, संस्कृतिको बारेमा आधारभूत जानकारी दिइनु पर्ने आवश्यकता देखिन्छ। यसो गर्न सकिएमा कर्मचारीलाई सामाजिक रूपमा समायोजन हुन सहयोग पुग्दछ भने सम्बन्धित पक्षले पनि अपनत्वको बोध गर्न सक्ने अवस्था रहन्छ। साथै १५ दिनको अनिवार्य भ्रमण कार्यक्रम थालनी गर्नुपर्ने देखिन्छ।

### **कर्मचारीहरूमा स्थानीय भाषाको ज्ञान**

सेवा वितरणको तहमा कार्यरत रहने कर्मचारीहरूलाई स्थानीय भाषा सिक्न लगाई उनीहरूकै भाषामा सम्वाद गर्ने, उनीहरूको भाषामा आफ्ना समस्या र गुनासोहरू प्रस्तुत गर्ने वातावरण निर्माण गर्न सकिएमा सेवा वितरण केन्द्र र सेवाग्राहीका बीचमा सहज सम्बन्ध कायम हुने, आफ्ना आवाजहरू राम्रोसँग प्रस्तुत गर्न सक्ने र सेवा प्रदायक र सेवाग्राहीहरूका बीचमा अपनत्वको भावना विकास भई एकआपसमा सहयोगको वातावरण समेत निर्माण हुन सक्ने अवस्था रहन्छ। तर स्थानीय भाषा सिकाउने र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने अभ्यास गर्न नसक्दा र जनता बीचको सम्बन्ध सुमधुर सरकार बनाउन सकिएको छैन। त्यसैले मुलुकको विविधताका आधारमा स्थानीय स्तरमा सेवा प्रवाह गर्ने कर्मचारीहरूलाई स्थानीय भाषा सिकाउने तथा स्थानीय भाषा जानेको व्यक्तिलाई अग्रस्थान (Front Line) मा खटाउनु उपयुक्त हुने देखिन्छ।

## विद्यालय स्तरीय पाठ्यक्रम र सार्वजनिक सेवा सम्बन्धी जानकारी

सार्वजनिक सेवा र नागरिकले पालन गर्ने पनि दायित्वका बारेमा आम नागरिकहरूलाई सूचित गर्न एवम् मुलुकको प्रशासनिक परिपाटीका बारेमा बेलैदेखि जानकारी दिनका लागि विद्यालयस्तरीय पाठ्यक्रममा मुलुकको सार्वजनिक प्रशासन र सार्वजनिक सेवाको बारेमा जानकारी दिने विषय समेट्न नसक्दा विश्वविद्यालय उत्तिर्ण व्यक्तिले समेत सार्वजनिक सेवाका प्रकार, सेवा प्राप्त गर्ने प्रक्रिया, जिम्मेवार निकाय आदिको बारेमा जानकारी नै नहुने स्थिति छ। त्यस्तै नागरिकका हक अधिकार र दायित्वका बारेमा पनि विद्यालय तहदेखि नै जानकारी दिनु उपयुक्त हुने देखिन्छ। प्रशासनिक संरचना, शासन प्रणाली, सेवा वितरणको आधारभूत प्रक्रिया र नागरिक एवम् सरकारका बीचको सम्बन्धका बारेमा विद्यालय तहदेखि नै जानकारी दिन सकिएमा शासन व्यवस्थाप्रति नागरिक अपनत्व र जागरण आउन सक्दछ।

## आर्थिक सहायता तथा चन्दा पुरस्कार विवरणको सार्वजनिकीकरण

राज्यकोष वा सार्वजनिक संस्थाबाट कुनै पनि कारणले कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि किसिमको आर्थिक सहायता, चन्दा, पुरस्कार प्रदान गरिएमा सो को विवरण अद्यावधिक राखी त्यस्तो विवरण वार्षिक प्रतिवेदनमा अनिवार्यरूपमा प्रकाशित गर्ने व्यवस्था गरी सो को कार्यान्वयन गर्न नसक्दा। आर्थिक प्रशासन अपारदर्शी रूपमा सञ्चालित भएको एवम् राज्य कोषको दुरुपयोग भइरहेको भनी निरन्तर आरोप लागिरहेको अवस्था छ। यसको खण्डन गर्न आर्थिक सहायता तथा चन्दा पुरस्कारको विवरण अधिक रूपमा सार्वजनिक गर्ने व्यवस्था गर्नु उपयुक्त देखिन्छ।

## विशेष बढुवाका कर्मचारीको समायोजन

निश्चित अवधि सेवा गरेपछि तोकिएका न्यूनतम आधार पूरा भएमा एक तह माथिको पदमा पदोन्नति गर्ने गरी गरिएको विशेष बढुवासम्बन्धी प्रावधानको कार्यान्वयनको क्रममा कठिनाई रहेको छ। निजामती सेवा सम्बन्धी कानूनमा भएको पछिल्लो संशोधनले गरेको विशेष बढुवा भएका कर्मचारीको समायोजन सम्बन्धी व्यवस्थाको कार्यान्वयनमा जटिलता र विविधता समेत देखिएको छ। यसरी समायोजन गर्नुपर्ने कर्मचारीको ठूलो संख्या राजपत्रांकित तृतीय तथा द्वितीय श्रेणीको रहेको छ। जसले निजामती प्रशासनको तहगत श्रृंखला र कार्यसम्पादन एवम् निर्णय प्रक्रियामा प्रभाव पारिरहेको छ। कर्मचारीको वृत्ति विकासलाई निकाश दिन गरिएको उक्त व्यवस्थालाई समुचित रूपमा अवतरण गराउन नसकिएमा यसले समग्र प्रशासन यन्त्रमा पार्ने प्रभाव सकारात्मक नहुन पनि सक्ने अवस्था छ। त्यसैले सबै सङ्गठनको दरबन्दी संरचनाको पुनरावलोकन गरी सेवा प्रवाहमा रहेका एकाईहरूको स्तर उन्नति गरी पद जिम्मेवारी र भूमिकाको समेत आधारमा नयाँ रूपमा यो विषयलाई सम्बोधन गर्नुपर्ने देखिन्छ। विशेष गरी स्थानीय निकाय र सेवा केन्द्रहरूको स्तर उन्नति गरी यस्ता पदहरूलाई समायोजन गर्नुपर्ने देखिन्छ। सेवा प्रवाह सम्बन्धी एकाई वा जिल्लास्तरीय कार्यालयमा समान तहका कर्मचारी कार्यालय प्रमुख भई सोही तहका अरू कर्मचारी उसको मातहतमा रहन नदिने गरी समायोजन गरिनु उपयुक्त देखिन्छ।

## सेवा प्रवेशको लागि शैक्षिक योग्यता

मुलुकमा भएको शैक्षिक विकास, प्रतिस्पर्धात्मक रूपमा विकास भएको सेवा क्षेत्र, विभिन्न निकायले गरेको शैक्षिक योग्यताको पुनरावलोकन, सार्वजनिक निकायहरूको सेवा प्रवाहको गुणस्तरमा गर्नुपर्ने

सुधारसमेतका विभिन्न कारणले निजामती कर्मचारीहरूको सेवा प्रवेशका लागि धेरै वर्ष पहिले निर्धारण गरिएको न्यूनतम शैक्षिक योग्यताको पुनरावलोकन गर्नु पर्ने देखिन्छ। रा.प.अनं. द्वितीय श्रेणीका लागि दश जोड दुई, रा.प.अनंकित प्रथम श्रेणीका लागि स्नातक, रा.प.तृतीय श्रेणीका लागि स्नातकोत्तरको उपाधिलाई न्यूनतम शैक्षिक योग्यता तोकिनु उपयुक्त देखिन्छ। पर्याप्त जनशक्ति विकास नभइसकेका केही प्राविधिक क्षेत्रहरूमा भने केही समयका लागि विद्यमान व्यवस्थालाई नै निरन्तरता दिन सकिनेमा यसको व्यवस्थापनमा समेत समस्या हुँदैन।

### **स्वविवेकीय अधिकार प्रयोगको अवस्था**

विद्यमान कतिपय प्रशासकीय कानूनमा प्रशासकीय अधिकारीहरूलाई व्यापक स्वविवेकीय अधिकार प्रदान गरी त्यस्तो अधिकारको प्रयोग पक्षमा समेत विविधता आउने गरेको पाइएको छ। स्वविवेकको मात्रा जति बढी भयो त्यति त्यस्तो अधिकारको दुरुपयोग हुनसक्ने सम्भावनालाई विचार गरी सार्वजनिक प्रशासनलाई उत्तरदायी, वस्तुगत र अनुमानयोग्य बनाउन त्यस्ता अधिकारलाई स्पष्ट मापदण्ड र आधारद्वारा नियमित र नियन्त्रित गरिनु पर्ने हुन्छ। उदाहरणको लागि अध्यागमन ऐनको दफामा भएको ५ हजारदेखि ९५ हजारसम्म जरिवाना वा ३ महिना कैद वा दुबै भनी अध्यागमन विभागलाई प्रदान गरिएको अधिकारलाई लिन सकिन्छ। यस्तो व्यवस्थाको प्रयोगमा विविधता भई कार्यान्वयनमा स्वेच्छाचारिता रहन सक्ने तर्फ गम्भीर हुनु पर्ने देखिएको छ। विभिन्न कानूनमा छरिएर रहेका यस्ता व्यवस्थाहरूको पुनरावलोकन गरी प्रशासनलाई निश्चित परिधिमा कायम राख्नु पर्ने आवश्यकता छ।



## परिच्छेद-७

# राज्यका अङ्गहरूको कामकारवाही र सुधार

### पृष्ठभूमि

राज्य शक्तिको प्रयोग गर्न राज्यका विभिन्न अङ्गको व्यवस्था आवश्यक मानिन्छ। मानव स्वतन्त्रताको रक्षा र राज्यको निरंकुशताको अन्तका लागि राज्यका पृथक अङ्गको व्यवस्था गरिएको हुन्छ। एकै ठाउँमा रहने शक्तिले निरंकुशतालाई निम्त्याउँछ। अतः राज्यको एउटै अङ्गमा सबै शक्ति केन्द्रित हुनु हुँदैन भन्ने सिद्धान्त रहको छ। राज्यका तीन अङ्गको परिकल्पना अरिष्टोटल र जोन लक जस्ता दार्शनिकहरूबाट भएको थियो। यद्यपि मन्टेस्क्यु आधुनिक शक्ति पृथकीकरणका व्याख्याकार मानिन्छन्। उनले सन् १७४८ मा प्रकाशित “द स्पिरिट अफ ल” नामक पुस्तकमा राज्यका तीन अङ्गको संरचना तथा तिनका कामको चर्चा गरेका थिए। तत्कालीन फ्रान्सेली निरंकुश राजतन्त्रसँग दिक्क हुन पुगेका मन्टेस्क्यु बेलायती पद्धतिप्रति आकर्षित भएका थिए। कानूनको शासनको परम्परागत सिद्धान्तलाई व्यावहारिक रूपमा लागू गर्न पनि उनले शक्ति पृथकीकरणलाई एउटा मुख्य उपायको रूपमा लिएका थिए। शक्ति पृथकीकरणको अर्को उद्देश्य जनताको स्वतन्त्रताको रक्षा गर्नु हो। मन्टेस्क्युले एकै अङ्गमा रहने शक्तिले जनताको अधिकार र स्वतन्त्रतामा प्रहार गर्ने अभिमत प्रकट गरेको देखिन्छ। यस प्रकार उनले राज्यमा गठन हुने फरक-फरक अङ्गले शक्तिलाई निरंकुश हुनबाट बचाउने सुझाव दिँदै निरंकुशताको अन्त, कानूनको शासन र नागरिक स्वतन्त्रताको रक्षाको लागि राज्यका विभिन्न अङ्गमा शक्ति पृथकीकरण गर्नुपर्ने कुरामा जोड दिए।

मन्टेस्क्युले राज्यको विधायिकी शक्ति जनप्रतिनिधिमूलक निकायमा रहनु पर्दछ, स्वतन्त्र नागरिक आफूबाट मात्रै शासित हुनुपर्दछ, सबै मानिसको सहभागिताबाट सार्वजनिक विषयवस्तुमा निर्णयमा

पुगन नसकिने भएकोले विधायिकाका सदस्यको चुनाव गर्नुपर्दछ, जनप्रतिनिधिमार्फत विधायिकी कार्य गर्नु पर्दछ भनेका छन् । उनले अयोग्य व्यक्तिलाई उम्मेदवार बनाउन नहुने, विधायिकामा दुईवटा सदन हुनुपर्ने, अल्पमतमा रहेका मानिसको सुरक्षार्थ दोस्रो सदनको व्यवस्था हुनुपर्ने जस्ता धारणा पनि राखेको पाइन्छ । यसैगरी राज्यको विधायिकी इच्छा कार्यान्वयन गर्ने कार्यकारिणी अङ्ग कार्यपालिका हो । अतः युद्धको घोषणा र अन्त गर्ने, वैदेशिक नीति तय गर्ने, राजदूत पठाउने, हस्तक्षेप रोक्ने, गृह र परराष्ट्र मामिला संचालन गर्ने, राष्ट्रको रक्षा र प्रतिरक्षाका लागि प्रहरी र सेना संचालन गर्ने जस्ता कार्य कार्यकारिणीको हो । राज्यको न्यायिक शक्ति राज्यको अङ्ग न्यायपालिकामा रहने सिद्धान्त हो । मन्टेस्क्युले कानुनको व्याख्या गर्ने र देवानी र फौजदारी मुद्दाको निरोपण न्यायपालिकाले गर्नुपर्ने बताएका छन् । व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्ति सम्बन्धी विवादमा न्यायपालिकाबाट निर्णय हुनुपर्ने उनको मान्यता छ । उनले न्यायिक कार्य कार्यकारिणीले गर्न नहुने धारणा राखेका छन् । कार्यकारिणी प्रमुखले न्यायिक अधिकार प्रयोग गर्न नहुने उनको मान्यता रहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तको लक्ष्य मूलतः कानुनको शासन र वैयक्तिक स्वतन्त्रताको रक्षा भएको हुँदा न्यायपालिका पृथक र स्वतन्त्र हुनुपर्ने धारणा रहेको देखिन्छ ।

शक्तिपृथकीकरण लोकतान्त्रिक राज्यप्रणालीको आधारशिला हो । यसले कानुनको शासन र वैयक्तिक स्वतन्त्रतामा जोड दिने गर्दछ । यो कुनै पनि निरङ्कुशता र स्वेच्छाचारिताको विरुद्धमा उभिने सिद्धान्त हो । पूर्ण शक्तिपृथकीकरण सम्भव नहुने कारण शासनप्रणाली सुचारुरूपमा संचालन हुन त्यसका सबै अवयवहरूले आ-आफ्ना कार्य गरेर मात्र पुग्दैन । यी अङ्गहरू बीच आवश्यक समन्वय पनि हुनुपर्दछ । यिनका बीचमा आवश्यक समन्वय र सहकार्य भएन भने राज्यले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन । राज्यका अङ्गहरूले फरक-फरक प्रकृतिको कार्य गर्ने भए तापनि सबै अङ्गको प्रमुख कर्तव्य राज्यको उद्देश्य साकार पार्नु हो । अतः यिनीहरूको बीचमा सहयोग र समन्वय अपरिहार्य हुन्छ । आपसी विवाद र द्वन्द्व स्वाभाविक रूपमा हानिकारक हुन्छ । राज्यका अङ्गहरूलाई पूर्ण रूपमा स्वतन्त्र छोड्ने हो भने ती अङ्गबीच शक्तिको टकराव र वैमनश्य शुरू हुन थाल्छ । जसको परिणाम स्वरूप आपसी दायित्व पूरा हुँदैन । यी अङ्गहरू बीचमा कहिलेकाँही विवाद र द्वन्द्व सिर्जना हुने गर्दछ । राज्य संचालनमा आउन सक्ने यी विवाद र विकृतिहरूलाई रोक्न संविधानमा नियन्त्रण र सन्तुलनको सिद्धान्त अपनाउनु पर्ने हुन्छ ।

आ-आफ्नो अधिकारको सीमा नाघी कार्य गरेमा एउटा अङ्गले अर्को अङ्गमाथि प्रत्यक्ष वा परोक्ष रूपमा नियन्त्रण गर्नु नियन्त्रण र सन्तुलन हो । शक्ति सन्तुलन र नियन्त्रणको उदाहरणमा विधायिकाबाट न्यायधीशमाथिको महाअभियोगको प्रस्ताव पारित, विधायिकाबाट सरकारमाथि अविश्वास वा विश्वासको मतको प्रयोग, मन्त्रिपरिषद्बाट विधायिकाप्रति उत्तरदायीत्व बहन, विधायिकी र कार्यकारिणी कार्यउपर न्यायपालिकाबाट न्यायिक पुनरावलोकन आदि पर्दछन् । शक्ति पृथकीकरण संविधानवादको एक प्रमुख पहलु हो । यसलाई शक्ति नियन्त्रण र सन्तुलनको सिद्धान्तसहित व्यवहारमा लागू गर्ने गरेको पाइन्छ । अत्यधिक शक्तिले निरंकुश बनाउन सक्ने संभावना रहन्छ । विधायिका बहुमतको मदबाट उन्मत्त हुन सक्छ । कार्यकारिणी पुलिस शक्तिको आडमा निरंकुश हुन सक्छ । न्यायपालिका कानुनको अन्तिम व्याख्याताका आधारमा छाडा हुन सक्छ । राज्यका अङ्गको यस्तो प्रवृत्तिलाई नियन्त्रित गर्ने प्रमुख उपायको रूपमा शक्तिको “सन्तुलन र नियन्त्रण”लाई लिइन्छ ।

नेपालमा समय-समयमा शासन व्यवस्था परिवर्तन भएका छन् । यस्तो परिवर्तन कहिले शासकको इच्छामा भएको छ, कहिले जनआन्दोलनमार्फत भएको छ । शासन व्यवस्थामा भएका परिवर्तनलाई दृष्टिगत गरी नेपालमा हालसम्म ६ वटा संविधान जारी भइसकेका छन् । सङ्गठनात्मक संरचना र स्वरूपको सन्दर्भमा ती सबै संविधानले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त

अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालगायतका राज्यका विभिन्न निकायहरूको व्यवस्था गरिएको पाइन्छ।

## व्यवस्थापिका

शक्ति पृथकीकरणको सिद्धान्त अनुसार व्यवस्थापिका कानून निर्माण गर्ने अङ्ग हो। व्यवस्थापिका जनप्रतिनिधिमुलक अङ्ग हो। लोकतान्त्रिक राज्य व्यवस्थामा व्यवस्थापिका (विधायिका) बाटै कानून निर्माण हुनुपर्ने मान्यता स्थापित भएको छ। यद्यपि मुलुकका सबै कानून विधायिकाबाट मात्र निर्माण हुदैनन्। विशेषज्ञताको अभाव, समयको अभाव, अन्य काम सम्पादन गर्नुपर्ने अवस्था, अन्य महत्वपूर्ण काममा संलग्नताजस्ता कारणले कुनै न कुनै रूपमा कार्यकारिणी र न्यायपालिकाले समेत केही कानून बनाउने गर्दछन्। त्यसैगरी विधायिकाद्वारा विभिन्न संस्थाहरूलाई विनियम बनाउने अधिकार पनि प्रदान गरिन्छ। तर त्यस्ता नियम र विनियमहरू संविधानको सीमाभित्र रहेर बन्नु पर्ने हुन्छ। विधायिकाको हकमा पनि ऐन बनाउँदा संविधानको अधीनमा गर्नुपर्ने सिद्धान्त लागू हुन्छ। संविधानसँग बाकिने कानूनलाई न्यायिक पुनरावलोकन गर्ने अधिकार न्यायपालिकासँग रहन्छ। विधायिकाले कसूरको परिभाषा गर्ने, सजाय निर्धारण गर्ने, कर लगाउने, अदालत गठन गर्ने र त्यसको अधिकार क्षेत्र तोक्ने, राज्यका मुख्य निकायहरूको खाका तथा त्यसका प्रमुखका काम, कर्तव्य तोक्ने, कार्यविधि तोक्ने, मुद्दा चलाउनेजस्ता विषयमा कानून बनाउने अधिकार प्रत्यायोजन गर्न सक्दैन। तर विधायिकाले ऐनको उद्देश्य पूरा गर्न सर्तसहित वा सर्तरहित कार्यकारिणी र अन्य निकायलाई नियम, विनियम बनाउने अख्तियारी प्रदान गर्न सक्दछ। तर संविधानमा नै ऐन निर्माण गर्नुपर्ने गरी व्यवस्था गरिएको छ, भने विधायिकाले अधिकार प्रत्यायोजन गर्न सक्दैन। नेपालमा नेपालको अन्तरिम संविधान, २०६३ अनुसार निजामती सेवालगायतका सरकारी सेवाहरूको गठन, संचालन र सेवाका सर्त ऐनद्वारा नै व्यवस्थित गरिनु पर्ने व्यवस्था छ। यस्तो ऐन बनाउन विधायिकाले अधिकार प्रत्यायोजन गर्न सक्दैन। निजामती सेवा र कर्मचारीको सेवा शर्त सुरक्षा सम्बन्धी आधारभूत कुरा ऐनद्वारा नै निर्धारण हुनुपर्छ।

नेपाल सरकार वैधानिक कानून, २००४ मा व्यवस्थापिकाको सन्दर्भमा राष्ट्रसभा तल्लो सदन र भारदारी सभा माथिल्लो सदनको रूपमा व्यवस्था गरिएको थियो। निर्वाचित र मनोनित गरी राष्ट्रसभामा ६० देखि ७० सदस्य र भारदारी सभामा २० देखि ३० सदस्य रहने व्यवस्था गरिएको थियो। भारदारी सभालाई कानूनको मस्यौदा, प्रस्ताव र प्रश्न प्रस्तुत गर्ने अधिकार प्रदान गरिएको थियो। तर श्री ३ लाई चित्त नबुझेमा यस्ता विषयहरू खारेज हुने व्यवस्था गरिएको थियो। दुवै सदनबाट पारित विधेयक खड्गनिशाना लागेपछि ऐन बन्ने कुरा संविधानमा उल्लेख गरिएको थियो। त्यस्तै नेपाल अन्तरिम शासन विधान, २००७ मा राजाबाट तोकिएको संख्यामा सदस्य रहने गरी एक सदनमात्र सल्लाहकार सभाको व्यवस्था गरिएको थियो। नेपाल अधिराज्यको संविधान, २०१५ मा प्रतिनिधि सभा र महासभा गरी द्विसदनात्मक व्यवस्थापिकाको रूपमा प्रतिनिधि सभा र महासभामा क्रमशः १०९ र ३६ सदस्य हुने व्यवस्था गरिएको थियो। त्यसैगरी नेपालको संविधान, २०१९ मा व्यवस्थापिकाको रूपमा एक सदनमात्र राष्ट्रिय पंचायतको व्यवस्था गरिएको थियो। जसमा निर्वाचित ११२ र मनोनित २८ गरी जम्मा १४० सदस्य रहन्थे। राष्ट्रिय पंचायतमा कतिपय विषयमा छलफल नै गर्न नपाउने गरी बन्देज समेत लगाइएको थियो। नेपाल अधिराज्यको संविधान, २०४७ मा २०५ सदस्य रहेको प्रतिनिधि सभा र ६० सदस्य रहेको सभा गरी द्विसदनात्मक विधायिकाको व्यवस्था गरिएको थियो। नेपालको अन्तरिम संविधान, २०६३ मा ३३० सदस्य रहेको एक सदनमात्र अन्तरिम विधायिकाका रूपमा व्यवस्थापिका-संसद्को व्यवस्था गर्ने र संविधान

सभाको निर्वाचन पश्चात् संविधानसभाले नै व्यवस्थापिका-संसदको समेत भूमिका निर्वाह गर्ने व्यवस्था गरियो ।

व्यवस्थापिकाको सिर्जना मुलुकको सिँगो जनताबाट हुने भएकोले यसमा स्वाभाविक रूपमा उनीहरूको अपनत्व र स्वामित्व गाँसिएको हुन्छ । अतः यसले मुलुक र जनताको अपेक्षा र हितको खातिर यावत् कार्य गर्नुपर्दछ । सम्पूर्ण जनताको इच्छा, आकांक्षा, समस्या, चाहना आदि उसको शासकीय क्रियाकलापमा मुखरित भएको हुनुपर्दछ । समग्रमा सुशासनको आधार व्यवस्थापिकाको प्रभावकारी कार्यसम्पादन नै हो । अतः शासन व्यवस्थाको संचालन र यसको सुधार, कानून एवं नीतिको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन, मुलुकको विकास निर्माण कार्यक्रमको कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह, श्रोत साधनको प्रभावकारी परिचालन, राजनीतिक एवं प्रशासनिक विकृतिको निवारणजस्ता शासनव्यवस्थासम्बन्धी यावत् कार्य यसले प्रभावकारी रूपमा सम्पादन र नियन्त्रण गरेको हुनुपर्दछ । यी सबै विषयमा यसको गहन भूमिका रहन्छ । तर विगतमा व्यवस्थापिकाबाट यस प्रकारको भूमिका प्रभावकारी रूपमा निर्वाह हुन नसक्दा समस्या र विकृतिका चाङ्गहरू चुलिन पुगे । यसको कार्यसम्पादनमा अनेकौं कमी कमजोरी रहे । व्यवस्थापिका-संसदमा कतिपय असल राजनीतिक चरित्र भएका व्यक्तिहरूको प्रवेश भएन । राज्यको यस महत्वपूर्ण अङ्गमा योग्य, सक्षम र स्वच्छ छवि भएका व्यक्तिहरू पुग्न सकेनन् भने असल शासन कायम हुन सक्दैन । आपराधिक मानसिकता, खराब आचरण, सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभवको अभाव र अराजक पृष्ठभूमि भएका एवं कोरा व्यक्तिहरूको बाहुल्यता रह्यो भने काम कारवाहीमा विधायिकी विवेक प्रयोग हुन सक्दैन । सरकार गठन र विघटनको खेलमा नै विगतमा व्यवस्थापिकाको अधिकांश समय बित्यो । जसको कारण मुलुकको शासन व्यवस्था र सरकारले स्थायित्व पाएन । मुलुकमा राजनीतिक अस्थिरता बढ्यो । विकास निर्माणमा सहयोग पुग्न सकेन । अनियमितता र भ्रष्टाचार बढ्यो । सरकारी श्रोत साधनको दुरुपयोग बढ्यो । मुलुकमा अराजकता र दण्डहीनताले प्रश्रय पायो । समग्रमा मुलुकमा सुशासन कायम हुन सकेन । अबको व्यवस्थापिका यस्ता विकृतिबाट मुक्त हुनुपर्दछ । योग्य र सक्षम व्यक्ति व्यवस्थापिकामा चुनिएर जानु पर्दछ । यसले असल सरकारको निर्माण गर्नुपर्दछ । महंगो निर्वाचनले सुशासन कायम गर्न कठिन हुँदा निर्वाचनमा हुने खर्चको नियन्त्रण आवश्यक छ । मुलुकको शासन सुधारिएको रूपबाट संचालन गर्नुपर्दछ । मुलुक सुहाउँदो उपयुक्त संविधान बनाई यो लामो सक्रमण कालको अन्त गरिनुपर्दछ । यसको लागि उपयुक्त निर्वाचन प्रणाली, स्वच्छ र सक्षम व्यक्तिको प्रतिनिधित्वका लागि व्यवस्थापिकाको सदस्य हुने योग्यता र अयोग्यताको स्पष्टता संविधानबाटै हुनुपर्छ ।

व्यवस्थापिकाको काम कारवाहीलाई प्रभावकारी बनाउन त्यसमा कार्यरत जनशक्ति सक्षम र अनुभवी हुनु आवश्यक पर्छ । व्यवस्थापिकामा कार्यरत जनशक्तिको सन्दर्भमा उनीहरूलाई आवश्यक तालिम प्रदान गरी दक्ष र सक्षम तुल्याइनु पर्दछ । आवश्यक सुविधा उपलब्ध गराइनु पर्दछ । पर्याप्त साधन श्रोतको व्यवस्था गरी संसद सचिवालयलाई कार्यमूलक बनाइनु पर्दछ । कामको हकमा व्यवस्थापिका सम्बद्ध अनेकौं प्रकार र प्रकृतिका काम हुन सक्छ । तिनको खोजी र सुधारको खाँचो देखिएको छ । व्यवस्थापिका-संसदबाट सम्पादन हुने कामलाई चुस्त बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा यसका लागि उनीहरू सधै सक्रिय अवस्थामा रहनुपर्दछ । उनीहरूले आफू प्रवेश गरेको जुन सेवा हो, त्यसको साख, छवि र गरिमालाई अभिवृद्धि गर्नेतर्फ लागि पर्नुपर्दछ । यी सबै सुशासनकै अंश हुन् । अतः असल नियतले सरकार, प्रशासनिक यन्त्र, राजनीतिक दल, नागरिक समाज र सिँगो जनताले इमान्दारिका साथ आआफ्नो दायित्व निर्वाह गरेमा मुलुकमा सुशासन कायम गर्न सहज हुन्छ । यस दिशामा व्यवस्थापिकाको महत्वपूर्ण भूमिका रहन्छ । यसरी व्यवस्थापिकालाई प्रभावकारी बनाउने आवश्यक पर्ने व्यवस्थाको संवैधानिक सुनिश्चितताका साथै

त्यसमा कार्यरत कर्मचारीको सक्षमता अभिवृद्धिको प्रत्याभूति आवश्यक छ। हाल व्यवस्थापिका-संसद् सेवा अलगै कानूनद्वारा गठन गरी कर्मचारीको बन्दोबस्तको प्रबन्ध गरिएको भएपनि व्यवस्थापिका-संसद्को साँघुरो दायरामा कर्मचारीहरू सन्तुष्टि देखिन्नन्। यसमा पुनरावलोकनको आवश्यकता छ।

## कार्यपालिका

कार्यकारिणी मूलतः कानून कार्यान्वयन गर्ने अङ्ग हो। यसले विभिन्न कार्यहरू गर्दछ। मुलुकको विकास, निर्माण, मुद्रा, वित्त, अर्थ, कर, रोजगारी, उद्योग, श्रम, परराष्ट्रजस्ता नीतिहरूको कार्यान्वयन गर्दछ। यस अङ्गले विधायिका निर्मित ऐनको कार्यान्वयन गराउछ। राज्यका सेना, प्रहरीलगायतका सङ्गठनको परिचालन गर्दछ। सरकारी विधेयकहरू तर्जुमा गरी विधायिकासमक्ष प्रस्तुत गर्दछ। फौजदारी कानूनको उल्लंघन गर्नेलाई कारवाही गर्दछ। अदालतले दिएको सजाय माफी मुलतबीको लागि सिफारिस समेत गर्दछ।

कार्यकारिणी अङ्ग विधायिकाप्रति उत्तरदायी हुनुपर्दछ। संसदीय शासन प्रणालीमा सरकारको जन्म र अन्त विधायिकाबाटै हुन्छ। कार्यकारिणीले संसदलाई जवाफ दिनुपर्दछ। सरकारको नीति, कार्यक्रम र बजेट विधायिकाबाट अनुमोदित हुन संसदीय प्रणालीको अभ्यास भएको पाइन्छ। शासकीय प्रकृति अनुसार सरकार गठन र फेरबदलका सम्बन्धमा विभिन्न स्वरूपको शासनप्रणाली भएपनि कार्यकारिणीलाई निर्देश र नियन्त्रण गर्ने कार्य व्यवस्थापिकाको भएकाले व्यवस्थाप्रति उत्तरदायी हुनुपर्छ। कार्यपालिकाले नै संसदमा विधेयक प्रस्तुत गर्दछ। विकसित मुलुकमा विधायकहरूले पनि विधेयक प्रस्तुत गर्ने गर्दछन् तर संसदीय शासन प्रणाली अपनाएको मुलुकमा केही खास प्रकृतिका विधेयक सरकारी विधेयकका रूपमा प्रस्तुत गर्ने प्रचलन रहेको छ।

नेपालमा समय-समयमा जारी भएका संविधानले कार्यकारिणी सम्बन्धमा विभिन्न व्यवस्था गरेको पाइन्छ। नेपाल सरकार वैधानिक कानून, २००४ मा नेपालको शासन अधिकार श्री ३ मा रहने, शासनसम्बन्धी सबै काम श्री ३ र अधीनस्थ कर्मचारीमा रहने र शासन अधिकारमा सहयोग गर्न विधायिका सदस्यबाट मन्त्रिमण्डल गठन गरिने कुरा उल्लेख गरिएको थियो। नेपालको अन्तरिम शासन विधान, २००७ मा कार्यकारिणी अधिकार राजा र मन्त्रपरिषद्मा रहने व्यवस्था गरिएको थियो। नेपाल अधिराज्यको संविधान, २०१५ मा कार्यकारिणी अधिकार राजामा निहित थियो। नेपालमा पञ्चायतकालीन २०१९ सालको संविधानमा कार्यकारिणी लगायत सबै शक्ति राजामा निहित थियो। सरकार राष्ट्र र जनताको नाममा नभई श्री ५ को सरकारको नाममा संचालन हुने गरेको थियो। २०४७ सालको संविधानले बेलायतकै जस्तो 'राजासहितको मन्त्रपरिषद्' मा कार्यकारिणी शक्ति निहित गर्‍यो। २०४७ सालको संविधानले संवैधानिक राजतन्त्रको सिद्धान्तलाई स्वीकार गरेको भए पनि पछिल्लो समयमा राजाले सबै कार्यकारिणी शक्ति आफैमा निहित भएको घोषणा गरी संवैधानिक सीमा उल्लङ्घन गरेको अवस्था पनि रह्यो। यसका विरुद्ध जनआन्दोलन भई संवैधानिक परिपाटी नै परिवर्तन भयो। नेपालको अन्तरिम संविधान, २०६३ ले नेपालको कार्यकारिणी अधिकार मन्त्रपरिषद्मा निहित हुने व्यवस्था गरी नेपालको कार्यकारिणी कामहरू नेपाल सरकारको नाममा हुने व्यवस्था गरेको छ। यस्तै नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रपरिषद्‌उपर रहने व्यवस्था गरेको छ। नेपालमा विगतमा जे जति संविधानहरू असफल भए त्यसको मुख्य कारण नै कार्यकारिणी शक्तिको प्रयोगमा रहेको हानथाप नै हो। यसैले नेपालको सन्दर्भमा शासकीय स्वरूपको चयन गर्दा शक्ति र यसको नियन्त्रण, राजनीतिक स्थायित्व जस्ता विभिन्न पक्षको अध्ययनका आधारमा निर्धारण गर्नु पर्दछ। विगतमा कार्यकारिणी पनि शासकीय कमी कमजोरीहरूबाट मुक्त थिएन। जनमुखी प्रशासन

समेतका निम्ति असल शासनको मान्यता बमोजिम सञ्चालन हुने उत्तरदायी र जिम्मेवार कार्यपालिका आवश्यक छ।

## न्यायपालिका

राज्यको अर्को महत्वपूर्ण अङ्ग न्यायपालिका हो। तटस्थता, स्वतन्त्रता, सक्षमता र इमान्दारिता यसका आधारभूत शर्त हुन्। यो कानूनको अन्तिम व्याख्याताको रूपमा रहने अङ्ग हो। न्यायपालिका संविधानको रक्षक हो। यसले संविधानसँग बाध्निने गरी निर्माण भएका कानूनलाई असंवैधानिक घोषणा गर्दछ। अतः संविधानको सर्वोच्चता कायम गर्नु न्यायपालिकाको कर्तव्य हो। न्यायपालिकालाई स्वतन्त्र अङ्गको रूपमा काम गर्न दिनुपर्छ। न्यायपालिका पनि संविधानको सर्वोच्चताको अधीनमा रहनुपर्छ। यो अङ्ग आलोच्य बन्नु हुँदैन। जनआस्थामा टिक्नु पर्दछ। यो व्यक्ति-व्यक्ति तथा व्यक्ति र राज्यबीचका कानुनी विवादहरूको निरूपण गर्ने अङ्ग हो। यसले संविधान र कानूनको सीमा र प्रक्रियामा आधारित रहेर न्याय निरूपण गर्दछ। न्यायपालिका राज्यको न्यायशीलता र सभ्यता जाँच्ने कसी पनि हो। न्यायपालिकाले आत्मानुशासन अवलम्बन गर्नुपर्दछ। उसले आफूलाई विशेष विधायिका कदापि ठान्नु हुँदैन। विधायिका र कार्यपालिकाले संवैधानिक कर्तव्य निर्वाह नगरेमा न्यायिक सक्रियता बढ्ने गर्दछ। न्यायिक सक्रियताले जनताका हक अधिकारको रक्षा गर्दछ। यो नागरिकको वैयक्तिक स्वतन्त्रताको रक्षक र संविधानको संरक्षक हो।

नेपालमा विगतदेखि नै कुनै न कुनै स्वरूपको न्यायपालिकाको व्यवस्था हुँदै आएको छ। यसको स्वतन्त्रता र सक्षमताको मात्रामा समानता नहुन सक्छ। नेपालमा सन् १९९७ सालदेखि स्वतन्त्र न्यायपालिकाको अवधारणाको प्रादुर्भाव भएको देखिन्छ। नेपाल सरकार वैधानिक कानून, २००४ मा न्यायसम्बन्धी सम्पूर्ण अधिकार श्री ३ मा रहने, न्याय सम्पादनका लागि ग्राम पंचायत, अपिल अदालत, विशेष अदालत र व्यवस्थापिकाबाट १२ जनासम्म न्यायाधीश रहने गरी प्रधान न्यायाधिकारी समिति गठन गर्न सकिने व्यवस्था गरिएका थियो। नेपालको अन्तरिम शासन विधान, २००७ मा स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरिएको थियो। त्यसैगरी नेपाल अधिराज्यको संविधान, २०१५ मा स्वतन्त्र र सक्षम न्यायपालिकाको व्यवस्था गरिएको थियो। नेपालको संविधान, २०१९ मा न्यायपालिकालाई स्वतन्त्र देखाउन सोही अनुरूपको व्यवस्था गरियो। त्यसबेला पनि न्यायपालिकाले केही उल्लेख्य भूमिका निर्वाह गरेको उदाहरणहरू पाइन्छन्। नेपाल अधिराज्यको संविधान, २०४७ ले नेपालको न्यायसम्बन्धी अधिकार संविधान, कानून तथा न्यायका मान्य सिद्धान्त अनुसार अदालत वा न्यायिक निकायहरूबाट प्रयोग गरिने व्यवस्था गरेको थियो। यसै व्यवस्थालाई नेपालको अन्तरिम संविधान, २०६३ ले समेत निरन्तरता दिएको छ। यस संविधानले नेपालको न्यायपालिकाले स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणा र मूल्य मान्यतालाई अनुसरण गरी लोकतन्त्रलाई आत्मसात गर्दै संविधानप्रति प्रतिबद्ध रहनु पर्ने गरी आवश्यक व्यवस्था गरेको छ।

अन्तरिम संविधानले तीन तहको अदालती संरचनालाई आत्मसात गरेको छ। सुरु विवाद हेर्न जिल्ला अदालत, पुनरावेदन सुन्न पुनरावेदन अदालत र कानुनी प्रश्नको अन्तिम व्याख्या गर्न सर्वोच्च अदालतको व्यवस्था गरिएको छ। खास किसिम र प्रकृतिका मुद्दाको कारवाही र किनारा गर्नका लागि भने कानूनद्वारा अन्य अदालत, न्यायिक निकाय वा न्यायाधिकरणको स्थापना र गठन गर्न सकिने व्यवस्था गरिएको छ। जसअनुरूप कर्मचारीको विभागीय सजाय सम्बन्धी विवाद हेर्न प्रशासकीय अदालत, श्रम सम्बन्धी विवाद निष्टारा गर्न श्रम अदालत, राजस्वसम्बन्धी विवाद हेर्न राजस्व न्यायाधिकरण, वैदेशिक रोजगार सम्बन्धी विवाद हेर्न वैदेशिक रोजगार न्यायाधिकरण जस्ता न्यायिक निकायहरूसमेत स्थापना भएको देखिन्छ। न्याय सम्पादनमा विशिष्टीकरणको

अवधारणालाई व्यवहारमा अवलम्बन गर्न ऋण असुली न्यायाधिकरण, ऋण असुली पुनरावेदन न्यायाधिकरण समेतको व्यवस्था भएको देखिन्छ। सूचना प्रविधि न्यायाधिकरणको व्यवस्था भए पनि हालसम्म सो न्यायाधिकरण क्रियाशील हुन सकेको देखिदैन। न्यायपालिकामा पनि विभिन्न सुधार आवश्यक छ। न्यायमा सहज पहुँचलाई दृष्टिगत गरी अदालतको संरचनात्मक ढाँचाको समेत पुनरावलोकन आवश्यक देखिन्छ। प्रक्रियामुखी कार्यशैलीमा अल्झिएको सन्दर्भमा कार्यविधिगत सुधार गर्नु आवश्यक छ। विश्वव्यापीकरणको मूल प्रवाहमा संलग्न भई विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरिसकेको अवस्थामा भरपर्दो र विश्वासिलो न्यायपालिकाको स्थापना गर्नु राज्यको कर्तव्य रहेको छ। सो को लागि न्यायपालिकालाई स्रोत साधन र जनशक्तिले सम्पन्न बनाउनु पर्दछ। कार्यसम्पादनमा गुणात्मक सुधारको आवश्यकता पर्दछ। मुद्दा प्रवाहलाई व्यवस्थित गर्न मुद्दा व्यवस्थापन पद्धतिका विशिष्ट तरिकाहरू अवलम्बन गर्नु पर्ने हुन्छ। न्यायसम्पादन प्रक्रियालाई अनुमानयोग्य बनाउन समय तालिका निर्धारण गर्न सकिन्छ। मुद्दाको प्रकृतिका आधारमा फरक फरक मार्ग निर्धारण गरी संवेदनशील र अत्यावश्यक मुद्दालाई द्रुत मार्ग अवलम्बन गर्न सकिन्छ। ठूलो अङ्कमा (करिब नौ अरबको हाराहारीमा रहेको जरिवाना र करिब एकलाख वर्ष कैद) रहेको कैद जरिवानाको लगत असुल हुन बाँकी रहेको अवस्थालाई गम्भीरतापूर्वक लिई फैसला कार्यान्वयनको क्षेत्रमा प्राथमिकतापूर्वक सुधार गर्नु पर्ने देखिन्छ। आगामी संविधानले स्वतन्त्र न्यायपालिकाको आधारभूत मान्यतालाई आत्मसात गरी न्यायाधीशको नियुक्ति, सेवा शर्तको प्रत्याभूतिका साथै क्रियात्मक स्वतन्त्रताको स्थितिको सुनिश्चितता गर्नु आवश्यक छ। न्यायाधीश नियुक्तिमा दलीयकरणको प्रभाव हुनु हुन्न। न्यायपालिका सबै विचार राख्नेहरूको आस्थाको धरोहर हुनुपर्छ। न्यायपालिकामा राजनीतिकरण गर्ने प्रयासहरू जो सुकैवाट जहिले भएपनि त्यो नागरिक स्वतन्त्रताको निम्ति पाच्य हुन सक्दैन।

न्यायपालिकालाई स्वतन्त्र निकायको रूपमा स्थापित गर्न न्यायाधीशको नियुक्ति सक्षमता र व्यावसायिक निष्ठाको आधारमा गरिनुपर्ने र खराब आचरण र कार्यक्षमताको अभावमा पदमुक्त र कारवाहीको प्रक्रियालाई प्रभावकारी बनाउन सोही निकायको संरचना, कार्यप्रणाली र स्रोत साधन आवश्यक छ। यसतर्फ राज्य बढी गम्भीर बन्नु पर्दछ। न्यायालयबाट न्याय विचलन हुने अवस्था श्रृजना भयो भने कानुनी शासन, संवैधानिक सर्वोच्चता र नागरिक स्वतन्त्रताको रक्षा हुँदैन। फलस्वरूप समाजमा अराजकता बढ्न सक्दछ। यसैले न्यायको सुनिश्चितताको निम्ति सोही अनुरूपको प्रत्याभूति आवश्यक छ। न्यायमा सहज पहुँचका निम्ति न्यायपालिकाबाट गरिने न्याय सम्पादनलाई शीघ्र र सुलभ बनाई अदालतप्रतिको जनआस्था अभिवृद्धि गर्न न्यायपालिका स्वयम्को अनुभवको आधारमा तर्जुमा गरेको पञ्चवर्षीय रणनीति योजना, अदालत व्यवस्थापन तथा अदालत सुदृढीकरण समितिका प्रतिवेदन, अदालतको अधिकारक्षेत्र पुनरावलोकन कार्यदलको प्रतिवेदन समेतका न्यायिक सुधारका लागि गरिएका अध्ययन प्रतिवेदनहरूले सिफारिस गरेका विषयहरूको प्रभावकारी कार्यान्वयनबाट धेरै सुधार गर्न सकिने देखिन्छ। यस्तै न्यायिक जनशक्तिको सेवा शर्त र सुविधाको सम्बन्धमा विशेष व्यवस्था हुनुपर्ने, कार्यबोझको आधारमा दरबन्दी श्रृजना हुनुपर्ने, न्यायपालिका भित्र सहायकस्तरको जनशक्तिका निम्ति कानुनी शिक्षाको विशेष व्यवस्था हुनुपर्ने, न्यायपालिकाको पूर्वाधार लगायतको समग्र विकासका निम्ति वर्षेनी कूल बजेटको न्यूनतम १ प्रतिशत विनियोजन हुने व्यवस्था गरिनु पर्ने जस्ता कुराको सुनिश्चितता आवश्यक छ।

## मन्त्रालयको संरचना र सुधार

राज्यको कार्यकारिणी अधिकार कार्यपालिका मार्फत प्रयोग हुने संवैधानिक व्यवस्था अनुसार सरकारले आफ्नो कार्य सम्पादन गर्न केन्द्रीय तहमा विभिन्न मन्त्रालयको व्यवस्था गरेको छ।

मन्त्रालय र सरकारको संरचनाको पुनरावलोकन गर्न यस समितिले छुट्टै परिच्छेदमा प्रस्ताव गरे अनुरूप हुनुपर्ने समितिको धारणा छ। उल्लिखित सुभाव अनुरूप मन्त्रालयको संख्या र कार्यविभाजन पुनरावलोकन नहुँदासम्म तत्कालका लागि मन्त्रालय सम्बन्धी विद्यमान व्यवस्था, नीति एवम् कानुनी स्थिति तथा गरिनुपर्ने सुधारका सम्बन्धमा यस समिति समक्ष सम्बन्धित मन्त्रालयबाट प्राप्त सुभावका विषय संक्षिप्तमा यस शीर्षक अन्तर्गत प्रस्तुत गरिएको छ।

## १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

### परिचय

नेपालको सन्दर्भमा सर्वप्रथम प्रधानमन्त्रीको कार्यालयको स्थापना वि.सं. १८६३ मा भएको र यसले विभिन्न कालखण्डमा विभिन्न किसिमको काम गर्दै आएकोमा मिति २०२३।१२ मा यो कार्यालयलाई मन्त्रिपरिषद् सचिवालयको रूपमा रूपान्तरण गरियो। यस सचिवालयलाई मिति २०५०।६।१ मा पुनः प्रधानमन्त्री कार्यालयको रूपमा नै परिवर्तन गरियो। मिति २०५७।१।२८ मा प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद् सचिवालय गरी दुई छुट्टा छुट्टै संरचना बनाइयो। २०६०।६।२ देखि यी दुई निकायलाई गाभेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नामाकरण गरियो। यो नेपाल सरकारको सर्वोच्च प्रशासनिक निकाय हो। यसको मुख्य उद्देश्य नेपाल सरकारका केन्द्रीय सङ्गठनहरूलाई समन्वय, निर्देशन, रेखदेख र नियन्त्रण गर्नु रहेको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ३५ वटा कार्य तोकिएका छन्। १. मन्त्रिपरिषद्को कार्य २. नेपाल सरकारको कार्य-विभाजन र मन्त्रालयहरूको गठन, विघटन तथा सङ्गठन संरचना हेरफेर ३. नेपाल सरकारको कार्य-सम्पादन नियमावली ४. विभिन्न मन्त्रालयका कार्यको रेखदेख, नियन्त्रण, निरीक्षण, सुपरिवेक्षण, समन्वय, अनुगमन तथा मूल्यांकन ५. मन्त्रिपरिषद्को निर्णयको कार्यान्वयन तथा सोको अनुगमन ६. विधेयक, अध्यादेश, नियम तथा आदेशको तर्जुमा, स्वीकृति वा जारी ७. नेपाल सरकारको अल्पकालीन तथा दीर्घकालीन नीति तथा रणनीति तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्यांकन ८. देशको राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक गतिविधि तथा शान्ति सुव्यवस्थाको अद्यावधिक जानकारी तथा अनुगमन ९. व्यवस्थापिका-संसद्को अधिवेशन आह्वान र अन्त्य १०. केन्द्रीयस्तरमा व्यवस्थापन सूचना प्रणालीको विकास तथा अनुगमन ११. शासकीय सुधार, सुशासन तथा सङ्घीय ढाँचाको प्रशासन पुनर्संरचना १२. द्विपक्षीय वा बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयनको अनुगमन १३. प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन १४. मानवअधिकारको संरक्षण प्रवर्द्धन १५. सुशोभन १६. विपद् व्यवस्थापनको अद्यावधिक जानकारी र निर्देशन १७. भ्रष्टाचार विरुद्धको नीति, योजना तथा त्यसको कार्यान्वयन १८. प्रधानमन्त्री दैवी प्रकोप/सहायता कोष सञ्चालन १९. प्रधानमन्त्रीको आन्तरिक तथा बाह्य जनसम्पर्क र सञ्चार २०. प्रचलित कानून बमोजिम प्रमाणीकरण गर्नु पर्ने लिखत २१. क्षेत्रीय प्रशासन २२. लगानी बोर्ड २३. नयाँ नेपाल निर्माण कोष २४. अदालतको फैसला कार्यान्वयनको अनुगमन २५. राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय २६. संवैधानिक परिषद् २७. अख्तियार दुरूपयोग अनुसन्धान आयोग २८. लोक सेवा आयोग २९. राष्ट्रिय मानव अधिकार आयोग ३०. राष्ट्रिय योजना आयोग ३१. राष्ट्रिय सतर्कता केन्द्र ३२. सार्वजनिक



खरिद अनुगमन कार्यालय ३३. नेपाल ट्रष्टको कार्यालय ३४. गरीबी निवारण कोष ३५. प्रधानमन्त्री र मन्त्रिपरिषद् सम्बन्धी अन्य कार्यहरू ।

### **विद्यमान ऐन/नियम**

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल सरकारको कार्य विभाजन नियमावली अनुसार तोकिएको कार्य सम्पादन गर्नुपर्दछ । यसका लागि विभिन्न कानूनको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । त्यस्ता कानूनमा मुख्यतः सुशासन (व्यवस्थापन र संचालन) ऐन, २०६४ लगायतका अन्य ऐन एवं सम्बन्धित नियमावली छन् ।

### **नीतिगत व्यवस्था**

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आफ्नो दीर्घकालीन राष्ट्रिय नीति भने अलग्गै देखिन्छ ।

### **सङ्गठन संरचना**

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्य सम्पादनलाई प्रभावकारी बनाउनको लागि सो कार्यालय अन्तर्गत सातवटा महाशाखाहरू रहेका छन् । तिनमा व्यवस्थापन तथा जनशक्ति विकास महाशाखा, शासकीय सुधार महाशाखा, आर्थिक पूर्वाधार महाशाखा, मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखा, सामाजिक विकास, योजना तथा अनुगमन महाशाखा, कानून तथा मानव अधिकार प्रवर्द्धन महाशाखा र मुख्य सचिवको सचिवालय पर्दछन् । सो कार्यालयको विभागीय निकायको रूपमा सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल ट्रष्टको कार्यालय रहेका छन् । उक्त कार्यालयको कामलाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले हेलो सरकार कक्ष, सार्वजनिक प्रशासन पुनः संरचना कार्यान्वयन एकाई, सूचना सञ्चार तथा प्रविधि विकास आयोजना, गरीबी निवारण कोष, लैङ्गिक सशक्तिकरण समन्वय एकाई जस्ता साङ्गठनिक संरचना समेत संचालनमा रहेका छन् ।

### **सुधारका क्षेत्र**

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विभिन्न पक्षहरूमा सुधार गरिनु आवश्यक देखिन्छ । अधिकारको निक्षेपण गर्ने भन्ने भएपनि सबै अधिकार केन्द्रीकृत गर्न चाहने सोचले प्रधानमन्त्रीको कार्यालय बढी बोझिलो बनदै गएको देखिन्छ । यसले महत्वपूर्ण अनुगमन र समन्वयको भूमिका निर्वाह गर्नुपर्नेमा कतिपय मन्त्रालयले गर्नुपर्ने कार्य समेत यसैले गर्नु परेको देखिन्छ । यस कार्यालयको कार्यबोझ बढी देखिएको हुँदा मन्त्रालयसँग सम्बन्धित विषयहरू सोही मन्त्रालयहरूलाई जिम्मा दिने गरी अधिकारको निक्षेपीकरण गर्नुपर्ने आवश्यकता छ । प्रधानमन्त्री कार्यालयले विषयगत मन्त्रालयहरूले सम्पादन गरेको कामको प्रभावकारी रूपमा अनुगमन र मूल्यांकन गर्ने भूमिका निर्वाह गर्नुपर्दछ । विद्युतीय सुशासन प्रणालीको प्रवर्द्धन गर्दै यसलाई फोकल प्वाइन्ट बनाउन उपयुक्त हुन्छ । यस कार्यालयलाई उत्तरदायी निकायको रूपमा विकास र वार्षिक कार्ययोजना तर्जुमा गरी नतिजामूलक व्यवस्थापन प्रणाली लागू गरी त्यसको अनुगमन र समीक्षा गर्ने पद्धतिको विकास गर्न जरूरी छ ।

## २. अर्थ मन्त्रालय

### परिचय

वि.सं. २०२१ सालमा आर्थिक तथा योजना मन्त्रालयको गठन भएकोमा २०२६ सालमा योजनालाई भिकेर अर्थ मन्त्रालय कायम गरिएको पाइन्छ। यस मन्त्रालयको मुख्य उद्देश्य देशमा आर्थिक स्थायित्व कायम गरी आर्थिक विकासको केन्द्रीय नियामकको रूपमा स्थापित गर्नु रहेको छ। मुलुकको वित्तीय तथा मौद्रिक क्षेत्रसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरूको व्यवस्थापन गर्ने दायित्व अर्थ मन्त्रालयमा रहको छ। सार्वजनिक खर्च व्यवस्थापन, वित्तीय व्यवस्थापन, राजस्व संकलन, समष्टिगत आर्थिक स्थायित्व र आर्थिक विकास, वैदेशिक सहायता व्यवस्थापन, विदेशी विनिमय तथा नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन खर्च व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो। सबल वित्तीय र आर्थिक व्यवस्थापनको माध्यमबाट दिगो, फराकिलो तथा उच्च दरको आर्थिक वृद्धि हासिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने दृष्टिकोण अर्थ मन्त्रालयको रहेको र आन्तरिक राजस्वको आधारलाई सुदृढ गर्दै उपलब्ध वित्तीय स्रोतको प्रभावकारी र समुचित उपयोगबाट समष्टिगत आर्थिक स्थायित्व कायम गर्नमा सहयोग पुऱ्याउने ध्येय रहेको छ।

### कार्यविभाजन

राजस्व प्रणालीलाई सरल बनाउने, करका आधार फराकिलो गर्ने र उपयुक्त करका दरहरू तोक्ने। कर प्रशासनको दक्षता र प्रभावकारितामा सुधार गर्ने। प्राथमिकताप्राप्त क्षेत्रहरूको लागि बढी दक्ष, प्रभावकारी र न्यायोचित रूपमा साधनको बाँडफाँड गर्ने नीति अवलम्बन गर्ने। वित्तीय संस्था र वित्तीय उपकरणहरूको माध्यमबाट उत्पादन र बजारको सुदृढीकरण गर्दै सक्षम वित्तीय प्रणालीको विकास गर्ने। सरकारी स्वामित्वका संस्थानहरूलाई कुशल बनाउनका लागि निजीकरण नीतिका साथै आवश्यक अन्य नीतिहरू अवलम्बन गर्ने। पारदर्शी र उत्तरदायी आर्थिक तथा वित्तीय सूचना प्रणाली अवलम्बन गर्ने। सार्वजनिक क्षेत्रका कर्मचारीहरूको लागि प्रभावकारी र उचित प्रोत्साहन प्रणालीलाई संस्थागत गर्ने। प्रभावकारी सार्वजनिक खर्च नीतिहरूको तर्जुमा र कार्यान्वयन गर्ने। वैदेशिक सहायताबाट प्राप्त स्रोतहरूको व्यवस्थापनको लागि प्रभावकारी अनुगमन र मूल्यांकन प्रणालीलाई संस्थागत गर्ने। सार्वजनिक र निजी क्षेत्र बीच विश्वासको वातावरण कायम गर्दै समग्र आर्थिक विकासमा निजी क्षेत्रको संलग्नताको लागि अनुकूल वातावरणको सृजनामा सहयोग गर्ने।

### विद्यमान ऐन/नियम


अर्थ मन्त्रालयलाई निर्दिष्ट गरिएका कार्यहरू सम्पादन गर्ने सिलसिलामा मन्त्रालय र अर्न्तगतका निकायहरूले निम्नानुसारका कानून प्रयोग गरी आफ्नो कार्य सम्पादन गर्ने गरेका छन्।

नेपालको अन्तरिम संविधान २०६३ को आर्थिक कार्यप्रणाली सम्बन्धी विषयमा उल्लिखित धाराहरू, सालवसाली आर्थिक ऐनहरू, विनियोजन ऐन, आयकर ऐन, २०५८, अन्तशुल्क ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२, मदिरा ऐन, २०३१, भन्सार ऐन, २०६४, सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग निवारण) नियन्त्रण ऐन, २०६४, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९, राजस्व न्यायाधिकरण ऐन, २०३१, मूल्य अभिवृद्धि कर नियमावली, २०५३, आयकर

नियमावली, २०५९, अन्तशुल्क नियमावली, २०५९, मदिरा नियमावली, २०३३, भन्सार नियमावली, २०६४, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) (निवारण) नियमावली, २०६८, निजी गुण्टा, फिटी भारी सम्बन्धी सूचना, WTO/WCO का विभिन्न अनुबन्धहरू, SAARC/SAFTA का सम्झौता र अनुबन्धहरू, निकासी पैठारी नियन्त्रण ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०५४, औषधी ऐन, २०३५, खानी तथा खाद्य पदार्थ ऐन, २०४२, वन ऐन, २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, लागू औषध (नियन्त्रण) ऐन, २०३३, हातहतियार खरखजाना ऐन, २०१९, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, विष्फोटक पदार्थ ऐन, २०१९, पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०१९, रासायनिक मल निर्देशिका, २०५७, रासायनिक मल नियन्त्रण आदेश, २०५५, नेपाल सवारी प्रदुषण मापदण्ड, २०५६, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०६६/७/१६ को सूचना

### सङ्गठन संरचना

अर्थ मन्त्रालयको कार्यसम्पादन गर्नका लागि ९ वटा महाशाखा, २४ वटा विभाग र विभाग सरहको राजस्व प्रशासन तालिम केन्द्र रहेका छन्। यो मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालय नियन्त्रक कार्यालय र अन्य विभिन्न संस्थान, समिति र बोर्डहरू रहेका छन्। जसलाई देहायको सङ्गठन तालिकामा उल्लेख गरिएको छ :



### सुधारका क्षेत्र:

सबल वित्तीय र आर्थिक व्यवस्थापनको माध्यमबाट दीगो, फराकिलो तथा उच्चदरको आर्थिक वृद्धि हासिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने कार्यमा अर्थ मन्त्रालय केन्द्रित हुनु पर्दछ। मुलुकको समष्टिगत आर्थिक नीतिको तर्जुमा गरी त्यसको कार्यान्वयन व्यवस्थापनमा सक्रिय रहने, आर्थिक वृद्धिको लागि नवीन सोचको साथै सबल सङ्गठन बनाउने, आर्थिक र वित्तीय अपराधको रोकथाम र नियन्त्रण गर्ने जस्ता कार्यद्वारा मुलुकको अर्थतन्त्र बलियो बनाउने तर्फ अर्थ मन्त्रालयको भूमिका केन्द्रित हुनुपर्ने, राजस्व प्रशासनलाई बोर्ड अन्तर्गत राखी राजस्व प्रशासनको संस्थागत सुधार गर्ने, आन्तरिक राजस्व, भन्सार, सम्पत्ती शुद्धीकरण जस्ता क्षेत्रमा बलियो सङ्गठन संरचना निर्माण गर्ने, करदातालाई सरल सहज रूपमा सेवा प्रदान गर्ने E-Payment, Any Bank Branch System, Standard Operating Procedure तयार गरी लागू गर्ने, करदाता शिक्षालाई व्यापक बनाउने, भन्सार प्रशासनलाई भन्सार जाँचपास र प्रक्रियामा स्व-चालन, जोखिम व्यवस्थापनको कार्यान्वयन, आधुनिक उपकरणको प्रयोग Mobile, Vehicle, X-ray, IP Surveillance Camera, Chemical Laboratory को व्यवस्था, यात्रु जाँचपासमा आधुनिक प्रणालीको अवलम्बन, राजस्व चुहावट नियन्त्रणको लागि Online Vehicle Tracking / Monitoring System लागू गर्ने, मन्त्रालय अन्तरगतका विभागसँग सूचनाको नेटवर्क स्थापना गरी राजस्व परिचालनको कार्यमा प्रभावकारिता अभिवृद्धि गर्ने आयकर ऐन, मूल्य अभिवृद्धिकर, अन्तशुल्क ऐन, विदेशी विनियम (नियमित गर्ने) ऐन, मदिरा ऐन लगायतका विभिन्न ऐन/नियममा समसामयिक सुधारका साथै आवश्यक निर्देशिका तथा कार्यविधिहरू तयार गरी लागू गर्ने गराउने, भन्सार विभाग तथा भन्सार कार्यालयहरूको कार्यप्रणाली कार्यमुखी बनाउन O&M Survey गरी ठूला भन्सार कार्यालयहरूमा रा.प. प्रथम श्रेणीको अधिकृत प्रमुख रहने व्यवस्था गर्ने, राजस्व अनुसन्धान विभागको काम कारवाहीलाई प्रभावकारी बनाउन सोही अनुरूपको व्यवस्था गर्ने, करदाताको संख्या न्यून रहेको जिल्लाहरूमा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई आन्तरिक राजस्व कार्यालयले गर्ने समेत कार्यको जिम्मेवारी दिने, करदातालाई सुविधा प्रदान गर्न विद्युतीय भुक्तानी तथा विद्युतीय बैङ्किङ प्रणाली लागू गर्ने, राजस्व प्रशासन तालिम केन्द्रमा सम्बन्धित विषयका विज्ञहरूको रोष्टर बनाई सेवासँग सम्बन्धित तालिम पाठ्यक्रम बनाई प्रभावकारी तालिमको बन्दोबस्त गर्ने गराउने काम अर्थ मन्त्रालयबाट हुनुपर्ने देखिएको छ।

### ३. उद्योग मन्त्रालय

वि.सं. २०५७ वैशाखमा उद्योग, वाणिज्य तथा आपूर्ति गरी तीनवटा मन्त्रालयहरूलाई एकीकृत गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रूपमा रूपान्तरण गरिएकोमा २०६५।५।१५ देखि उद्योग मन्त्रालयलाई छुट्टै मन्त्रालयको रूपमा स्थापित गरियो। यस मन्त्रालयको मुख्य उद्देश्य देशलाई औद्योगीकरणतर्फ उन्मुख गराई देशको दिगो औद्योगिक विकास गर्ने रहेको छ।

#### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई २४ वटा कामहरू तोकिएका छन्। १. उद्योग र औद्योगिक विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. खानी तथा खनिज पदार्थ अन्वेषणसम्बन्धी नीति, योजना, कार्यान्वयन तथा नियमन ३. खानी तथा खनिज विकास

विषयक अध्ययन, अन्वेषण तथा सर्वेक्षण ४. औद्योगिक विकास ५. औद्योगिक क्षेत्र, औद्योगिक संघ-संस्था तथा औद्योगिक नियोग ६. संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास सङ्गठन तथा अन्य अन्तर्राष्ट्रिय औद्योगिक सङ्गठन ७. वैदेशिक लगानी प्रवर्द्धन (लगानी बोर्डको कार्यक्षेत्र बाहेक) ८. औद्योगिक लगानी प्रवर्द्धन (लगानी बोर्डको कार्यक्षेत्र बाहेक) ९. घरेलु तथा ग्रामीण सीप र उद्योगको संरक्षण तथा प्रवर्द्धन १०. गुणस्तर र नापतौल निर्धारण तथा प्रवर्द्धन ११. उद्योगसम्बन्धी सार्वजनिक प्रतिष्ठान १२. उत्पादकत्व वृद्धि विषयक नीति तथा कार्यक्रम १३. औद्योगिक प्रविधि विकास र प्रविधि हस्तान्तरण १४. औद्योगिक जनशक्तिको विकास र तालिम, अन्वेषण तथा सर्वेक्षण १५. औद्योगिक व्यवसाय प्रवर्द्धन र संरक्षण १६. कम्पनीको प्रशासन तथा अनुगमन १७. औद्योगिक सम्पत्ति प्रशासन १८. कम्पनी तथा संगठित संस्थाको दामासाहीसम्बन्धी कार्य १९. विशेष आर्थिक क्षेत्रको स्थापना र व्यवस्थापन २०. औद्योगिक प्रयोजनका लागि गरिने आयातको नियमन तथा सहजीकरण २१. लगानी संरक्षण र प्रवर्द्धनसम्बन्धी द्विपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौता २२. रूग्ण उद्योगको उत्थान र विकास २३. औद्योगिक तथा व्यावसायिक सीप विकास तालिम २४. नेपाल इन्जिनियरिङ्ग सेवा अन्तर्गतका माइनिङ्ग इन्जिनियरिङ्ग, केमिकल इन्जिनियरिङ्ग, मेटालर्जिकल इन्जिनियरिङ्ग, मेट्रोलजी, जियोलोजी र केमेष्ट्री समूहको सञ्चालन ।

### विद्यमान ऐन/नियम

उद्योग मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ। पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२, कम्पनी ऐन, २०६३, औद्योगिक व्यवसाय ऐन, २०४९, साभेदारी फर्म रजिष्ट्रेशन ऐन, २०१४, प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१९, नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, खानी तथा खनिज पदार्थ ऐन, २०४२ जस्ता ऐनहरू तथा सम्बन्धित नियमावली रहेका छन्।

### नीतिगत व्यवस्था

उद्योग मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा औद्योगिक नीति, २०६७, विदेशी लगानी तथा एकद्वार नीति, २०४९ तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ।

### सङ्गठन संरचना

उद्योग मन्त्रालयको आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा प्रशासन तथा संस्थान महाशाखा, योजना तथा नीति विश्लेषण महाशाखा, औद्योगिक प्रवर्द्धन महाशाखा र प्रविधि महाशाखा गरी ४ वटा महाशाखा रहेका छन्। यस मन्त्रालय अन्तर्गत उद्योग विभाग, घरेलु तथा साना उद्योग विभाग, घरेलु तथा साना उद्योग विकास समिति, खानी तथा भू-गर्भ विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र विभागीय स्तरको कार्यालयको रूपमा कम्पनी रजिष्ट्रारको कार्यालय समेत रहेका छन्। २७ वटा जिल्लामा साना तथा घरेलु उद्योग कार्यालयहरू मन्त्रालय अन्तर्गत एउटा विकास समितिको रूपमा विशेष आर्थिक क्षेत्र विकास समिति रहेका छन्। बाँकी ४८ वटा जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयहरू रहेको पाइन्छ।

### सुधारका क्षेत्र

नेपाल WTO को सदस्य भइसकेको अवस्थामा त्यसका प्रावधान बमोजिम ऐन कानूनमा सुधार गर्ने देखिएको छ। नाप तौल सम्बन्धी कसूरमा शुल्क तथा दण्ड जरिवानाका रकम

वृद्धि गर्ने, नापतौलमा एकरूपता ल्याउन आवश्यक देखिएको छ। नेपालमा रहेका नापतौल तथा गुणस्तर प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुका साथै गुणस्तर विभागलाई Asia Pasific Laboratory Accreditation Cooperation को सदस्यता दिलाउन पहल गर्नु पर्ने देखिन्छ। सङ्गठन पुनर्संरचना गरी प्राविधिक स्तरका अधिकृत र सहायक कर्मचारीहरूको दरबन्दी वृद्धि गर्ने, बजार अनुगमन, निरीक्षण तथा जाँच विश्लेषण सेवाका लागि दक्ष जनशक्ति र भौतिक पूर्वाधारको विकास गरी आवश्यक सेवा सुविधा दिने गरी सुधार गर्ने, उद्योग मन्त्रालय र त्यस अन्तर्गतका विभाग र कार्यालयको कार्यबोझको आधारमा कर्मचारीको दरबन्दी पुनरावलोकन गर्न पनि जरूरी देखिन्छ। औद्योगिक बौद्धिक सम्पत्ति सम्बन्धी छुट्टै कार्यालय स्थापना गरी औद्योगिक बौद्धिक सम्पत्तिको संरक्षण तथा सम्बर्द्धन गर्ने र लगानी कर्ताले पुर्‍याउनु पर्ने प्रशासनिक औपचारिकताका सेवाहरू एकै थलोबाट सहजरूपमा उपलब्ध गराउन एकल सेवा केन्द्रविन्दुको स्थापना हुनुपर्ने देखिएको छ।

## ४. ऊर्जा मन्त्रालय

### परिचय

२०६६ साल भन्दा अगाडि ऊर्जा सम्बन्धी विषय जलश्रोत मन्त्रालयको कार्यक्षेत्रभित्र रहेकोमा २०६६ मा जलश्रोत मन्त्रालयलाई विभाजन गरी ऊर्जा र सिंचाई मन्त्रालयको रूपमा छुट्याए पछि यस मन्त्रालयको अलग अस्तित्व कायम भएको हो। यस मन्त्रालयको मुख्य उद्देश्य देशमा उपलब्ध ऊर्जाको उत्पादन, व्यवस्थापन र प्रवर्द्धन समेत गर्ने रहेको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ बमोजिम यस मन्त्रालयलाई १५ वटा काम तोकिएका छन् १. ऊर्जा उत्पादन, व्यवस्थापन, उपयोग, सुरक्षा, प्रवर्द्धन एवं विकाससम्बन्धी नीति योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. ऊर्जाको उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा कार्यान्वयन ३. ऊर्जासम्बन्धी बहुउद्देश्यीय योजनाको समन्वय, निर्माण, सञ्चालन तथा प्रवर्द्धन ४. ऊर्जासम्बन्धी जनशक्तिको विकास ५. नवीकरणीय ऊर्जाको विकास ६. ऊर्जा विकास तथा विद्युत विकाससम्बन्धी अध्ययन, अनुसन्धान, आयोजनाका सम्भाव्यता अध्ययन, निर्माण, सञ्चालन, सम्भार र विकास ७. ऊर्जासम्बन्धी कम्पनी तथा संस्थाको समन्वय र प्रशासन ८. ऊर्जा विकासमा निजी क्षेत्रको लगानी प्रवर्द्धन (लगानी बोर्डको कार्यक्षेत्र बाहेक) ९. ऊर्जाको उपयोगसम्बन्धी राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्पर्क १०. ऊर्जाको उपयोगसम्बन्धी द्विपक्षीय वा बहुपक्षीय संयन्त्रको संयोजन, वार्ता तथा सन्धि सम्झौता ११. जलस्रोतसम्बन्धी द्विपक्षीय वार्ता, बहुपक्षीय सन्धि सम्झौता १२. विद्युत्को नियमन, रोयल्टी तथा महसुलदरको निर्धारण र कार्यान्वयन १३. नेपाल विद्युत् प्राधिकरण तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित निकायसँग समन्वय १४. अन्य मन्त्रालयको कार्यक्षेत्रमा नपरेको जल तथा त्यसको उपयोग र ऊर्जासम्बन्धी कार्य १५. नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङ समूह, मेकानिकल इन्जिनियरिङ समूह र सिभिल इन्जिनियरिङ समूहको हाइड्रोपावर उपसमूहको सञ्चालन।

## विद्यमान ऐन/नियम

ऊर्जा मन्त्रालयसँग सम्बन्धित विभिन्न ऐन, नियमहरू तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ। त्यस्ता ऐनहरूमा जलश्रोत ऐन, विद्युत ऐन, विद्युत चोरी नियन्त्रण ऐन जस्ता विभिन्न ऐनहरू तथा सम्बन्धित नियमावलीहरू रहेका छन्।

## नीतिगत व्यवस्था

ऊर्जा मन्त्रालयको राष्ट्रिय जलश्रोत नीति तथा विद्युत विकास नीति जस्ता नीतिहरू रहेको देखिन्छ।

## सङ्गठन संरचना

ऊर्जा मन्त्रालयको चारवटा महाशाखा भएको सङ्गठन संरचना छ। जसमा प्रशासन महाशाखा, योजना तथा कार्यक्रम महाशाखा, नीति तथा वैदेशिक समन्वय महाशाखा, कानून महाशाखा रहेका छन्। यस मन्त्रालय मातहत एउटा मात्र विभाग विद्युत विकास विभाग रहेको छ। मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा समितिको सचिवालय, जल तथा ऊर्जा आयोग, विद्युत प्राधिकरणजस्ता निकायहरूसमेत रहेको पाइन्छ।

## सुधारका क्षेत्र

दीर्घो ऊर्जाको विकासबाट मुलुकको आर्थिक विकासमा तिब्रता आउने भएकाले राज्यले ऊर्जा क्षेत्रलाई प्राथमिकताको सूचीमा राख्नुपर्ने, देशको सर्वाङ्गीण विकासका लागि पर्याप्त विद्युत आपूर्ति गरी जनताको जीवनस्तरमा सुधार ल्याउन सुलभ र भरपर्दो विद्युत सेवा उपलब्ध गराई विद्युतलाई निर्यातयोग्य वस्तुको रूपमा विकास गर्नुपर्ने, ऊर्जा क्षेत्रको विकासमा सरकारको भूमिका न्यून भई निजी क्षेत्रमाथिको बढी निर्भरताले ऊर्जा अभावको स्थिति श्रृजना भएकाले ऊर्जा क्षेत्रको विकासमा विद्यमान नीतिको पुनरावलोकन गर्नु पर्ने, ऊर्जासँग सम्बन्धित सम्पूर्ण विषयलाई एउटै मन्त्रालय भित्र समाहित गर्न नसक्दा ऊर्जाको एकीकृत योजनाको अभावले ऊर्जा क्षेत्रको समष्टिगत विकास हुन नसकेको कारण ऊर्जाको एकीकृत योजना लागू गर्नुपर्ने देखिन्छ। जलस्रोत मन्त्रालयलाई ऊर्जा मन्त्रालय र सिंचाई मन्त्रालयमा विभाजन गर्नाले जलस्रोतको एकीकृत विकासमा समस्या देखिएको कारण ऊर्जा मन्त्रालय र सिंचाई मन्त्रालयलाई एकीकृत गरी जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउनु पर्ने टड्कारो आवश्यकता छ। वैकल्पिक ऊर्जा सम्बन्धित छुट्टै नीति र ऐन बनाउनु पर्ने, द्विपक्षीय विद्युत व्यापारको लागि विद्युत व्यापार कम्पनीको स्थापना गर्ने, राष्ट्रिय विद्युत नियमन आयोग ऐन बनाई लागू गर्ने, सडक बत्तिको लागि सौर्य ऊर्जा र वायु ऊर्जा प्रविधि उपयोग नीति र कार्यक्रम कार्यान्वयन गर्न पनि जरूरी भइसकेको छ। दीर्घकालीन रूपमा लोडसेडिङ्ग अन्त्य गर्न ठूला जलाशययुक्त वा ठूला जलविद्युत आयोजना निर्माण र सञ्चालन गर्नु पर्ने, ऊर्जा विकासका लागि वैदेशिक लगानी प्रवर्द्धनको नीति र कार्यक्रम बनाई लगानी प्रवर्द्धन गर्ने, लगानी मैत्री वातावरणको आवश्यक पूर्वाधार तयार गर्ने, विद्युत विकास विभागको पुनरसंरचना गर्नुपर्ने, जलविद्युत आयोजना अनुमति पत्र सम्बन्धी व्यवस्थामा सुधार गरी पारदर्शी बनाउने, ऊर्जा क्षेत्रमा रहेका विद्यमान सङ्गठनहरूको पुनरसंरचनाको साथै विद्यमान विद्युत ऐन, २०४९ लगायतका विभिन्न नीति नियम कानूनको पुनरावलोकन गर्ने जस्ता सुधार गर्नुपर्ने देखिएको छ।

## ५. कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय

### परिचय

वि.सं. २०१३ सालमा कानून विभागबाट मन्त्रालयको रूपमा रूपान्तरण भएको यस मन्त्रालयको नाम समय-समयमा फेरवदल हुँदै आएको छ। २०६९।२।५ देखि भने कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको नाममा स्थापना भएको छ। यस मन्त्रालयको मुख्य उद्देश्य कानुनी राज्यको मान्यतालाई जीवन्त बनाई राज्य सञ्चालनका लागि आवश्यक कानूनहरूको निर्माण गर्ने, स्वतन्त्र र सक्षम न्यायपालिका तथा सरल र छिटो छरितो, मितव्ययी र प्रभावकारी न्याय सम्पादनका लागि आधारशिला तयार गर्ने रहेको पाइन्छ। यस मन्त्रालयको कार्य, मन्त्रालयसँग सम्बन्धित कानून तथा नियम, नीतिगत व्यवस्था एवं संरचनात्मक व्यवस्था यस प्रकार उल्लेख गरिएको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ मा यस मन्त्रालयलाई ३६ वटा कार्य तोकिएका छन्। १. ऐन, अध्यादेश, नियम र आदेशको तर्जुमा २. नेपाल कानून, अन्तर्राष्ट्रिय कानून, न्यायप्रणाली र न्याय प्रशासनको अनुसन्धान, पुनरावलोकन र सुधार ३. नेपाल राजपत्रमा प्रकाशन हुने सूचनाहरूको सम्पादन ४. कानुनी राय तथा परामर्श ५. अन्तर्राष्ट्रिय करार तथा अन्य लिखतको मस्यौदा र सोसम्बन्धी परामर्श ६. सरकारी मुद्दा फिर्ता, मिलापत्र र नेपाल सरकारलाई सरोकार पर्ने मुद्दाको प्रतिरक्षा ७. द्विपक्षीय वा बहुपक्षीय सन्धि, सम्झौताको अनुमोदन, हस्ताक्षर, सम्मिलन, स्वीकृति वा समर्थन, अन्तर्राष्ट्रिय र अन्तरसरकारी संस्थाको सदस्यता प्राप्ति, अन्तर्राष्ट्रिय कानुनी दायित्व, अन्तर्राष्ट्रिय सम्मेलन र वार्तामा अन्तर्राष्ट्रिय कानूनको विषयमा अपनाउनु पर्ने विषयमा प्रदान गरिने कानुनी राय ८. नोटरी पब्लिक तथा नोटरी पब्लिक परिषद् ९. अन्तर्राष्ट्रिय कानुनी विवाद १०. अन्तर्राष्ट्रिय कानूनसम्बन्धी संस्था र सम्मेलन ११. नेपाल सरकारलाई आवश्यक पर्ने कानून तथा कानुनी लिखत र सन्धिको अनुवाद १२. नेपाल पक्ष भएका सन्धिको केन्द्रीय अभिलेखीकरण १३. कानूनको एकीकरण तथा संहिताकरण १४. सन्धि तथा सम्झौताहरूको प्रकाशन १५. सर्वोच्च अदालत र अन्तर्गतका अदालतसम्बन्धी काम, न्याय प्रशासन, मुद्दा र अदालती लगत तथा सरकारी मुद्दाको अभिलेख १६. विशेष अदालत, प्रशासकीय अदालत, श्रम अदालत र यस्तै प्रकृतिका अन्य अदालत तथा न्यायाधिकरण १७. निःशुल्क कानुनी सहायता १८. कानून किताबको व्यवस्था तथा प्रकाशन १९. विवाद समाधानका वैकल्पिक उपाय २०. कानून तथा न्यायसँगसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थासँग सम्पर्क, सहयोग र समन्वय २१. व्यवस्थापिका-संसद् तथा संविधानसभासम्बन्धी नीति, योजना र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन २२. व्यवस्थापिका-संसद् संविधानसभा, व्यवस्थापिका-संसद् सचिवालय तथा सोसम्बन्धी सेवाका कर्मचारीको सेवा सञ्चालन २३. व्यवस्थापिका-संसद्को वैदेशिक सम्पर्क र समन्वय २४. अन्तर-व्यवस्थापिका सङ्घ (आई.पी.यू.) २५. सरकारी तथा गैरसरकारी विधेयक २६. सरकारी आश्वासन तथा सङ्कल्पको कार्यान्वयन २७. संविधानसभा अदालत २८. महान्यायाधिवक्ताको कार्यालय २९. न्याय परिषद् ३०. न्याय सेवा आयोग ३१. राजस्व न्यायाधिकरण ३२. न्यायिक जाँचबुझ आयोग ३३. नेपाल कानून आयोग ३४. नेपाल कानून व्यवसायी परिषद् ३५. राष्ट्रिय न्यायिक प्रतिष्ठान ३६. नेपाल न्याय सेवाको सञ्चालन।



## विद्यमान ऐन/नियम

कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विभिन्न ऐनहरू, नियमहरूको तर्जुमा भई कार्यान्वयनमा रहेका छन्। त्यस्ता ऐनमा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१०, नेपाल सन्धि ऐन, २०२७, करार ऐन, २०५६, नेपाल कानून आयोग ऐन, २०६३, मेलमिलाप सम्बन्धी ऐन, २०६६ जस्ता विभिन्न ऐनहरू तथा सम्बन्धित केही नियमावलीहरू रहेका छन्।

## नीतिगत व्यवस्था

कानून, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मामिला मन्त्रालयको छुट्टै राष्ट्रिय नीति तर्जुमा भएको देखिन्छ।

## सङ्गठन संरचना

कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा ५ वटा महाशाखाहरू रहेका छन्। तिनमा कानून तर्जुमा महाशाखा, अन्तर्राष्ट्रिय कानून तथा सन्धि सम्झौता महाशाखा, राय तथा प्रशासन महाशाखा, योजना, अनुसन्धान, अनुगमन तथा मानव अधिकार महाशाखा, संसदीय मामिला महाशाखा पर्छन्। यस मन्त्रालय अन्तर्गत विभाग स्तरको निकायको रूपमा न्याय सेवा तालिम केन्द्र मात्र रहेको छ। सम्बद्ध निकायको रूपमा नेपाल कानून आयोग रहेको र विकास समिति अन्तर्गत नेपाल कानून किताब व्यवस्था समिति तथा केन्द्रीय कानून पुस्तकालय रहेका छन्।

## सुधारका क्षेत्र

मन्त्रालयको नाम पटक-पटक परिवर्तन गरिरहनु उपयुक्त नभएको, जनसंख्या वृद्धिको आधारमा जनतालाई सेवा सुविधा वृद्धि गर्न कर्मचारीको संख्यामा पनि पुनरावलोकन गर्नुपर्ने। काममा दोहोरोपन नपर्ने गरी प्रत्येक कार्यालय र कर्मचारीको कार्य विवरण र जिम्मेवारी तोक्ने। सरकारले नियमित रूपमा गर्नुपर्ने कार्यका लागि विकास समिति गठन नगर्ने र भएका विकास समितिलाई पनि औचित्यता हेरी अति आवश्यक बाहेक अन्य खारेज गर्ने। प्रत्येक केन्द्रीय निकायमा कानूनको व्यावसायिक मानवस्रोतसहितको उपयुक्त संरचनाको विकास गर्ने। प्रत्येक पदको स्पष्ट जिम्मेवारी र सेवाको स्तर मापनका आधार तय गरी लागू गर्ने। कानून किताब व्यवस्था समितिलाई सरकारी कागजपत्र अनुवादको लागि अधिकार प्रदान गर्ने। मन्त्रालयको नाम “कानून तथा न्याय मन्त्रालय” कायम गर्ने र आवश्यकता अनुसार कार्यक्षेत्र वा कार्यविवरण मात्र हेरफेर गर्न सकिने। अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको आदेश समेतको आधारमा कम्पनीको रजिष्ट्रेशन सम्बन्धी निकाय कानून तथा न्याय मन्त्रालय अन्तर्गत राख्नु पर्ने। साथै प्रतिलिपि अधिकार एवम् पेटेण्ट तथा डिजाइन सम्बन्धी कार्य एउटै निकायबाट गर्ने गरी बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी निकायको स्थापना गरी सो निकायलाई कानून तथा न्याय मन्त्रालय अन्तर्गत कायम गर्ने। साथै परराष्ट्र मन्त्रालयबाट सम्पादन हुने अन्तर्राष्ट्रिय कानून सम्बन्धी काम कारवाही कानून महाशाखा तथा कानून शाखा मार्फत सम्पादन हुने व्यवस्था गर्ने। सबै मन्त्रालय, सचिवालय वा आयोगमा कानून शाखाको व्यवस्था गरी शाखा प्रमुखको रूपमा कानून समूहको कम्तिमा उपसचिवस्तरको कर्मचारी रहने व्यवस्था गर्ने। मन्त्रालय, सचिवालय, आयोग अन्तर्गतको विभागमा कानून समूहको दरबन्दी कायम गर्दा सम्बन्धित

मन्त्रालय, सचिवालय, आयोगमा रहने दरबन्दीसँग तादात्म्यता हुने गरी कायम गर्ने । विभिन्न मन्त्रालय, सचिवालय, आयोग वा विभागमा न्याय सेवाको दरबन्दी कायम गर्दा कस्ता प्रकृतिका निकायमा कुन समूहको दरबन्दी कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाई कार्यान्वयनमा ल्याउने । कानुनी राय माग गर्ने र राय प्रदान गर्ने विषय महान्यायाधिवक्ता र कानून तथा न्याय मन्त्रालयमा समेत रहेको सन्दर्भमा कतिपय अवस्थामा दोहोरोपना हुने समेत अवस्था रहेकोले महान्यायाधिवक्ताको राय माग गर्दा कानून तथा न्याय मन्त्रालय मार्फत माग गर्ने व्यवस्था गर्ने, जसबाट कानुनी रायमा दोहोरोपन नहुनुको साथै कानुनी रायमा एकरूपता कायम हुने र अभिलेख अद्यावधिक गर्न सहज हुने । हाल कानूनमा प्रविणता प्रमाणपत्र वा सो सरहको अध्यापन नहुने गरेको सन्दर्भमा न्याय सेवाका राजपत्र अनङ्कित पदमा कानून सम्बन्धी अध्ययन नगरेका व्यक्तिहरू सिफारिस हुने र हाल लोकसेवा आयोगले सञ्चालन गर्ने गरेको एकीकृत परीक्षा प्रणालीको कारणले न्याय सेवामा सिफारिस हुने व्यक्तिहरूले लोकसेवा आयोगको तयारीको सन्दर्भमा समेत कानून सम्बन्धी अध्ययन गर्नु नपर्ने भएकोले त्यसरी सिफारिस हुने कर्मचारीहरूलाई कार्यसम्पादनमा कठिनाई पर्ने गरेको हुँदा न्याय सेवाको पदमा सिफारिस भएका राजपत्र अनङ्कित कर्मचारीहरूलाई अनिवार्य रूपमा आधारभूत तालिम दिएर मात्र कार्यक्षेत्रमा पठाउने व्यवस्था गर्ने । न्याय सेवाका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीहरूको सेवा प्रवेश तालिमको अवधि कम्तिमा ३ महिनाको बनाउने । कानुनी सहायता र मुद्दा फिर्ताको विषयमा मुद्दाको प्रकृति अनुसारको स्पष्ट मापदण्डसहितको नीतिगत व्यवस्था हुनुपर्ने ।

## ६. कृषि विकास मन्त्रालय

### परिचय

कृषिको विकासका लागि वि.सं. १९७८ मा कृषि अड्डाको स्थापना भएको र त्यस्तै १९९४ मा कृषि परिषद्को गठन भएको थियो । २००८ सालमा कृषि परिषद्लाई विघटन गरी यसलाई कृषि विभागको रूपमा रूपान्तरण गरियो । २०१० सालमा सहकारी विभागको स्थापना गरिएको थियो, २०३० सालमा सिंचाइसम्बन्धी कार्यक्षेत्रसमेत थप गरी खाद्य, कृषि तथा सिंचाई मन्त्रालयको रूपमा स्थापना गरिएको पाइन्छ । आ.व. ३०३७/३८ देखि सिंचाईको काम जलश्रोत मन्त्रालय र खाद्य व्यवस्थाको जिम्मेवारी आपूर्ति मन्त्रालयमा हस्तान्तरण गरी कृषिसम्बन्धी कामको मात्र जिम्मेवारी वहन गर्ने गरी कृषि मन्त्रालयको नामाकरण गरियो । २०५५/२०५६ देखि यसलाई कृषि तथा सहकारी मन्त्रालयको रूपमा रूपान्तरण गरिएकोमा २०६९/२०७५ देखि कृषि मन्त्रालयबाट सहकारीसम्बन्धी कार्य भिकी कृषि विकास मन्त्रालय नामाकरण गरिएको पाइन्छ । यस मन्त्रालयको मुख्य उद्देश्य देशको आवश्यकता र सम्भाव्यता अनुरूप कृषि विकाससम्बन्धी नीति तर्जुमा एवं कार्यान्वयन गर्नु रहेको पाइन्छ ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई ३२ वटा कार्यजिम्मेवारी तोकिएको छ । १. कृषिसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. खाद्यान्न, नगदे बाली, औद्योगिक बाली (सजिवन तथा रबर प्लान्टसमेत), तरकारी र फलफूल खेतीको विकास तथा प्रवर्द्धन ३. कृषि रसायन तथा माटोसम्बन्धी अनुसन्धान र प्रविधि विस्तार ४. कृषि इञ्जिनियरिङ्ग र उन्नत कृषि औजारको अनुसन्धान, विकास तथा विस्तार ५. बाली संरक्षण अनुसन्धान तथा सर्वेक्षण ६. कृषि

प्रचार प्रसार तथा युवा कृषक कार्यक्रम ७. कृषि नर्सरी तथा बीउ विजनको विकास ८. पशुपक्षी पालन तथा यसको विकास, व्यवस्थापन, नश्लसुधार, दाना र चरनको अनुसन्धान तथा विकास ९. पशु चिकित्सा, औषधि उत्पादन तथा नियमन १०. दुग्ध र दुग्धपदार्थबाट बनेका वस्तुहरूको अनुसन्धान, विकास तथा बजार प्रवर्द्धन ११. मत्स्यपालन तथा जलचरसम्बन्धी अध्ययन, अनुसन्धान, विकास तथा बजार प्रवर्द्धन १२. माहुरी पालन तथा रेशम खेती १३. कृषिक्षेत्रको व्यवसायीकरण, औद्योगिकीकरण र कृषिजन्य वस्तुको बजार व्यवस्थापन तथा विस्तार १४. प्राङ्गारिक, जैविक तथा रासायनिक मल १५. खाद्य गुणस्तर निर्धारण, अनुसन्धान, नियन्त्रण तथा विस्तार १६. खाद्य, पशु तथा प्लान्ट क्वारेन्टाइन १७. कृषि क्षेत्रको बिउ, विजन, विरूवा, पशुपन्छी, माछा आदिको जात, नश्लको गुणस्तर निर्धारण, प्रमाणीकरण तथा नियमन १८. कृषि क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान तथा सर्वेक्षण १९. खाद्य सुरक्षा २०. कृषि सूचना प्रणाली २१. कृषि वातावरण तथा विषादि व्यवस्थापन २२. प्राङ्गारिक खेती तथा प्राङ्गारिक प्रमाणीकरण २३. मासु तथा मासुजन्य पदार्थ र पशु छाला तथा अन्य पदार्थको विकास २४. कृषिसम्बन्धी जैविक विविधता र जैविक प्रविधि (Bio-technology) को विकास तथा विस्तार २५. फसल तथा पशु बीमा २६. कृषि वस्तु, सेवा र प्रविधिको सम्बद्धता, स्तरीयकरण तथा प्रमाणीकरण २७. कृषि तथा पशुसेवासम्बन्धी प्रयोगशालाको सम्बद्धतासम्बन्धी विषय २८. खाद्यान्नबाली र अत्यावश्यक वस्तुहरूको उत्पादन तथा बजार व्यवस्थापन २९. संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष तथा अन्तर्राष्ट्रिय कृषि संस्था ३०. कृषि फार्म तथा कृषि केन्द्र ३१. कृषिसम्बन्धी संस्थान, समिति तथा कम्पनी ३२. नेपाल कृषि सेवाको सञ्चालन ।

### विद्यमान ऐन/नियम

कृषि विकास मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेका छन् । जस्तै: खाद्य ऐन, पशु स्वास्थ्य ऐन, गुणस्तर नियन्त्रण ऐन जस्ता विभिन्न ऐनहरू तथा सो ऐनहरूसँग सम्बन्धित नियमावली रहेका देखिन्छन् ।

### नीतिगत व्यवस्था

कृषिविकास मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा राष्ट्रिय कृषि नीति, २०६१ तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ । अन्य क्षेत्रगत नीतिहरूमा कृषि व्यवसाय प्रवर्द्धन नीति, कृषि जैविक विविधता नीति, राष्ट्रिय कफी नीति, दुग्ध विकास नीति, राष्ट्रिय मल नीतिलगायत अन्य नीतिहरू तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ ।

### सङ्गठन संरचना

कृषि विकास मन्त्रालयको कार्यसम्पादन पाँचवटा महाशाखामार्फत हुने गरेको पाइन्छ । तिनमा प्रशासन महाशाखा, योजना महाशाखा, अनुगमन तथा मूल्याङ्कन महाशाखा, लैङ्गिक समता तथा वातावरण महाशाखा, कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्याङ्क महाशाखा पर्छन् । यस मन्त्रालय अन्तर्गत पशु सेवा विभाग, कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गरी ३ वटा विभाग रहेका छन् । कृषि सूचना तथा सञ्चार केन्द्र र बीउविजन गुणस्तर नियन्त्रण केन्द्र पनि विभागीय निकायको रूपमा रहेका छन् । पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय कृषि निर्देशनालयहरू एवं पशु सेवा क्षेत्रीय निर्देशनालयहरू रहेका छन् । खाद्य प्रविधिको एउटा क्षेत्रीय प्रयोगशाला रहेको र पाँचवटै विकास क्षेत्रमा कृषि तथा पशु

सेवाको क्षेत्रीय तालिम केन्द्रहरू समेत रहेका र ७५ वटै जिल्लामा जिल्ला कृषि कार्यालयहरू एवं जिल्ला पशु कार्यालयहरू समेत रहेका छन्। कृषि तथा पशु सेवाका इलाका स्तरमा समेत कार्यालयहरू रहेका छन्।

### सुधारका क्षेत्र

मन्त्रालयको नाम कृषि मन्त्रालय नै राख्ने। मन्त्रालयको सङ्गठन संरचनामा कृषि तथा नीति महाशाखा थप गर्ने। अनुगमन तथा मूल्याङ्कन महाशाखा अन्तर्गत खाद्य सुरक्षा अनुगमन शाखाको व्यवस्था गर्ने। क्वारेन्टाइन विभाग नयाँ गठन गरी सबै जिल्ला स्तरमा र सीमा नाकामा समेत शाखा खडा गर्ने। मन्त्रालयको दरबन्दी र जनशक्तिको पुनर्संरचना गर्ने। प्रत्येक कृषि/पशु सेवा केन्द्रमा एक एक वटा नमूना फार्म तथा तालिम केन्द्र स्थापना गरी कर्मचारीहरूलाई तालिमको व्यवस्था गर्ने। कृषि सेवा, समूहमा सेवा प्रवेश गर्ने कर्मचारीहरूलाई कृषि/भेटनरी कलेज तथा प्राविधिक शिक्षालयहरूसँग समन्वय गरी सेवा समूह सम्बन्धी लामो अवधिको व्यावहारिक तालिम दिने व्यवस्था गर्ने। प्रत्येक कर्मचारीको लागि जिम्मेवारी तथा अधिकारसहितको स्पष्ट कार्यविवरण निर्धारण गर्ने। सेवाकेन्द्र स्तरमा अर्धवार्षिक रूपमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने। पशु स्वास्थ्य सेवालाई आकर्षक सेवा अन्तर्गत राखी श्रोत साधनको व्यवस्था गर्ने। कृषि तथा पशु सेवा सम्बन्धी सम्पूर्ण तालिमहरू सम्बन्धित तालिम केन्द्रहरूले मात्र संचालन गर्ने व्यवस्था गर्ने। कृषि क्षेत्रमा हुने लगानीलाई व्यवस्थित गर्न कृषि क्षेत्रमा सरकारी, गैर सरकारी तथा दातृनिकायबाट समेत एकद्वार प्रणालीबाट खर्च गर्ने नीति लागू गर्ने। वैदेशिक सहयोगमा सञ्चालन हुने आयोजनाहरूको संचालन गर्न सम्बन्धित विभाग र मन्त्रालयमा आयोजना सल्लाहकार राख्ने व्यवस्था गरी प्रोजेक्टको कार्यालय र दरबन्दीको व्यवस्था खारेज गर्ने नीति लिने। कृषि तथा पशुपंक्षी बजार प्रवर्द्धन ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याउने। प्राङ्गारिक कृषि उपज प्रमाणीकरणको नियमनको व्यवस्था गरी प्राङ्गारिक प्रमाणीकरणमा लाग्ने शुल्क अनुदान दिने व्यवस्था गर्ने। कृषि सेवासम्बन्धी छुट्टै ऐन नियम बनाउने। कृषि भूमिको खण्डीकरण रोकी कृषि उत्पादन वृद्धिको लागि खेतीयोग्य भूमिको चक्कावनदी ऐन, नियम लागू गर्ने। खाद्य स्वच्छता नीति अपनाउने। गुणस्तर नियमन कार्यलाई प्रभावकारी बनाउन दीर्घकालमा खाद्य परिषद् गठन गर्ने। कृषि नीतिमा समयसापेक्ष सुधार गर्ने र जैविक कृषि नीतिसमेत ल्याउने। युवा जनशक्तिलाई कृषि व्यवसायमा आकर्षित गर्ने अनुकूलको नीति बनाउने। कृषियोग्य भूमिमा शहरीकरण रोक्ने नीति ल्याउने। प्रत्येक कृषि सेवा केन्द्रमा नमूना कृषि पार्क बनाउने। कृषि र पशुपालनमा वीमाको व्यवस्था गरी कृषकलाई सहूलियत दिने। कृषि र पशुसँग सम्बन्धित ऐन नियमलाई समयसापेक्ष बनाउने। पशुपालन नीति तथा पशु स्वास्थ्य नीति तर्जुमा तथा कार्यान्वयन गर्ने।

## ७. गृह मन्त्रालय

### परिचय

२००७ सालको राजनीतिक परिवर्तन पश्चात नागरिक शासित शासन प्रणालीको शुरूवातसँगै मुलुकमा शान्ति सुव्यवस्था कायम गराउने र सेवा प्रवाहका विविध आयाममा सुधार गरी सो को माध्यमबाट प्रजातन्त्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुका साथै नागरिकहरूलाई शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अवस्थाको सृजना गर्ने जस्ता उद्देश्य राखेर वि.सं २००८ सालमा गृह मन्त्रालयको स्थापना भएको हो। तत् पश्चात यस मन्त्रालयले वि.सं २०३७ साल सम्म गृह पञ्चायत मन्त्रालयको रूपमा र वि.सं. २०३७ मा

स्थानीय विकास मन्त्रालयको स्थापना पछि गृह मन्त्रालयको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको छ। मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ धन, स्वतन्त्रता र मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नुका साथै सामाजिक, आर्थिक, राजनीतिक क्षेत्र लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रहरूमा न्यायपूर्ण व्यवस्था कायम गर्ने काममा गृह मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको छ। आन्तरिक सुरक्षा संयन्त्रको एकीकृत र समन्वयात्मक परिचालनद्वारा शान्ति सुरक्षा कायम गर्ने, विधिको शासन तथा सुशासनको प्रत्याभूति गर्ने, नागरिक सुरक्षाका लागि प्रविधि र पद्धति केन्द्रित प्रणालीको स्थापना र विकास तथा पेशागत विशिष्टताको प्राप्तिका लागि प्रयत्नशील रहने, समाजको सुरक्षा र स्थायित्व तथा नागरिकलाई सबै प्रकारका त्रासबाट मुक्ति र सुरक्षाको प्रत्याभूतिद्वारा सबै नेपालीमा सामाजिक, सांस्कृतिक र धार्मिक सद्भावको अभिवृद्धि गर्दै अखण्डता, राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षण र सम्बर्द्धनमा योगदान पुऱ्याउन समेत यस मन्त्रालयले जिम्मेवारी निर्वाह गर्दै आएको छ। यसका साथसाथै विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउने, उपभोक्ता हकहितको संरक्षण गर्ने, जनगुनासोको सुनुवाई तथा सम्बोधन गर्ने, सीमा तथा अध्यागमन व्यवस्थापन, सरकारी तथा सार्वजनिक सम्पतिको संरक्षण र भ्रष्टाचार नियन्त्रणका लागि समेत गृह मन्त्रालय र मातहतका निकायहरूले भूमिका निर्वाह गर्दै आएका छन्।

### दूरदृष्टि

“सार्वभौम, अखण्डता, शान्त, समुन्नत र सुरक्षित नेपाल” स्थापना गर्ने दूरदृष्टि (Vision) रहेको

### मन्त्रालयको परिलक्ष्य

शान्ति र सुरक्षा, विधिको शासन : सुशासन मूल अभियान, सबैको गृह प्रशासन

### कार्य विभाजन

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६९, बमोजिम यस मन्त्रालय अन्तर्गत- १. आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन, २. शान्ति, सुव्यवस्था तथा कानून र व्यवस्था, ३. हातहतियार र खरखजानाको इजाजत र नियन्त्रण, ४. विस्फोटक पदार्थ नियन्त्रण, ५. विदेशी नागरिकको नियमन तथा नियन्त्रण, ६. सवारी नियन्त्रण तथा उपत्यकामा रहेका सरकारी सवारी साधनको व्यवस्थापन, ७. गैरसरकारी संघ, संस्था प्रशासन, क्षेत्रीय तथा स्थानीय प्रशासन, ८. नागरिकता, जनमत सङ्ग्रह, आप्रवासन तथा प्रवासन, ९. तीर्थस्थान र तीर्थयात्री, १०. कल्याण धन र वेवारिसी धन, ११. चिन्ना, जुवा आदिको नियन्त्रण जस्ता विषय पर्दछन्। यसका अतिरिक्त सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण, विपद् व्यवस्थापन, सार्वजनिक विदाको घोषणा, उर्दी र सार्वजनिक उत्सव आदि, सार्वजनिक चन्दा सङ्कलनको नियम र नियन्त्रण, अध्यागमन, सजायको माफी, मिनाहा तथा परिवर्तन, विभूषण सम्बन्धी कार्य, शरणार्थी मामिला, अञ्चल र जिल्लाको सदरमुकाम तथा सीमाना, राष्ट्रिय परिचयपत्र, लागू औषध नियन्त्रण र प्रशासन, अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा र सीमा प्रशासन, गृह प्रशासन (कारागार, शान्ति सुव्यवस्था, लागू औषध, प्रकोप व्यवस्थापन, सुपुर्दगी लगायत) विषयक राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय र सम्पर्क, सङ्गठित अपराध नियन्त्रण, वारुदी सुरुङ्गको

निवारण, धार्मिक विषय, सुपुर्दगी, कारागार व्यवस्थापन, प्रहरी कल्याण, निर्वाचन आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, राष्ट्रिय अनुसन्धान विभाग, प्रहरी किताबखाना, अन्य मन्त्रालयको कार्य विभाजनमा नपरेको विषय पनि यो मन्त्रालयको कार्यक्षेत्रमा पर्दछ।

### विद्यमान ऐन/नियमहरू

गृह मन्त्रालय अन्तरगतका क्रियाकलापलाई व्यवस्थितरूपमा संचालन गर्नको लागि विभिन्न ऐन नियमहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ। जसमा स्थानीय प्रशासन ऐन, २०२८, नागरिकता ऐन, २०६३ र नियमावली, २०६३, प्रहरी ऐन, २०१२, नियमावली, २०४९ र प्रहरी प्राविधिक नियमावली २०५८, सशस्त्र प्रहरी ऐन, २०५८ र नियमावली २०६०, राहदानी ऐन, २०२४, नियमावली २०६७, कारागार ऐन, २०१९, विस्फोटक पदार्थ ऐन, २०१८, केहि सार्वजनिक (अपराध तथा सजाय) ऐन, २०२७, कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, जग्गा प्राप्ति ऐन, २०३४, जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३, दैवी प्रकोप नियन्त्रण ऐन, २०३९, लागु औषध नियन्त्रण ऐन, २०३३, विवाह दर्ता ऐन, २०२८ र नियमावली, २०२८, बालबालिका सम्बन्धी ऐन, २०४८ र नियमावली, २०५१, मानव अधिकार आयोग ऐन, २०६८, छापाखाना र प्रकाशन ऐन, २०४८ र नियमावली, २०४९, सार्वजनिक सुरक्षा ऐन, २०४६, राज्य विरुद्ध अपराध र सजाय ऐन, २०४६, संस्था दर्ता ऐन, २०३४ र नियमावली, २०३४, सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ र नियमावली, २०६५, हातहतियार तथा खरखजाना ऐन, २०१९ र नियमावली, २०२८, खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७, उपभोक्ता हित संरक्षण ऐन, २०५४, अत्यावश्यक सेवा संचालन ऐन, २०१४, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४, केन्द्रीय अनुसन्धान व्यूरो नियमावली, २०७० आदि ऐन नियमहरू पर्दछन्।

### नीतिगत व्यवस्था

गृह मन्त्रालयले कार्य संचालनमा सहजता र कार्य सम्पादनमा प्रभावकारिता ल्याई अपेक्षित नतिजा हासिल गर्नका लागि निम्नानुसारका नीति, कार्यविधि, दिग्दर्शन र कार्ययोजनाको तर्जुमा र कार्यान्वयन गरेको पाइन्छ।

- आन्तरिक सुरक्षा नीति, २०७०
- हातहतियार खरखजाना लाईसेन्स कार्यविधि, २०७०
- राजस्व भन्सार तथा औद्योगिक सुरक्षा सम्बन्धि निर्देशिका, २०७०
- अध्यागमन हिरासत व्यवस्थापन निर्देशिका, २०७०
- विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७०
- हातहतियार मुआब्जा सम्बन्धी मापदण्ड, २०७०
- गृह प्रशासन सुदृढीकरण योजना, २०६८
- प्रहरी दिग्दर्शन, २०७०
- नेपाल प्रहरीको ३ वर्षे रणनीतिक योजना, २०७०
- कैदी बन्दीहरूको माफि मिनाहा सम्बन्धि मापदण्ड, २०६९
- कर्मचारीहरूको आचारसंहिता, २०६९
- विशेष सुरक्षा योजना, २०६६

- सार्वजनिक सेवा तथा सडक अवरोध नियन्त्रण कार्ययोजना, २०६६
- लागु औषध नियन्त्रण नीति, २०६३
- लागु औषध नियन्त्रण रणनीति, २०६६
- लागु औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनस्थापना केन्द्र संचालन निर्देशिका, २०६८
- विपद जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्देशिका, २०६७
- राष्ट्रिय विपद प्रतिकार्य कार्यढाँचा, २०७०
- शीतलहर पीडित राहत मापदण्ड, २०७०
- स्थानीय प्रशासन दिग्दर्शन, २०५९
- अध्यागमन कार्यविधि, २०६५
- सरकारी जग्गाको भोगाधिकार गराउने सम्बन्धी कार्यविधि, २०६२ आदि ।

### संगठन संरचना

गृह मन्त्रालयमा मानवश्रोत व्यवस्थापन महाशाखा, व्यवस्थापन महाशाखा, सुरक्षा समन्वय महाशाखा, नीति, योजना तथा कार्यक्रम महाशाखा र विपद व्यवस्थापन महाशाखा गरी ५ वटा महाशाखा रहेका छन्। यस मन्त्रालय अन्तरगत कारागार व्यवस्थापन विभाग, अध्यागमन विभाग, प्रहरी किताबखाना र राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र गरी ४ वटा विभाग, पाँचैवटा विकासक्षेत्रमा क्षेत्रीय प्रशासन कार्यालयहरू र विभागीय स्तरका अन्य सुरक्षा निकायहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग समेत रहेका छन् र तिनका स्थानीय स्तरका कार्यालयहरूले समेत शान्ति सुरक्षा लगायतका क्रियाकलापहरू सम्पादन गर्दै आइरहेका छन्। यसका साथै ७५ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरू, ७४ वटा कारागार कार्यालयहरू, ९ वटा अध्यागमन कार्यालयहरू, ३२ इलाका प्रशासन कार्यालयहरू, ९ वटा सीमा प्रशासन कार्यालयहरू र ५ वटा एकीकृत सेवा केन्द्रले समेत तोकिएको जिम्मेवारी निर्वाह गरी रहेको पाइन्छ।

### सुधारका क्षेत्र

सिन्डिकेट र कार्टेलिङ्ग नियन्त्रण, अन्तर्राष्ट्रिय सीमा सुरक्षा र अनुगमन, औद्योगिक सुरक्षा एवं मानव अधिकार संरक्षण सम्बन्धी कार्यहरू गृह मन्त्रालयको कार्यक्षेत्रमा समावेश गर्ने। परम्परागत रूपमा चलिआएका देवी देवताका मठमन्दिरमा पूजाआजा व्यवस्थापन र हज सम्बन्धी कार्य यस मन्त्रालयको कार्यक्षेत्रबाट हटाउने। जिल्ला प्रशासन कार्यालयमा कामको चापको आधारमा दरबन्दी थप गर्ने। अध्यागमन विभाग अन्तर्गत आवश्यकता अनुसार अध्यागमन कार्यालय थप गर्ने। कारागारहरूको भौतिक अवस्थामा सुधार गर्ने। महानगरीय प्रहरीको काम कारवाहीको समन्वय र उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको कामलाइ समेत समन्वय र सुपरिवेक्षण गर्न राजपत्राङ्कित विशिष्ट श्रेणीको उपत्यका आयुक्तको व्यवस्था गर्ने। ३ निर्वाचन क्षेत्र भएका जिल्लामा रा.प.प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारी रहने गरी जिल्ला प्रशासन कार्यालयहरूको स्तरोन्नति गर्ने। गृह प्रशासन दिग्दर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याउने। जिल्ला प्रशासनको १० वर्षीय गुरुयोजना तयार गरी लागू गर्ने। निजामती सेवाभित्र सुरक्षा व्यवस्थापन समूह गठन गर्ने। जिल्लाका

कार्यालय प्रमुखले जिल्ला छोडनु पर्दा अनिवार्य रूपमा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत लिने व्यवस्था गर्ने । गृह प्रशासनमा चौविसै घण्टा खट्ने कर्मचारीलाई शुरू तलवको कम्तिमा २५ प्रतिशत भत्ता दिने । जिल्लास्थित कार्यालयका प्रमुखहरूको कार्यसम्पादन मूल्याङ्कनको सुपरिवेक्षकले गर्ने मूल्याङ्कनको २५ प्रतिशत अंकको मूल्यांकन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिने । सुरक्षा (समन्वय तथा व्यवस्थापन) ऐन, राष्ट्रिय परिचयपत्र (व्यवस्थापन वितरण र संचालन) ऐन, सुरक्षा सेवा आयोग ऐनहरू जारी गर्ने । स्थानीय प्रशासन ऐन, लागू औषध नियन्त्रण ऐन लगायतका गृह प्रशासनसँग सम्बन्धित ऐनलाई समय सापेक्ष रूपमा परिमार्जन गर्ने । घुम्ती सेवालाई निरन्तरता दिने । प्रमुख जिल्ला अधिकारीको छनौटको निश्चित मापदण्ड बनाउने । नागरिकता वितरण अनलाइन गर्ने र यसको अभिलेखलाई सबै जिल्लामा यान्त्रिकीकरण गर्ने, गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायका कर्मचारीको विवरण गृह मन्त्रालयमा समेत राख्ने व्यवस्था गर्ने, दुर्गम क्षेत्रको पुनः वर्गीकरण गर्ने । संघीय संरचनामा जाँदा आवश्यक पर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको भूमिका अध्ययन गरी समय सामेक्ष पुनर्संरचना गर्ने । गृह मन्त्रालय र मातहतका निकायहरूले सम्पादन गर्ने क्रियाकलाप र प्रवाह गर्ने सेवाको वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने । थप जिल्ला प्रशासन कार्यालयहरूमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गर्ने । जिल्ला प्रशासन कार्यालयहरूलाई भौतिक स्रोत साधन सम्पन्न बनाउने ।

## ट. परराष्ट्र मन्त्रालय

### परिचय

१९९० सालमा वैदेशिक विभागको रूपमा स्थापना भएको यो विभाग २००७ सालमा आएर परराष्ट्र मन्त्रालयको रूपमा गठन भएको हो । यस मन्त्रालयको मुख्य उद्देश्य नेपालको वैदेशिक सम्बन्धको विकास गरी नेपालको सार्वभौमसत्ता र अखण्डताको संरक्षण र सम्वर्द्धन गर्ने रहेको छ ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयका १८ वटा काम तोकिएका छन् । १. नेपालको परराष्ट्र नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. विदेशी राष्ट्रहरूसँगको सम्बन्ध ३. विदेशमा नेपालको प्रतिनिधित्व ४. विदेशमा नेपाल सम्बन्धी प्रचार प्रसार ५. राहदानी तथा विदेशमा दिने भिसा ६. अतिथि सत्कार ७. शिष्टाचार (प्रोटोकल) ८. नेपाल तथा अन्य देशका नागरिकहरूको आ-आफ्नो सरकारबाट व्यक्तिमाथिको दावा ९. कूटनीतिक संरक्षण तथा उन्मुक्ति १०. विदेशमा रहेका नेपाली नागरिकहरूको अभिलेख तथा तिनीहरूको हक, हित र संरक्षण ११. गैर आवासीय नेपाली १२. आर्थिक कूटनीति १३. अन्तर्राष्ट्रिय तहमा जनस्तरीय तथा गैरसरकारी संस्थाको विकास र प्रवर्द्धन १४. वाणिज्यदूतसम्बन्धी अभ्यास (कन्सुलर प्राक्टिस) १५. संयुक्त राष्ट्रसंघ, क्षेत्रीय सहयोगका लागि दक्षिण एशियाली सङ्गठन तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थाहरू १६. नेपालस्थित विदेशी नियोग १७. कूटनीतिक तहमा हुने वार्ता र सम्भौतासम्बन्धी विषय (अन्य मन्त्रालयलाई तोकिएको विषयबाहेक) १८. नेपाल परराष्ट्र सेवाको सञ्चालन ।

### विद्यमान ऐन/नियम



परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ। जस्तै: राहदानी ऐन, २०२४, गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ र सो ऐनसँग सम्बन्धित नियमहरू।

### **नीतिगत व्यवस्था**

परराष्ट्र मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा नेपालको विदेश नीति तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ।

### **सङ्गठन संरचना**

परराष्ट्र मन्त्रालयको एघारवटा महाशाखा भएको सङ्गठन संरचना छ। यसमा सामान्य प्रशासन महाशाखा, शिष्टाचार महापाल महाशाखा, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संघ सङ्गठन तथा अन्तर्राष्ट्रिय कानून महाशाखा,, क्षेत्रीय सङ्गठन महाशाखा, दक्षिण एशिया महाशाखा, उत्तरपूर्व एशिया महाशाखा, दक्षिण पूर्व एशिया तथा प्यासिफिक महाशाखा, मध्य एशिया, दक्षिण एशिया तथा अफ्रिका महाशाखा, युरोप तथा अमेरिका महाशाखा, आर्थिक कूटनीति तथा गैर आवासीय नेपाली महाशाखा र योजना, नीति, अनुगमन तथा अनुसन्धान महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत राहदानी विभाग, अतिथि सत्कार विभाग र कन्सुलर सेवा विभाग गरी तीनवटा विभागहरू रहेको पाइन्छ। वैदेशिक सम्बन्ध स्थापना र व्यवस्थापनका लागि विभिन्न देशमा राजदूतावास, स्थायी नियोग र महावाणिज्यदूतावास गरी ३६ वटा नियोगहरू रहेका छन्।

### **सुधारका क्षेत्र**

मन्त्रालय, नियोग तथा महावाणिज्यदूतावासहरू र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा सामयिक संस्थागत एवं सङ्गठनात्मक सुधार गरी साधन स्रोतले सम्पन्न बनाउने। देशको आर्थिक विकासको लागि आर्थिक कूटनीति संचालनका आधारहरूलाई प्रभावकारी बनाउने। कूटनैतिक आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि सबै मन्त्रालय तथा निकायहरूको बीच समन्वयात्मक सहयोगको व्यवस्था गर्ने र सो आचारसंहिताको संशोधन गरी यसको क्षेत्रलाई व्यापक बनाउने। वैदेशिक रोजगारमा जाने नेपालीको बारेमा सम्बन्धित देशमा रहेका कूटनैतिक नियोगले निरन्तर निगरानी गरी खोज, उद्धार र सहयोग गर्ने प्रणालीको विकास गर्ने। राजदूत नियुक्तिमा कम्तीमा ५०% कूटनैतिक सेवाका कर्मचारीहरूबाट गर्ने। राजदूत नियुक्ति पश्चात् सम्बन्धित देशमा जानु अघि गैर कूटनीतिक क्षेत्रबाट नियुक्त व्यक्तिलाई कूटनीतिक तालिमको व्यवस्था गर्ने। विदेश नीति संचालनमा देखा परेका चुनौती र सोको सामना गर्ने प्रकारका कार्यक्रमहरू तय गर्न विशेषज्ञहरूको समूह बनाउने। विदेश नीतिसँग सम्बद्ध हुने हरेक विषयमा परराष्ट्र मन्त्रालयको संलग्नता सुनिश्चित गर्ने। राज्यको परराष्ट्र नीति तर्जुमा लगायतका काममा लामो समयसम्म परराष्ट्र सेवामा समर्पित वरिष्ठ कूटनीतिज्ञहरूको अनुभवलाई उपयोग गर्ने व्यवस्था गर्ने। परराष्ट्र मन्त्रालयको जानकारीमा नल्याई नेपाल सरकारको विधिवत पूर्व स्वीकृति समेत नलिई विदेशी मुलुक वा निकायसँग विभिन्न निकायहरूबाट सम्झौता गर्ने प्रचलनलाई व्यवस्थित गर्न त्यस्तो सन्धि सम्झौता, समझदारी गर्नुपूर्व अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने परिपाटीको विकास गर्ने। परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व र कार्यक्षेत्र भित्र पर्ने विषयहरूमा ऐन कानूनहरूको निर्माण गर्दा सम्बद्ध निकायहरूले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्ने व्यवस्था गर्ने। सार्क राष्ट्रहरू

माल्दिभ्स, भुटान र अफगानिस्तानमा नेपाली आवासीय राजदूतावास स्थापना गरी कूटनीतिक प्रतिनिधित्वको यथाशीघ्र व्यवस्था गर्ने। बीसहजार भन्दा बढी संख्यामा नेपाली कामदारहरू कार्यरत रहेका देशहरूमा समेत कूटनीतिक नियोग सञ्चालन गर्ने। नेपाल सरकारले आर्थिक तथा प्रशासनिक दृष्टिले आवासीय राजदूतावास स्थापना गर्न वर्तमान स्थितिमा कठिन भएका मुलुकहरूमा अवैतनिक वाणिज्यदूतावास स्थापना गर्ने।

## ५. भूमिसुधार तथा व्यवस्था मन्त्रालय

### परिचय

वि.सं. २०२१ सालमा भूमि सुधार मन्त्रालयको रूपमा गठन भएको यो मन्त्रालय वि.सं. २०४३ देखि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको रूपमा रूपान्तरण भएको छ। यस मन्त्रालयको मुख्य उद्देश्य वैज्ञानिक भूमि सुधारको माध्यमबाट भूमिको अधिकतम उपयोगको व्यवस्थापन गरी भूमिमाथि समान पहुँचको अवस्था सिर्जना गर्ने रहेको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १८ वटा काम तोकिएका छन्। १. भूमिसुधार तथा व्यवस्था सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. मालपोर रजिष्ट्रेसन ३. जग्गा दर्ता, मूल्याङ्कन, जग्गा प्रशासन र राजस्व सङ्कलन ४. सरकारी जग्गा र सार्वजनिक जग्गाको अभिलेख व्यवस्थापन तथा संरक्षण ५. भूमि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन ६. अन्तर्राष्ट्रिय सीमा र सीमास्तम्भको निर्माण, पुनःस्थापना तथा मर्मतसम्भार ७. जग्गा नाप जाँच सम्बन्धी प्रशासन ८. अनिवार्य वचत योजना, ऋण वितरण र असुली ९. जियोडेटिक नापी, टोपोग्राफिक नक्सा तयारी र हवाई सर्वेक्षणलगायत नाप नक्सासम्बन्धी कार्य १०. गुठी संस्थान र सार्वजनिक गुठी अन्तर्गतको जग्गा व्यवस्थापन ११. सुकुम्बासी समस्या १२. मुक्त कर्मैया, कम्लरी र हलिया व्यवस्थापन १३. भू-उपयोगसम्बन्धी नीति तथा व्यवस्थापन १४. भौगोलिक सूचना पूर्वाधार १५. भू-सूचना तथा अभिलेख १६. सरकारी तथा पती जग्गा अभिलेख संरक्षण १७. अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका भूमिसम्बन्धी विषय १८. नेपाल इञ्जिनियरिङ्ग सेवाको सभे समूहको सञ्चालन।

### विद्यमान ऐन/नियम

भूमि सुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ। जस्तै: जग्गा नाप जाँच ऐन, भूमि सम्बन्धी ऐन, गुठी संस्थान ऐन र मालपोत ऐन जस्ता ऐनहरू तथा सम्बन्धित नियमावली आदि रहेको देखिन्छ। करीब ८० ऐनहरू र ९० भन्दा बढी नियमहरू भूमि व्यवस्थापनको कार्य सञ्चालनमा प्रयोग भईरहेको पाइन्छ।

### नीतिगत व्यवस्था

भूमि सुधार तथा व्यवस्था मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा राष्ट्रिय भू-उपयोग नीति, २०६९ तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ।

## सङ्गठन संरचना

भूमि सुधार तथा व्यवस्था मन्त्रालयको आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा तीनवटा महाशाखाहरू रहेका छन्। तिनमा प्रशासन महाशाखा, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा तथा भूमि व्यवस्थापन महाशाखा पर्दछन्। नापी विभाग, भूमि सुधार तथा व्यवस्थापन विभाग, भू-सूचना तथा अभिलेख विभाग गरी तीनवटा विभाग एवं विभाग सरहको निकायको रूपमा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र रहेको पाइन्छ। ७५ वटा जिल्लामा ८३ वटा मालपोत एवं नापी कार्यालयहरू रहेका छन्। २१ वटा जिल्लामा जिल्ला भूमिसुधार कार्यालयहरू रहेका छन्। केन्द्रीय आयोजनाको रूपमा राष्ट्रिय भू-उपयोग आयोजना रहेको छ।

## सुधारका क्षेत्र

एउटै मन्त्रालय अन्तर्गत एकै किसिमको सेवा गर्ने विभाग/कार्यालयहरूको एकीकरण गरी एकद्वार प्रणालीबाट सेवाप्रवाह गर्ने जस्तो मालपोत, भूमिसुधार, नापी कार्यालयलाई एउटै कार्यालय बनाउने। भूमि व्यवस्थापन समूह गठन गर्ने, विश्वविद्यालय भूमि व्यवस्थापन अध्ययन गर्ने गराउने व्यवस्था अन्तर्गत गर्ने, सेवा समूहमा प्रवेश गर्दा भूमि व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिहरूलाई सेवा प्रवेश गराउने व्यवस्था मिलाउने। त्यस्ता जनशक्ति तयार नभएसम्म भूमि व्यवस्थापनको पर्याप्त ज्ञान दिलाउने गरी तालिम दिलाउने। मन्त्रालयको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन र दरबन्दीको पुनर्संरचना गर्ने। भूमि सम्बन्धी समग्र विषयलाई र सबै क्षेत्रलाई समेटेरी सरोकारवाला निकायहरूको सक्रिय सहयोग, समन्वय र सहभागिताद्वारा राष्ट्रिय भू-उपयोग नीतिलाई समयसापेक्ष बनाउने र कार्यान्वयनमा ल्याउने। यसै नीतिमा आधारित रहेर अन्य विषयगत नीति, रणनीति, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्ने। भूमि सम्बन्धी सबै सूचना डिजिटल डाटाको रूपमा राख्ने र यसको प्रयोग र सञ्चालनमा नीतिगत कानुनी प्रावधान मार्फत व्यवस्थापन गर्ने। भूमिसम्बन्धी ऐन, मालपोत ऐन र जग्गा नापजाँच ऐनमा समय सापेक्ष रूपमा सुधार गर्ने। भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधनले जग्गाधनी र मोही बीच जग्गा बाँडफाँड गर्ने व्यवस्था गरेकोमा समयको किटानी व्यवस्थाले यसको पूर्ण कार्यान्वयन हुन नसकेकोले यसमा संशोधन हुनुपर्ने, हदबन्दी सम्बन्धमा समेत समयसापेक्ष ठोस कानुनी व्यवस्था गरी उपलब्ध जग्गाको उपयोग गर्ने गरी विभिन्न क्षेत्रमा छरिएर रहेका कानुनी व्यवस्थालाई समेटेरी एकीकृत भूमि सम्बन्धी ऐन बनाई लागू गर्ने।

## १०. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

### परिचय

२०५७ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय गठन भएकोमा यातायातसम्बन्धी कामसमेत गर्ने गरी मिति २०६९।२।१५ मा यस मन्त्रालयलाई भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयको रूपमा रूपान्तरण गरियो। हाल यसको नाम परिवर्तन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कायम गरिएको छ। यस मन्त्रालयको मुख्य उद्देश्य पूर्वाधारहरूको विकासको माध्यमबाट देशको आर्थिक एवं सामाजिक विकासमा टेवा पुऱ्याउनु रहेको पाइन्छ।

## कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १२ वटा कार्य तोकिएका छन्। १. भौतिक पूर्वाधारको विकास सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. यातायात (हवाई यातायातबाहेक) तथा परिवहन व्यवस्थापन र सञ्चालनसम्बन्धी नीति, योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन ३. स्थल-मार्ग, जल-मार्ग, रेलमार्ग, सव-वे, फ्लाइओभर र रज्जु-मार्गको निर्माण तथा विकास सम्बन्धी नीति र योजनाको नियमन, स्वीकृति तथा कार्यान्वयन ४. रणनीतिक सडक (गोरेटो/घोडेटो बाटो र स्थानीय सडकबाहेक) तथा पुल (भोलुङ्गे पुल र स्थानीय पुलबाहेक) को निर्माण, मर्मत, सम्भार तथा संरक्षण ५. स्थल-मार्ग तथा रज्जु-मार्गको निर्माणसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क ६. यातायात (हवाई यातायातबाहेक) तथा परिवहन व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित संस्थान, कम्पनी तथा सङ्गठन ७. यातायात (हवाई यातायातबाहेक) सेवा नियमन, व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था तथा निकायसँग सम्पर्कसम्बन्धी कार्य ८. यातायातसम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण ९. सडक बोर्डलगायत सडक, रेल तथा यातायात व्यवस्थासम्बन्धी अन्य निकाय १०. इञ्जिनियरिङ्ग परिषद् तथा इञ्जिनियरिङ्ग परामर्श सेवा (कन्सल्टेन्सी) र सो सम्बन्धी संस्था ११. रेलमार्ग, मेट्रो निर्माण सञ्चालन र सम्भार १२. नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल इञ्जिनियरिङ्ग समूहको हाइवे र रेल उपसमूहको सञ्चालन।

## विद्यमान ऐन/नियम

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरू रहेका छन्। जस्तै: सार्वजनिक सडक ऐन, नेपाल सडक बोर्ड ऐन, नेपाल इञ्जिनियरिङ्ग परिषद् ऐन, पूर्वाधार संरचनाको निर्माण तथा संचालन ऐन, निर्माण व्यवसाय ऐन, सवारी तथा यातायात व्यवस्था ऐन लगायत अन्य विभिन्न ऐनहरू तथा सम्बन्धित विभिन्न नियमावलीहरू।

## नीतिगत व्यवस्था

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा यातायात नीति रहेको पाइन्छ।

## सङ्गठन संरचना

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा चारवटा महाशाखाहरू रहेका छन्। त्यसमा प्रशासन महाशाखा, निर्माण तथा यातायात महाशाखा, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा र गुणस्तर तथा वैदेशिक सहयोग महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत सडक विभाग, रेल विभाग र यातायात व्यवस्था विभाग गरी तीन वटा विभागहरू रहेका छन्। पाँचवटै क्षेत्रमा क्षेत्रीय सडक निर्देशनालयहरू रहेका छन्। २५ वटा डिभिजन सडक कार्यालय, ६ वटा हेभी डिभिजन सडक कार्यालयहरू तथा यातायात व्यवस्था विभाग अन्तर्गत १५ वटा अञ्चल यातायात व्यवस्था कार्यालयहरू रहेका छन्। ११ वटा यान्त्रिक कार्यालयहरू छन्। अन्य निकायहरूमा केन्द्रीय सडक प्रयोगशाला, यान्त्रिक तालिम केन्द्र रहेका छन्।

## सुधारका क्षेत्र

मन्त्रालयको नाम पटक-पटक फेरबदल हुने गरेको सन्दर्भमा मन्त्रालयको नाममा स्थायित्व हुनुपर्ने, मन्त्रालयको काम कारवाहीसँग सम्बन्धित राष्ट्रिय नीति र विषयगत नीतिहरू तर्जुमा गरी लागू गर्नुपर्ने, सडक र यातायातका क्षेत्रमा सुधारका निम्ति विभिन्न सम्बद्ध निकायसँग समन्वय गरी कार्यक्रम तर्जुमा गरी लागू गर्ने, मन्त्रालयको अनुगमनकारी र सहजीकरण कार्यलाई प्रभावकारी बनाउने, मन्त्रालयको कार्यअनुसार कर्मचारीको दरबन्दीका सम्बन्धमा सङ्गठन तथा व्यवस्थापन सर्वे गरी दरबन्दीको पुनरावलोकन गर्ने ।

## सडक विभाग अन्तर्गत गरिनु पर्ने प्रशासनिक सुधारका कार्यहरू

सडक विभागको वर्तमान सङ्गठन संरचना वि.सं. २०५० सालमा स्वीकृत भई लागू भएको हो । जसअनुसार केन्द्रमा सडक विभाग र ४ वटा महाशाखाहरू, एउटा आयोजना निर्देशनालय, क्षेत्रीयस्तरमा पाँचवटा क्षेत्रीय निर्देशनालयहरू र फिल्डस्तरमा २५ वटा डिभिजन सडक कार्यालयहरू, ६ वटा हेभी इक्विपमेन्ट डिभिजनहरू र ९ वटा यान्त्रिक कार्यालयहरू रहेका छन् । साथै आवश्यकता अनुसार विभिन्न योजना कार्यालयहरू स्थापना भई सडक योजनाहरू सञ्चालित छन् ।

विगत दुई दशकमा सडक विभागलाई प्राप्त हुने बजेट तथा कार्यबोभमा समेत धेरै नै वृद्धि भएको हुँदा केन्द्रमा पुल महाशाखा थप गर्ने र फिल्ड लेभलमा डिभिजन सडक कार्यालयहरू, हेभी इक्विपमेन्ट डिभिजनहरू र यान्त्रिक कार्यालयहरू थप गर्नुपर्ने । यस सम्बन्धमा विस्तृत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) गरी नयाँ साङ्गठनिक संरचना प्रस्तावित गरे बमोजिम हुनुपर्ने ।

सडक क्षेत्र विकासलाई द्रुत गतिमा र दीगो प्रतिफल प्राप्त हुने गरी अगाडि बढाउन यससँग सम्बन्धित विभिन्न नीतिहरूलाई समयानुकूल सुधार गरिनु पर्ने । जस अन्तर्गत राष्ट्रिय यातायात नीति, सडक मर्मत संभार नीति, गुणस्तर सम्बन्धी नीति, सडक निर्माण/मर्मत संभारका नर्मस तथा स्ट्याण्डर्डहरूको पनि पुनरावलोकन तथा सुधार गर्नुपर्ने । ती मध्ये गुणस्तर सम्बन्धी नीति र सडक मर्मत संभार नीति पुनरावलोकन गर्नुपर्ने । विभाग भित्र वातावरणीय नीति तालिम सम्बन्धी नीति आदि पनि पुनरावलोकन गर्नु पर्ने । सङ्गठन भित्र विभिन्न पदमा कार्यरत कर्मचारीहरूको कार्य विवरण, अधिकार र जवाफदेहिता कार्य दक्षताको मूल्याङ्कन दण्ड र पुरस्कार जस्ता कुराहरूको पनि स्पष्ट व्यवस्था गरी पूर्णरूपमा लागू गराउनु पर्ने ।

सार्वजनिक निर्माणको क्षेत्रमा सार्वजनिक खरीद सम्बन्धी ऐन, नियमावली तथा निर्देशिकाहरू पुनरावलोकन गर्नुपर्ने, सार्वजनिक खरीद तथा योजना कार्यान्वयनमा संलग्न हुने कर्मचारीहरूलाई सो सम्बन्धी पर्याप्त तालिमहरू दिई Project Implementation Cader को रूपमा विकास गर्नु पर्ने, सडक निर्माण/संभारमा आधुनिक सीप र प्रविधि लागू गर्न अनुसन्धान तथा विकास (Research & Development) कार्यहरू सञ्चालन गर्नुपर्ने, सडक क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता बढाउन PPP एवम् BOOT Concept लागू गर्न सहयोगी वातावरण बनाउन आवश्यक नीति नियम एवम् व्यवस्थापन सम्बन्धी सुधार गर्नु पर्ने ।

यातायात व्यवस्था विभाग तथा अन्तर्गतका कार्यालयहरूको प्रशासनिक सुधार सम्बन्धी कार्यहरू सूचना प्रविधिको प्रयोग गरी सवारीको अभिलेख तथा सवारी चालक अनुमति पत्रको अभिलेख व्यवस्थित गर्ने। आ.व. २०७१/७२ भित्र सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता प्रमाणपत्र (ब्ल्यू बुक) स्मार्ट कार्डमा जारी गर्ने। सवारी जाँच प्रणाली (Vehicle Fitness Test Center) लाई वैज्ञानिक बनाउन चालु आ.व. मा काठमाडौंमा निर्माण भएको Vehicle Fitness Test Center सञ्चालनमा ल्याई प्रदूषण तथा सवारीको यान्त्रिक अवस्था परीक्षण गरी सो को आधारमा बाटो इजाजत दिने कार्यलाई व्यवस्थित गरिने। देशका विभिन्न भागमा कम्तिमा ७ वटा यस्ता केन्द्रहरूको विकास गर्ने। काठमाडौं उपत्यका भित्र हाल कायम रहेका २६० भन्दा बढी रूटहरूलाई ३ तहमा वर्गीकरण गरी पहिलो तहको रूटमा ११ देखि १८ मिटर, दोस्रो तहको रूटमा ९ देखि १० मिटर लम्बाईका तथा तेस्रो तहको रूटमा अन्य साना सार्वजनिक सवारी सञ्चालन तथा सवारी व्यवस्थापन गरी हालको ट्राफिक समस्या समाधान गर्ने। ट्राफिक सम्बन्धी जनचेतना तथा व्यावसायिक सवारी चालकहरूलाई तालिम/प्रशिक्षणको व्यवस्था गरी सडक दुर्घटना न्यूनीकरण गर्ने। स्थायी ट्रायल सेन्टरहरूको व्यवस्था गरी सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षालाई पारदर्शी र व्यावहारिक बनाई सवारी चालकहरूका कारणबाट हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने। १४ अञ्चलमा यस्ता केन्द्रहरूको व्यवस्था गर्न जग्गा एवम् भौतिक संरचनाहरूको विकास गर्ने। यातायात व्यवस्था विभागको पुनर्संरचना गरी नीति निर्माण, सार्वजनिक सवारी व्यवस्थापन एवम् अनुगमन क्षमताको विकास गर्ने।

## ११. महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय

### परिचय

तत्कालीन शिक्षा तथा समाजकल्याण मन्त्रालयमा रहेको समाज कल्याणको कार्यभारसमेत सम्हाल्ने गरी मिति २०५२/६६ मा महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भएको थियो। २०५७ सालमा बालबालिकाको कार्यक्षेत्रसमेत थप गरी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको रूपमा रूपान्तरण गरियो। यस मन्त्रालयको मुख्य उद्देश्य महिला तथा बालबालिकाहरूको समग्रमा मूल प्रवाहीकरण, सशक्तिकरण र समावेशीकरणको माध्यमबाट समतामूलक सम्पन्न समुदाय निर्माण गर्ने रहेको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १६ वटा काम तोकिएका छन्। १. महिला, बालबालिका, समाजकल्याणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. महिला, बालबालिका, समाजकल्याणसम्बन्धी अध्ययन, अनुसन्धान, तथा सर्वेक्षण ३. महिला, बालबालिका, समाजकल्याणसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ- संस्थासँग सम्पर्क र समन्वय ४. अनाथ बालबालिका, असहाय, महिला, वृद्ध, वृद्धा, अपाङ्ग र अशक्तको संरक्षण ५. महिलाकल्याण तथा सीप विकास ६. बालबालिकाको कल्याण ७. जेष्ठ नागरिकको सुरक्षा र कल्याण ८. राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय तथा परिचालन ९. सरकारी तथा गैरसरकारी संघ-संस्थाद्वारा कार्यान्वयन गरिएका महिला, बालबालिका तथा समाजकल्याणसम्बन्धी कार्यक्रमको अनुगमन १०. धर्मपुत्र र धर्मपुत्री ११. लैंगिक

हिंसासम्बन्धी विषय १२. राष्ट्रिय महिला आयोग १३. समाजकल्याण परिषद् १४. समाजकल्याण केन्द्रहरू १५. वृद्धाश्रम १६. बालमन्दिर ।

### विद्यमान ऐन/नियमहरू

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ। जस्तै : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६२, लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०६३, समाज कल्याण ऐन, बालबालिका सम्बन्धी ऐन, अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९, बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, राष्ट्रिय महिला आयोग ऐन, २०६३ जस्ता ऐनहरू र सम्बन्धित नियमावलीहरू रहेका छन् ।

### नीतिगत व्यवस्था

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९ तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ।

### सङ्गठन संरचना

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको सङ्गठन संरचनामा दुईवटा महाशाखाको व्यवस्था गरिएको छ। प्रशासन, संघ संस्था तथा सामाजिक सुरक्षा महाशाखा र महिला विकास, बाल अधिकार एवं नीति, योजना मूल्याङ्कन महाशाखा। यस मन्त्रालय अन्तर्गत एउटा मात्र विभाग महिला तथा बालबालिका विभाग रहेको पाइन्छ। केन्द्रीय बालकल्याण समितिसमेत रहेको यस मन्त्रालयको ७५ वटै जिल्लामा महिला तथा बालबालिका कार्यालय एवं बाल कल्याण समिति छन्। ४ वटा बाल कल्याण गृह साथै एउटा समाज कल्याण केन्द्र (वृद्धाश्रम) समेत रहेको छ।

### सुधारका क्षेत्र

यस मन्त्रालयको समग्र काम कारवाहीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीको दरबन्दी समेतको पुनर्संरचना गर्ने। विद्यमान महिला सशक्तिकरणका क्षेत्रमा सहयोग लिई आएको सामाजिक परिचालिका ८४३ र सीप विकास केन्द्रका कर्मचारीहरूका सम्बन्धमा नीतिगत तहमा स्पष्ट नीति लिने। केन्द्रीय बालकल्याण समितिलाई बालबालिकासम्बन्धी नीतिगत सल्लाह तथा निर्णय गर्ने निकायको रूपमा स्थापित गर्न छुट्टै बालबालिका विभाग स्थापना गर्ने र जिल्ला स्थित जिल्ला बालकल्याण समितिलाई बालबालिका कार्यालयमा रूपान्तरण गर्ने। समाज कल्याण परिषद् विघटन गरी समाज कल्याण विभाग खडा गर्ने। जेष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रमलाई प्रकृति अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गत निकायबाट सञ्चालन गर्ने। राज्यका सबै वृद्धहरूलाई सम्मानपूर्वक जीवन विताउन उपयुक्त विकल्पसहितका वृद्धाश्रमहरूको स्थापना र विकास गर्ने। यस मन्त्रालयसँग सम्बन्धित सबै ऐन नियमलाई समय सापेक्ष रूपमा संशोधन र परिमार्जन गर्ने। बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता एवं अति सीमान्तकृत वर्गसँग सम्बन्धित छुट्टा छुट्टै नीति बनाई कार्यान्वयनमा ल्याउने। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय अन्तर्गत हाल रहेको लैङ्गिक हिंसा निवारण इकाईलाई यस मन्त्रालयमा समाहित गर्ने। यस मन्त्रालयको नयाँ भवन निर्माण गर्नुपर्ने।

## १२. युवा तथा खेलकुद मन्त्रालय

### परिचय

मिति २०५२।६।६ मा शिक्षा मन्त्रालयबाट खेलकुदसम्बन्धी कार्यभार अलग गरी युवा, खेलकुद तथा संस्कृति मन्त्रालय गठन गरियो। पछि संस्कृतिको कार्यजिम्मेवारी पर्यटन मन्त्रालय र युवा तथा खेलकुदको कार्य शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरियो। मिति २०६५।५।१५ मा नेपाल सरकारले पुनः युवा तथा खेलकुद मन्त्रालयको स्थापना गर्‍यो। यस मन्त्रालयको मुख्य उद्देश्य युवा र खेलक्षेत्रको समुचित विकास र उपयोगको माध्यमबाट समग्र राष्ट्रको विकास गर्नु रहेको पाइन्छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई ११ वटा काम तोकिएका छन्। १. युवा तथा खेलकुदसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. युवा परिचालन तथा राष्ट्रिय युवा विकास ३. युवा तथा खेलकुदसम्बन्धी विषयको अध्ययन, अनुसन्धान, सर्वेक्षण ४. युवालयको सञ्चालन र युवालयसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पर्क र समन्वय ५. युवा जनशक्तिको प्रशिक्षण र तालिम ६. युवा तथा खेलकुदसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रतिनिधित्व ७. खेलकुद सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम ८. युवा जागरण तथा विकाससम्बन्धी कार्यक्रम ९. युवा तथा खेलकुदसम्बन्धी विषयमा सरकारी र गैरसरकारी संघ-संस्थाहरूको परिचालन तथा क्षमता विकास १०. राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुदसम्बन्धी अन्य राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्था ११. नेपाल स्काउट।

### विद्यमान ऐन/नियमहरू

युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ। जस्तै: नेपाल स्काउट ऐन तथा खेलकुद विकास ऐन, २०४८, खेलकुद परिषद् ऐन, २०२१ समेतका ऐनहरू तथा सो ऐनहरूसँग सम्बन्धित केही नियमावलीहरू रहेका छन्।

### नीतिगत व्यवस्था

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा नीति, २०६६ र राष्ट्रिय खेलकुद नीति, २०६७ नीतिहरू रहेको पाइन्छ।

### सङ्गठन संरचना

विद्यमान सङ्गठन संरचना अनुसार युवा तथा खेलकुद मन्त्रालयको दुईवटा महाशाखा छन्। युवा तथा खेलकुद महाशाखा र योजना तथा प्रशासन महाशाखा। यस मन्त्रालय अन्तर्गत कुनै विभाग नरहे पनि खेलकुद परिषद् ऐन, २०२१ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् गठन भई सञ्चालनमा रहेको पाइन्छ।

### सुधारका क्षेत्र

विभिन्न मन्त्रालय तथा निकायबाट सम्पादन हुने युवासम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी यस मन्त्रालयलाई दिने। राष्ट्रिय खेलकुद परिषद् र यस अन्तर्गतका समितिहरूमा दलीयकरण नगरी व्यावसायिक व्यक्ति नियुक्तिको मापदण्ड तयार गरी लागू गर्ने, वैदेशिक



सहयोग लगायत आर्थिक गतिविधि र सञ्चालन प्रक्रिया पारदर्शिता हुनुपर्ने, राष्ट्रिय खेलकुद संहिता निर्माण गरी लागू गर्ने युवा संघ संस्थाहरूलाई व्यवस्थित र नियमित बनाउन निश्चित निकायमा दर्ता र अनुगमनको व्यवस्था मिलाउने। युवा परिषद्को गठनको लागि कानून तर्जुमा गर्ने र सो परिषद्को प्रशासनिक प्रमुख नेपाल सरकारको कर्मचारी रहने व्यवस्था गर्ने। युवाको उमेर ४० वर्षबाट घटाएर ३० वर्ष कायम गर्ने। खेलकुद विकास ऐन, २०४८ लाई परिमार्जन गर्ने। खेलकुद नियमावली र स्काउट नियमावलीलाई मन्त्रिपरिषद्ले स्वीकृति गरी राजपत्रमा प्रकाशित गर्ने व्यवस्था गर्ने। समग्र मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालयको सङ्गठन एवं जनशक्ति व्यवस्थापनमा समेत परिमार्जन गर्ने। युवा तथा खेलकुदको कार्यक्रमलाई क्षेत्रीय स्तरसम्म विस्तार गर्न सङ्गठन संरचनाको विस्तार गर्ने। राष्ट्रिय खेलकुद परिषद्को सङ्गठन र व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी र सङ्गठन संरचना यकिन गर्ने।

## १३. रक्षा मन्त्रालय

### परिचय

वि.सं. २००७ सालमा रक्षा मन्त्रालयको स्थापना भएको हो। यस मन्त्रालयको मुख्य उद्देश्य देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षाको प्रवर्द्धन गर्नु रहेको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई २१ वटा कार्य तोकिएको छ। १. राष्ट्रिय सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. नेपाली सेनाको गठन, लोकतान्त्रिकीकरण, पुनर्संरचना, परिचालन, व्यवस्थापन र नियन्त्रण ३. सैनिक अधिकृत तथा जवानको अनुशासन र सेवा शर्त ४. सैनिक तालिम ५. सेनाको सुविधा ६. सैनिक हातहतियार र सामग्रीको खरीद र उत्पादन ७. सैनिक कारवाही र सेनाको गतिविधि ८. सैनिक निर्माणशाला ९. सैनिक प्रतिष्ठापन (इन्स्टलेसन) र सञ्चार तथा यातायात १०. सैनिक भण्डार ११. सैनिक ब्यारेक तथा कार्यालयको व्यवस्था १२. विकास कार्य र विपद् उद्धार कार्यमा सहयोग १३. राष्ट्रिय सेवा दलको सङ्गठन, तालिम र प्रशासन १४. सैनिक कल्याण १५. राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा महत्वपूर्ण राष्ट्रिय सम्पदा, स्मारकको सुरक्षा १६. नेपाली सैनिक वीमान सेवा १७. सैनिक कल्याणकारी योजना १८. राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा क्षेत्र सुधार १९. सिलखाना २०. सैनिक गुप्तचर विभाग २१. सैनिक अस्पताल।

### विद्यमान ऐन/नियमहरू

रक्षा मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरू जस्तै: सैनिक ऐन लगायतका ऐनहरू तथा सो ऐनसँग सम्बन्धित नियमावलीहरू समेत तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ।

### नीतिगत व्यवस्था

रक्षा मन्त्रालयको सन्दर्भमा राष्ट्रिय सुरक्षा नीति तर्जुमा भई कार्यान्वयन हुनुपर्ने अवस्था रहेको छ।

## सङ्गठन संरचना

रक्षा मन्त्रालयको आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा चारवटा महाशाखाहरू रहेका छन्। तिनमा मानव संसाधन विकास तथा समन्वय महाशाखा, नीति योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा, मानव अधिकार प्रवर्द्धन, कानुनी परामर्श तथा गुनासो व्यवस्थापन महाशाखा तथा व्यवस्थापन महाशाखा पर्छन्। यस मन्त्रालय अन्तर्गत कुनै विभाग नरहे पनि नेपाली सेना जंगी अड्डा यस अन्तर्गत रहेको निकाय हो।

## सुधारका क्षेत्र

नेपालको दीर्घकालीन राष्ट्रिय सुरक्षा नीति तथा राष्ट्रिय सुरक्षा नीति बनाउने। सुरक्षासँग सम्बन्धित अन्य निकायको आधुनिकीकरण र सशक्तिकरणको प्रक्रियालाई अगाडि बढाउँदा रक्षा मन्त्रालयसँग समन्वय गर्ने। राज्यको सुरक्षा निकायहरूलाई नागरिक नियन्त्रणमा रहने गरी कार्ययोजना बनाउने। मुलुकको सुरक्षा निकायहरूलाई नागरिकप्रति उत्तरदायी एवं लोकतन्त्रीकरणको मान्यतासङ्गत बनाउने सन्दर्भमा रक्षा मन्त्रालयको भूमिका प्रमुख रहनेमा विश्वास गर्न सकिन्छ।

## १४. वन तथा भू-संरक्षण मन्त्रालय

### परिचय

वि.सं. २००८ सालमा वन मन्त्रालयको नाममा स्थापना भएको यो मन्त्रालयको विभिन्न समयमा नाम परिवर्तन हुँदै हाल वन तथा भू-संरक्षण मन्त्रालयको नाममा नामाकरण भएको छ। यस मन्त्रालयको मुख्य उद्देश्य वन क्षेत्रको दीगो विकास गर्ने, वनस्पति, जडीबुटी, भू तथा जलाधार संरक्षण र जैविक विविधताको संरक्षणसमेतको माध्यमबाट समग्र राष्ट्रको विकासमा सहयोग गर्नु रहेको पाइन्छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार २१ वटा कार्य तोकिएको छ। १. वन तथा भू-संरक्षणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. राष्ट्रिय वन क्षेत्र, सरकारी वन, सरकारद्वारा व्यवस्थित वन, धार्मिक वन, सामुदायिक वन, साभेदारी वन, कबुलियती वन, चक्ला वन तथा निजी वन आदि ३. सरकारी तथा गैरसरकारी वन क्षेत्रको सर्वेक्षण, नाप नक्सा र सीमा निर्धारण ४. वनजङ्गलको संरक्षण, उपयोग, सम्बर्द्धन र व्यवस्थापन ५. वन पैदावार (काठ दाउरा, वन्यजन्तु, जडीबुटी, गैरकाष्ठ पदार्थ, वन क्षेत्रको पानी, माटो, ढुङ्गा गिट्टी, बालुवा आदि) को संरक्षण र व्यवस्थापन ६. वनजन्य उद्योग र कच्चा पदार्थहरूको प्रबन्ध ७. वनसम्बन्धी अध्ययन, अनुसन्धान, प्रचारप्रसार, तालिम, क्षमता अभिवृद्धि आदि ८. वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक वातावरणको संरक्षण, सदुपयोग र लाभको बाँडफाँड ९. राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, सिमसार र चरन क्षेत्रसँग सम्बन्धित विषय १०. हात्तीसार तथा चिडियाखानाको व्यवस्थापन ११. भू-तथा जलाधार क्षेत्र, बृहत् जलाधार क्षेत्र तथा तालतलैयाको संरक्षण, संवर्द्धन, विकास, समन्वय र व्यवस्थापन १२. प्राकृतिक वातावरणको संरक्षण र सन्तुलन १३. वनस्पति र जडीबुटीसम्बन्धी नीति तथा अध्ययन, अनुसन्धान, प्रचारप्रसार, सर्वेक्षण, संकलन, प्रवर्द्धन, प्रशोधन, उत्पादन, उपयोग तथा व्यवसायीकरण १४. वनस्पति उद्यान तथा जडीबुटी उद्योग १५. वनस्पति, वन्यजन्तु र जैविक विविधता संग्रहालय १६. वन,

वनस्पति, वन्यजन्तु, जैविक विविधता, वन क्षेत्रसँग सम्बन्धित जलवायु परिवर्तन, जलाधार संरक्षण र भू-संरक्षणसम्बन्धी प्रदर्शनी तथा प्रचारप्रसार १७. वन, वनस्पति, वन्यजन्तु, जलाधार संरक्षण, जैविक विविधता र भू-संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन १८. वन, वनस्पति, वन्यजन्तु, जलाधार संरक्षण र भू-संरक्षण सम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग समन्वय र सम्पर्क १९. प्रकृति संरक्षण २०. सरकारी, सार्वजनिक र निजी क्षेत्रका वृक्षारोपण, वन विकास तथा व्यवस्थापन २१. नेपाल वन सेवाको सञ्चालन ।

### विद्यमान ऐन/नियमहरू

वन तथा भू-संरक्षण मन्त्रालयसँग सम्बन्धित विषय भू तथा जलाधार संरक्षण ऐन, संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ । वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन समेतका ऐनहरू तथा सो ऐनहरूसँग सम्बन्धित नियमावली, निर्देशिका र कार्यविधिहरू रहेका छन् ।

### नीतिगत व्यवस्था

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३५ अनुसार वन तथा भूसंरक्षण मन्त्रालयका नीतिहरू निर्देशित छन् । वन तथा भू-संरक्षण मन्त्रालयको वन विकास गुरुयोजना (वि.सं. २०४५-२०६७) को म्याद सकिएको सन्दर्भमा नयाँ रणनीति एवम् दीर्घकालीन योजनाको आवश्यकता महशुस भएकोले हाल वन क्षेत्र राष्ट्रिय रणनीति तर्जुमाका क्रममा रहेको छ ।

### सङ्गठन संरचना

हालै भएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार वन तथा भू-संरक्षण मन्त्रालयमा आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा पाँचवटा महाशाखा र एउटा केन्द्रीय वन तालिम तथा प्रचार प्रसार केन्द्र छन् । महाशाखाहरूमा व्यवस्थापन महाशाखा, अनुगमन तथा मूल्याङ्कन महाशाखा, योजना महाशाखा, वैदेशिक सहयोग समन्वय महाशाखा र वातावरण महाशाखा रहेका छन् । यस मन्त्रालय अन्तर्गत वन विभाग, भू-तथा जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वनस्पति विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग गरी ५ वटा विभागहरू रहेका छन् । स्वायत्त निकायको रूपमा टिम्बर कर्पोरेशन, जडीबुटी उत्पादन तथा प्रशोधन कं.लि., वन पैदावार विकास समितिहरू समेत रहेको यस मन्त्रालयको पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय वन निर्देशनालयहरू र तालिम केन्द्रहरू रहेका र ७४ वटा जिल्लामा जिल्ला वन कार्यालयहरू रहेका छन् भने स्थायी ४५ र अस्थायी ११ गरी जम्मा ५६ जिल्ला भू-संरक्षण कार्यालयहरूसमेत रहेका छन् । जिल्ला वन कार्यालय अन्तर्गत स्थानीयस्तरमा सेक्टर वन कार्यालय र इलाका वन कार्यालयहरू समेत रहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत स्थानीयस्तरमा १० निकुञ्ज, ३ आरक्ष, १ शिकार आरक्ष र ६ संरक्षण क्षेत्र रहेका छन् । वनस्पति विभाग अन्तर्गत ७ जिल्लामा जिल्ला वनस्पति कार्यालयहरू रहेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको सम्पर्क मन्त्रालयको जिम्मेवारी समेत यो मन्त्रालयमा रहेको छ ।

### सुधारका क्षेत्र

नेपालको कूल भू-भागको ४०% वन कायम राख्नेसंवैधानिक व्यवस्था हुनुका साथै वन संरक्षण तथा अतिक्रमणको रोकथाममा राष्ट्रिय प्रतिबद्धता हुनुपर्ने, वन पैदावारको अवैध

कटानी तथा निकासी, वन्यजन्तुको चोरी शिकारी जस्ता गैर कानुनी कार्यको सुराकी दिने, पक्रन सहयोग गर्ने व्यक्ति र पक्राउ गर्ने कर्मचारीलाई जरिवाना वापतको निश्चित रकम प्रोत्साहन स्वरूप दिने। वन सेवाका जिल्लास्तरमा काम गर्ने कर्मचारीलाई पोशाक उपयुक्त नहुँदा सुधार गर्ने। कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी घाइते वा विरामी भएमा उपचारमा लाग्ने सम्पूर्ण रकम सरकारले व्यहोर्ने। वन क्षेत्रको अध्ययन अनुसन्धान वन सेवा भित्रका सबै समूहका लागि उत्तिकै आवश्यक विषय भएकोले वन सेवा भित्रका समूह विभाजनको अवस्था पुनरावलोकन गरी जनरल फरेष्ट्री, फरेष्ट रिसर्च, स्वायत्त एण्ड वाटर कन्जरभेशन र नेशनल पार्क एण्ड वाइल्ड लाइफ जस्ता समूहलाई एकीकरण गर्ने, वन सेवाका कर्मचारीको लागि छुट्टै वन सेवा नियमावली बनाउने। वनको प्रभावकारी संरक्षण एवम् नियमनका लागि जिल्ला वन कार्यालयको कार्यक्षेत्र विस्तार गर्ने, गेमस्काउट, वन रक्षक जस्ता कर्मचारीको शारीरिक तन्दुरुस्तीको लागि समेत विचार गरी सेवा प्रवेशको उमेर २० वर्ष र अवकाश उमेर ५० वर्ष कायम गर्ने। सामुदायिक वनको संरक्षण र दीगो उपयोगमा प्रभावकारिता ल्याउन ऐन, नियममा समयानुकूल परिमार्जन गर्ने। CITES को कानून निर्माण हात्तिसार एवम् चिडियाखानाको प्रभावकारी व्यवस्थापन र वन्यजन्तु सम्बन्धी अनुसन्धानलाई व्यवस्थित गर्ने, सशस्त्र वन रक्षक नियमावली बमोजिम स्वीकृत लिने गरी गरिएको वातावरणीय सेवा शुल्कको उचित व्यवस्थापन गरी सशस्त्र वन रक्षकको पदपूर्ति गर्ने र हतियारको समुचित व्यवस्था समेत गर्ने। संवेदनशील क्षेत्रको वन संरक्षणको सम्बन्धमा हाल गठन भएको नेपाली सेनाको निर्देशनालय र वन तथा भू-संरक्षण मन्त्रालयको अन्तरसम्बन्ध हुने गरी संरक्षणको व्यवस्था मिलाउने। वन क्षेत्र अतिक्रमण गरी वसोवास गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्न त्यस्ता अतिक्रमित क्षेत्रमा विभिन्न सरकारी तथा अन्य क्षेत्रबाट पुऱ्याइने सडक, वृत्ति, पानी, टेलिफोन जस्ता सुविधा एवम् भौतिक निर्माणका कार्यहरू तत्कालै बन्द गर्न पहल गर्ने, विभिन्न निकायहरूबाट पूर्वाधार विकास एवम् निर्माणका लागि वन क्षेत्रको जग्गा माग गर्ने प्रवृत्ति बह्दै गएकाले त्यसरी वन क्षेत्रको जग्गा माग गर्दा वैकल्पिक विश्लेषण तथा दीर्घकालीन योजना अनुरूप भए नभएको समेत विचार गरी वन क्षेत्रको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्थाको नीति निर्धारण गर्ने।

## १५. वाणिज्य तथा आपूर्ति मन्त्रालय

### परिचय

वि.सं. २००८ सालमा स्थापना भएको उद्योग तथा वाणिज्य मन्त्रालयबाट २०३९ सालमा वाणिज्य छुट्टिएर आपूर्ति मन्त्रालयमा रूपान्तरण भएको थियो। २०४२ सालमा उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय तथा आपूर्ति मन्त्रालय गरी तीनवटा छुट्टा छुट्टै मन्त्रालयमा परिणत भयो। २०५७ वैशाखमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रूपमा परिवर्तन भयो। २०६५ भाद्रमा वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं उद्योग मन्त्रालय गरी दुई वटा मन्त्रालय बनाइयो। त्यसपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको नामबाट यो मन्त्रालय रहेको छ। यस मन्त्रालयको मुख्य उद्देश्य वाणिज्य क्षेत्रको विकास र प्रवर्द्धन एवं जनताका दैनिक उपभोग्य वस्तुलगायत समग्र आपूर्ति व्यवस्थापन गर्ने रहेको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई २० वटा कार्य तोकिएका छन्। १. वाणिज्य, व्यापार तथा आपूर्तिसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. आन्तरिक तथा अन्तर्राष्ट्रिय

व्यापार विषयक अध्ययन, अनुसन्धान तथा सर्वेक्षण ३. निकासी तथा पैठारीसम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन ४. अत्यावश्यक वस्तुको आपूर्ति तथा नियमन ५. निकासी प्रवर्द्धन ६. सरकारी तथा सार्वजनिक व्यापारको सञ्चालन ७. वाणिज्य तथा आपूर्तिसम्बन्धी सार्वजनिक संस्थान, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन ८. वाणिज्य, व्यापार र पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क ९. विश्व व्यापार सङ्गठन लगायत बहुपक्षीय व्यापारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क, समन्वय, वार्ता, सम्झौता तथा प्रतिबद्धताको कार्यान्वयन र अनुगमन १०. साफ्टा, विमस्टेकलगायतका क्षेत्रीय व्यापार संझौतासँग सम्बन्धित संस्थासँगको सम्पर्क, समन्वय, वार्ता, सम्झौता तथा प्रतिबद्धताको कार्यान्वयन र अनुगमन ११. द्विपक्षीय तथा बहुपक्षीय व्यापारसम्बन्धी सन्धि संझौता १२. पारवहन, गोदाम तथा अन्तर्राष्ट्रिय परिवहन व्यवस्था १३. वस्तुको बहुविधिक (Multimode) ढुवानी १४. खाद्य तथा अन्य उपभोग्य र अत्यावश्यक वस्तुसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन १५. पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन, भण्डारण, आपूर्ति र नियमन १६. उपभोक्ताको हक, हित र अधिकारको संरक्षण १७. सिण्डिकेट र कार्टेलिङ्गको नियन्त्रण १८. आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन १९. अन्तर्राष्ट्रिय व्यापार कूटनीतिको सञ्चालन र प्रवर्द्धन २०. व्यापार क्षेत्रसँग सम्बन्धित सुख्खा बन्दरगाह, कन्टेनर फ्रेटस्टेशन, गोदाम निर्माण पूर्वाधारको स्थापना र व्यवस्थापन ।

#### **विद्यमान ऐन/नियमहरू**

वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विभिन्न ऐन, नियमहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ । जसमा उपभोक्ता संरक्षण ऐन, निकासी पैठारी ऐन, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, आवश्यक सेवा सञ्चालन ऐन, प्राइभेट फर्म रजिष्ट्रेशन ऐन तथा नियमावली, साभेदारी ऐन, मालसामानको बहुविधिक ढुवानी ऐन, आवश्यक नियन्त्रण (अधिकार) ऐन, सार्वजनिक खरिद ऐनजस्ता ऐन तथा सम्बन्धित नियमावलीहरू रहेका छन् ।

#### **नीतिगत व्यवस्था**

वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य नीति, २०६५ तथा आपूर्ति नीति, २०६९ गरी २ वटा छुट्टै छुट्टै नीति रहेको पाइन्छ ।

#### **सङ्गठन संरचना**

वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित कार्यको प्रभावकारी कार्यान्वयनका लागि तीनवटा महाशाखाहरू रहेका छन् । तिनमा प्रशासन, संस्थान तथा आपूर्ति व्यवस्थापन महाशाखा, योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहयोग महाशाखा र निर्यात प्रवर्द्धन, व्यापार तथा पारवहन महाशाखा पर्दछन् । यस मन्त्रालय अन्तर्गत वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग एउटा मात्र विभाग रहेको छ । पाँचवटा क्षेत्रमा वाणिज्य कार्यालयहरू रहेका छन् । २० वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयमा रही कार्य गर्ने गरी बजार संरक्षण अधिकृत तोकिएको छ ।

#### **सुधारका क्षेत्र**

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई कार्य पद्धतिको दृष्टिले एउटै बनाउने । मन्त्रालयको संरचनागत सुदृढीकरण गर्ने, वाणिज्य सहचारीको व्यवस्थाको लागि दरबन्दी सिर्जना गर्ने । यस मन्त्रालयका सबै कार्य पद्धतिको आधारमा पुनः संरचना गर्ने ।

मन्त्रालयहरूसँग सम्बन्धित ऐनहरू जस्तै: उपभोक्ता संरक्षण ऐन, आयात निर्यात ऐन, निकासी पैठारी ऐन, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ ऐन, प्राइभेट फर्म रजिष्ट्रेशन ऐन/नियम, नेपाल इन्टरमोडल प्राधिकरण ऐन, पेट्रोलियम पदार्थ तथा ग्यास कारोबार ऐन जस्ता ऐन कानूनमा संशोधन, परिमार्जन तथा निर्माण गरी समय सापेक्ष बनाउने। बजार अनुगमनलाई प्रभावकारी बनाउन तत्काल कारवाही गर्ने अधिकार सहितको द्रुत न्याय प्रणालीलाई आत्मसात गर्ने गरी कानूनमा सुधार गर्ने। वाणिज्य नीति र आपूर्ति नीतिलाई समय सापेक्ष बनाउनुका साथै यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने। आन्तरिक व्यापारसम्बन्धी नीति, राष्ट्रिय उपभोक्ता नीति, उपभोक्ता संस्थाहरूको निर्देशिका तर्जुमा गरी लागू गर्ने। वाणिज्य प्रशासनको कार्य गर्ने कार्यालयहरूमा ई-सेवा (विद्युतीय सेवा) सञ्चालन गर्ने, वाणिज्य प्रशासन सम्बन्धी सेवाग्राहीहरूले web based फर्म दर्ता, नवीकरण, ठाउँसारी, नामसारी जस्ता कार्य गर्ने गरी सेवामा सरलता र पारदर्शिता कायम गर्ने, आयात निर्यातको इजाजत पत्र जारी गर्ने कार्यलाई ई-सेवाको सञ्चालन गर्ने, बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउने, सानातिना उपभोक्ताको हित विरुद्ध कार्य गर्नेलाई सजाय गर्ने अधिकार निरीक्षण अधिकृतलाई प्रदान गर्नुपर्ने, जिल्लाहरूमा आपूर्ति व्यवस्थापन कार्यालयको विस्तार गर्ने। WTO मा नेपालले सदस्यता प्राप्त गरेमा बखत गरिएको प्रतिबद्धता अनुरूप ऐन कानूनको तर्जुमा परिमार्जन गर्नु पर्ने।

## १६. विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय

### परिचय

मिति २०५३।२।२ मा विज्ञान तथा प्रविधि मन्त्रालयको गठन भयो। मिति २०६१।१२।१८ मा २०५२ सालमा गठन भएको जनसंख्या तथा वातावरण मन्त्रालयलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभियो। २०६९।२।५ मा आएर विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको गठन भएको पाइन्छ। यस मन्त्रालयको मुख्य उद्देश्य विज्ञान र प्रविधिको क्षेत्रमा द्रुततर विकास गर्ने, वातावरण संरक्षण र सम्बर्द्धनको क्षेत्रलाई प्रविधिमैत्री बनाई देशको दीगो विकास गर्ने रहेको पाइन्छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई २५ वटा कार्य तोकिएका छन्। १. वातावरण, विज्ञान र प्रविधिसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. वातावरण, विज्ञान र प्रविधिसम्बन्धी अध्ययन तथा अनुसन्धान र सर्वेक्षण ३. वातावरण, विज्ञान र प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्पर्क र समन्वय ४. सरकारी तथा गैरसरकारी संघ संस्थाद्वारा कार्यान्वयन गरिएका वातावरण, विज्ञान र प्रविधिसम्बन्धी कार्यक्रमको मूल्याङ्कन तथा समीक्षा ५. वातावरण, विज्ञान र प्रविधिसम्बन्धी जनशक्तिको विकास र उपयोग ६. विज्ञान तथा प्रविधिको विकास तथा विस्तारका कार्यक्रमहरू ७. वातावरण, विज्ञान र प्रविधिको क्षेत्रमा भएका प्रगतिहरूको अन्वेषण र अनुसन्धान ८. वातावरण, विज्ञान र प्रविधि सम्बद्ध विश्वविद्यालयहरूसँग सम्पर्क तथा समन्वय ९. विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्रीहरूको उत्पादन, आपूर्ति र व्यवस्थापन १०. अत्याधुनिक प्रविधि विषयक तथ्याङ्क संकलन, प्रशोधन र सर्वेक्षण ११. वातावरण, विज्ञान र प्रविधिविषयक द्विपक्षीय र बहुपक्षीय सम्झौता एवं समझदारीपत्र १२. जल तथा मौसम विज्ञान विषयक अध्ययन, अनुसन्धान र भविष्यवाणी १३. सूचना प्रविधिको विकास तथा विस्तार १४. पारमाणविक (Nuclear)

प्रविधिको उपयोग तथा प्रवर्द्धन र त्यसको अनुगमन, नियन्त्रण र नियमन १५. रासायनिक पदार्थको उपयोग तथा प्रवर्द्धन र त्यसको अनुगमन, नियन्त्रण र नियमन १६. जैविक प्रविधिको अध्ययन, अनुसन्धान, प्रवर्द्धन विकास, उपयोग र नियमन १७. अन्तरिक्ष विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धान १८. जलवायु परिवर्तन १९. प्रदूषण नियन्त्रण, वातावरण संरक्षण र सन्तुलन २०. सूचना प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था २१. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान २२. विज्ञान तथा प्रविधि परिषद् २३. राष्ट्रिय विधि विज्ञान प्रयोगशाला २४. प्लानेटोरियम, वेधशाला र विज्ञान सङ्ग्रहालय २५. वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ।

### **विद्यमान ऐन/नियमहरू**

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐन नियमहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ। जस्तै: वातावरण संरक्षण ऐन, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन तथा सो ऐनहरूसँग सम्बन्धित विभिन्न नियमावलीहरू रहेका छन्।

### **नीतिगत व्यवस्था**

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको छाता नीतिको रूपमा राष्ट्रिय नीति नरहे पनि विभिन्न क्षेत्रगत नीतिहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याएको पाइन्छ। जस्तै: विज्ञान तथा प्रविधि नीति, २०६२, जैविक प्रविधि नीति, २०६३, ग्रामीण ऊर्जा नीति, २०६३, सूचना प्रविधि नीति, २०६७, जलवायु परिवर्तन नीति २०६७, सूचना प्रविधि नीति, २०६८, नवीकरणीय ऊर्जा अनुदान नीति, २०६९ समेत।

### **सङ्गठन संरचना**

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा चारवटा महाशाखा राखेको छ। तिनमा वातावरण व्यवस्थापन महाशाखा, योजना मूल्याङ्कन तथा प्रशासन महाशाखा, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा र विज्ञान तथा प्रविधि प्रवर्द्धन महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभाग, वातावरण विभाग, सूचना प्रविधि विभाग रहेका र प्रमाणीकरण नियन्त्रकको कार्यालय विभागीय निकायको रूपमा रहेको छ। अन्य प्रतिष्ठान, आयोग, केन्द्र, प्रयोगशाला तथा परिषद्हरू पनि रहेका छन्।

### **सुधारका क्षेत्र**

विज्ञान प्रविधिको विकासको अवस्थाले मुलुकको विकासको स्तरलाई मापन गर्दछ। विज्ञान प्रविधिको विकासबाट मात्र देशको उत्पादनशील क्षमताको वृद्धि गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न सम्भव छ। विज्ञान र प्रविधि विकासका अनुसन्धानमूलक कार्यमा गरिने लगानी तत्काल प्रतिफल दिने नभई लामो समय पश्चात प्रभाव देखाउने प्रकारको हुनाले निजी र व्यावसायिक क्षेत्र लगानी गर्न त्यति उत्सुक नहुनु वास्तविकता हो। त्यसैगरी वातावरण संरक्षणबाट तत्कालै मुनाफा वा आर्थिक लाभ प्राप्त नहुने तथा यो क्षेत्र सामाजिक हित, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकले पूरा गर्नुपर्ने प्रतिबद्धता समेतका आधारमा सरकारको प्रत्यक्ष संलग्नताको माग गर्दछ। यसरी विज्ञान प्रविधिको अनुसन्धान तथा विकास मार्फत दीगो र फराकिलो समृद्धिको आधार तयार गर्न र वातावरण संरक्षण मार्फत दीगो विकासको आधार निर्माण गर्न राज्यको लगानी आवश्यक हुन्छ। नेपाल धेरै

अन्तर्राष्ट्रिय वातावरणीय र वैज्ञानिक विषयका महासन्धिको पक्ष राष्ट्र भएकाले त्यसका दायित्वहरू पूरा गर्नुपर्ने अवस्था भएको र विश्वकै चासो र सरकारको विषय रहेको प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन, वैकल्पिक ऊर्जाको प्रवर्द्धन, सूचना प्रविधिको विस्तार र प्रयोगका क्षेत्रमा राज्य प्रभावकारी भूमिका आवश्यक छ ।

निजामती सेवाभित्र सूचना प्रविधि समूह, विज्ञान प्रविधि तथा वातावरण समूह गठन गर्ने । यस मन्त्रालयको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन र कर्मचारी दरबन्दीको पुनर्संरचना गर्ने । यस मन्त्रालयसँग सम्बन्धित कानूनहरू: विद्युतीय कारोबार ऐन, वातावरण संरक्षण ऐन, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, विद्युतीय कारोबार नियमावली, वातावरण संरक्षण नियमावली, वातावरण सम्बन्धी मापदण्ड समेतलाई संशोधन र परिमार्जन गर्ने । निजामती सेवामा प्रवेशको लागि खासगरी क्षेत्रगत ज्ञान, विज्ञान प्रविधि र सूचना प्रविधिको दक्षतालाई महत्व दिने । मन्त्रालयको प्रशासन र लेखाजस्ता नियमित कार्यहरूका लागि स्थायी कर्मचारीलाई राख्ने व्यवस्था गर्ने । विज्ञान तथा प्रविधि नीति र सूचना प्रविधि नीतिलाई समय सापेक्ष बनाउने । वातावरण तथा दिगो विकास, अन्तरिक्ष प्रविधि, नवीकरणीय ऊर्जा जस्ता नीतिहरू बनाउने । हाल अन्य मन्त्रालय अन्तर्गत रहेका नेपाल गुणस्तर तथा नापतौल विभाग, खानी तथा भू-गर्भ विभाग, केन्द्रीय खाद्य अनुसन्धान विभाग, वनस्पति विभाग, पेट्रोलियम अन्वेषण विभाग, भू तथा जलाधार संरक्षण विभागलाई यस मन्त्रालयको क्षेत्राधिकारभित्र ल्याउने । बागमती सभ्यता एकीकृत विकास सम्बन्धी उच्चस्तरीय समिति र सवारी प्रदूषण अनुगमन समितिलाई पनि यस मन्त्रालयको कार्यक्षेत्रमा ल्याउने । संरचनागत पुनः संरचना लागू गरी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ खारेज गर्ने । विज्ञान तथा प्रविधि नीति र सूचना प्रविधि नीतिमा समय सापेक्ष सुधार गर्ने । वातावरण संरक्षण तथा दिगो विकास नीति, जोखिमपूर्ण पदार्थ व्यवस्थापन नीति, अन्तरिक्ष प्रविधि नीति, विज्ञान प्रविधि तथा नव प्रवर्तन नीति, आई टी एण्ड आई टी इनएवल सर्भिसेज (IT & IT Enable Services) नीति, प्रतिभा पलायन न्यूनीकरण तथा प्रतिभा पुनर्प्राप्ति नीति समेतका नीतिहरू तर्जुमा गर्ने, राज्यको पुनरसंरचना हुँदा यो मन्त्रालय केन्द्रको मातहतमा रहने व्यवस्था गर्ने ।

## १७. शान्ति तथा पुनर्निर्माण मन्त्रालय

### परिचय

२०६०।२।२९ मा व्यवस्था भएको शान्ति वार्ता समन्वय सचिवालयलाई २०६१।४।२८ मा उच्चस्तरीय शान्ति समितिको रूप दिइएकोमा मिति २०६१।५।२९ देखि यसलाई उच्चस्तरीय शान्ति समितिको सचिवालयको रूपमा स्थापना गरिएको थियो । मिति २०६२।७।३ देखि सो सचिवालयलाई शान्ति सचिवालयको रूपमा नामाकरण गरियो । शान्ति प्रक्रियाका विविध पक्षमा क्रियाशील रहँदै आएको यस सचिवालयलाई विघटन गरी मिति २०६३।१२।१८ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको गठन गरिएको पाइन्छ । यस मन्त्रालयको मुख्य उद्देश्य मुलुकमा दिगो शान्ति कायम गरी सुन्दर, शान्त र नयाँ नेपालको निर्माण कार्यमा सहयोग गर्ने रहेको छ ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १८ वटा कार्य तोकिएका छन् । १. शान्ति स्थापना, द्वन्द्व व्यवस्थापन तथा विकास र द्वन्द्वबाट क्षति



भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि तत्कालीन र दीर्घकालीन नीति, रणनीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. द्वन्द्वपीडित क्षेत्रको सामाजिक तथा आर्थिक विकासको नीति, रणनीति तथा कार्यक्रम ३. विस्तृत शान्ति सम्झौता लगायतका अन्य सम्झौता, सहमति र निर्णयको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन ४. दिगो शान्ति कायम गर्न आवश्यक संस्थागत, प्रक्रियागत तथा प्राविधिक विषय ५. शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापनसम्बन्धी अध्ययन, विश्लेषण तथा अनुभवको आदान-प्रदान ६. द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिहरूको राहत, आर्थिक सहायता तथा पुनःस्थापन ७. द्वन्द्व-संवेदनशील प्रणालीबारे अध्ययन तथा अनुसन्धान ८. शान्ति स्थापना तथा द्वन्द्वको व्यवस्थापनसम्बन्धी सूचना, अध्ययन सामग्री र अध्ययन प्रतिवेदनको अभिलेख केन्द्र तथा शान्ति र द्वन्द्व व्यवस्थापनको प्राविधिक स्रोतकेन्द्रसम्बन्धी ९. शान्ति प्रक्रिया र द्वन्द्वको संक्रमणकालीन व्यवस्थापन १०. द्वन्द्वको कारणबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाको योजना तर्जुमा, कार्यान्वयन तथा क्षेत्रगत निकायसंगको समन्वय ११. शान्ति कोषबाट सञ्चालित योजना तथा कार्यक्रमको सञ्चालन र अनुगमन १२. माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन र रेखदेख १३. शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापनसंग सम्बन्धित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघ-संस्थाको सम्पर्क १४. सत्य निरूपण तथा मेलमिलाप आयोग १५. बेपत्तासम्बन्धी छानविन आयोग १६. शान्ति तथा पुनःस्थापनासम्बन्धी परामर्श समिति १७. शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय अनुगमन समिति १८. स्थानीय शान्ति समिति ।

#### **विद्यमान ऐन/नियमहरू**

शान्ति तथा पुनर्निर्माण मन्त्रालयसंग सम्बन्धित विषयलाई संचालन गर्नको लागि सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी अध्यादेश, २०६९ जारी भएको र शान्ति कोष (सञ्चालन) नियमावली समेत तर्जुमा गरी कार्यान्वयनमा रहेको छ भने अन्य विभिन्न निर्देशिका तथा कार्यविधि कार्यान्वयनमा देखिन्छ ।

#### **नीतिगत व्यवस्था**

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आन्तरिक रूपमा विस्थापित व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०६३ रहेको पाइन्छ ।

#### **सङ्गठन संरचना**

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सङ्गठन संरचनामा ६ वटा महाशाखाहरू खडा गरिएको छ । तिनमा द्वन्द्व व्यवस्थापन महाशाखा, प्रशासन, योजना तथा वैदेशिक सहयोग समन्वय महाशाखा, पूर्वाधार पुनर्निर्माण महाशाखा, राहत तथा पुनःस्थापन महाशाखा, कानून तथा सञ्चार महाशाखा र शान्ति संयन्त्र समन्वय महाशाखा पर्दछन् । यस मन्त्रालय अन्तर्गत कुनै विभाग नरहेको र राहत तथा पुनःस्थापन इकाई, शान्ति कोष सचिवालय, द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजना, शान्ति प्रक्रिया सहयोग आयोजना गरी ४ वटा अस्थायी आयोजना/इकाई रहेको पाइन्छन् ।

#### **सुधारका क्षेत्र**

पुनर्निर्माण सम्बन्धी कार्यलाई कामको निरन्तरता दिँदै अनुगमन तथा मूल्याङ्कनको कार्यलाई अब्ग बढी प्रभावकारी रूपमा सम्पादन गर्ने । विद्यमान राहत तथा पुनःस्थापना महाशाखा र द्वन्द्व व्यवस्थापन महाशाखालाई एकीकृत गरी “राहत तथा द्वन्द्व व्यवस्थापन महाशाखा”

कायम गर्ने । विद्यमान कानुन तथा सञ्चार महाशाखालाई आयोग समिति समन्वय शाखाको समेत कार्य दिने । प्रशासन महाशाखा अन्तर्गतको वैदेशिक सहयोग समन्वय शाखालाई खारेज गर्ने र योजना तथा कार्यक्रम समन्वय शाखा र अनुगमन तथा मूल्याङ्कन शाखालाई एकीकृत गर्ने । समग्र काम र कर्मचारीको विद्यमान अवस्थाको समग्र मूल्याङ्कन गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारी र कामको पुनर्संरचना गर्ने । सामाजिक तथा आर्थिक विकासका सबै क्षेत्रमा काम गर्दा शान्ति मैत्री कार्यक्रम मार्फत गर्ने । शान्ति निर्माणका लागि गरिएका वा गरिने कार्यहरू प्रक्रियामुखी मात्र होइन नतिजामुखी बनाउने । कुनै एउटा सङ्गठन एवं केन्द्रीय प्रशासनले मात्र शान्ति निर्माण पूर्ण हुन सम्भव नभएको हुँदा यसको लागि सामूहिक प्रयासको लागि यस मन्त्रालयले समन्वय गर्ने । सबै क्षेत्रले विकास प्रक्रियामा शान्ति सामाजिक सद्भाव परस्पर सहयोग प्रवर्द्धन गर्ने एवं त्यसलाई मजबुत बनाई अगाडि बढाउने । राहत तथा पुनर्स्थापना सम्बन्धी कानुन बनाई लागू गर्ने ।

## १८. शिक्षा मन्त्रालय

### परिचय

विक्रम संवत् २००७ मा शिक्षा मन्त्रालयको स्थापना भएको हो । यस मन्त्रालयको कार्यक्षेत्र विभिन्न समयमा परिवर्तन हुँदै आएको छ । उदाहरणका लागि विभिन्न समयमा संस्कृति, समाज कल्याण, युवा, खेलकुद जस्ता कार्य पनि यस मन्त्रालयको सेवा क्षेत्रभित्र समावेश भएका थिए । हाल ती कार्यहरू अलग-अलग मन्त्रालयमा समावेश भएकाले यस मन्त्रालयको मुख्य कार्य क्षेत्र शिक्षा सम्बन्धी नीति तर्जुमा, योजना निर्माण, अनुगमन तथा मूल्याङ्कन रहेको छ । राष्ट्रको शिक्षा सम्बन्धी सम्पूर्ण नीति निर्धारण, योजना निर्माण, कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्नु तथा मुलुकभरको शिक्षा क्षेत्रको योजना, व्यवस्थापन र सेवा प्रदान गर्नु यस मन्त्रालयको मुख्य दायित्व हो भने शिक्षा क्षेत्रको दिगो विकास गरी दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्य रहेको छ ।

मन्त्रालय अन्तर्गत केन्द्रीय स्तरका निकायहरू कार्यक्रमहरूको कार्यान्वयन र तिनीहरूको अनुगमन तथा मूल्याङ्कनका लागि जिम्मेवार छन् भने क्षेत्रीय कार्यालयहरू समन्वय र अनुगमन गर्ने निकायको रूपमा रहेका छन् । जिल्ला शिक्षा कार्यालयहरू जिल्ला भित्र शिक्षा सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा रहेका छन् ।

### कार्यविभाजन

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १९ ओटा काम तोकिएको छ । जस अन्तर्गत शिक्षा सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन साथै बालविकास (शिशु) शिक्षा, प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षा, दूर शिक्षा, प्रौढ शिक्षा, अनौपचारिक शिक्षा तथा विशेष शिक्षा, जनसंख्या शिक्षा र पौष्टिक आहार कार्यक्रम, प्राविधिक, व्यावसायिक, नैतिक र शारीरिक शिक्षा, शिक्षक तालिम र शैक्षिक जनशक्ति विकास नीतिको तर्जुमा तथा कार्यान्वयन, शिक्षण संस्था जस्तै गुरुकुल, आश्रम, गुम्बा, मदरसा, खुला प्रतियोगिताबाट छनोट हुनेलाई छात्रवृत्ति, विदेश अध्ययन अनुसन्धान गर्न जाने तथा विदेशीलाई नेपालमा अध्ययन अनुसन्धानको स्वीकृति, प्राज्ञिक अनुसन्धान, पाठ्यक्रम तथा पाठ्यपुस्तक, शिक्षा सम्बन्धि सर्वेक्षण, तथ्याङ्क तथा अनुसन्धान, पुस्तकालय र वाचनालय, शिक्षा विषयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्पर्क तथा समन्वय,

शिक्षा सम्बन्धि द्विपक्षीय र बहुपक्षीय सम्झौता, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को), विश्वविद्यालयहरू तथा अध्ययन संस्थान, विश्वविद्यालय अनुदान आयोग, जनक शिक्षा सामग्री केन्द्र, साभा प्रकाशन, नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलजी समूह बाहेक)का विषयहरू रहेका छन्।

### **विद्यमान ऐन नियमहरू**

शिक्षासँग सम्बन्धित विभिन्न विषयगत तथा तहगत ऐन, नियमहरू तर्जुमा भई कार्यान्वयनमा ल्याइएको छ। जस्तै शिक्षा ऐन, उच्च माध्यमिक शिक्षा परिषद् ऐन, विश्वविद्यालय ऐन लगायतका अन्य ऐनहरू तथा सो ऐन सँग सम्बन्धित नियमावलीहरू क्रियाशील रहेका छन्।

### **नीतिगत व्यवस्था**

शैक्षिक कार्यक्रमहरूलाई व्यवस्थित, सर्वसुलभ र गुणस्तरीय बनाउन निर्माण भएका विषयगत र तहगत नीतिहरूलाई एकीकृत गरी मन्त्रालयको राष्ट्रिय शिक्षा नीतिको रूपमा कार्यान्वयनमा रहेको छ।

### **सङ्गठन संरचना**

शिक्षा मन्त्रालयको आफ्नो सङ्गठन संरचनामा चार ओटा महाशाखाहरू रहेका छन्। तिनमा प्रशासन महाशाखा, उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा, योजना महाशाखा, अनुगमन, मूल्यांकन तथा निरीक्षण महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत शिक्षा विभाग र विभाग स्तरीय अन्य निकायहरूमा शैक्षिक जनशक्ति विकास केन्द्र (यस केन्द्र अन्तर्गत विभिन्न तालिम केन्द्रहरू रहेका), परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र, र विद्यालय शिक्षक किताबखाना रहेका छन्। पाँचओटै विकास क्षेत्रमा क्षेत्रीय शिक्षा निर्देशनालय समेत रहेका छन् भने ७५ ओटै जिल्लामा जिल्ला शिक्षा कार्यालयहरू क्रियाशील रहेका छन्। त्यसैगरी परिषद्का रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र उच्च माध्यमिक शिक्षा परिषद्समेत रहेका छन्।

त्यसैगरी आयोगका रूपमा विश्वविद्यालयहरूको सञ्चालन तथा विकासका लागि विभिन्न स्रोतबाट प्राप्त अनुदान समुचित तवरबाट वितरण गर्न, विश्वविद्यालयहरूको शैक्षिकस्तर निर्धारण गर्न, गुणस्तरयुक्त शिक्षा प्रदान गर्न प्रोत्साहन दिन र नेपाल सरकारलाई नयाँ विश्वविद्यालय स्थापनाका सम्बन्धमा परामर्श दिने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग गठन भइ क्रियाशील रहेको छ भने सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षकको बहुवाका लागि सिफारिस गर्न तथा शिक्षक पदका लागि उम्मेदवार हुनका लागि लिनुपर्ने अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन र प्रमाण पत्र प्रदान गर्ने कार्यका लागि शिक्षक सेवा आयोग क्रियाशील रहेको छ।

### **सुधारका क्षेत्रहरू**

शैक्षिक क्षेत्रलाई नियमित, व्यवस्थित, मर्यादित र गुणस्तरीय तुल्याउन सहयोग पुऱ्याउने उच्च शैक्षिक योग्यता, दक्षता, क्षमता भएका विद्यालयका शिक्षक र विश्वविद्यालयका प्राध्यापकहरूलाई सम्मान गर्ने। यस्ता शिक्षक एवम् प्राध्यापकहरूको सूची (Roster) तयार

गरी राख्ने र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा उहाँहरूको सेवा लिने परम्परा बसाल्ने । शिक्षक र प्राध्यापकहरूको आचारसंहिता तयार गरी लागू गर्ने । विश्वविद्यालय, विद्यालय र क्याम्पसहरूको मानव संसाधन, भौतिक एवम् व्यवस्थापकीय पक्षहरूको सुधार गर्ने । शिक्षा क्षेत्रसँग सम्बन्धी नीतिगत, संरचनागत र कानुनी पक्षहरूको सुधार गर्ने । शैक्षिक निकायहरूमा राजनीतिलाई प्रवेश हुन नदिई यी निकायहरूलाई विशुद्ध शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निकायको रूपमा रूपान्तरण गर्ने । सभ्य, इमान्दार, नैतिकवान, परिश्रमी नागरिक तयार गर्नका लागि नैतिक शिक्षामा जोड दिने । मुलुकमा सुशासन कायम गर्न सहयोग पुऱ्याउने गरी समग्र शिक्षा क्षेत्रमा सुधार गर्ने ।

गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न हरेक शैक्षिक सत्रका लागि विद्यालय तहमा नै लक्ष र उपलब्धि किटान गरी कार्य योजना निर्माण गर्न लगाई सो को अनुगमन तथा मूल्यांकनका लागि केन्द्रदेखि विद्यालयतहसम्म समय सीमा सहितको कार्य योजना निर्माण गर्ने । विद्यालय शिक्षामा सुधार ल्याउन सिकाइ समय वृद्धिका लागि शुक्रवार पनि चार बजेसम्म विद्यालयमा पठन पाठन तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन प्रत्येक विद्यालयको आ-आफ्नै विद्यालय सुधार योजना निर्माण सँगसगै कक्षा कोठा शिक्षण योजनालाई समेत प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । विद्यार्थीको सिकाइ उपलब्धिलाई शिक्षकको कार्य सम्पादन मूल्यांकनसँग आबद्ध गर्ने । वित्तीय सुशासन कायम गर्न विद्यालयमा जाने अनुदानलाई व्यवस्थित र पारदर्शी बनाई स्रोतलाई नतिजामुखी बनाउने । सार्वजनिक खर्चलाई समाजप्रति उत्तरदायी बनाउन सामाजिक परीक्षणमा आधारित अनुगमन प्रणाली अपनाउने । शिक्षा क्षेत्रमा प्राप्त हुने नियमित बजेट बाहेकका अन्य बजेटहरूलाई पारदर्शी रूपमा खर्च गर्न त्यस्ता लगानीलाई खर्च प्रतिवेदनमा स्पष्ट खुलाउने व्यवस्था गर्ने । नियमानुसार अनुमति नलिई सञ्चालनमा आएका विद्यालयहरूलाई अविलम्ब नियमन गर्ने । सम्बन्धित शिक्षकबाट विद्यालयमा नियमित रूपमा पठन पाठन भए नभएको अनुगमन गरी अनियमित शिक्षकहरूलाई नियमानुसार कारवाही गर्ने । हरेक शैक्षिक सत्रमा कम्तिमा दुई सय बीस दिन पठन पाठन हुने व्यवस्था कडाइका साथ लागू गर्ने ।

शिक्षण सिकाइ क्रियाकलापलाई अझ बढि प्रभावकारी बनाउन सूचना प्रविधि, सञ्चार र इन्टरनेटको अधिकतम उपयोग गर्ने । विद्यालय तहको पाठ्यपुस्तक यथासमयमै विद्यार्थीको हातमा पुऱ्याउन पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि जनक शिक्षा सामग्री केन्द्रको क्षमता अभिवृद्धि गर्दै जाने र प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने । विद्यालय शान्ति क्षेत्र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी विद्यार्थीको निर्बाध पठन पाठनको अधिकारलाई प्रत्याभूत गर्ने । शिक्षकको वार्षिक तलवी प्रतिवेदन अनिवार्य रूपमा पारित गर्ने प्रावधानलाई अझ बढि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । शिक्षकहरूले शिक्षक किताब खानामा सम्पति विवरण बुझाउनु पर्ने प्रावधानलाई अझ बढि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । विद्यालयको व्यवस्थापकीय सुधारमा विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिता रहने गरी शिक्षक अभिभावक संघलाई समेत अनुगमन तथा मूल्यांकनमा सरिक गराउने । शैक्षिक कार्यक्रमहरू निर्माण गर्दा बालबालिकाहरूको शैक्षिक गुणस्तर अभिवृद्धि हुने कार्यक्रमहरूमा केन्द्रित रही कार्यक्रम निर्माण गर्ने । शिक्षा क्षेत्रमा देखिएका असल अभ्यासलाई अनुकरण गर्ने वातावरण बनाउने र त्यस क्षेत्रमा देखिएका विसंगतिहरू नियन्त्रण गर्न तदनुसूचीको कानुनी व्यवस्था गरी शैक्षिक जगतलाई व्यावसायिक र मर्यादित बनाउने । शिक्षासँग सम्बन्धित ऐन नियम परिवर्तित सन्दर्भ

अनुकूल हुने गरी कार्यान्वयनमा नआएका र भविष्यमा पनि कार्यान्वयनमा आउने सम्भावना नभएका प्रावधानलाई हटाई नयाँ शिक्षा ऐन तर्जुमा गर्ने । शिक्षा मन्त्रालयको कार्य क्षेत्रमा आएको विस्तार र सेवाको विशिष्टीकरण अनुसार मन्त्रालयको पुनसंरचना गरी मन्त्रालयदेखि स्थानीय तहसम्मको साङ्गठनिक संरचना र सो अनुकूल भौतिक साधन, स्रोत र जनशक्ति व्यवस्थापन (कर्मचारी दरबन्दी पुनरावलोकन) गर्ने । त्यसैगरी व्यावसायिक एवम् प्राविधिक जनशक्ति विकासका लागि दीर्घकालीन एवम् अल्पकालीन योजना तर्जुमा गर्ने, प्राविधिक क्षेत्रका उच्च शिक्षा दिने क्याम्पसहरूलाई सम्बन्धन दिने मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने, छात्रवृत्तिको परीक्षा सञ्चालनलाई विश्वासिलो रूपमा सञ्चालन गर्न विशेष संयन्त्र निर्माण गर्ने, योग्यता प्रणालीमा आधारित विद्यालय शिक्षक र विश्वविद्यालयका शिक्षक र निजामती कर्मचारीहरूको आधारभूत सेवा सुविधामा एकरूपता कायम गर्ने, अङ्ग्रेजी, गणित, विज्ञान जस्ता विषयमा दक्ष जनशक्ति आकर्षित गर्ने गरी विशेष उत्प्रेरणाका आधारहरू तयार गर्ने, छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिको उपयोग सम्बन्धी विशेष नीतिगत व्यवस्था गर्ने ।

## १५. श्रम तथा रोजगार मन्त्रालय

### परिचय

वि.सं. २०२८ सालभन्दा अगाडि उद्योग तथा वाणिज्य मन्त्रालयभित्र श्रम शाखा रहेकामा २०२८ सालमा श्रम विभाग स्थापना गरियो । २०३८ सालमा श्रम तथा समाज कल्याण मन्त्रालयको नामबाट मन्त्रालय स्थापना भयो । यस मन्त्रालयबाट २०५२ सालमा समाज कल्याण भिकी श्रम मन्त्रालय मात्र बनाइयो । २०५७ सालमा श्रम तथा यातायात व्यवस्थापन मन्त्रालयको रूपमा रूपान्तरण भएकोमा यसलाई मिति २०६९।१।५ मा श्रम तथा रोजगार मन्त्रालयको रूप दिइएको पाइन्छ । यस मन्त्रालयको मुख्य उद्देश्य देशमा असल औद्योगिक सम्बन्ध स्थापना गर्दै उत्पादनमूलक र गुणस्तरीय रोजगारीको विकास गरी बेरोजगारीको अवस्था अन्त्य गर्ने रहेको छ ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १४ वटा कार्य तोकिएको छ । १. श्रम तथा रोजगारसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन र मूल्यांकन २. श्रमशक्ति, श्रमबजारसम्बन्धी अध्ययन, अनुसन्धान तथा संकलन तथा विश्लेषण ३. अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा श्रम सम्बन्धी अन्य राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ-संस्था ४. श्रमिक र व्यवस्थापकबीचको सम्बन्ध ५. रोजगार सेवा तथा श्रमिक आपूर्ति ६. वैदेशिक रोजगार ७. व्यावसायिक तालिमको सञ्चालन, समन्वय तथा प्रवर्द्धन ८. महिला, अपाङ्ग तथा मजदूरको सीप र तालिम ९. ट्रेड यूनियन १०. श्रमिकहरूको सामाजिक सुरक्षा ११. विदेशीहरूका लागि श्रम स्वीकृति १२. श्रम प्रशासन तथा व्यवस्थापन १३. श्रमिकहरूलाई उपलब्ध गराइने बोनस १४. रोजगारी सिर्जनासम्बन्धी कार्यमा समन्वय ।

### विद्यमान ऐन/नियम

श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरू कार्यान्वयनमा आएका छन् । वैदेशिक रोजगार ऐन, २०६४, बोनस ऐन, २०४९, श्रम ऐन,

२०४८, ट्रेड युनियन ऐन, २०४९, बाल श्रम (नियमित तथा निषेध गर्ने) ऐनलगायत अन्य ऐनहरू तथा सो ऐनहरूसँग सम्बन्धित नियमहरू रहेका छन् ।

### नीतिगत व्यवस्था

श्रम तथा रोजगार मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा श्रम तथा रोजगार नीति, २०६२, वैदेशिक रोजगार नीति, २०६८ समेत तर्जुमा भई कार्यान्वयनमा ल्याइएको छ ।

### सङ्गठन संरचना

श्रम तथा रोजगार मन्त्रालयको सङ्गठन संरचनालाई ३ वटा महाशाखामा विभाजन गरिएको छ । तिनमा प्रशासन, नीति, योजना तथा अनुगमन महाशाखा, वैदेशिक रोजगार तथा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध महाशाखा एवं रोजगार समन्वय तथा श्रम सम्बन्ध महाशाखा पर्दछन् । यस मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग एवं श्रम विभाग गरी दुईवटा विभागहरू, विभाग स्तरको निकायको रूपमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र रहेको छ । स्वायत्त निकायको रूपमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र सामाजिक सुरक्षा कोषसमेत रहेको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र अन्तर्गत १५ वटा जिल्लामा कार्यालयहरू रहेको छ । स्थानीय स्तरमा १० वटा श्रम कार्यालयहरू समेत रहेको पाइन्छ ।

### सुधारका क्षेत्र

मन्त्रालयको काम र जनशक्तिलाई विचार गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी वैदेशिक रोजगार विभागको कार्यालय क्षेत्रीयस्तरसम्म स्थापना गर्ने र विभागलाई कार्य सञ्चालनमा भन्दा अनुगमनमा क्रियाशील गराउने गरी सङ्गठनको पुनर्संरचना गर्ने । तत्कालका सम्बन्धमा पाँचहजार भन्दा बढी नेपाली कामदार रहेका विदेश स्थित नेपाली नियोगहरूमा श्रम इकाइको स्थापना गरी श्रम सहचारी, कल्याण अधिकृत र आवश्यकता अनुसार स्थानीय कर्मचारीको व्यवस्था गर्ने । परराष्ट्र मन्त्रालयसँग समन्वय गरी वैदेशिक रोजगारमा संलग्न नेपाली श्रमिकहरूलाई आवश्यकता अनुसारको सेवा पुर्याउने । दूतावास स्थापना हुन नसकेका श्रम गन्तव्य मुलुकहरूमा सम्बन्धित मुलुक हेर्ने दूतावास मातहत श्रम इकाई राखी सेवा प्रवाह गर्ने । श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयका बीच काममा दोहोरोपन नहुने गरी एकद्वार प्रणालीको विकास गर्ने दीर्घकालीन नीति लिनु पर्ने । स्वदेशमा रोजगारीको सिर्जना गर्न मन्त्रालयले अग्रणी भूमिका निर्वाह गर्ने । वैदेशिक रोजगारीमा हुने ठगीलाई नियन्त्रण गर्न श्रम सहचारीलाई बढी क्रियाशील बनाउने । वैदेशिक रोजगारीमा जाने युवालाई सीपयुक्त तालिम प्रदान गरेर मात्र पठाउने व्यवस्था गर्ने । वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन उपयुक्त नीति अवलम्बन गरी कार्यान्वयन गर्ने । विदेशीलाई नेपालमा काम गर्ने एवम् स्वीकृति लिने व्यवस्थालाई व्यवस्थित बनाउने । बाल श्रम निरीक्षण र अनुगमन तिब्र बनाई बाल श्रम निवारण गर्ने । सीप विकास तालिम केन्द्रलाई सुदृढीकरण गरी रोजगारी श्रृजना मूलक तालिम कार्यक्रम श्रम तथा रोजगार मन्त्रालयको छातामा ल्याउने । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने ।

## २०. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

### परिचय

वि.सं. २०१६ सालमा पर्यटन विकास बोर्डको स्थापना भएको थियो । २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभागको स्थापना भएको थियो । २०३४ सालमा

पर्यटन मन्त्रालयको गठन गरियो। २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो। २०५७ देखि संस्कृतिको कार्यसमेत यस मन्त्रालयमा समावेश गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो। २०६५ सालमा संस्कृतिको क्षेत्र यस मन्त्रालयबाट भिकियो र पुनः २०६९ जेष्ठ महिनादेखि संस्कृतिको क्षेत्र समेत यसैमा गाभी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गठन गरिएको पाइन्छ। यसको मुख्य उद्देश्य पर्यटनलाई मुलुकको आर्थिक आधारको रूपमा विकास र विस्तार गर्न पर्यटन क्षेत्रको विविधीकरण र विस्तार गर्ने, देशमा विद्यमान मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन गर्ने हवाई यातायातलाई सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक व्यवस्था गरी मुलुकको आर्थिक विकासमा टेवा पुऱ्याउने रहेको पाइन्छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार २३ वटा कार्य तोकिएका छन्। १. संस्कृति, पर्यटन तथा हवाई यातायातको विकास सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. पर्यटन तथा हवाई उद्योगको प्रवर्द्धन र संरक्षण ३. ट्राभल र ट्रेकिङ एजेन्सी ४. विश्व पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित तालिमको नीति निर्माण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन ५. पर्वतारोहण र अन्य साहसिक पर्यटन क्रियाकलाप ६. वीमानस्थलको निर्माण, मर्मत, सम्भार तथा व्यवस्थापन ७. हवाई यातायात तथा परिवहनको सञ्चालन तथा व्यवस्था ८. संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थासँगको सम्पर्क, सहयोग र समन्वय ९. संस्कृति प्रवर्द्धन तथा संरक्षण १०. संस्कृतिसम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूसितको सम्पर्क, सहयोग र समन्वय ११. संस्कृति विषयक अन्तर्राष्ट्रिय सम्झौता, सांस्कृतिक आदान-प्रदान, अध्ययन तथा अनुसन्धान १२. पुरातात्विक महत्वका स्मारक र पुरातात्विक वस्तुहरूको संग्रह, संरक्षण, संवर्द्धन, अन्वेषण उत्खनन १३. निकासी गरिने पुरातात्विक वस्तुको जाँच र अनुमति १४. प्रतिलिपि अधिकार १५. सांस्कृतिक सम्पदा, धरोहर र ऐतिहासिक महत्वका दरबारको संरक्षण तथा संवर्द्धन १६. विभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाको साहित्य, लिपि, कला र संस्कृतिको संरक्षण तथा विकास १७. पर्यटनसँग सम्बद्ध सङ्घ, सङ्गठन, संस्थान र समिति १८. नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्यकला प्रतिष्ठान १९. पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्, सांस्कृतिक संस्थान र अन्य सांस्कृतिक, धार्मिक, पुरातात्विक, संस्था तथा समिति २०. नारायणहिटी दरबार सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालय र अभिलेखालय २१. हवाई यातायात सम्बद्ध संस्थान, प्राधिकरण तथा सङ्गठन २२. नेपाल शिक्षा सेवा अन्तर्गत आर्कियोलजी समूहको सञ्चालन २३. नेपाल इन्जिनियरिङ्ग सेवा अन्तर्गतको सिभिल इन्जिनियरिङ्ग समूह अन्तर्गत एअरपोर्ट उपसमूहसञ्चालन, एरोनटिकल इन्जिनियरिङ्ग समूह र सिभिल एभिएसन अपरेसन तथा इन्जिनियरिङ्ग समूहको संचालन।

### विद्यमान ऐन/नियम

संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ,। त्यस्ता ऐनहरूमा

पर्यटन ऐन, नेपाल पर्यटन बोर्ड ऐन, सैनिक हवाई उडान ऐन, नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, वायु सेवा निगम ऐन लगायतका ऐनहरू तथा सो ऐनहरूसँग सम्बन्धित केही नियमावलीहरू रहेका छन् ।

### नीतिगत व्यवस्था

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यहरू सञ्चालन गर्न क्षेत्रगत नीतिको रूपमा पर्यटन नीति, २०६५, हवाई नीति, २०६३ र संस्कृति नीति, २०६७ लागू गरिएको छ ।

### सङ्गठन संरचना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा सातवटा महाशाखा रहेका छन् । तिनमा मानव स्रोत व्यवस्थापन र पर्यटन प्रवर्द्धन महाशाखा, पर्यटन उद्योग महाशाखा, योजना तथा अनुगमन महाशाखा, हवाई उद्योग महाशाखा, उड्डयन सुरक्षा महाशाखा, संस्कृति महाशाखा र कानुन महाशाखा पर्दछन् । यस मन्त्रालय अन्तर्गत पुरातत्व विभाग एउटामात्र विभागको रूपमा रहेको छ । विभाग स्तरको निकायको रूपमा प्रतिलिपि रजिष्ट्रारको कार्यालय रहेको छ । विभिन्न ऐन र गठन आदेशवाट अन्य निकायहरूमा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुर क्षेत्र परिषद्, सांस्कृतिक संस्थान, ३ वटा प्रज्ञाप्रतिष्ठानहरू, पर्यटन र संस्कृति प्रवर्द्धनसम्बन्धी विकास समितिहरू राष्ट्रिय संग्रहालय, क्षेत्रीय संग्रहालयहरू, दरवार हेरचाह अड्डा, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल वायुसेवा निगमजस्ता संस्थाहरू क्रियाशील रहेका छन् । त्यस्तै विभिन्न क्षेत्रमा ७ वटा पर्यटन कार्यालयहरू समेत रहेका छन् ।

### सुधारका क्षेत्र

यातायातका सबै माध्यमहरू र वायु क्षेत्रसमेत समेटि एकीकृत यातायात व्यवस्था मन्त्रालय गठन गर्ने । प्राधिकरण, सरकारी कार्यालय र विकास समितिका काममा दोहोरोपन देखिएको र राज्यको स्थायी प्रकृतिका कार्य गर्नको लागि पनि विकास समिति गठन गर्ने प्रचलनको अन्त्य गरी यस्ता कामको जिम्मेवारी सरकारी निकायलाई नै दिने । यस मन्त्रालय अन्तर्गतका समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनको पुनर्संरचना गर्ने । पर्यटन र संस्कृति सम्बन्धी क्रियाकलापहरू व्यवस्थित गर्न छुट्टै पर्यटन विभाग र संस्कृति विभागको गठन गर्नुपर्ने । पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको रूपमा राखी निजी क्षेत्रका उद्यमीहरूलाई आकर्षण गर्नको लागि राष्ट्रिय नीति निर्माण गर्ने । पर्यटन प्रवर्द्धन, बजारीकरण, पूर्वाधार विकासको लागि पर्यटन विकासको छुट्टै रणनीतिक योजना बनाई लागू गर्ने । नयाँ-नयाँ पर्यटन गन्तव्य स्थलको पहिचान र पूर्वाधारको विकास गर्ने । साहसिक पर्यटन तथा खेलकुद पर्यटन सम्बन्धमा छुट्टै नियमावली बनाउने । भरपर्दो नयाँ अन्तर्राष्ट्रिय वीमानस्थलको विकास गर्ने । हवाई यातायात शुल्कको निर्धारण र नागरिक उड्डयन पूर्वाधारका क्षेत्रमा भएको लगानी नियन्त्रण तथा सहजीकरणको लागि राष्ट्रिय उड्डयन बोर्ड गठन गर्ने । हवाई दुर्घटनाको छानविन र अनुसन्धानको लागि अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम स्थायी संयन्त्र निर्माण गर्ने । सबै पर्यटकीय गतिविधिहरूलाई कानुनी दायरामा ल्याउन पर्यटन नीति र पर्यटन सम्बन्धी कानुनमा संशोधन र परिमार्जन गर्ने । पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषलगायतका विकास समिति र कोषको व्यवस्थापनमा



सरकारी पहुँच कायम राख्न कार्यकारी अधिकृतको रूपमा मन्त्रालयबाट कर्मचारी खटाउने । यस्ता स्वायत्त प्रकृतिका संस्थालाई उद्देश्यमूलक रूपमा सञ्चालन गर्ने व्यावसायिक ज्ञान, सीप, योग्यता र दक्षता भएका व्यक्ति चयन गर्ने ।

## २१. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

### परिचय

विकास क्रियाकलापको शुरूवात एवं सहजीकरणको लागि २००८ सालमा तत्कालीन गृह एवं पञ्चायत मन्त्रालय अन्तर्गत स्थापना भएको स्थानीय विकास विभागलाई २०३७ सालमा मन्त्रालयको रूपमा स्थापना गरी २०३८ मा पञ्चायत तथा स्थानीय विकास मन्त्रालयमा रूपान्तरण गरियो । २०४७ पछि स्थानीय विकास मन्त्रालयको रूपमा पुनर्नामाङ्कन गरियो । २०६९ सालमा आएर संघीय मामिलाको कार्यक्षेत्रसमेत थप गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नामाकरण गरिएको पाइन्छ । यसको मुख्य उद्देश्य विकेन्द्रीकरण र स्थानीय विकासको माध्यमबाट समग्र देशको विकासमा सहयोग गर्ने रहेको छ ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई २२ वटा कार्य तोकिएको छ । १. स्थानीय स्वायत्त शासन, स्थानीय विकास, दुर्गम क्षेत्र विकास, ग्रामीण विकास तथा सामुदायिक विकास, स्थानीयस्तरको सडक, सिँचाई, खानेपानी, ढल निकास तथा सरसफाइसम्बन्धी नीति, योजना, कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. विकेन्द्रीकरण र निक्षेपण सम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा अनुगमन ३. संघीय शासन प्रणाली र राज्य पुनर्संरचना ४. समावेशी लोकतन्त्र ५. स्थानीय स्वायत्त शासन तथा स्थानीय सुशासन ६. अन्तरसरकार वित्तीय हस्तान्तरण तथा स्थानीय निकायहरूको वित्तीय व्यवस्थापनसम्बन्धी नीतिगत व्यवस्था एवम् अनुगमन र मूल्याङ्कन ७. विकास क्षेत्र, अञ्चल, जिल्ला, गाउँ विकास समिति र नगरपालिकाको सीमाङ्कन ८. स्थानीय विकास कार्यक्रम बीच समन्वय ९. स्थानीय निकायहरूबीच समन्वय र सम्पर्क १०. स्थानीय जनशक्ति र जनसहयोग परिचालन ११. स्थानीय विकास सम्बद्ध अन्तर्राष्ट्रिय सम्मेलन तथा सम्पर्क १२. स्थानीय स्तरका हाट, बजार, मेला १३. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटनाको दर्ताको प्रशासन १४. एकीकृत ग्रामीण विकास १५. स्थानीय प्रविधिको पहिचान तथा प्रवर्द्धन १६. स्थानीय तहका सडक (कृषि सडक समेत) १७. गोरेटो/घोडेटो बाटो र भोलुङ्गे पुल तथा स्थानीय पुल १८. जनजाति, आदिवासी, दलित, वादी तथा मुस्लिम विकास १९. स्थानीय विकास २०. जेष्ठ नागरिक, एकल महिला लगायतको सामाजिक सुरक्षा भत्ता २१. ग्रामीण विकास तथा स्थानीय विकास सम्बन्धी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्था २२. नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहको सञ्चालन ।

### विद्यमान ऐन/नियम

मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरू जस्तै: स्थानीय स्वायत्त शासन ऐन, २०५५, नगर विकास प्राधिकरण ऐन, २०४५ एवम् सम्बद्ध नियमावलीहरू रहेका छन् ।

## नीतिगत व्यवस्था

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सार्वजनिक-निजी साभेदारी नीति, २०६० तथा स्थानीय विकास पूर्वाधार नीति, २०६१ तर्जुमा भई कार्यान्वयनमा ल्याइएको छ।

## सङ्गठन संरचना

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा ५ वटा महाशाखाहरू रहेका छन्। तिनमा सामान्य प्रशासन महाशाखा, नगरपालिका व्यवस्था महाशाखा, योजना तथा वैदेशिक सहयोग समन्वय महाशाखा, संघीय मामिला तथा स्वायत्त शासन व्यवस्था महाशाखा एवं पूर्वाधार विकास महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग एउटा मात्र विभाग रहेको छ। ७५ वटै जिल्लामा जिल्ला विकास समितिको कार्यालय रहेका छन्। ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्नको लागि गा.वि.स.मा सचिव र नगरपालिकाहरूमा कार्यकारी अधिकृतको रूपमा निजामती कर्मचारी रहेका छन्। मन्त्रालय अन्तर्गत केही समिति र स्वायत्त निकायहरू समेत रहेका छन्।

## सुधारका क्षेत्र

स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा नियमावली, २०५६ लाई संशोधन गरी समयानुकूल बनाउने। स्थानीय निकाय आर्थिक प्रशासन नियमावलीलाई समयानुकूल बनाउने। स्थानीय निकायहरूको पुनरसंरचना गर्ने। स्थानीय निकायका कर्मचारीहरूको व्यवस्थापनको लागि स्थानीय सेवा ऐन जारी गरी आवश्यक कानुनी व्यवस्था गर्ने। राजधानीको सुशासन एवं एकीकृत विकासका लागि काठमाडौं मेट्रो ऐन बनाई लागू गर्ने। नगर विकास समिति ऐन, २०४५ अनुसार गठित नगर विकास समितिहरू खारेज गर्ने। जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयलाई जिल्ला विकास समितिको प्राविधिक शाखाका रूपमा रूपान्तरण गर्ने र विषयगत निक्षेपण रणनीति अनुसार सिंचाई, खानेपानी र सरसफाई, नदी नियन्त्रण, सडक, पुल, भवन निर्माण आदि स्थानीय पूर्वाधारको कार्य जि.वि.स.मा निक्षेपण गर्ने। कर्णाली अञ्चल र वरिपरीका मानव विकास सूचकांकमा पछाडि परेका जिल्लालाई समेटि कर्णाली तथा वरिपरीका क्षेत्र विकास प्राधिकरण गठन गरी त्यस क्षेत्रका सबै कार्यक्रमलाई एकीकृत गर्ने, संघीय प्रणालीमा प्रदेश तथा स्थानीय सरकारको संरचना र कार्य जिम्मेवारीको अध्ययन गर्ने, वित्तीय संघीयताको अध्ययन र राजश्व अधिकार निर्धारण गर्ने, प्राविधिक समितिको सिफारिस बमोजिम नयाँ नगरपालिकाहरूको घोषणा र नगरपालिकाको वर्गीकरण गर्ने, स्थानीय निकायहरूमा नतिजामूलक योजना अनुगमन मूल्याङ्कन पद्धति स्थापित गर्ने, न्यूनतम शर्त र कार्यसम्पादन मापन प्रणालीको पुनरावलोकन गरी नतिजामूलक र स्वमूल्याङ्कनमा आधारित पद्धतिलाई संस्थागत गर्ने, सबै स्थानीय निकायको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाटै हुने व्यवस्था गर्ने, प्राविधिक कार्यको नर्म्स गुणस्तर र मापदण्ड निर्धारण गरी लागू गर्ने, स्थानीय तहमा (जिल्ला, गा.वि.स. र न.पा.) गैर सरकारी संस्था सञ्चालन र व्यवस्थापनको उपयुक्त संस्थागत पद्धति स्थापित गर्ने। मन्त्रालय र अन्तर्गतका निकाय र इकाई सकेसम्म घटाउने। दुर्गम क्षेत्र विकास समिति अन्तर्गत सञ्चालित सबै कार्यक्रम जिल्ला विकास समितिमा निर्धारण गर्ने।

मन्त्रालयको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन संरचना एवं जनशक्तिको व्यवस्थापन गर्ने ।

## २२. सहकारी तथा गरीबी निवारण मन्त्रालय

### परिचय

कृषि मन्त्रालयले हेर्दै आएको सहकारीसम्बन्धी कार्य कृषि मन्त्रालयबाट भिकी मिति २०६९।२।१५ मा सहकारी तथा गरीबी निवारण मन्त्रालयको स्थापना भएको हो । यस मन्त्रालयको मुख्य उद्देश्य सहकारी र गरीबी निवारणको क्षेत्रलाई राष्ट्रिय महत्व र प्राथमिकता दिई देशमा रहेको गरीबी निवारण गरी राष्ट्रिय विकासमा टेवा पुऱ्याउनु रहेको छ ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १९ वटा कार्य तोकिएको छ । १. सहकारी र गरीबी निवारणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. सहकारी संघ संस्थाको विकास, सुदृढीकरण र नियमन ३. ४. सहकारी र आर्थिक विकास ५. सहकारीको प्रवर्द्धन र संरक्षण ६. अन्तर्राष्ट्रिय सहकारी सङ्गठनसम्बन्धी विषय ७. अन्तर्राष्ट्रियस्तरमा सहकारी संस्थाको प्रवर्द्धन र विकास ८. सहकारी वचत तथा ऋण लगानीसम्बन्धी विषय ९. सहकारी र गरीबी निवारणसँग आबद्ध संघ संस्थाको अनुगमन, रेखदेख र नियमन १०. सहकारी रकमको लगानी ११. सहकारी र गरीबी निवारणसम्बन्धी विभिन्न निकायबाट सञ्चालित कार्यक्रमको समन्वय, अनुगमन र मूल्याङ्कन १२. सहकारी र गरीबी निवारणसँग सम्बन्धित अन्तर मन्त्रालय कार्यको समन्वय १३. सीमान्तकृत, विभिन्न वर्ग र समुदायमा रहेका गरीबको पहिचान १४. सहकारी र गरीबी निवारणको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवर्द्धन, कामको समन्वय, अनुगमन र मूल्याङ्कन १५. सहकारी र गरीबी निवारणसम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण १६. सहकारीसम्बन्धी क्षमता अभिवृद्धि १७. सहकारी र गरीबी निवारणसम्बन्धी आयोजनाको संभाव्यता अध्ययन, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन १७. सहस्राब्दी विकास लक्ष्य (गरीबी निवारणसम्बन्धी) १८. राष्ट्रिय सहकारी विकास बोर्ड १९. सहकारी संघ-संस्था ।

### विद्यमान ऐन/नियम

सहकारी तथा गरीबी निवारण मन्त्रालयसँग सम्बन्धित विभिन्न ऐनहरू जारी भई कार्यान्वयनमा ल्याइएको पाइन्छ । त्यस्ता ऐनमा सहकारी ऐन, राष्ट्रिय सहकारी विकास बोर्ड ऐन लगायतका ऐन तथा सो ऐनसँग सम्बन्धित नियमावलीहरू पर्दछन् ।

### नीतिगत व्यवस्था

सहकारी तथा गरीबी निवारण मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा राष्ट्रिय सहकारी नीति, २०६९ तर्जुमा भई कार्यान्वयनमा ल्याइएको छ ।

### सङ्गठन संरचना

सहकारी तथा गरीबी निवारण मन्त्रालयमा २ वटा महाशाखा रहेका छन् । तिनमा योजना तथा गरीबी निवारण महाशाखा र सहकारी तथा व्यवस्थापन महाशाखा पर्दछन् । यस मन्त्रालय अन्तर्गत एउटा सहकारी विभाग रहेको छ । विभाग स्तरको कार्यालयको रूपमा

केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र रहेको छ। राष्ट्रिय सहकारी विकास बोर्ड, पश्चिम उच्च पहाडी गरीबी निवारण आयोजना, गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण तथा व्यवस्थापन समन्वय बोर्ड रहेको छ। यस मन्त्रालय अन्तर्गत सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय ५ वटा र डिभिजन सहकारी कार्यालय ३३ वटा रहेका छन्।

### सुधारका क्षेत्र

सहकारीका मूल्य र सिद्धान्त बमोजिम समुदायमा आधारित सहकारीको प्रकृति भएकाले अलग्गै सङ्गठनात्मक संयन्त्रको विकास गरी सहकारी संघसंस्थाहरूको प्रवर्द्धन गर्ने। सहकारी विभागको स्तरोन्नतिका लागि शाखा र दरबन्दी थप गर्ने। केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको र ५ वटा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयहरूलाई क्षेत्रीय स्तरको तालिम केन्द्रको रूपमा विकास गर्ने। हाल संचालनमा रहेका पाँचवटा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयहरूलाई क्षेत्रीय स्तरका तालिम केन्द्रको रूपमा परिणत गर्ने। पचहत्तरवटै जिल्लामा जिल्ला सहकारी कार्यालयको स्थापना गर्ने। गरीबी निवारणको क्षेत्रमा विभिन्न निकायहरूबाट भए गरेका कार्यहरूलाई समन्वय गर्ने एवं गरीबी निवारणसम्बन्धी विभिन्न कार्यक्रमहरूलाई प्राथमिकीकरण गरी लागू गर्ने। गरीबी निवारण कोष ऐन, २०६१ लाई समसामयिक सुधार गर्ने। सहकारी ऐनलाई समय सापेक्ष रूपमा पुनरावलोकन गरी सहकारीले गर्ने बचत तथा ऋणलाई व्यवस्थित गरी हुनसक्ने आर्थिक अपराधलाई रोक्ने। समाजका सीमान्तकृत वर्ग र जनतालाई गरीबीको रेखाबाट माथि उठाउने कार्यक्रमलाई प्रभावकारी बनाउने। सहकारी संस्थाहरूको कार्य प्रकृति अनुसार बचत तथा ऋणको मात्र कारोवार गर्ने संस्थाको लागि छुट्टै ऐनको निर्माण गर्ने। सहकारी वित्तीय अपराध नियन्त्रणको लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी कानूनमा भए सरहको कारवाही हुन सक्ने गरी कानूनको व्यवस्था गर्ने। सहकारी संस्थाको प्रभावकारी अनुगमनको व्यवस्था हुनुपर्ने।

गरीबी निवारण कोष र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई यस मन्त्रालय मातहत राख्नु पर्ने। यसका लागि विद्यमान कानूनमा आवश्यक सुधार गर्नुपर्ने। हाल राष्ट्रिय योजना आयोग मातहत रहेको गरीबी निवारण क्षेत्र हेर्ने शाखा/महाशाखा तथा सोसँग सम्बन्धित कार्यक्रम, बजेट जनशक्ति यस मन्त्रालयको संरचनाभित्र ल्याउनु पर्ने। राष्ट्रिय योजना आयोग अन्तर्गत (NDBS) लाई यस मन्त्रालयको कार्यक्षेत्र/संरचना/TOR मा राख्नु पर्ने। गरीबी निवारण सम्बन्धी कार्यक्रमहरूको सञ्चालन तथा अनुगमनका लागि सङ्गठनात्मक संरचनामा विस्तार गर्नुपर्ने। यसका लागि मातहतका विभाग तथा आवश्यक कार्यालय र कर्मचारी व्यवस्थापन हुनुपर्ने।

गरीब घर परिवार पहिचान र परिचय पत्र वितरण तथा व्यवस्थापन गर्ने सचिवालयको स्थायी सङ्गठनात्मक संरचना हुनुपर्ने। कार्य जिम्मेवारी अनुसारको दरबन्दी व्यवस्थापन गर्ने र कार्य सञ्चालनमा सचिवालयलाई स्वायत्तता प्रदान गर्ने। गरीबको पहिचान गरी परिचयपत्र वितरण गर्ने कार्यलाई राष्ट्रिय परिचयपत्र एवम् मतदाता परिचयपत्रसँग आबद्ध गरी एकीकृतरूपमा तथ्याङ्क संकलन गर्ने, परिचयपत्र प्राप्त गरीबीको रेखामुनी रहेको व्यक्तिले पाउने सामाजिक सुरक्षाका उपायहरू समेत साथसाथै अवलम्बन गरी लक्षित वर्गले मात्र लाभ लिन पाउने गरी नीतिगत व्यवस्था गर्ने र सो को कार्यान्वयनका लागि पूर्वतयारी गर्ने। सहकारी संस्थाहरूमा पनि सरकारी सेवा प्रदान गर्न आवश्यक व्यवस्था हुनुपर्ने।

## २३. सहरी विकास मन्त्रालय

### परिचय

सहरी विकास मन्त्रालयको स्थापना २०६९ सालमा भएको हो । यस मन्त्रालयको मुख्य उद्देश्य शहरीकरणको चापलाई व्यवस्थित गरी सहरलाई खानेपानी तथा सरसफाईको सेवा पुऱ्याउन सुविधासम्पन्न गर्नको लागि केन्द्रीय निकायको रूपमा रही राष्ट्रिय नीति निर्माण गर्नु हो ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई ३० वटा कार्य तोकिएको छ । १. सहरी विकास र सहरी पूर्वाधारको विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन २. नगरपालिका तथा नगरोन्मुख स्थानहरूको भौतिक योजना तथा कार्यक्रमको कार्यान्वयन, समन्वय, अनुगमन र मूल्याङ्कन ३. सरकारी भवनको निर्माण, मर्मतसम्भार, रेखदेख र सुरक्षा ४. भवन तथा अन्य निर्माण सामग्रीको प्रविधि, अनुसन्धान तथा विकाससम्बन्धी संहिता र मापदण्डको तयारी तथा कार्यान्वयन ५. सहरीकरण, सहरी भू-उपयोग र सहरी विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन ६. बसोवास र बस्ती विकास ७. अव्यवस्थित बसोबासको व्यवस्थापन, सहरी विपन्न वर्ग तथा सहरी आवासविहीनको आवास व्यवस्थापन ८. खानेपानी, सरसफाई तथा ढल निकास ९. केन्द्रीय सचिवालयको भवन व्यवस्थापन १०. मन्त्रपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख आदिको आवास व्यवस्था ११. नगर विकास समिति र आवास तथा सहरी विकाससम्बन्धी संस्थाको रेखदेख १२. आवास निर्माणसम्बन्धी गैरसरकारी क्षेत्रका संस्थाको प्रवर्द्धन तथा विकास १३. आवास तथा सहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय वा क्षेत्रीय सङ्घ संस्थासँग सम्पर्क र सहयोग १४. रणनीतिक सडकबाहेकका सहरी सडक १५. विशिष्ट सहरी संरचनाको डिजाइन र निर्माण १६. काठमाडौं उपत्यका विकास प्राधिकरण १७. काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड १८. काठमाडौं उपत्यका खानेपानी लिमिटेड १९. काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन निर्देशनालय २०. नगर विकास कोष २१. नेपाल खानेपानी संस्थान २२. फोहरमैला तथा स्रोत परिचालन केन्द्र २३. नगर विकास प्रशिक्षण केन्द्र २४. मेलम्ची खानेपानी विकास समिति तथा मेलम्ची खानेपानी आयोजना २५. सिंहदरवार विकास समिति २६. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति २७. अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समिति २८. खानेपानी तथा महसुल निर्धारण आयोग २९. ग्रामीण आवास कम्पनी लिमिटेड ३०. नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहको विल्डिङ एण्ड आर्किटेक्ट र स्यानिटरी उपसमूहको सञ्चालन ।

### विद्यमान ऐन/नियम

सहरी विकास मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरूको तर्जुमा भई कार्यान्वयनमा रहेको पाइन्छ । त्यस्ता ऐनमा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, खानेपानी महसुल निर्धारण आयोग ऐन, नगर विकास ऐन, नगर विकास कोष ऐन, नेपाल इन्जिनियरिङ परिषद् ऐन, भवन ऐन, फोहरमैला व्यवस्थापन ऐन एवं सम्बद्ध नियमावलीहरू रहेका छन् ।

## नीतिगत व्यवस्था

सहरी विकास मन्त्रालयले आफ्नो १५ वर्षे सोचपत्र (२०६९-८४) तयार गरेको छ। छुट्टै दीर्घकालीन राष्ट्रिय नीति तर्जुमा भएको देखिन्छ। सहरी विकास नीति र आवास नीति रहे पनि समायानुकूल परिमार्जन गरी राष्ट्रिय सहरी विकास रणनीति तर्जुमा गर्ने कार्य भइरहेको छ। खानेपानीलाई व्यवस्थित गर्नको लागि विभिन्न नीति तथा निर्देशिका बनेका छन्।

## सङ्गठन संरचना

सहरी विकास मन्त्रालयमा पाँचवटा महाशाखा रहेका छन्। जसमा प्रशासन महाशाखा, योजना, अनुगमन तथा विदेशी सहयोग महाशाखा, खानेपानी वितरण तथा वातावरण महाशाखा, भौतिक योजना तथा सहरी विकास महाशाखा, नगरपालिका समन्वय, घर तथा निर्माण महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग र खानेपानी तथा ढल निकास विभाग गरी दुईवटा विभाग रहेका छन्। यस मन्त्रालय अन्तर्गत केही संस्थान, लिमिटेड, प्राधिकरण र आयोजना पनि सञ्चालित छन्।

## सुधारका क्षेत्र

नेपालमा सहरीकरणको कारण तीव्र बसाई सराई भई शहरी जनसंख्याको वृद्धि दर ३.४% रहेको छ, तिनीहरूको व्यवस्थित, स्वच्छ, स्तरीय बसाईको प्रबन्ध गर्नु अति नै आवश्यक छ। यसैगरी स्वच्छताको लागि आवश्यक पर्ने शहरी पूर्वाधार विकास गरी शहरमा बस्ने जनतालाई सेवा सरल र सहज रूपले उपलब्ध गराउनु आवश्यक छ। शहरी जनसंख्या र बसाई सराई बढ्दो क्रममा रहेकोले शहर तथा सहरोन्मुख नगरहरूको भौतिक पूर्वाधार योजनाबद्ध ढङ्गबाट गर्नुपर्ने, व्यवस्थित बसोवासको प्रवर्धन गर्दै सुरक्षित तथा किफायती खालका आवासहरू उपलब्ध गराउने, सुरक्षित किफायति र वातावरण अनुकूल स्वदेशी वस्तुकला भल्कने खालका भवनहरू निर्माण र विकास गर्ने जस्ता शहरी विकास र भवन निर्माणको नीति राज्यले लिनुपर्ने देखिन्छ।

यस मन्त्रालयको कार्य पद्धतिलाई समेत विचार गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनात्मक स्वरूप तथा जनशक्तिमा परिमार्जन गर्ने। खानेपानी तथा ढलनिकास विभागलाई विभाजन गरी खानेपानी विभाग र सरसफाई तथा ढल निकास विभाग छुट्टा छुट्टै गठन गर्ने। कार्यालयको कार्यबोझलाई विचार गरी कर्मचारीको दरबन्दी बढाउने। नौ वटा डिभिजन कार्यालय र चारवटा सब डिभिजन कार्यालयहरू थप स्थापना गर्ने। मन्त्रालयमा एउटा छुट्टै नगरपालिका तथा नगरोन्मुख स्थानहरूको विकास गर्ने गरी महाशाखा बनाउने। राष्ट्रिय गौरव तथा महत्वका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन छुट्टै सङ्गठनात्मक स्वरूप निर्धारण गर्ने। नेपालमा बढ्दो सहरीकरणको चापलाई व्यवस्थित र सुविधायुक्त बनाउन नीति, ऐन, नियममा समय सापेक्ष परिमार्जन गरी एकीकृत रूपमा नीति नियम तथा ऐनहरू तर्जुमा गर्ने। खेर गइरहेको पानीको उपयोगको व्यवस्था गर्न निर्देशिका बनाउने। खानेपानी ऐन छुट्टै बनाउने। भौतिक विकास योजना तथा घर जग्गा व्यवसाय सम्बन्धी ऐन तर्जुमा गर्ने। विकास व्यवस्थापन एवम् संचालन गर्नको लागि ऐन तर्जुमा गर्ने।

## २४. सामान्य प्रशासन मन्त्रालय

### परिचय

वि.सं. २०१३ सालमा निजामती सेवा ऐन जारी भएपनि त्यसको १२ वर्षसम्म निजामती कर्मचारी प्रशासन अलग अलग निकायबाट सञ्चालन हुँदै आएकोमा वि.सं. २०२५ सालमा कर्मचारी प्रशासन, प्रशिक्षण तथा प्रशासन सुधारका कामहरू गर्न प्रशासन व्यवस्था विभागको स्थापना गरियो। वि.सं. २०३७ सालमा सामान्य प्रशासन मन्त्रालय स्थापना भयो। निजामती सेवा ऐन, २०४९ को पहिलो संशोधन २०५५ द्वारा निजामती सेवाको सञ्चालन र व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयलाई केन्द्रीय निकायको रूपमा तोकेको छ। निजामती सेवा ऐन/नियमको व्यवस्थानुसार निजामती सेवाका राजपत्राङ्कित कर्मचारीको नियुक्ति लगायत निजामती सेवा सम्बन्धी विषयको कानूनको तर्जुमा र संशोधन लगायतका कार्यहरू सामान्य प्रशासन मन्त्रालयबाट हुने व्यवस्था छ। यसैगरी अन्तर मन्त्रालय सुरूवा, काज सम्बन्धी व्यवस्था तथा अन्य निकायबाट भएको सुरूवा पुनरावलोकनको कार्य समेत यही मन्त्रालयबाट हुने कानुनी व्यवस्था छ। निजामती सेवामा जनशक्ति विकास, निजामती कर्मचारी सम्बन्धी कल्याणकारी कार्य व्यवस्थापन परीक्षण जस्ता कामहरू समेत सामान्य प्रशासन मन्त्रालयको क्षेत्रभित्र रहेको छ। यसरी यस मन्त्रालयको मुख्य उद्देश्य केन्द्रीय कर्मचारी निकायको रूपमा निजामती सेवाको संचालन र व्यवस्थापन गरी देशमा प्रशासनिक पद्धतिको विकास र विस्तार गर्दै निजामती सेवालार्ई बढी सक्षम, दक्ष र व्यावसायिक बनाई सेवा प्रवाहमा प्रभावकारिता ल्याउने रहेको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई २२ वटा कार्य तोकिएको छ। १. निजामती कर्मचारी प्रशासन, व्यवस्थापन तथा अभिलेख सम्बन्धी नीति, योजना र कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. बहुवा समितिको सचिवालय ३. सेवा, समूह तथा उपसमूह परिवर्तन ४. निजामती सेवाका पदको लागि न्यूनतम शैक्षिक योग्यताको निर्धारण ५. प्रशासन सुधार ६. प्रशासन विषयक अन्तर्राष्ट्रिय संघ-संस्था ७. नेपाल सरकारको तालिम सम्बन्धी नीति र सर्वेक्षण ८. नेपाल सरकारद्वारा सञ्चालित विभिन्न प्रशासनिक तालिम कार्यक्रमको स्तरीयकरण, समन्वय र मूल्यांकन ९. प्रशासन सेवासम्बन्धी देशभित्र र बाहिरका तालिम, योजना र कार्यक्रममा स्वीकृति १०. प्रशासन विषयक तालिमको सञ्चालन र निजामती कर्मचारीलाई प्रदान गरिने विभिन्न तालिम कार्यक्रमको समन्वय तथा मूल्यांकन ११. सार्वजनिक सेवाका पदहरूको तलब तथा अन्य सुविधा विषयक नीति र सिद्धान्त तथा परामर्श १२. निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतबाट अर्को मन्त्रालय वा अन्तर्गत सुरूवा १३. निजामती सेवामा रहने पदको दरबन्दी सृजना १४. निजामती सेवा अन्तर्गतका विभिन्न सेवाबीच समन्वय १५. निजामती कर्मचारीको कल्याण १६. व्यवस्थापकीय परीक्षण १७. निजामती किताबखाना १८. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान १९. कर्मचारी प्रशिक्षण प्रतिष्ठान २०. निजामती अस्पताल २१. कर्मचारी सम्बद्ध संघ, संस्था २२. नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा र नेपाल विविध सेवाको सञ्चालन।

## विद्यमान ऐन/नियम

सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि निजामती सेवा ऐन र नियमावली, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, कर्मचारी प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश समेतका ऐन नियमहरू तर्जुमा भई कार्यान्वयनमा रहेका छन् ।

## नीतिगत व्यवस्था

सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र भित्रका विषयहरू सम्बद्ध तालिम नीति, सरूवा मापदण्ड, रहेको भए तापनि कर्मचारी व्यवस्थापनसम्बन्धी बृहत राष्ट्रिय नीति तर्जुमा हुन सकेको पाइदैन ।

## सङ्गठन संरचना

सामान्य प्रशासन मन्त्रालयका तीनवटा महाशाखाहरू छन् । तिनमा प्रशासन सुधार महाशाखा, योजना तथा जनशक्ति विकास महाशाखा, कर्मचारी प्रशासन महाशाखा पर्दछन् । यस मन्त्रालय अन्तर्गत विभागको रूपमा निजामती किताब खाना रहेको छ । मन्त्रालय अन्तर्गत निजामती अस्पताल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान तथा कर्मचारी प्रशिक्षण प्रतिष्ठान गरी तीनवटा स्वायत्त निकायहरू रहेका छन् ।

## सुधारका क्षेत्र

कर्मचारी प्रशासनसँग सम्बन्धित विभिन्न निर्देशिकाहरूलाई अन्तरमन्त्रालय छलफलद्वारा एकीकृत रूपमा तर्जुमा गर्ने, कर्मचारी उत्प्रेरणा न्यून रहेको कारण यस मन्त्रालयमा कर्मचारीको प्रतिस्थापन दर (Turnover) उच्च रही संस्थागत स्मरण (Institutional Memory) कमजोर भएकाले त्यसो हुन नदिने व्यवस्था गर्ने, अवकाश प्राप्त कर्मचारीका सम्बन्धमा स्पष्ट नीति निर्माण गर्ने । कर्मचारी सम्बद्ध विषयवस्तुमा नीति वा निर्णय गर्दा सरोकारवालासँग समेत समन्वय गरी कर्मचारी सूचना प्रणाली (PIS) लाई अझ बढी व्यवस्थित गर्ने । यस मन्त्रालयलाई केन्द्रीय कर्मचारी निकायका रूपमा सुदृढ गर्ने । व्यवस्थापन परीक्षणको वर्तमान व्यवस्थालाई नियमित, व्यवस्थित र थप प्रभावकारी बनाउने । जनशक्ति विकास सम्बन्धी नीतिलाई समायानुकूल परिमार्जन गर्ने । ट्रेड युनियनलाई व्यवस्थित गर्ने निजामती प्रशासनको आधुनिकीकरणका लागि नीतिगत निर्देश गर्ने । तालिम नीतिको पुनरावलोकन गर्ने । निजामती सेवाका कर्मचारीहरूलाई न्यायोचित रूपमा अवसरको वितरण गर्ने । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन अध्ययन तथा अनुसन्धानमूलक कार्य गर्ने । कर्मचारीको उत्प्रेरणा र मनोबल अभिवृद्धिका लागि कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने । प्रशासन व्यवस्था र नीतिबारे अध्ययन, अनुसन्धान गराई प्राप्त सुभाव तथा निस्कर्षलाई मन्त्रालयको वार्षिक कार्यक्रमको तर्जुमाको आधारको रूपमा लिने व्यवस्था गर्ने ।

## २५. सिँचाई मन्त्रालय

### परिचय

वि.सं. २०६६ सालमा जलश्रोत मन्त्रालयबाट सिँचाईसम्बन्धी कार्यक्षेत्र छुट्याई सिँचाई मन्त्रालयको गठन भएको हो । यस मन्त्रालयको मुख्य उद्देश्य जलश्रोतको अधिकतम उपयोग एवं व्यवस्थापन गरी कृषि-क्षेत्रको विकासको लक्ष्य हासिल गर्ने रहेको छ ।



## कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १८ वटा कार्यको जिम्मेवारी तोकिएको छ। १. सिँचाई क्षेत्रको विकास, संरक्षण, व्यवस्थापन, नियन्त्रण र उपयोग एवं विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन २. सिँचाई र यसको उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा कार्यान्वयन ३. सिँचाईसम्बन्धी बहुमुखी योजनाको निर्माण, सञ्चालन, सम्भार र प्रवर्द्धन ४. बाढी र नदी नियन्त्रण ५. सिँचाई विकाससम्बन्धी अध्ययन, अनुसन्धान। आयोजनाको सम्भाव्यता अध्ययन, निर्माण सञ्चालन, सम्भार र विकास ६. सिँचाई विकासमा निजी क्षेत्रको प्रवर्द्धन ७. जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा कार्यान्वयन ८. सिँचाई आयोजनाहरूको निर्माण, संरक्षण र सिँचाई सुविधाको समुचित प्रयोग (फार्म सिँचाई र साना सिँचाईसम्बन्धी कार्यक्रमहरू समेत) ९. भूमिगत जलस्रोत १०. सिँचाई र त्यसको उपयोगसम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्पर्क ११. सिँचाई र त्यसको उपयोगसम्बन्धी द्विपक्षीय वा बहुपक्षीय वार्ता, सन्धि सम्झौता १२. सिँचाईसँग सम्बन्धित निकायहरूसँग समन्वय १३. पानीपोत १४. जलउत्पन्न प्रकोप व्यवस्थापन तथा नियन्त्रण १५. जल उत्पन्न प्रकोपसम्बन्धी विषयको अध्ययन, अनुसन्धान तथा कार्यान्वयन १६. जल उत्पन्न प्रकोप नियन्त्रणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन १७. जल उत्पन्न प्रकोपसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधित्व १८. नेपाल इन्जिनियरिङ्ग सेवा अन्तर्गत सिभिल इन्जिनियरिङ्ग समूहको इरिगेशन र हाइड्रोलजी उपसमूह, मेटेरियोलजी समूह, एगृ इरिगेशन इन्जिनियरिङ्ग समूहको सञ्चालन।

## विद्यमान ऐन/नियम

सिँचाई मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरू तर्जुमा भई कार्यान्वयनमा ल्याएको पाइन्छ। जलश्रोत ऐन, भूमिगत जलश्रोत विकास समिति (गठन) आदेश समेतका ऐनहरू र सम्बन्धित नियमहरू रहेका छन्।

## नीतिगत व्यवस्था

सिँचाई मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा सिँचाई नीति, २०७०, राष्ट्रिय जल योजनाको साथै जलश्रोत कार्ययोजनासमेत तर्जुमा भई कार्यान्वयनमा ल्याइएको छ।

## सङ्गठन संरचना

सिँचाई मन्त्रालयको सङ्गठन संरचनामा ३ वटा महाशाखाहरू रहेका छन्। तिनमा प्रशासन महाशाखा, योजना तथा कार्यक्रम महाशाखा र नीति तथा वैदेशिक समन्वय महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत सिँचाई विभाग र जल उत्पन्न प्रकोप नियन्त्रण विभाग गरी दुई वटा विभाग रहेका छन्। भूमिगत जलश्रोत विकास समिति र सुनसरी, मोरङ्ग सिँचाई विकास समितिबाट मन्त्रालयले आफ्नो सेवा संचालन गर्दै आएको छ। सिँचाई विभाग मातहतमा पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय सिँचाई निर्देशनालयहरू रहेका छन्। २६ वटा सिँचाई विकास डिभिजन कार्यालय, २० वटा सिँचाई सब डिभिजन कार्यालय, ३ वटा यान्त्रिक डिभिजन, ८ वटा सिँचाई व्यवस्थापन डिभिजन तथा विभिन्न आयोजनाहरू रहेका छन्। जल उत्पन्न प्रकोप नियन्त्रण विभाग अन्तर्गत ७ वटा डिभिजन कार्यालयहरू, ५ वटा सब डिभिजन कार्यालय, २ वटा आयोजना कार्यालय र ७ वटा फिल्ड

कार्यालयहरू समेत रहेको पाइन्छ। त्यस्तै भूमिगत जलस्रोत विकास समिति अन्तर्गत फिल्ड कार्यालयको रूपमा ९ वटा शाखा कार्यालयहरू रहेका छन्।

### सुधारका क्षेत्र

ऊर्जा र सिंचाई मन्त्रालयलाई गाभी जलस्रोतको योजना, कार्यान्वयन र अनुगमन गर्ने एउटा सबल रूपमा काम गर्न एउटै जलस्रोत मन्त्रालय बनाउने। मन्त्रालयको काम र जनशक्तिको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी पुनर्संरचना गर्ने। राज्यको जलस्रोतको उपयोगको लागि दीर्घकालीन जलस्रोत नीति बनाउने। प्रस्तावित जलस्रोत नीति र सिंचाई नीतिलाई स्वीकृत गरी लागू गर्ने। जलस्रोत ऐन र नियमावलीमा समय सापेक्ष रूपमा सुधार गर्ने। सिंचाई उपलब्ध गराउन पानीको बहुउपयोग नीति बनाउने। खाद्यान्नमा आत्मनिर्भर हुन कृषि मन्त्रालयसँग सहकार्य गरी कार्य गर्ने। इन्जिनियरिङ सेवा, हाइड्रोलोजी उपसमूह र मेट्रोलोजी समूहको सेवा सञ्चालन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट हुनुपर्ने।

## २६. सूचना तथा सञ्चार मन्त्रालय

### परिचय

वि.सं. २०२८ साल अगाडि निर्माण, यातायात तथा सञ्चार मन्त्रालयले हेर्दै आएको सूचना तथा सञ्चार क्षेत्रको विकास तथा विस्तारका लागि २०२८ साल श्रावण १ गते सञ्चार मन्त्रालयको स्थापना भयो। २०४९ सालदेखि यसलाई सूचना तथा सञ्चार मन्त्रालयको रूपमा नामाकरण गरियो। यस मन्त्रालयको मुख्य उद्देश्य सूचना तथा सञ्चारको क्षेत्रमा आएको परिवर्तनको अवलम्बन, विकास र प्रवर्द्धन गरी जनताको सूचनाको हकलाई सुनिश्चित गर्नु रहेको छ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई १९ वटा कार्य तोकिएको पाइन्छ। १. सूचना तथा सञ्चार सम्बन्धी नीति, योजना र कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. प्रेस तथा सूचना र सुरक्षण मुद्रण ३. हुलाक सेवाको सञ्चालन, विकास र प्रवर्द्धन ४. कुरियर सेवाको सुपरिवेक्षण, नियमन तथा नियन्त्रण ५. पत्रपत्रिकाको विकास तथा प्रकाशन ६. सूचना, प्रचार तथा प्रसार ७. रेडियो तथा टेलिभिजन प्रसारण, डाउन लिड तथा केवल सञ्चालन ८. सूचना सञ्चार सञ्जालमार्फत एकीकृत सेवा ९. चलचित्र विकास १०. दूरसञ्चार ११. सूचना र सञ्चार प्रविधिको विकास तथा विस्तार १२. सूचना र सञ्चार प्रविधिसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क १३. फ्रिक्वेन्सी वितरण, व्यवस्थापन तथा अनुगमन १४. नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, गोरखापत्र संस्थान, चलचित्र विकास बोर्ड, रेडियो प्रसार सेवा विकास समिति, राष्ट्रिय समाचार समिति तथा नेपाल टेलिभिजन १५. सञ्चार विषयक अन्तर्राष्ट्रिय संघ-संस्थासँगको सम्पर्क १६. प्रेस काउन्सिल १७. राष्ट्रिय सूचना आयोग १८. विज्ञापनसम्बन्धी विषय १९. नेपाल इन्जिनियरिङ सेवाको इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ समूह सञ्चालन।

## विद्यमान ऐन/नियम

सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित विषयलाई संचालन गर्नको लागि विभिन्न ऐनहरू रहेका छन्। सूचनाको हकसम्बन्धी ऐन, दूर सञ्चार ऐन, राष्ट्रिय समाचार समिति ऐन, सञ्चार संस्थान ऐन, राष्ट्रिय प्रसारण ऐन, श्रमजिवी पत्रकारसम्बन्धी ऐन र सम्बन्धित नियमावलीहरू त्यस्ता ऐन/नियम हुन्।

## नीतिगत व्यवस्था

सूचना तथा सञ्चार मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा संचार नीति, २०४९ रहेको छ। अन्य नीतिहरूमा दूर सञ्चार नीति, २०६०, सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९, दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य) सम्बन्धी नीति, २०६९ समेतका नीतिहरू तर्जुमा भई कार्यान्वयनमा ल्याइएको पाइन्छ।

## सङ्गठन संरचना

सूचना तथा सञ्चार मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गर्नको लागि मन्त्रालयमा ३ वटा महाशाखा राखेको छ। तिनमा सञ्चार महाशाखा, प्रशासन महाशाखा तथा फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विश्लेषण महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत हुलाक सेवा विभाग, सूचना विभाग, मुद्रण विभाग गरी तीन वटा विभाग रहेका छन्। केन्द्रीय विभागीय स्तरको निकायको रूपमा राष्ट्रिय सूचना आयोगसमेत रहेको छ। सूचना विभाग अन्तर्गत पाँचवटा सूचना केन्द्रहरू रहेको पाइन्छ। हुलाक सेवा विभाग मातहतमा पाँचवटै क्षेत्रमा क्षेत्रीय हुलाक निर्देशनालय, ७५ वटै जिल्लामा जिल्ला हुलाक कार्यालयहरू, स्थानीय निकायमा इलाका हुलाक कार्यालयहरू मार्फत सेवा विस्तार गरेको पाइन्छ।

## सुधारका क्षेत्र

प्रसारण क्षेत्रको नियमनको लागि विशेषज्ञतासहितको प्रसारण प्राधिकरण जस्ता नियामक निकायको व्यवस्था गर्ने। एकै प्रकृतिको कामलाई एउटै निकायबाट मात्रै सम्पादन हुने व्यवस्था गर्ने एवं एकभन्दा बढी निकायसँग सम्बन्धित कामको समन्वयको लागि प्रभावकारी संयन्त्रको विकास गर्ने। हुलाक सेवा विभागलाई थप प्रभावकारी बनाउनको लागि हालको संरचनामा परिवर्तन गर्ने र सूचना प्रविधिसम्बन्धी कामहरू थप गर्ने। यसको लागि इन्टरनेट सेवा, टेलीसेन्टर वा समुदाय केन्द्रित, पेपर पार्सल सेवा, इ-क्याफे संचालनजस्ता सर्वसाधारण जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यको जिम्मेवारी दिने। गोरखापत्र संस्थानलाई निजी सञ्चार माध्यमसँग प्रतिस्पर्धा गर्न सक्ने गरी पुनर्संरचना गरी आधुनिकीकरण गर्ने। रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारणलाई डिजिटलाइज्ड गरी दुवै संस्थालाई गाभी “पब्लिक सर्भिसेस ब्रोडकास्टिङ्ग कर्पोरेशन” को रूपमा विकास गर्ने वा रेडियो नेपाल र नेपाल टेलिभिजनको एउटै सञ्चालक समिति बनाई दुवैको छुट्टै पहिचान राखी सञ्चालन गर्ने। मुद्रण विभागलाई सरकारी सुरक्षण मुद्रणालयको रूपमा विकास गरी कागजी नोट एवं राष्ट्रका अन्य बहुमूल्य कागजातहरूको छपाइको कार्य जिम्मेवारी दिने र निजी क्षेत्रबाट संचालित छपाखानाहरूको नियामक निकायका रूपमा स्थापित गर्ने। सूचना विभागलाई सरकारको सूचना बैंकको रूपमा स्थापित गर्ने र सबै सूचनाहरू प्रवाह गर्ने, विक्री गर्ने, अभिलेखीकरण गर्ने कार्यहरू थप गर्ने। सूचना तथा संचार मन्त्रालयलाई सूचना तथा संचार प्रविधि (ICT) सम्बन्धी उच्च निकायको रूपमा विकास गर्ने।

## २७. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

### परिचय

वि.स. १९९० मा स्थापना भएको स्वास्थ्य सेवा विभाग २००७ सालपछि स्वास्थ्य मन्त्रालयको रूपमा रूपान्तरित भयो । मिति २०६२।४।१२ को निर्णयानुसार जनसंख्यासम्बन्धी विषयसमेत यसै मन्त्रालयको क्षेत्रभित्र समावेश गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रूपमा रूपान्तरित गरियो । यस मन्त्रालयको मुख्य उद्देश्य देशमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु तथा स्वास्थ्य सेवाका सबै क्षेत्रमा नागरिकको सहज पहुँच सुनिश्चित गरी राष्ट्र निर्माणमा योगदान पुऱ्याउनु रहेको छ ।

### कार्यविभाजन

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०६९ अनुसार यस मन्त्रालयलाई २० वटा कार्य तोकिएका छन् :- १. स्वास्थ्य तथा जनसंख्या सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन २. एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक र यूनानी जस्ता चिकित्सा प्रणालीसम्बन्धी प्रतिकारात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक, पुनःस्थापन, अनुसन्धान तथा विकास ३. विश्वस्वास्थ्य सङ्गठन र स्वास्थ्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था ४. स्वास्थ्य तालिम ५. स्वास्थ्य सेवासम्बद्ध गैरसरकारी संस्थाहरू ६. स्वास्थ्य विषयक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सम्पर्क ७. नर्सिङ्ग होम, निजी तथा सामुदायिक अस्पताल ८. स्वास्थ्य तथा जनसंख्या क्षेत्रको जनशक्ति विकास र उपयोग ९. जनस्वास्थ्य तथा सार्वजनिक स्वास्थ्यसेवाको विस्तार, अनुसन्धान, योजना र विकास १०. औषधिको अनुसन्धान, उत्पादन, गुणस्तर निर्धारण, मूल्य नियन्त्रण तथा बिक्री वितरण र औषधि वा औषधि उत्पादनमा लागू पदार्थहरूको अनुचित प्रयोग वा दुरुपयोग हुन नदिई असुरक्षित तथा न्यून गुणस्तरका औषधिको उत्पादन, बिक्री वितरण, निकासी, पैठारी, संचय, सेवन र नियन्त्रण ११. चिकित्सा तथा स्वास्थ्यसँग सम्बन्धित परिषद्, प्रतिष्ठान र अन्य संस्थाहरू १२. जनसंख्या विषयको अध्ययन, अनुसन्धान, सर्वेक्षण र तालिम १३. जनसंख्या सम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क, समन्वय १४. जनसंख्या विषयसम्बन्धी प्रकाशन एवं प्रचार-प्रसार १५. संयुक्तराष्ट्र जनसङ्ख्या कोष र जनसङ्ख्यासम्बद्ध अन्तर्राष्ट्रिय सङ्घ-संस्था १६. सरकारी तथा गैरसरकारी संघ संस्थाहरूद्वारा कार्यान्वयन गरिएका जनसंख्या विषयक कार्यक्रमहरूको मूल्यांकन र समीक्षा १७. जनसंख्या तथा बसाइसराइ नीति, योजना र कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन १८. परिवार नियोजन तथा मातृशिशु कल्याण योजना र जनसंख्या व्यवस्थापन १९. प्रजनन स्वास्थ्य र पोषण शिक्षा २०. नेपाल स्वास्थ्य सेवाको सञ्चालन ।

### विद्यमान ऐन/नियम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न ऐनहरू छन् । जस्तै : नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, औषधि ऐन, २०३५, आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५, नेपाल फार्मसी परिषद् ऐन, २०५७ लगायतका ऐनहरू र ती ऐनहरूसँग सम्बन्धित विभिन्न नियमावलीहरू रहेका छन् ।

### नीतिगत व्यवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय नीतिको रूपमा राष्ट्रिय स्वास्थ्य नीति, २०४८ र दोस्रो दीर्घकालीन स्वास्थ्य नीति, २०५४-२०७४ तर्जुमा भई कार्यान्वयनमा रहेका छन् ।

## सङ्गठन संरचना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्य सम्पादनको लागि आन्तरिक रूपमा ६ वटा महाशाखाहरू छन्। तिनमा मानव संसाधन तथा वित्तीय श्रोत व्यवस्थापन महाशाखा, कर्मचारी प्रशासन महाशाखा, (३) नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा, जनस्वास्थ्य प्रशासन अनुगमन तथा मूल्याङ्कन महाशाखा, चिकित्सा सेवा महाशाखा र जनसंख्या महाशाखा पर्दछन्। यस मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग र आयुर्वेद विभाग गरी तीन वटा विभाग रहेका छन्। अन्य कार्यालयहरूमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, कीटजन्य रोग तथा अनुसन्धान केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, औषधि अनुसन्धानशाला, राष्ट्रिय आयुर्वेद तालिम तथा अनुसन्धान केन्द्र, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान र मानव अङ्ग प्रत्यारोपण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान साथै नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् जस्ता अन्य निकायहरू रहेका छन्। पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय, ९ वटा केन्द्रीय स्तरका अस्पतालहरू, ३ वटा क्षेत्रीय अस्पताल, २ उपक्षेत्रीय अस्पताल, ११ वटा अञ्चल अस्पताल तथा ६१ जिल्लामा जिल्ला अस्पताल छन् भने ७५ वटै जिल्लामा जिल्ला स्वास्थ्य कार्यालयहरू रहेका छन्। २१४ स्थानमा आयुर्वेद औषधालयहरू, प्रत्येक गाउँ विकास समितिमा स्वास्थ्य चौकी/उपस्वास्थ्य चौकीहरू रहेका छन्।

## सुधारका क्षेत्र

मन्त्रालयको पुनरसंरचना गर्दै मन्त्रालय मातहतको विभाग सानो बनाउने, कतिपय महाशाखा हटाउने र क्षेत्रलाई अनुगमन लगायतका कार्यमा बढी अधिकार दिने। स्वास्थ्य कार्यालय र अस्पताललाई छुट्टा छुट्टै बनाउने। स्थानीय स्तरका स्वास्थ्य चौकी स्थानीय निकायमार्फत सञ्चालन गर्ने। अस्पतालका हालका विकास समितिहरू खारेज गरी प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र जनस्वास्थ्य अधिकृतसमेतको छुट्टै समिति बनाउने। दरबन्दी संरचनामा पुनः अध्ययन गरी अनिवार्य डाक्टरको व्यवस्था गर्ने। निजी स्वास्थ्य संस्थाहरूको नियमनको लागि कानून बनाउने। मन्त्रालयको समग्र रूपमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी समान प्रकृतिका कार्यहरू एउटै महाशाखामा पर्ने गरी सबै विभाग र महाशाखाको पुनर्संरचना गर्ने। औषधीहरूको बिक्री वितरणको अनुगमन गर्न क्षेत्रीयस्तरमा नयाँ कार्यालयहरू स्थापना गर्ने। प्रत्येक जिल्ला अस्पताललाई कम्तीमा ५० बेडको बनाउने। अस्पतालहरूमा औजार/उपकरणहरूको नियमित आपूर्ति र मर्मतसम्भारका लागि विशेष व्यवस्था गर्ने। जिल्ला अस्पतालहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी विरामीको चापको आधारमा स्तरोन्नतिको व्यवस्था गर्ने। दीर्घकालीन स्वास्थ्य नीतिको पुनरावलोकन गरी समसामयिक बनाउने। क्षेत्रीय अस्पतालहरूलाई निःशुल्क औषधी आपूर्तिको व्यवस्था गर्ने। दीर्घकालीन स्वास्थ्य नीतिको पुनरावलोकन गरी आयुर्वेद चिकित्सासम्बन्धी नीति र वैकल्पिक चिकित्सासमेतलाई समेटि एकीकृत नीति तर्जुमा गर्ने। राष्ट्रिय स्वास्थ्य बीमा नीति तर्जुमा गर्ने। औषधि लगायत स्वास्थ्य सामाग्रीको खरिद गर्दा ल्यावबाट गुणस्तर परीक्षण गरेर कम्तिमा मापदण्ड पूरा गरेका (Wtto-FMP प्राप्त) कम्पनीबाट मात्र खरिद गर्नुपर्ने, औषधीहरूको Standard Specification बनाई सो अनुसार मात्र खरिद हुनुपर्ने। स्तरयुक्त प्रयोगशालाबाट परीक्षण गराई गुणस्तरयुक्त औषधीमात्र बजारमा उपलब्ध गराउने व्यवस्था गर्ने, खरिद प्रक्रिया

पारदर्शी हुनुपर्ने, अनुगमनको कार्यलाई प्रभावकारी बनाउनुपर्ने, हाल क्षेत्रीयस्तरमा रहेका मेडिकल स्टोरमा आधुनिक स्तरयुक्त औषधी भण्डारण कक्षको निर्माण गरी औषधी र अन्य स्वास्थ्य सामाग्रीको भण्डारण र सहज आपूर्तिको व्यवस्था गर्ने, दुर्गम क्षेत्र लगायत विभिन्न ठाउँमा आवश्यक औषधीको कमी हुन नदिने प्रबन्ध गर्ने, निश्चित मापदण्ड प्रतिकूलका स्वास्थ्य संस्थाहरू दर्ता नगर्ने र मापदण्ड विपरितको अवस्थामा तिनलाई कारवाही गर्ने, निर्देशिका बनाई निजी फार्मसीलाई अस्पताल परिसर भित्र औषधी पसल राख्न नदिने व्यवस्था गर्ने, स्वास्थ्य क्षेत्रमा सहयोगी दातृ संस्थाहरूको भूमिका प्रभावकारी बनाउन उनीहरूको कार्यक्रम स्वास्थ्य सेवा विभागबाट स्वीकृत गराई काममा दोहोरो नहुने गरी जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी सञ्चालन गर्ने व्यवस्था गर्ने, नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्न गएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवाका बारेमा संझौता बमोजिम पूरा अवधि काम गर्ने गराउने व्यवस्था गर्ने, सेवा नगर्नेलाई प्रचलित दर रेट अनुसार क्षतिपूर्ति भराउने व्यवस्था गर्ने, स्थायी मेडिकल अधिकृतहरूको हकमा २ वर्ष हिमाली वा ४ वर्ष पहाडी वा ५ वर्ष तराईको स्वास्थ्य संस्थाहरूमा रूजु हाजिर भई काम गरे पश्चात मात्र विशेष योग्यता प्राप्त गर्नका लागि छात्रवृत्तिमा जान योग्य उम्मेदवार हुने व्यवस्था गर्ने, नेपाल सरकारका स्थायी चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आफूले प्रवेश गरेको तह भन्दा एक तह माथिको अध्ययनको लागि मात्र छात्रवृत्ति वा असाधारण विदा वा अन्य सुविधा पाउने व्यवस्था गर्ने सो भन्दा माथि अध्ययन अध्यापन गराई विशेष दक्षता सेवा सञ्चालन गर्नुगर्ने अवस्थामा मात्र विशेष छात्रवृत्तिको व्यवस्था गर्ने, स्वास्थ्य सेवाका कर्मचारीको नियुक्ति र बढुवाका सम्बन्धमा तह अनुसार बढुवा हुनुपर्ने १ तहमा न्यूनतम ३ स्टेपसम्म स्तरवृद्धिको व्यवस्था गर्ने, अर्को तहमा पदोन्नतिको लागि सो तहको आवश्यक योग्यता भए मात्र बढुवा हुन पाउने व्यवस्था गर्ने, अन्य प्राविधिक जनशक्ति स्त्रीरोग, बालरोग, एनेस्थेसिया, अर्थोपेडिक आदिमा डिप्लोमा अध्ययन गर्ने व्यवस्था गरी जिल्ला तहमा विशेषज्ञ स्तरीय सेवा विस्तार गर्ने, अल्ट्रासाउण्ड सेवा जस्तो सुत्केरी सेवाका निम्ति अनुभवी स्टाफ नर्स समेतलाई तालिम दिई प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी समेतबाट सेवा उपलब्ध गराउने व्यवस्था गर्ने, बढ्दो गुणस्तरीय सेवाको मागको सन्दर्भमा दीर्घकालीन नीतिलाई ध्यानमा राख्दै अ.न.मि. एक हजार जनसंख्या बराबर एक जनाको व्यवस्था गरी गुणस्तरीय खोप सेवा, परिवार नियोजन सेवा, स्वास्थ्य सूचना सेवा लगायतका सेवालाई प्रभावकारी बनाउने, एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सोही अनुरूपको व्यवस्था गर्ने। निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था र स्वास्थ्य सम्बन्धी शैक्षिक संस्थाहरूको सुपरिवेक्षण, अनुगमन प्रभावकारी बनाई सेवा वितरणको नियमन र निगरानी गर्ने।

## राष्ट्रिय योजना आयोग

### परिचय

मुलुकको विकास राजनीतिक सोच, चिन्तन र दर्शनमा निर्भर गर्छ भन्ने मान्यता रहेको छ। हाल आधारमा समकालीन विश्व पूँजीवादी अर्थतन्त्र, उदार अर्थतन्त्र, समाजवादी अर्थतन्त्र र मिश्रित अर्थतन्त्र जस्ता विभिन्न स्वरूपका अर्थतन्त्रको अभ्यास विश्वका विभिन्न मुलुकमा रहेको देखिन्छ। राज्य नियमन र सहजीकरणको भूमिकामा रहेर आर्थिक क्रियाकलापहरू निजी क्षेत्रमा रहने आर्थिक व्यवस्था पूँजीवादी उदार अर्थ व्यवस्था हो भने राज्य आफैले उत्पादनमा सरिक भई आर्थिक लगानी, उत्पादन, विस्तार र वितरणको माध्यमबाट अर्थतन्त्र सञ्चालन गर्ने प्रक्रिया साम्यवादी व्यवस्थामा

देखिन्छ। मुलुकको समग्र विकासका लागि मिश्रित अर्थव्यवस्था पनि अँगाल्न सकिन्छ। विश्वमा प्रचलनमा रहेका यी विभिन्न अर्थतन्त्रको उद्देश्य विकास र मानव सम्वृद्धि भएतापनि विकासको ढाँचा र शैली भने भिन्न भिन्न पाइन्छ।

सन् १९९७ को रूसको अक्टुबर क्रान्ति पछि तत्कालीन सोभियत संघले लागू गरेको योजनाबद्ध विकासको अवधारणालाई आधुनिक मुलुकहरूले अवलम्बन गरी आर्थिक सम्वृद्धिको गति विस्तार गरिरहेका छन्। योजनाबद्ध विकास मुख्य गरेर सीमित स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने उपायको रूपमा प्रस्तुत भएको देखिन्छ। विशेषगरी दोस्रो विश्वयुद्ध पछि ध्वस्त भएका भौतिक संरचनाहरूको निर्माण र मौजुदा गरीबी र पछौटेपनलाई अन्त्य गरी आर्थिक समुन्नति प्राप्त गर्ने उद्देश्यले योजनाबद्ध विकासको अवधारणालाई अवलम्बन गरेको देखिन्छ। विकास योजना प्रणाली (Development Planning System) खास गरेर उपनिवेशवाट मुक्त भएका मुलुकहरू, युद्धवाट आर्थिक तथा भौतिक संरचना ध्वस्त भएका राष्ट्रहरूले नयाँ सिरावाट विकास गर्नका लागि आर्थिक योजना गर्नु आवश्यक ठानियो। मानव कल्याणकारी संघ/सङ्गठन तथा दातृ निकायहरूको सहयोग प्राप्त गर्न विकासोन्मुख मुलुकहरूका लागि योजनाबद्ध विकास एक शर्तको रूपमा रहन गयो।

आर्थिक अवस्थाको लेखाजोखा गरी उत्पादनका साधनहरूको लगानी, कुन कुन ठाँउमा किन र कसरी गर्ने, कति गर्ने र त्यसको वितरण कसरी गर्ने भन्ने कुरा राज्यले लिने दूरदृष्टि नै विकासको योजना भएकाले नेपालले पनि योजनाबद्ध विकासको नीति अवलम्बन गर्नु आवश्यक ठान्यो। यही पृष्ठभूमिमा वि.सं. २०१३ सालदेखि मिश्रित अर्थतन्त्रको जगमा नेपालले योजनाबद्ध विकासको थालनी गर्‍यो। योजनाबद्ध विकासको संस्थागत सुदृढीकरणका लागि वि.सं. २०१३ सालमा राष्ट्रिय योजना आयोगको स्थापना गरियो। वि.सं. २०१३ सालदेखि आर्थिक विकासलाई व्यवस्थित रूपमा बढाउने उद्देश्यले आर्थिक योजनाको प्रारम्भ र त्यसको संस्थागत सुदृढीकरणका निम्ति राष्ट्रिय योजना आयोगको गठन भएकोमा विभिन्न कालखण्डमा योजना आयोगलाई विभिन्न नामाकरण गर्दै निरन्तरता दिइएको छ। योजना आयोगलाई विशेष कानुनी हैसियत प्रदान गर्ने उद्देश्यले २०१४ सालमा योजना मण्डल ऐन, २०१४ जारी गरी योजना मण्डल गठन गरियो। वि.सं. २०१७ सालमा राष्ट्रिय योजना परिषद् भनियो। २०१८ सालमा राष्ट्रिय योजना परिषद्को सचिवालयको पनि काम गर्ने गरी आर्थिक कार्य विषयक मन्त्रालयको स्थापना गरिएकोमा २०१९ सालमा राष्ट्रिय योजना परिषद् विघटन गरियो। २०२० सालमा राष्ट्रिय विकास परिषद् विघटन गरी सोही नामले नयाँ केन्द्रीय सङ्गठनको स्वरूपमा योजना आयोगको स्थापना गरियो। २०२५ सालमा राष्ट्रिय योजना परिषद् विघटन गरी राष्ट्रिय योजना आयोगको स्थापना भयो। यसरी नामकै सम्बन्धमा समेत पटक-पटक फेरबदल भइरहेको राष्ट्रिय योजना आयोगको अझसम्म विधायिका निर्मित ऐनवाट कानुनी हैसियत कायम गर्न नसक्दा अनेकौं समस्या र चुनौतीहरूका बीच राष्ट्रिय योजना आयोग गुज्रिनु परेको अवस्था देखिन्छ। ऐनवाट अख्तियारी र हैसियत प्राप्त गर्न नसकिरहेको योजना आयोगले कार्यकारिणी निर्णय र गठन आदेशद्वारा नै सञ्चालित हुनुपर्ने अवस्थामा भएपनि यसको मुख्य उद्देश्य विकासको योजना तर्जुमा कार्यान्वयनमा समन्वय, स्रोत साधनको आंकलन गरी विकास कार्यक्रमलाई अगाडि बढाउनु नै रहेको छ।

### कार्यविभाजन

राष्ट्रिय योजना आयोगको गठन तथा कार्यसञ्चालन आदेश, २०६७ अनुसार देहायका १८ वटा कार्य तोकिएको छ। १. राष्ट्रिय विकासको सम्भावना र अवसरलाई अध्ययन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन राष्ट्रिय योजनाको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने २. राष्ट्रिय

योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्नका लागि उपयुक्त संरचना तथा संयन्त्रको निर्माण र विकास गर्ने ३. राष्ट्रको समग्र आर्थिक एवं सामाजिक विकासका लागि क्षेत्रगत नीति तर्जुमा, अनुगमन तथा मूल्याङ्कन गर्ने ४. संविधान बमोजिम राज्यको निर्देशक सिद्धान्त तथा नीतिको अधीनमा रही सामाजिक न्यायको दृष्टिकोणबाट आम नागरिकलाई राष्ट्रको समग्र विकास प्रक्रिया र त्यसको प्रतिफलमा पहुँच अभिवृद्धि गराउने गरी योजना तथा नीति तर्जुमा गर्ने ५. आर्थिक, सामाजिक विकासका समग्र पक्षको वारेमा तथ्याङ्क संकलन तथा प्रशोधन, अध्ययन, अनुसन्धान गरी वा गराई संप्रेषण गर्ने गराउने ६. आर्थिक विकासको लागि आवश्यक पर्ने स्रोत र साधनको आकलन तथा परिचालन गर्ने ७. राष्ट्रको समग्र विकासको लागि अवलम्बन गर्नुपर्ने नीतिको सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ८. मुलुकको सन्तुलित विकासका लागि क्षेत्रीय र स्थानीय विकासको नीति र रणनीति तर्जुमा गर्ने ९. गरीबी निवारणको रणनीति तर्जुमा गरी निश्चित अवधि भित्र मुलुकबाट निरपेक्ष गरीबी अन्त्य गर्न कार्यक्रम सञ्चालन गर्ने १०. विभिन्न विकास आयोजनाको कार्यान्वयन र प्रतिफलको समीक्षा गर्ने ११. आवधिक योजनाअनुरूप वार्षिक विकास कार्यक्रम, लक्ष्य तथा प्राथमिकता निर्धारण गर्ने १२. अर्थ मन्त्रालयसँग समन्वय गरी वार्षिक विकास कार्यक्रमका लागि बजेट सीमा निर्धारण गर्ने १३. क्षेत्रगत मन्त्रालय, सचिवालय, विभाग तथा निकायहरूले तयार गरेका योजनाको स्वीकृतिको लागि सहमति दिने र क्षेत्रगत नीति तर्जुमा गर्न सहयोग पुऱ्याई कार्यान्वयनको लागि सुझाव तथा निर्देशन दिने १४. विभिन्न निकायबाट पेश भएको विकास आयोजनाको प्रस्तावको मूल्याङ्कन गरी आवश्यकता अनुसार स्वीकृत गर्ने १५. स्वीकृत कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने १६. प्राकृतिक स्रोतको दिगो तथा कुशल व्यवस्थापनको आवश्यक नीति तथा योजना बनाउने १७. राष्ट्रको लागि आवश्यक मानव संसाधन विकासको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तर्जुमा गरी क्षेत्रगत कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने वा गराउने १८. राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्र तथा आयोजनाको पहिचान गरी निर्धारण गर्ने ।

### सङ्गठन संरचना

राष्ट्रिय योजना आयोगको एक सचिवालय छ, जसमा ६ वटा महाशाखा रहेका छन् । तिनमा आर्थिक व्यवस्थापन महाशाखा, सामाजिक विकास महाशाखा, पूर्वाधार विकास महाशाखा, कृषि तथा ग्रामीण विकास महाशाखा, अनुगमन तथा मूल्याङ्कन महाशाखा र मानव संसाधन महाशाखा छन् । यस सचिवालयको अन्तर्गत केन्द्रीय तथ्याङ्क विभाग रहेको छ ।

### सुधारका क्षेत्र

मुलुकका विभिन्न प्रशासनिक निकायहरूमध्ये राष्ट्रिय योजना आयोग विकास योजनाको तर्जुमा गर्ने तथा विकास नीतिहरू तर्जुमामा सल्लाह दिने निकायको रूपमा रहेको देखिन्छ । मूलतः यसले योजनाबद्ध विकासका कार्यक्रम सञ्चालन गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्ने गरेको देखिन्छ । यसले विकासका क्षेत्रहरू, संभावना र आवश्यकताहरूको पहिचान गर्ने, तिनीहरूको प्राथमिकीकरण गर्ने श्रोत र साधनहरूको बाँडफाँड गर्ने, कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरी विकास योजना तथा कार्यक्रमको अनुगमन र मूल्याङ्कन गर्ने केन्द्रीय निकायको रूपमा कार्य गर्ने गरेको देखिन्छ । विकास बहुआयामिक पक्ष भएकाले सामाजिक जनजीवन, शिक्षा, स्वास्थ्य, वातावरण, जीवन शैलीको क्षेत्रमा आएका नयाँ नयाँ माग, आवश्यकता तथा मान्यताहरूले विकासको क्षेत्रलाई भन्ने फराकिलो बनाउँदै लगेरहेको अवस्थामा एकातर्फ योजनाबद्ध आर्थिक विकास त्यतिकै आवश्यक छ भने अर्को तर्फ आर्थिक विकासलाई संस्थागत सुदृढीकरण गर्न विधायिकी अधिकार प्राप्त प्रभावकारी राष्ट्रिय योजना आयोग हुनु पनि



जरूरी छ। यसका लागि स्रोत, साधन, दक्ष जनशक्ति र कानुनी व्यवस्था आवश्यक हुन्छ। योजनामा काम गर्ने कर्मचारीहरूमा विशेषज्ञता र विशिष्ट ज्ञान आवश्यक हुन्छ। यसका लागि योजना समूहलाई क्रियाशील गराई दक्ष जनशक्तिको विकास गरी विशेषज्ञ एकाईको रूपमा योजना आयोगको सचिवालयको सबलीकरण गर्नु पर्ने देखिएको छ। बदलिँदो परिस्थितिमा देहायका आधार कारणबाट पनि प्रभावकारी राष्ट्रिय योजना आयोग बन्नु आवश्यक देखिन्छ :-

१. राष्ट्रिय विकासको सम्भावना र अवसरलाई अध्ययन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन राष्ट्रिय योजनाहरूको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्न,
२. समावेशी एवम् सन्तुलित विकासका लागि राष्ट्रको क्षमता अनुरूपको योजना तर्जुमा गर्न,
३. लोकतान्त्रिक शासन व्यवस्थामा विभिन्न राजनीतिक विचारहरूको प्रतिनिधित्व हुन सक्ने अवस्था भएकाले सबै विचारहरूलाई समेट्न सक्ने साभा अवधारणाको रूपमा विकास नीतिको तर्जुमा गर्न,
४. राष्ट्रको स्रोत साधनअनुरूप विषयगत मन्त्रालयले गर्ने विकास कार्यक्रम तथा आर्थिक परिचालनमा समग्र लक्ष र प्राथमिकता निर्धारण गरी विकासको मार्गचित्र प्रदान गर्न,
५. मुलुक संघीय व्यवस्थामा रूपान्तरण हुँदा मुलुकको समग्र सन्तुलित विकासको लागि प्रादेशिक विकास कार्यक्रम र योजना कार्यालयहरूको समन्वय गर्ने केन्द्रीय योजना निकायको रूपमा कार्य गर्न तथा प्रादेशिक योजना आयोगलाई मार्गदर्शन गर्न।
६. राष्ट्रिय एवम् क्षेत्रीय सुरक्षाको क्षेत्रमा आइपर्ने सम्भावनाहरू समेत आंकलन गरी व्यवस्थापनका लागि उचित साधन श्रोत सहितका योजना तर्जुमा गर्न,
७. प्राकृतिक प्रकोप तथा महामारी र आकस्मिक द्वन्द्व जस्ता तत्काल देखापर्न सक्ने अवस्थाको व्यवस्थापन गर्दै अन्तरकालीन योजना तर्जुमा गर्न,
८. विकास आयोजनाहरूको व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्न एवम् मुलुकको राष्ट्रिय तथ्याङ्कको व्यवस्थापन गर्न,
९. विकास योजनासँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञ तथा प्रबुद्ध व्यक्तिहरूको बौद्धिक क्षमताको उपयोगद्वारा समग्र राष्ट्रिय समृद्धि हासिल गर्ने निकायको रूपमा स्थापित गर्न,
१०. राष्ट्रको समग्र विकासका लागि सरकारी, निजी र सहकारी क्षेत्रको लगानीलाई आमसञ्चार माध्यमको समेत सहयोगमा राष्ट्रिय विकास योजनामा एकीकृत गर्न,
११. देशको विद्यमान आर्थिक स्थितिको पुनरावलोकन गरी सरकारसमक्ष सुधारका नीतिहरू सिफारिस गर्न, विकास सम्बन्धी विभिन्न पक्षहरूको अध्ययन र अनुसन्धान गरी लगानीका अपेक्षित प्रतिफल प्रक्षेपण गर्न, सरकारका लक्ष्य र उद्देश्य हासिल गर्न आवश्यक नीतिहरू बनाउन।

मुलुकको विकासमा राष्ट्रिय योजना आयोगको भूमिका उल्लेखनीय हुँदा हुँदै पनि राजनीतिक अस्थिरता, सरकारको छिटो छिटो परिवर्तन, योजना आयोगका पदाधिकारीको चयनमा व्यावसायिक दक्षता भन्दा पनि राजनीतिक आस्थाका कारणले गर्ने प्रवृत्ति, गैर नीतिगत र सामान्य प्रशासकीय प्रक्रियाका कारण योजना आयोगको भूमिका अपेक्षित रूपमा प्रभावकारी हुन सकेको देखिन्छ। यस अवस्थामा राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउन देहायको सुधार आवश्यक छ :-

१. मुलुकको समग्र विकासको नीति निर्माण, बजेट तर्जुमा लगायतका विभिन्न कार्यमा राष्ट्रिय योजना आयोगको भूमिका रहने कुरालाई आत्मसात गर्दै राष्ट्रिय योजना आयोगलाई संवैधानिक आयोगको रूपमा मान्यता प्रदान गर्ने ।
२. राष्ट्रिय योजना आयोग हालसम्म कार्यकारी निर्णयका आधारमा मात्र सञ्चालन हुँदै आइरहेको देखिँदा मुलुकको सर्वाङ्गिक विकास योजना तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने केन्द्रीय निकायको रूपमा राष्ट्रिय योजना आयोगको प्रभावकारिता अभिवृद्धिका लागि बलियो कानुनी आधार निर्माण गर्न राष्ट्रिय योजना आयोग सम्बन्धी ऐन नै जारी गर्ने । अब गठन हुने राष्ट्रिय योजना आयोगको संरचना देहाय बमोजिम हुने उपयुक्त देखिन्छ ।
  - (क) प्रधानमन्त्री - अध्यक्ष
  - (ख) नेपाल सरकार (मन्त्रपरिषद्) बाट नियुक्त एक जना - उपाध्यक्ष
  - (ग) नेपाल सरकार (मन्त्रपरिषद्) बाट नियुक्त कम्तिमा एक जना महिलासहित विषयगत विज्ञहरूबाट बढीमा चार जना - सदस्य
  - (घ) मुख्य सचिव, नेपाल सरकार - सदस्य
  - (ङ) अर्थ सचिव, नेपाल सरकार - सदस्य
  - (च) सचिव, राष्ट्रिय योजना आयोग - सदस्य-सचिव
- २.१ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको सिफारिस समिति गठन गर्ने :
  - (क) अर्थमन्त्री - संयोजक
  - (ख) नेपाल सरकारले तोकेको राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष मध्ये एक जना - सदस्य
  - (ग) नेपाल सरकारले तोकेको राष्ट्र बैकका पूर्व गभर्नर मध्ये एकजना - सदस्य
  - (घ) राष्ट्रिय योजना आयोगको सदस्य-सचिवले सिफारिस समितिको सचिव भई काम गर्ने ।
- २.२ सिफारिस समितिले देहाय बमोजिमको मापदण्ड निर्धारण गरी त्यसको आधारमा सिफारिस गर्नुपर्ने :
  - (क) शैक्षिक योग्यता
  - (ख) कार्य अनुभव र विशिष्टता
  - (ग) सम्बन्धित क्षेत्रमा पुऱ्याएको योगदान एवम् उल्लेख्य कार्य, आदि ।
- २.३ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यको योग्यता देहाय बमोजिम तोकिनु पर्ने -
  - क. अर्थशास्त्र, आर्थिक/विकास, योजना वा विकास निर्माण सम्बन्धी अन्य विषयमा कम्तिमा स्नातकोत्तर तह पूरा गरेको र सरकारी, निजी,

सामुदायिक वा गैरसरकारी संस्थामा कम्तिमा पन्ध्र वर्षको कार्य अनुभव हासिल गरेको ।

- ख. उपर्युक्त २.४ बमोजिम उपाध्यक्ष र सदस्यको नियुक्ति गर्दा मुलुकको भौगोलिकता तथा समावेशिता जस्ता सिद्धान्तलाई ध्यान दिनु पर्ने ।
३. राष्ट्रिय योजना आयोगको काम, कर्तव्य र अधिकार ऐनद्वारा नै स्पष्ट गर्ने र यसरी काम कर्तव्य तोक्दा पदाधिकारीको जिम्मेवारी, अर्थ मन्त्रालय र अन्य मन्त्रालय बीचको अन्तरसम्बन्ध, योजना तर्जुमाको विधि र प्रक्रिया, अनुगमन र मूल्याङ्कनका प्रक्रिया र आधारहरू जस्ता कुराहरू स्पष्ट गर्ने ।
  ४. राष्ट्रिय योजना आयोगको सचिवालयलाई भट्टा सङ्गठन नबनाई सचिवालय सानो र कार्यमूलक बनाउने, सचिवालयमा कम संख्यामा कर्मचारी रहने व्यवस्था गरी विषयगत विज्ञहरूको समूह (Panel) बनाई परामर्श र सहयोग लिने व्यवस्था गर्ने ।
  ५. आर्थिक योजना तथा तथ्याङ्क सेवा सञ्चालन गर्ने केन्द्रीय निकायको रूपमा राष्ट्रिय योजना आयोगलाई स्थापित गर्ने ।
  ६. मुलुक सङ्घीय संरचनामा परिवर्तन हुने सन्दर्भमा प्रादेशिक योजना आयोगसँगको सम्बन्धलाई कानून र सङ्गठनात्मक संरचनामा समावेश गरी स्थानीय निकायसँगको कार्यगत एकता स्पष्ट गर्ने ।

## महालेखा नियन्त्रक कार्यालय

### परिचय

नेपाल सरकारको वित्तीय प्रशासनका विविध पक्षहरू जस्तै बजेट कार्यान्वयन तथा नियन्त्रण, कोष व्यवस्थापन, नेपाल सरकारले लिएका ऋण र लगानीको व्यवस्थापन, लेखा प्रणालीमा परिमार्जन तथा सुधार, आन्तरिक लेखापरीक्षण र लेखा समूहका कर्मचारीहरूको प्रशासन सम्बन्धी कार्यहरू गर्ने निकाय महालेखा नियन्त्रक कार्यालय हो । “जम्मा नजोड्नु कच्चा नछोड्नु” भन्ने कुमारीचोकको परम्पराबाट स्थापित वित्तीय प्रणालीको परिवेशमा २००७ सालको ऐतिहासिक परिवर्तन पश्चात् केन्द्रीय लेखा र आन्तरिक नियन्त्रणको समेत काम गर्ने गरी वि.सं. २००८ सालमा अर्थ मन्त्रालय अन्तर्गत महालेखापाल कार्यालयको स्थापना गरियो । त्यस समय उक्त कार्यालयको प्रमुखमा सहसचिवस्तरका पदाधिकारी रहने व्यवस्था गरिएको थियो । त्यसपछि वि.सं. २०३२ सालमा कोष प्रशासन, बजेट कार्यान्वयन, लेखा प्रणाली तथा आन्तरिक लेखापरीक्षण व्यवस्थालाई सुदृढ गरी आर्थिक प्रशासनलाई सक्षम तुल्याउन तत्कालीन महालेखापाल कार्यालयलाई महालेखा नियन्त्रक कार्यालयमा स्तरोन्नति गरी यस कार्यालयको प्रमुखमा राजपत्राङ्कित विशिष्ट श्रेणीको महालेखा नियन्त्रक रहने व्यवस्था गरियो । वि.सं. २०३४ सालमा कार्य विशिष्टता समेतलाई ध्यानमा राखी नेपाल प्रशासन सेवा अन्तर्गत छुट्टै लेखा समूह रहने व्यवस्था गरियो । वि.सं. २०३८ सालमा सरकारी आयव्यय सञ्चालन (कार्यविधि) नियमावली लागू भएपछि आ.व. ०३८/३९ भित्र ७५ जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना गरी यस कार्यालयको सङ्गठन विस्तार गरिनुका साथै आर्थिक प्रशासनलाई समयानुकूल परिवर्तन गरी यस सेवालाई संस्थागत गर्ने सुरुवात गरियो । कौशी तोषाखाना कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय पनि यस कार्यालय अन्तर्गत रहेका छन् । यसरी सक्षम आर्थिक प्रशासनबाट नै नियमितता, मितव्ययिता र कार्यदक्षताको मापन हुने भएकोले यही उद्देश्य पूरा गर्न वि.सं. २००८ मा महालेखापाल

कार्यालयको रूपमा स्थापित कार्यालय नै वि.सं. २०३२ मा महालेखा नियन्त्रक कार्यालयको रूपमा रूपान्तरण भएको देखिन्छ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक वित्तीय व्यवस्थापन सबल, सक्षम र पारदर्शी बनाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन सक्ने गरी महालेखा नियन्त्रक कार्यालयलाई विशिष्ट निकायको रूपमा विकसित गरिने दृष्टिकोण रहेको र सार्वजनिक स्रोतको दक्षतापूर्ण व्यवस्थापन र उपयोग गर्नका लागि सार्वजनिक वित्तीय कोषको व्यवस्थापन, लेखाङ्कन, प्रतिवेदन र अनुगमन प्रक्रियामा सुधार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाइने लक्ष्य लिएको देखिन्छ। त्यसैगरी सञ्चित कोष वा सरकारी ढुकुटीको सञ्चालन गर्ने, सञ्चित कोषको लेखा अद्यावधिक राख्ने, राष्ट्रको केन्द्रीय वार्षिक आय व्ययको लेखा तयार गर्ने, आर्थिक प्रशासन सम्बन्धी नीति नियमको तर्जुमा गर्ने र आर्थिक नियन्त्रण गर्ने जस्ता उद्देश्य राखेको देखिन्छ।

### **कार्यक्षेत्र र जिम्मेवारी**

नेपाल सरकारको सञ्चित कोषको लेखा राख्ने र राख्न लगाउने, सरकारी कार्यालयहरूको लागि स्वीकृत बजेट बमोजिमको रकम निकासी दिने र दिन लगाउने, सरकारी कार्यालयहरूको लागि बैंक खाता सञ्चालन गर्न स्वीकृति दिने, नेपाल सरकारको आय व्ययको केन्द्रीय हिसाब तयार गर्ने, नेपाल सरकारको ऋण तथा लगानीको हिसाब राख्ने, वैदेशिक ऋण र अनुदान सम्बन्धी सोधभर्नाको हिसाब राख्ने, नेपाल सरकारको लेखा प्रणाली तर्जुमा गरी कार्यान्वयन गराउने, आर्थिक प्रशासन सम्बन्धमा सरकारी कार्यालयको निरीक्षण गरी आवश्यक निर्देशन दिने, आर्थिक प्रशासन सम्बन्धी विवादहरूमा राय दिने, आर्थिक सूचना संग्रह एवं प्रवाह गर्ने, नेपाल सरकारले तोकिएको अन्य काम गर्ने गरी यो निकायलाई कार्यक्षेत्र र जिम्मेवारी निर्धारण गरिएको छ।

नेपाल सरकारको कार्य विभाजन नियमावली अनुसार अर्थ मन्त्रालयले गर्नुपर्ने कार्यहरूमध्ये सरकारी कोषको प्रशासन एवं लेखा नियन्त्रण गर्ने तथा प्रचलित ऐन कानूनले यस कार्यालयबाट सम्पादन गर्नुपर्ने भनी तोकिएको कार्यहरू समेत गर्नुपर्ने कानूनद्वारा काम कर्तव्य तोकिएको छ।

### **सङ्गठन संरचना**

महालेखा नियन्त्रक कार्यालयको कार्य सम्पादन ४ वटा महाशाखाहरू प्रशासन महाशाखा, कोष प्रशासन महाशाखा, बजेट कार्यान्वयन महाशाखा र अनुगमन, मूल्यांकन र विश्लेषण महाशाखा मार्फत हुने गरेको छ। यी महाशाखा अर्न्तगत विभिन्न १४ वटा शाखाहरू रहेका छन्। ७५ वटै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरू रहेका छन्। निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयबाट समेत कार्य सम्पादन भईरहेको छ।

### **सुधारका क्षेत्रहरू**

महालेखा नियन्त्रक कार्यालय नेपाल सरकारको कोष व्यवस्थापन गर्ने प्रमुख जिम्मेवार निकाय रही आएको छ। कोष व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने क्रममा बजेट कार्यान्वयन गर्ने, खर्च व्यवस्थापन गर्ने, आन्तरिक लेखा परीक्षण गर्ने, नेपाल सरकारको केन्द्रीय आय-व्ययको लेखा राख्ने र समग्र सञ्चित कोषको हिसाब राख्ने जस्ता कार्यहरू गर्दै आएको छ। यी समग्र कार्यसम्पादनको प्रभावकारिताका लागि नीतिगत एवं कानुनी व्यवस्थामा गर्नुपर्ने सुधारहरू र कर्मचारीका दरबन्दी, महालेखा निरीक्षण कार्यालय र मातहतका निकायहरूमा गर्नुपर्ने सुधारका सम्बन्धमा देहाय बमोजिमका व्यवस्थाहरू अवलम्बन गर्नु जरूरी देखिएको छ।

- बदलिदो कार्यबोझ र जिम्मेवारी अनुरूप महालेखा नियन्त्रक कार्यालय र मातहतका कार्यालयहरूमा ओ एण्ड एम सर्वे गरी दरबन्दी निर्धारण गर्ने,
- Treasury Single Account (TSA) लागू भए पछि म.ले.नि.का. र मातहतका को.ले.नि.का.हरूको कार्य IT Based हुन गएकोले मौजुदा जनशक्तिबाट कार्य सम्पादन हुन कठिन हुँदै गएको ले TSA अनुकूलको जनशक्ति (TSA Cadres) को विकास गर्नुपर्ने र सोही अनुरूपको क्षमता विकासको तालिम/प्रशिक्षणको व्यवस्था हुनुपर्ने,
- विकेन्द्रीकृत निवृत्तभरण व्यवस्थापन सम्बन्धी कार्य गर्न को.ले.नि.का.मा छुट्टै दरबन्दी थप हुनुपर्ने,
- यस कार्यालय मातहतको निवृत्तभरण व्यवस्थापन कार्यालयको काम, कर्तव्य, अधिकार आदि हाल सम्म कुनै ऐन नियमले निर्देशित नगरेकोले सो सम्बन्धी व्यवस्था ऐन नियममा समेट्नु पर्ने, योगदानमूलक निवृत्तभरण व्यवस्था लागू गर्नु पर्ने, निवृत्तभरण व्यवस्थापन कार्यालयबाट सम्पादन हुँदै आएको पूजा आजा व्यवस्थापन सम्बन्धी कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सम्पादन हुने व्यवस्था हुनुपर्ने, TSA बाट प्राप्त Real Time Data लाई निर्णय प्रक्रियामा उपयोग गर्ने नीति लिनुपर्ने,
- भविष्यमा Accrual Accounting तर्फ जानुपर्ने अवस्थामा निजामती सेवामा Chartered Accountant को प्रवेश गराउन CA Degree लाई लोकसेवा आयोगको शैक्षिक योग्यतामा समावेश गर्ने नीति लिने,
- कोष व्यवस्थापन र आर्थिक प्रशासन सम्बन्धी कार्य प्राविधिक प्रकृतिको भएकोले लेखा समूहमा नीतिगत तहको प्रवेश सुनिश्चित गराउन यस अघि कायम भएको लेखा समूहमा रा.प.प्रथम श्रेणी रहने व्यवस्थालाई पुनःस्थापित गर्ने,
- आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी बनाउनको लागि कोष तथा लेखा नियन्त्रकबाट सम्पादन हुँदै आएको हालको आन्तरिक लेखा परीक्षण कार्यलाई विभागीय संरचना खडा गर्ने वा छुट्टै उप समूह गठन गरी सम्पादन गर्ने व्यवस्था गर्ने,
- कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई आफ्नो Core Business भन्दा पनि Non Core Business को थप जिम्मेवारी दिँदै जान थालिएकोले सो सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने,
- विद्यमान सरकारी कारोबारको प्रतिवेदन प्रणालीलाई सूचना प्रविधि मैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि नेपाल सार्वजनिक क्षेत्र लेखामान (Nepal Public Sector Accounting Standards/NPSAS) सबै सरकारी कार्यालयहरूमा लागू गर्नुपर्ने,
- सार्वजनिक खर्चलाई एकल खाताकोष प्रणालीमा आवद्ध गर्न कोष व्यवस्थापन र लेखाङ्कन/प्रतिवेदनलाई व्यवस्थित गर्नुपर्ने,
- सरकारी लेखाङ्कन प्रक्रियालाई सूचना मैत्री बनाउन कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (Computerized Government Accounting System/CGAS) सबै निकायहरूमा लागू गर्नुपर्ने,
- कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट TSA मार्फत निकास हुने प्रणालीलाई प्रभावकारी तुल्याउन उच्च क्षमतायुक्त Server को व्यवस्था गर्नु पर्ने ।

## राष्ट्रिय सर्तकता केन्द्र

### परिचय

मुलुकमा हुने भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासन कायम गर्न लोकतान्त्रिक राज्यमा विशेष कानून, संरचना, नीति तथा कार्यगत व्यवस्था गरिएको हुन्छ। नेपालमा वि.स. २०१० सालमा बनेको मुलुकी ऐनमा 'हाकिमको नाउँमा कराउनेको महल' अन्तर्गत हाकिम वा कर्मचारीले घुस खायो भन्ने विषयमा उजुरीहरू दर्ता गर्ने, अपील सुन्ने, लगत फिकाउने र पजनी जाहेर गर्ने कानुनी व्यवस्था गरियो। वि.स. २००७ सालको परिवर्तन पश्चात् भ्रष्टाचार र अनुचित कार्यको नियन्त्रणका लागि भ्रष्टाचार निवारण ऐन, २००९ अनुसार वि.स. २०१० सालमा भ्रष्टाचार निवारण विभागको स्थापना र भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम विशेष प्रहरी विभागको स्थापना गरियो। नेपालको संविधान, २०१९ को दोस्रो संशोधन, २०३२ ले अख्तियार दुरुपयोग निवारण आयोगको व्यवस्था गर्‍यो। २०४६ सालको परिवर्तन पछि जारी भएको नेपाल अधिराज्यको संविधान, २०४७ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गर्‍यो। यही व्यवस्थालाई नेपालको अन्तरिम संविधान, २०६३ ले समेत निरन्तरता दिएको छ।

भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक र प्रवर्द्धनात्मक कार्य गर्न भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम राष्ट्रिय सर्तकता केन्द्रको स्थापना भएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ मा राष्ट्रिय सर्तकता केन्द्रको काम, कर्तव्य र अधिकारका सम्बन्धमा देहायको व्यवस्था गरेको देखिन्छ :-

नेपाल सरकारको मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमित रूपमा भए नभएको विषयमा सूचना सङ्कलन गर्ने, नेपाल सरकारको मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमित रूपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सर्तक गर्ने, सार्वजनिक पदधारण गरेको व्यक्तिले प्रचलित कानून बमोजिम दिएको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने, भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्न आवश्यक व्यवस्था मिलाउने, भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनु पर्ने नीति, रणनीति र तत्सम्बन्धी कानूनमा कुनै सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने, नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने, भ्रष्टाचार रोकथाम गर्ने उद्देश्यले आवश्यकतानुसार सम्बन्धित निकायलाई सुझाव वा निर्देशन दिने, भ्रष्टाचार सम्बन्धी कसूरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराई राख्ने, भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने, भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य काम गर्ने वा गराउने, नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम गठन भएको राष्ट्रिय सर्तकता केन्द्रले ऐनद्वारा तोकिएको काम, कर्तव्य र अधिकारको कार्यान्वयनका निम्ति राष्ट्रिय सर्तकता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५; राष्ट्रिय सर्तकता केन्द्र (कार्य व्यवस्थापन) निर्देशिका, २०६८; प्राविधिक परीक्षकको आचारसंहिता, २०६७; भ्रष्टाचार विरुद्धको रणनीति तथा कार्य योजना, २०६५ अन्तर्गतको निकायगत कार्ययोजना २०६७; भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि, २००३ कार्यन्वयनसम्बन्धी राष्ट्रिय रणनीति, २०६९ समेतको आधारमा कार्य सम्पादन गर्दै आएको देखिन्छ। राष्ट्रिय सर्तकता केन्द्र नेपाल सरकार अन्तर्गतको निकाय भएकाले नेपाल सरकारले समय समयमा दिने निर्देशनको आधारमा समेत यसले कार्य गर्ने गरेको छ।

## सङ्गठन संरचना र जनशक्ति

राष्ट्रिय सर्तकता केन्द्र प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय अन्तर्गत नेपाल सरकारको विशिष्ट श्रेणीको अधिकृत प्रमुख रहने केन्द्रीय तहको निकाय हो। यस केन्द्र अन्तर्गत तीनवटा महाशाखाहरू प्रशासन तथा अनुगमन महाशाखा, प्राविधिक परीक्षण महाशाखा र प्रहरी व्यवस्थापन तथा अनुगमन महाशाखा रहेको छन्। यस केन्द्रमा ५५ जना निजामती कर्मचारीको दरबन्दी रहेको छ।

## सुधारका क्षेत्र

प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रही भ्रष्टाचार जन्य कार्यको निगरानी र नियन्त्रण गर्ने कार्यमा रहेको सर्तकता केन्द्रका सबै कर्मचारीहरूलाई एउटै ढाँचाभित्र समावेश गर्न नसकिएको, सम्पत्ति अनुगमन गर्ने सम्बन्धमा ऐनले प्रदान गरेको अधिकारलाई नियमले संकुचन गरेको, केन्द्रलाई तोकिएको कार्य प्रभावकारी रूपमा सम्पादन गर्न पर्याप्त कानुनी अधिकार नभएको, दक्ष जनशक्तिको अभाव रहेको, भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक सल्लाह सुझाव दिन सक्ने “विज्ञहरूको केन्द्र” को रूपमा सर्तकता केन्द्र विकसित हुन नसकेको, स्रोत साधनको कमी रहेको, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रबीच समन्वय र तालमेलको अभाव जस्ता विभिन्न समस्या रहेका छन्। सर्तकता केन्द्रलाई प्रभावकारी बनाउन सोही अनुरूपको पर्याप्त कानुनी व्यवस्था, दक्ष जनशक्ति, विज्ञहरूको परिपूर्ति, कार्यबोझ अनुरूप जनशक्तिको व्यवस्थापन, भ्रष्टाचार निवारण गर्ने निकायहरू बीच प्रभावकारी समन्वय जस्ता विषयमा सुधार गर्नुपर्ने, मुलुकमा भ्रष्टाचारलाई नियन्त्रण र निरूत्साहित गर्दै सुशासन कायम गर्ने उद्देश्यका साथ स्थापित यस केन्द्रलाई आधुनिक प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गरी विद्यमान सङ्गठन, संरचना र दरबन्दीमा पुनरावलोकन गर्नु पर्ने आवश्यकता छ।

## अन्य निकायहरू

आवश्यकता र औचित्यका आधारमा मात्र सार्वजनिक प्रशासनका संरचना सिर्जना गर्नु पर्नेमा अल्पकालीन रूपमा सम्पादन गर्नुपर्ने कार्यका लागि समेत अनावश्यक रूपमा दीर्घकालीन प्रभाव पर्ने खालका संरचनाहरू निर्माण हुँदा प्रशासन भद्दा, बोझिलो, खर्चिलो र अनुत्पादक समेत रहने कारण विना अध्ययन अनुसन्धान लहड वा मनोगत आधारमा संरचनाहरू निर्माण गर्ने कार्यलाई निरूत्साहित गर्ने। उदाहरणको रूपमा संस्कृति मन्त्रालय अन्तर्गत एउटा महाशाखा वा विभागको रूपमा व्यवस्थापन गर्न सकिने कार्यलाई छुट्टै नेपाल ट्रष्टको कार्यालय बनाइनु, निश्चित निकाय अन्तर्गत खरिद अनुगमन एकाई राख्न सकिनेमा छुट्टै निकायको रूपमा सार्वजनिक खरिद अनुगमन कार्यालय स्थापना गरिनु जस्ता स्थितिले यस्ता संरचनाको औचित्य दीर्घकालीन रूपमा पुष्टि गर्न कठिनाई हुने हुनाले यस्ता निकाय एवं संरचनाहरूको आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन हुनु पर्ने।

## परिच्छेद - ८

# मन्त्रालयको सङ्ख्या, सङ्गठन र कार्यक्षेत्रको पुनरावलोकन

### पृष्ठभूमि

संरचनात्मक सुधार, कार्यप्रणालीमा सुधार, व्यवहारगत सुधार सार्वजनिक प्रशासन सुधारका आधारभूत आयामहरू हुन्। अर्थात् प्रशासन सुधारका अभियन्ताहरू कि त सङ्गठनको संरचना परिवर्तनमा जोड दिईरहेका हुन्छन्, या त उनीहरू सङ्गठनको कार्यप्रणालीमा परिमार्जन चाहिरहेका हुन्छन्, कि त कर्मचारीको व्यवहारमा परिवर्तनको आवश्यकता देखिरहेका हुन्छन्। सुधार कार्यक्रमको जोड उल्लिखित तीनै पक्षहरूमा एकै साथ पनि हुन सक्दछ, किनकी प्रशासन सुधारका उल्लिखित आयामहरू एक आपसमा सम्बन्धीत रहेका छन्। एक आयाममा गरिएको सुधार र परिवर्तनले अर्को पक्षलाई प्रभाव पार्दछ। सङ्गठनको संरचनामा गरिएको सुधारले सङ्गठनको कार्यप्रणाली र कर्मचारीको कामकारवाही एवं उनीहरूको व्यवहारमा असर पार्दछ। सङ्गठनको कार्यप्रणालीमा गरिएको सुधारले सङ्गठनको संरचनाको सान्दर्भिकता स्थापित गर्दछ र यस अन्तर्गत काम गर्नेहरूको व्यवहारलाई मार्गनिर्देशन गर्दछ। कुनै पनि तहको प्रशासन संयन्त्रमा काम गर्ने कर्मचारीको व्यवहारले सङ्गठनको संरचना र कार्य प्रणालीमा गर्नुपर्ने सुधारलाई संकेत गर्दछ।

सार्वजनिक प्रशासन सुधारको देखाउन सकिने परिवर्तन वास्तवमा यसको संरचनागत सुधारमा नै रहन्छ। संरचनागत सुधारमा सरकारको केन्द्रीय, क्षेत्रीय, अञ्चल, जिल्ला र स्थानीयस्तरका सङ्गठन संरचना र त्यससँग सम्बन्धीत कानुनी एवं ती निकायहरूको गठन, पुनर्गठन, मिलान एवं सञ्चालन सम्बन्धी नीतिहरूको सुधार तथा परिमार्जन समेत पर्दछ। यस प्रयोजनको लागि केन्द्रदेखि स्थानीयस्तरसम्म विभिन्न तहमा रहेका सरकारी सङ्गठनहरूको संख्याको तुलनात्मक अध्ययन गर्नुपर्ने हुन्छ। संरचनात्मक सुधारमा केन्द्रमा के कस्ता र के कति संख्यामा सरकारी सङ्गठनहरू रहनु पर्दछ भन्ने विषय सदा छलफलको विषय भइरहन्छ। यस विषयको छलफल र निर्णय गर्दा



सरकारको कार्यक्षेत्र कति व्यापक छ भन्ने विषय पनि त्यतिकै महत्वपूर्ण हुन्छ। कुनै पनि देशको सरकारले के कस्ता विषयहरू आफैले गर्ने, के कस्ता क्षेत्र वा विषयहरूमा निजी क्षेत्रलाई काम गर्न दिने, कुनकुन कामहरू सरकारी र निजी क्षेत्रको साभेदारीमा गर्ने, के कस्ता विषयहरूमा गैर सरकारी संस्थाहरूको संलग्नता खोज्ने भन्ने विषयले महत्व राख्छ। सरकारी सङ्गठनको संरचना तयार एवं यस सम्बन्धी नीतिगत र कानुनी व्यवस्था गर्दा उल्लिखित विषयहरूलाई प्रमुख आधार बनाउनु पर्दछ। यसैगरी सार्वजनिक प्रशासनका सङ्गठन संरचनामा गरिने सुधारका प्रयासहरू सरकारी सङ्गठनहरूको विद्यमान अवस्थाको पुनरावलोकनको आधारमा गर्नु पर्ने हुन्छ।

## सङ्गठनहरूको संख्यात्मक विवरण

निजामती तर्फका सरकारी सङ्गठनहरूको वि.सं. २०४८, २०५५ र २०७० सालको संख्यात्मक विवरण देहाय अनुसार रहेको छ।

### तालिका नं. १

#### सङ्गठनका संख्यात्मक विवरण

सङ्गठन	२०४८	२०५५	२०७०
केन्द्रीय	११९	१७७	२६७
क्षेत्रीय	१०८	१०३	१५९
अञ्चल	६४	७८	२७
जिल्ला	२०३१	१९८३	१६४९
स्थानीय ग्रामीणस्तर	७१०८	११०८२	६६८७
सबै तहको कूल संख्या	९४३०	१३४२३	८७८९

स्रोत: प्रशासन सुधार समिति (सङ्गठन संरचना र दरबन्दी) प्रतिवेदन, २०५७ र निजामती किताब खानाबाट प्राप्त तथ्याङ्क, २०७०

तालिका नं. १ मा उल्लिखित निजामती तर्फका सरकारी सङ्गठनहरूको संख्यात्मक विवरण अध्ययन गर्दा सबै तहको कूल सङ्गठन संख्यामा २०४८ र २०५५ को तुलनामा २०७० सालसम्ममा कमि आई ८७८९ कायम हुन आएको देखिन्छ। तर केन्द्रीय तहमा २०७० को सङ्गठन विवरण हेर्दा केन्द्रीय सङ्गठनहरू २०४८ र २०५५ को तुलनामा वृद्धि भएको छ। यस किसिमको वृद्धिले पछिल्लो समयमा सरकारका केन्द्रीय सङ्गठनहरूको विस्तार भइरहेको देखिन्छ। उल्लिखित वृद्धिले राज्यको आर्थिक स्रोत लगायत अन्य स्रोत साधनको केन्द्रमा नै बढ्दो प्रयोगको संकेत गर्दछ। जनतालाई पुऱ्याउनु पर्ने सेवा प्रवाहको दृष्टिकोणबाट केन्द्रमा सरकारी सङ्गठनहरूको विस्तार हुनु राम्रो होइन। केन्द्रीय सङ्गठन संरचनामा हुने वृद्धि, थपघट, फेरबदल एवं समायोजन आर्थिक, साङ्गठनिक, प्रशासनिक एवं राजनीतिक रूपमा पनि बढि महत्वपूर्ण हुन्छ। किनकी केन्द्रमा गरिने सङ्गठनात्मक वृद्धि, फेरबदल र थपघटले अन्य तहमा असर पार्दछ। केन्द्रीय सङ्गठन संरचनामा पनि मन्त्रालयको थपघट एवं कार्यक्षेत्र परिवर्तन बढ्ता महत्वपूर्ण हुने भएकोले मन्त्रालयको गठन, फेरबदल र संख्या निर्धारणमा केन्द्रित रहेर यो परिच्छेद तयार गरिएको छ।

## केन्द्रीय सङ्गठन संरचना

नेपालमा सरकारको सङ्गठन संरचनाको सुधारको प्रयास गर्दा सरकारको केन्द्रीय सङ्गठन संरचना, यसको संख्या र केन्द्रीय सङ्गठनको निर्धारण र यसमा हुने थपघट ज्यादै महत्वपूर्ण मानिन्छ। केन्द्रीय सङ्गठन संरचनामा राज्यका तीन अङ्गहरू कार्यकारिणी (मन्त्रपरिषद्), व्यवस्थापिका (संसद), न्यायपालिका (सर्वोच्च अदालत), राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, संवैधानिक आयोगहरू, सचिवालय, महान्यायाधिवक्ताको कार्यालय, मन्त्रालयहरू, विभागहरू, विभागस्तरका निकायहरू, प्रतिष्ठान, ऐन, कानून र आदेशबाट गठन हुने आयोग, बोर्ड, कोष, परिषद्, समिति लगायत केन्द्रमा रहने सङ्गठन संरचनाहरू पर्दछन्। २०४८ सालमा केन्द्रीय सङ्गठनहरूको संख्या ११९ रहेकोमा २०५५ साल सम्ममा यो संख्या वृद्धि भई १७७ पुगेको र २०७० साल असार मसान्तसम्म आइपुग्दा केन्द्रीय सङ्गठनहरूको संख्या वृद्धि हुनगई २६७ कायम रहेको देखिन्छ।

### १ मन्त्रालयको संख्या निर्धारणको पुनरावलोकन

केन्द्रीय सङ्गठन संरचनाको प्रमुख आधार मन्त्रालयको गठन र यसको कार्यक्षेत्र हुने भएकोले मन्त्रालयको संख्या निर्धारण र यस प्रकृत्यामा सुधारको छलफल गर्दा यसको ऐतिहासिक पक्ष पुनरावलोकन गर्नु उपयुक्त हुन्छ। राणा शासनको अन्त्य र प्रजातन्त्रको वहाली पछि २००७ सालमा ९ वटा केन्द्रीय विभागहरू (गृह, अर्थ, स्वायत्त शासन, परराष्ट्र, शिक्षा, रक्षा, स्वास्थ्य, उद्योग र वन) कायम गरिएका थिए। तत्कालीन समयमा उल्लिखित विभागहरूको प्रमुखको रूपमा सचिव रहने भएकोले सचिवालय पनि भनिन्थ्यो र यिनै विभाग वा सचिवालयबाट सरकारको कार्य सम्पादन गरिन्थ्यो। वि.सं. २००८ सालमा मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा गठित सरकारमा गृह व्यवस्था र परराष्ट्र, पुलिस जेल र ब्रोडकास्ट, रक्षा, अर्थ, स्थानीय स्वायत्त र स्वास्थ्य, उद्योग वाणिज्य, शिक्षा, यातायात र जंगल, विकास र पब्लिक वर्क्स, कृषि भूमि व्यवस्था र खाद्य, पार्लियामेण्ट, र कानून मन्त्रालय कायम गरिएको थियो।

२०१५ सालमा कार्य विभाजन नियमावलीद्वारा कायम भएका मन्त्रालयहरू : वि.सं. २०१५ सालमा तत्कालीन सरकारले सरकारको कार्यविभाजन नियमावली बनाई १० वटा मन्त्रालयहरू (गृह, परराष्ट्र, रक्षा, अर्थ, उद्योग तथा वाणिज्य, निर्माण तथा सञ्चार, शिक्षा, स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन, खाद्य कृषि नहर तथा वन, कानून तथा संसदीय प्रबन्ध) गठन गरेको थियो।

२०१५ को आम निर्वाचनपछि गठन भएको सरकारका मन्त्रालयहरू : वि.सं. २०१५ सालको आम निर्वाचन पश्चात प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा १३ मन्त्रालयहरू (अर्थ आयकर र योजना विकास, स्वास्थ्य, खाद्य कृषि तथा वन, निर्माण सञ्चार तथा नहर, मालपोत (भूमिसूधार), परराष्ट्र, गृह, कानून, रक्षा, स्वायत्त शासन, उद्योग वाणिज्य, शिक्षा, संसदीय प्रबन्ध) रहेका थिए।

२०१७ देखि २०४७ सम्म निर्दलीय पञ्चायती शासन व्यवस्थाको समयमा मन्त्रालयको संख्या वृद्धि भएको पाइन्छ। २०२५ सालमा मन्त्रालयको संख्या १६ पुगेको थियो। २०३१ सालमा मन्त्रालयको संख्या १७ कायम गरियो। २०३३ सालमा यो संख्या १६ नै कायम गरियो। २०३६ सालमा मन्त्रालयको संख्या पुन १७ पुऱ्याईयो र २०३७ सालमा मन्त्रालयका संख्या १८ कायम गरियो। २०३८ सालमा मन्त्रालयको संख्या वृद्धि गरि २० कायम गरियो।

२०४१ सालमा मन्त्रालयको संख्या २१ पुन्याईयो र २०४७ सालसम्म मन्त्रालयको संख्या २१ नै कायम रहेको थियो ।

**२०४८ सालको प्रशासन सुधार आयोगले सिफारिस गरेका मन्त्रालयहरू :** प्रशासन सुधार आयोग, २०४८ ले तत्कालीन समयमा कायम रहेका २१ मन्त्रालयहरू (मन्त्रिपरिषद् सचिवालय बाहेक) को संख्यालाई घटाएर १८ मन्त्रालय कायम गर्ने सिफारिस गरेको थियो । प्रस्तावित मन्त्रालयहरू अर्थ, उद्योग वाणिज्य, कृषि, कानून न्याय तथा संसदीय व्यवस्था, गृह, जलश्रोत, निर्माण तथा यातायात, परराष्ट्र, पर्यटन तथा नागरिक उड्यन, रक्षा, वन तथा भूसंरक्षण, शिक्षा तथा संस्कृति, सामान्य प्रशासन, सूचना तथा सञ्चार, स्थानीय स्वशासन तथा सामाजिक विकास, स्वास्थ्य, श्रम, भूमिसुधार तथा भूमि व्यवस्था मन्त्रालय रहेका थिए ।

**२०५२ सालमा थप भएका मन्त्रालयहरू :** २०४८ सालको प्रशासन सुधार आयोगले मन्त्रालयको संख्या १८ कायम गर्ने सिफारिस गरेका भए पनि २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा सरकारको समयमा तत्काल कायम रहेका २१ मन्त्रालयमा ५ (महिला तथा समाज कल्याण, युवा खेलकुद तथा संस्कृति, जनसंख्या तथा वातावरण, संसदीय व्यवस्था, र विज्ञान तथा प्रविधि मन्त्रालय) थप गरी मन्त्रालयको संख्या २६ पुन्याइको थियो । मन्त्रिपरिषद् सचिवालय सहित यो संख्या २७ थियो । २६ मन्त्रालयहरूमा रक्षा, श्रम, उद्योग, सूचना तथा संचार, आवास तथा भौतिक योजना, गृह, शिक्षा, जलश्रोत, पर्यटन तथा नागरिक उडडयन, अर्थ, परराष्ट्र, निर्माण तथा यातायात, स्वास्थ्य, कृषि, कानून तथा न्याय, स्थानीय विकास, आपूर्ति, भूमिसुधार तथा व्यवस्था, विज्ञान तथा प्रविधि, महिला तथा समाज कल्याण, युवा खेलकुद तथा संस्कृति, सामान्य प्रशासन, जनसंख्या तथा वातावरण, संसदीय व्यवस्था, वाणिज्य, वन तथा भूसंरक्षण रहेका थिए । यस समयमा मन्त्रिपरिषद्को संख्या ४८ रहेको थियो ।

**जे.टी. कन्सल्ट्यान्ट प्रतिवेदन, २०५७ ले सिफारिस गरेको मन्त्रालयको संख्या:** नेपाल सरकारको अनुरोधमा एशियाली विकास बैंकको प्राविधिक सहयोगमा सिंगापुरको जेनेट टे कन्सल्ट्यान्टले नेपालको निजामती सेवाको सुधारको लागि २०५७ सालमा तयार गरेको कार्ययोजनामा सरकारको केन्द्रीय सङ्गठनात्मक संरचनामा परिवर्तन गरी तत्कालीन समयमा कायम रहेको मन्त्रिपरिषद् सचिवालय बाहेक २६ मन्त्रालयको संख्यालाई घटाएर १७ कायम गर्नुपर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित मन्त्रालयहरूमा स्थानीय स्वायत्त शासन, परराष्ट्र, रक्षा, वन, वातावरण संरक्षण, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा भूमि सुधार, शिक्षा युवा तथा खेलकुद, पर्यटन तथा संस्कृति, यातायात तथा नागरिक उडडयन र सञ्चार, पूर्वाधार विकास, वाणिज्य उद्योग तथा आपूर्ति, जलश्रोत तथा ऊर्जा, श्रम तथा सामाजिक विकास, गृह, कानून तथा न्याय र अर्थ मन्त्रालय रहेका थिए । जे.टी. कन्सल्ट्यान्टको सुधार कार्ययोजनामा सिफारिस गरिए अनुसार मन्त्रालयको संख्या १७ कायम हुन सकेन ।

**२०५७ सालमा कायम गरिएको मन्त्रालयको संख्या :** २०५७ वैशाख ६ गतेको निर्णयले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले त्यस समयमा कायम रहेका मन्त्रिपरिषद् सचिवालय बाहेकका २६ मन्त्रालयको संख्या धेरै महसुस गरी यो संख्यालाई घटाएर २१ कायम गरेको थियो । अर्थात् मन्त्रिपरिषद् सचिवालय सहित मन्त्रालयको संख्या २२ कायम गरिएको थियो ।

**२०६५ सालमा कायम रहेका मन्त्रालयहरू :** वि.सं. २०६४ चैत २८ मा सम्पन्न संविधान सभाको निर्वाचन पश्चात २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को नेतृत्वमा गठन भएको सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक २४ मन्त्रालयरहेका थिए । महिला बालबालिका तथा समाज कल्याण, भूमिसुधार तथा व्यवस्था, गृह, अर्थ, परराष्ट्र, रक्षा, भौतिक योजना तथा निर्माण, जलस्रोत, सूचना तथा सञ्चार, कृषि तथा सहकारी, उद्योग, कानून न्याय तथा संविधानसभा व्यवस्था, वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, सामान्य प्रशासन, पर्यटन तथा नागरिक उडडयन, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, वन तथा भूसंरक्षण, शान्ति तथा पुननिर्माण, संस्कृति तथा राज्य पुनर्संरचना, स्थानीय विकास, श्रम तथा यातायात व्यवस्था, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय ।

**२०६६ सालमा मन्त्रालयको संख्या :** वि.सं. २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गठन भएको सरकारमा मन्त्रालयको संख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक २५ रहेको थियो । तत्कालीन समयमा कायम रहेको जलस्रोत मन्त्रालयलाई ऊर्जा मन्त्रालय र सिंचाइमन्त्रालयमा विभाजन गरी मन्त्रालयको संख्या वृद्धि गरिएको थियो । यस मन्त्रिपरिषद्मा मन्त्रीहरूको संख्या ४४ रहेको थियो ।

**२०६९ मा कायम गरिएका मन्त्रालयहरू :** वि.सं. २०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारले २०६९।२।५ मा तत्कालीन समयमा कायम रहेको नेपाल सरकारको कार्य विभाजन नियमावली, २०६४ खारेज र नेपाल सरकारको ( कार्यविभाजन) नियमावली, २०६९ जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित मन्त्रालयको संख्या २७ कायम गरेको थियो । यस अनुसार २०७० असारसम्म कायम रहेका २७ मन्त्रालयहरू यसप्रकार रहेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा, सहकारी तथा गरिवी निवारण, गृह, परराष्ट्र, कानून न्याय संविधानसभा तथा संसदीय मामिला, श्रम तथा रोजगार, महिला बालबालिका तथा समाज कल्याण, भूमिसुधार तथा व्यवस्था, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य तथा जनसंख्या, सामान्य प्रशासन, सूचना तथा सञ्चार, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, कृषि विकास, वन तथा भूसंरक्षण, युवा तथा खेलकुद, शान्ति तथा पुननिर्माण, संस्कृति पर्यटन तथा नागरिक उडडयन, ऊर्जा, विज्ञान प्रविधि तथा वातावरण, र सिंचाइ मन्त्रालय । यस मन्त्रिपरिषद्मा मन्त्रीहरूको संख्या ४८ रहेको थियो ।

## **मन्त्रालय र सङ्गठन संरचनाको संख्याका सम्बन्धमा समितिमा प्राप्त सुभाव**

यस प्रशासन सुधार समितिमा प्राप्त भएका सुभावहरूमा २७ मन्त्रालयका संख्या घटाएर ११ देखि १८ सम्म कायम गर्नु पर्ने सुभावहरू प्राप्त भएका छन् । विगतका प्रशासन सुधार आयोग र समितिहरूले मन्त्रालयको संख्या र सरकारी सङ्गठन संरचनाको आकार निश्चित गर्नु पर्ने सिफारिस गरेको भए पनि सरकारी संरचना विस्तार भइरहेको प्रति सुभावहरूमा समितिको ध्यानाकर्षण गरिएको छ । मन्त्रालयको संख्या सँगै विभिन्न आयोग, बोर्ड, कोष, केन्द्र, प्रतिष्ठान, समिति लगायतका केन्द्रीयस्तरका सङ्गठन संरचना विस्तार भएको विषय पनि गम्भीर चासोको रूपमा उल्लेख भई आएको छ । समितिमा प्राप्त सुभावहरूमा सङ्गठन संरचनाको विस्तार एवं कार्यक्षेत्रको कटौती भएका संरचनाको पुनर्मूल्याङ्कन गरी सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्न हरेक संरचनाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने विषयलाई प्राथमिकता दिनुपर्ने विषय उल्लेख गरिएको छ । कानुनी रूपमा नै मन्त्रालयको संख्या निर्धारण गर्नुपर्ने एवं यसका लागि निश्चित विधि र प्रक्रिया तर्जुमा गर्नुपर्ने र राजनीतिक सन्तुलन एवं समीकरणका कारण मन्त्रालयको संख्या एवं

कार्यक्षेत्र निर्धारण र प्रशासनिक संरचना विस्तार गरिनु हुँदैन भन्ने सुझावहरू रहेका छन् । यसका लागि संसदले बनाएको ऐनद्वारा सरकारको कार्य विभाजन व्यवस्थित गरिनु पर्दछ, भन्ने सुझाव पनि रहेको छ ।

मन्त्रालय एवं मन्त्रीहरूको संख्या निर्धारणका सम्बन्धमा नागरिक समाज र आम जनमानसमा पनि प्रशस्त टिकाटिप्पणीहरू रहेका छन् । सरकारले मन्त्रालय र मन्त्रीहरूको संख्या राजनीतिक अभिष्ट पूरा गर्न मात्र वृद्धि गर्ने गरेको आरोप लागिरहेको छ । मन्त्रालयको निश्चित संख्या संविधानमा नै उल्लेख गरिनु पर्ने र मन्त्रीहरूको संख्या संसदको कूल सदस्य संख्याको १० प्रतिशत मात्र कायम गरिनु पर्दछ, भन्ने मान्यता पनि रहेको छ । जनउत्तरदायी सरकारले नागरिक समाज र आम जनसमुदायबाट उठेका यस किसिमका टिकाटिप्पणी र राय सुझावहरूलाई ध्यान दिनु पर्ने देखिन्छ ।

### **सङ्गठनात्मक संरचना तयार गर्दा लिनुपर्ने आधारहरू**

सरकारले कुनै पनि तहमा, अर्थात् केन्द्रदेखि स्थानीय तहमा नयाँ सङ्गठन सृजना गर्दा, भइरहेको सङ्गठन पुनरावलोकन गर्दा, एक किसिमको सङ्गठन स्वरूपमा रहेको कुनै सङ्गठनलाई अर्को सङ्गठनमा परिवर्तन वा मिलान गर्दा सङ्गठनको उद्देश्य, कार्यक्षेत्र, कार्यबोर्ड, कार्यप्रकृति, कार्य प्रणाली, नियन्त्रण तथा अनुगमनको सीमा एवं क्षमता र प्राविधिक पक्षलाई ध्यान दिनु पर्दछ । त्यसैगरी राजनीतिक, आर्थिक, प्रशासनिक पक्ष, राष्ट्रिय नीति, विद्यमान कानुनी व्यवस्था र कार्यक्षेत्र अनुसार अन्तर्राष्ट्रिय वातावरणको पनि विश्लेषण गरिनु पर्दछ । यसैगरी नयाँ सङ्गठनको गठन, पुनर्गठन, भइरहेको सङ्गठन वा यसको कार्यक्षेत्र अन्य सङ्गठनमा समायोजन गर्दा पदसोपन, निर्णय गर्ने तह, समन्वय, संचार प्रणाली, कर्मचारीको वृत्ति विकास लगायतका पक्षहरूमा समेत ध्यान दिनु पर्दछ ।

### **१ मन्त्रालयको गठन, पुनर्गठन, कार्यक्षेत्र परिवर्तन र खारेजी सम्बन्धी संवैधानिक व्यवस्था**

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ४३ मा रहेको नेपाल सरकारको कार्य सञ्चालन सम्बन्धी व्यवस्था, मन्त्रालयको गठन, पुनर्गठन, कार्यक्षेत्र, परिवर्तन र खारेजीको विषय अन्तर्गत पर्दछ । यस धारामा देहायको व्यवस्था रहेको छ :

- (क) नेपाल सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमती र सहकार्यको संस्कृति अनुरूप गरिनेछ । नेपाल सरकारको कार्यसञ्चालनको नीतिगत आधार आपसी सहमतीबाट तयार गरिएको न्यूनतम साभा कार्यक्रम हुनेछ ।
- (ख) नेपाल सरकारबाट स्वीकृत नियमावली बमोजिम नेपाल सरकारको कार्य विभाजन र कार्य सम्पादन हुनेछ ।
- (ग) नेपाल सरकारको कार्यविभाजन तथा कार्यसम्पादन नियमावलीको पालना भयो वा भएन भन्ने प्रश्न कुनै अदालतमा उठाउन सकिने छैन ।

अन्तरिम संविधानको धारा ४३ को उपधारा (२) को अधिकार प्रयोग गरी सरकारले मन्त्रालयको संख्या थपघट र कार्यक्षेत्र परिवर्तन गर्ने गर्दछ । सरकारको केन्द्रीय सङ्गठन संरचनामा सबैभन्दा बढ्ता फेरबदल एवं थपघट भइरहेको संरचना मन्त्रालय नै रहँदै आएको छ । नेपालको सन्दर्भमा मन्त्रालयको संख्या कति कायम गर्दा उचित हुन्छ र के आधारमा मन्त्रालय थपघट गर्नुपर्दछ, भन्ने वस्तुनिष्ठ आधारहरू तयार गरिएको छैन । यो विषय पूर्ण रूपमा राजनीतिक निर्णयको विषय भई आएको छ । विश्वव्यापीकरण र वातावरणमा आएको परिवर्तनले विगतमा मन्त्रालयको आवश्यकता नरहेको क्षेत्रमा आज

आवश्यकता रहेको हुन सक्छ। त्यस्तै हिजो सरकारले मात्र गर्ने गरेको काम आज निजी क्षेत्र र गैह्रसरकारी संघसंस्थाहरूको उपस्थितिको कारण सरकारले नियमन गर्दा मात्र हुने अवस्था रहेको छ। नेपालको सन्दर्भमा मन्त्रालयहरू थप गर्दा वा एउटा मन्त्रालय अर्को मन्त्रालयमा समायोजन गर्दा वा एक मन्त्रालयको कार्यक्षेत्र अर्को कुनै मन्त्रालयमा परिवर्तन गर्दा कुनै गहिरो अध्ययन विश्लेषण भएको पाइँदैन। मन्त्रालयको संख्या राजनीतिक कारणले बढाउनु परेमा, राजनीतिक समिकरणको कारण मन्त्रीको पद दिनुपर्ने गरी मन्त्रालय थप गर्ने, मन्त्रालय विभाजन गर्ने एवं कार्यक्षेत्र परिवर्तन गर्ने गरिँदै आएको छ। हाम्रो राजनीतिक अभ्यासले यही नै देखाउँछ।

## २ निजामती सेवामा सङ्गठन संरचनासम्बन्धी निजामती सेवा ऐन, २०४५ को व्यवस्था

कुनै नयाँ सरकारी कार्यालय स्थापना गर्न संरचना तयार गर्दा र नयाँ दरबन्दी सृजना गर्दा वा तत्काल कायम रहेको सङ्गठन संरचना र दरबन्दीमा पुनरावलोकन गर्दा वा हेरफेर गर्दा सम्बन्धीत मन्त्रालयले कार्यक्रम, कार्यबोझ, कार्यप्रकृति तथा दरबन्दी थप गर्नु पर्ने कारण, औचित्य र उपलब्ध मानव श्रोत समेतका आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी अर्थ मन्त्रालयको सहमति लिई सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्ने कानुनी व्यवस्था रहेको छ। यसरी अर्थ मन्त्रालयको सहमतिसहितको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन प्राप्त भएपछि सामान्य प्रशासन मन्त्रालयले मूल्याङ्कन गरी स्वीकृतिको लागि मन्त्रपरिषद्मा प्रस्ताव पेश गर्ने र मन्त्रपरिषद्बाट स्वीकृत भएमा मात्र त्यस्तो सङ्गठन संरचना र दरबन्दी कार्यान्वयनमा ल्याउन सकिन्छ। तर व्यवहारमा यस प्रक्रियाको पूर्ण परिपालन हुन सकेको देखिँदैन।

## सङ्गठन संरचना तयार गर्दा लिनु पर्ने नीतिहरू

सरकारले केन्द्र देखि स्थानीयस्तरीय सङ्गठन संरचना तयार गर्दा देहाय अनुसारको नीति अवलम्बन गर्नुपर्दछ :

### १. केन्द्रीय सङ्गठन

निजामती किताबखानाबाट प्राप्त २०७० को अभिलेख अनुसार केन्द्रीयस्तरको सङ्गठनको संख्या २६७ रहेको छ र यो संख्या २०५५ मा कायम रहेको केन्द्रीय सङ्गठन संख्या १७७ भन्दा ९० ले बढि देखिन्छ। केन्द्रीय सङ्गठन संरचनामा भएको यस किसिमको वृद्धि विकेन्द्रीकरण र सङ्घीयता दुबै दृष्टिकोणले मेल खाने विषय होईन। त्यसैले सरकारले केन्द्रमा सङ्गठन संरचना सृजना नगर्ने र भएकालाई पनि पुनर्विचार गरि घटाउने नीति लिनु पर्दछ। सरकारले केन्द्र देखि स्थानीय स्तरको सङ्गठन संरचना तयार गर्दा देहाय अनुसारको नीति अवलम्बन गर्नु पर्दछ।

#### १.१ मन्त्रालय

केन्द्रीय सङ्गठन संरचनामा फेरबदल भईरहने संरचना मन्त्रालयहरूको संख्या हो। हाल प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयसहित २७ मन्त्रालयहरू रहेका छन्। मन्त्रालयको यो संख्या नेपालको सन्दर्भमा धेरै भएको र संख्या कम हुनु पर्दछ भन्ने माग विज्ञ, जनमानस र नागरिक समाजबाट भइरहेको छ। यसैले सरकारले मन्त्रालयको संख्या घटाउनु पर्दछ र यसका लागि तालिका नं. २ मा उल्लेख भए अनुसार प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयसहित १८ मन्त्रालयहरू मात्र

कायम गर्नु उपयुक्त हुन्छ। अर्थात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक मन्त्रालयको संख्या १७ कायम गर्ने नीति लिनु पर्दछ।

#### १.२ विभाग र विभागस्तरका निकाय

केन्द्रीय सङ्गठन संरचनामा विभाग र विभागस्तरका निकायहरू पनि पर्दछन्। सामान्य प्रशासन मन्त्रालयले २०६९ मा तयार गरेको नेपालको केन्द्रीय सङ्गठन संरचनामा विभिन्न मन्त्रालय अन्तर्गत रहेका विभाग र विभागस्तरका निकायहरूको संख्या ७५ रहेको छ। मन्त्रालयको संख्यामा हुने थपघटले विभाग र यसस्तरका सङ्गठन संरचनामा पनि फेरबदल र थपघट हुने गर्दछ। त्यसैले सरकारले मन्त्रालयको संख्या घटाउने नीति सँगै विभाग र विभागस्तरका निकायहरूको संख्या पनि समायोजन गर्दै घटाएर जाने नीति लिनु पर्दछ।

#### १.३. क्षेत्रीय सङ्गठन

निजामती किताब खानाको २०७० को तथ्यांक अनुसार सरकारका क्षेत्रीय सङ्गठनको संख्या १५९ रहेको छ। यो संख्या २०५५ सालमा कायम रहेको १०३ को संख्या भन्दा ५६ ले बढि छ। क्षेत्रीय सङ्गठनको बढोत्तरी पनि विकेन्द्रीकरण र सङ्घीयताको अवधारणा अनुकूल नहुने भएकोले सरकारले हाल कायम रहेका क्षेत्रीय प्रशासन कार्यालय लगायतका क्षेत्रीय सङ्गठन संरचना विस्थापित गर्ने नीति लिनु पर्दछ।

#### १.४ अञ्चलस्तरीय सठन

निजामती किताबखानाको २०७० को तथ्यांकमा अहिले पनि २७ अञ्चलस्तरीय सङ्गठनहरू रहेका छन्। यो संख्या २०५५ मा कायम रहेको ७८ को तुलनामा निकै कमि हो। तापनि विकेन्द्रीकरण र सङ्घीयताको दृष्टिकोणबाट धेरै तहको सङ्गठन संरचना उपयुक्त नहुने भएकोले सरकारले अञ्चलस्तरीय सङ्गठन संरचना पनि पूर्ण रूपमा विस्थापित गर्नु पर्दछ। गत संविधान सभा, राज्य पुनर्संरचना समितिको प्रतिवेदनमा सङ्घीयतामा अञ्चलस्तरको संरचना रहेको छैन। त्यसैले पनि अञ्चलस्तरीय सङ्गठनको कामहरू सोभै स्थानीय निकायलाई निक्षेपण गर्नु पर्दछ।

#### १.५ स्थानीय सङ्गठन

स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार जिल्ला, नगर र गाँउ विकास समितिलाई स्थानीय निकायमा परिभाषित गरिएको छ। यी निकाय अन्तरगत रहेका सङ्गठनहरू स्थानीय सङ्गठन संरचनामा पर्दछन्। निजामती किताबखानाबाट प्राप्त २०७० को तथ्यांक अनुसार हाल जिल्लास्तरका १६४९ र स्थानीय एवं ग्रामीणस्तरका अर्थात् नगर र गाँउमा रहेका ६६८७ समेत गरि स्थानीयस्तरका सङ्गठनहरूको कूल संख्या ८३३६ रहेको छ। सङ्घीयता संरचना अन्तर्गत धेरै भन्दा धेरै अधिकारहरू स्थानीय निकायमा रहने भएकोले सरकारको सङ्गठन संरचना स्थानीय तहमा फराकिलो हुने र जनताले नजिकबाट सेवा प्राप्त गर्ने अवसर रहन्छ। राज्यको पुनर्संरचना समितिले स्थानिय तहमा नगर र गाउँस्तरलाई मात्र समावेश गरेको छ। अर्थात् प्रस्तावित सङ्घीयता संरचनामा जिल्लास्तरको संरचना रहने व्यवस्था गरिएको छैन। तत्कालीन संविधानसभाको राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले केन्द्र, प्रदेश, र स्थानीयतह (नगर र गाउँ) को

संरचना मात्र रहने गरि गरेको प्रस्तावलाई पनि सरकारले सङ्गठन संरचना सम्बन्धी नीति तयार गर्दा आधार लिनु पर्दछ । स्थानीय स्वायत्त शासनका सम्बन्धमा तहगत संरचना, अधिकार, कर्मचारी प्रशासन लगायतका आधारभूत विषयहरू संविधानद्वारा नै निश्चित हुनुपर्दछ ।

## प्रस्तावित मन्त्रालयहरू

मन्त्रालयको गठन, खारेजी एवं पुनर्गठनको ऐतिहासिक पृष्ठभूमि, यसका लागि हुँदै आएको राजनीतिक अभ्यास, मन्त्रालयको संख्या सम्बन्धमा विगत प्रशासन सुधार आयोगहरूले दिएका सुझाव, प्रशासन सुधार समितिमा विभिन्न विज्ञ, सरकारी निकाय र गैर सरकारी संस्थाहरूबाट प्राप्त सुझाव, नागरिक समाज एवं आम जनमानसबाट व्यक्त राय एवं भावना र वर्तमान समयमा सरकारले बढ्ता ध्यान दिनुपर्ने विषय र क्षेत्रहरू समेतलाई अध्ययन विश्लेषण गर्दा देहायको तालिका नं. २ अनुसारका मन्त्रालय कायम गर्न उपयुक्त देखिएकाले प्रस्ताव गरिएको छ । सुझावमा हाल कायम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २७ मन्त्रालयको संख्यालाई घटाएर १८ कायम गर्ने गरी प्रस्ताव गरिएको छ ।

### तालिका नं. २

#### प्रस्तावित मन्त्रालयहरू

हाल कायम रहेका मन्त्रालय	प्रस्तावित मन्त्रालय	टिप्पणी
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्ति स्थापना र द्वन्द्व व्यवस्थापन सम्बन्धी कार्य बढी राजनीतिक प्रकृतिको भएकोले प्रधानमन्त्री कार्यालयले गर्ने र द्वन्द्वकालमा ध्वस्त भएका पूर्वाधारहरू सम्बन्धित मन्त्रालय र निकायहरूले गर्ने व्यवस्था मिलाउने । हाल कायम रहेको शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज गर्ने । नेपाल सरकारको कार्य विभाजन नियमावली, २०६९ मा प्रधानमन्त्री कार्यालयको कायक्षेत्रमा उल्लिखित सार्वजनिक खरिद कार्यालय, नेपाल ट्रष्टको कार्यालय, गरीबी निवारण कोष, नयाँ नेपाल निर्माण कोष त्यहाँबाट हटाई क्रमशः अर्थ मन्त्रालय, संस्कृति मन्त्रालय, कृषि मन्त्रालय र निर्माण मन्त्रालय अन्तर्गत राख्ने । प्रधानमन्त्री कार्यालयलाई अनुगमन, सुपरिवेक्षण, निरीक्षण, नियन्त्रण, समन्वय गर्ने भूमिका दिइनु पर्ने । मन्त्रालयले गर्ने खालका जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा राख्नु उपयुक्त नहुने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावकारीरूपमा अनुगमन र समन्वयको काम गर्ने ।
२. अर्थ मन्त्रालय	२. अर्थ मन्त्रालय	यथावत्
३. उद्योग मन्त्रालय	३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	उद्योग मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयको आधारभूत कार्यहरू एकै प्रकृतिको रहेको र विगतमा पनि यी दुवै मन्त्रालयहरू एउटै मन्त्रालयमा रहेकोले छुट्याउनु औचित्यपूर्ण देखिन्छ । यस क्षेत्रमा निजी क्षेत्र संलग्न हुने भएकोले एउटै मन्त्रालय कायम गरी नियमनकारी भूमिका



		प्रभावकारी बनाउने ।
४. ऊर्जा मन्त्रालय	४. जलश्रोत तथा ऊर्जा मन्त्रालय	ऊर्जा मन्त्रालय र सिंचाई मन्त्रालयलाई एउटै मन्त्रालय कायम गरी यसको नाम जलश्रोत तथा ऊर्जा मन्त्रालय कायम गर्नु नै उपयुक्त हुने । यस भन्दा अगाडि पनि एउटै जलश्रोत मन्त्रालय रहेको थियो । देशको जलश्रोतको बहुआयमिक उपयोग एउटै मन्त्रालयबाट गर्ने नीति लिइनु पर्ने ।
५. कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	५. कानून तथा न्याय मन्त्रालय	संविधानसभा र संसदीय मामिला सम्बन्धी विषय कार्यक्षेत्रमा राखी नामबाट यी शब्द हटाउने । सर्वोच्च अदालतको आदेश समेतका आधारमा कम्पनी रजिष्ट्रारको कार्यालय यो मन्त्रालयको कार्यक्षेत्र भित्र ल्याउने ।
६. कृषि विकास मन्त्रालय	६. कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय	कृषि विकास मन्त्रालय, भूमि सुधार तथा व्यवस्था मन्त्रालय र सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई एकीकरण गरी कृषि, भूमि व्यवस्थापन, तथा सहकारी मन्त्रालय कायम गरिनु पर्ने । भूमिको यथोचित व्यवस्थापनलाई कृषि विकाससँग आबद्ध गर्न सकिन्छ । गरिबी निवारण राष्ट्रिय लक्ष्य भएकोले सरकारको नीति तथा कार्यक्रम अन्तर्गत यस विषयलाई सम्बोधन गरी सम्बन्धित क्षेत्रगत मन्त्रालयबाट गरीबी निवारण लक्ष्यउन्मुख कार्यक्रमको सञ्चालन राष्ट्रिय योजना आयोगको समन्वयमा गर्दा उपयुक्त हुन्छ । यसैगरी गरीबी निवारण कोष पनि रहेकोले यस सम्बन्धी छुट्टै मन्त्रालय रहनु आवश्यक नदेखिने ।
७. गृह मन्त्रालय	७. गृह मन्त्रालय	यथावत्, तर कार्य विभाजन नियमावलीमा उल्लिखित तीर्थस्थान र तीर्थयात्री एवम् धार्मिक विषय, सार्वजनिक उत्सव सम्बन्धी विषय गृह मन्त्रालयबाट हटाई संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत राख्नु उचित हुने ।
८. परराष्ट्र मन्त्रालय	८. परराष्ट्र मन्त्रालय	यथावत्
९. भूमिसुधार तथा व्यवस्था मन्त्रालय	खारेज गर्ने	यस मन्त्रालयको कार्यक्षेत्र कृषि तथा सहकारी मन्त्रालयमा समायोजन गर्ने भूमिको यथोचित व्यवस्थापन र उपयोगबाट देशको कृषि विकास र सहकारिता एउटै मन्त्रालयबाट गर्ने ।
१०. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय राख्ने र हाल छुट्टै कायम रहेको शहरी विकास मन्त्रालयको काम यस मन्त्रालयमा नै मिलान गरिनु पर्ने । किनकी शहरी विकास सम्बन्धी विषय यस अगाडि पनि भौतिक योजना मन्त्रालय अन्तर्गत रहेको थियो । अर्को तर्फ शहरी विकासको कार्य नगरपालिकाहरूले बढी स्वायत्त रूपमा पनि गर्दै आएकोले शहरी विकास सम्बन्धी छुट्टै मन्त्रालय गठन गरिनु औचित्यपूर्ण नदेखिने ।
११. महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय	१०. महिला, बालबालिका, अल्पसंख्यक तथा समाजकल्याण मन्त्रालय	महिलाहरूको समग्र अवस्थाको सुधार र बालबालिकाको उत्थान एवं विकासका लागि राज्यले निर्वाह गर्नुपर्ने दायित्व र संयुक्त राष्ट्रसङ्घले महिला सशक्तिकरण र बालबालिका एवम् अल्पसंख्यकको हितको लागि दिएको प्राथमिकता समेतलाई मध्यनजर गर्दा यस मन्त्रालयलाई कायमै राख्नु

		उपयुक्त हुने ।
१२. युवा तथा खेलकूद मन्त्रालय	खारेज गर्ने	युवा तथा खेलकूद सम्बन्धी कार्यक्षेत्रलाई पुनर्गठित युवा, रोजगार तथा श्रम मन्त्रालयमा समायोजन गर्न उपयुक्त हुने ।
१३. रक्षा मन्त्रालय	११. रक्षा मन्त्रालय	यथावत्
१४. वन तथा भूसंरक्षण मन्त्रालय	१२. वन, भूसंरक्षण तथा वातावरण मन्त्रालय	वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतको वातावरण सम्बन्धि कार्यक्षेत्र पुनर्गठित वन, भूसंरक्षण तथा वातावरण मन्त्रालय अन्तर्गत राख्ने ।
१५. वाणिज्य तथा आपूर्ति मन्त्रालय	खारेज गर्ने	उद्योग मन्त्रालयमा समायोजन गर्ने ।
१६. वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय	खारेज गर्ने	वातावरण सम्बन्धी काम वन, भूसंरक्षण तथा वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि सम्बन्धी काम शिक्षा मन्त्रालय अन्तर्गत राख्ने ।
१७. शान्ति तथा पुनर्निर्माण मन्त्रालय	खारेज गर्ने	शान्ति र द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने र पुनर्निर्माणको काम पनि प्रधानमन्त्री कार्यालयको समन्वयमा सम्बन्धित निकायहरू मार्फत गर्ने व्यवस्था मिलाउने व्यवस्था गरी छुट्टै मन्त्रालय कायम राख्नु नपर्ने ।
१८. शिक्षा मन्त्रालय	१३. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय	विज्ञान तथा प्रविधि सम्बन्धी विषय शिक्षा र अध्ययन अनुसन्धान तथा प्रयोगसँग सम्बन्धित भएकाले यसलाई शिक्षा मन्त्रालयमा समायोजन गर्न उपयुक्त हुने । आवश्यकता अनुसार विषय अनुसारका विभागहरू कायम गर्ने ।
१९. श्रम तथा रोजगार मन्त्रालय	१४. युवा, रोजगार तथा श्रम मन्त्रालय	श्रम तथा रोजगार मन्त्रालयलाई पुनर्गठन गरी युवा, रोजगार तथा श्रम मन्त्रालय कायम गर्ने । युवा, रोजगार र श्रम एक आपसमा बढी सम्बन्धित छन् । नेपालको सन्दर्भमा युवाको विषय रोजगारीसँग सम्बन्धित भएर उठ्ने गरेको छ । त्यसैले युवा, रोजगार तथा श्रम सम्बन्धी विषयहरूमा एकै मन्त्रालयबाट समन्वयात्मक रूपमा नीति निर्माण र कार्यक्रम सञ्चालन गर्दा उपयुक्त हुन्छ । यस्तो खेलकूद सम्बन्धी विषय पनि यस मन्त्रालय अन्तर्गत राख्दा उपयुक्त हुन्छ । खेलकूद परिषद स्वायत्त संस्थाको रूपमा कार्यरत भएकोले खेलकूद सम्बन्धी विषयको लागि अलग मन्त्रालय आवश्यक नपर्ने । यस पुनर्गठित मन्त्रालयले नीतिगत विषयमा समन्वय गर्दा पुग्ने ।
२०. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	१५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	तीर्थस्थान, तीर्थयात्री र धार्मिक विषय गृह मन्त्रालयको कार्यक्षेत्रबाट यस मन्त्रालयको कार्यक्षेत्र भित्र पार्ने ।
२१. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	१६. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	यथावत् सङ्घीय संरचना तयार नहुँदासम्म स्थानीय विकास मन्त्रालयको काम रहिरहन्छ । त्यसपछि सङ्घीय मामिलामात्र रहने गरी व्यवस्था गर्ने ।
२२. सहकारी तथा गरीबी निवारण मन्त्रालय	खारेज गर्ने	सहकारी सम्बन्धी कार्यक्षेत्र कृषि मन्त्रालयमा समायोजन गर्ने र गरीबी निवारणको काम राष्ट्रिय लक्ष्यको रूपमा राष्ट्रिय योजना आयोग र गरीबी निवारण कोषको समन्वयमा

		सम्बन्धित सबै मन्त्रालयको कार्यक्रममा समावेश गर्ने ।
२३. सहरी विकास मन्त्रालय	खारेज गर्ने	शहरी विकास मन्त्रालयको काम भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत नै राख्न उपयुक्त हुने । यस मन्त्रालयमा नै सहरी विकासको प्राविधिक विशेषज्ञता रहेको छ । छुट्टै मन्त्रालय कायम गरिनु दीर्घकालीन रूपमा आवश्यक नपर्ने ।
२४. सामान्य प्रशासन मन्त्रालय	खारेज गर्ने	केन्द्रीय कर्मचारी निकायको रूपमा निजामती सेवा सञ्चालन र प्रशासन सुधारको विषय प्रधानमन्त्री कार्यालयले हेर्ने, सरूवा सम्बन्धी नीतिगत व्यवस्था, अन्तर मन्त्रालय समन्वय र कार्यान्वयनका लागि मुख्य सचिवको अध्यक्षतामा समिति गठन गर्ने, जनशक्ति विकास, कर्मचारीको बहुवा र विभागीय कारवाही सम्बन्धी कामको समन्वय लोक सेवा आयोगले गर्ने ।
२५. सिंचाई मन्त्रालय	खारेज गर्ने	सिंचाई मन्त्रालयको काम पुनः प्रस्तावित जलश्रोत तथा ऊर्जा मन्त्रालयमा समायोजन गर्ने ।
२६. सूचना तथा सञ्चार मन्त्रालय	१७. सूचना तथा सञ्चार मन्त्रालय	यथावत्
२७. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	१८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	यथावत्

## सङ्घीय शासन प्रणाली र मन्त्रालयको संख्या निर्धारण

नेपालको अन्तरिम संविधान, २०६३ को चौथो संसोधनले (२०६५।२।१६) नेपाललाई सङ्घीय राज्यमा परिणत गर्ने घोषणा गरिसकेको र सङ्घीय संरचनालाई संस्थागत गर्ने कार्य पहिलो संविधान सभाले नयाँ संविधान जारी गर्न सकेन र संविधान सभाको दोस्रो निर्वाचनद्वारा संविधान बनाउने अभियानमा मुलुक लागेको छ । विगत संविधान सभा (२०६५-२०६९)ले संविधान जारी गर्न नसके पनि यस अन्तर्गतको राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिले सङ्घीय शासन प्रणालीमा के कस्तो अधिकार संघ अर्थात केन्द्रमा रहने र के कस्तो अधिकार प्रदेश र स्थानीय सरकारमा रहनु पर्दछ भन्ने विषयको सूची तयार गरेको छ । सङ्घीयता सम्बन्धी अन्तरिम संविधानको व्यवस्था, विगत संविधान सभाको विषयगत समितिको प्रतिवेदन र आगामी संविधान सभाबाट निर्धारित हुने सङ्घीय संरचनाको स्वरूपलाई आँकलन गर्दा केन्द्रमा मन्त्रालयको संख्या कम हुनु पर्दछ ।

## सङ्घीयतामा संघ अर्थात केन्द्रको अधिकार सूची

सङ्घीयतामा धेरै काम र अधिकारहरू केन्द्रमा रहनु हुँदैन भन्ने सर्वमान्य मान्यतानै हो । यसै मान्यतालाई ध्यानमा राख्दै गत संविधान सभा राज्यको पुनर्संरचना समितिको प्रतिवेदनमा देहायका विषयहरू संघ अर्थात केन्द्र सरकारले हेर्ने गरि सूची तयार गरेको देखिन्छ ।

१. रक्षा र सेना, २. केन्द्रीय प्रहरीबल, ३. केन्द्रीय बैंक, वित्तीय नीति, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण, ४. केन्द्रीय दुरसंचार, रेडियो फ्रिक्वन्सीको बाँडफाँड, टेलिभिजन र हुलाक, ५. भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, राहदानी, भिसा, हुलाक, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, ६. प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी, ७. केन्द्रीय निजामती सेवा व्यवस्थापन, ८. केन्द्रीय तथ्यांक, ९. केन्द्रीयस्तरका ठुला विद्युत, सिंचाई र अन्य आयोजना तथा परियोजनाहरू, १०. केन्द्रीय

विश्वविद्यालय, केन्द्रीय पुस्तकालय, ११. केन्द्रीय स्वास्थ्य नीति, १२. सङ्घीय व्यवस्थापिका र सङ्घीय कार्यपालिका सम्बन्धी मामिला, १३. अन्तर्राष्ट्रिय व्यापार, विनिमय, बन्दरगाह, क्वारेन्टाइन, १४. अन्तर्राष्ट्रिय तथा अन्तराज्य हवाई उड्डयन, १५. विदेश तथा कूटनीतिक मामला र संयुक्त राष्ट्र संघ सम्बन्धी, १६. अन्तर्राष्ट्रिय सन्धि, सुपर्दगी र अन्तर्राष्ट्रिय सीमा व्यवस्थापन, १७. राष्ट्रिय रेल तथा राष्ट्रिय लोकमार्ग व्यवस्थापन, १८. राष्ट्रिय गुप्तचर तथा अनुसन्धान, १९. सर्वोच्च अदालत । संवैधानिक अदालत, २०. नागरिकता, राहदानी, भिसा, अध्यागमन सम्बन्धी कानून, २१. आणविक ऊर्जा र अन्तरिक्ष सम्बन्धी, २२. निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, राष्ट्रिय महिला आयोग, समानुपातिक समावेशी आयोग, दलित आयोग, राष्ट्रिय योजना आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, अति अल्पसंख्यक, सिमान्तकृत र पिछडिएको क्षेत्र उत्थान आयोग र मुस्लिम आयोग, २३. युद्ध र प्रतिरक्षा, २४. हातहतियार, खरखजना कारखाना तथा उत्पादन सम्बन्धी, २५. नाप तौल, २६. खानी उत्खनन, २७. वीमा नीति, २८. फौजदारी कानूनको निर्माण, २९. बौद्धिक सम्पति (पेटेन्ट, डिजाइन, प्रतिलिपि अधिकार समेत), ३०. संघ, प्रदेश, स्थानीय तह तथा स्वायत्त क्षेत्रको अधिकारको सूचीमा वा साभा सूचीमा उल्लेख नभएको कुनै विषयमा तथा संविधान तथा संविधान अर्न्तगतका कानूनमा नतोकिएको विषय ।

उल्लिखित अधिकारहरू बाहेकका सम्पूर्ण अधिकार र विकास निर्माणका कामहरू प्रदेश सरकार र स्थानिय निकायहरूमा निक्षेपण हुने भएकोले केन्द्रमा सानो आकारको मन्त्रपरिषद् बनाउनु पर्दछ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सहित देहायका १२ मन्त्रालयहरू मात्र रहने व्यवस्था गर्नु उपयुक्त हुन्छ । अर्थात् सङ्घीय सरकारमा प्रधानमन्त्रीको कार्यालय बाहेक विषयगत मन्त्रालयको संख्या ११ मात्र कायम गर्ने ।

### सङ्घीय सरकारमा रहने प्रस्तावित मन्त्रालयहरू

मुलुक सङ्घात्मक संरचनामा जाँदाको अवस्थामा निश्चित उद्देश्य प्राप्तिको लागि मुलुक भर शासन गर्ने केन्द्रीय तहको काम, कर्तव्य, अधिकार, भूमिका र जिम्मेवारीमा धेरै प्रभाव पर्ने भएकोले त्यस अवस्थामा सानो तर प्रभावकारी केन्द्रीय संरचना निर्माण गर्नु पर्ने हुन्छ । सोही आधारमा सङ्घीय संरचनामा रहने प्रस्तावित मन्त्रालयहरू देहाय बमोजिम हुन सक्नेछन् :-

क्र.सं.	मन्त्रालय	कार्यक्षेत्र
१.	प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	मन्त्रालयहरूको कामको समन्वय र अनुगमन, समग्र शासन व्यवस्था सुधारको विषय,
२.	रक्षा मन्त्रालय	सेना, राष्ट्रिय सुरक्षा, युद्ध र प्रतिरक्षा, ठूला हतियार सम्बन्धी विषय,
३.	अर्थ मन्त्रालय	अर्थतन्त्र, कर, राजस्व, वित्तीय एवं मौद्रिक नीति र वैदेशिक सहयोग,
४.	कानून तथा न्याय मन्त्रालय	राष्ट्रिय व्यवस्थापिका, सबै किसिमका राष्ट्रिय कानून, अदालत, संवैधानिक आयोग सम्बन्धी विषय, अन्तर्राष्ट्रिय सन्धि संभौता
५.	परराष्ट्र मन्त्रालय	वैदेशिक सम्बन्ध, कूटनीतिक नियोग, राहदानी, भिसा,
६.	सङ्घीय मामिला मन्त्रालय	सङ्घीय मामिला, विवाद समाधान, समन्वय र साभा सूचीका विषय,
७.	गृह मन्त्रालय	आन्तरिक सुरक्षा, अध्यागमन केन्द्रीय प्रहरी, राष्ट्रिय गुप्तचर एवं अनुसन्धान,
८.	मानव संसाधन विकास मन्त्रालय	शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय र विकास, केन्द्रीय निजामती सेवा व्यवस्थापन,

९.	पर्यटन, उद्योग तथा वाणिज्य मन्त्रालय	पर्यटन विकास, राष्ट्रिय उद्योग र वाणिज्य अन्तर्राष्ट्रिय व्यापार, बौद्धिक सम्पत्ति, नापतौल,
१०.	जलश्रोत तथा कृषि मन्त्रालय	केन्द्रीय जलऊर्जा विकास, सिचाई, राष्ट्रिय कृषि विकास नीति र खाद्य सुरक्षा,
११.	सूचना तथा सञ्चार मन्त्रालय	सूचना, छापाखाना, रेडियो फ्रिक्वेन्सी, केन्द्रीय दूरसञ्चार, केन्द्रीय हुलाक,
१२.	राष्ट्रिय पूर्वाधार विकास मन्त्रालय	केन्द्रीय सडक, रेलमार्ग विकास, विज्ञान प्रविधि, खानी उत्खनन, भौतिक विकास, आणविक ऊर्जा ।

### सुभावहरू

मन्त्रालयको संख्या निर्धारण र अन्य सरकारी सङ्गठन संरचना सिर्जना गर्दा देहायका विषयहरूप्रति ध्यान दिइनु पर्दछ ।

- सरकारले मन्त्रालयको संख्या निर्धारण र अन्य सरकारी सङ्गठन संरचना सृजना गर्दा सर्वप्रथम सरकारको कार्यक्षेत्र निर्धारण गर्नु पर्दछ । विश्वव्यापीकरण र निजीकरणको अवधारणले राज्यले गर्ने कार्यक्षेत्रमा ल्याएको संकुचनलाई विचार गर्नु पर्दछ । अर्थात् हिजो सरकार आफैले गर्दै आएका कामका क्षेत्रहरू जस्तो उत्पादन र वितरण सम्बन्धी कामहरू आज निजी क्षेत्रले सरकारको भन्दा मितव्ययी र प्रभावकारी रूपमा गर्नसक्ने अवस्था छ । यस किसिमका क्षेत्रहरूको पहिचान गरी सरकारले नियमनकारी भूमिका प्रभावकारी बनाउन सकेमात्र पुग्ने भएको छ । यहाँ सम्मकी सरकारले नै जिम्मा लिनुपर्ने शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा त निजी क्षेत्रको संलग्नता बिना राज्यले मात्र सेवा दिन नसक्ने अवस्था रहेकोछ । निजी क्षेत्रको संलग्नता राष्ट्रिय यथार्थता र आवश्यकता हो । यसैले सरकारले आफ्नो कार्यक्षेत्रलाई सांघुरो पाउँ बढ्ता नियमनकारी बनाएर जाने नीति लिनु पर्दछ । यसबाट सरकारी सङ्गठन संरचनाको विस्तारमा कमी आउनेछ ।
- मन्त्रालयको संख्या निर्धारण कानूनद्वारा व्यवस्थित गरिनु पर्दछ । यसै गरी सरकारको सङ्गठन संरचना पनि संसदीय छलफलको विषय बनाउनु पर्दछ । राज्यका प्रमुख तीन अङ्गहरू बीचको शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुसार पनि कार्यकारी माथिको नियन्त्रण व्यवस्थापिकाले गर्ने हुनाले मन्त्रालयको संख्या निर्धारणको विषयमा संसदले आफ्नो सक्रियता देखाउनु पर्दछ । संविधानको धारा ४३ (२) को सम्बन्धमा अदालतमा प्रश्न उठाउन नसकिने भए पनि संसदमा यसको छलफल र संसदीय नियन्त्रणमा यसले रोक लगाएको छैन । कार्यपालिका माथि संसदीय निगरानी राख्ने अधिकार पनि संसदको हुने भएकोले सरकारी सङ्गठन संरचनाहरूको विस्तार र संकुचनमा पनि संसदले आफ्नो निगरानी कायम राख्नु पर्दछ ।
- सरकारले स्वायत्त संस्था निर्माण गर्ने नाममा छुट्टै ऐन वा गठन आदेशद्वारा आयोग, प्रतिष्ठान, परिषद, बोर्ड एवं समिति लगायतका केन्द्रीय संरचना विस्तार गर्ने नीति लिनु हुँदैन । पछिल्लो समयमा यस किसिमका सङ्गठन संरचनाको वृद्धि हुने क्रम बढ्दो देखिन्छ । यसबाट एकै किसिमको काम गर्न सरकारी सङ्गठन संरचना र स्वायत्त भनिएका संस्थाहरूको उपस्थितिले कार्यसम्पादनमा दोहरोपन र सेवा प्रवाहमा अन्यौल सिर्जना हुने गरेको छ । स्वायत्त भनिएका संस्थाहरूमा पनि निजामती कर्मचारी नै रहने व्यवस्थाले स्वायत्त संस्था बनाउनुको औचित्यता सिद्ध गर्दैन ।

४. जनउत्तरदायी सरकारले विज्ञ, नागरिक समाज र जनमानसमा मन्त्रालयको संख्या पटक-पटक थपघट एवं फेरबदल भइरहने हुनुहुँदैन भन्ने टिप्पणीलाई ध्यान दिनु पर्दछ। जनचाहना अहिलेको मन्त्रालयको संख्या घटाएर कम गर्नु पर्ने र सरकारको अन्य केन्द्रीय सङ्गठन संरचना पनि विस्तार गरिनु हुँदैन भन्ने रहेको छ। सरकारले यस किसिमका टिकाटिप्पणी र जन अपेक्षालाई ध्यान दिई मन्त्रालयको संख्या थपघट गर्दा र अन्य सरकारी सङ्गठन संरचना फेरबदल गर्दा हेक्का राख्नु पर्दछ। लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक नेतृत्व र अभियन्ताहरू जनचाहनाबाट मार्गनिर्देशित हुनु पर्दछ। राजनीतिक नेतृत्व र सरकारले कुनै पनि निर्णय गर्दा उपयुक्तताको तर्क (Logic of Appropriateness) र त्यसबाट हुने परिणामको तर्कसंगत (Logic of Consequences) विश्लेषण गर्नु पर्दछ।
५. सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नगरी मन्त्रालयको संख्या वृद्धि गर्ने काम उचित होइन। यस किसिमको सर्वेक्षण बिना मन्त्रालयको संख्या वृद्धि र कार्यक्षेत्र परिवर्तन गरिनु हुँदैन। किनकी यो एक दुई मन्त्रालय वृद्धि हुने र एक दुई जना राजनीतिक व्यक्तिलाई मन्त्री पद दिने मात्र विषय होइन यसले मुलुकको सिङ्गो प्रणाली र व्यवस्थापनमा दूरगामी असर पुऱ्याउँदछ। यसबाट सिर्जना हुने साङ्गठनिक संरचना एवं प्रशासनिक पदहरूको बढोत्तरी, क्षेत्राधिकारको विभाजन, समन्वय र नियन्त्रण प्रणालीमा पनि यथोचित ध्यान पुऱ्याउनु पर्दछ। यसकारण राजनीतिक समीकरणका नाममा प्रशासनिक संरचनाहरूलाई असर गर्ने काम गर्नु उपयुक्त हुँदैन।

परिच्छेद - ९  
**संवैधानिक निकायको सुदृढीकरण**

**पृष्ठभूमि**

आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थामा सरकारलाई स्वेच्छाचारी हुन नदिनका लागि संविधानले पारदर्शी, जवाफदेही, उत्तरदायी र सीमित सरकार जस्ता संविधानवादको आधारभूत सिद्धान्तलाई आत्मसात गरेको हुन्छ। यसैक्रममा सरकारका अङ्गहरूको काम कारवाही शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरूप सञ्चालन गर्न, सरकारको काम कारवाही पूर्ण रूपमा निष्पक्ष, पारदर्शी, जवाफदेहीपूर्ण बनाउन, मुलुकमा मानव अधिकार र मौलिक हकको पूर्ण रूपमा संरक्षण गर्न र अन्ततोगत्वा विधिको शासन कायम गरी न्यायपूर्ण समाजको स्थापना गर्ने जस्ता उद्देश्यले राज्यका परम्परागत तीनवटा अङ्गहरू (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) का अतिरिक्त सरकारको काम कारवाहीमा निगरानी गरी नागरिक अधिकारको संरक्षणद्वारा सरकारको कामकारवाही संविधानसम्मत बनाउने उद्देश्यले अन्य स्वतन्त्र संवैधानिक निकायहरूको समेत व्यवस्था गर्ने गरेको पाइन्छ। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका अतिरिक्त अन्य के कस्ता निकायहरूलाई संवैधानिक निकायको रूपमा राख्नु पर्छ भन्ने कुनै निश्चित मापदण्ड विश्वको संवैधानिक व्यवस्थाको अध्ययनबाट देखिन्छ। तर पनि लोकतान्त्रिक राज्य व्यवस्थामा सरकारलाई उत्तरदायी बनाउन सरकारले शक्तिको दुरुपयोग नगरी मानव अधिकारको संरक्षण र सम्वर्द्धनद्वारा विधिको शासनलाई गतिशील बनाउन विभिन्न संवैधानिक निकायको व्यवस्था गर्ने प्रचलन आधुनिक संवैधानिक राज्यहरूमा देखिएको छ।

विभिन्न निकायहरूलाई संवैधानिक निकायको रूपमा व्यवस्था गर्नुको प्रमुख उद्देश्य सरकारको काम कारवाही कानुनी शासनको मान्यता अनुसार सञ्चालन गर्न गराउन र सरकार स्वेच्छाचारी हुन नदिने व्यवस्थाको श्रृजना गर्न हो। लोकतान्त्रिक राज्य व्यवस्थामा मूलतः सरकारको काम

कारवाहीको स्वच्छता, पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता जस्ता व्यवस्थाका लागि विभिन्न संवैधानिक निकायहरूको व्यवस्था आवश्यक मानिन्छ। के कुन किसिमका निकायहरूलाई संवैधानिक बनाउनु आवश्यक छ भन्ने कुरा समाजको परिवेश, लोकतन्त्रको विकास, राजनीतिक संस्कार र संस्कृतिको स्तर जस्ता अवस्था र स्थितिबाट निर्धारण गरिने विषय हो। अमेरिका जस्ता कतिपय मुलुकमा संवैधानिक निकायका सम्बन्धमा कुनै खास व्यवस्था देखिन्छ। तर पनि आधुनिक लोकतान्त्रिक मुलुकहरूले निर्माण गरेका संविधानमा सार्वजनिक पदमा बसेका व्यक्तिहरूले गर्ने अख्तियारको दुरुपयोगलाई नियन्त्रण गर्न “अम्बुड्सम्यान” जस्ता निकाय, व्यवस्थापिकाले विनियोजन गरेको रकम कानून सम्मत किसिमले खर्च भए नभएको सम्बन्धमा परीक्षण गर्न महालेखा परीक्षक, सार्वजनिक प्रशासनमा निष्पक्ष रूपमा सक्षम र योग्य व्यक्तिहरू परिपूर्तिका लागि सिफारिस गर्न लोकसेवा आयोग, स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग, मानवअधिकारको संरक्षण र सम्बर्द्धन गर्न मानवअधिकार आयोग, अल्पसंख्यकको संरक्षण र सम्बर्द्धनका निम्ति अल्पसंख्यक तथा लैङ्गिक आयोग जस्ता निकायहरूलाई संवैधानिक निकायको रूपमा व्यवस्था गरेको देखिन्छ। सरकारको नियन्त्रण बाहिर रही स्वतन्त्ररूपमा सरकारमाथि निगरानी गर्न सक्ने उद्देश्यले स्वतन्त्र निकायको रूपमा यस्ता निकायहरूलाई संविधानमा विशेष व्यवस्था गर्ने गरेको देखिन्छ।

नेपालको सन्दर्भमा नेपाल सरकार वैधानिक कानून, २००४ देखि नै स्वतन्त्र संवैधानिक निकायको आवश्यकताबोध गरिएको र त्यस पछिका विभिन्न संविधानहरूले विभिन्न किसिमका निकायहरूलाई संवैधानिक प्रत्याभूति गरेको देखिन्छ। हाम्रो जस्तो मुलुकमा सुशासनका निम्ति स्वतन्त्र, सवल र प्रभावकारी संवैधानिक निकाय एकातर्फ आवश्यक छ भने अर्कोतर्फ संविधानले गरेको अपेक्षा बमोजिम संवैधानिक निकायले सशक्त रूपमा आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्दछ। सुशासन कायम गर्न नभई नहुने खास निकायहरूलाई मात्र संवैधानिक बनाइएमा संवैधानिक मर्यादा बढ्न सक्ने हुन्छ। विशेष कानून बनाएर सञ्चालन गर्न सकिने अवस्था छ भने त्यस्ता निकायलाई पनि संविधानमा नै राख्न खोजियो भने सरकारको भूमिकालाई त्यस्ता निकायहरूले संकुचन बनाइदिने कारण सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसक्ने अवस्था हुन्छ। यस कुरालाई समेत मनन गरी संवैधानिक निकायको स्थापना, त्यस्तो निकायले स्वतन्त्ररूपमा काम गर्न सक्ने पूर्वाधारको सुनिश्चितता, आवश्यक स्रोत साधनको समुचित व्यवस्था जस्ता कुरा हुनु पर्ने देखिन्छ। जुन प्रयोजनको निम्ति संवैधानिक निकायको स्थापना गरिने हो, त्यस्तो निकायले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न कार्यगत र सङ्गठनात्मक स्वायत्तताको संवैधानिक सुनिश्चितता आवश्यक हुन्छ।

### **अख्तियार दुरुपयोग अनुसन्धान आयोग**

सार्वजनिक जवाफदेहीका पदमा रहेका व्यक्तिहरूबाट संविधान तथा कानूनले प्रदान गरेको अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार तथा अनुचित कार्यहरू गर्न सक्ने सम्भावना भएकोले त्यसको रोकथाम र नियन्त्रण गर्न अख्तियारको दुरुपयोग छानविन गरी कारवाही गर्नका लागि स्वतन्त्र संवैधानिक निकायको स्थापना गर्ने प्रचलन रही आएको छ। यस्तो प्रकृतिको स्वतन्त्र संस्था स्थापना गर्ने प्रचलनको शुरुवात स्कन्डेभियन मुलुकहरूबाट भएको देखिन्छ। सन् १८०९ मा स्वीडेनमा, सन् १९१९ मा फिनल्याण्डमा, सन् १९५४ मा डेनमार्कमा र सन् १९६२ मा नर्वेमा “अम्बुड्सम्यान” (Ombudsman) नामक संस्थाको स्थापना भएको देखिन्छ। यस्तै प्रकृतिको निकायको रूपमा १९६७ मा बेलायतले “पार्लियामेन्ट्री कमिश्नर”को व्यवस्था गरेको देखिन्छ। भारतीय कतिपय राज्यहरूमा “लोकपाल” को व्यवस्था गरिएको छ। यसरी यस्ता प्रकृतिको



निकायलाई प्राप्त अधिकार हेर्दा कतिपय मुलुकले अख्तियारको दुरुपयोगका सम्बन्धमा छानविन गरी सरकार समक्ष राय सुझाव प्रस्तुत गर्ने सम्मको अधिकार प्रदान गर्ने गरेको पाइन्छ भने कतिपय मुलुकमा अख्तियार दुरुपयोगका सम्बन्धमा छानविन गरी अभियोजन तथा कारवाही समेत गर्ने अधिकार प्रदान गर्ने गरेको देखिन्छ ।

नेपालको सन्दर्भमा नेपालको संविधान, २०१९ को दोश्रो संशोधन, २०३२ बमोजिम २०३४।८।१ देखि अख्तियार दुरुपयोग निवारण आयोग नामक संवैधानिक निकायको स्थापना गरी अनुसन्धान तहकिकात गर्ने तथा मुद्दाको कारवाही र किनारा गर्ने गरी दुबै किसिमको अधिकार प्रदान गरेको थियो । एउटै निकायलाई अभियोजन र निर्णय गर्ने दुवै अधिकार प्रदान गर्नु न्यायको मान्य सिद्धान्त प्रतिकूल भएकोले नेपाल अधिराज्यको संविधान, २०४७ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान र तहकिकात गरी कानून बमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न सक्ने अधिकारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरेको देखिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ ले पनि नेपाल अधिराज्यको संविधान, २०४७ सरहकै व्यवस्थालाई निरन्तरता दिई पूर्ववर्ति व्यवस्थामा संवैधानिक पदाधिकारीलाई महाअभियोग पश्चात कारवाही गर्नसक्ने जस्ता केही विषय थप गरी अनुसन्धानको दायरा केही हदसम्म फराकिलो पारेको देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाहीलाई प्रभावकारी बनाउनको लागि देहाय बमोजिमका कार्यहरू हुनु पर्ने देखिन्छ :

- आयोगको अधिकारक्षेत्र अन्तर्गत कतिपय सार्वजनिक क्षेत्र नपरेको तथा निजी क्षेत्रबाट हुने भ्रष्टाचार नसमेटिएको हुँदा त्यसलाई समेत कानुनी दायरामा पार्ने गरी विद्यमान कानूनमा संशोधन गर्नुपर्ने देखिन्छ । यसका साथै अन्तर्राष्ट्रिय एवं बहुराष्ट्रिय कारोबारमा हुने भ्रष्टाचारको कसूरदार र भ्रष्टाचारको रकमलाई जफत गर्न सुपुर्दगी, पारस्परिक कानुनी सहायता जस्ता कानूनहरूको क्षेत्र विस्तार गरी त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।
- आयोगमा लामो समयसम्म पदाधिकारी विहीन भएमा आयोगको काम कारवाही प्रभावित हुनुका साथै अख्तियारको दुरुपयोग गर्ने प्रवृत्ति बढ्न गई सुशासनको स्थिति खलबलिनै हुँदा आयोगको पदाधिकारी रिक्त हुनु अगावै रिक्त हुने मितिदेखि लागू हुने गरी पदाधिकारीको नियुक्ति गर्ने व्यवस्थाको संवैधानिक सुनिश्चितता आवश्यक छ ।
- आयोगको कामको प्रकृति हेर्दा अनुसन्धान तहकिकातको लागि विभिन्न क्षेत्रको विशेषज्ञको सेवा आवश्यक पर्ने देखिन्छ । आयोगले बाहिरका विशेषज्ञबाट सेवा लिंदै आएको हुँदा आयोगमै यस्ता विशेषज्ञको दरबन्दी श्रृजना गरी पदपूर्ति गर्ने व्यवस्था गरिनु पर्दछ । यदि तत्काल दरबन्दी श्रृजना गर्न नसकिने अवस्था भएमा सहज रूपमा करारमा सेवा लिन सक्ने व्यवस्था हुनु पर्दछ ।
- आयोगमा काम गर्ने कर्मचारीको छुट्टै सेवा, समूह, उपसमूह नभएकोले आयोगमा कार्यरत निजामती सेवा तथा अन्य सेवाका कर्मचारीहरू अन्य निकायमा सरुवा भएर जाने कारणले गर्दा दक्ष कर्मचारीको अभाव हुने, आयोगको काम कारवाही समेत प्रभावित हुने तथा कर्मचारीको मनोबल उच्च बनाउने कार्यमा समेत बाधा पुग्ने भन्ने रहेको छ । तसर्थ आयोगमा कार्यरत अनुसन्धान तहकिकातमा संलग्न हुने कर्मचारी तथा विशेषज्ञहरूलाई समेट्ने गरी विशेष व्यवस्थाद्वारा निजहरूको वृत्ति विकास हुने कुराको प्रत्याभूति गर्नुपर्ने देखिन्छ । आयोगमा कार्यरत जनशक्तिलाई उत्प्रेरित गर्नको लागि तथा क्षमता विकास गर्नको

लागि पर्याप्त मात्रामा स्वदेशी तथा विदेशी तालिम, अध्ययन, अवलोकन, गोष्ठी, सेमिनार लगायतका अवसरहरू उपलब्ध गराउनुका साथै आयोगको प्रभावकारिताका लागि पर्याप्त स्रोत, साधन र जनशक्तिको व्यवस्था हुनुपर्ने देखिन्छ ।

- आयोगको केन्द्रीय कार्यालयका अतिरिक्त पाँच विकास क्षेत्रमा हालै स्थापना भएका आयोगका क्षेत्रीय कार्यालयहरूलाई आयोगको कार्य प्रकृति सुहाउदो रूपमा पर्याप्त मात्रामा जग्गा, भवन, सवारी साधन, सञ्चार उपकरण लगायतका भौतिक पूर्वाधारको व्यवस्था गरिनु पर्ने र अन्य क्षेत्रमा समेत आयोगको कार्यालय विस्तार गर्दै लानु पर्ने हुन्छ ।
- विश्वव्यापीकरणको प्रभाव एवम् सूचना प्रविधिको अभूतपूर्व विकाससँगै भ्रष्टाचार र अनियमितताका स्वरूपहरू पनि परिवर्तन भएका र यस्ता प्रकृतिका अपराधको अनुसन्धान कार्यका लागि आवश्यक पर्ने विशेषज्ञहरू तयार गर्नु पर्ने आवश्यकता छ ।
- अख्तियार दुरुपयोग नियन्त्रणको कार्य आयोग एकलैको पहलबाट मात्र सम्भव नहुने भएकोले अख्तियार दुरुपयोग नियन्त्रण सम्बन्धी प्रवर्द्धनात्मक तथा अनुसन्धान सम्बन्धी कार्यमा सबै निकायले आयोगको सहयोगी रूपमा कार्य गर्ने व्यवस्था हुनुपर्छ ।

## महालेखा परीक्षक

लोकतान्त्रिक राज्य व्यवस्थामा मुलुकको आर्थिक क्रियाकलापको पारदर्शिताको लागि लेखा परीक्षण गराउने उद्देश्यले स्वतन्त्र निकायको रूपमा महालेखा परीक्षकको व्यवस्था गर्ने गरेको पाइन्छ । सार्वजनिक कोषको परिचालनलाई प्रभावकारी बनाउन लेखा परीक्षण आवश्यक हुन्छ । राज्यकोषको अधिकतम सदुपयोग भएको अवस्थामा मात्र आर्थिक सुशासन कायम हुनसक्छ । नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यताको दृष्टिकोणबाट उपलब्ध आर्थिक श्रोत साधनको परिचालन सही रूपमा भएको छु छैन भनी सरकारको लेखा जाँच गरी सरकारी आर्थिक क्रियाकलापलाई उत्तरदायी र विधिसम्मत बनाउन संवैधानिक निकायको रूपमा महालेखा परीक्षकको व्यवस्था गर्ने आधुनिक मान्यता रहेको छ । यस मान्यता अनुसार महालेखा परीक्षकले सार्वजनिक कोष र सम्पत्तिको परीक्षण गरी प्रतिवेदन पेश गर्ने गर्दछ । विभिन्न मुलुकमा लेखा परीक्षण, लेखा अदालत, बोर्ड, लेखा परीक्षण नियन्त्रण बोर्ड, लेखा परीक्षण व्यूरो, महालेखा परीक्षकको कार्यालय जस्ता नामबाट यस किसिमका निकायको व्यवस्था गरेको देखिन्छ । अष्ट्रेलिया, क्यानडा, भारत, बेलायत लगायतका मुलुकमा लेखा परीक्षण सम्बन्धी कार्यकालागि महालेखा परीक्षकको व्यवस्था गरेको पाइन्छ ।

नेपालको सन्दर्भमा राणा कालमा कुमारी चोकको व्यवस्था गरिएको थियो । नेपाल सरकार वैधानिक कानून, २००४ ले “प्रधान जाँचकी”को व्यवस्था गरेको र नेपालको अन्तरिम शासन विधान, २००७, नेपाल अधिराज्यको संविधान, २०१५, नेपालको संविधान, २०१९, नेपाल अधिराज्यको संविधान, २०४७ ले महालेखा परीक्षकको व्यवस्था गरी यसलाई संवैधानिक निकायको रूपमा राखेको थियो । यसैगरी नेपालको अन्तरिम संविधान, २०६३ ले पनि पूर्ववर्ति संविधान जस्तै महालेखा परीक्षक संवैधानिक निकायको रूपमा राखेको छ ।

मुलुकको समग्र आय-व्ययको यथार्थ अवस्था, सार्वजनिक कोषको उचित र प्रभावकारी उपयोग, स्वस्थ जवाफदेही वित्तीय व्यवस्थापनको विकासका लागि निष्पक्ष, स्वतन्त्र र पेशागत विवेक प्रयोग गरी लेखा परीक्षणबाट देखिएको व्यहोरा एवम् सुधारका लागि सुभावसहितको वार्षिक प्रतिवेदन तयार गरी तत्सम्बन्धी सूचना जनसमक्ष प्रवाह गराउने जिम्मेवारी महालेखा परीक्षकको हो ।

सार्वजनिक वित्तीय उत्तरदायित्व, जवाफदेहिता, वित्तीय अनुशासन र पारदर्शिताका लागि समग्र राज्यको क्रियाकलापको मूल्याङ्कन गर्न स्वीकृत मापदण्ड, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय पेशागत संघ सङ्गठनको सहकार्य र अन्तर्राष्ट्रिय असल अभ्यासको अवलम्बनबाट प्राप्त लेखापरीक्षण नतिजामा समग्र मुलुक, विकास साभेदारलगायतका लक्षित वर्गले चासो राख्ने भएकोले गुणस्तरीय, विश्वसनीय र प्रभावकारी सेवा प्रवाह हुनुपर्दछ। यसका लागि महालेखा परीक्षकको कार्यालय सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको एक सदस्यको नाताले सो सङ्गठनको “लिमा र मेक्सिको घोषणापत्र”ले सर्वोच्च लेखापरीक्षण निकायको मान्यताअनुसारको संवैधानिक एवम् कानुनी संरचना हुनुपर्ने, महालेखा परीक्षक प्रमुख र सदस्यको नियुक्ति, सेवा शर्त एवम् अवकाशका शर्तहरू उचित हुनुपर्ने, लेखापरीक्षण सम्पादनमा विस्तृत कार्यादेश र पूर्ण स्वविवेकीयता हुनुपर्ने, सूचनामा अवरोधसहित पहुँच हुनुपर्ने, सुझाव कार्यान्वयनको अनुगमन गर्न सक्षम र स्वतन्त्र व्यवस्था हुनुपर्ने, मानवीय र वित्तीय स्रोत साधन र प्रशासनिक व्यवस्थापनमा स्वतन्त्रता हुनुपर्ने भन्ने सिद्धान्त रहेकोले त्यसको पालना नेपालको सन्दर्भमा समेत लागू हुनुपर्ने देखिन्छ।

संयुक्त राष्ट्रसंघको ६६ औं महासभाबाट सर्वोच्च लेखापरीक्षण निकायको क्षमता अभिवृद्धि गरेपछि मात्र सार्वजनिक प्रशासनमा कार्यक्षमता, जवाफदेहिता, प्रभावकारिता र पारदर्शिताको प्रवर्द्धन हुन्छ भन्ने सङ्कल्प प्रस्ताव पारित गरी लेखापरीक्षणको सर्वव्यापीरूपमा स्वीकृत गरेको सर्वोच्च लेखापरीक्षण निकायको स्वतन्त्रतासम्बन्धी लिमा र मेक्सिको घोषणापत्रलाई अनुमोदन गरेको अवस्था छ। उक्त सङ्कल्प प्रस्तावले सर्वोच्च लेखापरीक्षण निकायहरू लेखापरीक्षण गराउने निकायबाट वाह्य दबाव र प्रभावबाट मुक्त भएमा मात्र तोकिएको जिम्मेवारी उद्देश्यमूलक र प्रभावकारी रूपमा गर्न सकिने र यी निकायहरूको भूमिका सार्वजनिक प्रशासनका कार्यक्षमता, प्रभावकारिता, जवाफदेहिता र पारदर्शिता प्रवर्द्धनमा महत्वपूर्ण हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासका लक्ष्य लगायत सहस्राब्दी लक्ष्य हासिल गर्न मद्दत पुग्न सकिने भन्ने कुरामा जोड दिएको देखिँदा महालेखा परीक्षकको भूमिकालाई स्वतन्त्र र सवल बनाउन आवश्यक छ।

सर्वोच्च लेखापरीक्षण निकायहरूको अन्तर्राष्ट्रिय सङ्गठनबाट प्रतिपादित भएको स्वतन्त्रता सम्बन्धी मेक्सिको घोषणापत्र, २००७ र सर्वोच्च लेखापरीक्षण निकायहरूको क्षमता अभिवृद्धि सम्बन्धी, २०११ को राष्ट्रसंघीय सङ्कल्प प्रस्तावबाट मुलुकको लेखापरीक्षण निकायहरूलाई स्रोत र साधन सम्पन्न बनाउनु जरूरी छ।

यसैगरी लेखापरीक्षण कार्य पेशागत विवेकबाट सम्पादन गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय जगतमा सर्वोच्च लेखापरीक्षण निकायहरूले अवलम्बन गरेको असल अभ्यास तथा सर्वोच्च लेखापरीक्षण निकायले प्रतिपादन गरेका लेखापरीक्षणका सिद्धान्त तथा संयुक्त राष्ट्रसंघीय महासभाबाट प्रतिपादित स्वतन्त्रतालाई सामन्जस्य हुने गरी लेखापरीक्षण गर्न, लेखापरीक्षण सेवालाई विशिष्टीकरणमा आधारित हुने गरी विशेषज्ञ सेवा बनाउनु पर्ने आवश्यकता छ। स्वतन्त्र र निष्पक्ष लेखापरीक्षणका माध्यमबाट आर्थिक प्रशासनमा जवाफदेहिता, पारदर्शिता प्रवर्द्धन गरी सुशासनमा टेवा पुऱ्याउन महालेखा परीक्षक कार्यालयको भूमिका प्रभावकारी बनाउन र लेखापरीक्षणको गुणस्तर अभिवृद्धि गर्नु आवश्यक छ। आर्थिक पारदर्शिता, खर्चको उद्देश्यमूलकता, गैरबजेटरी खर्चको नियन्त्रण, सार्वजनिक ऋण व्यवस्थापन, राजस्व चुहावटबाट नियन्त्रण जस्ता पक्षमा विशेष जोड दिई निष्पक्षता र स्वतन्त्रतापूर्वक परीक्षण गरी वस्तुपरक लेखापरीक्षण नतिजा प्राप्तिमा योगदान पुऱ्याउन लेखापरीक्षण सेवाको छुट्टै पहिचान सहितको समसामयिक विषयलाई सम्बोधन गरी विशेष कानुन आवश्यक छ।

आधुनिक मुलुकहरूले लेखा परीक्षण गर्ने निकायहरूलाई स्वतन्त्रपूर्वक काम गर्न सोही अनुरूपको व्यवस्थाको निम्ति “लिमा घोषणापत्र” र “मेक्सिको घोषणापत्र” पारित गरी कार्यान्वयनमा ल्याएको

पृष्ठभूमिमा महालेखा परीक्षकको काम कारवाहीलाई प्रभावकारी बनाउनको लागि देहाय बमोजिमको कार्यहरू गर्नु पर्ने देखिन्छ :

- महालेखा परीक्षकको भूमिकालाई स्वतन्त्र, सक्षम, सबल र प्रभावकारी बनाउन “लिमा घोषणापत्र” र “मेक्सिको घोषणापत्र” का आधारभूत सिद्धान्तको आधारमा कार्यात्मक र सङ्गठनात्मक स्वतन्त्रताको संवैधानिक सुनिश्चितता गरिनुपर्ने ।
- महालेखा परीक्षकको पद लामो समयसम्म रिक्त हुन नदिनको लागि महालेखा परीक्षकको पदावधि समाप्त हुनु भन्दा कमिमा एक महिना अगावै पदपूर्ति गर्ने संवैधानिक व्यवस्थाको सुनिश्चितता हुनुपर्ने ।
- बढ्दो कार्यबोझको अनुपातमा महालेखा परीक्षकको कार्यालयहरूको क्षमता र सङ्गठनात्मक संरचना बढाउँदै लगी क्षेत्रीय तहमा यसको कार्यालयको स्थापना गर्ने ।
- महालेखा परीक्षकको कार्यालयको कार्यबोझको अनुपातमा श्रोत साधन र जनशक्तिको व्यवस्था कम देखिँदा सङ्गठन तथा व्यवस्थापन सर्भे गराई आवश्यक कर्मचारीको दरबन्दी थप गर्नुपर्ने र पर्याप्त स्रोत साधन समेत उपलब्ध गराउने ।
- महालेखा परीक्षकको कार्यालयमा कार्यरत कर्मचारीलाई क्षमता विकास तथा वृत्ति विकासको पर्याप्त अवसर उपलब्ध गराई लेखा परीक्षण सेवालाई आकर्षक बनाउनुपर्ने ।
- अन्तर्राष्ट्रिय परिवेशमा आएको लेखापरीक्षणको नवीनतम् मान्यतालाई समावेश गर्न मौजुदा लेखापरीक्षण ऐन, २०४८ मा समसामयिक सुधार गर्नुपर्ने ।

## लोक सेवा आयोग

राज्यको नीति नियम लागू गर्ने स्थायी संयन्त्र कर्मचारी प्रशासन हो । राज्यको कर्मचारी प्रशासन सक्षम व्यक्तिको हातबाट सञ्चालन होस् भन्ने अभिप्रायले स्वतन्त्र निकायबाट योग्यताका आधारमा सिफारिस गर्न लोकसेवा आयोग जस्ता निकायको संवैधानिक व्यवस्था गर्ने प्रचलन रहेको देखिन्छ । यसरी सरकारी सेवा प्रदान गर्ने कार्यमा संलग्न रहने निजामती तथा सार्वजनिक प्रशासनसँग सम्बन्धित कर्मचारीको छनौट गर्ने, निजहरूको सेवाका शर्त सम्बन्धी नीतिगत विषयमा परामर्श दिने लगायतका उद्देश्यले लोक सेवा आयोगलाई संवैधानिक निकायको रूपमा गठन गर्ने गरेको पाइन्छ । निजामती तथा सार्वजनिक संस्थानका कर्मचारीको प्रशासन सम्बन्धी नीति निर्माण, निजामती कर्मचारीको छनौट, पदपूर्ति, भर्ना, विभागीय कारवाही, बहुवा जस्ता सेवाका शर्त सम्बन्धी कुरामा सरकारलाई परामर्श दिने, नियुक्तिको लागि कर्मचारीको छनौट गर्ने, बहुवा तथा विभागीय कारवाही सम्बन्धी कार्यमा संलग्न रहने र सरकारको निजामती सेवाको सञ्चालन सम्बन्धी काम कारवाही संविधान र कानून बमोजिम भए नभएको परीक्षण गर्ने कार्य गरी लोक सेवा आयोगले एकातर्फ सरकारलाई उत्तरदायी बनाउने भूमिका निर्वाह गर्दछ भने अर्कोतर्फ निजामती प्रशासनलाई स्वतन्त्र, निष्पक्ष, क्षमतायुक्त र विश्वसनीय बनाउने कार्यमा सहयोग गर्दछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता मुलुकमा लोकसेवा आयोगलाई संवैधानिक निकायको रूपमा स्थापना गरेको देखिन्छ । यसको स्वायत्तता र क्षेत्राधिकार भने मुलुक अनुसार भिन्न भिन्न रहेको देखिन्छ ।

नेपालको सन्दर्भमा नेपाल सरकार वैधानिक कानून, २००४ ले कर्मचारी भर्नाको लागि “दरखास्त परिषद” गठन गर्न सक्ने व्यवस्था गरेको र तत्पश्चात जारी भएका नेपालको अन्तरिम शासन विधान, २००७, नेपाल अधिराज्यको संविधान, २०१५, नेपालको संविधान, २०१९ र नेपाल अधिराज्यको संविधान, २०४७ ले लोक सेवा आयोगलाई संवैधानिक निकायको रूपमा स्थापना

गरेको थियो । नेपालको अन्तरिम संविधान, २०६३ ले पनि पूर्ववर्ति संविधान अनुरूप नै लोकसेवा आयोगलाई संवैधानिक निकायको रूपमा व्यवस्था गरेको छ ।

लोक सेवा आयोगको काम कारवाहीलाई प्रभावकारी बनाउनको लागि देहाय बमोजिमका कार्यहरू गर्नु पर्ने देखिन्छ :

- राज्यकोषबाट व्ययभार व्यहोरिने सार्वजनिक निकाय जस्तै: सुरक्षा निकाय, विद्यालय, स्थानीय निकाय, संस्थान, विकास समिति आदिको रिक्त पदपूर्ति गर्नको लागि उम्मेदवार छनौट गर्ने सम्बन्धमा ती निकायहरूमा छुट्टै स्वतन्त्र सेवा आयोगको स्थापना नभएसम्म ती निकायहरूमा समेत लोक सेवा आयोगको अधिकारक्षेत्र विस्तार गर्नुपर्ने ।
- नियुक्तिको लागि छनौट भएका राजपत्र अनंकित कर्मचारीले सेवा प्रवेश तालिम लिए पश्चात सो तालिममा हासिल गरेको अङ्क समेतको आधारमा आयोगले नियुक्तिको लागि सिफारीश गर्ने र यस्तो सेवा प्रवेश तालिम आयोगको कार्यालय मार्फत सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने ।
- आयोगले दिएका विभिन्न प्रकृतिका परामर्श कार्यान्वयन हुनुपर्ने, कार्यान्वयन हुन नसक्ने भएमा त्यसको पुनरावलोकनको विशेष व्यवस्था हुनुपर्ने ।
- विभागीय कारवाहीको सन्दर्भमा लोक सेवा आयोगले कसूरको मात्राको अनुपातमा प्रस्ताव गरेको सजाय कानूनसम्मत रहे नरहेको विचार गरी मिलेको नदेखिएकोमा पुनर्विचार गर्न निर्देशन दिन सक्ने व्यवस्था गरिनु पर्ने ।
- आयोगको काम कारवाहीमा सूचना प्रविधिको प्रयोगलाई बढाई खुल्ला प्रतिस्पर्धामा भाग लिन चाहने उम्मेदवारले जहिले सुकै इन्टरनेट मार्फत Online फर्म भर्न र लाग्ने दस्तुर बुझाउन सक्ने र उक्त पदको विज्ञापन हुँदा सो आवेदन स्वतः समावेश हुने व्यवस्था मिलाइनु पर्ने ।
- आयोगको कार्यबोझको तुलनामा हालको दरबन्दी संरचना, भौतिक पूर्वाधार, बजेट लगायतका श्रोत साधन अपर्याप्त देखिदा आयोगलाई कार्यबोझको अनुपातमा पर्याप्त जनशक्ति, सुविधा तथा श्रोत साधन उपलब्ध गराइनु पर्ने ।

## निर्वाचन आयोग

लोकतन्त्रमा सत्ताको वैधता निर्वाचनबाट प्राप्त हुने हुँदा निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय हुनुपर्दछ । लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा संचालन गर्नको लागि स्वतन्त्र निकायको रूपमा निर्वाचन आयोगको संवैधानिक व्यवस्था आवश्यक मानिन्छ । निर्वाचन आयोगलाई जति मात्रामा सुदृढ गर्न सक्यो त्यति मात्रामा आयोग स्वतन्त्र र सक्षम भई निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन मद्दत पुग्दछ । कतिपय मुलुकमा निर्वाचन सम्बन्धी कार्य गर्ने निकायलाई संवैधानिक निकायको रूपमा मान्यता दिएको देखिदैन । केही मुलुकहरूमा यसलाई संवैधानिक निकायको रूपमा व्यवस्था गरेको देखिन्छ ।

नेपालको सन्दर्भमा नेपालको अन्तरिम शासन विधान, २००७, नेपालको संविधान, २०१९, नेपाल अधिराज्यको संविधान, २०४७ मा निर्वाचन आयोग सम्बन्धी व्यवस्था गरेको थियो । नेपाल अधिराज्यको संविधान, २०१५ ले निर्वाचनको परिकल्पना गरे तापनि संवैधानिक निकायको रूपमा निर्वाचन आयोगको व्यवस्था नगरी धारा २२ ले राजाको स्वविवेकमा नियुक्त निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी कार्य गर्ने व्यवस्था गरेको देखिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ ले निर्वाचन आयोगलाई संवैधानिक निकायको रूपमा व्यवस्था गरी संविधानसभा, जनमत

संग्रह तथा स्थानीय निकायको निर्वाचनको संचालन, रेखदेख, निर्देशन र नियन्त्रण एवं मतदाता नामावली तयार गर्ने समेतको जिम्मेवारी दिएको छ । निर्वाचन आयोगको प्रत्येक जिल्लामा निर्वाचन अधिकारीको कार्यालय समेत स्थापना भइसकेको देखिन्छ ।

निर्वाचन आयोगको काम कारवाहीलाई प्रभावकारी बनाउनको लागि देहाय बमोजिमको कार्यहरू गर्नु पर्ने देखिन्छ :-

- व्यवस्थापिका-संसदको समेत निर्वाचन हुने मिति संविधानमै निश्चित गर्नुपर्ने र सो मिति भन्दा अगावै निर्वाचन गर्नुपर्ने परिस्थिति आएमा निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था हुनुपर्ने ।
- निर्वाचन आयोगको जिल्ला स्थित कार्यालयहरूको क्षमता र सङ्गठनात्मक संरचना बढाउँदै लगी निर्वाचन सम्बन्धी कार्यमा सूचना प्रविधिको प्रयोगलाई बढाउने तथा विद्युतीय मतदान प्रणाली लागू गरी जिल्ला निर्वाचन कार्यालयमा कार्यरत वरिष्ठ अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने पद्धतिको विकास गर्ने ।
- निर्वाचन शिक्षा तथा सूचना केन्द्रको क्षेत्रीय संरचना स्थापना गर्ने तथा निर्वाचन सम्बन्धी अनुसन्धान केन्द्रको विकास गर्ने ।
- निर्वाचन आयोगमा काम गर्ने कर्मचारीको समूह समेत हुनुपर्ने ।
- निर्वाचन आयोगमा कार्यरत कर्मचारीलाई क्षमता विकास तथा वृत्ति विकासको पर्याप्त अवसर उपलब्ध गराई निर्वाचन आयोगको सेवालाई आकर्षक बनाउनुपर्ने ।
- निर्वाचन सम्बन्धी कानूनलाई एकीकृत रूपमा तर्जुमा गर्नुपर्ने ।
- औपचारिक तथा अनौपचारिक शिक्षाको पाठ्यक्रममा निर्वाचन सम्बन्धी विषयवस्तुलाई समेटिनुपर्ने ।
- मतदाता नामावली तथा मतदाता परिचय पत्रलाई नागरिकताको प्रमाण पत्र तथा नागरिकको लागि प्रदान गरिने राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्नुपर्ने ।

## राष्ट्रिय मानव अधिकार आयोग

मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नु आधुनिक लोकतान्त्रिक राज्यको प्राथमिक दायित्व हो । लिखित संविधानको तर्जुमा गर्नुको मुख्य उद्देश्य नै सरकारको शक्तिलाई सीमित गरी नागरिक अधिकारको संरक्षणको सुनिश्चितता गर्नु हो । आधुनिक विश्व मानव अधिकारवादबाट सञ्चालन हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूले प्रत्याभूत गरेको मानव अधिकारका अन्तरवस्तुलाई मुलकको संविधान र कानूनले आत्मसात गरी त्यसको संरक्षण र सम्बर्द्धनका निम्ति अनुगमन समेत गर्ने कार्यका निम्ति मानव अधिकार आयोग जस्ता निकायको गठन गर्ने व्यवस्था छ । संयुक्त राष्ट्रसंघको पहलमा मानव अधिकार सम्बन्धी विषयमा छलफल गर्न सन् १९९३ मा आयोजना गरिएको सम्मेलनबाट पारित भियना घोषणा पत्रले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने प्रयोजनको लागि राष्ट्रिय स्तरमा मानव अधिकार आयोगको स्थापना गर्नुपर्ने व्यवस्था गर्‍यो । यस्तैगरी सन् १९९३ मा पेरिसमा आयोजित वैठकले मानव अधिकार सम्बन्धी निकायहरूको स्वतन्त्रता र स्वायत्तता सम्बन्धमा पारित गरेको मापदण्डले मानव अधिकार आयोग संविधान वा विधायिकी ऐनद्वारा गठन हुनु पर्ने, यस्ता निकायहरू

संरचनात्मक, कार्यगत, प्रशासनिक र आर्थिक रूपमा स्वायत्त हुनुपर्ने, राज्यले पर्याप्त श्रोत, साधन र जनशक्ति उपलब्ध गराउनु पर्ने सिद्धान्तहरू पारित गरेको थियो ।

यसै अनुरूप नेपालमा वि.सं. २०५३ सालमा जारी भएको राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०५३ ले राष्ट्रिय मानव अधिकार आयोगको गठन सम्बन्धी व्यवस्था गरी २०५७ सालमा राष्ट्रिय मानवअधिकार आयोग गठन भयो । यस ऐनले मानव अधिकार आयोगलाई मानव अधिकारको उल्लंघनको सम्बन्धमा छानविन गरी क्षतिपूर्ति भराउने निर्णय गर्ने वा कारवाहीको लागि सिफारिस गर्ने अधिकार प्रदान गर्‍यो । नेपालको अन्तरिम संविधान, २०६३ ले राष्ट्रिय मानव अधिकार आयोगलाई सवैधानिक निकायको रूपमा व्यवस्था गरी यसको काम, कर्तव्य र अधिकारको क्षेत्र बढाई मानव अधिकारको उल्लंघनका घटनाका सम्बन्धमा छानविन गरी कारवाहीको लागि सिफारिस गर्ने, मुद्दा दायर गर्ने, सिफारिस गर्ने, मानव अधिकार सम्बन्धी कानूनको पुनरावलोकन गर्ने, नीतिगत विषयमा नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने लगायतका अधिकार प्रदान गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको काम कारवाहीलाई प्रभावकारी बनाउनको लागि देहाय बमोजिमका कार्यहरू गर्नु पर्ने देखिन्छ :

- राष्ट्रिय मानव अधिकार आयोगमा लामो समयसम्म पदाधिकारी विहीन हुने अवस्था आउन नदिनको लागि आयोगको पदाधिकारीको पदावधि समाप्त हुनु भन्दा कम्तिमा एक महिना अगावै पदपूर्ति गर्ने व्यवस्था मिलाउनु पर्ने ।
- राष्ट्रिय मानव अधिकार आयोगको सङ्गठनात्मक स्वरूपमा सुधार गरी यसको शाखा कार्यालयहरूमा पनि स्थायी दरबन्दीका कर्मचारी रहने व्यवस्था मिलाउनुका साथै आयोगको कार्य संचालनको लागि आवश्यक पर्ने पर्याप्त श्रोत र साधन उपलब्ध गराइनु पर्ने ।
- आयोगको कर्मचारीको दरबन्दीलाई लामो समयसम्म रिक्त रहन नदिई स्थायी रूपमा पदपूर्ति गरिनु पर्ने ।
- आयोगमा काम गर्ने कर्मचारीको छुट्टै समूह हुनु पर्ने ।
- आयोगको सिफारिस र सुझावलाई सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्न दृढ हुनुपर्ने ।
- आयोगमा कार्यरत कर्मचारीलाई क्षमता विकास तथा वृत्ति विकासको पर्याप्त अवसर उपलब्ध गराई आयोगको सेवालार्इ आकर्षक बनाउनु पर्ने ।
- आयोगको कामको प्रकृति अनुसार छानविन तथा अनुसन्धानको लागि विज्ञ प्राविधिक कर्मचारीहरूको आवश्यकता पर्ने हुँदा सो अनुरूपका दरबन्दी श्रृजना गर्नु पर्ने, आयोगले मानव अधिकार उल्लंघनका घटनाका अतिरिक्त सरकारका नीति र कानूनहरू पनि मानव अधिकार मैत्री भए नभएको सम्बन्धमा अध्ययन अनुसन्धान गरी नेपाल सरकारलाई नीतिगत विषयमा परामर्श दिनुपर्ने हुँदा सो अनुरूप आयोगमा अध्ययन अनुसन्धान गर्न सक्ने दक्ष जनशक्तिको व्यवस्था गर्नु पर्ने ।
- गम्भीर मानव अधिकार उल्लंघनका घटनामा अनुसन्धान गरी सक्षम अदालतमा आयोग आफैले मुद्दा दायर गर्न सक्ने गरी आयोगलाई थप अधिकारको सुनिश्चितता हुनुपर्ने ।

- आयोगले नेपाल सरकारका अन्य निकायहरूमा कार्यरत विज्ञ जनशक्तिलाई काजमा ल्याई काममा खटाउन सक्ने व्यवस्था गर्नु पर्ने ।

## महान्यायाधिवक्ता

महान्यायाधिवक्ता सरकारलाई कानुनी विषयमा राय परामर्श प्रदान गर्ने, सरकारको तर्फबाट मुद्दा दायर तथा प्रतिरक्षा गर्ने तथा फौजदारी न्याय प्रशासनको सुदृढीकरणमा नेतृत्वदायी भूमिका प्रदान गर्ने कार्य गरी सरकारको कानुनी जवाफदेहिता वहन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने सरकारको मुख्य कानुनी पदाधिकारी हो ।

अष्ट्रेलिया, क्यानाडा, बेलायत, भारत, अमेरिका लगायतका अधिकांश मुलुकहरूमा महान्यायाधिवक्ताको व्यवस्था देखिन्छ । कतिपय मुलुकहरूमा महान्यायाधिवक्तालाई कानुन मन्त्रीको समेत कार्य गर्ने जिम्मेवारी प्रदान गरिएको छ भने कतिपय मुलुकमा सरकारको प्रमुख कानुनी सल्लाहकार र मुख्य अभियोजन कर्ताको मात्र जिम्मेवारी प्रदान गरिएको देखिन्छ । कतिपय मुलुकमा अभियोजन कार्यको लागि प्रोसिक्युटर जनरलको व्यवस्था गरेको देखिन्छ । आधुनिक विश्वका विभिन्न मुलुकमा राज्यको कार्यकारिणी अधिकार प्रयोग गर्ने प्रमुखको मुख्य कानुनी सल्लाहकारको रूपमा महान्यायाधिवक्तालाई राखेको पाइन्छ । बेलायतमा १२ औं शताब्दिबाट यस किसिमको व्यवस्थाको विकास भएको देखिन्छ । बेलायतमा मन्त्रिपरिषद्को सदस्य जस्तै राजनीतिक पदको रूपमा महान्यायाधिवक्ताको पदलाई लिने गरिन्छ ।

नेपालको सन्दर्भमा नेपाल सरकार वैधानिक कानुन, २००४ ले प्रधान कानुनी सल्लाहकारको व्यवस्था गरेको थियो । नेपाल अन्तरिम शासन विधान, २००७ मा महान्यायाधिवक्ता सम्बन्धी कुनै व्यवस्था थिएन । वि.सं. २००८ साल पौष ८ गते कार्यकारिणी आदेशबाट सरकारको कानुनी सल्लाहकारको रूपमा महान्यायाधिवक्ताको रूपमा नियुक्ति गरिएको थियो । प्रधान न्यायालय ऐन, २००८ मा भएको प्रथम संशोधनले महान्यायाधिवक्ताको सेवाका शर्तहरू, काम, कर्तव्य र अधिकार सम्बन्धमा विशेष व्यवस्था गर्‍यो । प्रधान न्यायालय ऐन, २००८ लाई खारेज गरी सर्वोच्च अदालत ऐन, २०१३ जारी भए पश्चात गृह मन्त्रालयबाट २०१३ साल श्रावण १ गतेको राजपत्रमा सूचना प्रकाशित गरी सरकारलाई सरोकार पर्ने मुद्दा मामिलामा आवश्यकतानुसार गभर्मेण्ट एडभोकेटले सर्वोच्च अदालत लगायत नेपालको जुनसुकै अड्डा अदालतमा हाजिर भई बहस पैरवी गर्ने कानुनी व्यवस्था गरियो ।

नेपाल अधिराज्यको संविधान, २०१५ मा महान्यायाधिवक्ता सम्बन्धी कुनै व्यवस्था गरिएन । तत्पश्चात जारी भएको सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ ले सरकारी वकिल सम्बन्धी कानुनी व्यवस्था गर्‍यो । नेपालको संविधान, २०१९ ले महान्यायाधिवक्तालाई संवैधानिक निकायको रूपमा राख्न पुग्यो । नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीको इच्छा बमोजिम रहने गरी महान्यायाधिवक्ता सम्बन्धी व्यवस्था गर्‍यो । नेपाल अधिराज्यको संविधान, २०४७ ले सरकारवादी हुने मुद्दा चल्ने वा नचल्ने अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई प्रदान गर्‍यो ।

नेपालको अन्तरिम संविधान, २०६३ ले नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने, नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने, मुद्दा मामिलामा नेपाल सरकारको तर्फबाट प्रतिरक्षा गर्ने, मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्तको कार्यान्वयन भए वा नभएको अनुगमन गर्ने गराउने र हिरासतमा रहेको व्यक्तिलाई



संविधानको अधीनमा रही मानवोचित व्यवहार गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने अधिकार तथा जिम्मेवारी प्रदान गरेको छ ।

महान्यायाधिवक्ताको काम कारवाहीलाई प्रभावकारी बनाउनको लागि देहाय बमोजिमका कार्यहरू गर्नु पर्ने देखिन्छ :

- संवैधानिक र कानुनी प्रश्नमा राष्ट्रध्यक्ष, सरकार र व्यवस्थापिका समेतलाई राय सल्लाह प्रदान गर्न र गम्भीर प्रकृतिका संवैधानिक एवम् कानुनी प्रश्नमा राज्यको तर्फबाट प्रतिरक्षा गर्नुपर्ने जिम्मेवारी महान्यायाधिवक्तालाई हुने हुँदा कानुनको विशिष्ट ज्ञान र व्यावसायिक दक्षता भएका कुनैपनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिलाई नियुक्ति गर्ने संविधानमा विशेष योग्यता तोकी सोही आधारमा नियुक्ति हुने व्यवस्था गर्ने,
- संविधान र विद्यमान कानुनले निर्दिष्ट गरेको कार्य प्रभावकारी रूपमा सम्बोधन गर्न महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका सरकारी वकील कार्यालयहरूमा समयानुकूल कार्यबोझको आधारमा विशिष्टीकृत दरबन्दीको श्रृजना हुनुपर्ने, खासगरी आर्थिक तथा वित्तीय अपराधहरू, सम्पत्ति शुद्धीकरण सम्बन्धी अपराधहरू, संगठित अपराध, विद्युतीय अपराध, वैदेशिक रोजगार सम्बन्धी अपराध जस्ता विशेष अपराधका निम्ति अनुसन्धान तहकिकातका विशेष व्यवस्था गरिरहेको सन्दर्भमा त्यस क्षेत्रमा विशिष्टीकृत ज्ञान भएका सरकारी वकिलको विशेष दरबन्दीको श्रृजना हुन सकेमा कामकारवाहीमा विशिष्टीकरण हुन सक्ने भएकाले त्यसतर्फ समयमै ध्यान जानु जरूरी भएको र सरकारी वकिलको सेवालालाई आकर्षित गर्न सोही अनुरूपको सुविधासहितको व्यवस्थाको सुनिश्चितताका लागि विशेष व्यवस्था गर्ने,
- कानुन तथा न्याय मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयले समानान्तररूपमा कानुनी राय दिने परिपाटीले काममा दोहोरोपन देखिएकाले संविधानसम्मत बनाउन दोहोरो व्यवस्थाको अन्त्य गरी महान्यायाधिवक्ताले कानुनी राय सल्लाह दिने गरी प्रचलित कानुनमा आवश्यक सुधार गरी सोही अनुरूप कार्यान्वयन हुनुपर्ने,
- संविधान र कानुनको व्याख्या सम्बन्धी सार्वजनिक महत्वको जटिल प्रश्न समावेश भएको महत्वपूर्ण मुद्दाहरूमा दक्ष कानुन व्यवसायीहरूबाट प्रतिरक्षा गराउन करारमा लिन सक्ने अधिकार कानुनद्वारा महान्यायाधिवक्तालाई हुनुपर्ने,
- सरकारी वकीलको पद निजामती सेवाको पद भए पनि यो पेशागत एवम् व्यावसायिक पद भएकोले सो पदमा कार्यरत कर्मचारीहरूको व्यावसायिक विकासका लागि विशेष प्रबन्ध गर्नु पर्ने । उत्प्रेरणका उपायहरू अवलम्बन गरी प्रतिभाशाली जनशक्ति आकर्षित गरी संस्थागत क्षमता सबल बनाउनु पर्ने ।
- भौतिक पूर्वाधार विकासका साथै पर्याप्त स्रोतः साधन उपलब्ध गराई संस्थागत सुदृढीकरण गर्नु पर्ने,
- अपराधका प्रवृत्तिमा आएको भिन्नता एवम् संगठित अपराधका मात्रामा वृद्धि हुँदै आएको सन्दर्भलाई समेत विचार गरी विश्वपरिवेशमा विकास भएका फौजदारी न्याय प्रशासन एवम् संवैधानिक मान्यताहरूका सम्बन्धमा ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी सरकारको तर्फबाट प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने बनाउन सरकारी वकीलहरूको क्षमता विकास गर्नु पर्ने देखिन्छ । यसका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका तालिम, गोष्ठी, अध्ययन, अवलोकन भ्रमण जस्ता क्रियाकलापमा अधिकतम रूपमा सहभागी बनाई व्यावसायिक रूपमा सबल र सक्षम बनाउनु पर्ने,
- सरकारवादी मुद्दा फिर्ता लिने प्रक्रियामा महान्यायाधिवक्ता कार्यालयको परामर्श लिनु पर्ने गरी स्पष्ट आधार निर्धारण गरिनु पर्ने,

- महान्यायाधिवक्ताको सामान्य प्रशासनिक काम कारवाहीको जिम्मेवारी नायव महान्यायाधिवक्तालाई दिई महान्यायाधिवक्तालाई फौजदारी न्याय प्रशासनको नीतिगत व्यवस्थामा केन्द्रित हुने व्यवस्था गर्ने ,
- महान्यायाधिवक्ताको भूमिकालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धान अभियोजन र प्रतिरक्षाको कार्यलाई परिणाममुखी बनाउन विद्यमान फौजदारी ऐन कानून नीतिमा आवश्यकतानुसार सुधार गर्न महान्यायाधिवक्ताको अध्यक्षतामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, त्रिभुवन विश्वविद्यालय कानून संकाय फौजदारी कानून विभागका प्रमुख, नेपाल वार एशोसिएशनका अध्यक्ष तथा नेपाल सरकारले तोकेको विशिष्ट कानून विज्ञ समेत रहने गरी विशेष समिति गठन गर्ने र त्यस समितिलाई प्रभावकारी बनाउनुका साथै महान्यायाधिवक्ता कार्यालयबाट प्रस्तुत वार्षिक प्रतिवेदनले सिफारिस गरेका कुराहरू लागू गर्ने गराउने व्यवस्था हुनुपर्ने ।

## उपसंहार

लोकतान्त्रिक राज्य व्यवस्थामा सरकारलाई उत्तरदायी र जिम्मेवार बनाउन तथा संविधानको सर्वोच्चता र विधिको शासनसम्मत हुने किसिमले कार्य सम्पादन गर्न लगाउन पहरेदारीको भूमिका निर्वाह गर्न विभिन्न किसिमका स्वतन्त्र संवैधानिक निकायको काम कर्तव्य र अधिकारको स्पष्ट व्यवस्थाका साथ स्वतन्त्र किसिमले भूमिका निर्वाह गर्ने पूर्वाधारहरूको सुनिश्चितता हुनुपर्छ । नेपालको सन्दर्भमा महान्यायाधिवक्ता वाहेकका अन्य संवैधानिक निकायको नियुक्ति, पदमुक्ति र सेवा शर्त सम्बन्धमा विशेष व्यवस्था गरी त्यस्ता निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयताको सुनिश्चितता हुनुपर्छ । कानूनद्वारा नै व्यवस्थित गर्न सकिने निकायहरूलाई पनि संवैधानिक निकायको रूपमा व्यवस्था गर्न पुगियो भने सरकारको कामको संकुचन र काममा बढी बाधा अड्चन आउन सक्छ । यस स्थितिलाई समेत दृष्टिगत गरी सुशासनका निमित्त नभइनुहुने निकायलाई मात्र संवैधानिक निकायको स्तरमा राखिनु सान्दर्भिक हुन्छ । संवैधानिक निकायलाई प्रभावकारी र नतिजामुखी बनाउन देहायको सुधार आवश्यक छ :-

- संवैधानिक निकायलाई लामो समयसम्म पदाधिकारी विहीन हुन नदिनका लागि त्यस्तो पदाधिकारी अवकाश हुनु भन्दा एक महिना अगावै नियुक्त गर्ने यस्तो नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने संवैधानिक सुनिश्चितता हुनुपर्ने ।
- संवैधानिक निकायका कर्मचारीको छुट्टै सेवा बनाई विशेषज्ञता आवश्यक पर्ने प्रकृतिको मुख्य कार्य गर्ने कर्मचारीको निमित्त समूह गठन गर्नुपर्ने, संवैधानिक निकायमा कार्यरत कर्मचारीको पदपूर्ति छुट्टै विज्ञापनको माध्यमबाट गरिनु पर्ने ।
- संवैधानिक निकायको कार्यक्रमका आधारमा बजेट बनाउन विज्ञ सहितको विशेष समिति बनाई त्यसको सिफारिसमा अर्थ मन्त्रालयबाट बजेट व्यवस्था गरी व्यवस्थापिका-संसदले स्वीकृत गर्ने व्यवस्था गर्नुपर्ने । यसरी बजेट तथा कार्यक्रम तय गर्दा संवैधानिक निकायहरूको कार्यबोझको अनुपातमा पर्याप्त श्रोत, साधन र जनशक्तिको व्यवस्था हुनुपर्ने ।
- संवैधानिक निकायले दिएको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयनको प्रगति विवरण सरकारको तर्फबाट समय-समयमा सार्वजनिक गर्नुपर्ने, निर्देशन कार्यान्वयन नगर्ने पदाधिकारीलाई विभागीय सजायको व्यवस्था हुने कुराको कानुनी व्यवस्था गरिनुपर्ने ।
- संवैधानिक निकायको काम कर्तव्य अधिकार सम्बन्धी ऐनमा मूलभूत कुरालाई मात्र समेटेी कार्यविधिगत कुराहरू लाई व्यवस्थित गर्न सम्बन्धित संवैधानिक निकायले छुट्टै नियम बनाई लागू गर्न सक्ने व्यवस्था हुनुपर्ने ।

परिच्छेद - १०

## निजामती सेवा र सुधार

### पृष्ठभूमि

राज्यमा सार्वजनिक हितको प्रबर्द्धन गर्दै उपलब्ध स्रोत साधनको अधिकतम् परिचालन र न्यायोचित वितरणको व्यवस्था मिलाई सामाजिक, आर्थिक विकास गर्ने राज्यको दायित्व पूरा गर्नको लागि आवश्यक नीति निर्माण गर्ने अभिभारा राजनीतिज्ञहरूमा रहेको छ। राजनीतिज्ञहरूलाई नीति निर्माण प्रक्रियामा सहयोग गरी त्यस्ता नीतिहरूको प्रभावकारी कार्यान्वयनको जिम्मा पाएको सार्वजनिक प्रशासनले कर्मचारीतन्त्रको माध्यमबाट उक्त कार्यहरू सम्पादन गर्दछ।

नेपालको निजामती प्रशासन सञ्चालनको इतिहास हेर्दा वि.सं. २०१३ साल भन्दा अगाडि निजामती सेवा संस्थागत हुन सकेको देखिँदैन। मूलतः पजनी प्रथाबाट विकास भएको नेपालको कर्मचारी प्रशासनलाई संस्थागत गर्न २००९ सालमा गठित बुच कमिसनको प्रतिवेदनले प्रशस्त आधार र मार्गदर्शन गरेको थियो। तर सो कमिसनको प्रतिवेदनले देशभित्रैबाट निजामती सेवालार्ई संस्थागत गर्न धेरै जोड दिएको देखिँदैन। तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा गठित प्रशासन पुनर्गठन योजना आयोग, २०१३ ले दिएका सुझावहरू धेरैजसो तत्कालै कार्यान्वयनमा ल्याइए। यो आयोगको सुझाव बमोजिम निजामती सेवा सञ्चालनका लागि ऐन, नियम र कार्यविधि निर्माण गरियो। निजामती सेवा ऐन, २०१३, निजामती सेवा नियमावली, २०१३, सचिवालय कार्यविधि, २०१३ जस्ता कानुनी व्यवस्था भई निजामती प्रशासनलाई संस्थागत गर्न प्रारम्भ गरियो। पदपूर्तिका लागि लोकसेवा आयोगलाई क्रियाशील गराइयो। प्रशासकीय व्यवस्थापनका लागि प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन, २०१३, प्रादेशिक विकास योजना (कार्यान्वित) गर्ने ऐन, २०१३, भ्रष्टाचार निवारण ऐन, २०१७ लगायतका विभिन्न कानुनी व्यवस्थाहरू गरिए। मुलुकलाई जिल्ला, अञ्चल र पछि विकासक्षेत्रका आधारमा वर्गीकरण गरी प्रशासकीय अधिकारहरू प्रदान

गरियो । प्रशासन र विकासलाई कर्मचारी प्रशासनबाट साथसाथै सञ्चालन गरिएको थियो । यस्तो पृष्ठभूमि र परिवेशबाट विकास भएको नेपालको निजामती प्रशासन संस्थागत रूपमा सञ्चालन हुन थालेको पनि करिब ६ दशक भइसकेको छ । यतिखेर प्रशासन सञ्चालनका लागि संरचना र कार्यविधिको लागि दर्जनौ कानूनहरू जारी भएका छन् । निजामती प्रशासनको सञ्चालनका लागि निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० रहेका छन् । स्थानीय प्रशासन सम्बन्धी ऐन, स्थानीय स्वायत्त शासन सम्बन्धी ऐनले पनि कर्मचारीको भूमिका, जिम्मेवारी परिभाषित गरेको अवस्था छ । सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४, सूचनाको हक सम्बन्धी ऐन, २०६४, स्वास्थ्य सेवा ऐन, २०६३ लगायतका कानुनी प्रबन्धहरूले निजामती प्रशासन सञ्चालन र व्यवस्थापन गरेको अवस्था छ । नेपालको अन्तरिम संविधान, २०६३को धारा १५३ ले नेपाल सरकारले मुलुकको प्रशासन सञ्चालन गर्न निजामती सेवा र आवश्यक अन्य सेवाहरू गठन गर्न सक्ने र त्यस्ता सेवाहरूको गठन, सञ्चालन र सेवाका शर्तहरू ऐनद्वारा निर्धारण गरिएबमोजिम हुने व्यवस्था गरी संवैधानिक मान्यता समेत प्रदान गरेको छ ।

मुलुकको समग्र प्रशासन सञ्चालन र व्यवस्थापनको मूलभूत जिम्मेवारी रहेको निजामती सेवाको भूमिका प्रशासकीय कार्यका साथसाथै विकासात्मक कार्यमा पनि छ । सार्वजनिक सेवाको वितरणमा पनि छ । तर निजामती सेवाको कार्य सञ्चालनको पद्धतिप्रति प्रशस्त असन्तोषहरू प्रकट भएको अवस्था छ । योग्यता प्रणालीमा आधारित र स्थायी प्रकृतिको सेवाका शर्त र सुविधाहरू कानूनद्वारा सुरक्षित गरिएको निजामती सेवा प्रतिको जनविश्वास र जनआस्था जुनरूपमा हुनु पर्ने हो त्यो रूपमा हुन सकेको छैन । प्रक्रियामुखी, उत्तरदायित्व वहन नगर्ने, काम पन्छाउने, बढी सेवा सुविधाको दावी गर्ने, सेवाग्राहीलाई बेवास्ता गर्ने, शासकीय तुजुक देखाउने, नतिजामा ध्यान नदिने, अधिकार केन्द्रीकरण गर्न रूचाउने, गोप्यतामा रमाउने जस्ता आरोप निजामती सेवालार्थ लाग्दै आएको छ । त्यस्ता आरोपहरू खण्डन गरी प्रभावकारी रूपमा आफूलाई संविधान र कानूनले निर्धारण गरेका जिम्मेवारी निर्वाह गर्न क्रियाशील रही जनआस्था र विश्वास आर्जन गर्नु निजामती सेवामा कार्यरत जनशक्तिको चुनौती रहेको देखिन्छ ।

नेपालको सार्वजनिक प्रशासनमा मूलतः नेतृत्व परिवर्तनसँगै नीति परिवर्तन हुने, कार्यबोझको आधारमा संरचना निर्माण गर्ने भन्दा पनि राजनीतिक स्वार्थका आधारमा गरिने संरचना निर्माणको औचित्यता र सान्दर्भिकतालाई समर्थित हुने किसिमबाट त्यसको प्रभावकारिता नदेखिने, प्रक्रियामुखी प्रशासन, जिम्मेवारी पन्छाउने प्रवृत्ति र फितलो कार्यान्वयन जस्ता समस्याहरू देखिन्छ ।


सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन एवम् सार्वजनिक प्रशासनको मेरूदण्डको रूपमा रही कर्मचारीतन्त्रका गुण र विशेषता अनुसार मुलुकी प्रशासनलाई क्रियाशील गराउने जिम्मेवारी निजामती सेवामा रहेको छ । यो सेवालार्थ निष्पक्ष, सक्षम, व्यावसायिक, उत्तरदायी र जवाफदेही बनाउनु पर्ने आवश्यकता रहेको छ । यसरी सार्वजनिक प्रशासनको अभिन्न अङ्गको रूपमा रहेको निजामती सेवामा रहेका जनशक्ति र तिनको कार्य सम्पादनको अवस्थाको बारेमा यथार्थ चित्रण गर्ने एवम् सार्वजनिक प्रशासनका सुधारका क्षेत्रहरूका बारेमा विश्लेषण गर्ने उद्देश्यले यस परिच्छेदमा संक्षेपमा चर्चा गरिएको छ । यसभित्र निजामती सेवामा जनशक्तिको विवरण, संरचना, कार्यसञ्चालन विधि र प्रक्रिया, व्यावसायिकता, सरूवा, बहुवा, वृत्तिविकास समेतका विषयहरूमा संक्षेपमा चित्रण गरिएको छ ।

## निजामती सेवाको संरचना र जनशक्ति विवरण

नेपाल सरकारको केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत मन्त्रालयहरू २७, संवैधानिक कार्यालयहरू - ६, विभाग - ६०, क्षेत्रीय स्तरका कार्यालयहरू - १४९, अञ्चल

कार्यालयहरू - ३०६, जिल्लास्तरीय कार्यालयहरू - १,६२२, इलाकास्तरीय - ५,३१७, छन्। त्यसैगरी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत २२३० निकायहरू, विकास समिति अन्तर्गतका स्वायत्त संस्थाहरू १३६ तथा सार्वजनिक संस्थानहरू - ३६ छन्। संरचनागत अवस्थालाई देहायको तालिकाबाट देखाउन सकिन्छ।

### क. सार्वजनिक प्रशासनको विद्यमान संरचना




(स्रोत : राज्य पुनरसंरचना आयोगको प्रतिवेदन, २०६७)

निजामती सेवाभित्र रहेका विभिन्न सेवा, समूह र उपसमूह अन्तर्गतका प्राविधिक तथा प्रशासनिक पदहरूमा स्थायी, अस्थायी एवं करार सेवाबाट कर्मचारीहरूको पदपूर्ति हुन्छ। निजामती सेवाका पदहरूमा स्थायी नियुक्ति लोक सेवा आयोगको सिफारिस बमोजिम हुने गरेको छ भने केही प्राविधिक एवं प्रशासनिक पदहरू अस्थायी रूपमा नियुक्त गरी काम गराइएको छ। कार्यालय सहयोगी, सवारी चालक, माली, कार्यालय सुरक्षा आदि कामका लागि करार सेवाबाट कर्मचारीहरू लिई कार्य सम्पादन गरिने गरिएको छ।

ख. तह र लिङ्गका आधारमा निजामती कर्मचारीहरूको विवरण

तह	पुरुष	प्रतिशत	महिला	प्रतिशत	जम्मा	प्रतिशत	तहगत प्रतिशत
राजपत्राङ्कित	१५,९८३	८९.०%	१,९७१	११.०%	१७,९५४	१००%	२२.४%
राजपत्र अनङ्कित	३२,६८७	७८.८%	८,७७४	२१.२%	४१,४६१	१००%	५१.८%
श्रेणी विहीन	१९,१७५	९२.७%	१,५१८	७.३%	२०,६९३	१००%	२५.८%
जम्मा	६७,८४५	८४.७%	१२,२६३	१५.३%	८०,१०८	१००%	१००%



(स्रोत: सामान्य प्रशासन मन्त्रालय, २०७०)

(नोट : प्रस्तुत प्रतिवेदनमा कर्मचारीहरूको संख्यात्मक अवस्थाका सम्बन्धमा विभिन्न स्रोतबाट फरक फरक विवरण प्राप्त हुन आएकोले सोही अनुरूप सम्बद्ध स्रोत खुलाई उल्लेख गरिएको छ।)


उल्लिखित जनशक्तिहरू केन्द्रीयदेखि स्थानीय तहसम्म क्रियाशील रहेका छन्। २७ वटा मन्त्रालय, ६ वटा संवैधानिक कार्यालयहरू, १४९ वटा क्षेत्रीय कार्यालयहरू, ३०६ वटा अञ्चल तथा डिभिजन कार्यालयहरू, १६२२ जिल्लास्तरीय कार्यालयहरू, ५३१७ इलाका कार्यालयहरूमा निजामती कर्मचारीहरू कार्यरत छन्। नेपालको निजामती सेवा केन्द्रीकृत प्रकृतिको छ। ५०% कर्मचारीहरू काठमाडौं उपत्यकामा कार्यरत छन्। अधिकृतस्तरका ४३% कर्मचारीहरू काठमाडौं उपत्यकामा कार्यरत छन्। माथिको तालिकाबाट पनि निजामती सेवामा सहायक र श्रेणीविहीन कर्मचारीको बाहुल्यता रहेको देखिन्छ। करिब ७८ प्रतिशत कर्मचारीहरू यो समूहमा पर्दछन्।

### दरबन्दीको घट्दो अवस्था


वि.सं. २०४८ सालसम्म नेपालमा निजामती कर्मचारीको संख्या क्रमशः बढ्दै गएको देखिन्छ। वि.सं. २००७ सालमा २८,०४७ निजामती कर्मचारी रहेकोमा वि.सं. २०४८ सालमा आइपुग्दा कर्मचारीको संख्या १,०२,७४४ पुगेको देखिन्छ। त्यसपछि क्रमशः कर्मचारीहरूको संख्या घट्दै गएर २०७० असार मसान्तमा कर्मचारीको संख्या ८०,००० को हाराहारीमा रहेको छ। यद्यपि निजामती सेवा ऐन, २०४९ को दफा २४घ. अनुसार बढ्नुवा भएका कर्मचारीहरूको समायोजनको कार्य समाप्त भई पदस्थापन गरिसकेपछि मात्रै यथार्थ दरबन्दी विवरण खुल्न सक्ने अवस्था रहेको पाइन्छ।

विगतका तुलनामा सरकारी संरचनाहरू विस्तार भइरहेका छन्। सरकारको भूमिकामा परिवर्तन भएपनि जिम्मेवारी बढ्दै गएको देखिन्छ। माथिको तालिकाबाट सरकारी संरचनाहरू बढ्दो रूपमा रहेको भएपनि दरबन्दी भने घट्दो रूपमा देखिएको अवस्था छ। यसले सार्वजनिक सेवा प्रवाहलाई प्रभावित तुल्याएको छ।

### ग. क्षेत्रगत आधारमा कर्मचारीहरूको संख्यात्मक स्थिति



## घ. सेवाका आधारमा कर्मचारीको संख्यात्मक स्थिति



(स्रोत: निजामती किताबखाना)

## निजामती सेवामा गर्नु पर्ने सुधार

### १. अनावश्यक संरचना खडा नगर्ने

निजामती सेवामा कार्यबोझको आधारमा भन्दा निहित स्वार्थका कारण विभिन्न संरचनाहरू खडा गर्ने प्रवृत्ति देखिँदा अनावश्यक संरचना र निकायहरू खारेज गर्ने, कुनैपनि निकाय वा सङ्गठन निर्माण गर्नुपूर्व त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकताका आधारमा प्रभावकारिता हुन सक्ने पूर्वावस्था निर्माण गरेर मात्र संरचना स्थापना गर्ने ।

### २. वस्तुनिष्ठ र वैज्ञानिक आधारमा पद र दरबन्दी सिर्जना गर्ने

कार्यबोझको आधारमा पद र दरबन्दी सिर्जना गर्ने भन्दा निहित व्यक्तिगत स्वार्थवस कतिपय पद र दरबन्दी सिर्जना गरेको देख्दा त्यस्तो अस्वच्छ व्यवहारले सेवामा गम्भीर असर पुऱ्याउने कारण त्यस्तो प्रवृत्तिको अन्त्य गरी वस्तुनिष्ठ वैज्ञानिक आधारमा मात्र नयाँ पद र दरबन्दी सिर्जना गर्ने ।

### ३. जनशक्ति योजना बनाई कार्यान्वयन गर्ने

कर्मचारीको पदपूर्ति पूर्वको अवस्थादेखि अवकाश पछिसम्मको अवस्थालाई आंकलन गरी जनशक्ति योजनाको तर्जुमा गर्नुपर्ने हुन्छ । हाम्रो प्रशासनमा जनशक्ति योजना बन्न सकेको



देखिदैन । विश्वविद्यालयको उत्पादन र देशको आवश्यकता मेल खाएको अवस्था छैन । एकातिर राज्यको ठूलो लगानीबाट शैक्षिक बेरोजगारहरू उत्पादन भईरहेका छन् । अर्कातिर आवश्यक पर्ने दक्ष र विशेषज्ञ जनशक्तिको अभाव रहेको छ । उत्पादन भएका जनशक्तिलाई देशभित्रै अवसर दिई सेवा लिन सकिएको छैन । राज्यले ठूलो लगानी गरी उत्पादन गरेका दक्ष जनशक्ति पलायन भईरहेका छन् । योग्य र अब्बल जनशक्ति निजामती सेवामा आकर्षित गर्न नसकिएको अवस्था छ । यो समस्यालाई सम्बोधन गर्ने जनशक्ति योजना बनाई लागू गर्ने ।

#### ४. उत्तराधिकार योजना लागू गर्ने

निजामती प्रशासनमा संस्थागत संभ्रना (Institutional Memory) कायम राख्न एवम् कार्य सञ्चालनमा प्रभावकारिता ल्याउन उत्तराधिकार योजना अवलम्बन गर्नु आवश्यक छ । यसले निर्णय प्रक्रियालाई स्पष्ट बनाउँदछ । नेतृत्व क्षमता विकास गराउँदछ । नीतिगत निरन्तरता कायम राख्न सहयोग पुऱ्याउँदछ । प्रशासनमा उत्तराधिकार योजनालाई प्रभावकारी रूपमा अवलम्बन गर्न सकिएको छैन । त्यसैले व्यक्ति पिच्छे निर्णय प्रक्रियामा भिन्नता देखिएको छ । नीतिगत अस्थिरताको अवस्थाका लागि यो पक्ष जिम्मेवार रहेको छ । उच्च तहका नेतृत्वदायी अधिकारीहरूको जिम्मेवारीमा पनि स्थिरता रहेको छैन । उनीहरूको चयन पनि विवादास्पद हुने गरेको छ । अनुमानयोग्य प्रशासनिक व्यवस्थापनका लागि उत्तराधिकार योजनाको तर्जुमा र सो को प्रभावकारी कार्यान्वयन गर्नु पर्ने ।

#### ५. सचिव बढुवा पद्धतिमा सुधार एवम् सरूवा गर्दा विशेष संयन्त्र मार्फत गर्ने

निजामती सेवाको विशिष्ट श्रेणीमा कार्य क्षमताको आधारमा बढुवा गर्दा बढुवा समितिले आवश्यक संख्याको तेब्वर संख्या सिफारिस गर्ने र मन्त्रिपरिषद्ले सो सूचीबाट छनौट गरी विशिष्ट श्रेणीमा बढुवा गर्ने व्यवस्था छ । यो व्यवस्थाले निजामती प्रशासनमा राजनीतिक आबद्धता र आग्रहको अवस्था भित्र्याएको टिप्पणी विज्ञहरूले प्रकट गरिरहेको अवस्था छ । कुनै वस्तुगत आधार र कारण बेगर सूचीको अधिल्लो क्रमका व्यक्ति छोडिएको र पछिल्लो क्रमबाट टिपिएको अवस्था पनि देखिएको छ । यसले निजामती सेवाका उच्च तहका अधिकारीहरूलाई राजनीति परस्त बनाउन सक्ने तर्फ सचेतता कायम गर्नु पर्ने देखिन्छ । त्यसैले विशिष्ट श्रेणीको कार्य क्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि बढुवा समितिले बढीमा रिक्त पदको पच्चीस प्रतिशतसम्म थप उम्मेदवार सिफारिस गर्ने गरी निजामती सेवा ऐन नियममा संशोधन गर्नु पर्ने ।

त्यसैगरी नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूको सरूवाको कुनै वस्तुगत मापदण्ड कायम हुन सकेको देखिदैन । मन्त्रीको स्वेच्छा वा रोजेर सचिव बनाउने इच्छा गरेबाट सरूवा गराउने अवस्था देखिन्छ । यो अवस्थाले सचिवहरू आफ्नो कार्यक्षेत्रमा राजनीतिक नेतृत्वसँग अडान लिने र पद्धतिमा कार्य सञ्चालन गर्ने अवस्थामा रहन नसकिरहेको अवस्था छ । तसर्थ राजपत्राङ्कित विशिष्ट श्रेणीको सरूवाका लागि प्रधानमन्त्रीको अध्यक्षतामा सामान्य प्रशासन मन्त्री र नेपाल सरकारका मुख्य सचिव सदस्य रहेको समिति बनाई सो समितिले सरूवा गर्ने र कुनै पनि मन्त्रालयको सचिवलाई कम्तीमा एक वर्ष नपुगी सरूवा नगर्ने व्यवस्था गर्नु पर्ने ।

## ६. सरूवा पारदर्शी र वस्तुनिष्ठ बनाउने

सरूवालाई अनुमानयोग्य र समयबद्ध गराउनु पर्ने आवश्यकता छ। यो कर्मचारी प्रशासनलाई नीतिगत रूपमा सञ्चालन गर्ने तरिका पनि हो। निजामती सेवा ऐन नियमको संशोधनमा यो विषयहरूलाई नियमित गर्न पटकपटक प्रयास गरिएका छन्। तर यसको प्रयोग पक्षमा विभिन्न जटिलताहरू देखिएका छन्। सरूवा अनुमानयोग्य हुन सकेको छैन। ऐन नियमले निर्धारण गरेका आधारहरूको पालना हुन सकेको छैन। दुर्गम क्षेत्रमा कर्मचारीहरू तोकिएको समयसम्म नरहने समस्या देखिएको छ। दुर्गम र पिछडिएका जिल्लामा सेवा नगरी बढुवा हुन नसक्ने व्यवस्था गर्न सकिएमा दुर्गम क्षेत्रमा कर्मचारी सरूवा भई जाने अवस्था रहन्छ। त्यस्तै दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको सेवा सुविधालाई आकर्षक बनाई सो क्षेत्रमा सरूवा भई जान उत्प्रेरित गर्नु पर्ने देखिन्छ। दुर्गम क्षेत्रमा तोकिएको अवधि पूरा गर्ने कर्मचारीहरूलाई सरूवामा प्राथमिकता दिने र उनीहरूलाई सम्भव भएसम्म उनीहरूले रोजेको क्षेत्रमा सरूवा गर्न सकेमा सकारात्मक नतिजा आउन सक्छ। केन्द्रीयस्तरबाट जिल्लास्तर र जिल्लास्तरबाट केन्द्रीयस्तरमा सरूवा गर्ने अभ्यास व्यवहारमा स्थापित गर्नुपर्ने देखिन्छ। यसलाई चक्रीय पद्धतिमा सञ्चालन गर्नु पर्दछ। सरूवामा वाह्य पक्षको संलग्नता र प्रभावलाई न्यूनीकरण गरी यसलाई पद्धतिगत बनाउनु पर्दछ। सरकारी निकायहरूलाई आकर्षक र अनाकर्षक भनेर छुट्याउने प्रवृत्तिलाई कुनैपनि रूपमा स्वीकार गरिनु हुँदैन। संस्थागतरूपमा सरूवालाई दण्ड र पुरस्कारको रूपमा बुझ्ने विद्यमान अभ्यासमा परिवर्तनको आवश्यकता छ। संभव भएसम्म एउटै पदमा एउटै कार्यालयमा दोहोर्‍याएर सरूवा नगर्ने र सरूवालाई अनुमानयोग्य बनाउने गरी सम्बन्धित कामको पुनरावलोकन गर्नु पर्ने। व्यवस्थापन परीक्षणको क्रममा सरूवाको समेत सही प्रयोग भए नभएको तर्फ विचार गरिनु पर्ने।

## ७. पदोन्नतिको स्पष्ट मापदण्ड तय गर्ने

पदोन्नतिको विषय नेपालको निजामती सेवाको सबैभन्दा बढी अस्थीर विषय भएको छ। हरेक पटक गरिने सेवा शर्तसम्बन्धी कानूनको संशोधनमा पदोन्नतिको व्यवस्थामा फेरबदल भएको देखिन्छ। यसले पदोन्नतिलाई अनुमानयोग्य हुन दिएको छैन। जेष्ठता, योग्यता, अनुभव, तालिम र भौगोलिक क्षेत्रका अंकहरू बारम्बार परिवर्तन भइरहेका देखिन्छन्। निश्चित समूहको स्वार्थ पूर्तिको लागि बढुवाका शर्तहरूमा परिवर्तन हुने गरेको आरोप पनि लाग्ने गरेको छ। नेपालको निजामती सेवामा वृत्ति मार्ग स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएको छ। यसका लागि स्वविवेकको मात्रा घटाइनु पर्दछ। वस्तुगत आधारमा पदोन्नति हुने व्यवस्था गरिनु पर्दछ। तोकिएको कार्यक्षेत्रमा खटेर काम गर्ने कर्मचारीले बढुवा प्राप्त गर्ने व्यवस्था उपयुक्त हुन्छ। नकारात्मक सूचीमा परेको अवस्थामा बाहेक जेष्ठतामा आधारित बढुवा पद्धति (व्याच प्रमोसन) उपयुक्त हुने देखिन्छ। यसले पदोन्नति प्रक्रियालाई वस्तुगत र अनुमानयोग्य समेत बनाउँदछ। निजामती सेवाको पद सोपान कायम राख्न समेत सहयोग पुऱ्याउँदछ। यो प्रक्रियाबाट समेत बढुवा हुन नसकेका कर्मचारीहरूलाई निश्चित सेवा अवधि पूरा गरेपछि सेवा अवधि थप गरी एक तह पदोन्नति गरी अवकाश दिने नीति अवलम्बन गर्न सकिन्छ। बढुवाको नीतिमा स्थायित्वको आवश्यकतालाई सम्बोधन गर्नु पर्ने देखिएको छ। अनुमानयोग्य वृत्ति विकास योजनाको तर्जुमा गर्नु पर्ने देखिन्छ। हाम्रो प्रशासनिक अभ्यासमा एक पटक सेवा प्रवेश गरेपछि कुनै पनि तहमा तहगत आधारमा योग्यता (ल्याकत) परीक्षण गर्ने व्यवस्था नहुँदा क्षमता विकास हुन सकेको छैन। निश्चित

सेवा अर्वाधि पूरा गरे पछि तहगत क्षमता रहे नरहेको मूल्याङ्कन गर्न परीक्षण गर्न कार्य प्रारम्भ गर्नु पर्ने। त्यसैगरी बहुवा समितिको सचिवालयलाई लोकसेवा आयोगमा राखी आयोगको सचिवलाई सदस्य सचिव बनाउनु उपयुक्त हुने।

## ८. कार्य सम्पादन मूल्याङ्कन वस्तुगत र वैज्ञानिक बनाउने

कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन औपचारिक प्रकृतिको रहेको छ। कार्यसम्पादन मूल्याङ्कनलाई सङ्गठनको नीति, उद्देश्य, उपलब्धि र नतिजासँग आबद्ध गराउन सकिएको छैन। यसका मापदण्डमा पनि बारम्बार फेरबदल भएको देखिन्छ। कार्य विवरण र कार्यसम्पादनको आबद्धता रहेको देखिँदैन। मूल्याङ्कनको प्रक्रिया र अभ्यास वस्तुगत हुन सकेको छैन। बहुवालाई केन्द्रमा राखेर का.स.मू.को अङ्क घटबढ गर्ने आरोप लागिरहेको पाइन्छ। त्रैमासिक रूपमा का.स.मू. भर्नु पर्ने व्यवस्था व्यवहारमा प्रयोगमा आएको छैन। सङ्गठनको उत्पादकत्व र सेवा प्रवाहको अवस्था ऋणात्मक हुने तर कार्यसम्पादनमा पूर्णाङ्क प्राप्त गर्ने अवस्था अहिलेको यथार्थ हो। यो विषयलाई गम्भीरतापूर्वक लिई कानुनी एवम् व्यावहारिक पक्षमा सुधारको आवश्यकता देखिएको छ। मूल्याङ्कनका आधार, अङ्क दिने तरिका र मूल्याङ्कनकर्तामा समेत पुनरावलोकन गरिनु पर्दछ। कार्य सम्पादनमा कुनै सरोकार नै नभएको अधिकारीलाई मूल्याङ्कन गर्न दिनु हुँदैन। तहगत आधारमा मूल्याङ्कनका आधारहरू निर्धारण गरी विद्यमान अवस्थामा सुधार ल्याउनु पर्ने देखिन्छ। कार्य सम्पादनको मूल्याङ्कनका लागि सेवाग्राही सन्तुष्टि सर्वेक्षणलाई आधार बनाउन सकिन्छ। मूल्याङ्कनका लागि स्पष्ट सूचक र मापदण्ड तयार गरी कार्य विवरणसँग यसलाई आबद्ध गर्नु पर्ने हुन्छ। वर्षभरिको कूल हाजिरीलाई समेत यसमा आबद्ध गर्नु उपयुक्त देखिन्छ।

## ९. अध्ययन / अवलोकनलाई पारदर्शी र वस्तुनिष्ठ बनाउने

विदेश अध्ययन एवम् अवलोकनका लागि गरिने मनोनयन वस्तुगत रहेको छैन। सेवा शर्तसम्बन्धी कानुनले निश्चित गरेको आधारहरूको पनि पालना गरिएको देखिँदैन। सबै सेवा समूह र तहमा अवसरको समानुपातिक वितरण हुन सकेको देखिँदैन। यसले विभेद र असमानताको अवस्था देखिएको छ। अध्ययन विदाको मापदण्डमा एकरूपता कायम गर्नुपर्ने अवस्था छ। निजामती कर्मचारीका लागि छात्रवृत्ति वितरणलाई न्यायोचित बनाउनु पर्ने आवश्यकता छ। यो विषयलाई सम्बोधन गर्नका लागि निश्चित मापदण्डको निर्माण र सोको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ। छात्रवृत्तिको उपयोग गरेको कर्मचारीले सम्बन्धित कार्यक्षेत्रमा निश्चित समय सेवा गर्नु पर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनु पर्ने हुन्छ। एउटै कर्मचारीले पटक पटक अवसर पाउने पद्धतिलाई कठोरतापूर्वक नियन्त्रण गरिनु पर्दछ। अध्ययन विदाका लागि स्पष्ट आधार र प्रक्रिया निर्धारण गरिनु पर्दछ। एउटै व्यक्तिले पटक पटक अध्ययन विदा पाउने प्रथाको अन्त्य गरिनु पर्ने देखिन्छ। अध्ययन विदामा गएका व्यक्तिको स्वतः विशेष पद सिर्जना हुने र सो पदमा अर्को कर्मचारी पठाउन सकिने व्यवस्था हुनु उपयुक्त देखिन्छ। यसै सन्दर्भमा निजामती सेवा नियमावली, २०५० को नियम ६१(२) को प्रतिबन्धात्मक वाक्यांशको व्यवस्थाको समेत पुनरावलोकन गर्नुपर्ने देखिन्छ।

## १०. दक्ष जनशक्तिको आपूर्तिको व्यवस्था गर्ने

कर्मचारीतन्त्र योग्यतामा आधारित हुनुपर्दछ र यसका लागि सक्षमहरू मध्येबाट दक्ष चयन गर्नुपर्ने हुन्छ। निजामती सेवामा दक्ष जनशक्ति अझै आकर्षित गर्न नसकिएको अवस्था छ।

प्रतिभाको पलायन भइरहेको देखिन्छ। लोक सेवाको प्रतिस्पर्धामा जुनरूपमा संख्यात्मक वृद्धि भएको छ, गुणात्मक वृद्धि त्यो रूपमा हुन सकेको छैन। योग्यता प्रणालीमा आधारित प्रशासनयन्त्र निर्माणकालागि क्षमतावान व्यक्तिहरूको प्रवेश अपरिहार्य हुन्छ। राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ। छात्रवृत्तिमा प्राविधिक शिक्षामा उच्च अध्ययन गर्ने अवसरमा वृद्धि भइरहेको भएपनि त्यस्तो जनशक्ति उत्पादन भएपछि सेवामा प्रयोग गर्न सकिएको अवस्था छैन। यो विषयलाई प्राथमिकतापूर्वक संबोधन गर्नु पर्ने आवश्यकता रहेको छ। विश्वका उत्कृष्ट विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूलाई निजामती सेवामा आकर्षित गर्न सक्ने गरी नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ। देश भित्रकै विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई निजामती सेवामा आकर्षित गर्ने गरी पदपूर्ति प्रक्रियामा पुनरावलोकन गर्नु पर्ने देखिएको छ। सेवा, शर्त, सुविधा, सुरक्षा र आत्मसम्मान जस्ता विषयमा पुनरावलोकन गरी निजामती सेवाप्रतिको आकर्षण बढाउनु पर्ने देखिन्छ।

#### ११. आचरणगत नियमहरू सेवा निवृत्तपछि पनि लागू गर्ने विशेष व्यवस्था गर्ने

राष्ट्रसेवकहरू सरकारका प्रतिनिधि हुन्। सेवा वितरणमा बसेका कर्मचारीको व्यवहारबाट सरकारको प्रभावकारिता देखिन्छ। त्यसैले राष्ट्रसेवकहरू नैतिकवान, जिम्मेवार र इमान्दार हुनु पर्दछ। यतिखेर कर्मचारी नैतिकतामा धेरै कोणबाट प्रश्न उठेको अवस्था छ। कर्मचारीहरूको मनोबल उच्च छैन। सदाचार संस्कृतिको क्रमशः अभाव देखिँदैछ। भ्रष्टाचारको सूचकाङ्कमा कमजोर अवस्था देखिँदैछ। निजामती प्रशासनप्रतिको विश्वास र भरोसामा क्रमशः ह्रास आइरहेको अवस्था छ। जिम्मेवारी लिने भन्दा पन्छाउने प्रवृत्ति धेरै छ। आचरणका नियमहरू बनेका छन् तर तिनको व्यावहारिक पक्ष कमजोर रहेको छ। प्रशासन नाफा नोक्सानको हिसाबमा चलेको जस्तो अवस्था छ। उत्तरदायित्व पन्छाउने प्रवृत्तिलाई अन्त्य गरी सार्वजनिक आचरण र अनुशासनका नियमहरूको व्यावहारिक प्रयोग आवश्यक देखिएको छ। त्यसैगरी आफ्नो स्वार्थ रहेको विषयमा (Conflict of interest) नीति निर्माण एवम् निर्णय गर्न नपाइने गरी आचरणका नियमहरूमा पुनरावलोकन गर्नु पर्ने देखिन्छ। आचरणका नियमहरू सेवा निवृत्त भएपछि पनि आकर्षित हुने गरी व्यवस्था गर्नु पर्ने देखिन्छ।

#### १२. समावेशीकरण सेवा प्रवेश तहमा मात्र केन्द्रित गर्ने

नेपालको अन्तरिम संविधान, २०६३ ले आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेकालाई समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने हक प्रदान गरेको छ। रोजगारी समेतमा निश्चित समयका लागि आरक्षणको व्यवस्था गरी जनताको जीवनस्तर उत्थान गर्ने नीति अवलम्बन गरेको छ। संविधानले आत्मसात् गरेको समावेशीकरणको मूल्यलाई निजामती सेवामा अंगिकार गर्नका लागि आरक्षण र सकारात्मक विभेदका विभिन्न उपायहरू अवलम्बन गरिएको छ। विगतको तुलनामा निजामती प्रशासन समावेशी हुन थालेको छ। यो सकारात्मक पक्ष हो। यसले पिछडिएको समुदाय, वर्ग र क्षेत्रको जनताको राज्यप्रति अपनत्व बढ्दै गएको छ। तर यसले योग्यता प्रणालीमा पारेको प्रभाव र लक्षित वर्गसम्म यसको पहुँच स्थापित हुन सके नसकेको विषयमा भने धेरै नै टिका टिप्पणी भइरहेको अवस्था छ। कतिपय अवस्थामा यसको दुरुपयोग समेत भएको तथा समावेशीकरणले सार्वजनिक प्रशासनमा पारेका प्रभाव र असरको वस्तुगत मूल्याङ्कन गर्नुपर्ने देखिन्छ। आरक्षणलाई निश्चित समय सीमामा सीमित राखी (Sun Set Policy)

सशक्तिकरणका उपायहरू अवलम्बन गरिनु पर्दछ। आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गको सार्वजनिक सेवामा पहुँच कायम हुने गरी यो नीतिको कार्यान्वयन गरिनु पर्ने देखिन्छ। यसलाई सेवा प्रवेश तहमा केन्द्रित गरिनु पर्ने आवश्यकता देखिएको छ।

### १३. तलब सुविधा समयानुकूल वृद्धि गर्ने

बहूदो बजार मूल्य र निजी क्षेत्रले उपलब्ध गराएको पारिश्रमिक समेतलाई दृष्टिगत गर्दा निजामती कर्मचारीहरूलाई उपलब्ध गराइएको तलब भत्ता र सेवा सुविधा निर्वाहमुखी मात्र रहेको छ। सामान्य रूपमा जीवन धान्न र परिवार पालन पोषण गर्नका लागि विद्यमान तलब भत्ता निश्चय नै अपर्याप्त रहेको छ। तलब भत्ताको निश्चित समयावधिभित्र पुनरावलोकन गर्नु पर्ने कानुनी व्यवस्थाको समेत कार्यान्वयन सहज रूपमा हुन सकेको अवस्था छैन। विभिन्न समयमा भएका तलब सुविधा पुनरावलोकन आयोगका प्रतिवेदनहरूले औल्याएका सुझावहरू कार्यान्वयनमा आउन सकेको देखिँदैन। यो समितिले अन्तरिम प्रतिवेदनमा यो विषयलाई तत्काल सम्बोधन गर्नका लागि सुझाव दिएको थियो। यसवर्ष (२०७०/०७१)को बजेटमा कर्मचारीको तलब भत्ताको पुनरावलोकन गर्ने प्रयास गरिएको भएपनि यो तत्कालीन उपायमात्र रहेको देखिन्छ। निजामती प्रशासनलाई उत्तरदायी र मर्यादित बनाउनका लागि निश्चित मापदण्डका आधारमा तलब भत्ता र सुविधा र मौद्रिक तथा गैह्र मौद्रिक प्रोत्साहनका व्यवस्थाहरूको पुनरावलोकन गर्नुपर्ने देखिन्छ। भत्ताहरूको पुनरावलोकन गरी यसलाई निकायको आधारमा होइन कामका आधारमा दिने व्यवस्था गरिनु पर्ने हुन्छ। हरेक वर्ष एक दिनको तलब बराबर ग्रेड वृद्धि गर्ने व्यवस्था गर्न उपयुक्त हुन्छ। यस्तो ग्रेड वृद्धिको सुविधा मुख्य सचिवले दुई ग्रेडसम्म र सचिवले चार ग्रेडसम्म पाउने गरी व्यवस्था गर्नु पर्ने देखिन्छ। तल्लो पद र माथिल्लो पदको तलबको अनुपात १:५ कायम गर्ने अन्य देशको अभ्यासलाई अवलम्बन गर्न सकिन्छ।

### १४. अवकाश पछिको योजना निर्धारण गरी लागू गर्ने

निजामती सेवाबाट सेवा निवृत्त हुने जनशक्तिहरूका लागि अवकाश पछि क्रियाशीलताका लागि कुनै योजना तथा कार्यक्रमहरू बन्न सकेको अवस्था देखिँदैन। लामो समय सरकारी जिम्मेवारीमा रहेका कर्मचारीहरूले अवकाशपछि पनि महत्वपूर्ण सामाजिक तथा विकासात्मक काममा योगदान दिन सक्छन्। महत्वपूर्ण ज्ञान, सीप, दक्षता एवम् अनुभव भएका उच्च तहका अधिकारीहरू सेवा निवृत्त पछि पनि मार्गदर्शक भूमिकामा सरकारको सल्लाहकारको भूमिकामा रहन सक्छन्। सरकारका प्रतिनिधिको रूपमा सामाजिक सचेतनाका कार्यक्रममा क्रियाशीलता देखाउन सक्छन्। यस्ता सम्भावनाहरूलाई दृष्टिगत गरी अवकाश हुनुपूर्व नै अवकाश पछिको जीवनको क्रियाशीलताका लागि आवश्यक सीप र ज्ञानको वितरण गर्नुपर्ने देखिन्छ। त्यसैगरी अवकाशप्राप्त कर्मचारीको पेन्सन बैंक खातामा जम्मा गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइनु पर्दछ।

### १५. प्रविधिमैत्री प्रशासनको विकास गर्ने

निजामती प्रशासनमा सूचना प्रविधिलाई कार्य सम्पादनसँग आबद्ध गर्न सकेमा सेवा वितरण छिटो, छरितो, पारदर्शी र अनुमानयोग्य हुन सक्छ। हालसम्म प्रविधिलाई सेवा वितरणका क्षेत्रमा व्यापक रूपमा प्रयोग गर्न सकिएको छैन। विद्युतीय शासनको अवधारणालाई व्यवहारमा उतार्ने गरी प्रविधिमैत्री प्रशासन स्थापना गर्न प्रयास गर्नु पर्ने देखिन्छ।

#### १६. अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाउने

निजामती सेवालालाई प्रभावकारी बनाउन यसका काम कारवाहीको नियमित अनुगमन र मूल्याङ्कन आवश्यक हुन्छ। कर्मचारीहरूको कार्य सम्पादनलाई नियमित रूपमा अनुगमन एवम् मूल्याङ्कन गरिएको देखिदैन। यो पक्ष अत्यन्त कमजोर रहेको देखिन्छ। निरीक्षण, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनले सुधारका क्रियाकलापहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आधार प्रदान गर्दछन्। कार्य विवरण, कार्य प्रक्रिया, सम्पादन गरेको जिम्मेवारी यसले पारेको प्रभाव, दिएको नतिजा र उत्पादकत्वको अवस्थालाई सम्बोधन गर्ने गरी अनुगमन मूल्याङ्कनका सूचकहरू तयार गरिनु पर्दछ। यसलाई औपचारिक प्रक्रियाको रूपमा मात्र नलिई सुधारतर्फको अनिवार्य प्रक्रियाको रूपमा लिनु पर्दछ।

#### १७. दण्ड र पुरस्कारको समुचित प्रयोग गर्ने

राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र खराब काम गर्नेलाई दण्डित गर्ने विषय सङ्गठनलाई जीवन र गतिशील बनाउने मान्यता हुन्। दण्ड र पुरस्कारको वस्तुनिष्ठ प्रयोग हुन सकेको देखिदैन। पुरस्कारलाई सीमित तुल्याइएको छ। प्रायः यो केन्द्रमा मात्र सीमित छ। यसका आधारहरू वस्तुगत पनि हुन नसकेको अवस्था छ। चयन गर्ने अधिकारीको विवेक पुरस्कार प्राप्तिको प्रभावशाली मापदण्ड भएको छ। पुरस्कार पाउनेको व्यक्तित्व, योगदान, आचरण, अनुशासन, नैतिकता र सार्वजनिक जीवनमा प्राप्त गरेको ख्यातिलाई समेत मापदण्डमा समेटिनु पर्ने अवस्था देखिन्छ। त्यस्तै दण्ड दिने अधिकारको प्रयोग पनि वस्तुगत हुन सकेको छैन। कानूनको उल्लंघन वा कसूरको मात्रा अनुसार दण्ड दिइने गरेको देखिदैन। दण्ड र पुरस्कार दुबै विधि सरल र सहज छैनन्। यसमा पुनरावलोकन गर्नुपर्ने देखिन्छ।

#### १८. निर्णय प्रक्रिया छोटो र पारदर्शी बनाउने

निजामती प्रशासनको निर्णय प्रक्रिया परम्परागत ढाँचाको छ। औपचारिक प्रकृतिको छ। निर्णयका तहहरू धेरै छन्। अधिकार केन्द्रीकृत रहेको देखिन्छ। प्रत्यायोजनको अभ्यास कमजोर रहेको छ। अनावश्यक रूपमा साना तिना विषयमा पनि टिप्पणी उठाउने प्रचलन छ। सहायकबाट टिप्पणी उठाउने प्रचलन रहिरहेको छ। निर्णयमा अनुसन्धानमूलक तथ्यहरू खोजिदैन। निर्देशित रूपमा टिप्पणी उठाउनु पर्ने प्रवृत्तिको अहिलेसम्म विद्यमानतामा यसको उद्देश्य र प्रयोजनले सार्थक नतिजा दिन सकेको छैन। निर्णय प्रक्रियामा सूचना प्रविधिलाई आत्मसात गर्न सकिएको छैन। कुनै पनि निर्णयपूर्व त्यसले पार्ने प्रभावको आंकलन गरिदैन। यथास्थितिको निरन्तरता छ। निर्णय प्रक्रिया पारदर्शी पनि हुन सकेको छैन। निर्णयको अभिलेख पद्धति व्यवस्थित छैन। उत्तराधिकार योजनाको अभावले निर्णयमा अधिकारीपिच्छे विविधता देखिएको छ। संस्थागत सम्झनाको अभावले एकापसमा विरोधाभाषपूर्ण निर्णय हुने गरेको छ। सहभागिता, उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता कानुनी विषयमात्र भएका छन्। यिनलाई व्यवहारमा रूपान्तरण गर्नु पर्ने आवश्यकता रहेको छ। टिप्पणी प्रक्रियालाई व्यवस्थित बनाउनु पर्ने अवस्था छ। निर्णयको अभिलेख पद्धतिलाई व्यवस्थित गरी संस्थागत संझना कायम गराउनु पर्ने देखिएको छ।

#### १९. उत्तरदायित्व वहन गर्न कार्य विवरण बनाई त्यसको आधारमा मूल्याङ्कन गर्ने

कर्मचारीको कार्य सम्पादनलाई व्यवस्थित गर्न उत्तरदायित्व वहन गराउन कार्य विवरण उपयुक्त विधि हो। यसले जिम्मेवारी किटान गर्दछ। मूल्याङ्कन गर्न सहज हुन्छ। निजामती सेवा ऐन नियमले कार्य विवरणको अवधारणालाई अंगिकार गरेको भएपनि यसको

व्यावहारिक पक्ष एकदम कमजोर रहेको छ। यसले जिम्मेवार र उत्तरदायित्व पन्छाउने प्रवृत्ति देखिएको छ। धेरै जसो निकायमा कार्य विवरण बनाइएको पाइँदैन। कार्यविवरण बनेका कार्यालयले पनि प्रभावकारी रूपमा प्रयोग गरेको अवस्था छैन। यसलाई कार्य सम्पादन मूल्याङ्कनसँग आबद्ध गर्न सकिएको छैन। कार्य विवरणलाई वस्तुगत बनाई सबै तहका जनशक्तिलाई अनिवार्य रूपमा कार्य विवरण उपलब्ध गराउनु पर्ने र सोही कार्य विवरण एवम् कार्यप्रगतिका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्नुपर्ने परिपाटी अवलम्बन गर्नुपर्ने अवस्था छ।

## २०. राजनीति र प्रशासनको सम्बन्ध सीमा निर्धारण गर्ने

राज्यको नीति निर्धारण गर्ने अधिकार राजनीतिक नेतृत्व को हो। निर्णय कार्यान्वयनको जिम्मेवारी प्रशासनको हो। निजामती कर्मचारीहरू नीति निर्धारणका सहयोगी हुन्। उनीहरूसँग विशेषज्ञता हुन्छ। व्यावसायिकता हुन्छ। संस्थागत संभ्रना हुन्छ र कानुनी एवम् प्रक्रियागत विषयमा जानकारी हुन्छ। प्रशासनले राजनीति नेतृत्वलाई पद्धतिगत दृष्टिले काम गर्न सहयोग गर्नु पर्दछ। यी एक अर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्। त्यसैले राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ पूरा गराउन प्रशासनलाई दबाव दिनु हुँदैन र प्रशासनले पनि पद्धति मिचेर काम गर्न राजनीतिक नेतृत्वलाई प्रेरित गर्नु हुँदैन। यो मान्यतालाई केही हदसम्म सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४ ले सम्बोधन गर्ने प्रयास गरेको छ। तर सो अनुसारको अभ्यास हुनसकेको देखिँदैन। प्रशासनले राजनीतिक नेतृत्वलाई अटेर गर्ने प्रशासनमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्ने अवस्था छ। प्रशासनमा राजनीतिले प्रवेश पाएकोले राजनीति र प्रशासनको सम्बन्ध हुनुपर्ने भन्दा भिन्न रहेको छ। यी दुवै शक्तिहरू आ-आफ्ना सीमामा रहनु पर्ने आवश्यकता रहेको छ। यसको प्रष्ट सीमारेखा छुट्टिनु जरूरी भएको छ।

## २१. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने

सार्वजनिक सेवाको वितरण सरकारको प्रमुख काम हो। निजामती कर्मचारी मार्फत सार्वजनिक सेवा वितरण गरिन्छ। सरकारको तर्फबाट वितरण गरिएका सेवाको प्रभावकारिता कमजोर रहेको छ। जनताका अपेक्षा र आवश्यकताहरू क्रमशः बढ्दो अवस्थामा छन्। तर अधिकांश सार्वजनिक सेवाको वितरणप्रति जनताको मूल्याङ्कन सकारात्मक रहेको पाइँदैन। दुर्गम पिछडिएको क्षेत्रमा भ्रन सेवा वितरणको अवस्था अत्यन्त कमजोर रहेको छ। सेवा वितरण गर्ने नीति र प्रक्रिया आफैमा सरल, सहज र परिणामुखी छैनन्। स्रोत साधनको वितरण भइरहेको छ, तर लक्षित वर्गले प्रतिफल पाउन सकेको अवस्था छैन। सेवा वितरणमा उत्तरदायित्वको समेत अभाव रहेको छ। पारदर्शिताको अभाव छ। अनुगमन मूल्याङ्कनको अवस्था कमजोर रहेको छ। दण्ड र पुस्कारलाई सेवा वितरणमा आबद्ध गराउन सकिएको देखिँदैन। अझैपनि सेवा प्रवाहलाई सूचना प्रविधिसँग आबद्ध गर्न सकिएको छैन। गुणस्तरमा सुधार आउन सकेको छैन। संस्कृतिमा सुधार आउन सकेको छैन। आम नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधा सरल, सहज, पारदर्शी र उत्तरदायी रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नेतर्फ सुधारका प्रयासहरू केन्द्रित हुनुपर्दछ। उपत्यकामा २५% र उपत्यका बाहिर कार्यस्थलमा सेवाप्रवाह गर्न ७५% कर्मचारी खटाउने किसिमको नीति र व्यवस्था हुनुपर्दछ।

## २२. कार्य सञ्चालन दिग्दर्शन तयार गरी लागू गर्ने

हरेक कार्यालयले सम्पादन गर्नुपर्ने कामलाई उत्तरदायी, पारदर्शी, अनुमानयोग्य बनाउन एवम् एकरूपतापूर्वक कार्य सम्पादन गर्न सम्बन्धित केन्द्रीय निकायले कार्य सञ्चालन दिग्दर्शन (Standard Operation Procedure (SOP)) तयार गरी लागू गर्नु उपयुक्त हुने देखिन्छ ।

## २३. सुशासन कायम गर्न विशेष व्यवस्था गर्ने

सार्वजनिक प्रशासनमा भ्रष्टाचारको सूचाङ्कमा नेपालको छवि राम्रो बन्न सकेको छैन । तथ्यांकीय अवस्था हेर्दा भ्रष्टाचार संस्थागत भएको जस्तो देखिन्छ । नियन्त्रणका प्रयासहरू प्रभावकारी देखिएका छैनन् । यसले राज्यकोषको र सार्वजनिक सेवा प्रवाह नराम्रोसँग प्रभावित भएको छ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरू केन्द्रीकृत छन् । ती निकायहरूमा पर्याप्त स्रोत साधन र जनशक्तिको व्यवस्था हुन सकेको छैन । कतिपय अवस्थामा राजनीतिक नेतृत्वले नै भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लाग्ने गरेको छ । सामाजिक परिवेशले अभैपनि भ्रष्टाचारलाई अपराधको रूपमा लिन सकेको छैन । भ्रष्टाचार विरुद्धको प्रयासमा आम नागरिकको सहकार्य आवश्यक छ । राजनीतिक एवम् प्रशासनिक नेतृत्वले भ्रष्टाचार विरुद्धको प्रतिबद्धता प्रकट नगरेसम्म संवैधानिक एवम् कानुनी व्यवस्थाले मात्र यो नियन्त्रणको दायरामा आउन सक्ने देखिदैन । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिको पक्ष भइसकेको भए पनि सो महासन्धिको अनुकूल हुने गरी कानुनी व्यवस्थामा सुधार हुनसकेको छैन । कानूनमा परिमार्जन सहित नियन्त्रण निकायहरूलाई स्रोत, साधन र जनशक्ति पर्याप्त उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको छ ।

## २४. सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने

पछिल्लो समयमा आएर सरकारले सामाजिक सुरक्षाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । त्यस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी निजामती कर्मचारीहरूमा रहेको छ । वृद्ध भत्ता, एकल महिला भत्ता एवम् सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन गर्दा पारदर्शिता कायम हुन नसकेको टिप्पणी विभिन्न क्षेत्रबाट प्रकट भइरहेको छ । यस्ता काम कारवाहीमा अनियमितता र भ्रष्टाचार हुने गरेको र राज्यकोषको दुरुपयोग भएको आरोप पनि लागिरहेको अवस्था छ । सामाजिक सुरक्षाका कार्यक्रमहरूको अभिलेख अद्यावधिक हुन सकेको देखिँदैन । यसको वितरण प्रभावकारी हुन सकेको छैन । वितरण प्रक्रिया अनुमानयोग्य पनि छैन । पछिल्लो समयमा स्थापना गरिएको सामाजिक सुरक्षा कोषलाई सञ्चालन गर्ने ऐन हालसम्म बन्न सकेको छैन । प्राथमिकतापूर्वक यो विषयलाई सम्बोधन गर्ने गरी सुधारका प्रयासहरू केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको छ ।

## २५. अवकाशको उमेरमा एकरूपता कायम गर्ने

सार्वजनिक सेवाका जनशक्तिको सेवाका शर्त र उमेरमा एकरूपता कायम हुन सकेको देखिँदैन । विशेषगरी उमेरको हदमा धेरै विविधता रहेको छ । सेना र प्रहरीको त तहगत आधारमा समेत उमेरको हदको व्यवस्था गरिएको छ । निजामती सेवाभित्रै स्वास्थ्य सेवा, व्यवस्थापिका-संसद र अरूसेवामा उमेरमा भिन्नता छ । विद्यालय शिक्षक र विश्वविद्यालयका शिक्षकको उमेरको हदमा एकरूपता रहेको छैन । संविधानमा



न्यायाधीशहरूका लागि पनि भिन्न भिन्न उमेरको हद राखिएको पाइन्छ। कमसेकम निजामती सेवाभित्र उमेरको हदमा एकरूपता कायम हुनु आवश्यक रहेको देखिन्छ। औषत आयुमा आएको सुधार र अनुभवी कर्मचारीहरूको सेवा लिने दृष्टिकोणबाट उमेरको सीमा पुनरावलोकन गर्नेतर्फ छलफल गर्ने समय आएको छ। छिमेकी मुलुकले अवलम्बन गरेको अभ्यासलाई तुलनात्मक अध्ययन गरी यो विषयमा स्पष्ट र डेगिलो दृष्टिकोण राख्नु पर्ने देखिन्छ। उमेरको हदमा बारम्बार परिवर्तन भइरहनु उपयुक्त हुँदैन। त्यसैले प्रयोगको रूपमा नभई दीर्घकालीन दृष्टिकोणको रूपमा यो विषयमा नीतिगत व्यवस्था गर्नु पर्ने हुन्छ। नेपाली जनताको औषत आयुमा आएको सुधार, निवृत्तभरणमा पर्ने भार, साधारण खर्चको कटौती एवम् उल्लिखित आधारमा विश्लेषण गर्दा निजामती कर्मचारीको उमेरको हद ६० वर्ष कायम गर्नु उपयुक्त हुने देखिन्छ।

#### २६. सेवा करारको व्यवस्थामा पुनरावलोकन गर्ने

निजामती प्रशासनमा सेवा करारको अभ्यास गर्न थालिएको छ। आवश्यक रूपमा कर्मचारी दरबन्दी विस्तार भएमा यसले सरकारलाई दीर्घकालीन भार पर्न जाने विषयलाई गम्भीरतापूर्वक लिई सेवा करारको अवधारणा अंगिकार गरिएको हो। सेवा करारका लागि आर्थिक प्रशासन ऐन नियमले गरेको मार्गनिर्देश र अभ्यासमा मेल छैन। व्यक्तिसँग करार गरी सेवा लिने प्रवृत्ति व्यापक छ। सेवा करारबाट सेवा लिनु पर्नेमा कर्मचारी भर्ना गर्ने गरिएको छ। अहिले आएर सेवा करारका कर्मचारीहरूले स्थायी हुनुपर्छ भनी आन्दोलन गर्न थालेको देखिन्छ। कुनै पनि अवधारणाको गलत अभ्यास गरिएमा त्यसले ल्याउने परिणाम सकारात्मक हुन सक्दैन। स्वीकृत दरबन्दीको निजामती पदमा समेत सेवा करार गरी कर्मचारी भर्ना गर्ने प्रवृत्ति पनि गरेको देखिन्छ। यो विषयमा अवधारणागत रूपमा स्पष्ट हुनु पर्ने र यसको अभ्यासमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको छ।

#### २७. ट्रेड युनियनको व्यवस्थामा पुनरावलोकन गर्ने

निजामती सेवामा ट्रेड युनियनको अभ्यासले पारेका सकारात्मक र नकारात्मक प्रभावको मूल्याङ्कन गर्नुपर्ने समय आएको छ। अन्य देशले अवलम्बन गरेका अभ्यास समेतलाई अध्ययन गरी ट्रेड युनियनको सञ्चालन र व्यवस्थापनको विद्यमान अवस्थामा पुनरावलोकन गर्नुपर्ने देखिन्छ।

#### २८. आचरण र अनुशासनको व्यवस्थालाई कठोरतापूर्वक लागू गर्ने

निजामती कर्मचारीहरूका लागि आचरण र अनुशासनका विभिन्न प्रवृत्तिहरू गरिएको छ। सेवा शर्तसम्बन्धी कानूनका अतिरिक्त सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४ अन्तर्गत पनि कर्मचारीको आचरण सम्बन्धी छुट्टै नियम बनेको अवस्था छ। तर अनुशासन र आचरणको प्रयोग र परिपालनाको अवस्था कमजोर रहेको छ। कर्मचारीहरूको नैतिक धरातल खस्कँदो अवस्थामा रहेको मानिन्छ। नैतिक मूल्य मान्यतामा ह्रास आएको छ। पदसोपान तथा तहगत श्रृङ्खला भत्किएको अवस्था छ। अनुशासनको अवस्था भन कमजोर रहेको छ। प्रशासनमा राजनीतिक गतिविधिको प्रभावले समेत नैतिक मूल्य मान्यतामा विचलन आएको देखिन्छ। खुलेआम राजनीतिक दलको समर्थन र विरोधमा कर्मचारीहरू क्रियाशील छन्। राजनीतिक संरक्षण कै आडमा न्यूनतम प्रशासनिक जिम्मेवारी पनि पालना नगरी जागिर खाइरहेको कर्मचारीहरूको संख्या पनि उल्लेख्य रहेको

छ। कतिपय अवस्थामा नीतिगत तहमा नै हस्तक्षेपको अवस्था पनि देखिएको छ। यसको अन्त्य हुनुपर्छ। अनुशासन र आचरणको प्रभावकारी कार्यान्वयन हुनुपर्छ।

#### २५. छड्के प्रवेशको पुनरावलोकन गर्ने

कर्मचारी प्रशासनमा नवरक्त सञ्चार गरी गतिशील बनाउन छड्के प्रवेशको व्यवस्था गरिएको हो। निजामती सेवा बाहिरका योग्य र अनुभवी जनशक्ति सेवाभिन्न आकर्षित गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। यो व्यवस्थाको प्रयोगका पक्ष विपक्षमा प्रशस्त टिकाटिप्पणी र मत मतान्तरहरू प्रकट भइरहेका छन्। पक्षमा भन्दा विपक्षमा गरिएका टिप्पणीहरू बढी सशक्त रूपमा प्रस्तुत भएको देखिन्छ। यसले निजामती सेवामा गतिशीलता ल्याउनु भन्दा तहगत श्रृंखला भत्किएको, अनुशासन कायम गर्न असजिलो भएको, अनुभवी र कामप्रति समर्पित जनशक्तिको उपेक्षा गरिएको जस्ता आलोचना भइरहेको अवस्था छ। हालसम्म यसले पारेको प्रभाव धेरै सकारात्मक हुन सकेको अवस्था छैन। कुनै पनि नयाँ थालनीले पारेको प्रभाव र असर विश्लेषण गरी त्यसको औचित्यका आधारमा नीतिगत पुनरावलोकन गर्नु पर्ने देखिन्छ। जुन उद्देश्य राखेर सो व्यवस्था गरियो त्यो उद्देश्य पूरा हुन सकेन। यसले कतिपय अवस्थामा त विकृति जस्तो पनि देखाएको छ। त्यसैले खुला प्रतिस्पर्धाको व्यवस्थाको पुनरावलोकन गरी आन्तरिक र अन्तरसेवा प्रतिस्पर्धामा जोड दिनुपर्ने देखिन्छ।

#### ३०. पेन्सन कोष सम्बन्धी नयाँ नीति निर्माण गर्ने

निजामती समेतका सार्वजनिक सेवाका कर्मचारीहरूको निवृत्तभरणमा राज्यकोषबाट निकै ठूलो लगानी भइरहेको छ। वर्षेनी यस्तो रकम बढ्दै गइरहेको पेन्सनको भार बढेको अवस्था छ। विगतमा पेन्सन कोषका लागि गरिएको प्रयास सफल रूपमा कार्यान्वयन हुन नसकेको अनुभव पनि रहेको छ। हाम्रो जस्तो मुलुकको बढ्दो रूपमा रहेको पेन्सनको अड्ड धान्न सहज छैन। यो सन्दर्भलाई समयमा सम्बोधन गर्न नसकिएमा त्यसले अर्थतन्त्रमा नै नराम्रो प्रभाव पार्न सक्छ। यो विषयमा दीर्घकालीन सोच राखी पेन्सनसम्बन्धी नयाँ रणनीति अवलम्बन गर्नु पर्ने आवश्यकता रहेको छ। यसका लागि अन्य मुलुकले गरेको अभ्यासलाई समेत अध्ययन गरी पेन्सन व्यवस्थामा पुनरावलोकन गरिनु पर्दछ।

#### ३१. विदाको पुनरावलोकन गर्ने

पछिल्लो समयमा सरकारले सार्वजनिक विदाको सङ्ख्या उल्लेख्यरूपमा बढाएको देखिन्छ। यसले सरकारी सेवाप्रवाह प्रभावित भएको छ। त्यसैगरी कर्मचारीहरूको सञ्चित रहने घर विदाको सीमा पनि पुनरावलोकन गर्नुपर्ने देखिन्छ। त्यस्तै १८० दिन भन्दा बढी घर विदा सञ्चित नहुने व्यवस्थाको पुनरावलोकन गरी १५० दिन भन्दा बढी घर विदा सञ्चित भएमा सञ्चित विदाको रकम सोही वर्षको अन्तिममा भुक्तानी दिने व्यवस्था गरिनु पर्दछ।

#### ३२. सेवा शर्त सम्बन्धी कानूनको परिमार्जन र सुधार गर्ने

व्यक्तिपरक वा सत्तापरक रूपमा निहित स्वार्थपूर्ति गर्ने हिसाबले निजामती सेवा ऐन, नियममा संशोधन गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने अभिप्रायले निजामती सेवा ऐन, २०४९ जारी गरिएको भएपनि यो ऐनको कार्यान्वयनको समयमा पनि लहडमै तदर्थवादी नीतिहरू ल्याउने प्रवृत्ति देखा परिरहेका छन्। त्यसमा पनि गणतन्त्रको स्थापना पश्चात कहिले एउटै मन्त्रालयमा दुइटा सचिव राख्ने, सार्वजनिक सेवा प्रवाह र सेवा सञ्चालनमा दीर्घकालीन

असर पर्ने गरी ऐन नियमहरू संशोधन गर्ने, निजामती सेवा ऐनको दफा २४ घ १ जस्तो स्वतः बढुवाको व्यवस्था गर्ने र केही समय पछि त्यस्ता व्यवस्था हटाउने जस्ता घटनाले निजामती सेवाको आधारभूत मूल्य मान्यता विरुद्धका काम कारवाहीहरू भइरहेको छ। निजामती सेवाको व्यावसायिकता र आधारभूत मूल्य मान्यतामा असर पर्ने गरी कुनै अध्ययन नै नगरी वा त्यसले पार्ने प्रभावको आंकलन नगरी सेवा सञ्चालन सम्बन्धी कानूनमा संशोधन गर्ने परिपाटीलाई निरूत्साहित गरिनु पर्ने देखिन्छ। कुनै व्यक्ति वा समूहको स्वार्थ पूर्ति गर्ने हिसाबले सेवा शर्तसम्बन्धी कानूनहरू संशोधन गरिनु हुँदैन। संशोधनले पार्न सक्ने प्रभावलाई आंकलन गरी दीर्घकालीन दृष्टिकोण राखेर कानुनी व्यवस्थाको संशोधन गर्नु पर्ने देखिन्छ।

### ३३. निजामती सेवामा सुधारका अन्य विषयहरू

निजामती प्रशासनसँग सान्दर्भिक अन्य विषयहरू निजामती सेवा ऐन नियमका व्यवस्थाको परिपालनामा देखिएका समस्याहरू र तिनले कार्यसम्पादनमा पारेको प्रभाव समेतलाई दृष्टिगत गरी अन्य सान्दर्भिक विषयहरूमा समितिले छलफल गरेको छ। जसलाई देहायका बुँदामा उल्लेख गरिएको छ :-

- निजामती सेवाको पदपूर्ति सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नु पर्ने आवश्यकता छ। राजपत्र अनङ्कित प्रथम श्रेणीबाट आन्तरिक प्रतियोगिता मार्फत राजपत्राङ्कित तृतीय श्रेणीमा जान सक्ने व्यवस्था पुनः स्थापित गर्नु पर्ने मागलाई समेत सम्बोधन गर्नु पर्ने अवस्था छ। राजपत्राङ्कित पदहरूमा खुला एवम् आन्तरिक प्रतियोगिताको पुनरावलोकन गरी अन्तरसेवा प्रतियोगिताद्वारा पदपूर्ति गर्नु उपयुक्त हुने सुझावहरू प्राप्त भएका छन्। विगतमा भएका अभ्यासको मूल्याङ्कन गर्दा पदपूर्तिका लागि देहाय बमोजिमको प्रतिशत कायम गर्नु उपयुक्त देखिन्छ :

सि.नं.	पद	खुला	आ.प्र. (अन्तरसेवा)	जेष्ठता र कार्यक्षमता
१.	राजपत्र अनङ्कित द्वितीय	१००	-	-
२.	राजपत्र अनङ्कित प्रथम	७०	-	३०
३.	राजपत्राङ्कित तृतीय	७०	१०	२०
४.	राजपत्राङ्कित द्वितीय	१०	२०	७०
५.	राजपत्राङ्कित प्रथम	-	२०	८०
६.	विशिष्ट श्रेणी	-	-	(२०+८०) १००

**स्पष्टीकरण:** आन्तरिक प्रतियोगितात्मक परीक्षामा न्यूनतम योग्यता पुगेका सबै सेवा समूहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने छन्। लोकसेवा आयोगले एकीकृत परीक्षा सञ्चालन गर्ने अभ्यास गरिसकेको अवस्थामा आन्तरिक प्रतियोगितालाई सेवा समूहमा सीमित नगरी प्रतिस्पर्धा र अवसरको दायरा फराकिलो पार्नुपर्ने आवश्यकता देखिएको हो।

- निजामती सेवा शर्त सम्बन्धी विषयमा कानून निर्माण एवम् संशोधन गर्दा लोकसेवा आयोगको परामर्श लिनु पर्ने बाध्यात्मक संवैधानिक व्यवस्था गरिएको छ। तर लोकसेवा आयोगको परामर्शलाई औपचारिक रूपमा मात्र लिने गरिन्छ। लोकसेवा आयोग आफैले पनि अनुसन्धानमूलक रूपमा परामर्श दिने गरेको नभई तत्काल रहेका पदाधिकारीको दृष्टिकोण मात्र पठाउने गरेको पाइएको छ भने त्यस्तो परामर्शलाई रीत पुऱ्याउने प्रक्रियाको रूपमा लिने गरिएको छ। संविधानको भावना अनुसार कार्यसम्पादन गर्न अनुसन्धानका आधारमा सुधार गर्नु पर्दछ।
- निजामती सेवा ऐन नियम अनुसार कार्यालयहरू सञ्चालन भए नभएको विषय समेतको व्यवस्थापन परीक्षण गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ। तर सो मन्त्रालयबाट प्रभावकारी रूपमा व्यवस्थापन परीक्षण हुन सकेको देखिदैन। स्रोत, साधन, जनशक्तिको अभाव एवम् व्यवस्थापन परीक्षणको उपादेयताप्रतिको उदासिनताले यो भूमिका औपचारिकतामा सीमित बनेको छ। निजामती सेवा ऐन नियमका व्यवस्थाको उल्लंघन निरन्तर भइरहेको छ। तर त्यो निगरानीको दायरामा आउन सकेको छैन। व्यवस्थापन परीक्षणलाई औपचारिकतामा सीमित नराखी प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्दछ। यो अधिकारलाई निश्चित तहसम्म निर्धारित प्रक्रिया पूरा गरी व्यवस्थापन परीक्षण गर्ने गरी अधिकार प्रत्यायोजन गर्नु पर्ने देखिन्छ। यसलाई लेखा परीक्षण जस्तै अनिवार्य गरिनु पर्दछ। कुनै अनियमितता भएकोमा व्यवस्थापन परीक्षणको प्रतिवेदनमा त्यस्तो अनियमितता उल्लेख नगर्ने परीक्षकलाई जिम्मेवार बनाइनु पर्दछ।
- निजामती सेवाको नियुक्ति, पदस्थापन, सरुवा, पदोन्नति, कारवाही समेतका विषयमा सर्वोच्च अदालतमा रिट निवेदनहरू पर्ने क्रम बढ्ने गरेको पाइएको छ। रिटबाट उपचार प्राप्त गर्ने प्रक्रिया सरल पनि छैन। यसले न्यायपालिकाको महत्वपूर्ण समय लिने गरेको छ। त्यसैले सबै प्रकारका सेवा शर्तसम्बन्धी कानून अनुसारका गुनासो तथा उजुरी सुन्ने निकायको रूपमा छुट्टै ऐनद्वारा प्रशासकीय अदालतको कार्यक्षेत्र पुनरावलोकन गर्नु पर्ने देखिन्छ। यसलाई प्रशासनिक काम कारवाही उपरको गुनासो एवम् विवाद किनारा गर्ने निकायको रूपमा विकास गर्नु पर्ने देखिन्छ।
- निजामती सेवा ऐन नियममा रहेको विभागीय कारवाहीको प्रक्रिया जटिल र प्रक्रियामुखी भएकोले कारवाही सहज हुन सकिरहेको छैन। सेवाको सुरक्षाका लागि गरिएका व्यवस्थाहरू इमान्दारीमा नबस्ने, अनुशासन पालना नगर्ने एवम् जिम्मेवारीको दुरुपयोग गर्ने कर्मचारीहरूका लागि रक्षा कवच हुनु हुँदैन। सेवा प्रवाह र निर्णय प्रक्रिया एवम् काम कारवाहीलाई उत्तरदायी एवम् जवाफदेही बनाउनका लागि विद्यमान सेवा शर्त सम्बन्धी कानूनमा रहेको विभागीय कारवाहीको प्रक्रियालाई सरल र वस्तुगत बनाउने गरी पुनरावलोकन गर्नु पर्ने आवश्यकता रहेको छ।
- निजामती सेवा ऐनले विभिन्न प्रकृतिका कसूरमा विभिन्न खालका सजाय गर्न सक्ने व्यवस्था गरेको छ। तर कसूरको मात्रा, गम्भीरता र गहनताका आधारमा सजाय दिने गरेको पाइदैन। कतिपय अवस्थामा कसूरबाट जोगाउन सानो सजाय गर्ने गरेको पनि पाइएको छ। विभागीय सजाय एवम् कसूरको मात्रा समानुपातिक हुनु आवश्यक छ। कारवाही प्रक्रियालाई औपचारिक रूपमा मात्र लिने हो भने यसले अनुशासन कायम राख्न कठिन हुन्छ। त्यसैले सेवा शर्त सम्बन्धी ऐनले निर्धारण गरेको परिधि भित्र रही

कसूरको मात्रा अनुसार सजाय गर्नका लागि कार्यालय प्रमुख र विभागीय प्रमुखलाई प्रशिक्षित गरिनु पर्दछ। साथै परामर्श दिने समयमा लोकसेवा आयोगले समेत यो विषयलाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ। त्यसैगरी लामो समयसम्म विभागीय कारवाहीको प्रक्रिया अगाडि नबढाउने जिम्मेवार अधिकारीलाई समेत अनुशासनको कारवाही गर्नुपर्ने गरी कानुनी व्यवस्था गरिनुपर्ने हुन्छ। कसूर र सजायको मात्रा मिलाउन ऐनको दफा ६०, ६०क र ६१ मा संशोधन आवश्यक छ। यस सन्दर्भमा प्रशासकीय अदालतबाट कानुनमा संशोधन गर्न निर्देशन समेत जारी भइसकेको अवस्था छ। यसैगरी निजामती सेवामा कर्मचारीलाई नैतिक पतन हुने फौजदारी मुद्दामा अदालतबाट सजाय पाएको भन्ने व्यवस्थाको सट्टा नैतिक पतन देखिने वा एक वर्ष भन्दा बढी फौजदारी कसूरमा अदालतबाट सजाय पाएको भन्ने व्यवस्था गर्नु सान्दर्भिक हुने देखिन्छ।

- निजामती सेवाको राजपत्राङ्कित पदमा गरिने बढुवा समितिमा लोकसेवा आयोगका सदस्यहरू हुने र सो समितिले गरेको निर्णय उपर लोकसेवा आयोगमा उजुरी लाग्ने व्यवस्था छ। पछिल्लो समयमा आएर बढुवा समितिमा बसेका सदस्यहरूसमेत बढुवा उजुरीको छानविन एवम् निर्णय प्रक्रियामा सहभागी हुने तर उपस्थितिमा दस्तखत नगर्ने परिपाटी विकास भएको छ। यो प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो र औपचारिक, अनौपचारिक जे भनिएपनि जसको निर्णय उपर सुनुवाई हुन्छ, ती अधिकारीहरू उपस्थित हुनु नहुने तर्फ लोकसेवा आयोगले विचार गर्नुपर्ने देखिन्छ।
- निजामती सेवा ऐन नियमले कुनै पनि कर्मचारीलाई तीन महिना भन्दा बढी अवधि काजमा खटाउन नसकिने व्यवस्था रहेको छ। तर सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको देखिँदैन, कतिपय अवस्थामा यसको व्यावहारिकता पनि नरहेको अवस्था देखिन्छ। यो व्यवस्थाको प्रयोग, प्रभावकारिता र औचित्यको आधारमा पुनरावलोकन गर्नु पर्ने देखिन्छ।
- निजामती सेवाका कैयौँ पदहरू लामो समयसम्म पदपूर्ति हुन नसकेको अवस्था देखिन्छ। वर्षभरी रिक्त हुने पदहरूको अनुमान गरी माग गर्न सक्ने व्यवस्था भए पनि यसको अभैँ प्रभावकारिता देखिन सकेको छैन। वैकल्पिक उम्मेदवारलाई सिफारिस गर्न सक्ने गरी पदपूर्ति प्रक्रियामा सुधार गर्न सकिएमा समयमा पदपूर्ति हुन सक्छ।
- दुर्गम तथा पिछडिएको क्षेत्रमा निजामती कर्मचारीहरू नबस्ने, अनेकन बहानामा काठमाडौँ एवम् सुगममा बस्न रूचाउने समस्या देखिएको छ। दुर्गम क्षेत्रमा दर्जा पुगेको कार्यालय प्रमुख पनि नपठाइने, लियन पदहरू सारिदिने, विदामा बसेका कर्मचारीहरूको दरबन्दी राखिदिने, दुर्गममा दरबन्दी राखी अन्यत्र काजमा राखी दिने जस्ता प्रवृत्तिले यो क्षेत्रमा कहिल्यै पनि दरबन्दी अनुरूपको कर्मचारी कार्यरत रहेको पाइँदैन। अर्कोतर्फ नयाँ एवम् सिकारू कर्मचारीहरूलाई दुर्गम पठाउने अर्को समस्याले कार्य सम्पादनको गुणस्तरमा फरक पारेको छ। त्यसैले दुर्गम क्षेत्रको कर्मचारी व्यवस्थापनमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ। थप सुविधा, पुरस्कार, अवसरमा प्राथमिकता जस्ता उत्प्रेरणाका उपाय अवलम्बन गर्न सकिन्छ। दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको सन्ततिलाई अध्ययनका विशेष अवसर दिनु उपयुक्त हुन्छ।

- कर्मचारीका सन्ततिलाई दिइने छात्रवृत्तिको आधारको पुनरावलोकन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेका विशेष गरी दुर्गम र पिछडिएका क्षेत्र एवम् ग्रामीण क्षेत्रमा कार्यरत कर्मचारीका सन्ततिले प्राथमिकता पाउने गरी छात्रवृत्तिको मापदण्ड पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।
- निवेदन परेको निश्चित समयावधि भित्र विदा स्वीकृत अस्वीकृतको टुंगो नलागेमा स्वतः स्वीकृत भएको मानिने वर्तमान कानुनी व्यवस्थाले निजामती प्रशासनमा नकारात्मक प्रभाव पारेको छ । निवेदकले विदाको निवेदन दर्ता गर्ने वा अन्यत्रबाट पठाई दिने, तर कार्यालयले दर्ता गरी लामो समयसम्म निर्णय नगरी स्वतः स्वीकृत भएको मानिने अभ्यासले एक किसिमको अनुशासनहीनता समेत भित्र्याएको छ । विदाको निवेदन अग्रिम रूपमा पेश गरी समयमै निकासालिएर मात्र आफ्नो कार्यालयको जिम्मेवारी छोड्नु पर्ने भूमिका कर्मचारीले समेत निर्वाह गर्नु पर्ने हुन्छ । त्यस्तै विदाको निवेदन परेपछि समयमा नै त्यस्तो निवेदनमा टुंगो लगाउनु पर्ने दायित्व सम्बन्धित अधिकारीको समेत हुन्छ । विदा स्वीकृत नगराई ९० दिन भन्दा बढी अनुपस्थित भएमा सेवाबाट अवकाश दिन सक्ने व्यवस्था र ६० दिनभित्र विदा स्वीकृत अस्वीकृतको टुंगो नलागेमा विदा स्वीकृत भएको मानिने व्यवस्था एकापसमा नमिलेको देखिन्छ । यस सम्बन्धमा प्रशासकीय अदालतबाट उक्त व्यवस्था मिलान गर्न निर्देशनात्मक आदेशसमेत जारी भइसकेको छ । यो व्यवस्थालाई पुनरावलोकन गरी विदा माग गर्ने तर स्वीकृत नगराई अनुपस्थित हुने कर्मचारी र स्वीकृत नगरी ६० दिन कटाउने अधिकारी दुबैलाई जिम्मेवार बनाउनु पर्ने हुन्छ ।
- निजामती सेवामा निजामती सेवा ऐन, २०४९ को दफा २४ घ.१ को व्यवस्था गरी निश्चित सेवा अवधि पूरा गरी न्यूनतम आधार पूरा भएका कर्मचारी स्वतः पदोन्नति हुने व्यवस्था गरियो । यसले निजामती प्रशासनमा गम्भीर प्रभाव पारेको छ । समायोजनका लागि दरबन्दी सिर्जना गर्नुपर्ने बाध्यात्मक अवस्था देखियो । कुनै निश्चित कामका लागि सिर्जना गर्नुपर्ने दरबन्दी कर्मचारीको समायोजनका लागि सिर्जना गरियो । मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको समयमा निजामती सेवामा गम्भीर असर पर्ने खालको नीतिको रूपमा यो व्यवस्था रहेको छ । यो व्यवस्था फेरि अन्त्य गरिएकाले निजामती कर्मचारीहरूलाई यसले विभेद गरेको टिप्पणी पनि रहेको छ । यसले तहगत श्रृङ्खला र पद सोपान कायम गर्न समेत असजिलो भएको छ । एउटा कार्यालयमा एउटै तहका कर्मचारीहरू राख्दा कार्यालय सञ्चालनमा समेत समस्या देखिन थालेको छ । यस्तो दीर्घकालीन प्रभाव पार्ने नीति अवलम्बन गर्नु भन्दा पहिले यसको प्रभावको आंकलन गरेको देखिएन । निजामती सेवाका कर्मचारीहरूको वृत्ति विकासका लागि स्पष्ट र अनुमानयोग्य वृत्ति मार्ग तयार गर्नुपर्ने कुरामा सबैको स्वीकारोक्ति नै रहन्छ । तर त्यस्तो नीति सङ्गठनको उत्पादकत्व र सेवा वितरणमा सकारात्मक प्रतिफल दिने हुनु पर्दछ । आगामी दिनमा यस्ता दीर्घकालीन असर प्रभाव पार्ने नीतिगत व्यवस्था गर्दा पर्याप्त अध्ययन एवम् विश्लेषण गरेर मात्र गर्नुपर्ने हुन्छ ।
- समयमा पदपूर्ति प्रक्रिया अगाडि बढाए नबढाएको विषयमा निरीक्षण गर्ने जिम्मेवारी लोकसेवा आयोगको हो । तर आयोगको यो भूमिका प्रभावकारी देखिन्न । त्यसैले धेरै पदहरू लामो समयसम्म रिक्त हुने गरेको पाइएको छ । पद लुकाउने प्रवृत्तिलाई रोक्न सकिएको छैन । तल्लो तहका कर्मचारीहरूलाई फाराम भर्न पठाउने यो निरीक्षणको

कुनै उपादेयता देखिएको छैन। जिम्मेवार तहबाट प्रभावकारी रूपमा निरीक्षण गरी पदपूर्ति प्रक्रिया अगाडि बढाउने तर्फ लोकसेवा आयोगले क्रियाशीलता देखाउनु पर्ने हुन्छ।

- नसिहतलाई विभागीय सजायको दायराभित्र राखिएकोले गम्भीर कसूरमा समेत नसिहत दिने वा सचेत गराउने प्रवृत्ति देखिएको छ। त्यसैले यसलाई सामान्य अनुशासन उल्लंघन गरेको विषयमा सुपरिवेक्षकले सचेत गराउन सक्ने छुट्टै प्रबन्ध गरी विभागीय कारवाहीको दायराबाट हटाउनु उपयुक्त देखिन्छ।
- कर्मचारीहरूको पीर, मर्का एवम् गुनासो सुनुवाईका लागि केन्द्रीय तह, मन्त्रालय तह एवम् क्षेत्रीय एवम् जिल्ला तहमा गुनासो सुनुवाई संयन्त्रको व्यवस्था गरिएको भएपनि निजामती सेवा नियमावलीमा गरिएको सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन। यसरी गुनासो सुनुवाईका कानुनी संयन्त्रहरू क्रियाशील हुन नसक्दा अरू विकल्पको प्रयोग हुने गरेको तर्फ सचेतता अपनाई ती कानुनी संयन्त्रहरूलाई क्रियाशील गराइनु पर्ने देखिन्छ।
- निजामती कर्मचारीहरूले पाउने उपचार खर्चका लागि फरक-फरक मापदण्ड प्रयोगमा रहेको छ। यसमा एकरूपता कायम हुने गरी सो व्यवस्थाको पुनरावलोकन गर्नु उपयुक्त हुने देखिन्छ। त्यसैगरी कर्मचारीका आश्रित परिवारलाई कुनै कडा रोग लागेमा वा बिरामी परेमा थप आर्थिक सहायता र उपचार खर्च पाउने गरी सो व्यवस्थाको पुनरावलोकन गर्नु पर्ने देखिन्छ। यसकालागि निजामती सेवा नियमावली, २०५० को नियम ९४, ९५, ९६, ९७, ९८ समेतमा संशोधन गर्नु आवश्यक हुन्छ।
- मौद्रिक मूल्यका आधारमा आवधिक रूपमा निजामती कर्मचारीहरूको वीमा रकम वृद्धि गरिनु पर्ने देखिन्छ।
- पेन्सन प्राप्त निजामती कर्मचारीको मृत्यु भएमा सात वर्षसम्म मात्र पूरा पेन्सन पाई त्यसपछि आधा मात्र पाउने व्यवस्थालाई सामाजिक सुरक्षा, एक्लोपन एवम् जीवन निर्वाह समेतलाई दृष्टिगत गरी पूरै पेन्सन पाउने व्यवस्था गरिनु पर्ने देखिन्छ।
- तलब वृद्धि हुँदा पेन्सनमा हुने वृद्धिलाई समेत समानुपातिक रूपमा वृद्धि हुने बनाइनु पर्दछ। समान दर्जाका समान सेवा अवधि पूरा गरेका कर्मचारीको पेन्सनमा भिन्नता कायम रहनु हुँदैन। अहिलेको व्यवस्थाले यसमा फरक-फरक अड्डेदेखिएको छ। यो व्यवस्थामा तत्काल सुधार गर्नु पर्ने आवश्यकता रहेको छ।
- ७० वर्ष उमेर पूरा भएका पेन्सनप्राप्त कर्मचारीको पेन्सनमा १० प्रतिशत थप गरिनु उपयुक्त हुन्छ। पेन्सनमा सामाजिक सुरक्षा कोष कट्टी गर्ने व्यवस्थाको पुनरावलोकन गरिनु पर्दछ। पेन्सन आफैमा सामाजिक सुरक्षा कार्यक्रम कै एउटा रूप भएकोले त्यसमा कोषकट्टी गर्नु उपयुक्त देखिँदैन।
- निजामती सेवा नियमावली, २०५० को नियम ११६ मा गरिएको पुरस्कारको राशी आवधिक रूपमा पुनरावलोकन गरी मौद्रिक मूल्यको आधारमा निर्धारण गरिनु पर्ने देखिन्छ।
- निजामती सेवा नियमावली, २०५० को नियम १२८ को उपनियम ३(ख) को “राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले दिने राजीनामा सम्बन्धित सेवा

समूह सञ्चालन गर्ने मन्त्रालयका सचिवले स्वीकृत गर्ने व्यवस्थाको व्यावहारिकताको विश्लेषण गरी सो व्यवस्थालाई पुनरावलोकन गर्नु पर्ने देखिन्छ ।

- निजामती सेवा ऐनको दफा २८क र निजामती सेवा नियमावलीको नियम ११६ग ले गरेको व्यवस्था बमोजिम कार्य सम्पादन प्रोत्साहन कोषलाई क्रियाशील गराई कार्य सम्पादनमा सक्रिय जनशक्तिलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ ।
- निजामती सेवा ऐन, २०४९ को दफा १५ (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेको रा.प.प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा पदस्थापन गर्दा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा गर्ने भन्ने व्यवस्था व्यावहारिक नभएको एवम् सो व्यवस्था अभ्यासमा समेत नआएको हुँदा उक्त व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।
- निजामती सेवा नियमावली, २०५० को नियम १८(२) को व्यवस्था व्यावहारिक व्यवस्था समेत नभएको एवम् अभ्यासमा समेत नआएकोले उक्त व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।
- विद्यमान ऐन नियमले निर्धारण गरेको सरूवा गर्ने समयावधि शैक्षिक सत्रसँग मेल खाएको अवस्था छैन । तोकिएको समयावधि पूरा भएपछि जुनसुकै समयमा सरूवा गर्न सकिने लचकता आवश्यक देखिन्छ । सामान्य प्रशासनिक व्यवस्थाका विषयमा सामान्य प्रशासन मन्त्रालयको सहमति माग गर्नु पर्ने व्यवस्थाले नीतिगत काम गर्नुपर्ने मन्त्रालय मसिना कामको चापमा परेको अवस्था छ । तसर्थ उल्लिखित व्यवस्थाको पुनरावलोकन गर्नु पर्ने देखिन्छ ।
- निजामती सेवा नियमावली, २०५० को अनुसूची-१६ मा उल्लेख भएका भौगोलिक क्षेत्रको पुनरावलोकन गर्नुपर्ने देखिन्छ । पूर्वाधारको विकास, यातायातको सुविधा, भौगोलिक अवस्था, सामाजिक बनोट र रहन सहन, मौसमको व्यवस्था, दैनिक उपयोग्य वस्तुको मूल्य समेतका आधारमा भौगोलिक क्षेत्रको पुनरावलोकन गर्नु पर्ने हुन्छ । यस क्रममा सदरमुकाम र अन्य क्षेत्रलाई एउटै बास्केटमा नहाली निश्चित मापदण्ड विकास गरी दुर्गम क्षेत्रको निर्धारण एवम् भौगोलिक क्षेत्रको पुनरावलोकन गरिनु पर्ने देखिन्छ ।
- निजामती सेवा ऐन, २०४९ को दफा २९ को कार्यदक्षता सीमा पार गर्ने व्यवस्था व्यावहारिक नदेखिएको हुँदा सो व्यवस्था पुनरावलोकन गरिनु पर्दछ ।
- निजामती कर्मचारीहरूको उत्तरदायित्व निर्वाह गर्दा सम्बन्धित कानूनले निर्धारण गरेको परिधि, प्रक्रिया पूरा गर्ने र उद्देश्य हासिल गर्ने गरी निर्वाह गर्नुपर्ने एवम् वितरण गरेको सेवा वा सम्पादन गरेको कामका सन्दर्भमा सेवाग्राहीप्रति उत्तरदायी हुनुपर्ने गरी अनुशासनको व्यवस्थामा थप गर्नु पर्ने देखिन्छ ।
- सेवाग्राही समेतको संलग्नतामा नागरिक समाजका प्रतिनिधि सहितको मूल्याङ्कन समितिको सिफारिसमा प्रभावकारी रूपमा सेवा वितरण गर्ने कार्यालयलाई उत्कृष्ट कार्यालय घोषणा गरी पुरष्कृत गरिने व्यवस्था प्रारम्भ गर्नु उपयुक्त हुन्छ ।
- हरेक कार्यालयले आफूले सम्पादन गरेका कामको मासिक तथा वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने, वार्षिक प्रतिवेदनमा कार्यालयले हासिल गरेका उपलब्धि, लागत, प्रभाव,



समस्या र समाधानका उपायहरू समेत उल्लेख गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरी यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ ।

- विभिन्न निकायमा कार्यरत कर्मचारीहरूले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीका नाममा निश्चित प्रतिशतसम्म थप सुविधा लिने अभ्यास बढ्दै गएको छ । यसरी दिइने सुविधाको मापदण्ड औपचारिक प्रकृतिको मात्र छ । यसले उत्पादकत्व र सेवा वितरणमा पारेको प्रभावको आंकलन गरिएको देखिँदैन । निर्णय तहमा बढी शक्ति एवम् भूमिका रहने कार्यालय एवम् निकायहरूले यस्तो सुविधा लिने गरेको पाइएको छ । यस्तो सुविधामा एकरूपता कायम हुन सकेको अवस्था पनि देखिँदैन । यो व्यवस्थालाई तदर्थ रूपमा अभ्यास नगरी वस्तुगत मापदण्डका आधारमा कार्य सम्पादनको नतिजासँग आबद्ध गरी मात्र प्रयोग गरिने व्यवस्था हुनु अत्यन्त आवश्यक देखिएको छ । कर्मचारीको माग धेरै भएका, आकर्षक भनिएका, सार्वजनिक विश्वसनीयता कम भएका कार्यालयमा इन्सेन्टिभ होइन निगरानी बढाउनु पर्ने आवश्यकता समेत रहेको छ ।
- सहयोगी सेवा (Utility Service) क्षेत्रका जनशक्तिहरू जस्तै सवारी चालक, कार्यालय सहयोगी, माली, परिचर, स्वीपर, कार्यालय सुरक्षाकर्मी जस्ता पदहरूमा निजामती सेवाको दरबन्दी कटौती गरी सेवा करार (Outsourcing) बाट गर्ने प्रबन्ध गर्न सकेमा प्राप्त हुने सेवा प्रभावकारी हुने र राज्यलाई दीर्घकालीन भार समेत कम पर्ने अवस्था रहन्छ ।
- निजामती सेवा ऐनको दफा ६क मा १० वर्षमा प्रत्येक निकायको कामको प्रकृति, कार्यबोझ, उत्पादकत्व एवम् प्रभावकारिता समेतको मूल्याङ्कन गरी सङ्गठन संरचना एवम् दरबन्दीको पुनरावलोकनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) गर्नु पर्ने व्यवस्था थप गर्नुपर्ने देखिन्छ ।
- प्रशासन सेवाका कर्मचारीको सामान्य सीप विकास गर्न एवम् एउटै निकायमा राखिराख्नु त्यति उपयुक्त नहुने हुँदा एउटा पदमा एउटा मन्त्रालय अन्तर्गत ५ वर्ष भन्दा बढी समय बस्न नपाउने व्यवस्था गरी चक्रीय प्रणालीमा सबैलाई सबैक्षेत्रको अनुभव हासिल गराउने गरी सेवा शर्त सम्बन्धी व्यवस्थामा समावेश गर्नु उपयुक्त हुने देखिन्छ ।
- निजामती सेवा ऐनको दफा ७ (१४) को महिला विकास कार्यक्रमका कर्मचारी पदपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेकोले यो व्यवस्था हटाउन उपयुक्त देखिन्छ ।
- निजामती सेवा ऐनको दफा १३ (१) मा रहेको कायम मुकायम सम्बन्धी व्यवस्थाको पुनरावलोकन गरी अर्धन्यायिक निकाय एवम् दैनिक सेवा वितरण गर्नु पर्ने कार्यालयमा कायम मुकायम दिनका लागि लचकता अपनाउनु पर्ने व्यवस्था हुनुपर्दछ ।
- निजामती सेवा ऐनको दफा १८(७) को राजपत्र अनङ्कित कर्मचारी लोकसेवा आयोगबाट पदस्थापन भएको क्षेत्र वा अञ्चलबाट १० वर्षसम्म सरूवा नहुने व्यवस्थाको व्यावहारिक पक्ष समेतको मूल्याङ्कन गरी प्रभावकारी बनाउन पदस्थापन भएको जिल्लामा न्यूनतम अवधि (२ वर्ष) रूजु हाजिर नभई सोही अञ्चल भित्र समेत सरूवा नगरिने व्यवस्था स्पष्ट उल्लेख गरिनु पर्ने, यसो गर्न सकिएमा दुर्गम जिल्लामा

कर्मचारी नबस्ने, नियुक्ति पाउनसाथ सो अञ्चलको सुगम जिल्लामा सरूवा माग गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्न सकिने हुन्छ ।

- निजामती सेवा ऐनको दफा ३३(२) को सेवा अवधि ३० वर्ष पुगेका कर्मचारीको म्याद थप भई बहाल रहेका कर्मचारीहरूको उमेरको हदसम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेकोले हटाउनु उपयुक्त हुने देखिन्छ ।
- निजामती सेवा ऐनको दफा ३३ मा रहेको अवकाश सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरी ५० वर्ष पूरा भएको, २५ वर्ष सेवा अवधि पूरा गरेको र सोही पदमा १५ वर्ष सेवा गरेको कर्मचारीलाई आकर्षक सुविधा प्रदान गरी सेवाबाट अवकाश दिने गरी थप व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ ।
- निजामती सेवा नियमावलीको नियम ११७ख को कर्मचारी सम्बन्ध समितिलाई क्रियाशील बनाई सुधार प्रक्रियामा सहभागिता अभिवृद्धि गर्नु पर्ने देखिन्छ ।
- निजामती सेवा नियमावलीको नियम ४१ मा रहेको सरूवा भएका कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यसलाई कार्य विवरण र कार्य सम्पादनसँग आबद्ध गर्ने गरी सूचक तयार गर्नु आवश्यक छ ।
- निजामती सेवामा पद रिक्त भएमा लोकसेवा आयोगबाट अस्थायी सूचीका कर्मचारीहरू माग गरी तत्काल पदपूर्ति गर्ने व्यवस्थालाई व्यावहारिक रूपमा अभ्यास गरिएको पाइदैन । कतिपय सेवामा निजामती पदमा नै करारमा कर्मचारी भर्ना गरी पदपूर्ति गरेको र लोकसेवामा माग समेत नपठाएको अवस्था समेत रहेको सन्दर्भमा प्रभावकारी रूपमा व्यवस्थापन परीक्षण गरी करारमा राखिएका निजामती पद स्थायी प्रक्रियाद्वारा पदपूर्ति गर्नु पर्ने तर्फ अभियानको रूपमा काम गर्नु पर्ने देखिन्छ ।
- समावेशीकरणको कोटामा सहभागी हुने उम्मेदवारको उमेरको हद महिला सरह वर्ष कायम गर्ने । त्यसरी सेवा प्रवेश गरेका कर्मचारीहरूको अनिवार्य अवकाश हुँदा सेवा अवधि २० वर्ष नपुगेको भएपनि निवृत्तभरण पाउने व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ ।
- अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास समेतलाई दृष्टिगत गरी सुत्केरी विदाको अवधि ९० दिन बनाउने र निजामती सहित सबै सार्वजनिक सेवा (सेना, प्रहरी, शिक्षक, स्वायत्त संस्था समेतमा) मा सुत्केरी विदामा एकरूपता कायम गर्नु पर्ने आवश्यकता छ ।
- कुनै पनि विदेशी मुलुकमा स्थायी बसोबास गर्ने अनुमति (Permanent Residence) प्राप्त गरेका व्यक्ति निजामती सेवा लगायत सार्वजनिक सेवाका लागि अयोग्य हुने व्यवस्था गर्नुपर्ने देखिन्छ । विगतमा एक पटक अध्यादेशद्वारा निजामती सेवामा ऐनमा संशोधन गर्दा यो व्यवस्था राखिएको भए पनि सो व्यवस्थाले निरन्तरता पाउन सकेको पाइएन । मुलुकका राष्ट्रसेवकको आफ्नो मुलुकप्रतिको आस्था, समर्पण एवम् वफादारी हुनु अपरिहार्य हुन्छ । सरकारी सेवालार्थ वृत्ति एवम् अवसरको रूपमा मात्र लिई मौका पर्नासाथ अन्यत्र स्थायी बसोबास गर्न जाने प्रवृत्तिले सार्वजनिक सेवालार्थ बलियो एवम् उत्तरदायी बनाउन सहयोग पुऱ्याउदैन । त्यसैले यो विषयलाई राज्यले कानुनद्वारा नियमन गर्नु पर्ने आवश्यकता छ । निजामती सेवा ऐनमा स्पष्ट रूपमा यो विषयलाई समेट्नु पर्ने देखिन्छ ।

- सरकारी कर्मचारीको गैर सरकारी संस्थासंगको आबद्धतालाई नियमन गर्नु पर्ने देखिएको छ। स्वदेशी तथा विदेशी गैर सरकारी संस्थाको योजना, खर्च एवम् व्यवस्थापनमा सरकारी अधिकारीहरू स्वदेश तथा विदेशका कार्यक्रमहरूमा सहभागिता जनाउने क्रियाकलापले सार्वजनिक प्रशासनमा सकारात्मक सन्देश दिन सकेको छैन। सरकारलाई कुनै व्ययभार नपर्ने भन्दै उच्च अधिकारीहरूले नै यस्तो अवसरको उपयोग गरेको पाइएको छ। एकातिर यसले निर्णय तहका अधिकारीहरू कार्यक्षेत्रमा उपलब्ध नहुने अवस्थाले कार्यसम्पादन र निर्णय प्रक्रिया प्रभावित हुने गरेको पाइएको छ भने अर्कोतिर मुलुक जिम्मेवार अधिकारीहरू कुन देश वा सङ्गठनको कुन तहको व्यक्तिसँग के विषयमा छलफल गर्न गएको हो भन्ने अभिलेख रहेको पनि पाइदैन। कतिपय अवस्थामा प्रोटोकलको विचार गरेको समेत देखिदैन। यो विषयलाई नियमन गर्न स्पष्ट आधार र मापदण्ड तयार गर्नु पर्ने देखिन्छ।
- वैदेशिक सहयोग निरन्तर रूपमा प्राप्त भइरहेको भएपनि त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको तर्फ संवेदनशील हुनु जरूरी छ। वैदेशिक सहयोगका लागि निर्धारण गरिएका प्राथमिकताको पुनरावलोकन गर्नु पर्ने देखिएको छ। विदेशी सहायतामा कर्मचारीहरूको विदेश भ्रमण र परामर्श सेवामा गरिने खर्चले सकारात्मक नतिजा दिन नसकेको स्थितिमा राष्ट्र हित र आम नागरिकको सुविधामा केन्द्रित कार्यक्रमहरूमा मात्र वैदेशिक सहायतालाई स्वीकार गर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ।
- सेवा निवृत्त कर्मचारीहरू विशेष गरी उच्च अधिकारीहरूले निवृत्त हुने बित्तिकै आफ्नै विगतको कार्यक्षेत्र वा विषयबाट जिम्मेवारीसँग जोडिएको विषयमा परामर्शदाताको रूपमा काम गर्ने प्रवृत्ति पछिल्लो समयमा भन बढ्दो रूपमा रहेको देखिन्छ। यो विषयलाई सेवा निवृत्त कर्मचारीको आचरणमा समेत समावेश गरी नियमित गर्नु पर्ने देखिएको छ। सेवा निवृत्त भएको कर्मचारीले आफूले पछिल्लो ५ वर्षको अवधिमा काम गरेका निकायहरूसँग सम्बन्धित विषयमा निवृत्त भएको ५ वर्षसम्म परामर्शदाताको रूपमा काम गर्न नपाउने गरी आचरणमा समेट्नु पर्ने देखिन्छ।
- नेपाल सरकारको सचिव र विशिष्ट श्रेणीको पदमा बढ्नु हुने व्यक्तिले अधिकृतस्तरको पदमा देहायका विषयमा अनुभव समेत हासिल गरेको हुनु पर्ने गरी दीर्घकालीन रूपमा लागू गर्न आधार निर्धारण गर्नु पर्ने देखिन्छ।
  - क. कम्तीमा २ वर्ष 'क' वा 'ख' वर्गको भौगोलिक क्षेत्रमा रूजु हाजिर भई काम गरेको वा कम्तीमा ५ वर्ष 'ग' वा 'घ' वर्गमा रूजु हाजिर भई काम गरेको।
  - ख. कम्तीमा २ वर्ष कर्मचारी प्रशासनसँग सम्बन्धित काम गरेको।
  - ग. कम्तीमा २ वर्ष वित्तीय प्रशासन/आर्थिक प्रशासन सम्बन्धी काम गरेको।
  - घ. कम्तीमा २ वर्ष योजना प्रशासनसम्बन्धी काम गरेको।
  - ङ. उल्लिखित अनुभव सहित कुशल नेतृत्व क्षमता, स्वच्छ छवि, व्यावसायिक दक्षता, समन्वय सीप जस्ता विशेष गुणहरू हुनुपर्ने। (भौगोलिक क्षेत्रमा दरबन्दी नहुने सेवा समूहलाई क. को व्यवस्था आकर्षित नहुने)।
- सार्वजनिक निकायहरूले गर्ने सुधारसम्बन्धी अध्ययन अनुसन्धानले प्रशासनको सुधारमा अपेक्षित र आशातीत उपलब्धि हासिल हुन सकेको देखिदैन। एउटै विषयमा विभिन्न निकायले अध्ययन गरेको अवस्था पनि देखिएको छ। अध्ययनलाई सुधारसँग आबद्ध गर्न सकिएको देखिदैन। तसर्थ सरकारी एवम् सार्वजनिक सेवामा रही काम

गरेका विज्ञ एवम् अनुभवी जनशक्तिको परिचालन गर्नका लागि एक अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरी अनुसन्धान सम्बन्धी विज्ञहरूलाई सो को जिम्मा दिने र सार्वजनिक प्रशासनका विभिन्न विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्नु परेमा सम्बन्धित मन्त्रालय र विभागले सोही संयन्त्रमा पठाउने र प्राप्त भएका अनुसन्धानका क्षेत्रहरूमा विज्ञहरूबाट पद्धतिगत रूपमा अध्ययन अनुसन्धान गराई कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने व्यवस्था गर्नु पर्ने देखिन्छ ।

- एउटै तहका सरकारी अधिकारीहरूले पाउने सेवा सुविधामा सेवा, समूह र कार्यालयगत आधारमा विभिन्नता हुनुहुन्छ । सेवा सुविधामा एकरूपता कायम नरहँदा सरकारी निकायलाई उच्च पदस्थ कर्मचारीहरू पनि आकर्षक र अनाकर्षकको रूपमा विभाजित भएको अवस्था देखिन्छ । त्यसैले सरकारी अधिकृतहरूको तहगत आधारमा सेवा सुविधा निर्धारण गरिनु पर्दछ । यसमा कार्य कक्षको अवस्था, सचिवालय, सवारी साधन, इन्धन, आवास र प्रशासनिक खर्च समेतका विषयमा एकरूपता कायम हुने गरी नीतिगत व्यवस्था गर्नु आवश्यक छ ।
- सार्वजनिक नीति तर्जुमा, सो को कार्यान्वयन एवम् अनुगमन र मूल्याङ्कनका हरेक चरणमा समस्याहरू देखिएका छन् । बनेका नीतिहरूको आवधिक रूपमा पुनरावलोकन समेत हुन नसकेको अवस्था छ । त्यसैले सार्वजनिक नीतिको पुनरावलोकन गरी अध्यावधिक गर्न एवम् सन्दर्भ अनुसार नीतिगत व्यवस्थामा परिमार्जन समेत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय अन्तर्गत रहने गरी नीति पुनरावलोकन केन्द्र (Policy Research Institute) को स्थापना भइसकेको देखिँदा सार्वजनिक नीतिको व्यवस्थापन एवम् सुधार र पुनरावलोकनको जिम्मा त्यसैलाई दिई सो संरचनालाई क्रियाशील बनाउनु पर्ने देखिन्छ ।
- सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा बिचौलियाको बिगबिगी बढ्दो छ । सेवा प्रदायक र सेवाग्राहीको बीचमा रहने गरेका यस्ता बिचौलियाहरूले सार्वजनिक सेवालाई महंगो र दुषित बनाएका छन् । यसले अनियमितता र भ्रष्टाचारलाई मलजल गरेको छ । सेवाग्राही र सेवा प्रदायकका बीचको सम्बन्ध र सञ्चार प्रभावित भएको छ । कतिपय स्थानमा कार्यालयको अभिलेख पनि संरक्षित र सुरक्षित हुन नसकेको अवस्था छ । यसलाई सम्बोधन गर्न सेवा वितरण गर्ने निकायमा सेवाग्राही सहायता डेस्कको व्यवस्था गर्नु पर्ने, प्रक्रिया सरलीकरण गर्नु पर्ने, एकद्वारबाट सेवा प्रदान गर्नु पर्ने, पालो पद्धति अनिवार्य गर्नु पर्ने, सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरी सो आधारमा कर्मचारी र कार्यालयको मूल्याङ्कन गर्नु पर्ने, कार्यालयले हासिल गरेको उपलब्धिका आधारमा कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन हुनु पर्ने जस्ता विषयलाई सुधारको सन्दर्भमा अंगिकार गर्नु पर्ने देखिन्छ ।
- आफ्नो कार्यक्षेत्रका सम्बन्धमा प्रस्तुत प्रतिवेदनमा दिइएका सुझावहरू कार्यान्वयनका लागि हरेक मन्त्रालय एवम् केन्द्रीय निकायले छ महिना भित्र सुधार एकाई बनाई सो एकाई मार्फत सुझाव कार्यान्वयनका लागि कार्यान्वयन योजना बनाई सुझावहरू कार्यान्वयन गर्नु पर्ने देखिन्छ । यसैगरी सङ्गठन संरचना, जनशक्तिको अवस्था, वृत्ति विकासका अवसर र सङ्गठनात्मक जिम्मेवारी समेतका आधारमा कर्मचारीहरूको व्यवस्थापन गर्न विद्यमान निजामती सेवामा रहेका सेवा समूहको समेत पुनरावलोकन गर्नु पर्ने देखिन्छ ।

- निजामती सेवालालाई व्यवस्थित ढङ्गले सञ्चालन र व्यवस्थापन गर्नका लागि गरिएका कतिपय कानुनी व्यवस्थाहरू कार्यान्वयनमा आउन नसकेको देखिएको छ। निजामती सेवा ऐन, २०४९ मा गरिएका देहायका व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको अवस्थामा यसले सुधारको दिशामा मार्गनिर्देश गर्नेछ :-
  - दफा ५क मा “नेपाल सरकारले स्वीकृत गरेको सङ्गठनको कार्य विवरणको आधारमा सम्बन्धित सचिव, विभागीय प्रमुख तथा कार्यालय प्रमुखले प्रत्येक निजामती पदको कार्य विवरण बनाई लागू गर्नु पर्नेछ। त्यस्तो कार्य विवरणमा त्यस्तो पदको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार र योग्यता समेत स्पष्ट रूपमा किटिएको हुनु पर्नेछ” भन्ने भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने।
  - दफा ७ को उपदफा (७) को स्पष्टीकरण (२) मा “यस उपदफाको खण्ड (क), (ख), (ग) र (घ) को प्रयोजनको लागि “महिला, आदिवासी/जनजाति, मधेसी र दलित” भन्नाले आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलितलाई सम्झनु पर्छ” भनी स्पष्ट रूपमा खुलाइएको भएपनि आर्थिक र सामाजिक रूपले पछाडि परेको छुट्याउने मापदण्ड वा आधार तय नभएकोले लोकसेवा आयोगबाट समावेशी तर्फको लागि पदहरू छुट्याउँदा सो बमोजिम आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलितलाई छुट्याउनु नसकेको, त्यसरी नछुट्याउँदा लक्षित वर्गलाई फाइदा पुग्न नसकी अन्य वर्गले नै सो को फाइदा लिएको देखिन्छ।
  - दफा ७ को उपदफा (८) मा “...दफा ७ को उपदफा (७)को खण्ड (ड) बमोजिम अपाङ्गको लागि निर्धारित प्रतिशतको पद कुनै खास प्रकृतिको कामको लागि तोकिए बमोजिमका अपाङ्गहरू बीच मात्र प्रतिस्पर्धा गर्न पाउने गरी प्रतिस्पर्धात्मक परीक्षाद्वारा पूर्ति गरिनेछ” भन्ने व्यवस्था भएपनि अपाङ्गका लागि छुट्याइएको पदको कामको प्रकृति नछुट्याई परीक्षा सञ्चालन गर्ने गरेको देखिँदा उक्त व्यवस्थाको सही रूपमा कार्यान्वयन हुन नसकेको र त्यसको अन्य व्यक्तिहरूले अवाञ्छित फाइदा लिएको अवस्था देखिँदा ऐनमा भएको व्यवस्थालाई ऐनको मर्म अनुरूप कार्यान्वयनमा ल्याउनु पर्ने।
  - दफा ७ग. मा “यो ऐन प्रारम्भ भएपछि कसैले पनि निजामती कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न पाइने छैन” भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनु पर्ने।
  - दफा १४ मा “पहिलो पटक नियुक्ति भई आफ्नो कार्यभार सम्हाल्नु अघि प्रत्येक निजामती कर्मचारीले तोकिए बमोजिमको शपथ ग्रहण गर्नु पर्नेछ” भन्ने भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि औपचारिक रूपमा शपथ ग्रहण गराउने व्यवस्था हुनुपर्ने।
  - दफा १५ मा “निजामती कर्मचारीलाई पदस्थापन गर्दा निजको शैक्षिक योग्यता, तालिम र अनुभवको आधारमा गरिनेछ” भन्ने भएको व्यवस्थालाई पदस्थापनको समयमा विशेष ध्यान दिई सोही आधारमा पदस्थापना गर्ने।

- दफा १८ को उपदफा (७) मा “...यो दफा प्रारम्भ भएपछि नियुक्ति हुने राजपत्र अनङ्कित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चल अन्तर्गत सिफारिस गरिएको हो, सोही अञ्चल भित्रका कार्यालयहरू बाहेक १० वर्षसम्म अन्यत्र सरूवा गरिने छैन” भन्ने ऐनको व्यवस्था अनुरूप कार्यान्वयन गर्नुपर्ने ।
- दफा २४क. को उपदफा (४) मा “राजपत्राङ्कित निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अर्धवार्षिक र वार्षिक रूपमा... गरिनेछ” भन्ने व्यवस्था भएपनि सबै निकायहरूले सो व्यवस्थाको कार्यान्वयन गरेको नपाइएकोले सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने ।
- दफा २७ को उपदफा (१क) मा तलब भत्ता पुनरावलोकन समितिको व्यवस्था भएको र ऐ. (१ख) मा “सो समितिले प्रत्येक वर्ष उपभोक्ता मूल्य सूचीको आधारमा महंगी निर्धारण गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने छ । प्रत्येक ३ वर्षमा राजस्व वृद्धि दर, कूल दरबन्दी संख्या र विगत ३ वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महंगी भत्ता समेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने छ” भन्ने भएको व्यवस्था र ऐ. उपदफा (२)मा सो “...समितिको सिफारिसको आधारमा प्रत्येक वर्ष वृद्धि हुने उपभोक्ता मूल्य सूचीको ७५% सम्म रकम प्रत्येक वर्ष भत्ताको रूपमा निजामती कर्मचारीलाई प्रदान गर्न सक्ने छ । त्यसरी प्रदान गरिएको भत्ता रकम सुरू तलब स्केलको २५% वा सो भन्दा बढी हुन गएको वर्षमा २५% रकम तलबमानमा समायोजन गरी बाँकी रकम भत्ताको रूपमा प्रदान गर्न सक्ने छ” भन्ने भएको व्यवस्थाको व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्ने ।
- दफा २८क. मा “नेपाल सरकारले निजामती कर्मचारीको कार्यसम्पादन, कार्य परिणाम र प्राप्त नतिजाको आधारमा निजलाई प्रोत्साहन गर्न एक कार्य सम्पादन प्रोत्साहन कोषको व्यवस्था गर्न सक्नेछ” भन्ने व्यवस्था भएपनि सो अनुसारको कार्यसम्पादन प्रोत्साहन कोष स्थापना गरी कार्यान्वयनमा ल्याउनु पर्ने ।
- दफा २९ मा “कुनै निजामती कर्मचारी कार्यदक्षता सीमा पार गर्नको निमित्त योग्य छ भनी राजपत्राङ्कित कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिव र राजपत्रअनङ्कित कर्मचारीको हकमा अख्तियारवालाले लिखित रूपमा नजनाएसम्म कुनै निजामती कर्मचारीले कार्यदक्षता सीमा पार गरेको मानिने छैन” भन्ने व्यवस्था भएपनि यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउनु पर्ने ।
- दफा ३९ख. को उपदफा (१) मा “नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मिति भन्दा पछि नियुक्ति हुने निजामती कर्मचारीलाई उपदान तथा निवृत्तभरण दिने प्रयोजनका लागि नेपाल सरकारले छुट्टै उपदान तथा निवृत्तभरण कोष खडा गर्नेछ र त्यस्ता कर्मचारीहरूको मासिक तलबबाट दश प्रतिशतका दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले मासिक तलबको दश प्रतिशत बराबरको रकम थप गरी हुन आउने रकम सो कोषमा जम्मा गरिदिनेछ” भन्ने भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउनको लागि उपदान र निवृत्तभरणको लागि विशेष कोष खडा गर्नुपर्ने ।

- दफा ७२क.मा “लोकसेवा आयोगको कार्यक्षेत्रभित्रका विषयहरू बाहेक सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायहरूमा कार्यरत निजामती कर्मचारीले प्रचलित कानून तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरू पालन गरे नगरेको सम्बन्धमा सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गरी निर्देशन दिन र त्यसरी सुपरिवेक्षण गर्दा कुनै निजामती कर्मचारी उपर विभागीय कारवाही गर्नुपर्ने देखिएमा सो समेत सिफारिस गर्न सक्नेछ, र सो को वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ” भन्ने भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने ।
- दफा ७३ख. मा “निजामती सेवाका वहालवाला कर्मचारी, अवकाशप्राप्त व्यक्ति र निजको परिवारको सदस्यको कल्याणको लागि तोकिए बमोजिमको कल्याणकारी कोष स्थापना गर्न सकिने छ” भन्ने भएको व्यवस्थाको कार्यान्वयन हुनुपर्ने ।

उल्लिखित सुझावहरू कार्यान्वयनका लागि देहाय बमोजिमका कार्य गर्नुपर्ने देखिन्छ :-

- क. जनशक्ति विकास योजना तर्जुमा - सामान्य प्रशासन मन्त्रालयले विशेषज्ञ समिति तयार गरी कार्यसम्पादन गर्ने - (३ महिना भित्र)
- ख. निजामती सेवा ऐन नियमको पुनरावलोकन - सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायको समेत सहभागितामा गर्ने - (६ महिना भित्र)
- ग. कार्यसम्पादन मूल्याङ्कनका आधारहरूको पुनरावलोकन - सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायको समेत सहभागितामा गर्ने- (६ महिना भित्र)
- घ. अध्ययन विदा एवम् विदेश मनोनयनको मापदण्ड एवम् कार्यविधि निर्माण - सामान्य प्रशासन मन्त्रालयले गर्ने - (३ महिना भित्र)
- ङ. निजामती सेवामा समावेशीकरणको प्रभाव मूल्याङ्कन - सामान्य प्रशासन मन्त्रालयले अनुसन्धानमूलक अध्ययन गरी प्रतिवेदन तयार गर्ने - (६ महिना भित्र)
- छ. अवकाशप्राप्त कर्मचारीको आचारसंहिता निर्माण - सामान्य प्रशासन मन्त्रालयले तयार गरी सार्वजनिक गर्ने - (३ महिना भित्र)
- ज. कार्य विवरण लागू गर्ने - सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा सम्बन्धित केन्द्रीय निकायले तयार गरी आगामी आर्थिक वर्षदेखि सबै निकायमा अनिवार्यरूपमा लागू गर्ने ।
- झ. सेवा वितरणमा प्रविधिको प्रयोग - विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सम्बन्धित केन्द्रीय निकायले आफ्नो र मातहतको सेवा वितरणलाई विद्युतीय माध्यमसँग आबद्ध गर्ने - १ वर्ष भित्र गर्ने ।
- ञ. कार्य सञ्चालन दिग्दर्शन निर्माण - प्रत्येक केन्द्रीय निकायले ६ महिनाभित्र आफू र मातहतको कार्य सञ्चालनका लागि दिग्दर्शन (SOP) तयार गरी लागू गर्ने ।
- ट. पेन्सन कोषको व्यवस्था - अर्थ मन्त्रालयले अन्य देशले गरेको अभ्यास समेतका आधारमा पेन्सन कोष सञ्चालन सम्बन्धी आधारहरू तयार गरी कानूनको मस्यौदा तयार गर्ने - १ वर्ष भित्र गर्ने ।

- ठ. सार्वजनिक विदाको पुनरावलोकन - गृह मन्त्रालयले सार्वजनिक विदाको पुनरावलोकन गरी आगामी वर्षदेखि विदा सम्बन्धी नयाँ व्यवस्था गर्ने ।
- ड. व्यवस्थापन परीक्षण - सामान्य प्रशासन मन्त्रालयले स्रोत, साधन र जनशक्तिको पुनरावलोकन गरी अभियानको रूपमा व्यवस्थापन परीक्षण गर्ने - ६ महिना भित्र कार्यक्रम तयार गरी परीक्षण प्रारम्भ गर्ने । हरेक वर्ष छुट्टै वार्षिक प्रतिवेदन निकाल्ने ।



**परिच्छेद- ११**  
**सार्वजनिक संस्थानको अवस्था र सुधार**

**पृष्ठभूमि**

आधारभूत वस्तु तथा सेवा उत्पादनरखरीद गरी सर्वसाधारण नेपाली जनतालाई सर्वसुलभ र सुपथमूल्यमा बिक्री वितरण गर्ने, विकासको आधारभूत संरचना निर्माण गर्ने, वस्तु/सेवा उत्पादन तथा बिक्रीमा व्यावसायिक सिद्धान्त अवलम्बन गरी ती कार्यमा दक्षता एवं प्रभावकारिता बढाई नाफासमेत आर्जन गरी संस्थान संचालनमा आर्थिकरूपले आत्मनिर्भर रहने र आर्थिक वृद्धि गरी सामाजिक न्याय प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक संस्थानहरू स्थापना गरिने गरिन्छ। नेपालमा निजीक्षेत्रको आवश्यक मात्रामा उद्यमशीलता विकास नभइसकेको, प्राविधिक ज्ञान, व्यावसायिक/पूँजी लगानी गर्ने क्षमता र ठूला पूर्वाधार विकासमा अनुभव समेत नभएको अवस्थामा सरकारले देश विकास हेतु आधारभूत संरचना निर्माण गर्ने पने तथ्यलाई मनन गरी सार्वजनिक सेवा, उद्योग, व्यापार, वित्त, उत्पादनमूलक क्षेत्रमा सार्वजनिक संस्थान स्थापना गरिए।

विक्रम सम्वत् २०११ सालमा सार्वजनिक संस्थानकारूपमा नेपाल बैंक लिमिटेडको स्थापना पश्चात् सार्वजनिक संस्थानको औपचारिक शुरूवात भई वि.सं. २०४९ सम्ममा पुग्दा मुलुकमा ६२ वटा सार्वजनिक संस्थानहरू अस्तित्वमा रहेका थिए। सार्वजनिक संस्थानबाट हुने उत्पादन, वितरण र सेवालाई प्रभावकारी बनाई व्यावसायिक सिद्धान्त मुताविक संचालित हुन सकून् भनी सोही अनुसारको नीतिगत व्यवस्था, लगानीमा लचकता र संचालनमा यथोचित संरक्षण दिँदा दिँदै पनि ती संस्थानहरूले नत रोजगारी सिर्जना गर्न सके, नत जनताका दैनिक आवश्यकताका आधारभूत वस्तु तथा सेवा सर्वसुलभरूपमा आपूर्ति गराउन नै सके। सरकारले लामो समयसम्म संरक्षण दिँदा पनि व्यावसायिक कार्यकुशलता र उद्यमशीलता हासिल गर्न सकेनन्, बरू सरकारी संरक्षणवादी नीति र अनुदानकै भरमा संचालित हुँदा हुँदै पनि ठूलो नोक्सानीमा संचालन हुँदै गए र सरकारलाई ठूलो

बोझ बोकाउन पुगे । सार्वजनिक संस्थानको वित्तीय क्षमता, सेवा प्रवाह क्षमता र व्यावसायिक एवं उद्यमशील क्षमतामा आएको ह्रास तथा सरकारले अवलम्बन गरेको खुलाबजारमुखी अर्थव्यवस्थाको नीतिका कारण संस्थानहरूमा सरकारको लगानी घटाई संस्थानहरू निजीक्षेत्रलाई हस्तान्तरण गर्ने निजीकरण नीति लिई ३० वटा संस्थानहरू निजीकरण समेत गऱ्यो ।

## नेपालको अर्थतन्त्रमा सार्वजनिक संस्थानको भूमिका

सैद्धान्तिकरूपमा अपेक्षा गरिए बमोजिमको नतिजा हासिल हुने हो भने सार्वजनिक संस्थानले राष्ट्रिय विकासमा महत्वपूर्ण सहयोग र योगदान पुऱ्याउन सक्ने अवस्था रहन्छ । अर्थतन्त्रको विकासमा सार्वजनिक संस्थानको भूमिकाका क्षेत्रहरू यसप्रकार रहेका छन्:

- बैकिङ्ग तथा वित्तीय क्षेत्रको विकास,
- औद्योगिकीकरणमा योगदान,
- स्रोत परिचालनमा सहयोग,
- आधारभूत आवश्यकता पूरा गर्नमा योगदान,
- रोजगारीमा वृद्धि,
- गार्हस्थ उत्पादनमा वृद्धि,
- वित्तीय तथा मौद्रिक स्थितिमा सुधार,
- उद्यमशीलता विकासमा मद्दत,
- वैदेशिक व्यापारमा सहजीकरण,
- राष्ट्रिय हित प्रवर्द्धनमा सहयोग,
- परम्परागत कला, संस्कृतिको संरक्षण र सम्बर्द्धनमा योगदान,
- अन्तर्राष्ट्रिय हवाइ सम्पर्क र पर्यटन प्रवर्द्धन,
- सूचना तथा सञ्चार प्रणालीको विकास र विस्तारमा योगदान,
- जनताको सुसूचित हुन पाउने हकको संरक्षण र प्रवर्द्धन,
- सामाजिक, आर्थिक विकासमा योगदान,
- यातायात क्षेत्रको विकास र दुर्गम क्षेत्रमा हवाइ यातायात सेवाको पहुँच विस्तार,
- अत्यावश्यक वस्तुको वितरण र बजारमा हुन सक्ने कृत्रिम अभाव कार्टेलिङ, सिण्डिकेट र कालोबजारीलाई नियन्त्रण गर्न सहयोग र
- पूर्वाधार क्षेत्रको विकास आदि ।

## सार्वजनिक संस्थानहरूको वर्तमान स्थिति विश्लेषण

औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, सेवा क्षेत्र, सामाजिक क्षेत्र, जनपयोगी क्षेत्र र वित्तीय क्षेत्र गरी कूल ६ वटा वर्गमा ३७ वटा संस्थानहरू क्रियाशील रहेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित ती ३७ वटा सार्वजनिक संस्थानहरूको कूल संचालन आय आर्थिक वर्ष २०६८/६९ मा रू.१ खर्ब ८५ अर्ब ७९ करोड २८ लाख पुगेको छ । पूर्णस्वामित्वमा संचालित ३७ सार्वजनिक संस्थानमध्ये आर्थिक वर्ष ०६८/६९ मा १५ वटा संस्थान मात्र खुद नाफामा संचालित रहेका छन् । प्रत्येक वर्ष नोक्सानीमा जाने संस्थानको संख्या बढ्दो छ । आर्थिक वर्ष २०६८/६९ मा सार्वजनिक संस्थानहरूको खुद नाफा रू.६ अर्ब ५८ करोड ८३ लाख रहेकोमा आर्थिक वर्ष २०६८/६९ मा पुग्दा खुद नोक्सानी रू.३ खर्ब ४९ करोड ५९ लाख रहन गई आर्थिक वर्ष २०६७/६८ को तुलनामा रू.१० अर्ब ८ करोड ५२ लाख खुद नोक्सानी वृद्धि हुन पुगेको छ ।

आर्थिक वर्ष २०६८/६९ सम्म ३७ वटा सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कूल शेयर लगानी रू.१ खर्ब २ अर्ब ४१ करोड पुगेको छ भने कूल ऋण लगानी रू.१ खर्ब १ अर्ब २३ करोड पुगे पनि सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई प्राप्त प्रतिफल अत्यन्तै न्यून रहेको छ। आर्थिक वर्ष २०६९ मा जम्मा रू.६ अर्ब २६ करोड २३ लाख लाभांश प्राप्त भएको छ जुन कूल लगानीको ६.११ प्रतिशत मात्र हुन पुगेको छ।

आर्थिक वर्ष २०६९/७० सम्ममा ३७ वटा सार्वजनिक संस्थानहरूमा जम्मा ३१,७५५ जना कर्मचारीहरू क्रियाशील रहेका छन्। कमजोर आर्थिक अवस्था हुँदाहुँदै पनि ट्रेड युनियनहरूको दवावका कारण अवकाश दायित्वको भार प्रत्येक वर्ष उल्लेख्य मात्रामा बढिरहेको छ। पर्याप्त स्रोत व्यवस्थापन विना नै कर्मचारीको उपदान, औषधी उपचार, वीमा, विदा वापतको सुविधा रकममा वृद्धि गर्ने प्रवृत्तिको कारण यसको दायित्वको भार रू.२१ अर्ब २० करोड २१ लाख पुगेको छ।

कूल ३७ वटा संस्थानहरू मध्ये आर्थिक वर्ष २०६८/६९ सम्म जम्मा ७ वटा संस्थानले मात्र अन्तिम आ.व. सम्म लेखापरीक्षण गराएका छन्। लेखापरीक्षण नै नगराउने समस्या एकातिर छ भने अर्कोतिर बेरूजुको मात्रामा बढोत्तरी भइरहेको छ। कूल बेरूजुमध्ये सार्वजनिक संस्थानहरूको बेरूजुको हिस्सासमेत वर्षेनी बढ्दै गइरहेको स्थिति छ।

सार्वजनिक संस्थानहरूमा प्रतिस्पर्धी तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै समन्वयात्मक ढङ्गबाट कार्य संचालन गर्ने उद्देश्यले नेपाल सरकारले “सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश, २०६८” जारी गरी बोर्डको गठन गरे पनि बोर्डले अपेक्षाकृत रूपमा कार्यसंचालन गर्न सकेको छैन। संस्थानहरूमा प्रमुख कार्यकारी छनौट गर्नेदेखि संचालन रणनीति तर्जुमा गर्ने, अनुगमन मूल्यांकन गरी सरकारलाई प्रतिवेदन दिने मुख्य जिम्मेवारी भएपनि उक्त बोर्ड कार्यकारी प्रमुखको छनौट प्रक्रियामै अल्मलिएको छ।

सार्वजनिक संस्थानहरूको भूमिका अपेक्षित रूपमा व्यवस्थापन/सीमांकन गर्न नसकेको कारण सामाजिक वा व्यावसायिक कुन उद्देश्यमा केन्द्रित रहनुपर्ने भन्ने अन्यौलता कायमै रहेको छ। संस्थानहरू नत सामाजिक नत व्यावसायिक हुन सकेका छन्। सामाजिक जिम्मेवारी र व्यावसायिक चरित्रको दोसाँधमा छन्। यस्ता समस्यालाई आवधिक योजना र वार्षिक कार्यक्रमहरूले समेत मार्गदर्शन गर्न नसकेको कारण सार्वजनिक संस्थानहरू गन्तव्य विहिनताको अवस्थामा पुग्न लागि सकेका छन्।

सार्वजनिक संस्थानहरूबाट हुने कर्मचारी एवं पदाधिकारीहरूको नियुक्ति, सरुवा वढुवा, सार्वजनिक खरीद तथा व्यावसायिक मामिलामा कर्मचारी ट्रेड युनियनहरूको प्रत्यक्ष हस्तक्षेप हुने परिपाटीले संस्थानहरूको व्यावसायिक र व्यवस्थापकीय क्षमतामा ह्रास आइरहेको छ। संचित नोक्सानी र खुद सम्पत्तिसमेत नकारात्मक भई मुस्किलले चलिरहेका संस्थानहरू ट्रेड युनियनको दवाव र प्रभावमा पर्नाले अर्धमुच्छिन्न अवस्थामा रूपान्तरित भए। विभिन्न वहानामा आर्थिक दायित्वमात्र थप गर्ने विषय संस्थागत संस्कृतिकै रूपमा प्रायसः हरेक संस्थानमा विस्तारित भइरहेको तथ्यले संस्थानहरूको बेथिति र दयनीय स्थितिको चित्रण गर्दछ।

निजीकरण भएका अधिकांश सार्वजनिक संस्थानहरू कि त बन्द भइसकेका छन् कि त विवादको भुँमरीमा रूमल्लिरहेका छन्। एकातिर निजीकरणको प्रयासबाट अपेक्षित नतिजा हासिल हुनसकेको छैन अर्कातिर त्यसले जनमानसमा निजीकरणको विषयप्रति नै नकारात्मक धारणा बनाउन बल पुऱ्याएको छ। संस्थान निजीकरणपश्चात निजी क्षेत्रलाई सो निजीकृत संस्थान संचालनमा आकर्षित गर्न सकिएको छैन। निजीकरण भएका संस्थानका संचालकको भूमिका र नियतमा पनि

प्रशस्तै प्रश्न उठिरहेका छन् । निजीकरण भइसकेका संस्थानहरूमा समेत सरकारले वर्षेनी ठूलो रकम लगानी गर्नुपर्ने परिस्थिति सिर्जना भइरहेको छ ।

संचालनमा रहेका ३७ वटा सार्वजनिक संस्थानहरू विभिन्न ५ प्रकारका ऐनद्वारा संचालन भइरहेका छन् । कम्पनी ऐन अनुसार २३, संस्थान ऐन अनुसार २ वटा, सम्बन्धित संस्थान सम्बन्धी ऐन अनुसार ७ वटा, संचार संस्थान ऐन अनुसार २ वटा र वैक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसार ३ वटा संस्थानहरू संचालनमा रहेका छन् । फरक-फरक ऐनद्वारा स्थापित र संचालित भएको कारण एउटै प्रकृतिको वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने संस्थानहरूमा पनि पदाधिकारी/कर्मचारी नियुक्ति, संचालित कार्यप्रणाली/कार्यविधि र सेवासुविधाका विषयमा समेत एकरूपता कायम हुनसकेको छैन ।

अधिकांश संस्थानहरूले संस्थानको स्थापनाकालको उद्देश्यअनुरूप संस्थाको दृष्टिकोण, रणनीति र कार्यनीति तर्जुमा गर्नसकेका छैनन् । संस्थानको लक्ष्य, कार्य, परिणाम र प्रमाणीकरणको माध्यमहरूलाई परिभाषित गरेर कार्यान्वयन योजना तर्जुमा गरी लागु गर्न पनि सकेका छैनन् । संचालन योजना मात्र होइन अल्पकालीन मध्यकालीन र दीर्घकालीन सुधार योजना पनि अधिकांश संस्थानहरूसँग छैन । नगण्यमात्रामा तर्जुमा भएका योजनाहरूको कार्यान्वयन पक्ष पनि अत्यन्तै कमजोर रहेको छ । जनशक्ति व्यवस्थापन, पूँजीको परिचालन, मांग र आपूर्तिको अनुमान, मूल्य निर्धारण, बजार व्यवस्थापन, खरिद व्यवस्थापन, विवाद व्यवस्थापन र ट्रेड युनियन व्यवस्थापन लगायतका संस्थानहरूको जीवनसँग प्रत्यक्ष सरोकार रहेका पक्षहरूको व्यवस्थापकीय पक्ष पनि अत्यन्तै कमजोर र दयनीय रहेको छ ।

सार्वजनिक संस्थानहरूको प्रतिस्पर्धी क्षमता तथा व्यावसायिक अभिवृद्धि गरी संस्थानहरूलाई व्यावसायिक सिद्धान्तअनुरूप संचालन गरी अपेक्षित लक्ष्य प्राप्त गर्न सक्षम गराउने उद्देश्यले समय समयमा विभिन्न समिति, अध्ययन कार्यदल र आयोगहरू बनेर प्रतिवेदन पेश गरेका भए पनि ती प्रतिवेदनहरू केवल पेश गर्ने कार्यसम्मको औपचारिकतामा मात्र सीमित भएको अनुभूत हुन्छ । यसैको पछिल्लो संस्करण स्वरूप सार्वजनिक संस्थान निर्देशन बोर्ड (गठन तथा कार्य सञ्चालन) आदेश, २०६८ जारी भै सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन भए पनि यसले पनि पुरानै संस्कार र कार्यसंस्कृतिलाई निरन्तरता दिनेबाहेक थप उल्लेख्य काम गर्नसकेको अनुभूत गर्न सकिएको छैन ।

### **सार्वजनिक संस्थानहरूमा विद्यमान समस्याहरू**

सार्वजनिक संस्थानको आर्थिक स्थिति र वित्तीय कार्यकुशलतामा ह्रास आएको छ । संस्थानको मौलिक संरचना र कार्यपद्धतिमा व्यावसायिक संस्कृतिको विकास हुने आधारभूत तत्वहरूको अभाव रहेको छ । व्यावसायिक स्वायत्तताको अभाव छ । साधन र स्रोतको सक्षम उपयोग हुन सकेको छैन । राजनीतिक नेतृत्वको कमजोरी र अदूरदर्शिताले नीतिगत व्यवस्थामा अस्थिरता र अस्पष्टता रहेको छ । न्यूनस्तरीय वस्तु तथा सेवाको उत्पादन र अनियन्त्रित प्रशासनिक खर्चले सार्वजनिक संस्थानहरू क्रमशः संकटापन्न अवस्थामा रहेका छन् । प्रतिस्पर्धात्मक क्षमताको अभाव छ । कार्यरत कर्मचारीमा उत्प्रेरणाको अभाव छ । परम्परागत प्रविधिको अवलम्बनले उत्पादनमा गुणात्मक तथा परिमाणात्मक सुधार हुन सकेको देखिँदैन । व्यावसायिकरण न्यूनता छ । सार्वजनिक संस्थानमा सरकारको ठूलो लगानी अनुत्पादक हुन गई न्यूनतम प्रतिफल समेत प्राप्त हुन नसकेको अवस्था छ ।

## सार्वजनिक संस्थान सुधारका प्रयासहरू

विक्रम सम्वत् २०२० को दशकमा देशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका संवाहकका रूपमा रहेका सार्वजनिक संस्थानहरू २०४० को दशकसम्म पुग्दा बोझको रूपमा देखा पर्न थाले । वि.सं.२०४२ सालबाट सार्वजनिक संस्थानहरूमा सरकारले गरिरहेको लगानीमा पुनर्विचार गरिनुपर्ने समेतको बहस शुरू हुन थाल्यो । अन्तर्राष्ट्रिय मुद्रा कोषले संस्थागत सुधार कार्यक्रमको शुरूवात गर्दा त सार्वजनिक संस्थानलाई हेर्ने राज्यको दृष्टिकोणमै आमूल परिवर्तन हुन पुग्यो । फलस्वरूप नेपाल चिउरी घ्यू उद्योग निजी क्षेत्रलाई हस्तान्तरण नै गरियो । वि.सं.२०४६ सालको राजनीतिक परिवर्तनले आर्थिक र सामाजिक मूल्य मान्यताहरूमै आमूल परिवर्तन ल्यायो । हिजोको अवस्थामा सर्वोपरि रहन पुगेको राज्यको भूमिकाको वारेमा पुनः परिभाषा गरी समाजवादउन्मुख सरकार नियन्त्रित मिश्रित अर्थव्यवस्था अवलम्बन गरियो जसले गर्दा मुलुक उदारवादी अर्थतन्त्रमा औपचारिक रूपमै प्रवेश गर्‍यो । जसको प्रत्यक्ष असर सार्वजनिक संस्थानहरूमा पर्न गयो । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगले सार्वजनिक संस्थान सुधारको विषयमा औपचारिक रूपमै राष्ट्रिय बहस सिर्जना गर्‍यो र उक्त आयोगको प्रतिवेदनमा सार्वजनिक संस्थान सम्बन्धी छुट्टै खण्डमा सुधारका सुझावहरू प्रस्तुत गर्‍यो । सार्वजनिक संस्थानको सुधारका लागि हालसम्म भएका प्रयासहरूलाई संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ :

### १ नीतिगत प्रयास

आवधिक योजनाहरूमा सार्वजनिक संस्थानको सञ्चालन र व्यवस्थापनका लागि नीतिगत रूपमा प्रयास गरिएका छन् । प्रशासन सुधार आयोगहरूले गरेका नीतिगत सुधारका प्रयासहरूले यसको औचित्य र उपादेयतामा बहस प्रारम्भ भएको छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदनले नीतिगत सुधारका लागि विभिन्न मार्गदर्शक आधारहरू सिफारिस गरेको छ । सार्वजनिक संस्थान व्यवस्थापनका लागि विभिन्न कानुनी प्रयासहरू गरिएका छन् । निजीकरण ऐन, २०५० मार्फत सार्वजनिक संस्थान निजीकरण प्रक्रियालाई व्यवस्थित गराउने प्रयास गरिएको छ । सार्वजनिक संस्थानहरूमा प्रमुख कार्यकारी नियुक्ति र संस्थान संचालनसम्बन्धी नीतिगत सुझाव, अनुगमन मूल्यांकन एकल निकायबाट गर्ने उद्देश्य समेत राखी नयाँ नीतिगत प्रबन्ध गरिएको छ । सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन आदेश, २०६८ लाई यस क्षेत्रमा गरिएको पछिल्लो प्रयासको रूपमा लिने गरिन्छ ।

### २ संस्थागत सुधारको प्रयास

अर्थ मन्त्रालय, संस्थान समन्वय महाशाखा मार्फत् संस्थानहरूको समन्वय गर्ने प्रयास गरिएको छ । सो निकायलाई मुख्य जिम्मेवार निकायको रूपमा जिम्मेवारी दिइएको छ । सम्बन्धित मन्त्रालयमा संस्थान हेर्ने छुट्टै शाखा/महाशाखा स्थापना गरी संस्थानहरूको नीति तर्जुमा, अनुगमन र मूल्यांकन गर्ने संस्थागत व्यवस्था गरिएको छ । विभिन्न आयोगहरूको गठन मार्फत् संस्थानहरूमा गरिनुपर्ने सुधारका विषयमा सुझावहरू प्राप्त भएका छन् । अध्ययन कार्यदलहरूको गठन गरी समस्याग्रस्त निश्चित संस्थानहरूको समस्या अध्ययन गरी सुझाव माग गर्ने प्रयास गरिएको छ । सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन गरी संस्थानहरूको संचालन, अनुगमन मूल्यांकनका साथै कार्यकारी प्रमुख (सि.ई.ओ.) नियुक्ति गर्ने एकल संस्थाको व्यवस्था गरिएको छ । निजीकरण कार्यलाई सहजीकरण गर्ने, समन्वय गर्ने र अनुगमन मूल्यांकन गर्ने उद्देश्यले अर्थमन्त्रीको अध्यक्षतामा निजीकरण इकाइको गठन गरी काम गर्ने प्रयास गरिएको छ ।

### ३ आर्थिक कारोवारमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनको प्रयास

सार्वजनिक खरीद ऐन, २०६३ र नियमावली २०६४ को व्यवस्था गरी सम्पूर्ण सार्वजनिक संस्थानहरूको खरीद प्रणालीमा एकरूपता ल्याउने प्रयास गरिएको छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४, नियमावली २०६५ मार्फत् संस्थानहरूमा संस्थागत सुशासन कायम गर्ने प्रयास गरिएको छ। सरकारी खर्च मितव्ययिता कायम गर्ने निर्देशिका, २०६८ मार्फत् सार्वजनिक संस्थानहरूमा गरिने खर्चहरूलाई पारदर्शी, मितव्ययी र उत्पादनमूलक बनाउने प्रयास गरिएको छ। सार्वजनिक संस्थानहरूमा पनि नेपाल लेखामान र लेखापरीक्षण मानको अवलम्बन गर्नुपर्ने व्यवस्था गरी संस्थानहरूको लेखाप्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरिएको छ। सार्वजनिक संस्थानहरूमा नियमित अनुगमन गरी आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्य लिइएको छ। सार्वजनिक संस्थानहरूको नियमित लेखापरीक्षण गराई देखिएका बेरूजूरू फछ्यौट गर्ने कार्यमा संचालक समितिलाई जिम्मेवार बनाउने प्रयास विभिन्न उपायहरू अवलम्बन गरिएको छ। संस्थानका आर्थिक क्रियाकलापहरूलाई पारदर्शी र सेवाग्राहीको पहुँचमा पुऱ्याउन अनिवार्यरूपमा सार्वजनिक गरिनुपर्ने व्यवस्था गरिएको छ। सार्वजनिक संस्थानहरूले पनि सूचनाको हक सम्बन्धी ऐन, २०६४ को पूर्ण पालना गर्नुपर्ने प्रबन्ध गरिएको छ।

### ४ जनशक्ति व्यवस्थापन

जथाभावी संरचना विस्तार गरेको आरोपबाट मुक्त हुन नयाँ दरबन्दी सिर्जना र संरचनागत परिवर्तन गर्नु पर्दा अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। खुला प्रतिस्पर्धाबाट जनशक्ति पूर्ति गर्न प्राथमिकता दिनुपर्ने प्रावधानहरू समेटिएको छ। अर्थ मन्त्रालय/सम्बन्धित मन्त्रालय, विशेषज्ञसहितको पदपूर्ति समितिको व्यवस्था गरिएको छ। सार्वजनिक संस्थानहरूमा पदपूर्ति गर्नु पर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्थालाई स्वीकार गरिएको छ। कार्यकारी प्रमुख/महाप्रबन्धक नियुक्ति खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट सार्वजनिक संस्थान निर्देशन बोर्ड मार्फत हुने व्यवस्था जसको अध्यक्षता लोकसेवा आयोगका अध्यक्षले गर्ने स्पष्ट व्यवस्था गरिएको छ। कार्यकारी प्रमुख/महाप्रबन्धकहरूलाई कार्यसम्पादन सम्झौता गरी निर्वाह गर्नुपर्ने भूमिका र प्राप्त गर्ने तलब सुविधाको स्पष्ट किटानी गर्नुपर्ने व्यवस्था गरिएको छ। कर्मचारी हकहितको संरक्षण, गुनासो व्यवस्थापन र पिरमर्का सुनुवाईको लागि ट्रेड युनियन अधिकारको व्यवस्था गरिएको छ।

### ५ उदारीकरण नीति अनुसार सार्वजनिक संस्थानहरूलाई स्वायत्तता प्रदान गर्न गरिएको प्रयास

वि.सं. २०४८ साल पछि मुलुकले क्रमशः खुला अर्थतन्त्र र उदार आर्थिक व्यवस्थालाई अंगिकार गर्दै आएको छ। सोही आधारमा सार्वजनिक संस्थानहरूलाई निर्णयमा स्वायत्तता प्रदान गरिएको छ। मूल्य निर्धारणमा स्वायत्तता प्रदान गरिएको छ। वस्तु/सेवा उत्पादन र बजार प्रवर्द्धनमा स्वायत्तता कायम गर्ने प्रयत्न गरिएको छ। आर्थिक अवस्थाका आधारमा जनशक्तिलाई उपलब्ध गराउने सेवा सुविधामा स्वायत्तता प्रदान गरिएको छ। जनशक्तिलाई उपलब्ध गराउने सेवा सुविधामा स्वायत्तता प्रदान गरिएको छ। नयाँ प्रविधिको उपयोग र सेवा प्रवाहमा विस्तार र सरलीकरण गर्न स्वायत्तता प्रदान गरिएको छ र व्यावसायिकता र दक्षता अभिवृद्धि गर्न स्वायत्तता प्रदान गरिएको छ।

## ६ आर्थिक स्थिति सुदृढ गरी संस्थानको व्यावसायिक क्षमता बढाउने प्रयास

सरकारले ऋण र शेयर लगानीको माध्यमले पूँजी परिचालनमा सहयोग गर्ने रणनीति अवलम्बन गरिएको छ। सरकार जमानत बसी विभिन्न वित्तीय संस्थाहरूबाट ऋण सुविधा उपलब्ध गराइएको अवस्था छ। कर्मचारीको अवकाश योजना लागू गर्न सरकारबाट ऋण र अनुदान उपलब्ध गराइएको छ। लामो समयसम्म खूद नोक्सानीमा संचालित संस्थाहरूको नोक्सानी अपलेखन (write off) गरिएको छ। संस्थानहरूले गर्ने लगानी, व्याज निर्धारण जस्ता आर्थिक क्रियाकलापमा स्वायत्तता प्रदान गरिएको छ र संस्थानहरूमा रहेको नेपाल सरकारको शेयरको अंश विनिवेश गरी निजी क्षेत्रलाई प्रोत्साहित गरिएको छ।

## सार्वजनिक संस्थानहरूमा सुधार गरी प्रभावकारी बनाउन अवलम्बन गर्नुपर्ने उपायहरू

देशको आर्थिक मेरूदण्डको रूपमा स्थापित सार्वजनिक संस्थानहरू कालान्तरमा राज्यको ठूलो बोझका रूपमा बाटो हराएको बटुवा जस्तो दोबाटोमा एकलै ठिङ्ग उभिन पुगेको अवस्था छ। नत आर्थिक, सामाजिक विकासको संवाहकको भूमिका खेल्न सके नत निजी क्षेत्रको पथ प्रदर्शककै भूमिकामा रहन सकेको देखिन्छ। प्रतिस्पर्धी बजारमा खरो उत्री आफ्ना उत्पादन र वस्तु सेवामा गुणस्तरीयता र नयाँपन दिनको सट्टा पुरानो समय गुज्रेका मील मेशिनरी चलाएर संचालन खर्चसमेत उठाउन नसक्ने अवस्थामा पुगेको छ। सरकारी ऋण र अनुदानमा बाँच्ने आशामुखी प्रवृत्ति हावी हुँदा आफ्नो परम्परागत शाख जोगाउन नसकी कि त टाट पल्टे कि त बन्द नै भएका छन्। आफ्ना कर्मचारीलाई व्यवस्थापकीय नेतृत्वसहित नियन्त्रणमा राखी परिलक्षित उद्देश्य प्राप्तितर्फ उन्मुख गराउनुको साटो उल्टो कर्मचारी युनियनका गोठीकोरूपमा व्यवस्थापकहरू रूपान्तरित भएका छन्। विभिन्न समयमा भएका प्रयासहरू, सरकारले गरेको लगानी, दातृ निकायले दिएको अनुदान र सरकारी आयोग र योजनाहरूले दिएको सुझावहरूको अपेक्षा अनुसारको व्यवहार र क्रियाकलाप संचालन गर्न नसक्दा संस्थानहरू आज राज्यको प्रमुख चुनौतीको रूपमा रहेका छन्। प्रस्तुत सन्दर्भमा यस क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न निम्न क्षेत्रमा सुधार हुन जरूरी छ :

### १. वर्तमान विश्व परिवेश, स्थानीयराष्ट्रिय सामाजिक, आर्थिक स्थितिको विश्लेषणको आधारमा सार्वजनिक संस्थान संचालन सम्बन्धमा स्पष्ट सोच र नीति अवलम्बन गर्ने:

- सरकार संलग्न रहनुपर्ने र रहनुपर्ने क्षेत्रको स्पष्ट धारणा बनाउने
- सरकार कुन क्षेत्रमा केन्द्रित रहने - उत्पादन, वितरण वा नियमन स्पष्ट गर्ने,
- सरकार संलग्न रहने तरिका (Modality) तय गरी सोही कार्यमा मात्र केन्द्रित हुने,
- सरकारको लगानीको मात्रा, क्षेत्र र समय निर्धारण गर्ने,
- सेवा प्रभावकारिता नरहेका, वित्तीय विवाद भएका र साँवा व्याज समेत तिर्न नसक्ने संस्थानमा लगानी नगर्ने,
- सरकारको संलग्नता, लगानी र भूमिकालाई स्पष्टता र सीमांकन गर्न कानुनी संरक्षण प्रदान गर्ने, र
- निजीकरण नीति र ऐनमा समयसापेक्ष सुधार गर्ने।

### २. संस्थानहरूको स्वामित्व स्थापित गर्ने र स्वामित्व हस्तान्तरणको स्पष्ट किटानी सहितको दृष्टिकोण तय गर्ने। स्वामित्व स्थापित वा विस्थापित/विनिवेश गर्दा निम्न आधार लिने

- सार्वजनिक हितको क्षेत्र,

- सेवा प्रवाहको वैकल्पिक व्यवस्था रहे नरहेको,
- सहस्राब्दी विकास लक्ष्य र गरीबी निवारणमा पुर्याउने योगदान,
- क्षेत्रीय सन्तुलन र समावेशी विकासलाई प्रवर्द्धन,
- जनसाधारणको दैनिक जीवनयापनमा पर्ने प्रभाव र असरको विषय,
- मानवीय सम्वेदना र मानव अधिकार संरक्षणको विषय,
- बजारमा एकाधिकार, सिण्डीकेट र कार्टेलिंगलाई न्यूनीकरण गर्ने विषय,
- निजीक्षेत्रको क्षमता विकास र सरकारप्रति विश्वासको वातावरण सिर्जना हुने विषय, र
- राष्ट्रिय छवि प्रवर्द्धन गर्ने र राज्यप्रति जनविश्वास बढाउने विषय ।

### ३. संरचनागत सुधार गरी सेवालाई प्रभावकारी, मितव्ययी र उत्तरदायी बनाउने

- सार्वजनिक संस्थानहरूलाई संघीय संरचना उन्मुख गराइ पुनर्संरचना गर्ने,
- सेवालाई दुर्गम र गरीब बस्ती केन्द्रित गराउने,
- जनताको स्वामित्व र नियन्त्रण कायम गराउन शेयरको विनिवेश गर्दा जनता/उपभोक्ता केन्द्रित गर्ने,
- व्यावसायिक साभेदारी मार्फत निजीक्षेत्रलाई स्वागत गर्ने,
- अत्यावश्यक वस्तु उत्पादन र वितरणमा सहकारीकरणलाई जोड दिने,
- आवश्यक पर्दा एक आपसमा गाभ्ने,
- समान प्रकृतिको सेवा वितरण गर्ने संस्थानहरूलाई होल्डिङ कम्पनी अथवा छात्रा सँगठनको रूपमा एकीकरण गरी एक सँगठन मात्र संचालन गर्ने,
- दुर्गम र खाद्यान्न संकट भएका जिल्लामा खाद्यान्न ढुवानी, उत्पादन र वितरण जस्ता काममा खाद्य संस्थानलाई केन्द्रित गर्ने,
- गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाल जस्ता संचार माध्यमहरूलाई राष्ट्रिय हित र छवि प्रवर्द्धन गर्ने साथै राष्ट्रिय एकता र अखण्डताको संरक्षणमा योगदान पुऱ्याउन सक्ने गरी सवल बनाउने, र
- खानेपानी, विद्युत, औषधी, जडिबुटी जस्ता क्षेत्रमा क्रियाशील संस्थानहरू सहकारीकरण गरी आमजनताको स्वामित्व स्थापित गर्ने ।

### ४. अन्तर निकाय समन्वय र नियन्त्रण प्रणालीमा सुदृढीकरण

- सार्वजनिक संस्थान निर्देशन बोर्डलाई थप कानुनी संरक्षकत्व प्रदान गरी पेशा विज्ञहरू रहने स्थायी संयन्त्रको रूपमा विकास गरी संस्थान समन्वय, अनुगमन र नियमनको मुख्य जिम्मेवार निकायको रूपमा विकास गर्ने ।
- होल्डिङ कम्पनीको अवधारणालाई मूर्तरूप दिन एउटा विज्ञ समूहबाट अध्ययन गराई प्राप्त सुझावको आधारमा सुधारका थप उपायहरू अवलम्बन गर्ने ।
- अर्थ मन्त्रालय, संस्थान समन्वय महाशाखाको संस्थागत क्षमता सुदृढीकरण गरी कर्मचारीको स्थायित्व दिई विज्ञ व्यक्तिहरूलाई प्राथमिकता दिने ।
- सम्वद्ध मन्त्रालयहरूलाई मुख्य उत्तरदायी, जिम्मेवार र जवाफदेही बनाउन कानुनी व्यवस्था गर्ने ।



- मन्त्रालयका सचिवहरूलाई अर्न्तगत संस्थानहरूको कार्यसम्पादन, कार्यकुशलता र वित्तीय अनुशासन एवं जवाफदेहिताप्रति उत्तरदायी बनाउने, सचिवको कार्यसम्पादन करारमा यस विषयलाई समेत प्रवेश गराउने ।

#### ५. जनशक्ति व्यवस्थापनमा सुधार गरी दक्ष व्यावसायिक र उत्तरदायी बनाउने

- स्पष्ट सँगठन र व्यवस्थापन सर्भे गरी न्यूनतम संख्यामा मात्र कर्मचारी भर्ना गर्ने ।
- कर्मचारी भर्ना र बढुवामा स्वतन्त्र संस्थान सेवा आयोग बनाउने ।
- संस्थानको कार्यप्रकृति, हाल सम्पादित कार्यसम्पादन स्तर, प्राप्त प्रतिफलको विश्लेषण गरी कर्मचारीको संख्यालाई उपयुक्त आकारमा राख्न अनिवार्य अवकाश र स्वैच्छिक अवकाश कार्यक्रमहरू अवलम्बन गर्ने ।
- कर्मचारीहरूलाई आधुनिक प्रविधि, प्रक्रिया र कार्यविधिसँग अभ्यस्त गराई उत्पादकत्व र व्यावसायिक क्षमता वृद्धि गर्न प्राविधिक, व्यवस्थापकीय तालिम संचालन गर्ने ।
- कर्मचारीलाई उसले गरेको कामको आधारमा थप पुरस्कार/प्रोत्साहन रकम उपलब्ध गराउन स्पष्ट कार्यसूचक र कार्यविवरण सहितको कार्यसम्पादन करार गराउने ।
- कर्मचारीको वृत्ति विकासलाई पूर्वानुमानयोग्य र निष्पक्ष बनाउन पारदर्शी सूचकको व्यवस्था गर्ने । ट्रेड युनियनको अनावश्यक हस्तक्षेप, दवाव र प्रभावको अन्त्य गर्ने र त्यस सम्बन्धमा निश्चित आचारसंहिता बनाई लागू गर्ने ।
- ट्रेड युनियनको आदर्श र भावना अनुसार कर्मचारीको हक अधिकारको संरक्षण सँगठनको उद्देश्य प्राप्तमा सहयोग पुऱ्याउन एकल युनियनको व्यवस्था गरी नियमितरूपमा आधिकारिक निर्वाचनलाई प्राथमिकता दिने ।

#### ६. वित्तीय व्यवस्थापनमा सुदृढीकरण र आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्ने

- सार्वजनिक संस्थानहरूको व्यावसायिक योजना तर्जुमा गरी बजेट र कार्यक्रमहरूलाई वैज्ञानिक सहभागितामूलक र पारदर्शिता कायम गर्ने ।
- संस्थानहरूको सार्वजनिक खरीद र वित्तीय निर्णयहरूलाई पारदर्शी र प्रविधि मैत्री बनाउने ।
- लेखापद्धतिलाई वैज्ञानिक र अन्तर्राष्ट्रिय लेखामान अनुरूप बनाउने ।
- आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गरी यसलाई व्यावसायिक जिम्मेवारी र जवाफदेहिता कायम गर्ने र आन्तरिक लेखापरीक्षणलाई पूर्ण व्यावसायिक बनाउने ।
- विगतदेखिको लेखापरीक्षण सम्पन्न गरी प्राप्त सुझावहरूको कार्यान्वयन र उठेका बेरूजुहरूमा व्यवस्थापनलाई उत्तरदायी र जवाफदेही बनाउने ।
- नियमित रूपमा लेखा परीक्षण गराउन नसक्ने संस्थानहरूलाई अनुदान नदिने र कार्वाहीको दायरामा ल्याउने ।
- आर्थिक प्रशासन र उच्च व्यवस्थापनमा संलग्न कर्मचारीको आचारसंहिता तर्जुमा गरी सोको परिपालनाको आधारमा वृत्ति विकास र पुरस्कारको अवसर दिने ।
- सार्वजनिक संस्थानमा रहेको कोषको व्यवस्था नभएको दायित्वको सम्बन्धमा स्पष्ट सीमांकन गरी आर्थिक क्षमता र हैसियत नभएका संस्थानमा यसप्रकारका दायित्व सिर्जना गर्ने कार्यलाई निरूत्साहित गराउने ।

**७. निजीकरण सम्बन्धी नीतिमा समयसापेक्ष सुधार गरी सार्वजनिक संस्थान सुधारको प्रमुख औजारको रूपमा उपयोग गर्ने**

- निजीकरणको विषयमा राष्ट्रिय सहमति कायम गरी स्पष्ट नीतिगत व्यवस्था गर्ने ।
- निजीकरण ऐन, २०५० लाई समयसापेक्ष सुधार गर्ने ।
- निजीकरण समितिको सुदृढीकरण गरी व्यावसायिक र प्राविधिकरूपमा सक्षम र व्यावसायिक बनाउने तथा समितिलाई राजनीतिक समूहको भन्दा पेशाविदहरूको बाहुल्यता रहने गरी पुनर्गठन गर्ने ।
- निजीकरणको विगतको नीतिको र कार्यगत निर्णयको समीक्षा गरी विवादरहित ढङ्गले अवरूद्ध प्रक्रिया सुचारू गराउने ।
- संस्थानको छनौट, सम्पत्ति र दायित्वको मूल्यांकन, Modality, सम्पत्ति र दायित्वको हस्तान्तरण प्रक्रिया, निजीकरण पश्चातको सरकारको दायित्व र भूमिकाको बारेमा समीक्षा गरी पारदर्शी र जवाफदेही प्रक्रिया र पद्धतिको विकास गर्ने ।
- निजीक्षेत्रको संलग्नता रहने क्षेत्र, निजीक्षेत्रको दायित्व र कर्तव्यको बारेमा स्पष्ट नीतिगत व्यवस्था गरी निजी क्षेत्रलाई पनि जिम्मेवार र जवाफदेही बनाउने ।
- सार्वजनिक संस्थान सुधारको प्रमुख औजारको रूपमा निजीकरणलाई लिने ।

**८. व्यवहारगत कार्यप्रणाली र कार्यपद्धतिमा सुधार**

- संस्थानको काममा गुणस्तरीयता ल्याउन नयाँ प्रविधि र प्रणालीको विकास गर्ने ।
- प्रतिष्पर्धात्मक क्षमतामा सुधार गर्न तालिम, अवलोकन भ्रमण र उत्प्रेरणाका औजारहरूको प्रयोग गर्ने ।
- राजनीतिक हस्तक्षेप र पहुँचबाट मुक्त गर्ने ।
- कार्यसम्पादनका आधारमा सुविधा र तलव दिने ।
- पाउने सुविधालाई संस्थानको कार्यप्रगति र उपलब्धिसँग तालमेल मिलाई स्पष्ट, वस्तुनिष्ठ सूचकको आधारमा मात्र उपलब्ध गराउने ।
- विद्युतीय शासन (e-Governance) को प्रवर्द्धन गरी प्रविधि मैत्री व्यवस्थापन पद्धति अवलम्बन गर्ने ।

**९. अनुगमन मूल्यांकन प्रणालीमा सुदृढीकरण गरी संस्थानहरूलाई जनताप्रति उत्तरदायी र जबाफदेही बनाउने**

- नतिजामा आधारित अनुगमन सूचकहरू तर्जुमा गर्ने ।
- अनुगमन प्रक्रियालाई नियमितता दिइ स्रोतसाधनले सम्पन्न गराउने ।
- अनुगमनबाट प्राप्त प्रतिपोषण (Feedback) लाई सुधारको मार्गदर्शन बनाई सुधारलाई निरन्तरता दिने ।
- तेस्रो पक्ष मूल्यांकन प्रणालीको विकास गरी प्राप्त उपलब्धि जनताको जीवनयापन र जीवनस्तरमा पारेको प्रभावको आधारमा संस्थानहरू संचालन गर्ने, सरकारको तर्फबाट सकिने लगानी सुनिश्चित गर्ने ।

## उपसंहार

सार्वजनिक संस्थानहरू जुन उद्देश्य र प्रयोजनले स्थापना भएका हुन् ती उद्देश्य र प्रयोजन पूरा हुन सकेको देखिँदैन । यसले राज्य कोषमा अनावश्यक व्ययभार बढाएको छ । राष्ट्रिय उत्पादकत्व वृद्धिमा अपेक्षित योगदान प्रदान गर्न सकेको छैन । अवधारणागत रूपमा पनि यसको आवश्यकता रहे नरहेको बारेमा प्रशस्त छलफल भइसकेको छ । विश्वव्यापीकरणले पारेको प्रभाव र निजीक्षेत्र विकसित हुँदै आएको सन्दर्भमा सार्वजनिक संस्थानको व्यवस्थापनका लागि अब सरकारले ठोस कदम चाल्नु पर्ने अवस्था छ । सरकारको भूमिकामा आएको परिवर्तनलाई दृष्टिगत गरी सार्वजनिक संस्थानहरूलाई पुनर्संरचना गर्नुपर्ने देखिन्छ ।

## परिच्छेद-१२

### सुशासन

#### पृष्ठभूमि

सुशासन आम नागरिकले अनुभूत गर्ने विषय हो। यो सरकारप्रति त्यहाँका नागरिक समाज र निजी क्षेत्रमा रहने त्यस्तो विश्वास हो, जसबाट समाजले आफ्ना आधारभूत आर्थिक, सामाजिक, राजनीतिक अधिकारहरूको परिपूर्ति भएको विश्वास गर्दछ। सुशासन लोकतान्त्रिक तवरले शासन व्यवस्था सञ्चालन गर्ने आधार हो। जनकेन्द्रित विकासको भरपर्दो माध्यम हो। यो त्यस्तो विधि हो, जसमा सरकारले आफ्ना कार्यहरू सम्पादन गर्दा विवेकपूर्ण, न्यायपूर्ण र समन्यायिक तवरले गर्ने गर्दछ। यसले साधन स्रोतको सही र प्रभावकारी रूपमा पहिचान, तिनीहरूको उपयुक्त तवरले परिचालन, प्रभावकारी व्यवस्थापन साथै समन्यायिक वितरणको प्रत्याभूति गर्दछ। यो अवधारणाले सार्वजनिक क्षेत्रको प्रभावकारी व्यवस्थापन, पारदर्शिता, उत्तरदायी र जवाफदेहिताको प्रत्याभूति, कानूनको शासन, निर्णय प्रक्रियामा मूलप्रवाहबाट टाढा रहेका वर्ग, क्षेत्र र समुदायका जनताहरूको समावेशीकरणको पक्षलाई समेत समेट्ने गर्दछ।

सुशासन राजनीतिक रूपमा लोकतन्त्रीकरण, प्रशासनिक क्षेत्रको सुदृढीकरण, वहिस्करण र वञ्चितकरणमा रहेका नागरिकलाई राज्यको मूल प्रवाहमा समावेशीकरण, निजी क्षेत्र र नागरिक समाजको भूमिकामा सबलीकरण, राज्यका अधिकारहरूको विकेन्द्रीकरण, लोकतान्त्रिक पद्धति र अवसर जस्ता पक्षहरूको समग्रताको पर्याय हो।

सुशासन सामाजिक द्वन्द्वलाई न्यायोचित ढंगले समाधान गर्ने, विकासका क्रियाकलापहरूलाई समतामूलक ढंगले सञ्चालन गर्ने, विकासका सम्भावनाहरूको खोजी गरी समस्याको उचित

समाधान गर्ने, आर्थिक, सामाजिक र राजनीतिक समस्याको समुचित व्यवस्थापन गर्ने सर्वोत्तम माध्यम बनेको छ। सुशासनमा मानव अधिकारप्रतिको सम्मान, कानुनी शासनको प्रत्याभूति र राष्ट्रिय विकासमा नागरिकको सहभागिता जस्ता विषयहरू पर्दछन्।

सुशासनले राज्यको सेवा प्रवाहको अवस्थाको भल्को दिने गर्दछ। कुनै पनि राज्यको सेवा प्रवाह जति बढी सहज, सरल र मितव्ययी त्यति नै बढी सुशासन प्रत्याभूत भएको विश्वास गरिन्छ। यसले प्रशासनिक संयन्त्रको कार्यदक्षता, दरिलोपन, उदारीकरण, निजीकरण, विश्वव्यापीकरणका साथै प्रभावकारी प्रशासन, आर्थिक अनुशासन, राजनीतिक मूल्यमान्यताको प्रयोग, सामाजिक सुसम्बन्ध, विकास र मानव संशाधन विकासजस्ता समग्र पक्षहरूलाई सम्बोधन गर्दछ। यसको दायराभित्र सहभागिता, पारदर्शिता, मितव्ययिता, भ्रष्टाचार विहीनता, स्वच्छता, नैतिक मूल्य मान्यताको प्रयोग, पूर्वानुमान, जवाफदेहिता र उत्तरदायित्वबोध जस्ता पक्षहरू पर्दछन्।

### **सुशासनका आयामहरू**

कुनैपनि मुलुकमा सुशासन प्रत्याभूत हुनका लागि यसमा निम्न लिखित ४ वटा आयामहरूमा निम्न बमोजिमको अवस्था रहनु पर्दछ :-

**क. राजनीतिक आयाम :-** राजनीतिक आयाम अन्तर्गत जनताको सहभागिता रहनु पर्ने, जनप्रतिनिधिमूलक शासन व्यवस्था स्थापित हुनुपर्ने, बहुलवाद र विकेन्द्रीकरण प्रत्याभूत हुनुपर्ने, स्वतन्त्र सञ्चार र कानुनी राज्यको परिपालना हुनुपर्ने तथा लोकतान्त्रिक मूल्य र मान्यताको पालना गर्नुपर्ने जस्ता विषयहरू पर्दछन्।

**ख. प्रशासनिक आयाम :-** यस अन्तर्गत राज्यका विभिन्न निकायहरूमा कार्यरत कर्मचारीहरूले निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने, प्रशासनिक संयन्त्रमा प्रभावकारिता र दक्षता रहनुपर्ने, सेवा प्रवाह छिटो, छरितो, सहज, सरल र मितव्ययी रूपमा गर्नुपर्ने तथा सदाचार व्यवस्थापन गर्नुपर्ने जस्ता पक्षहरू समेटिन्छन्।

**ग. व्यवस्थापकीय आयाम :-** सुशासनको व्यवस्थापकीय आयाम भित्र सेवा प्रवाहमा चुस्तता, सशक्त र प्रभावकारी नागरिक समाज, परिणाममुखी कार्य सम्पादन, मानव संशाधनको समुचित विकास र नयाँ प्रविधिको प्रयोग जस्ता पक्षहरू पर्दछन्।

**घ. नैतिक आयाम :-** यसभित्र सरकार, निजी क्षेत्र र नागरिक समाज समेत सबै पक्षको असल आचरण, भ्रष्टाचार विहीन अवस्था, अनुशासन र नैतिक मूल्य मान्यताको पालना, सेवाग्राही सन्तुष्टिको उच्चस्थिति, स्वच्छता, पारदर्शिता र जिम्मेवारी बोध जस्ता विषयहरू समेटिने गर्दछन्।

सुशासन आफैमा नागरिक सन्तुष्टिका निमित्त स्थापित कानुनी राज्य, विधिको शासन, सेवाग्राहीमैत्री व्यवस्थापन, पारदर्शी कार्यप्रक्रिया र परिणाममुखी कार्य सम्पादनको परिचय भएको हुँदा यसमा जनताको सार्वभौमसत्ता, सरकारको प्रभावकारिता र कार्यकुशलता तथा भ्रष्टाचार शून्य अवस्था रहनु अनिवार्य हुन्छ।

### **सुशासन व्यवस्थापनका प्रयासहरूको सन्दर्भ**

सुशासन नयाँ अवधारणा होइन। मानव सभ्यताको विकासक्रमसँगै विकसित हुँदै आएको यस अवधारणाले खास गरी निर्णय प्रक्रिया तथा त्यसको कार्यान्वयनका सन्दर्भमा हुने औपचारिक अनौपचारिक पक्षहरूको विश्लेषण गरी समग्रतामा सेवा प्रवाहको स्तर मापन गर्ने गर्दछ। मानव

सभ्यताको विकासक्रमसँगै विकसित हुँदै आएको भएता पनि विकासको एक प्रमुख चासोको विषय (Agenda) का रूपमा भने यसको प्रयोग आज भन्दा लगभग अढाइ दशक अघि मात्र भएको पाइन्छ। खास गरी १९८० को दशकको अन्ततिर विश्व बैंकद्वारा सञ्चालित संरचनात्मक समायोजन कार्यक्रम (Structural Adjustment Program (SAP)) को असफलता पछि संस्थागत सुधार गर्दै प्रभावकारी सार्वजनिक क्षेत्र स्थापना गर्न Sub-Saharan राष्ट्रहरूबाट यो अवधारणाले स्वरूप ग्रहण गर्न थालेको पाइन्छ। विश्व बैंकका तत्कालीन अध्यक्ष Conable ले सुशासनलाई प्रभावकारी सार्वजनिक क्षेत्र, विश्वासयोग्य न्यायिक प्रणाली तथा जनताप्रति उत्तरदायी प्रशासनिक व्यवस्थाको उचित संयोजनका रूपमा अगाडि सारेका थिए। प्रारम्भ तिर सार्वजनिक क्षेत्रको व्यवस्थापन, उत्तरदायित्व, पारदर्शिता तथा कानूनको शासनको अर्थ बोक्ने सुशासनमा १९९० को दशकतिर भने सहभागिता, अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने स्वतन्त्रता जस्ता विषयहरू समेत समेटिन पुगेका हुन्।

सुशासन र भ्रष्टाचार बीच परस्पर विरोधी सम्बन्ध रहेको हुन्छ। अर्थात् जुन देशमा भ्रष्टाचार कम हुन्छ, त्यस देशमा सुशासनको अवस्था सबल रहन्छ भने जुन देशमा भ्रष्टाचार बढी हुन्छ, त्यहाँ सुशासन कमजोर हुन्छ। विश्वमै भ्रष्टाचार निर्मूल गरी सुशासन सुदृढ गर्ने अभियानमा सक्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (Transparency International) ले सुशासनका दृष्टिले विश्व भरका देशहरूको अवस्था के छ भनेर छर्लङ्ग हुने गरी हरेक वर्ष भ्रष्टाचार सम्बन्धी सूचक (Corruption Perception Index) प्रकाशन गर्ने गरेको छ। उक्त संस्थाको सन् २०१२ को Corruption Perception Index का अनुसार डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड ९० अङ्कका साथ विश्वको सबैभन्दा कम भ्रष्टाचार भई सुशासन सुदृढ भएका मुलुकका रूपमा स्थापित हुन पुगेका छन् भने सोमालिया, उत्तर कोरिया र अफगानिस्तान कूल ८ अङ्कका साथ सबै भन्दा बढी भ्रष्टाचार भई सुशासन अत्यन्त कमजोर भएका मुलुक बन्न पुगेका छन्। १७६ राष्ट्रहरू समेटेको सो रिपोर्ट अनुसार नेपाल २७ अङ्कका साथ १३९ औं स्थानमा रहनुले सुशासन प्रवर्द्धनमा हामीले प्रशस्त कार्य गर्न बाँकी रहेको महशुस हुन्छ। सन् २०१३ को सूचाङ्कमा भने केही सुधार देखिन्छ।

## नेपालको प्रयास र वर्तमान अवस्था

नेपालमा संवैधानिक विकासका प्रयाससँगै विभिन्न रूपमा सुशासन प्रवर्द्धनका लागि संवैधानिक व्यवस्था गरेको थियो। नेपालको अन्तरिम संविधान, २०६३ ले थप व्यवस्थाहरू गरी सुशासनलाई अभूत बढी प्रत्याभूत गर्ने प्रयास गरेको छ। पारदर्शिता, सहभागिता, उत्तरदायित्व, जवाफदेहिता, विधिको शासन, कानुनी राज्य, लैङ्गिक संवेदनशीलता सहितको शासन र मानवअधिकारको उपयोग गर्ने अवसरको प्राप्तिलाई सुशासनका प्रमुख आधारका रूपमा अङ्गीकार गरी सुशासन प्रवर्द्धन गर्ने प्रयास गरेको छ। यसरी सार्वजनिक प्रशासनको सुधार, वित्तीय निक्षेपण सहितको विकेन्द्रीकरण, भ्रष्टाचार तथा अधिकार दुरुपयोग नियन्त्रण र न्याय प्रणालीलाई सुधार गर्ने रणनीति अवलम्बन गर्दै निजामती सेवालालाई नतिजामुखी, जनमुखी र लैङ्गिक संवेदनशील बनाउने सोचका साथ शासकीय सुधार कार्यक्रमसमेत ल्याइएको थियो। यसले निजामती सेवामा कार्यकुशलता (efficiency) मा सुधार गर्ने अपेक्षा राखेको थियो। जसबाट निजामती सेवालालाई चुस्त, पारदर्शी, मितव्ययी, प्रतिष्पर्धी, नतिजामुखी, सेवाग्राहीप्रति उत्तरदायी र लैङ्गिक संवेदनशील हुन गई सार्वजनिक सेवा प्रवाहमा सुधार आई सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको थियो।

यसैगरी स्पष्ट, पारदर्शी, सरल र उत्तरदायी कार्यपद्धति नै भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति रोकन र सेवा सुविधा छिटो छरितो प्रवाह गर्न एउटा सशक्त माध्यम हुने विश्वासका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आवधिक रणनीतिहरू सार्वजनिक गरिएको छ भने प्रशासन सुधार

आयोग २०४८ तथा भ्रष्टाचार नियन्त्रण सुभाष समिति, २०५६ का सिफारिसहरूलाई आधार बनाई थप अधिकार सहितको भ्रष्टाचार निवारण ऐन, २०५९ जारी भएको छ। सो ऐन अनुरूप संस्थागत भ्रष्टाचार सम्बन्धी मुद्दामा शीघ्र सुनुवाइ र किनारा लगाउन विशेष अदालत तथा भ्रष्टाचार निरोधका उपायबारे सजगता अपनाउन राष्ट्रिय सतर्कता केन्द्रको स्थापना भएको छ। भ्रष्टाचार, जीउ मास्ने बेच्ने, लागूऔषध, हातहतियार खरखजानाको गैर कानुनी कारोबार आदि कृयाकलापबाट आर्जित कालो धन सम्पत्तिलाई अन्य वैध कारोबारको आडमा बैङ्क वित्तीय संस्था जस्ता कुनै निकाय मार्फत शुद्धीकरण गर्ने कार्य नियन्त्रण गर्न सम्पत्ति शुद्धीकरण नियन्त्रण ऐन निर्माण भई लागू भएको छ। यसैगरी शासकीय सुधारलाई व्यवस्थित गर्न सुशासन (सञ्चालन तथा व्यवस्था) ऐन, २०६४ पनि जारी भइसकेको छ। सार्वजनिक सेवालालाई पारदर्शी र प्रभावकारी बनाउन सार्वजनिक लेखा परीक्षण, गुनासो व्यवस्थापन, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापहरू सञ्चालन भएका छन्।

यसका साथै आवधिक योजना र वार्षिक योजना मार्फत सुशासन व्यवस्थापनका प्रयासहरू जारी छन्। महालेखा परीक्षकबाट लेखा परीक्षण र सुभाषको कार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत भ्रष्टाचार छानविन र कारवाहीको कार्य, लोकसेवा आयोगबाट योग्यतामा आधारित निजामती कर्मचारीको व्यवस्थापन सम्बन्धी काम, निर्वाचन आयोग मार्फत स्वच्छ, धाँधलीरहित र निष्पक्ष निर्वाचन, राष्ट्रिय सतर्कता केन्द्र मार्फत भ्रष्टाचार सम्बन्धी अध्ययन, अनुसन्धान, चेतनामूलक कार्य भइरहेको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, राजस्व न्यायाधिकरण, विशेष अदालत, राष्ट्रिय सतर्कता केन्द्र जस्ता नियामक निकायहरू समेत यसै क्षेत्रमा क्रियाशील रहेका छन्। भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा टेवा पुऱ्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ५ वटा क्षेत्रीय कार्यालय यसै वर्ष स्थापना भई कार्य प्रारम्भ गरिसकेका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ले घुस लिने दिने, विना मूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने, दान, दातव्य, चन्दा वा उपहार लिने, कमिसन लिने, राजस्व चुहावट गर्ने, गैर कानुनी लाभ वा हानी पुऱ्याउने बदनियतले काम गर्ने गलत लिखत तयार गर्ने, गलत अनुवाद गर्ने, सरकारी कागजात सच्याउने, सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्ने, प्रश्नपत्रको गोपनियता भङ्ग गर्ने परीक्षाको परिणाम फेरवदल गर्ने, गैर कानुनी व्यापार व्यवसाय गर्ने, नपाएको ओहदा पाएँ भन्ने, भुठ्ठा विवरण दिने, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्ने, गैर कानुनी दवाव दिने, गलत प्रतिवेदन दिने र गैर कानुनी सम्पत्ति आर्जन गर्ने जस्ता कार्यलाई भ्रष्टाचार भनी यस प्रकारका कार्य गर्न उद्योग गर्ने, त्यसको मतियार हुने र संगठित संस्थाबाट भएको कसूरमा मुख्य भई कार्य गर्ने समेतलाई दण्डनीय मानेको छ र यी सबै प्रकारका भ्रष्टाचारजन्य कार्यहरूमा सजायको स्वरूप, मात्रा र दायरा समेत निर्दिष्ट गरेको छ। ऐनमा भएको यसप्रकारको व्यवस्थाबाट सुशासन प्रवर्द्धन गर्ने कार्यमा सहयोग पुगेको भए तापनि यसको कार्यान्वयन पक्ष त्यति सबल देखिन्न। यसका साथै पारदर्शिताको प्रत्याभूति, सहभागितामूलक योजना पद्धतिको अवलम्बन, उत्तरदायित्व बोध तथा पूर्वानुमान गर्न सक्ने अवस्था समेत सिर्जना गरी कानुनको शासन, भ्रष्टाचार मुक्त चुस्त प्रशासन, आर्थिक अनुशासन, सार्वजनिक स्रोतको कुशल व्यवस्थापन जस्ता सुशासनका आधारभूत मूल्य मान्यतालाई अवलम्बन गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने उद्देश्यले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ जारी भए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक छैन। राज्यका काम कारवाहीलाई खुला र पारदर्शी बनाई लोकतान्त्रिक पद्धतिको सुदृढीकरण गर्दै राज्यलाई जनहितमा केन्द्रित गराउन जारी भएको सूचनाको हक सम्बन्धी ऐन,

२०६४ र नियमावली, २०६५ को कार्यान्वयन पक्ष पनि कमजोर भएका कारण सार्वजनिक गर्नुपर्ने प्रकृतिको सूचना समेत अनावश्यक रूपमा लुकाउने प्रवृत्तिलाई निरूत्साहित गर्न सकिएको छैन ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ र नियमावली, २०४९ को व्यवस्था अनुसार क्रियाशील संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भइरहेका भ्रष्टाचार विरूद्ध दण्डात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक कार्यहरूबाट नेपालमा सुशासनका प्रवर्द्धन र व्यवस्थापन गर्ने कुरामा योगदान पुगेको भएपनि आयोग लामो समयसम्म पदाधिकारी विहीन हुनु, अधिकार क्षेत्रमा सिमितता रहनु, दक्ष र अनुभवी अनुसन्धान अधिकृतहरूको कमी रहनु जस्ता विभिन्न कारण यसको कार्यमा समेत सोचे अनुरूप प्रभावकारिता देखिन सकेको छैन ।

त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक र प्रवर्द्धनात्मक कार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहने गरी गठन भएको राष्ट्रिय सतर्कता केन्द्रले भ्रष्टाचार नियन्त्रण मार्फत सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा केही कार्यहरू गरे तापनि यस सम्बन्धी विशेष छुट्टै ऐन नहुनु र कार्य क्षेत्रमा समेत पर्याप्त स्पष्टता नभएका कारण केही समस्याहरू देखा परेका छन् ।

यसका साथै सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) (निवारण) ऐन, २०६४, सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ निजामती सेवा ऐन, २०४९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, स्थानीय स्वायत्त शासन ऐन २०५५, विशेष अदालत ऐन २०५९, सार्वजनिक खरिद ऐन, २०६३, बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ जस्ता दर्जनौं ऐन नियम, कार्यविधि र निर्देशिकाहरू व्यवस्थित गरी राज्यले सुशासन प्रवर्द्धन गर्ने प्रयास गरेको पाइन्छ । यसैगरी सबै सरकारी कार्यालयहरूमा नागरिक वडापत्र (Citizen charter), गुनासो सुन्ने अधिकारी, Help desk र उजुरी पेटिकाको व्यवस्था, नियमित र समय समयमा प्रेस भेटघाट, जनतासँग प्रधानमन्त्री जस्ता कार्यक्रमहरू मार्फत समेत सुशासन प्रवर्द्धनको प्रयास गरेको पाइन्छ । यस बाहेक सुशासन प्रवर्द्धनको लागि सरकारले गरेका मुख्य-मुख्य कार्यहरू बुँदागत रूपमा देहाय बमोजिम देखिएका छन् ।

- क. सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न मितव्ययिता निर्देशिका जारी भएका ।
- ख. मन्त्रिपरिषद्का सदस्यहरू र राष्ट्रसेवक कर्मचारीहरूका लागि आचारसंहिता जारी गरिएको ।
- ग. विभिन्न सार्वजनिक संस्थाहरूमा बोर्ड अध्यक्ष, सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ति निश्चित मापदण्ड र प्रतिस्पर्धाको आधारमा गर्ने प्रक्रियाको थालनी गरिएको ।
- घ. सरकारलाई जनउत्तरदायी बनाउन जनतासँग प्रत्यक्ष संवाद गर्ने खालका कार्यक्रमको सञ्चालन ।
- ङ. विभिन्न मन्त्रालय तथा निकायका कामकारवाहीका सम्बन्धमा प्राप्त हुने जनगुनासा, माग तथा सुझावहरूको उचित सुनुवाई गर्न “हेलो सरकार” कक्ष स्थापना ।
- च. विद्युतीय खरिद प्रणालीको लागि सबै सार्वजनिक निकायको प्रयोगको निमित्त Central Portal को रूपमा [www.gepson.gov.np](http://www.gepson.gov.np) को व्यवस्था ।
- छ. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै केन्द्रीय निकायहरूमा भ्रष्टाचार विरूद्धको एकाइ स्थापना ।



## सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र

नेपालको अन्तरिम संविधान, २०६३ को भाग ११, धारा ११९, १२० र १२१ को व्यवस्था बमोजिम गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले अख्तियार दुरुपयोग गरेमा प्रचलित कानून बमोजिम अनुसन्धान तहकिकात गर्ने, मुद्दा चलाउने र तत्सम्बन्धी अन्य कारवाही गर्ने तथा सार्वजनिक संस्थामा भएको अनुचित कार्यको सम्बन्धमा कारवाही गर्ने गरेको पाइन्छ। भ्रष्टाचार विरुद्ध क्रियाशील यो संवैधानिक निकायबाट भ्रष्टाचार र अनुचित कार्य संबन्धी विषयमा अनुसन्धान गरी भ्रष्टाचार भएको अवस्थामा विशेष अदालतमा मुद्दा दायर गर्ने तथा अनुचित कार्य भएको अवस्थामा कारवाहीको सिफारिश हुने गरेको पाइन्छ।

यसले आफ्नो कार्य सम्पादन गर्ने सन्दर्भमा हिनामिना भएको रकम असुल उपर गर्ने, सचेत गराउने, विभागीय सजायका लागि लेखी पठाउने, दुष्परिणाम सच्याउन आदेश दिने र मुद्दा चलाउने जस्ता दण्डात्मक (Punitive), विभिन्न विभागहरूका लागि कार्यविधि निर्माण, सरकारलाई नीतिगत सुझाव प्रदान, सरकारी कार्यालयहरूमा सुशासन एकाइ गठन गर्न आदेश, आचारसंहिता निर्माण र कार्यान्वयन जस्ता निरोधात्मक (Preventive) कार्य तथा विभिन्न तालिम, गोष्ठी सञ्चालन, सामुदायिक शिक्षा कार्यक्रम, सदाचार रेडियो कार्यक्रम, प्रचार प्रसार मार्फत प्रवर्द्धनात्मक (Promotional) कार्य गरी सुशासन प्रवर्द्धनमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सतर्कता केन्द्रको काम कर्तव्य तोकिए अनुसार राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ जारी भई सोका आधारमा राष्ट्रिय सतर्कता केन्द्रबाट भ्रष्टाचार नियन्त्रण र सदाचार व्यवस्थापनका लागि निरोधात्मक र प्रवर्द्धनात्मक कार्यहरू हुँदै आएका छन्। सरकारी कार्यालय र सार्वजनिक संस्थाहरूबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमित रूपमा भए नभएको हेरी सतर्क गर्ने, सम्पत्ती विवरण र आयको अनुगमन गर्ने, भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा अपनाउनु पर्ने नीति, रणनीति र कानूनमा सुधार गर्नु पर्ने देखिएमा नेपाल सरकारलाई सुझाव दिने, भ्रष्टाचार रोकथामका लागि सम्बन्धित निकायलाई सुझाव वा निर्देशन दिने तथा भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण सङ्कलन गरी अद्यावधिक गराई राख्ने, भ्रष्टाचार सम्बन्धी प्राप्त जानकारी सम्बन्धित निकायमा लेखी पठाउने लगायतका कार्यहरू गर्दै आएको यो निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मातहत रहेको भ्रष्टाचार विरुद्ध क्रियाशील सरकारी निकायका रूपमा स्थापित छ।

### सुशासन प्रवर्द्धनका समस्याहरू

नेपालमा सुशासन प्रवर्द्धन गर्न विभिन्न समयमा विभिन्न प्रयासहरू भएका पाइन्छन्। खासगरी सरकारी तवरबाट भएका यस प्रकारका प्रयासका बावजुद हाम्रो सन्दर्भमा सुशासन प्रवर्द्धन र व्यवस्थापन गर्ने कार्यमा समस्यापूर्ण रहेको पाइन्छ। प्रशासनमा अनावश्यक रूपमा बढ्दो राजनीतिकरण व्याप्त छ। भ्रष्टाचार र दण्डहीनता बढ्दो छ। राज्य सञ्चालनमा पारदर्शिता र उत्तरदायित्वको अभाव छ। सामाजिक सेवाको पहुँचमा समस्या छ। सामाजिक विभेद व्याप्त छ। विकासमा लैङ्गिक, जातीय, क्षेत्रीय, वर्गीय असन्तुलन छ। त्यसैगरी राजनीतिक प्रतिबद्धता र प्रशासनिक कटिबद्धताको अभाव छ। प्रशासनिक सुधार राज्यको प्राथमिकतामा पर्न नसक्नाले यसले उचित गति लिन सकेको छैन। संक्रमणकालीन र द्वन्द्वोत्तर अवस्थाको सम्बोधन सही तवरले हुन सकेको छैन। मानव अधिकार प्रत्याभूतिका हिसाबले कमजोर अवस्था छ। प्रणाली भन्दा व्यक्ति प्रधान हुने प्रवृत्ति हावी छ। दातामुखी सोचका कारण राष्ट्रिय आवश्यकता र प्राथमिकता संबोधित हुन सकेको छैन। प्रक्रियामुखी प्रशासन रहेकाले अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन।

प्रशासन सुधारका विभिन्न प्रयास भएपनि शासकीय सुधारका कार्यक्रमले उचित दिशा लिन सकेको छैन। परिवर्तनलाई आत्मसात् गर्न गाह्रो मान्ने संस्कार व्याप्त छ। सार्वजनिक सेवा प्रवाह ढिलो, अप्रभावकारी र प्रभावहीन छ। सार्वजनिक सेवा प्राप्तिका सन्दर्भमा सेवाग्राहीको चासो, जागरूकता र क्रियाशीलताको अभाव छ। नागरिक समाज आशातीत रूपमा क्रियाशील हुन सकेको छैन। सुशासन सबैको साझा एजेण्डा हुन सकेको छैन। यसले कानुनी शासनले पूर्णता पाउन सकेको छैन। राजनीतिक र प्रशासनिक सहभागिताको अभाव छ। भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा उच्च नेतृत्व वर्गको उदासिनता रहेको छ। नातावाद, कृपावाद र चाकरी प्रथा विद्यमान रहेको छ। सुशासनले परिकल्पना गरेका सबै आयामहरू व्यवहारमा कमजोर देखिएका छन्।

## सुशासनका लागि चाल्नुपर्ने कदम

सुशासनका आधार स्तम्भहरूको प्रवर्द्धन गर्दै भ्रष्टाचार न्यूनीकरण गर्न माथि उल्लिखित समस्याहरू समेतलाई मध्यनजर गर्दा हाम्रो सन्दर्भमा सुशासन प्रवर्द्धन गर्न निम्न अनुसार सुधार गर्न सके आगामी दिनमा आशातित सफलता प्राप्त गर्न सक्ने अपेक्षा गर्न सकिन्छ।

- भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई पनि कानुनी दायरामा ल्याउने व्यवस्था गरेको र उक्त महासन्धिको नेपाल पक्ष राष्ट्र रहेको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य क्षेत्र विस्तार गरी संवैधानिक र कानुनी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्थाहरू समेतमा हुने भ्रष्टाचार र अनुचित कार्य सम्बन्धी विषय पनि यसको कार्यक्षेत्रमा समावेश गर्ने।
- विशेष अदालतको सुदृढीकरण गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यालयहरू समेत स्थापना भएका सन्दर्भमा तिनीहरूको कार्य स्पष्ट गरी सो अनुकूल हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा अन्य ऐन नियमहरू संशोधन गर्ने।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यालयहरू रहेका ५ वटै स्थानहरूमा विशेष अदालत/इजलासको व्यवस्था गर्ने।
- राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयबाट बाहिर ल्याई थप अधिकार सम्पन्न बनाउने।
- प्रशासनमा पुरस्कार र दण्डको प्रभावकारी व्यवस्थापन गर्ने।
- सेवा प्रवाहमा छिटो र छरितोपन कायम गर्न कार्य सरलीकरण गर्ने।
- हरेक क्षेत्रलाई पारदर्शी बनाउने गरी पारदर्शी संस्कृतिको विकास गर्दै सोही अनुकूल कानून निर्माण गर्ने।
- नागरिक बडापत्रको सही कार्यान्वयन गर्ने तथा कतिपय कार्यालयको बडापत्रमा रहेको क्षतिपूर्ति सम्बन्धी व्यवस्थालाई थप निकायहरूमा व्यवस्थित गर्ने।
- राष्ट्रिय सर्तकता केन्द्रको क्षेत्राधिकार स्पष्ट गरी छुट्टै ऐन मार्फत व्यवस्थित गर्ने।
- भ्रष्टाचार निवारणका क्षेत्रमा क्रियाशील सबै निकायहरूमा Software Based उजुरी व्यवस्थापन प्रणाली अवलम्बन गर्ने।

- जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय जस्ता सेवाग्राहीको प्रत्यक्ष सरोकार रहने कार्यालयहरूमा लेखपढ गर्न नजान्ने सेवाग्राहीका लागि सहायता कक्षको व्यवस्था गरी वैतनिक लेखापढी व्यवसायी राख्ने व्यवस्था मिलाउने ।
- सबै राष्ट्रसेवकहरूले वार्षिक रूपमा सम्पत्ति विवरण बुझाउनु पर्दा भन्कटिलो र अभिलेख व्यवस्थापनमा कठिनाई भएकाले दर्जा र क्षेत्र तोकी ५ वर्षमा एक पटक बुझाउने व्यवस्था गर्ने ।
- सबै सार्वजनिक निकायहरूमा लेखा परीक्षणबाट पुष्टि भएका वेरूजु र अनियमितताहरू सञ्चार माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउने ।
- सरकारी निकायहरूले खरिद गर्नु पर्ने सामानहरूका लागि अलग-अलग सूचना जारी गर्ने विद्यमान व्यवस्था हटाई जिल्लामा कोष तथा लेखा नियन्त्रकको कार्यालय र केन्द्रमा महालेखा नियन्त्रण कार्यालय मार्फत गर्ने व्यवस्था मिलाउने ।
- सवारी साधन उपलब्ध गराउन पर्ने पदाधिकारीलाई दर्जा अनुसार सवारी साधनको मूल्य तोकी किस्ताबन्दीमा उपलब्ध गराई मासिक रूपमा निश्चित रकम इन्धन, मर्मत, चालक वापत उपलब्ध गराउने । निज जहाँसुकै सरूवा भई गए पनि सोही सवारी साधन र सुविधा पाउने तथा सेवा निवृत्त हुँदा समेत स्वामित्व हस्तान्तरण हुने व्यवस्था गर्ने ।
- जनसम्पर्क बढी हुने सबै कार्यालयहरूमा CCTV जडान गरी नियमित अनुगमन गर्ने ।
- स्थानीय विकास र निर्माणका कार्य उपभोक्ता समिति मार्फत गर्दा कतिपय सन्दर्भमा खर्चिलो र गुणस्तरहीन समेत भएकाले निश्चित रकम भन्दा माथिका विकास निर्माणका कार्य पारदर्शी तवरले खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था मिलाउने र सो को अनुगमन मूल्याङ्कनमा उपभोक्तालाई संलग्न गराउने ।
- वित्तीय क्षेत्रमा रहेको बहूदो अपराधिकरण नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरको अभ्यास सुहाउँदो कानुनी प्रावधानको व्यवस्था गर्ने ।
- तीव्र गतिमा भइरहेको नयाँ प्रविधिको विकास अनुकूल उपयुक्त प्रविधि अनुसरण गर्ने र सेवा प्रदायक जनशक्तिलाई सोही अनुकूल प्रशिक्षित गर्ने । सार्वजनिक पदमा रहेका व्यक्तिहरूको काम, कर्तव्य र अधिकार कानुनी रूपमा नै प्रष्ट पार्ने ।
- स्थानीय निकायहरूको विकेन्द्रीकरण र स्वायत्त शासनको भावना अनुकूल क्षमता अभिवृद्धि गरी आर्थिक, राजनीतिक, प्रशासनिक र न्यायिक अधिकार निक्षेपण गर्ने ।
- प्रशासनिक एवम् विकासका क्रियाकलापहरूको अनुगमन मूल्याङ्कनलाई प्रभावकारी बनाउने ।
- राष्ट्रसेवक कर्मचारीहरूको तलव भत्ता सार्क राष्ट्रको तलवमानको औसतमा नघट्ने गरी निर्धारण गर्ने । सोही अनुसारको क्षमता र जिम्मेवारीको समेत अपेक्षा गर्ने ।
- कर्मचारीहरूले प्राप्त गर्ने तलव, भत्ता, निवृत्तिभरण जस्ता सेवा सुविधा मूल्य सूची र मुद्रा स्थितिका आधारमा कानुनमा व्यवस्था भए बमोजिम पुनरावलोकन गर्दै जाने तथा यसलाई अर्थ मन्त्रीले बजेट वक्तव्य मार्फत सार्वजनिक गर्नु पर्ने अवस्थाको अन्त गर्दै स्वतः पुनरावलोकन हुने व्यवस्था गर्ने ।

- छरितो सरकारको अवधारणालाई मूर्त रूप दिन सेवा प्रवाहमा निजी क्षेत्र र नागरिक समाजको संलग्नता बढाउने ।
- राजनीतिक दलहरूको आर्थिक कारोवारलाई सरकारी लेखा प्रणालीकै ढाँचामा राख्ने, आयव्यय सार्वजनिक गर्ने तथा लेखापरीक्षण गर्ने व्यवस्था गर्ने ।
- भ्रष्टाचार सम्बन्धी एउटै उजुरी विभिन्न निकायहरूमा परी ती सबै स्थानबाट छानविन हुँदा स्रोत साधन र समयको समेत अपव्यय हुने गरेकाले त्यसमा उचित तालमेल गरी एकै स्थानबाट छानविन र फछ्यौट गर्ने व्यवस्था मिलाउने ।
- राजनीतिक क्षेत्र नीति निर्माण र विश्लेषण (Policy Formulation and Analysis) मा मात्र सक्रिय रहने, सरकारका दैनिक प्रशासनिक कार्यहरूमा हस्तक्षेप नगर्ने ।
- सुशासनको मान्यतालाई आत्मसात गर्दै सार्वजनिक प्रशासनलाई थप पारदर्शी, जवाफदेही, सहभागितामूलक, अनुमानयोग्य र कानूनको शासनमा आधारित बनाउँदै राज्य प्रदत्त सेवा र सुविधा सर्वसुलभ रूपमा उपलब्ध गराउने ।
- विकास निर्माणसम्बन्धी कार्यहरू समयमा सम्पन्न गराउन सक्षम, निष्पक्ष, मितव्ययी, छरितो, जनमुखी र उत्तरदायी प्रशासन संयन्त्रको विकास गर्ने ।
- भ्रष्टाचार सम्भावित निकायहरूमा कार्यरत कर्मचारीहरूको सम्पत्ति विवरणको नियमित अनुगमन तथा सार्वजनीकरणको व्यवस्था गर्ने ।
- मन्त्रपरिषद्का सदस्यसहित सबै निकायमा आचारसंहिता निर्माण गरी प्रभावकारी रूपमा लागू गर्ने र सम्पत्ति सार्वजनिक गर्ने नीति अख्तियार गर्ने ।
- सार्वजनिक खरिद ऐनमा समसामयिक संशोधन गर्ने र सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई साधन स्रोत सम्पन्न तुल्याई प्रभावकारी रूपमा अनुगमनलाई सक्रिय बनाउने ।
- सबै सार्वजनिक निकायमा गुनासो सुन्ने र सूचना दिने अधिकारी तोक्नु पर्ने ।
- सार्वजनिक निकायको काम कारवाहीमा सूचनाको हक सम्बन्धी ऐनले आत्मसात गरेको सिद्धान्त अनुसार पारदर्शिता र जवाफदेहिता सहित कार्य सम्पादन गर्न कार्यप्रक्रियामा सुधार गर्ने । यसैगरी सूचनाको हक सम्बन्धी कानूनले आत्मसात गरेको सिद्धान्तसम्मत बनाउने गरी विद्यमान अन्य ऐन कानूनको पुनरावलोकन गर्ने, सूचनाको वर्गीकरण कानूनको उद्देश्यसङ्गत हुने किसिमबाट गर्ने, सक्रीय सूचना प्रवाहको संस्कृतिको विकास गर्ने, सूचना माग्न प्रेरित गर्न जन चेतनामूलक कार्यक्रमको अद्यावधिक सञ्चालन गर्ने र सूचना दिनु पर्ने दायित्व भएका निकायमा कार्यरत व्यक्तिहरूलाई विशेष तालिम/प्रशिक्षणको अभियानद्वारा सूचना प्रवाह गर्न सक्रीय बनाउने ।
- कर्मचारीको नियुक्ति, सरूवा, बढुवामा योग्यताका आधारहरूलाई राजनीतिक आधारहरूले विस्थापन गर्न नपाउने स्पष्ट व्यवस्था गर्ने ।
- कर्मचारीको सरूवा, बढुवामा राजनीतिक नेतृत्वको हस्तक्षेप हटाउन उच्च पदस्थ कर्मचारीको समिति बनाई यी काम उक्त समितिलाई दिने र केवल नीति निर्माणको भूमिकामा मात्र राजनीतिज्ञलाई केन्द्रित गर्ने ।

- समाज कल्याण परिषद् ऐनलाई समसामयिक बनाई राष्ट्रिय हित विपरीत काम गर्ने गैर सरकारी संघ सस्थालाई कारवाहीको दायरामा ल्याउनु पर्ने ।
- मन्त्रालयमा सल्लाहकारहरूको नियुक्ति गर्दा सेवा भित्रबाट हुन नसक्ने विशेषज्ञ परामर्शका लागि मात्र गर्ने र उनीहरूलाई कार्यालयको गोपनीयतामा पहुँच नहुने गरी आचारसंहिता तयार गरी लागु गर्ने ।
- सार्वजनिक प्रशासनलाई नतिजामुखी बनाउन “प्रक्रियामुखी” व्यवस्थाबाट “सेवाग्राही केन्द्रित” र “नागरिकमुखी” संरचना र कार्यप्रणालीतर्फ उन्मुख गराउने ।
- सेवा प्रवाहको गुणस्तर मापनका लागि मापदण्ड निर्धारण गर्ने ।
- निजी क्षेत्र र नागरिक समाजसँग सरकारका निकायहरूको नियमित सम्वाद र छलफल गर्ने
- सार्वजनिक प्रशासनलाई प्रविधि मैत्री, छिटो, छरितो र प्रभावकारी बनाउन सूचना प्रणाली व्यवस्थित गर्ने ।
- सम्भव भएसम्मका क्षेत्रहरूमा सार्वजनिक निजी साभेदारी (PPP) लाई सही अर्थमा कार्यान्वयन गर्ने ।
- सार्वजनिक पदाधिकारीमा रहेको बढी स्वविवेकीय अधिकार हटाई कानूनद्वारा नै अधिकार किटानी गर्ने ।
- प्रशासनिक प्रक्रिया पारदर्शी बनाउने ।
- विकास कार्यक्रममा दलीय तथा पदीय आधारमा भागबण्डा गर्ने कार्यलाई निरूत्साहन गर्ने ।
- आयोजनाको खर्च, उपलब्धि सम्बन्धी विवरण पारदर्शी बनाउने र आयोजना व्यवस्थापकलाई कार्यान्वयनका सन्दर्भमा पूर्ण जिम्मेवारी दिने ।
- आयोजना कार्यान्वयन सम्बन्धमा सार्वजनिक सुनुवाई ( public hearing ) को संस्कृति विकास गर्ने ।
- खरिद प्रणालीमा एकरूपता र प्रतिस्पर्धा कायम गर्न सार्वजनिक खरिद ऐन नियममा समयानुसार परिमार्जन गर्दै सरकारी स्रोत प्रवाह हुने सबै निकायमा अनिवार्य गर्ने ।
- कार्य सम्पादन परीक्षण (performance audit) को व्यवस्था गर्ने ।
- सामाजिक चेतना मार्फत भ्रष्टाचार विरुद्ध जनदवाव सिर्जना गर्ने ।
- नैतिकता प्रवर्द्धन गर्न नैतिक शिक्षामा जोड दिने ।

## उपसंहार

सिङ्गे विश्वमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न संयुक्त राष्ट्र संघ, विश्व बैंक जस्ता निकायहरू, ट्रान्सपरेन्सी इन्टरनेसनल जस्ता सो क्षेत्रमा क्रियाशील गैर सरकारी निकायहरू सक्रिय रहेको पाइन्छ। हाम्रो सन्दर्भमा पनि सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग जस्ता नियमनकारी निकायहरू क्रियाशील रहँदारहँदै एवम् सरकार, नागरिक समाज, गैर सरकारी संघ संस्थाहरू एवम् निजी क्षेत्रबाट समेत विभिन्न समयमा विभिन्न प्रकारका प्रयासहरू

हुँदाहुँदै पनि माथि उल्लिखित समस्या र चुनौतीहरूको सामना गर्नु परिरहेको छ । सुशासनका निम्ति राजनीतिक इच्छाशक्ति पहिलो शर्त हो भने डन र धनबाट मुक्त राजनीति र प्रशासनको सञ्चालन र व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो । कानुन बनाएर मात्र हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेमा त्यसको अर्थ नहुने हुँदा असल काम गर्नेलाई सम्मान र खराब काम गर्नेलाई दण्डित गर्ने संस्कारको विकास गर्न नसकेसम्म सुशासनको अनुभूति गर्न सकिन्न । विधिको शासनलाई प्रवर्धन गर्ने र दण्डहीनताको अन्त्य गर्ने संस्कृतिको विकासद्वारा मुलुकमा सुशासन कायम गर्न सकिने हो । यस्ता पक्षमा राज्य सञ्चालन गर्नेहरू बढी गम्भीर हुनु पर्दछ । यस पृष्ठभूमिमा सुशासनका क्षेत्रमा देखिएका समस्याहरूको समाधान र व्यवस्थापनका लागि पारदर्शिता कायम गर्ने, नीति निर्माण र विकास सम्बन्धी निर्णय गर्ने तहमा नागरिकहरूको पहुँच र नियन्त्रण प्रत्याभूत हुने गरी सहभागिता सुनिश्चित गर्ने, सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति सार्वजनिकीकरण गर्ने र त्यसको निरन्तर अनुगमन गर्ने पद्धतिको विकास गर्ने, सार्वजनिक पदाधिकारीमा जनताप्रतिको उत्तरदायित्व रहने व्यवस्था गर्ने, नागरिक समाजको सशक्तिकरण गर्ने, जनताहरूमा आवाज र छनौट (Voice and Choice) को उपयुक्त अवसर सिर्जना गरी सरकारप्रतिको विश्वास अभिवृद्धि गर्ने एवम् पूर्वानुमान कायम गर्ने जस्ता माध्यमहरूबाट सुशासनमा थप बल पुग्न सक्ने विश्वास गर्न सकिन्छ ।

परिच्छेद - १३

## आर्थिक प्रशासन सम्बन्धी

### पृष्ठभूमि

सुशासनको महत्वपूर्ण पक्ष मध्ये आर्थिक अनुशासन आधारभूत विषय हो। आर्थिक सुशासनको अभावमा समृद्ध मुलुक निर्माण हुन सक्दैन। आर्थिक विकास विना जनताको अधिकार कार्यान्वयन सहज हुँदैन। विश्वको आर्थिक विकासको स्थितिलाई हेर्दा सुशासनले आर्थिक वृद्धिलाई टेवा दिएको र आर्थिक विकासका कारण सुशासनको अवस्थामा थप सुधार भएको पाइन्छ। आर्थिक स्रोत साधनको उत्पादकत्वमा मुलुकहरू बीच फरक पर्ने एक प्रमुख कारणमध्ये मुलुकको सामाजिक संरचना र परिवेशमा फरक रहनु पनि एक हो, जुन सुशासनसँग सम्बन्ध राख्दछ। मुलुकको आर्थिक तथा सामाजिक स्रोत साधनलाई उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य र साझा हितलाई अधिकतम समन्यायिक रूपमा हासिल गर्न राज्य शक्तिको उपयोग गर्नु नै सुशासनको प्रमुख आधार हो, जस अन्तर्गत राष्ट्रको निर्णय गर्ने प्रकृत्यामा नागरिकहरूको सहभागिता, कानुनी शासनको मान्यता, पारदर्शिता, सार्वजनिक जवाफदेहिता र जन उत्तरदायिता जस्ता महत्वपूर्ण तत्वहरू विद्यमान रहन्छन्। यी तत्वहरूको अभावमा लोक कल्याणकारी राज्यको स्थापना गर्न सम्भव हुँदैन र आर्थिक विकासको गति अवरूद्ध हुन्छ। सुशासनको अवस्था र आर्थिक विकास बीचको सम्बन्धमा विश्वका करिब २०० मुलुकहरूमा गरिएको एक अध्ययनले सन् १९९६ देखि २००३ को बीचमा ती मुलुकहरूमा स्रोतसाधनको प्रभावकारी प्रशोधन एवम् उपयोग र त्यसबाट आर्थिक वृद्धि तथा गरीबी निवारणमा प्राप्त उपलब्धीमा सुशासनको निर्णायक भूमिका रहेको देखाएको छ।

योजनाबद्ध विकासको लागि वि.सं. २०१३ देखि नेपालमा शुरू गरिएको अभियान हालसम्म आइपुग्दा नौ वटा पञ्चवर्षीय योजना र दुईवटा त्रिवर्षीय योजनासहित १२ वटा योजना कार्यान्वयन भइसकेका

छन् । योजनाहरूको कार्यान्वयनबाट नेपालको आर्थिक तथा सामाजिक विकासको लागि महत्वपूर्ण योगदान पुगेको भए तापनि मुलुकमा गरीबी, बेरोजगारी, आर्थिक असमानता र सामाजिक वञ्चितीकरण जस्ता समस्याहरू समाधान गर्न अपेक्षित रूपमा सफलता भने मिलिसकेको छैन । नेपाल अझै पनि अतिकम विकसित राष्ट्रको सूचीमा नै रहेको छ । नेपाली अर्थतन्त्रको संरचनामा परिवर्तन आई कूल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने क्रम देखिएको छ । राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा समृद्धि हासिल गरी अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्नु मुलुकको लागि प्रमुख चुनौतीको रूपमा रहेको छ । तेह्रौं त्रिवर्षीय योजना, (२०७०/७१-२०७२/७३) को आधारपत्रले नेपाललाई वि.सं. २०७९ (सन् २०२२) भित्र हालको अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दीर्घकालीन लक्ष्य राखेको छ ।

नेपालको आर्थिक एवम् राजनीतिक विकासका विभिन्न कालखण्डलाई नियाल्ने हो भने राज्य प्रणालीको सञ्चालन र विकासमा सुशासन प्रमुख चुनौतीको रूपमा देखा पर्दै आएको छ । खासगरी २०४६ को राजनीतिक परिवर्तन आउनु अघि मुलुकको शासन व्यवस्था एकदलीय प्रणालीमा आधारित रहेकोले त्यतिबेला जुन आकांक्षा तथा जुन उत्तरदायीत्वको अभाव थियो । २०४६ को राजनीतिक परिवर्तनपछि पनि मुलुकको प्रशासनिक सुधार र योजनाबद्ध आर्थिक विकासले राम्रै चर्चा प्राप्त गरी राज्यका नीति, कानून र कार्यक्रमहरू तर्जुमा गर्दा यी कुराहरूलाई प्राथमिकतामा राखिए तापनि कार्यान्वयन पक्ष फितलो रहेको देखिएको छ । फलस्वरूप विकासका कार्यक्रमको कार्यान्वयनबाट मुलुकको आर्थिक विकासमा अपेक्षित योगदान हुन सकेन । अर्थतन्त्रका परिसूचकहरूमा केही सकारात्मक संकेत देखिए तापनि सन्तुलित र उच्चदरको विकास गर्ने लक्ष्यले मूर्तरूप लिन सकेन ।

नेपाल हाल पनि सङ्क्रमणकालको अवस्थामा नै रहेको र सङ्क्रमणकालको अवधि अपेक्षा गरिए भन्दा लम्बिदै गएकोले यसबाट मुलुकको शासकीय स्वरूप र व्यवस्था टुङ्गो लाग्न नसकी राष्ट्र-निर्माण प्रक्रियामा समेत प्रत्यक्ष असर परेको छ । विश्वका कतिपय अल्पविकसित देशहरूले द्वन्द्व र राजनीतिक परिवर्तनका अवस्थामा पनि आर्थिक विकासको मुद्दालाई सर्वोपरि राख्दै विकासका कार्यक्रम तथा योजनालाई अघि बढाउन सकेको कारण मुलुकलाई विकासशील राष्ट्रको कोटीमा उभ्याउन सफल भएको देखिन्छ । तर नेपालको राजनीतिक वृत्तमा आर्थिक विकासको साभा एजेण्डा प्राथमिकतामा नपरेकोले मुलुकको आर्थिक विकासको गति प्रायः सुस्त रूपमा रहेको छ ।

## संविधान र मुलुकको आर्थिक प्रणाली

संविधानलाई नै मुलुकको आर्थिक प्रणालीको प्रमुख मार्गदर्शकको रूपमा स्वीकारिन्छ । नेपालको अन्तरिम संविधान २०६३ मा राज्यका प्रमुख उद्देश्यमा जनताको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्र लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गरी खुला समाजमा आधारित लोककल्याणकारी व्यवस्थाको अभिवृद्धि गर्नु र राज्यको आर्थिक उद्देश्यमा देशमा उपलब्ध आर्थिक स्रोत र साधन सीमित व्यक्तिहरूमा केन्द्रित हुन नदिई सामाजिक न्यायको आधारमा आर्थिक उपलब्धि न्यायोचित वितरणको व्यवस्था मिलाउने र राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर उन्नतशील गराउने कुरा उल्लेख छ । नेपालले विगत केही वर्ष यता उदार एवम् बजारमुखी स्वतन्त्र आर्थिक प्रणालीको अवलम्बन गरे तापनि अपेक्षा गरे अनुरूप अर्थ व्यवस्थाको विस्तार एवम् निर्माण हुन सकेको छैन । लोक कल्याणकारी राज्य अनुरूपको आर्थिक प्रणाली अवलम्बन गर्ने पक्षमा समेत नेपालले नीतिगत तथा प्रकृयागत सुधारका कार्यक्रम ल्याए तापनि सोको लागि राज्यसँग पर्याप्त मात्रामा



स्रोतसाधनको उपलब्धता दोहन गर्न सकेको देखिँदैन। नेपाल जस्तो अतिकम विकसित राष्ट्रको कोटीमा रहेको मुलुकले लोक कल्याणकारी राज्यको अवधारणा अनुकूल सबै प्रकारका सेवा र सुविधाहरू जनतामा उपलब्ध गराउने सामर्थ्य पनि राख्दैन।

नेपालको आर्थिक विकास गर्ने सन्दर्भमा सबैधानिक व्यवस्थाबाट निर्देशित गर्नुपर्ने हुन्छ। देशको सामाजिक र आर्थिक आधारहरूसँग मेल खाने गरी प्रमुख रूपमा समाजवाद उन्मुख आर्थिक प्रणाली र लोक कल्याणकारी राज्यको अवधारणा अनुकूल हुने मूलभूत तत्वहरू अनुसरण गर्नुको विकल्प देखिँदैन। जनताको मौलिक आर्थिक अधिकार अन्तर्गत शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवाको अधिकार, सुरक्षित वासको अधिकार र सम्पत्तिमाथिको अधिकारलाई सुनिश्चिता गर्नुको साथै समाजका अति पिछडिएका वर्ग र राज्यको मूलप्रवाहमा समाहित हुन नसकेका वर्गहरू समेटिन सक्ने खालको नीति राज्यले अवलम्बन गर्नु पर्ने देखिन्छ।

यस अतिरिक्त जनताको राज्यका श्रोतमाथिको अधिकार सुनिश्चित गर्न वैज्ञानिक ढङ्गले विधि निर्माण गरी अघि बढाउनुको साथै मुलुकभित्र उपलब्ध भूमिको स्वामित्व, वन तथा वनजन्य श्रोत, जलश्रोत, खनिज तथा अन्य प्राकृतिक श्रोतको न्यायिक उपयोगको विधि निर्माणका लागि संवैधानिक दिशा निर्देश हुने गरी आर्थिक विकासको मार्गचित्र तयार गर्नुपर्ने अवस्था छ।

### **आर्थिक विकासको सन्दर्भमा राजनीतिक, आर्थिक तथा सामाजिक संस्थाहरूको भूमिका**

मुलुकको आर्थिक विकासमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक वातावरणले प्रभाव पार्दछ। मुलुकको आर्थिक विकासका सबै कार्य सरकारले मात्र गर्न सम्भव नहुने हुँदा राज्यले अवलम्बन गर्ने आर्थिक प्रणाली, नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा निजी, गैरसरकारी तथा सहकारी क्षेत्रहरूको सहयोग र समर्थन परिचालित हुनुपर्ने हुन्छ। कुशल राजनीतिक नेतृत्व र स्थायी राजनीतिक व्यवस्थाको अभावमा सवल आर्थिक नीतिहरू तर्जुमा हुन सक्दैन भने जनसहभागिता र सामाजिक मान्यताको अभावमा विकास प्रक्रिया अघि बढ्न सक्दैन। सरकारी क्षेत्रले अपनाउने बजेट निर्माणको विधि र त्यसको कार्यान्वयन गर्ने सिलसिलामा जनसहभागिता, पारदर्शिता, जवाफदेहिता तथा भ्रष्टाचार न्यूनीकरणका लागि सबै क्षेत्रबाट प्रयास हुन सकेको खण्डमा मात्र मुलुकको आर्थिक विकासले गति लिन सक्दछ।

सरकारी नीति, नियम, पद्धति, प्रक्रिया तथा कार्यक्रमहरू कानूनद्वारा आधिकारिकता प्राप्त गरिने हुदा कार्यान्वयन वा पालना हुने कुरामा सुनिश्चितता गरिएको हुन्छ। मुलुकको संविधान, कानून, नियमबाट निस्तृत: भई संस्थापित तथा सञ्चालित राजनीतिक, आर्थिक र सामाजिक संस्थाहरूले आर्थिक विकासका लागि आवश्यक भूमिका खेली रूपान्तरित गर्न मद्दत पुऱ्याउँदछन्।

राज्यका आर्थिक नीतिहरूको सफल कार्यान्वयनका लागि कानुनी आधारको अलावा, सामाजिक स्वीकृति वा मान्यता हुनु अपरिहार्य छ। सामाजिक धारणा र परिवर्तनप्रतिको दृष्टिकोणले सरकारी आर्थिक क्रियाकलापमा जन समर्थन निर्धारण गर्दछ। यसको लागि राजनीतिक, सामाजिक तथा आर्थिक वृत्तमा नैतिकता, मूल्यमान्यता र सहभागिमूलक जस्ता गुणहरू विद्यमान हुनु आवश्यक पर्दछ। भ्रष्टाचार रहीत राजनीति र सामाजिक मान्यता विकासको पूर्व शर्त हो। भ्रष्टाचारलाई संरक्षण तथा पृष्ठपोषण गर्ने राजनीति र समाजले आर्थिक विकासको प्रक्रियामा अवरोध उत्पन्न गर्दछ। अतः नेपालको सन्दर्भमा भ्रष्टाचारलाई सामाजिक विकृतिको रूपमा स्वीकार गरी सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता, आचारसंहिता अनुरूप राजनीतिक, सामाजिक र आर्थिक संस्थाहरूको भूमिकाको पुनर्मूल्याङ्कन गर्नु आवश्यक भएको छ। भ्रष्टाचार न्यूनीकरणको लागि राजनीतिक एवम् सामाजिक संस्थाहरूलाई कानूनको शासन, जवाफदेहिता, पारदर्शिता जस्ता

सुशासनको सारभूत विषयहरूको पालना गर्ने गराउनेतर्फ परिचालन गर्न सकेको खण्डमा मात्र आर्थिक विकासको प्रक्रियामा सहयोग पुग्ने देखिन्छ ।

### **आर्थिक सुशासनका आधारहरू**

आर्थिक विकासको प्रमुख आवश्यकता आर्थिक सुशासन हो । सार्वजनिक कोषको परिचालन एवम् व्यवस्थापन गर्ने सरकारी संयन्त्रको क्षमताले आयोजना कार्यक्रमहरूको सफलतालाई धेरै हदसम्म प्रभाव पार्दछ । राज्यको वित्त नीति सञ्चालन गर्ने सम्बन्धमा सरकारले अवलम्बन गर्ने श्रोत परिचालन तथा उपयोगको प्रभावकारिता सम्बन्धी विषय नै आर्थिक सुशासनको प्रमुख आधार हो । नेपालको आर्थिक सुशासन सम्बन्धमा हाल क्रियाशील प्रमुख प्रशासकीय निकायहरू र आधारहरू देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ ।

- (क) **योजना तर्जुमा तथा कार्यान्वयन** : आवधिक योजना तथा विकासका कार्यक्रमहरू निर्माण तथा कार्यान्वयन गर्ने कार्यमा संलग्न हुने निकायहरूमा - राष्ट्रिय योजना आयोग, सम्बन्धित विषयगत मन्त्रालय, गरीबी निवारण कोष, स्थानीय निकायहरू, जन लेखापरीक्षण व्यवस्था, उपभोक्ता समितिहरू पर्दछन् ।
- (ख) **बजेट निर्माण प्रणाली** : बजेट निर्माण, विनियोजन र खर्चमा संलग्न निकायहरू तथा बजेट निर्माण प्रणालीहरूमा - श्रोतसाधन निर्धारण समिति, बजेट निर्माण प्रकृया, मध्यकालीन खर्च संरचना, बहुवर्षीय ठेक्का प्रणाली एवम् स्थानीय निकायहरू, जन श्रमदान परिचालन पर्दछन् । यी काम कारवाही सम्पादन गर्ने क्रममा सुशासनका आधारभूत पक्षहरूमा : अधिकार प्रदान गर्ने ऐन, नियम, कानूनको परिपालना, पारदर्शिता, श्रोत परिचालन तथा सोको उपयोग गर्ने आधारहरूको पालना पर्दछन् ।
- (ग) **खर्चको अनुगमन र लेखापरीक्षण** : राज्यले जनताप्रतिको आफ्ना दायित्वहरू निर्वाह गर्ने क्रममा अवलम्बन गरिने खर्च प्रणाली, प्रकृया एवम् सोको प्रभावकारी कार्यान्वयन, खर्चको उद्देश्यमूलकता, समसामयिक सुधारको आवश्यकता र त्यसको परिमार्जन गर्ने व्यवस्था, बाधा अड्चन फुकाउन सक्ने संयन्त्रको विकास, सम्पादित कार्यहरूको अनुगमन तथा लेखापरीक्षण पर्दछन् ।
- (घ) **संवैधानिक निकायको नियमन** : सार्वजनिक वित्तीय सुशासनको नियमन गर्ने संवैधानिक निकायहरूमा : महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, व्यवस्थापकीय संसदीय समितिहरू पर्दछन् ।
- (ङ) **प्रशासकीय नियन्त्रण** : प्रधानमन्त्रीको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय विकास समस्या समाधान समिति, मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति आदि पर्दछन् ।

आर्थिक विकासको सन्दर्भमा सार्वजनिक स्रोतको लगानीबाट उच्च प्रतिफल हासिल गर्न आयोजना तथा कार्यक्रमहरूको कुशल व्यवस्थापन हुनु जरूरी छ । नेपालमा आर्थिक विकासको लागि उत्पादनको स्रोत साधनको उपलब्धता भए तापनि स्रोत साधनको उपयोग हुन नसक्ने अवस्था शासकीय प्रणालीमा विद्यमान छन् । केन्द्रीय तहका अन्तर मन्त्रालयहरू, केन्द्रीय र स्थानीय निकायहरू र सरोकारवालाहरू बीच समन्वयको अभावमा कतिपय सामाजिक संरक्षणका कार्यक्रमहरू प्रभावकारी हुन सकेको छैन । सामाजिक कार्यक्रमहरूको सञ्चालनबाट संस्थागत क्षमताको सुदृढीकरण र सेवा सुविधाको विस्तार भएको प्रगति प्रतिवेदनमा देखिने तर लक्षित

व्यक्तिले सो सेवा सुविधा पाउने सुनिश्चित नहुने शासकीय स्वरूपमा कमजोरीहरू पनि विद्यमान छन् । भ्रष्टाचारलाई कानूनद्वारा कसूरको रूपमा परिभाषित गरिए तापनि कसूर गर्ने व्यक्तिलाई सजाय हुने बलियो आधार सुनिश्चितता हुन सकेको छैन । यी विषयहरूलाई सम्बोधन हुने गरी बलियो कानुनी आधार निर्माण गरी सो सम्बन्धमा सम्बद्ध निकायबाट अनुगमन एवम् नियमन हुन सकेमा मात्र आर्थिक सुशासनको सुनिश्चितता हुन सक्दछ ।

## नेपालमा आर्थिक विकासका अवसर र चुनौतीहरू

नेपाल जलस्रोत, पर्यटन, जैविक विविधता तथा सांस्कृतिक सम्पदाहरूको हिसावले सम्पन्न मुलुक हो । यी सम्पदाको प्रभावकारी रूपमा प्रशोधन र उपयोग हुन सकेमा मुलुकको आर्थिक समृद्धि सुनिश्चित छ । तर नेपालको पाँच दशकभन्दा बढी समयदेखि आवधिक योजनाको तर्जुमा तथा कार्यान्वयनको अनुभव बटुल्दै आए तापनि आशातीत रूपमा सफलता मिलेको छैन । विकास कार्यक्रम तथा आयोजनाहरू निर्दिष्ट लक्ष्य राखी तयार गरिए पनि अपेक्षाकृत रूपमा कार्यान्वयन हुन सकेका छैनन् । आयोजना तथा कार्यक्रमको कार्यान्वयनमा देखिएका प्रमुख समस्याहरूमा आवश्यक कार्ययोजना, कार्यविधि तथा निर्देशिका समयमा बन्न नसक्नु, अन्तर निकाय समन्वयको अभाव, जवाफदेहिताको कमी, खरिद प्रक्रियामा ढिलासुस्ती, बजेट तथा खर्च व्यवस्थापन उचित तवरले नहुनु, आयोजनामा प्रमुख र कर्मचारीहरूको छिटो छिटो फेरवदल हुनु आदि रहेका छन् । साथै आयोजना तथा कार्यक्रमको कार्यान्वयन चरण प्रभावकारी अनुगमन तथा मूल्याङ्कन नहुने पनि कमजोरीको रूपमा रहेको छ । नेपालको आर्थिक-विकास सम्बन्धमा देखिएका अवसर र चुनौतीहरूलाई तल प्रस्तुत गरिएको छ :

**क. उच्चदरको आर्थिक वृद्धि हासिल गर्नु:** मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउन उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्नु आवश्यक पर्दछ । यसको लागि अर्थतन्त्रका प्रमुख आधारको रूपमा रहेको कृषि, उद्योग, जलविद्युत, पर्यटन क्षेत्रमा लगानी बढाई रोजगार तथा आयमूलक कार्यक्रमहरू सृजना गर्नु पर्ने हुन आउंछ । विश्वका कतिपय विकासशील र छिट्टैकी मुलुकहरूले समेत दुई अंकको आर्थिक वृद्धिदर हासिल गरिरहेको परिप्रेक्षमा नेपालले भने आवधिक योजनाहरूमा लक्षित गरेको ५/६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न पनि सफल भएको देखिदैन । विगत दश वर्षको औसत वृद्धिदर ३.७ प्रतिशत रहेको र बाह्रौं त्रिवर्षीय योजनामा ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा औषतमा ४ प्रतिशत मात्र हासिल भएको अनुमान छ । उच्च आर्थिक वृद्धिदर हासिल गर्नु नेपालको लागि ठूलो चुनौती भएको छ ।

**ख. गरीबी निवारण गर्नु :** गरीबी मुलुकको प्रमुख समस्याको रूपमा रहेको छ । नेपालमा योजनाबद्ध विकासको क्रममा वि.सं. २०४६ को राजनीतिक परिवर्तन पश्चात बनेका योजनाहरूले गरीबी न्यूनीकरणलाई प्राथमिकतामा राखेको पाइन्छ । नवौं योजनाले निर्देशित गरे बमोजिम गरीबी न्यूनीकरणको २० वर्षे कार्ययोजना तयार गरिएको देखिन्छ । बाह्रौं त्रिवर्षीय योजनाले गरीबीलाई २५.२ प्रतिशतबाट घटाएर २१ प्रतिशत पुऱ्याउने लक्ष्य राखे तापनि प्रारम्भिक तथ्यांकले यो २३.८ प्रतिशत रहेको देखिएको छ । विगतका वर्षमा गरीबीको प्रतिशत घटाउने लक्ष्यमा उल्लेख्य प्रगति हासिल भएको देखिए तापनि धनी र गरिब बीचको दूरी भने बढेको देखिन्छ । भौतिक सुविधाको खोजी र आन्तरिक परिस्थितिका कारण जनतामा बढेको आन्तरिक बसाई सराईको कारण सृजित शहरी गरीबी समस्याको रूपमा पनि देखिएको छ । यी विषयहरू सम्बोधन गरी गरीबी निवारण गर्नुपर्छ ।

- ग. सन्तुलित विकास हासिल गर्नु** : नेपाल भौगोलिक रूपमा विविधताले भरिएका कारण विकासको स्तर पनि क्षेत्रगत रूपमा समान रूपमा छैन । खासगरी विकासका क्रियाकलापमा दुर्गम क्षेत्रका जनताको पहुँच रहन सकेको छैन । लक्षित समुदाय तथा क्षेत्रानुसारको आवश्यकता पहिचानमा आधारित कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्न नसक्नु कमजोरीको रूपमा रहेको छ । सरकारी, गैर सरकारी र विकास साभेदारहरूको कार्यक्रमलाई एकीकृत र समन्वय गरी परिचालन गर्न नसक्नु, भौगोलिक विकटताका कारण विकास कार्य खर्चिलो हुनु, कार्यक्रम सञ्चालन तथा स्रोतको उपयोगमा जनसहभागिता कम हुनु, स्थानीय स्रोत साधनको परिचालन र व्यवस्थापन प्रभावकारी नहुनु जस्ता समस्याहरू रहेका छन् । लक्षित समुदायहरूमा विकास कार्यक्रमको प्रतिफल समानरूपमा उपलब्ध गराउने र भौगोलिक विविधतालाई अवसरको रूपमा पूँजीकृत गरी न्यायोचित तवरले उपयोग गर्ने कार्य अघि बढाउनु चुनौती रहेको छ ।
- घ. कृषि क्षेत्रको विकास** : दुई तिहाई नेपालीको आय र रोजगारीको आधारको रूपमा रहेको कृषि क्षेत्र हाल पनि परम्परागत प्रणालीमा आधारित छ । कृषि उत्पादनको स्थितिले नेपाली अर्थतन्त्रको आर्थिक वृद्धिदरलाई बढाउन वा घटाउन महत्वपूर्ण भूमिका खेल्दछ । अवैज्ञानिक खेती, उन्नत बीउ तथा रासायनिक मलको अभाव, सीमित सिंचाइ सुविधा, अवैज्ञानिक भूस्वामित्व आदि समस्याले गर्दा नेपालको कृषि उत्पादनको अवस्था सन्तोषप्रद रहन सकेको छैन । कृषि उत्पादनको आर्थिक वृद्धिदर ४/५ प्रतिशत मै सीमित रहेको देखिन्छ । कृषि क्षेत्रमा उच्च वृद्धि हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।
- ङ. बढ्दो व्यापार घाटा** : नेपालको लागि आयात र निर्यात बीचको दुरी बढ्दै गई वैदेशिक व्यापार घाटा बढ्नु चिन्ताको विषय बनेको छ । विगतमा मुलुकले निर्यात गरी रहेका गलैचा, पस्मीना, हस्तकला आदि सामानको आवश्यक गुणस्तर कायम गरी निर्यात प्रवर्द्धन गर्न नसक्दा निर्यात व्यापार घट्दो छ । साथै निर्यातयोग्य नयां वस्तुको पहिचान गरी उद्योग स्थापना एवम् उत्पादकत्व वृद्धि गर्न नसकेको कारणले निर्यात व्यापारको वृद्धिदर न्यून रहेको छ । अर्कोतर्फ उपभोग्य तथा औद्योगिक वस्तुको उत्पादन बढाई विदेशी वस्तु प्रतिस्थापन गर्न नसकेको कारण आयात व्यापार अत्यधिक रूपमा बढ्दै गएको छ । यसले गर्दा नेपालको व्यापार घाटाको अङ्क वर्षेनी बढ्दै गइरहेको छ । व्यापार घाटामा कमी ल्याउने कार्य नेपाली अर्थतन्त्रको लागि चुनौती बनेको छ ।
- च. औद्योगिक क्षेत्रको विकास** : औद्योगिक क्षेत्रको विकासले रोजगारीको अवसर सृजना र व्यापार सन्तुलन कायम गरी मुलुकको आर्थिक समृद्धी हासिल गर्न सघाउ पुग्दछ । नेपालको औद्योगिक क्षेत्रको वृद्धिदर भने निराशाजनक नै छ । आन्तरिक तथा वाह्य कारण मुलुकमा औद्योगिक वातावरण बनाउन नसक्नु र रूग्ण उद्योग पुनर्उत्थान नहुनु र नयां उद्योगको स्थापना गर्न नसक्दा अर्थतन्त्रमा यस क्षेत्रको योगदान घट्दो छ । आर्थिक विकासका लागि औद्योगिक उत्पादन अपरिहार्य भएकोले औद्योगिक वातावरण तयार गर्दै आन्तरिक र वाह्य लगानीका स्रोतहरूको महत्तम उपयोग गरी औद्योगिक उत्पादन वृद्धि गर्नु र बजार विस्तार गर्नु चुनौतीको रूपमा रहेको छ ।
- छ. वैदेशिक लगानीको प्रवर्द्धन** : विगत केही वर्ष यता नेपालले प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्नका लागि नीतिगत तथा कानुनी व्यवस्था गरेको छ । तापनि आवश्यक मात्रामा वैदेशिक लगानी भित्रिन सकेको छैन । जल विद्युत, पर्यटन, खनिज वस्तु आदि क्षेत्रमा लगानी गर्ने प्रबल सम्भावना हुँदाहुँदै राजनीतिक अस्थिरता, कमजोर शान्ति सुरक्षाको स्थिति,

श्रम समस्या, ऊर्जा संकट आदि कारण ठूला आयोजना स्थापनामा यथेष्ट विदेशी लगानी भित्राउन सकिएको छैन। विदेशी लगानीमा रहेका बाधा तथा असहजपनालाई हटाई पर्याप्त मात्रामा वैदेशिक लगानी भित्राउने कार्य चुनौतीको रूपमा रहेको छ।

- ज. भौतिक पूर्वाधारको विकास :** मुलुकको आर्थिक समृद्धिको लागि सडक, सिंचाई, विद्युत, विमानस्थल, सञ्चार आदि भौतिक पूर्वाधारको विकास गर्नु आवश्यक कुरा हो। सडक, सिंचाई सञ्चार सम्बन्धी पूर्वाधारको विकासमा नेपालले केही ठोस प्रगति हासिल गरे तापनि विकासमा जनताको पहुँच अबै प्रयाप्त छैन। सीमित सरकारी स्रोतबाट मात्र यी क्षेत्रको विकासमा खर्च जुटाउन सम्भव छैन। अतः सरकारी, निजी र वैदेशिक लगानीका स्रोतहरूको उच्चतम उपयोग गरी पूर्वाधार विकास गर्ने र सो का माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक अवस्था रूपान्तरण गर्ने कार्य अघि बढाउनु पर्ने चुनौती कायमै छ।
- झ. ऊर्जा संकट :** मुलुकको औद्योगिक, कृषि, व्यापारिक, सेवा क्षेत्रको विकासको लागि ऊर्जाशक्तिको उपलब्ध हुनु अत्यावश्यक हुन्छ। नेपाल जलविद्युत क्षमताको हिसावले अपार स्रोत साधन भएको देश भए तापनि विगत केही वर्ष यता ऊर्जा संकटबाट गुञ्जिरहेको छ। जल विद्युत आयोजनाहरूबाट उत्पादित विद्युतले राष्ट्रिय आवश्यकता धान्न नसक्दा लोडसेडिग दैनिकी भएको छ। पेट्रोलियम पदार्थ वाह्य आपूर्तिमा भरपर्नु पर्दा आपूर्ति व्यवस्था समय समयमा अनियमित हुने गरेको छ। आन्तरिक तथा वाह्य पूँजीको परिचालनबाट ठूला जलविद्युत आयोजना कार्यान्वयन गरी मुलुकको भावी ऊर्जाको आवश्यकता परिपूर्ति गर्नु प्रमुख चुनौतीको रूपमा रहेको छ।
- ञ. बेरोजगारी :** आर्थिक क्रियाकलापको विकास, औद्योगिकरण र पूर्वाधारको विकास अपेक्षित रूपमा हुन नसक्दा वर्षेनी बेरोजगारीको समस्या बढदै गएको छ। स्वदेशमा रोजगारीको अवसरहरू पर्याप्त नहुदा नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशमा जाने र प्रतिभा पलायन हुने क्रम पनि बढेको छ। यी समस्या समाधानका लागि मुलुकभित्रै उत्पादन, उत्पादकत्व र आर्थिक क्रियाकलाप बढाई स्वदेशमै रोजगारीको अवसर सृजना गरी उत्पादित जनशक्तिको व्यवस्थापन गर्नु अर्थतन्त्रका लागि चुनौतीको रूपमा रहेको छ।
- ट. वैदेशिक रोजगारी व्यवस्थापन :** रोजगारीको लागि विदेशमा जाने नेपाली युवाहरूको संख्या प्रत्येक वर्ष बढिरहेको छ। वैदेशिक रोजगारीमा जाने युवाहरूमध्ये अदक्षको बाहुल्यता छ। आवश्यक तालिम तथा व्यवस्थित रूपमा रोजगारीमा पठाउन नसक्दा नेपालीहरू ठगिने, शोषणमा पर्ने, दुःखकष्ट पाउने जस्ता श्रम सम्बन्धी समस्याहरू उत्पन्न भएका छन्। यसका लागि सम्बन्धित मुलुकसँग आवश्यक सम्पर्क राखी समाधानका उपाय निकाल्नु पर्ने देखिन्छ। साथै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको रकमलाई उत्पादनशील क्षेत्रमा खर्च गर्नु र रोजगारीबाट फर्केका मानवस्रोतको उचित व्यवस्थापन गर्नु पनि चुनौती रहेको छ।
- ठ. पर्यटन क्षेत्रको विकास :** पर्यटन क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै पनि यसको उचित विकास गर्न नसकिएका कारण नेपालले पर्यटन क्षेत्रबाट सोचेजस्तो उपलब्धि हासिल गर्न सकेको छैन। भू-बनौटका कारणले सृजित विश्वकै अद्वितीय प्राकृतिक तथा जैविक सम्पदाहरू र ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरूको पहिचान, संरक्षण र प्रवर्द्धनबाट पर्यटन क्षेत्रको विकास र विस्तार गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको आधारको रूपमा विकास गरी आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जीवनस्तरमा सुधार गर्न

सकिने सम्भावना रहेको छ। पर्यटकीय केन्द्रको विकास र तीनको बजारीकरण गरी पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने कार्य चुनौतीको रूपमा रहेको छ।

**ड. सामाजिक क्षेत्रको विकास :** शिक्षा, स्वास्थ्य र सामाजिक संरक्षणमा हुने लगानीले सबल जनशक्ति विकास र सुरक्षा मार्फत आर्थिक वृद्धि र मानवीय विकास दुबै पक्षलाई बढावा दिन्छ। यी क्षेत्रमा गरिएका लगानीको ठूलो हिस्सा समुचित सदुपयोग नहुने अवस्था विद्यमान छ। शिक्षाको लगानीले साक्षरता बढाउन बाहेक उत्पादकत्व बढाउन उल्लेख्य योगदान गर्न सकेको छैन। स्वास्थ्य क्षेत्रमा सेवा उपलब्धता, औषधि खरिद र वितरण, स्वास्थ्य संस्थाहरूको निर्माणदेखि व्यवस्थापनसम्म पनि शासकीय कमजोरीहरू प्रष्टै देखिएका छन्। सामाजिक परिसूचकहरू सकारात्मक देखिए तापनि कूल जनसंख्याको ठूलो हिस्सा सामाजिक विकासको दृष्टिले टाढै छ। शिक्षा, स्वास्थ्य तथा खानेपानी र सरसफाइ जस्ता सामाजिक सेवाका क्षेत्रहरूको समानुपातिक विकास गर्ने कार्य चुनौतीपूर्ण भएको छ।

**ढ. मुद्रास्फीति :** उत्पादन र आर्थिक वृद्धिका लागि निश्चित सीमासम्मको मूल्यवृद्धि जायज नै हुन्छ। उत्पादनका साधनको मूल्यमा हुने परिवर्तन, कच्चा पदार्थको उपलब्धता, सरकारले अवलम्बन गर्ने आर्थिक नीति, वाट्य मुलुकमा हुने मूल्यवृद्धि, प्रतिस्पर्धात्मक बजार, विपत्ति आदिले मूल्यमा प्रभाव पारिहेको हुन्छ। मुलुकभित्र उत्पादन बढ्न नसकेको अवस्थामा आयातीत वस्तुमाथिको निर्भरता बढ्न गएको समयको अवस्थामा मुद्रास्फीतिले आम जनताको जीविकोपार्जनमा कष्ट थप्ने भएकोले यसलाई नियन्त्रण गर्नु जरूरी हुन्छ। हालको अवस्थामा नेपालमा करिब १० प्रतिशतको हाराहारीमा मुद्रास्फीतिको दर रहेकोले वाञ्छित सीमाभित्र राख्ने कार्य चुनौतीपूर्ण हुदै आएको छ।

**ण. सरकारी खर्च गर्ने क्षमताको अभिवृद्धि :** विगत केही वर्षयता बजेट विनियोजनको तुलनामा सरकारी खर्च न्यून रहने गरेको छ। सरकारी संयन्त्रको खर्च गर्ने क्षमतामा ह्रास हुदै गएको छ। खासगरी चालु खर्च विनियोजनको नजिक पुग्ने तर पूँजीगत खर्च कम मात्रामा हुने प्रवृत्ति विद्यमान छ। आयोजना/कार्यक्रमहरू प्राथमिकीकरण गरिए तापनि खर्चको प्राथमिकीकरण नगरिएको कारण खर्च व्यवस्थापनमा असर पारेको छ। पूँजीगत खर्च बिना विकासका पूर्वाधारहरू निर्माण गर्न नसकिने र आर्थिक क्रियाकलापहरू गतिशील नहुने भएकाले सरकारी विकासको खर्च गर्ने क्षमतामा वृद्धि गर्नु पर्ने चुनौती रहेको छ।

**त. निजी क्षेत्रको विकास :** भौतिक पूर्वाधार, औद्योगिक तथा सेवा क्षेत्रको विकासमा लगानी सरकारी तवरबाट मात्र सम्भव नहुने हुदा निजी क्षेत्रको लगानी अपरिहार्य छ। नेपालले सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरे पश्चात् स्थानीय उत्पादन बढाई विश्व बजारमा प्रतिस्पर्धा गर्न निजी क्षेत्रलाई सो अनुरूप सुदृढीकरण गर्न नसक्दा क्षति व्यहोर्नु परेको अवस्था विद्यमान छ। मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप लगानी बढाउने र सो का लागि उपयुक्त कानुनी, नीतिगत, संरचनागत र कार्यगत व्यवस्था गरी निजी क्षेत्रलाई परिचालन गर्ने कार्य चुनौतीको रूपमा रहेको छ।

**थ. वित्तीय क्षेत्रको व्यवस्थापन :** बैंक तथा वित्तीय संस्थाहरूको संख्यामा वृद्धि सँगै यिनीहरूको नियमन र अनुगमन प्रक्रिया कठिन र जटिल बन्दै गएको छ। ग्रामिण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच अभै अपेक्षित रूपमा रहन सकेको छैन। शहरी क्षेत्रमा भने यी संस्थाहरू बीच अनपेक्षित प्रतिस्पर्धा रहेको देखिन्छ। ससाना बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभ्न प्रोत्साहित गर्नु पर्ने अवस्था छ। बैंक तथा वित्तीय संस्थाहरू सँग

तरलताको समस्या र बजारको माग अनुसार तत्काल रणनीति बनाउने क्षमतामा कमजोरीले गर्दा समस्याग्रस्तको संख्यामा पनि वृद्धि देखिएको छ। वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र वित्तीय सेवाका पहुँच अभिवृद्धि गरी आर्थिक क्रियाकलाप वृद्धि गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ।

**द. पूँजी बजारको प्रवर्द्धन :** पूँजी बजारको खासगरी मुलुकभित्र छरिएर रहेको स-सानो पूँजीलाई एकत्रित गरी लगानी बढाउने महत्वपूर्ण भूमिका हुन्छ। यसका लागि लगानीकर्ताहरूको पहुँच एवम् विश्वसनीयतामा अभिवृद्धि गरी लगानी विविधीकरणमार्फत पूँजी बजारलाई विस्तार गर्नु आवश्यक हुन्छ। हाल नेपालको पूँजी बजारमा सीमित व्यक्ति/व्यवसाय मात्रको उपस्थिति र लगानी रहेकोले यसको बजार आकार सानो छ। पूँजी बजारको विस्तार गरी सर्वसाधारण जनताको पहुँच बढाउनुको साथै पूँजी बजारमा संस्थागत लगानी भित्र्याउनु चुनौतीको रूपमा रहेको छ।

**ध. सहकारी क्षेत्रको व्यवस्थापन :** नेपाली अर्थतन्त्रमा वित्तीय क्षेत्रको १५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। कतिपय जिल्लामा सहकारी कार्यालय नै नभएकोले सहकारी सेवा उपलब्धतामा आवश्यक मात्रामा रहेको छैन। साथै सहकारी पद्धतिमा व्यवसायलाई प्रोत्साहन गर्ने नीतिको अभाव हुनु, आम नागरिकमा सहकारीको उपयोग र उपादेयताका बारेमा पर्याप्त जानकारी नहुनु र उत्पादनशील क्षेत्रमा सहकारीको योगदान बढाउन नसक्नु जस्ता समस्याहरू विद्यमान छन्। सहकारी संस्थाहरूको विस्तार र नियमनको लागि उपयुक्त संयन्त्र निर्माण गरी सवलीकरण र प्रवर्द्धन गर्नु चुनौती रहेको छ।

**न. सार्वजनिक संस्थानको व्यवस्थापन :** सार्वजनिक संस्थानहरूको व्यवस्थापन गर्नु सरकारको लागि प्रमुख समस्याको रूपमा रहेको छ। विद्यमान सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी आवश्यकता अनुसार पुनः संरचना, विनिवेश वा खारेजीको प्रकृत्यामा लैजाने र कार्यरत कर्मचारीहरूको व्यवस्थापन गर्ने कार्य चुनौतीको रूपमा रहेको छ। कतिपय सार्वजनिक संस्थानहरूले आफ्नो व्यावसायिक कारोवार सञ्चालन नगरेको कैयौं वर्ष व्यतित भइसक्दा समेत कार्यरत कर्मचारीको तलब, भत्ता वापत ठूलो रकम सरकारी कोषबाट व्यहोरिदै आएको छ। यी समस्याहरूलाई समयमै समाधान गर्ने कार्य सरकारको लागि चुनौती बनेको छ।

**प. संक्रमणकालको अन्त्य:** मुलुकमा आर्थिक विकासको लागि राजनीतिक स्थायित्व अपरिहार्य छ। नेपालमा राजनीतिक संक्रमणको अवस्था लम्बिदै गएको कारण त्यसको असर अर्थतन्त्रमा समेत परेको छ। राजनीतिक स्थायित्व नहुदा आर्थिक नीति कार्यक्रम र क्रियाकलाप अघि बढ्न सकेको छैन। राजनीतिक कार्यसूचीका प्राथमिकताले आर्थिक कार्यसूचीलाई छायाँमा पारेको सन्दर्भमा राजनीतिक संक्रमणलाई जतिसक्दो छिटो टुंगो लगाउनु प्रमुख आवश्यकता रहेको छ। संक्रमणको अवस्थामा आर्थिक विकासका कार्यहरूलाई सहज ढङ्गले अघि बढाउनु मुलुकको लागि चुनौतीको रूपमा रहेको छ।

## सार्वजनिक खरिद ऐन नियमले आत्मसात गरेका सिद्धान्त र तिनको कार्यान्वयनको अवस्था

सार्वजनिक खरिद ऐन, २०६३ को प्रस्तावना अनुसार सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउने, सार्वजनिक खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, ईमानदारीता, जवाफदेहीता र विश्वसनीयता प्रवर्द्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्ने र सार्वजनिक निकायले खरिद गर्दा त्यस्तो खरिदको व्यवस्थापन क्षमता अभिवृद्धि गरी विना भेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने उद्देश्य लिएको पाइन्छ। यस ऐनले मूलतः सार्वजनिक खरिद व्यवस्थापनको लागि कानुनी आधार स्पष्ट गरी खरिद कार्यलाई व्यवस्थित गर्ने र खरिद प्रक्रियालाई बढी से बढी प्रतिस्पर्धी, पारदर्शी र मितव्ययी बनाउने लक्ष्य लिएको पाइन्छ। ऐन अन्तर्गत सार्वजनिक खरिद नियमावली, २०६४ समेत तर्जुमा गरिएको छ।

यस ऐन तर्जुमा गर्दा सरकारी तथा अन्य सँगठित संस्था, संस्थान, समिति, निकायहरूमा भिन्नभिन्न कानुन कार्यान्वयन भई रहेको परिप्रेक्ष्यमा सबै प्रकारको सरकारी निकाय तथा सगठित संस्थामा एकरूपता कायम गर्ने र व्यापक अर्थमा लागू हुने गरी सार्वजनिक खरिद सम्बन्धमा विशेष कानुनी व्यवस्था गर्न खोजेको देखिन्छ। यो ऐन अनुसार सबै सार्वजनिक निकायमा ऐन लागू हुने उल्लेख भएको र ऐनको दफा २(ख) मा दिइएको सार्वजनिक निकायको परिभाषा अन्तर्गत "संवैधानिक अङ्ग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग, अन्तर्गतका निकाय वा कार्यालय, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वका संस्थान, कम्पनी, बैंक वा समिति, सार्वजनिक स्तरमा स्थापित वा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र सरकारद्वारा सञ्चालित वा सरकारको पूर्ण वा अधिकांश अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, अनुसन्धान केन्द्र लगायतका प्राज्ञिक वा शैक्षिक संस्था, स्थानीय निकाय, विकास समिति, सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था" लगायतलाई समेटिएको पाइन्छ।

निकायगत खरिद कार्यलाई व्यवस्थित गर्न प्रत्येक सार्वजनिक कार्यालयले तोकिएको सीमाभन्दा बढी रकमको खरिद गर्दा खरिदको गुरू योजना र वार्षिक खरिद योजना तयार गर्नु पर्ने र निकायका प्रमुखले खरिद कार्यको जिम्मेवारी लिनु पर्ने व्यवस्था यस कानुनले गरेको छ। खरिद कार्यको अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयको स्थापना गरिएको छ। उक्त कार्यालयको काम कर्तव्यमा खरिद सम्बन्धी नीति वा कानुन तर्जुमा गर्ने, आवश्यक पर्ने प्राविधिक मार्गदर्शन र निर्देशिका जारी गर्ने, बोलपत्र सम्बन्धी नमूना कागजात तयार गर्ने, सार्वजनिक निकायको खरिद कारवाहीको तथ्यांक संकलन गरी भएका कार्यको अनुगमन वा प्राविधिक परीक्षण गर्ने वा गराउने, खरिद व्यवस्था प्रभावकारी बनाउन आवश्यकतानुसार अन्तर्राष्ट्रिय संस्था तथा अन्य विदेशी निकायसँग नियमित रूपमा सुभाष लिन समेत उल्लेख भएको पाइन्छ। सार्वजनिक खरिदसम्बन्धी बोलपत्र वा प्रस्ताव र खरिद सम्भौताको विषयमा उजुरी निवेदन उपर पुनरावलोकन गर्नको लागि सार्वजनिक खरिद पुनरावलोकन समिति गठन गर्ने कार्य समेत भएको छ।



## समस्या एवम् चुनौतीहरू

- सार्वजनिक खरिद ऐन नियमले राखेका मूलभूत उद्देश्य बमोजिम सार्वजनिक निकायमा खरिद प्रक्रिया प्रतिस्पर्धी हुन सकेको छैन । सार्वजनिक खरिद कानून बमोजिम आपसमा मिलेमतो गरी दाखिला भएको बोलपत्रउपर कारवाही नहुने र आपसी मिलेमतोमा प्राप्त बोलपत्र रद्द गर्नुपर्ने व्यवस्था भए तापनि सोको प्रभावकारी कार्यान्वयन भएको छैन . महालेखा परीक्षकको ५० औं वार्षिक प्रतिवेदन अनुसार बोलपत्र विक्रीको तुलनामा दाखिला न्यून हुनु र लागत अनुमानको हाराहारीमा ठेक्का स्वीकृत हुनुले प्रतिस्पर्धाको स्थिति कमजोर देखिएको तथा २०६८/६९ मा १० मन्त्रालय अन्तर्गत ४९८ योजनाका लागि ५ हजार ९८८ बोलपत्र फाराम विक्री भएकोमा २ हजार ४३० अर्थात् औसत ४०.५८ प्रतिशत बोलपत्र दाखिला भएको र लागत अनुमानको तुलनामा औसत ६.३६ प्रतिशत घटीमा ठेक्का बन्दोबस्त भएको उल्लेख छ । यस अतिरिक्त निर्माण संरचना वा सामान बोलपत्र वा सिलबन्दी दरभाउपत्रबाट खरिद कार्य गराउन पर्ने अवस्थामा लागत अनुमान एवम् कार्य टुक्राइ सोभै कार्य गराएबाट प्रतिस्पर्धा सिमित हुनका साथै लागत प्रभावकारी हुन नसकेको व्यहोरा समेत उल्लिखित छ ।
- सार्वजनिक खरिद कानून अनुसार सार्वजनिक निकायमा खरिद प्रक्रिया पारदर्शी हुन सकेको छैन । कानूनले बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गर्न पर्ने, केन्द्रीय र जिल्लास्तरको निकायले सूचना निकाय वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभ साईटमा राख्नु पर्ने, बोलपत्रदाता आफैले वा आफ्नो प्रतिनिधि मार्फत वा हुलाक वा कुरियर मार्फत बोलपत्र पेश गर्नु पर्ने र इ विडिंग प्रक्रियाबाट बोलपत्र माग गर्न सकिने, खरिद सम्झौता सार्वजनिक गर्नु पर्ने आदि पारदर्शिता सम्बन्धी व्यवस्था गरेकोमा सन्तोषजनक रूपमा ती कार्यहरू हुन सकेको देखिदैन । खरिद प्रक्रिया जन समक्ष पूर्ण पारदर्शी नहुनुमा सार्वजनिक पदाधिकारीबाट ऐन कानून बमोजिम गर्नु पर्ने प्रक्रिया कार्यविधिहरू समयमा पालना गर्न गराउन प्रतिबद्ध नहुनु, सूचना प्रवाह चुस्त नहुनु, स्थानीय सञ्चार व्यवस्था मुलुकको भौगोलिक अवस्थामा प्रभावकारी हुन नसक्नु, निर्माण व्यवसायीहरूमा पेशागत आचरणको अभाव हुनु, स्थानीय स्तरमा जन चेतनाको अभाव रहनु, आदि कारणहरू देखिन्छन् ।
- सार्वजनिक खरिद ऐन/नियम बमोजिम कार्यालय । निकायले गर्नुपर्ने कतिपय कार्य प्रक्रिया वा विधिहरू पूरा नगरेका व्यहोराहरू लेखापरीक्षण प्रतिवेदनबाट देखिएका छन् । यस्ता व्यहोराहरूमा खरिद योजना तयार नगरेको, खरिद इकाई गठन नगरेको, लागत अनुमान भरपर्दो रूपमा तयार नभएको, उपयुक्त खरिद विधि एवम् प्रक्रिया पालना नगरेको, खरिद सामग्री वा कार्यको गुणस्तर परीक्षण तयार नगरेका आदि व्यहोराहरू उल्लेख गरिएको पाइन्छ ।
- खरिद कार्यको अनुगमन कार्य सार्वजनिक खरिद अनुगमन कार्यालयबाट हुने व्यवस्था भएपनि कार्यालयको संरचनात्मक सिमितताको कारण अनुगमन कार्य प्रभावकारी रूपमा हुन सकेको छैन । यस सम्बन्धी कार्य राष्ट्रिय सतर्कता केन्द्रबाट समेत गरिने व्यवस्था भएकाले निकायगत दोहोरोपना पनि देखिएको छ ।
- सार्वजनिक खरिद ऐन तथा नियमावली तर्जुमा गर्दा विभिन्न सरोकार पक्षहरू एवम् विकासका साभेदार समेतलाई सरिक गरी सर्वपक्षीय स्वीकार्य कानून बनाउनेतर्फ प्रयत्न भई कानून

तर्जुमा गरी लागू गरिएको थियो । तथापि नेपालमा हाल सहयोग उपलब्ध गराउँदै आएका प्रमुख संस्थागत विकासका साभेदारहरूले आफ्नो खरिद व्यवस्था तथा प्रक्रियालाई खरिद कानुन अन्तर्गतका कार्य प्रक्रियाहरू भन्दा भिन्न राखेका छन् । वैदेशिक सहायतामा सञ्चालित योजना । कार्यक्रमहरूको खरिद प्रयोजनको लागि विकासका साभेदारले आ आफ्नो खरिद मार्गदर्शन लागू गरिरहेका अवस्था समेत पाइन्छ ।

- नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वका संस्थान, कम्पनी, समिति, प्रतिष्ठान, बोर्ड आदिले सार्वजनिक खरिद ऐन तथा नियमावली लागू हुन अगाडि आ-आफ्नो खरिद नियमावली वा विनियमावली लागू गरिरहेकोमा सो खरिद कानुन तर्जुमा भए पछि ती कानुनको प्रतिकूल नहुने गरी आफ्नो नियमावली वा विनियमावली संशोधन गर्नु पर्नेमा ती कार्य नभएकोले निकायहरूबाट दोहोरो खरिद कानुनी प्रावधानहरू अनुरूप खरिद कार्य गरिरहेका समेत देखिएका छन् ।
- सार्वजनिक खरिद कानुन बमोजिम रू. ६० लाख सम्मका निर्माण कार्य उपभोक्ता समिति मार्फत गराउन सकिने प्रावधान भएकोमा उपभोक्ता समितिको नाममा निर्माण व्यवसायीबाट कार्य गराउने प्रवृत्ति देखिएकोले वास्तविक रूपमा प्रतिस्पर्धा हुन नसकी प्रतिस्पर्धा सिमित हुन गएको छ ।
- सरकारी कार्यालयले हाल प्रयोग गरिरहेका सार्वजनिक निर्माण सम्बन्धी दर विश्लेषण, नर्स असान्दर्भिक भई सकेकोमा समय सापेक्ष पुनरावलोकन नहुँदा निर्माण कार्यको लागत अनुमान तथा प्रतिस्पर्धाको आधार यथार्थपरक हुन सकेको छैन ।
- ठुला आयोजनाको डिजाइन र कार्यान्वयनमा संलग्न परामर्शदाताहरूलाई आयोजना कार्यान्वयनको लागि जिम्मेवार बनाउन नसकिँदा आयोजनाहरूको लागत र समय वृद्धि हुने गरेको छ ।
- सार्वजनिक खरिद ऐनका कतिपय व्यवस्थाहरू सरकारको हीतमा नभई ठेकेदार र व्यवसायीको फाइदा तर्फ उन्मुख भएको र कतिपय व्यवस्थाहरू व्यावहारिक पनि नभएको देखिएको छ ।

### **सुभावहरू**

- मुलुकका सबै क्षेत्रमा सार्वजनिक निकाय । कार्यालयहरूलाई लागू हुने गरी एउटै रकमको समान खरिद प्रक्रिया -(बोलपत्र, सिलबन्दी दरभाउपत्र सोभो खरिद गर्ने) अवलम्बन गर्नुपर्ने विद्यमान व्यवस्थाको पुनरावलोकन गरी भौगोलिक अवस्था अनुरूप खरिद गर्ने रकमगत व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ ।
- इ विडिगं प्रक्रियालाई प्रोत्साहन गरिनु पर्दछ । जिल्ला सदरमुकाम, नगरपालिका तथा नगर उन्मुख क्षेत्रमा इ विडिगं प्रक्रिया अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था गरिनु पर्दछ ।
- खरिद कानुनको व्यवस्था कार्यान्वयन र अनुगमन कार्य प्रभावकारी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयको शाखा कार्यालय विस्तार गर्नुपर्ने व्यवस्था गरिनु पर्दछ । राष्ट्रिय सतर्कता केन्द्रलाई खरिद कार्यको गुणस्तर नियन्त्रण तथा परीक्षण गर्ने कार्यमा परिचालन गरिनु पर्दछ ।
- नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वका संस्थान, कम्पनी, समिति, प्रतिष्ठान, बोर्ड आदिले लागू गरिरहेका विद्यमान खरिद नियमावली वा विनियमावली सार्वजनिक खरिद ऐन तथा नियमावली प्रतिकूल नहुने गरी तत्काल संशोधन गर्ने व्यवस्था मिलाउन ती संस्थाको

खरिद नियमावली वा विनियमावली सार्वजनिक खरिद अनुगमन कार्यालयबाट तत्काल अनुमोदन गर्ने व्यवस्था मिलाइनु पर्दछ ।

- सरकारी स्रोत र विकासका साभेदार प्रयोजनका लागि फरक-फरक खरिद प्रक्रिया र कार्यविधि अपनाउनु उपयुक्त नभएकोले विकासका साभेदारलाई समेत मान्य हुने गरि सार्वजनिक खरिद कानुन तथा विडिंग डकुमेन्ट संशोधन गर्ने कार्य गरिनु पर्दछ ।
- ठुला आयोजनाको डिजाइन र कार्यान्वयनमा संलग्न परामर्शदाताहरूलाई आयोजना कार्यान्वयनको लागि जिम्मेवार बनाउन आयोजना ठेक्का रकमको निश्चित प्रतिशत सम्म कार्य सम्पादन जमानत लिने व्यवस्था गरिनु पर्दछ ।
- खरिद कानुनमा तोकिए बमोजिमका कार्यविधि वा प्रक्रिया अवलम्बन गर्न निर्णय गर्ने पदाधिकारीलाई जिम्मेवार बनाइनु पर्दछ । नियतवस तोकिएको कार्य नगर्ने सार्वजनिक पदाधिकारीबाट हानिनोक्सानी वा क्षतिपूर्ति असुल गर्ने र दण्ड जरिवाना गर्ने व्यवस्था गरिनु पर्दछ ।
- उपभोक्ता समितिको दर्ता प्रक्रिया, नविकरण व्यवस्था र जवाफदेहिता व्यवस्थित गरिनु पर्दछ । उपभोक्ता समितिबाट गराउन सकिने निर्माण कार्यमा जनसहभागिता वा योगदानको अंश कूल कार्यको निश्चित प्रतिशत (२० प्रतिशत) रहने व्यवस्था अनिवार्य गरिनु पर्दछ ।
- विद्यमान निर्माण कार्य तथा अन्य कार्यको दर विश्लेषण तथा नर्म्सलाई पुनरावलोकन गरी यथार्थपरक हुने गरी परिमार्जन गरिनु पर्दछ ।

## लेखा व्यवस्था

सरकारी प्रयोजनको लागि विगतमा वालिस बाकी सेस्ता प्रणाली, फाराम सेस्ता प्रणाली, भुक्तानी सेस्ता प्रणाली लागू गरिएकोमा हाल प्रचलनमा रहेको दोहोरो सेस्ता प्रणालीमा आधारित नयाँ सेस्ता प्रणाली २०१८ सालदेखि लागू भएको देखिन्छ । यो सेस्ता प्रणाली नगद प्राप्त भुक्तानीको आधारमा लेखाकन गर्ने पद्धतिमा आधारित छ । यस सेस्ता प्रणाली अन्तर्गत सरकारी कार्यालयको सेस्ता लाई केन्द्रीयस्तरको लेखा र कार्यसञ्चालनस्तरको लेखा गरी दुई समूहमा विभाजन गरी म.ले.प. फारामहरू व्यवस्था गरिएको छ । विगतमा स्वीकृत फारामहरूलाई आवश्यक परिमार्जन एवम् थप गरी हालसम्म २१३ वटा म.ले.प. फारामहरूको स्वीकृत गरी लागू गरिएको पाइन्छ ।

सरकारी कार्यालयहरूको लागि लेखा प्रणालीको व्यवस्था भए तापनि विगतमा लेखामानको व्यवस्था गरिएको थिएन । नेपाल सरकारको २०६६।१।३० को निर्णयबाट नेपाल सार्वजनिक क्षेत्रको नगदमा आधारित लेखामान स्वीकृत भएको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारी वित्तीय सूचना प्रणालीअनुरूप हुने गरी खर्च शीर्षकहरू व्यवस्था गरी हाल लागू गरिएको पाइन्छ ।

सरकारको बजेटको आकारमा भएको वृद्धि र कार्यक्षेत्रमा भएको विस्तारले गर्दा सार्वजनिक कोष प्रशासन गर्ने तथा खर्च व्यवस्थापन गर्नु चुनौतीपूर्ण देखिएको छ । यस परिप्रेक्ष्यमा सरकारले एकल खाता कोष प्रणाली (Treasury Single Account) ६० जिल्लामा लागू गरी भुक्तानी केन्द्रलाई नियन्त्रण गर्ने कार्य भएको देखिन्छ ।

## समस्या तथा चुनौतीहरू

- नेपाल सरकारको २०६६।१।३० को निर्णयबाट नगदमा आधारित नेपाल सार्वजनिक क्षेत्रको लेखामान (Nepal Public Sector Accounting Standards) लागू गरिएको पाइन्छ । यी

लेखामान अनुकूल हुने गरी नेपाल सरकारको लेखा ढाँचामा समय सापेक्ष पुनरावलोकन हुन पर्नेमा सो कार्य हुन नसकेकोले वित्तीय विवरण तयारी र प्रस्तुतिकरणमा एकरूपता हुने गरी तयार हुन कठिनाई परेको देखिन्छ ।

- नेपाल सरकार र विकासका साभेदार बीच भएको सहयोग सम्झौता अनुसार आयोजना हिसाव तयार गरी समयमा पेश गर्नुपर्ने हुन्छ । नेपाल सरकारको लेखाप्रणाली तथा आयोजना हिसावको लेखा शीर्षकहरू बीच सामञ्जस्यता हुन नसकेको कारण आयोजना हिसावको लेखा तयार गर्ने र प्रतिवेदन गर्ने कार्यमा बढी स्रोत साधन खर्चिन परेको देखिन्छ ।
- विद्यमान लेखा प्रणाली सरकारको सञ्चित कोष लगायत विकासका साभेदारका ऋण तथा संगठित संस्थामा गरिएको लगानी हिसाव सही एवम् यथार्थ प्रतिबिम्बित हुन नसकेको व्यहोरा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख भएका छन् । यसबाट सरकारको केन्द्रीय लेखाङ्कन व्यवस्थामा सुधार गर्नु पर्ने कुरा देखिन्छ ।

### सुभावहरू

- नेपाल सरकारबाट स्वीकृत नगदमा आधारित नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुसार वित्तीय विवरण तयार गर्न विद्यमान वित्तीय विवरण प्रस्तुतीकरणको ढाँचा परिमार्जनसहित स्वीकृत गराई कार्यान्वयन गर्नु गराउनु पर्दछ ।
- नेपाल सरकारको लेखा प्रणाली तथा शीर्षकहरू र आयोजना हिसावको लेखा शीर्षकहरू बीच सामञ्जस्यता हुने गरी विद्यमान आयोजना लेखा प्रणालीको ढाँचा परिमार्जन एवम् विकास गरी लागू गर्नु पर्दछ ।
- सरकारी लेखाङ्कन तथा वित्तीय सूचना प्रणालीलाई विद्युतीय माध्यमबाट सञ्चालन गर्न सकिने संस्थागत सुधार गरी सूचना प्रविधिमा आधारित लेखा प्रणाली कार्यान्वयन गर्नु पर्दछ ।
- महालेखा नियन्त्रक कार्यालयले राख्ने गरेका वैदेशिक सहयोग तथा संस्थामा सरकारी लगानी लगायतको नेपाल सरकारको केन्द्रीय हिसाव राख्ने प्रयोजनका लागि लेखाको प्रणालीको सुदृढीकरण गरिनु पर्दछ ।
- एकल खाता कोष प्रणालीलाई हालसम्मको अनुभवका आधारमा परिष्कृत गरी सबै जिल्लामा प्रभावकारी रूपमा लागू गरिनु पर्दछ ।

### लेखापरीक्षण र वेरूजुको अवस्था

नेपालको अन्तरिम सविधान, २०६३ मा महालेखापरीक्षकको व्यवस्था गरी सबै सरकारी कार्यालय, संवैधानिक निकाय, अदालत, सुरक्षा निकाय र कानूनद्वारा तोकिएका अन्य संस्थाको निर्धारित तरिका बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी लेखापरीक्षण गर्ने गरी काम तोकिएको छ । लेखापरीक्षण ऐन, २०४८ ले महालेखापरीक्षकले लेखापरीक्षण गर्ने तरिका, क्षेत्र, परीक्षण गर्ने कुराहरू र नेपाल सरकारको पूर्ण एवम् अधिकांश स्वामित्व भएका सङ्गठित संस्थाको लेखापरीक्षणको सम्बन्धमा गरिनुपर्ने कार्य प्रक्रियाका बारेमा उल्लेख गरेको छ । जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समिति लगायतका स्थानीय निकायमध्ये जिल्ला विकास समितिको लेखापरीक्षण मात्र महालेखा परीक्षकको कार्यालयबाट हुने गरेको र नगरपालिका तथा गाउँ विकास समितिहरूको लेखापरीक्षण दर्तावाल लेखापरीक्षकबाट गरिने कानुनी व्यवस्था गरिएको छ ।

महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण ऐन, २०४८, सरकारी लेखापरीक्षण मापदण्ड, सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सँगठन (इन्टोसाई)बाट प्रतिपादित लेखापरीक्षणका आधारभूत सिद्धान्त, लेखापरीक्षण मार्गदर्शन र असल प्रचलन एवम् अभ्यासको अनुसरण गरी लेखापरीक्षण गर्ने नीति प्रतिपादन गरेको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०६९ अनुसार संविधान र कानुनी आधारअनुरूप उक्त कार्यालयले सर्वोच्च अदालत, व्यवस्थापिका संसद, सबैधानिक निकायहरू, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अदालतलगायतका ३ हजार ७०८ कार्यालयको रू.७ खर्ब ४३ अर्ब, नेपाल सरकारको पूर्ण स्वामित्व भएका सँगठित संस्था, कानूनद्वारा तोकिएका समिति, विश्वविद्यालय, प्रतिष्ठानसमेत ९८९ इकाईको रू.१० खर्ब ३३ अर्ब र जिल्ला विकास समिति ७३ को रू.६८ अर्ब समेत रू.१८ खर्ब ४४ अर्बको लेखापरीक्षण सम्पन्न गरेको उल्लेख छ।

आर्थिक कार्यविधि नियमावली, २०६४ ले सबै सरकारी कार्यालयहरूको आन्तरिक लेखापरीक्षण गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई तोकेको छ। ती कार्यालयहरूबाट सबै सरकारी कार्यालयहरूको बजेट निकास, कोष प्रशासन तथा सञ्चालन, अनुगमन र नियन्त्रण, वित्तीय प्रतिवेदन गर्ने कार्यको अलावा आन्तरिक लेखापरीक्षण गर्ने कार्य समेत गरी आएको छ। यस प्रयोजनको लागि महालेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखापरीक्षण निर्देशिका, २०६८ समेत तयार गरी कार्यान्वयनमा ल्याएको देखिन्छ।

बेरूजुलाई वित्तीय जवाफदेहिता, स्वच्छता र अनुशासनको स्तर मापन गर्ने आधारको रूपमा लिइने गरिन्छ। आर्थिक कार्यविधि ऐन, २०५५ ले बेरूजुलाई प्रचलित कानूनबमोजिम पुऱ्याउनुपर्ने रीत नपुऱ्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको व्यहोरा लेखापरीक्षणद्वारा औल्याइएको वा ठहऱ्याएको कारोबारको रूपमा परिभाषित गरिएको छ। बेरूजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेशकीसमेत ३ प्रमुख समूहमा वर्गीकरण गरिएको छ। महालेखा परीक्षकको कार्यालयले बेरूजुलाई वर्गीकरण गर्दा असुल गर्नुपर्ने अन्तर्गत हिनामिना र मस्यौट, हानी नोक्सानी र अन्य असुल, नियमित गर्नुपर्ने अन्तर्गत अनियमित भएको, प्रमाण कागजात पेश नभएको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको र पेशकी अन्तर्गत कर्मचारी पेशकी र अन्य पेशकी उप समूहमा समेत वर्गीकरण गरेको छ। उक्त कार्यालयको वार्षिक प्रतिवेदन २०६९ अनुसार आर्थिक वर्ष २०६८-६९ सरकारी कार्यालय, समिति र अन्य संस्थाको लेखापरीक्षणबाट औल्याइएको बेरूजू निम्नानुसार छ :

रू.लाखमा

वर्गीकरण	सरकारी कार्यालय	समिति तथा अन्य संस्था र जिल्ला विकास समिति	२०६८।०६९को जम्मा बेरूजू
१. असुल गर्नुपर्ने	३,३८,३३	५१,६४	३,८९,९७
२. नियमित गर्नुपर्ने	१०,७७,४९	५,७०,०२	१६,४७,५१
३. पेशकी	१३,८१,१४	८८,८९	१४,७०,०३
जम्मा बेरूजू	२७,९६,९६	७,१०,५५	३५,०७,५१

उक्त प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ ३ वर्षको लेखापरीक्षण र बेरूजू अंकको तुलनात्मक स्थिति निम्नानुसार छः

रु. लाखमा

वार्षिक प्रतिवेदन	लेखापरीक्षण अङ्क	बेरूजू अङ्क	प्रतिशत
अठचालीसौ आ.ब. २०६८।६९	४,६७,३७,५०	१८,९२,९३	४.०५
उनन्चासौ आ.ब. २०६७।६८	५,२७,५६,०८	२२,५०,३७	४.२६
पचासौ आ.ब. २०६६।६७	७,४२,५९,४३	२७,९६,९६	३.७७

तालिका अनुसार कूल लेखापरीक्षण अङ्कको तुलनामा बेरूजू रकममा वृद्धि हुँदै गएको छ। बेरूजू प्रतिशत गतवर्षका तुलनामा घटनुमा पूंजीगत बजेटको अंश घटनु रहेको छ।

आर्थिक कार्यविधि ऐन अनुसार महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण हुदा औल्याएका बेरूजू ३५ दिनभित्र जिम्मेवार व्यक्तिले फछ्यौट गरी सम्परीक्षण गराउनुपर्ने र बेरूजू फछ्यौट गरे नगरेको रेखदेख गरी प्रचलित कानूनबमोजिम फछ्यौट गर्न लगाउने दायित्व लेखा उत्तरदायी अधिकृतको हुने व्यवस्था छ। सरकारी निकायको अतिरिक्त प्रचलित कानूनद्वारा गठन भएका संगठित संस्था, समिति एवम् अन्य संस्थाको लेखापरीक्षणबाट कायम भएका बेरूजू फछ्यौट गर्ने गराउने जिम्मेवारी ती संस्थाको सञ्चालक समितिमा रहने व्यवस्था छ। महालेखा परीक्षकले पेश गरेको वार्षिक प्रतिवेदन उपर सार्वजनिक लेखा समितिमा छलफल हुने र सो समितिबाट गरिएका निर्णयबाट बेरूजू फछ्यौटमा सघाउ पुग्ने गरेको छ। यस अतिरिक्त आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार मुख्य सचिवको अध्यक्षतामा गठित बेरूजू फछ्यौट मूल्याकन एवम् अनुगमन समितिबाट मन्त्रालय/ निकायको बेरूजू फछ्यौटको मूल्याङ्कन र अनुगमनको कार्य गर्नुपर्ने जिम्मेवारी रहेको छ। मन्त्रालय/ निकायको बेरूजू फछ्यौट गरी सम्परीक्षण गराउने कार्यलाई प्रोत्साहित गर्न बेरूजू फछ्यौटको लक्ष्य प्रतिशतमा तोकिएको निश्चित प्रतिशतभन्दा घटीबढी फछ्यौट गर्नेलाई प्रोत्साहन वा दण्डित गर्ने नीति रहेको देखिन्छ।

विगतका पूराना बेरूजू फछ्यौट गर्ने गराउने कार्यमा प्रभावकारीता ल्याउन समय-समयमा विभिन्न समिति र आयोग गठन गरी बेरूजू फछ्यौट गर्ने गराउने कार्य भई आएको पाइन्छ। यसै सन्दर्भमा २०६५।११।२५ मा सार्वजनिक लेखा समितिका सदस्यको अध्यक्षतामा एक बेरूजू फछ्यौट समिति गठन गरी आर्थिक वर्ष २०५९।६० सम्मको बेरूजू फछ्यौट गर्ने गराउने कार्य भएको देखिन्छ।

### समस्या एवम् चुनौतीहरू

- महालेखापरीक्षकलाई सुम्पिएको संवैधानिक जिम्मेवारी निर्वाह गर्नका लागि सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय संगठन (इण्टोसाई) को लिमा तथा मेक्सिको घोषणापत्रमा उल्लेख भए अनुसार कानुनी, वित्तीय, प्रशासनिक स्वतन्त्रता आवश्यक पर्दछ। तथापी हाल महालेखा परीक्षकको कार्यालयको बजेट तथा कार्यक्रम स्वीकृति एवम् कार्यान्वयनमा नेपाल सरकारको सम्बन्धित मन्त्रालय/निकायको स्वीकृति लिनुपर्ने अवस्था

कायम रहेको छ । यसबाट महालेखापरीक्षकको संवैधानिक स्वतन्त्रतामा सडकुचन हुनुको साथै लेखापरीक्षण कार्यको क्षमता, तरिका र क्रियाकलापमा असर परेको देखिन्छ ।

- लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका सिद्धान्त, मार्गदर्शन र असल अभ्यासलाई महालेखा परीक्षकको कार्यालयले समय सापेक्षरूपमा अवलम्बन गर्नुपर्ने हुन्छ । महालेखापरीक्षकको कार्यालयको स्वतन्त्रताको सुदृढीकरण, लेखापरीक्षणको गुणस्तर सुधार, कर्मचारीको पेशागत क्षमता अभिवृद्धि, सगठनात्मक दक्षता विकास र लेखापरीक्षणको प्रभाव वृद्धि गर्ने लक्ष्यसहित उक्त कार्यालयले दोस्रो त्रिवर्षीय रणनीतिक योजना सन् २०१३-२०१५ तर्जुमा गरी लागू गरेका देखिन्छ । रणनीतिक योजना कार्यान्वयन गर्न र कार्यालय भवन निर्माण समेतको लागि ठुलो स्रोत साधन आवश्यक रहेको सन्दर्भमा उक्त रणनीतिक योजना कार्यान्वयन गर्नु चुनौतीको रूपमा रहेको देखिन्छ ।
- सरकारको आर्थिक क्रियाकलाप तथा कारोवारमा आएको बढोत्तरी तथा निकाय/ कार्यालयको संख्यामा वृद्धि भए तापनि महालेखा परीक्षकको कार्यालयको विद्यमान एकल कार्यालयगत संरचना तथा स्वीकृत ४४९ को कर्मचारी दरबन्दीबाट केन्द्रबाटै कर्मचारी खटाई लेखापरीक्षण कार्य सम्पादन भई आएको छ । हाल सरकारी तथा वैदेशिक स्रोत साधन उपयोग गर्ने कतिपय कार्यालयको लेखापरीक्षण महालेखा परीक्षकबाट हुन सकेको छैन । भावी सविधानमा महालेखा परीक्षकको स्वरूप र कार्यक्षेत्र अभै विस्तार हुन सक्ने देखिन्छ । यी सबै कुरालाई दृष्टिगत गर्दा महालेखा परीक्षकको कार्यालयको विद्यमान संरचना र दरबन्दीबाट कानुनले तोकेको लेखापरीक्षण कार्य सम्पादन गर्न कठिन हुने देखिएको छ ।
- लेखापरीक्षण गराउने प्रमुख दायित्व सम्बन्धित निकायको प्रमुखको हो । आर्थिक कार्यविधि ऐनमा महालेखापरीक्षकले तोकेको म्यादभित्र आर्थिक विवरण र लेखा दाखिला गर्नु पर्ने, तदनुसार दाखिला गर्न नसकेमा म्याद थप माग गर्नुपर्ने र म्याद थप पनि माग नगर्ने र लेखा दाखिला पनि नगर्नेलाई जरिवाना र विभागीय कारबाहीसमेत गर्न सकिने व्यवस्था छ । लेखापरीक्षणबाट माग भएका सूचना एवम् विवरणहरू उपलब्ध नगराउने, लेखापरीक्षणको समय र बेरूजू छलफलमा जिम्मेवार व्यक्ति उपस्थित नहुने प्रवृत्ति समेत देखिने गरेको छ । यसबाट आर्थिक कारोवार र लेखापरीक्षणप्रतिको जिम्मेवारी सम्बन्धित जिम्मेवार व्यक्तिबाट बहन नगरिएको वा उपेक्षा गरिएको स्थिति देखाउंदछ । सरकारी कार्यालय, त्रिभुवन विश्वविद्यालय, सगठित संस्था, समिति तथा अन्य संस्थाले कानुनले तोकेको समयमा लेखापरीक्षण नगराएकाले लेखापरीक्षण बक्यौता बढ्दै गई २०६९ आषाढसम्ममा रू. ३ अर्ब १६ करोड ४८ लाख पुग्न गएको छ, जस अन्तर्गत आ.व. २०३५।३६ देखिको आर्थिक कारोवारसमेत समावेश भएको देखिन्छ . धेरै समयको अन्तरालपछि लेखापरीक्षण गर्नु गराउनुको औचित्यता कायम रहदैन ।
- वैदेशिक अनुदान, ऋण, प्राविधिक सहायता लगायतका सबै प्रकारको सहायता बजेटमा समावेश गरी महालेखा परीक्षकबाट लेखापरीक्षण गराउनु पर्ने कानुनी व्यवस्था भए तापनि कतिपय विकासका साभेदारबाट प्राप्त वैदेशिक अनुदान र प्राविधिक सहायताको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण नगराएको अवस्था देखिएको छ ।
- प्रचलित कानुन अनुसार सरकारी निकायले अन्तिम लेखापरीक्षणबाट औल्याएको बेरूजू कानुन अनुसार ३५ दिनभित्र टुंगो लगाउनु पर्ने, तदनुसार दाखिला गर्न नसकेमा म्याद थप माग गर्नुपर्ने व्यवस्था भएकोमा सो अनुसारको व्यवस्थाको पालना गर्ने कार्य सन्तोषजनक रूपमा

हुने गरेको छैन । फलस्वरूप एक आर्थिक वर्षमा कायम भएको बेरूजू फछ्यौट गर्नुपर्ने जिम्मेवारी अर्को आर्थिक वर्षमा सर्न गई फछ्यौट गर्न पर्ने बाकी बेरूजू अंक प्रत्येक वर्ष बढ्दै गएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०६९ अनुसार फछ्यौट गर्नु पर्ने सरकारी कार्यालयको बाँकी बेरूजू अंक २०६९ आषाढसम्ममा रू. ६६ अर्ब २६ करोड ३८ लाख पुगेको उल्लेख छ ।

- सरकारी स्रोत साधन उपलब्ध गराइएका सबै कार्यालयहरूको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गरिनु पर्ने मान्यता रहे तापनि हाल सबै सरकारी स्रोत साधन उपयोग सम्बन्धमा महालेखा परीक्षकबाट लेखापरीक्षण हुन सकेको छैन । स्थानीय निकायहरूमध्ये महालेखा परीक्षकको कार्यालयको पहुँच जिल्ला विकास समितिसम्म रहेको तर नगरपालिका तथा गाउँ विकास समितिहरूसम्म रहेको छैन । स्थानीय निकायलाई उपलब्ध गराएको अनुदानमध्ये नगरपालिका र गाउँ विकास समितिलाई उपलब्ध गराएको अनुदानको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुने गरेको छैन ।
- लेखापरीक्षणमा देखिएका बेरूजू गुणस्तर कायम गर्नका लागि लेखापरीक्षकको सेवा शर्त तथा आर्थिक सुविधा स्वतन्त्र रूपमा कार्य सम्पन्न गर्न सक्ने गरी यथेष्ट हुनु आवश्यक छ । महालेखा परीक्षकको कार्यालयमा कार्यरत कर्मचारीहरूलाई निजामती सेवा अन्तर्गतको लेखापरीक्षण समूहिकृत भए पछि कर्मचारीको सेवा शर्त निजामती कर्मचारी सरह भएकाले कर्मचारीको दरबन्दी स्वीकृति, नियुक्ति, कार्य सम्पादनमा र बहुवामा नेपाल सरकारका निकायहरूको स्वीकृति लिनुपर्ने व्यवस्था कायम रहेको छ । कार्यालयका कर्मचारीहरूबाट गरिने लेखापरीक्षण कार्यको लागि दैनिक तथा भ्रमण भत्ता र तलव भत्ताको पर्याप्त व्यवस्था हुन सकेको छैन । अन्य निजामती सेवाको तुलनामा लेखापरीक्षणमा संलग्न कर्मचारीहरूमा अवसरको हिसावले आकर्षक हुन नसकेकोले कर्मचारीको मनोबल उच्च रहन नसक्दा लेखापरीक्षण कार्य सम्पादनमा समेत असर परेको देखिन्छ ।
- कोष तथा लेखा नियन्त्रक कार्यालयहरूले सरकारी कार्यालयको सबै प्रकारको आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गर्नपर्ने व्यवस्था रहे अनुरूप ती कार्यालयहरूमा आन्तरिक लेखापरीक्षणको लागि जनशक्ति उपलब्ध रहे तापनि संलग्न जनशक्तिलाई तालिमको अवसर नभएकोले लेखापरीक्षणका अवधारणा, पद्धति र कार्यविधि सम्बन्धमा आवश्यक जानकारी हुन नसकी प्रभावकारी रूपमा लेखापरीक्षण सम्पादन हुने गरेको देखिँदैन । आन्तरिक लेखापरीक्षण निर्देशिका, २०६८ जारी भए वावजूद सो अनुसारको कार्यविधि पालना नगरिएको, सम्पादित लेखापरीक्षणको सुपरिवेक्षण हुने नगरेको र चौमासिक रूपमा लेखापरीक्षण सम्पन्न नगरेकोले उपयुक्तस्तरको लेखापरीक्षण गुणस्तर कायम नभएको स्थिति छ ।
- संगठित स)स्थाको कारोबारको लेखा राखी समयमा वित्तीय विवरण तयार गर्ने, आन्तरिक नियन्त्रण सुदृढ गर्ने र लेखापरीक्षण गराउने जिम्मेवारी कायंकारी प्रमुखमा रहने तथा लेखापरीक्षण प्रतिवेदनउपर जवाफ दिई वित्तीय विवरण प्रमाणित गर्ने जिम्मेवारी सञ्चालक समितिमा रहने व्यवस्था छ । संगठित संस्थाहरूको लेखा तथा वित्तीय विवरण तयार गर्ने कायं पूरा हुन नसकेकोले संस्थाहरूको अन्तिम लेखापरीक्षण प्रतिवेदन समयमा जारी हुन नसकेको स्थिति देखिएको छ ।
- लेखापरीक्षणबाट नियमित प्रक्रियाबाट बेरूजू फछ्यौट नगरी समय-समयमा आयोग वा समिति गठन गरी बेरूजू फछ्यौट गर्ने गरेको पाइन्छ । २०६५।११।२५ मा सार्वजनिक लेखा



समितिका सदस्यको अध्यक्षतामा गठित बेरूजू फछ्यौट समितिमा २०५९।६० सम्मका पुराना बेरूजू फछ्यौटको जिम्मेवारी प्राप्त गरेकोमा सो समितिले २०६९।२।१४ सम्म रू. १० अर्ब ७१ करोड २५ लाख बेरूजू फछ्यौट गरेको छ। तर उक्त समितिबाट पनि सबै बेरूजू फछ्यौट हुन नसकि मन्त्रीपरिषद्को २०६९।६।१९ को निर्णयले २०५९।६० सम्मको फछ्यौट हुन बाकीको बेरूजूको लगत कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई हस्तान्तरण गरिएको छ। पुराना बेरूजू फछ्यौट गराउन बाँकी देखिन्छ।

- संगठित संस्था, अन्य संस्था एवम् समितिहरूको लेखापरीक्षणबाट कायम भएको बेरूजूको फछ्यौट गराउने जिम्मेवारी संस्थाको सञ्चालक समितिमा रहने व्यवस्था छ। लेखापरीक्षणबाट कायम भएको बेरूजूको लगत राखी फछ्यौट गर्ने जिम्मेवारी संस्थाको सञ्चालक समितिबाट बहन नहुने गरेबाट ती निकायहरूको फछ्यौट गर्नपर्ने बेरूजू अंक बढ्ने क्रममा रहेको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०६९ अनुसार फछ्यौट गर्नु पर्ने अन्य संस्था, समिति र जिल्ला विकास समितिको बाँकी बेरूजू अङ्क २०६९ आषाढसम्ममा रू. ३७ अर्ब ४५ करोड १८ लाख पुगेको उल्लेख छ।

### सुभावहरू

- संवैधानिक व्यवस्था तथा उल्लिखित घोषणापत्र र लेखापरीक्षणको अन्तर्राष्ट्रिय मान्यता अनुरूप महालेखा परीक्षक तथा निजको कार्यालयको स्वतन्त्रता बेगर लेखापरीक्षणको गुणस्तर कायम गर्न नसकिने हुदा ती कुराको सुनिश्चितता गर्न महालेखा परीक्षकलाई संवैधानिक, आर्थिक र प्रशासनिक स्वतन्त्रताको प्रत्याभूति गर्न आवश्यक भएकोले सोको लागि आवश्यक व्यवस्था गरिनु पर्दछ।
- सार्वजनिक जवाफदेही प्रवर्द्धन गर्न लेखापरीक्षणको प्रमुख भूमिका रहने हुँदा सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनले जारी गरेका मापदण्ड, मार्गदर्शनको अवलम्बन हुने गरी सरकारी लेखापरीक्षणका मापदण्ड तथा क्षेत्रगत मार्गदर्शनहरू अद्यावधिक गरी कार्यान्वयन गरिनु पर्दछ। लेखापरीक्षण कार्यलाई वित्तीय लेखापरीक्षणमा मात्र सीमित नगरी अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप हुने गरी कार्यमूलक लेखापरीक्षण, सामयिक लेखापरीक्षण, जोखिममा आधारित लेखापरीक्षण, वातावरणीय लेखापरीक्षण, सूचना प्रविधिको लेखापरीक्षण जस्ता क्षेत्रमा क्रमशः विस्तार गरी लेखापरीक्षणलाई समयसापेक्ष, गुणस्तरयुक्त र विश्वसनीय बनाउनुपर्ने आवश्यकता देखिन्छ।
- महालेखा परीक्षक कार्यालयका कर्मचारीहरूको सेवा सञ्चालन सोही कार्यालयले गर्ने व्यवस्था गरिनु पर्दछ। लेखापरीक्षणमा संलग्न कर्मचारीको सेवा आर्कषक बनाउन सेवाका कर्मचारीहरूले पाउने दैनिक तथा भ्रमण भत्ता र अन्य प्रोत्साहन सुविधाको विशेष व्यवस्था गरिनु पर्दछ।
- अन्तर्राष्ट्रिय मान्यता तथा असल लेखापरीक्षणका असल अभ्यास अनुरूप अन्तिम लेखापरीक्षण सम्पन्न गराउन लेखापरीक्षणमा संलग्न कर्मचारीहरूको कार्यक्षमता र दक्षता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिनु पर्दछ। यसको लागि कर्मचारीलाई स्वदेशी तथा वैदेशिक तालिमको अवसरमा वृद्धि गरिनु पर्दछ।
- आन्तरिक लेखापरीक्षणलाई समयसापेक्ष र प्रभावकारी बनाइनु पर्दछ। यस सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयको विद्यमान सङ्गठनलाई विशिष्टीकरण हुने गरी छुट्टै व्यवस्था

एवं संठनात्मक संरचनामा तयार गरी कर्मचारीको क्षमता र पद्धति विकासमा ध्यान दिइनु पर्दछ ।

- सबै प्रकारको वैदेशिक अनुदान, ऋण लगायतको सहायता बजेटमा समावेश गरी सोको लेखापरीक्षण महालेखापरीक्षकबाट गराउनुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिनु पर्दछ ।
- संगठित संस्थाको कारोबारको लेखा तथा वित्तीय विवरण तयारी आन्तरिक नियन्त्रण सुदृढ गर्ने र लेखापरीक्षण गराउने कार्यमा कार्यकारी प्रमुखमा जिम्मेवार हुने र लेखापरीक्षण प्रतिवेदनउपर जवाफ दिने र वित्तीय विवरण प्रमाणित गर्ने जिम्मेवारी सञ्चालक समितिमा रहने कुरा कानूनमा स्पष्ट गरिनु पर्दछ । साथै, उक्त जिम्मेवारी बहन नगर्ने व्यक्ति उपर कारवाही हुने व्यवस्था कानूनमा गरी मन्त्रालयका सचिवलाई यसको अधिकार प्रदान गरिनु पर्दछ ।
- सार्वजनिक लेखा समितिमा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन उपर समयमा नै छलफल गर्न व्यवस्था मिलाइनु पर्दछ । विशेष कारण उक्त संसदीय समितिमा छलफल हुन नसक्ने अवस्था रहेमा बेरूजू फछ्यौट कार्यको अनुगमन गर्ने गराउने कार्यमा मन्त्रिपरिषद् अन्तर्गत कार्यकारी निकायबाट सक्रिय रहने समितिको प्रचलित ऐनमा आवश्यक व्यवस्था गरिनु पर्दछ ।
- कार्यालयहरूको आर्थिक अनुशासन र बेरूजू फछ्यौटको जिम्मेवारी उपर अनुगमन गरी आवश्यक पुरस्कार र कारवाहीको सिफारिस गर्न सबै सार्वजनिक संस्थाहरू र हरेक मन्त्रालयमा कार्य विवरणसहितका लेखापरीक्षण समितिको अनिवार्य व्यवस्था गरिनु पर्दछ ।
- कार्यालयहरूको लेखापरीक्षण गराउने र बेरूजू फछ्यौट गराउने जिम्मेवारी र समय सीमा कानूनद्वारा स्पष्ट व्यवस्था गरिनु पर्दछ । आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारी र कर्मचारीलाई हुने सजाय वा दण्ड जरिवानाको समेत स्पष्ट प्रावधान राखिनु पर्दछ ।
- विभिन्न आयोग वा समिति गठन गरी बेरूजू फछ्यौट गर्ने गराउने परिपाटीले आर्थिक अनियमिता गर्न प्रोत्साहन गर्ने हुदा यस्तो कार्यमा नियन्त्रण हुनु पर्दछ । कानूनद्वारा तोकिएको नियमित प्रक्रियाबाट बेरूजू फछ्यौट गर्न गराउन जोड दिनु पर्दछ ।

### **आर्थिक विकास तथा आर्थिक सुशासनका लागि योजना, नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गरेका विषयहरू**

नेपालमा योजनाबद्ध विकासको आरम्भ वि.सं. २०१३ सालमा भए पछि आवधिक योजनाहरूमा पूर्वाधार विकास, सामाजिक क्षेत्रको विकास, एकीकृत ग्रामीण विकास, जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने जस्ता विषयले प्राथमिकता पाएको देखिन्छ । आठौं योजनादेखि निजी क्षेत्रको विकास एवम् गरीबी निवारणलाई महत्व दिई फराकिलो आर्थिक वृद्धि हासिल गर्ने र गरीबी निवारण उन्मुख विकासलाई जोड दिइएको देखिन्छ । दशौं योजनाले (२०५९-६४) विद्यमान गरीबीको स्थितिबाट उन्मुक्तिसहित सुसंस्कृत, आधुनिक, एवम् प्रतिस्पर्धात्मक क्षमतायुक्त समाजको सिर्जना गर्नु दीर्घकालीन उद्देश्य राखी गरीबी निवारणको लागि उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने, सामाजिक क्षेत्र र पूर्वाधारको विकास गर्ने, पिछडिएको क्षेत्र र समुदायलाई लक्षित कार्यक्रम मार्फत क्षमता अभिवृद्धि गर्ने र आयोजना कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाह व्यवस्थापन र नतिजामूलक बनाउन सुशासनमा जोड दिइएको देखिन्छ ।

जनआन्दोलन २०६२-६३ पछिको एघारौं तीन वर्षीय अन्तरिम योजनाले समृद्ध, आधुनिक र न्यायपूर्ण नेपालको निर्माण गर्ने दीर्घकालीन सोच साथ तर्जुमा गरी द्वन्द्वक्रमको राहत र ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माण र समावेशी विकासमा जोड दिइएको देखियो। यस योजनाले रोजगारी सिर्जनाको माध्यमबाट जनताको आर्थिक अवस्था सुधार्ने, राज्य संयन्त्रहरूको जनसहभागिता, पारदर्शिता, जवाफदेहिता र भष्ट्राचारमुक्त अवस्थाको सिर्जना गर्ने, समन्यायिक र समावेशी विकास गर्ने, र सामाजिक विकासको माध्यमबाट मुलुकको आर्थिक सामाजिक रूपान्तरणको गतिलाई तीव्रता प्रदान गरी गरीबी निवारण गर्न गर्ने रणनीतिको निर्धारण गरेको देखिन्छ। साथै उक्त योजनाले सन् २०१५ सम्ममा सहस्राब्दी विकास लक्ष्यहरूको प्राप्ति गर्ने र जलवायु परिवर्तनजस्ता विश्वव्यापीरूपमा देखापरेका समस्याहरूलाई सम्बोधन गरेको पाइन्छ। बाह्रौं त्रिवर्षीय योजना (२०६७/६८-०६९/७०) ले रोजगारी केन्द्रित, समावेशी तथा समन्यायिक फराकिलो आर्थिक वृद्धि गरी गरीबी निवारण र दिगो शान्ति स्थापनामा सघाउ पुऱ्याउँदै आम जनताको जीवनमा परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउने उद्देश्य राखेको पाइन्छ। भावी सङ्घीय संरचना र क्षेत्रीय सन्तुलनलाई समेत ध्यानमा राख्दै विकासका पूर्वाधारहरू सिर्जना गर्ने, सुशासन एवम् सेवा प्रवाहलाई प्रभावकारी बनाउने र व्यापारलाई मूलप्रवाहीकरण गर्ने रणनीति लिएको देखिन्छ। बाह्रौं योजनाले समष्टिगत आर्थिक वृद्धिदर वार्षिक औसत ५.५ प्रतिशत हासिल हुने अनुमान गरे तापनि योजनावधिमा ४.० प्रतिशत मात्र प्रगति हासिल भएको अनुमान छ। विगतका योजनाहरूको कार्यान्वयनबाट मुलुकको सडक, सिंचाइ, खानेपानी, सूचना तथा सञ्चार लगायतका पूर्वाधार विकास र साक्षरता एवम् विद्यालय भर्नादर, औसत आयु वृद्धि, बाल-मृत्युदर तथा मातृ-मृत्युदर कमी ल्याउने सहस्राब्दी लक्ष्य हासिल गर्नेतर्फ उपलब्धि भए पनि समग्रमा मुलुक अझै अतिकम विकसित राष्ट्रकै अवस्थामा रहेको छ।

चालु तेह्रौं त्रिवर्षीय योजना (२०७०/७१-०७२/७३) को आधारपत्रले वि.सं. २०७९ (सन् २०२२) भित्र नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दीर्घकालीन सोच राखेको छ। देशमा व्याप्त आर्थिक तथा मानवीय गरीबी घटाई आमजनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउने उद्देश्य र गरीबीको रेखामुनि रहेको जनसङ्ख्या १८ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। साथै योजनालाई सहस्राब्दी विकास लक्ष्य तथा सार्कका विकास लक्ष्यहरू हासिल गर्ने, दिगो विकास, मानव अधिकार एवम् जलवायु परिवर्तनलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरमा प्रतिबद्धता जनाइएका अन्य विषयहरूलाई समेत सम्बोधन गरी हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै गरीबी न्यूनीकरण गर्नेतर्फ केन्द्रित रहेको देखिन्छ।

योजना तर्जुमा र आर्थिक सुशासन तथा आर्थिक प्रशासन सुधारको लागि विद्यमान आवधिक योजना, नीति, बजेट तथा कार्यक्रममा समावेश गरिएका प्रमुख नीति तथा कार्यक्रमहरू देहाय अनुसार देखिन्छन् :

- दीर्घकालीन योजना, आवधिक योजना, वार्षिक विकास कार्यक्रम, स्थानीय स्तरमा तर्जुमा हुने योजनाहरू र क्षेत्रगत योजनाहरू बीच सहसम्बन्धको विकास गरिने।
- मध्यकालीन खर्च संरचना अन्तर्गत तीन वर्षीय खर्च प्रक्षेपणलाई संस्थागत गर्दै बजेट तर्जुमा गर्दा पूँजीगत खर्चतर्फ बहुवर्षीय विनियोजन प्रणालीलाई सुदृढ बनाउँदै लैजाने। बहुवर्षीय विनियोजन प्रणालीलाई संस्थागत गरी व्यापकता दिन आवश्यक नीति नियम तर्जुमा गरिने।
- मध्यकालीन खर्च संरचनालाई यथार्थपरक बनाउन प्राथमिकीकरणका परिमार्जित आधारहरू लागू गरी नतिजामूलक मध्यकालीन खर्च संरचनालाई संस्थागत गरिने। मन्त्रालयहरूको मध्यकालीन बजेट संरचना तयार गरिने।

- आवधिक योजना तर्जुमा गर्न संलग्न विभिन्न निकायका बजेट, कार्यक्रम तथा योजना इकाईलाई सक्षम एवम् सुदृढ बनाइने ।
- विकास योजना, कार्यक्रम तथा आयोजनाहरू तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गरी निर्दिष्ट नतिजा हासिल गर्ने । योजना तर्जुमा गर्दा नै कार्यान्वयन पक्षलाई केन्द्रमा राखी विषय क्षेत्रगत नतिजा खाका समावेश गरिने ।
- योजना र तथ्याङ्क सम्बन्धी कार्यमा संलग्न निकाय र इकाईहरूको संस्थागत सुदृढीकरण एवम् क्षमता अभिवृद्धि गर्ने । राज्यको पुनसंरचना अनुकूल हुने गरी योजना र तथ्याङ्क प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाउने राष्ट्रिय योजना आयोगमा केन्द्रीयस्तरको भू-सूचना प्रणाली सम्बन्धी केन्द्रीय तथ्याङ्क भण्डारण स्थापना गर्ने ।
- एकीकृत नतीजामूलक अनुगमन तथा मूल्याङ्कन प्रणाली लागू गरिने । विद्युतीय अनुगमन प्रणालीको विकास गर्ने कार्य शुरू गरिने ।
- विकास योजना, कार्यक्रम तथा आयोजना कार्यान्वयनमा सामाजिक जवाफदेहीता प्रवर्द्धन गर्न सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाई प्रक्रियालाई संस्थागत गरिने ।
- कार्यक्रम तथा आयोजना प्रमुखसँग कार्यसम्पादन सूचकका आधारमा सम्झौता गरी कार्यक्रम तथा आयोजनाको उपलब्धि तथा कार्यसम्पादनस्तरका आधारमा मूल्याङ्कन गरिने ।
- सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक संशोधन समेत गरी यसलाई प्रभावकारी रूपमा लागू गरिने ।
- खरिद गुरू योजना र वार्षिक खरिद योजनाको आधारमा नगद प्रक्षेपण गर्ने तथा बजेट, कार्यक्रम र खरिद योजनाको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन प्रणाली प्रभावकारी बनाइने ।
- विद्युतीय खरिद प्रक्रियालाई प्रोत्साहन गरिने र विद्युतीय खरिद प्रणालीको कार्यान्वयनका लागि आवश्यक ऐन, नियम तथा संरचनागत व्यवस्था मिलाइने र रु. ६० लाखभन्दा बढीको सार्वजनिक गर्दा ई टेण्डरको अनिवार्य व्यवस्था गरिएको ।
- सरकारको वित्तीय आँकडा एवम् आयव्यय वस्तुपरक, नियमित र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुदृढ बनाउने ।
- नीति, बजेट र कार्यक्रमको अन्तरसम्बन्ध स्थापित गर्दै वस्तुगत मापदण्डका आधारमा स्रोत प्रक्षेपण प्रभावकारी बनाइने ।
- विषयगत तथा क्षेत्रगत नीतिहरूलाई वार्षिक बजेट तथा कार्यक्रममा प्रतिबिम्बित गर्ने सम्बन्धमा सार्वजनिक वित्तीय व्यवस्थापनमा शृङ्खलाबद्ध सुधार योजना लागू गरिने ।
- राजस्व परिचालन अभिवृद्धि गर्ने, कर छल्नेविरुद्ध कडाईका साथ कारवाही गर्ने, गैरकानुनी पूँजीगत प्रवाह रोक्ने, कर तिर्ने संस्कार विकास गर्ने कर प्रणाली व्यवस्थित गर्ने नीति लिइने ।
- लेखाङ्कन प्रणालीलाई विद्युतीय माध्यमबाट सञ्चालन गर्ने प्रणालीको स्थापना संस्थागत गर्दै आन्तरिक लेखापरीक्षणलाई सूचना प्रविधिमा आधारित बनाइने ।

- राजस्व, खर्च तथा वित्तीय वर्गीकरणसम्बन्धी सूचना तथा आँकडा प्रणाली विकास गर्न र लेखा प्रणालीअनुसार खातासूची तयार गरी कार्यान्वयन गर्ने कार्य महालेखा नियन्त्रक कार्यालय मार्फत निरन्तर गरिने ।
- एकल खाताकोष प्रणालीको कार्यान्वयनलाई २०७०।७१ भित्र सबै जिल्लाहरूमा विस्तार गरिने र हालसम्मको अनुभवका आधारमा परिष्कृत गरी प्रभावकारी रूपमा लागू गरिने ।
- भ्रष्टाचारसँग सम्बन्धित सूचनाको सङ्कलन, आदान प्रदान गर्न र विश्लेषण गरी त्यसको सदुपयोगको लागि आवश्यक प्रबन्ध मिलाइने ।
- सार्वजनिक सम्पत्ति र कार्यहरूको व्यवस्थापन गर्न भ्रष्टाचारविरुद्ध क्रियाशील निकायहरूको संस्थागत सुदृढीकरण विस्तार तथा क्षमतामा अभिवृद्धि गरिने ।
- भ्रष्टाचार विरुद्धको जनमत परिचालन गर्नको लागि नागरिक समाज, गैरसरकारी तथा सामुदायिक संस्थाहरूको सक्रिय सहभागितामा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने ।
- भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय महासन्धि अनुसार कानून निर्माण तथा परिमार्जन गरी कार्यान्वयनमा ल्याइने ।
- राज्यको स्रोतबाट लगानी हुने सबै ठाँउमा बजेटलाई यथार्थमा आधारित बनाउनका लागि “मन्त्रालयगत बजेट प्रस्ताव मान्यता” निर्धारण गरिनेछ र सार्वजनिक खरिद योजनालाई बजेट प्रक्रियाको अनिवार्य अङ्ग बनाइने ।
- सार्वजनिक खर्च व्यवस्थालाई पारदर्शी बनाउँदै आवश्यक क्षेत्रमा सम्बन्धित निकाय र स्थानीय निकायलाई निक्षेपण गर्दै लैजाने ।
- सार्वजनिक खर्च व्यवस्थापन सम्बन्धी कार्य सम्पादनका लागि अर्थमन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको सँगठन र व्यवस्थापन अध्ययन गरी समसामयिक सुधार तथा क्षमता विस्तार गरिने ।
- योगदानमूलक निवृत्तिभरण कोष व्यवस्था लागू गर्न कानुनी व्यवस्था मिलाइने ।
- लगानी वृद्धिका लागि नीतिगत, कानुनी र प्रक्रियागत अवरोध हटाई लगानी मैत्री वातावरण सिर्जना गरिने, विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने तथा ठूला आयोजनाहरू सरकारी निजी साझेदारी अवधारणामा सञ्चालन गर्न प्रोत्साहित गरिने ।
- बजेट निर्माण, खर्च, लेखापालन, वित्तीय प्रतिवेदन लेखापरीक्षण गर्दा वित्तीय पारदर्शिता-उत्तरदायी ऐन, नियम तर्जुमा गरी सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्व सम्बन्धी कार्ययोजना कार्यान्वयन गरिने ।
- वैदेशिक स्रोतमा आधारित आयोजनाहरूमा लक्ष्य अनुरूप खर्च र शोधभर्ना प्राप्त गर्ने अधिकारीलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइने ।
- जनसहभागितामा सञ्चालन हुने कार्यक्रमलाई बढी परिणाममुखी, पारदर्शी र जवाफदेही तुल्याउने ।
- उपभोक्ता समितिहरूलाई प्रभावकारी र उत्तरदायी बनाउन नीतिगत व्यवस्था गरिने ।

## सुधारका क्षेत्रहरू

## क. आर्थिक कूटनीति

विगतमा मुलुकहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा अवलम्बन गर्ने कूटनीतिक सम्बन्धमा राजनीतिक मुद्दाले प्राथमिकता पाएकोमा हाल आएर आर्थिक कुराहरूमा महत्व पाउन थालेको पाइन्छ। विश्वव्यापिकरण तथा आर्थिक उदारीकरणसँगै कुनै पनि मुलुक वाह्य संसारबाट अलग रहने स्थिति नरहेको र मुलुकको विकासका लागि आवश्यक पर्ने वाह्य सहयोग तथा प्रत्यक्ष वैदेशिक लगानीलाई प्रतिस्पर्धी रूपमा भित्राउन र वैदेशिक व्यापार एवम् वैदेशिक रोजगारीबाट लाभ लिन सम्बद्ध प्रशासनिक तथा कूटनीतिक संयन्त्रलाई कुशलतापूर्वक परिचालन गर्नुपर्ने स्थिति विद्यमान छ। नेपाल संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय व्यापार संगठन, बिमिष्टेक, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन, कोलम्बो प्लान आदि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ संस्थाहरूको क्रियाशील सदस्य रही आएको छ। तर यी संस्थाहरूको सदस्यताबाट नेपालले आर्थिक र अन्य लाभहरू अपेक्षित रूपमा लिन सकिरहेको छैन। विदेश स्थित कूटनीतिक नियोगहरू आर्थिक कूटनीतिको हिसाबले परिचालन गर्ने नीति सरकारले लिए तापनि ती कूटनीतिक नियोगहरू यी कार्यहरूमा सक्रिय रहन सकेको छैन।

नेपालको आर्थिक विकासका लागि आर्थिक कूटनीतिको सुदृढीकरण गर्नु अपरिहार्य देखिएको छ। यसका लागि परराष्ट्र, अर्थ, वाणिज्य, उद्योग, श्रम मन्त्रालय लगायतका निकायहरू बीच आर्थिक कूटनीतिको नीतिगत स्पष्टतासहित आवश्यक कानूनको तर्जुमा गर्नुपर्ने र समन्वय तथा नियमन गर्न एक उच्चस्तरीय संयन्त्र निर्माण गरी सक्रियता ल्याउन अपरिहार्य देखिएको छ। नेपालको हितका विषयमा आर्थिक कूटनीतिको माध्यमबाट व्यापार, लगानी, प्रविधि हस्तान्तरण, आर्थिक सहयोग, पर्यटनको प्रवर्द्धन, वैदेशिक रोजगारी प्रवर्द्धन गर्नका लागि परराष्ट्र मन्त्रालय, विदेशस्थित कूटनीतिक नियोग तथा गैरआवासीय नेपालीहरूको भूमिकालाई प्रभावकारी बनाई परिचालन गर्न ठोस योजना कार्यान्वयन गरिनु पर्दछ।

## ख. विश्वव्यापिकरणको सामना

विश्व अर्थतन्त्रमा देखिएको परिवर्तनले नेपालको अर्थतन्त्रमा समेत प्रत्यक्ष वा परोक्षरूपमा प्रभाव पर्ने हुदा नेपालको आर्थिक वृद्धिलाई विश्वको आर्थिक अवस्था तथा आर्थिक वृद्धिलाई सँगै राखी विश्लेषण गर्नु पर्ने हुन्छ। विश्वव्यापिकरण र आर्थिक उदारीकरण सँगसँगै वाह्य क्षेत्र व्यवस्थापन समष्टिगत आर्थिक नीतिको महत्वपूर्ण हिस्सा बन्दै गएको हालको स्थितिमा नेपालको आयात निर्यात व्यापार, मुद्रास्फिति, वैदेशिक विनिमय, वैदेशिक प्रत्यक्ष लगानी, वैदेशिक रोजगारी, वैदेशिक सहायता आदिको व्यवस्थापन गर्ने कार्य पनि चुनौतीपूर्ण हुँदै गएको छ। नेपालले सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरे पश्चात स्थानीय उत्पादन बढाई विश्व बजारमा प्रतिस्पर्धा गर्न निजी क्षेत्रलाई सो अनुरूप सुदृढीकरण गर्न नसक्दा वैदेशिक व्यापार घाटा बढ्दै गई नेपालले ठूलो क्षति व्यहोर्नु परेको अवस्था छ। निर्यातमा अपेक्षित रूपमा प्रवर्द्धन गर्न नसक्नु र आयातको वृद्धिदर उच्च रहनुले व्यापार घाटा बढ्दै गएको छ।

देशका युवावर्गहरू रोजगारी एवम् आर्थिक समुन्नतीको खोजीमा खाडी तथा अन्य मुलुकमा गएका हुदा विप्रेषण आयले नेपाली अर्थतन्त्र धानेको छ। विप्रेषण आयबाट तत्कालका लागि नेपाली अर्थतन्त्रलाई भुक्तानी संतुलन राख्न मद्दत पुगे तापनि यस्तो विप्रेषणको रकम प्रायशः उपभोगमा खर्च हुने र यसबाट विदेशी वस्तु तथा सेवाको आयात विस्तार हुँदै जाने भएकोले परनिर्भरताको विकास हुने गर्दछ।

विश्वव्यापीकरणबाट लाभ लिन नेपालले उपयुक्त वित्त नीतिको तर्जुमा गर्नुको अतिरिक्त आफ्नो प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नु आवश्यक छ। भारत र चीनले गरेको आर्थिक वृद्धि र उपलब्ध बजारको संभाव्यतालाई अवसरको रूपमा लिई यस क्षेत्रको विकास र विस्तारमा देखिएका व्यवधानहरू हटाउदै अगाडि बढ्नु आवश्यक देखिएको छ। यसको लागि नीजि क्षेत्रको क्षमता विकास र वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत स्पष्टता कायम गरी समन्वयात्मक ढंगले बढ्नु आवश्यक देखिएको छ। साथै विद्यमान निजामती प्रशासनिक संयन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको परिवर्तन अनुरूप वैदेशिक लगानी भित्राउने र वैदेशिक रोजगारी, औद्योगिकरण तथा आयात निर्यात व्यापार प्रवर्द्धन गर्ने सक्ने गरी प्रतिस्पर्धि क्षमताको विकास गरिनु आवश्यक देखिएको छ।

## ग लगानी मैत्री वातावरण

वर्तमान अवस्थामा आन्तरिक स्रोतको परिचालनबाट मात्र नेपालको दिगो आर्थिक विकास सम्भव नहुने भएकाले लगानी मैत्री वातावरणको सिर्जना गरी विदेशी पूँजी, प्रविधि र व्यवस्थापनको उपयोग मार्फत आर्थिक विकासको गतिलाई तीव्र बनाउनु आवश्यक हुन्छ। औद्योगिक नीति, वाणिज्य नीति र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नीति तर्जुमा गरि लागू गरिएको छ। आर्थिक वर्ष २०६८/६९ को अन्त्यसम्म वैदेशिक लगानीका लागि ७३ वटा मुलुकबाट २ हजार ३ सय ३५ उद्योगले स्वीकृति पाएका छन् भने १ लाख ६४ हजारभन्दा बढीले रोजगारी पाएका छन्। लगानी बोर्ड गठन गरी क्रियाशील भएको देखिन्छ। ठूला लगानीकर्ताहरूको कारोबार लागत र प्रक्रिया सहज र सरल बनाइएको छ। लगानीकर्ताहरूको संरक्षणका लागि विभिन्न मुलुकहरूसँग दुईपक्षीय लगानी संरक्षण एवम् प्रवर्द्धन सम्झौता र दोहोरो कर उन्मुक्ति सम्झौता गर्ने प्रक्रियाहरू अघि बढाइएका छन्। तथापी मुलुकले हालसम्म अपेक्षित वैदेशिक लगानी भित्रिन भने सकेको छैन।

नेपालमा विगत लामो समयदेखिको राजनीतिक अस्थिरता, नीतिगत अन्याय एवम् अस्पष्टताले गर्दा अपेक्षित रूपमा वैदेशिक लगानी परिचालन हुन नसकेको हो। ऊर्जा संकट हुनु, पूर्वाधार विकास अपर्याप्त हुनु, आन्तरिक बजार सानो हुनु, अर्थतन्त्र क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारसँग आबद्ध हुन नसक्नु जस्ता कारणले वैदेशिक लगानीमा समस्या उत्पन्न भएको छ। साथै कम लचिलो श्रम नीति, राजनीतिक अस्थिरता र असुरक्षा, सीमित पूँजीबजार, एकद्वार नीतिको अवलम्बन भए तापनि भ्रन्फटिलो र अपारदर्शी कार्यविधिदेखि गर्दा लगानीको लागि उचित वातावरणको विकास हुन सकेको छैन।

नेपालमा वैदेशिक लगानी भित्राउन आर्थिक वृद्धितर्फ उन्मुख भएका छिमेकी मुलुक भारत र चीनको लगानी आकर्षित गर्न अपरिहार्य छ। नेपालको जलस्रोत, पर्यटन, जैविक विविधता तथा सांस्कृतिक सम्पदाहरूको उपयोग गर्ने नीति आवश्यक छ। पूर्वाधार क्षेत्रको विकास र विस्तार गर्न, आधुनिक प्रविधि, व्यवस्थापकीय एवम् प्राविधिक सीप भित्र्याई नेपाललाई विदेशी लगानी बढाउन देहायका उपाय अवलम्बन गरिनु पर्दछ :

- ठूला परियोजनामा लगानी भित्राउन विद्यमान लगानी बोर्ड एवम् अन्य सम्बन्ध निकायहरूको सम्बन्धलाई स्पष्ट बनाइनु पर्दछ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा सार्वजनिक खरिद ऐनमा पुनरावलोकन गर्ने र बुट (BOOT) सम्बन्धी कानूनको परिमार्जन हुनुपर्दछ।

- थप विशेष आर्थिक क्षेत्र र निर्यात प्रवर्द्धन क्षेत्र स्थापना गरी सुरक्षाको विशेष प्रत्याभूतिको कानुनी व्यवस्था हुनु पर्दछ ।
- उद्योग उद्योग व्यवस्थापन र मजदुर बीच देखिने समस्याहरूको समाधान गर्न श्रमसम्बन्धी कानुनलाई लचिलो बनाउनुका साथै श्रम अदालतको सङ्ख्या विस्तार गरी श्रम विवाद छिटो टुङ्ग्याउने प्रबन्ध मिलाइनु पर्दछ ।
- द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्न बाँकी रहेका मुलुकसँग प्राथमिकताका साथ त्यस्ता सम्झौताहरू गरिनु पर्दछ ।
- विश्व व्यापार सङ्गठनमा गरिएको प्रतिबद्धता अनुरूप सेवा उद्योगमा विदेशी लगानीको रहने अंश र सीमा एवम् गैरआवासीय नेपालीले नेपालमा उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउने कानुनी व्यवस्था गरी सो बमोजिम कार्यान्वयन गर्ने व्यवस्था मिलाइनु पर्दछ ।
- वैदेशिक लगानी परिचालन गर्ने कार्यमा विदेशस्थित नियोगहरू र गैरआवासीय नेपालीलाई सक्रिय बनाइनु पर्दछ ।

## घ सम्पत्ति शुद्धीकरण अनुसन्धान र सम्पत्ति जफत्

राजस्व चुहावट नियन्त्रण र गैरकानुनी सम्पत्ति आर्जन नियन्त्रणका लागि निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालनमा अन्तर्राष्ट्रिय पहल शुरू भएको पाइन्छ । नेपालले पनि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाई सकेको छ । सम्पत्ति शुद्धीकरण निवारण र विदेशी विनिमय अपचलन नियन्त्रणका लागि छुट्टै सयन्त्रको आवश्यकता महशुस गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको गठन भई अनुसन्धानको कार्य अघि बढाइएको पाइन्छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीबारेको पञ्चवर्षीय रणनीति (२०६८-७३) तयार गरी कार्यान्वयन गरिएको छ । सम्पत्ति शुद्धीकरणका विरुद्धमा अन्तर्राष्ट्रिय रूपमा गरिएका प्रतिबद्धताहरूलाई क्रमशः कार्यान्वयन गर्ने क्रममा पारस्परिक कानुन सहायता अध्यादेश, सँगठित अपराध नियन्त्रणसम्बन्धी अध्यादेश, सुपुर्दगी अध्यादेश र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिंग) ऐन, २०६४ दोश्रो संशोधन अध्यादेश र कसूरजन्य सम्पत्ति (रोकका, नियन्त्रण र जफत) अध्यादेश जारी भई लागू भएको पाइन्छ ।

सम्पत्ति शुद्धीकरण र आर्थिक अपराधमा भएको परिवर्तित प्रवृत्ति र नवीनतम् प्रयोगहरूको पहिचान गरी सम्भावित विचलनलाई अनुसन्धानको दायरामा ल्याउने कार्यमा केही प्रयास भए पनि यस्ताई निरूत्साहित गर्न आवश्यक प्रयास भई सकेको छैन । यस सम्बन्धमा सुधार गर्न निम्न कार्यहरू गर्नु पर्दछ :

- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अन्य राजस्व कार्यालयहरू बीच राजस्व चुहावट र आर्थिक अपराधसम्बन्धी सूचना प्रवाह गर्न प्रविधियुक्त बृहत् विद्युतीय सूचना सञ्जालको स्थापना गरिनु पर्दछ ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको शाखा कार्यालय देशको प्रमुख शहरहरूमा खोल्नु पर्दछ । शाखा नरहेका स्थानमा राजस्व अनुसन्धान कार्यालयसँग सहकार्य गर्ने व्यवस्था मिलाइनु पर्दछ ।



- सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि अन्तराष्ट्रिय प्रतिबद्धता अनुरूप आवश्यक कानून निर्माण गरी कार्यान्वयन गरिनु पर्दछ। सम्पत्ति शुद्धीकरण ऐनसँग बाभिएका अन्य ऐनहरूको संशोधनको कार्य गरिनु पर्दछ।
- सम्पत्तिको अनुसन्धान एवम् जफत सम्पत्तिको मूल्याङ्कनबारे आन्तरिक कार्य निर्देशिका तयार गरी लागू गरिनु पर्दछ।
- सबै सरोकारवालाहरूमा आर्थिक अपराधप्रति “शून्य सहन” को व्यवहार विकसित गर्न सचेनात्मक कार्यक्रम सञ्चालन गरिनु पर्दछ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई साधन स्रोत सम्पन्न बनाई सक्षम जनशक्तिको प्रवर्धन गरिनु पर्दछ।

## ड खाद्य सुरक्षा

खाद्य सम्प्रभुतालाई एक आधारभूत मानव अधिकारको रूपमा स्वीकार गरेको सन्दर्भमा प्रत्येक नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्नु आवश्यक हुन्छ। खाद्य सुरक्षाका चार स्तम्भहरू अन्तर्गत खाद्यको उपलब्धता, पहुँच, उपयोग र स्थिरताका पक्षहरू पर्दछन्। नेपालको आधाभन्दा बढी जिल्लाहरूमा खाद्यको उपलब्धता न्यून अवस्थामा रहनु र भन्डै ४१ प्रतिशत जनसंख्याले दैनिक निर्धारित क्यालोरीको न्यूनतम मात्रा उपभोग गर्नबाट वञ्चित रहेको अवस्था विद्यमान हुनुले यस कुरामा सरकारी कार्यक्रमको आवश्यकतालाई दर्शाउँछ। देशका अझै पनि यथेष्ट मात्रामा सिंचाईको प्रबन्ध हुन नसक्नु र कतिपय स्थानमा खडेरी, बाढी पहिरोको प्रकोप र रासायनिक मलको नियमित आपूर्ति नहुनु तथा जलवायु परिवर्तनको नकारात्मक असर पर्नु जस्ता कारणसमेतबाट खाद्य उत्पादन घट्न गएको देखिन्छ।

सडक यातायात नपुगेका दुर्गमका ठाउँमा उच्च ढुवानी लागतका कारण पर्याप्त खाद्यान्न वितरणमा कठिनाई रहेको छ। स्वस्थकर खानपान, खाद्य पदार्थहरूको पौष्टिक तत्वहरूको स्रोत र उपयोगबारे जनसाधारणमा चेतनाको कमीले गर्दा खाद्य पोषणमा जटिलता रहेको छ। साथै खाद्य वस्तुको नियमन कार्य प्रभावकारी रहन नसक्दा खाद्य सम्प्रभुताको अधिकार उचित स्तरमा कायम हुन सकेको छैन। खाद्य तथा पोषण सुरक्षाका पक्षहरूमा सुधार गरी प्रत्येक नागरिकको खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्न निम्न सुधारहरू गरिनु पर्दछ :

- खाद्य तथा पोषण सुरक्षा नीति, खाद्य सम्प्रभुता ऐन र राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनु पर्दछ।
- शहरी क्षेत्रमा खाद्य सुरक्षा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन सबद्ध निकायको शाखा कार्यालय एवम् जनशक्ति थप गरी सेवा विस्तार गरिनु पर्दछ। अनुगमन सम्बन्धी कार्यविधि समेत तयार गरी जिल्लामा रहेका कृषि तथा खाद्य सुरक्षा समन्वय समिति र जिल्ला खाद्य सुरक्षा सञ्जालमार्फत खाद्य तथा पोषण स्थितिको अनुगमन गरिने व्यवस्था प्रभावकारी बनाइनु पर्दछ।
- दुर्गम जिल्लाको खाद्यान्न माग प्रक्षेपण एवम् तदनुरूप समयमा नै खरिद कार्य सम्पन्न गर्ने जगेडा खाद्यान्न भण्डारण गर्ने सम्बन्धी क्षमता अभिवृद्धि गरिनु पर्दछ।

- खाद्य र पोषण जोखिम क्षेत्रहरूको परिचान गरी स्थानीय स्तरमा सम्भाव्य कृषि वस्तुहरूको उत्पादन र उपयोगमा जोड दिने व्यवस्था हुनु पर्दछ।
- खाद्यवस्तुको गुणस्तरको परीक्षण, प्रमाणीकरण गर्न प्रयोगशाला सेवा विस्तार गरिनु पर्दछ।
- नियमन तथा अनुगमन व्यवस्था प्रभावकारी बनाउन स्थानीय उपभोक्ता हकहितसँग सम्बन्धित संघ संस्थाहरूसँगको सहकार्य बढाई परिचालन गरिनु पर्दछ।

## च करको दायरा र कानुनले निर्धारण गरेको कर असुली अवस्था

देशमा पूर्वाधारहरूको विकास, सामाजिक सेवाको विस्तार, पिछडिएका क्षेत्रका उत्थानको लागि ठूलो धनराशीको आवश्यकता हुने हुँदा यसको लागि आन्तरिक स्रोतको यथोचित परिचालन गर्नु जरूरी हुन्छ। आन्तरिक स्रोत परिचालनको मुख्य आधार करको दर र करको आधारमा भर पर्दछ। विगत बाह्रौँ त्रिवर्षीय योजनाको प्रगतिलाई दृष्टिगत गर्दा योजना अवधिमा राजस्वको औसत वृद्धिदर १८.२ प्रतिशतले वृद्धि भई उच्च रहेको देखिन्छ। कूल ग्राहस्थ उत्पादनको अनुपातमा कर राजस्व १३.२ प्रतिशत रहेको छ भने कूल राजस्वको योगदान १५.९ प्रतिशत रहेको छ। देशमा लगानी गर्ने आवश्यकता अनुरूप दिगो रूपमा राजस्व परिचालन गर्न तथा कर प्रशासनलाई चुस्त र दक्ष र पारदर्शी बनाउन अन्तर्निर्काय समन्वय तथा सूचनाको आदान प्रदान र सुराकी व्यवस्था, स्वैच्छिक कर सहभागिता व्यवस्था, कर प्रशासनलाई लगानीमैत्री तुल्याई करको दायरा फराकिलो बनाउन, राजस्व चुहावट नियन्त्रण, सम्पत्ति शुद्धीकरण निवारण तथा आर्थिक अपराधमा अनुसन्धान गर्नेतर्फ केही प्रयास भएको पाइन्छ। कर प्रशासनलाई सरल र सुदृढ बनाउन स्वैच्छिक कर सहभागिताको आधारमा कर असुली गर्ने व्यवस्था गरिएको छ। करदाताको विवरण विद्युतीय व्यवस्थापन प्रणालीमा रूपान्तरण गर्न कर विवरणहरू बुझाउने, स्थायी लेखा नम्बर लिने, अग्रिम कर कट्टीका विवरण बुझाउने, व्यक्तिगत स्थायी नम्बर लिने, राजस्व लेखालाई वेभमा आधारित बनाउने कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको पाइन्छ।

तथापी नेपालको विद्यमान राजस्व प्रशासन करको आधार साँगुरो हुनु, राजस्व मूल्याङ्कन “कारोवार मूल्य” को सिद्धान्त अनुरूप यथार्थ र पारदर्शी नहुनु, करको लचकता कम हुनु, करदातामा कर तिर्ने प्रवृत्ति नहुनु, कर चुहावट हुनु, करसम्बन्धी कानुन पारदर्शी नहुनु, राजस्व प्रशासन सेवामुखी तथा चुस्त नहुनु, कर नीति स्थिर र अनुमानयोग्य नहुनु, राजस्वसम्बन्धी सूचना प्रविधि-मैत्री नहुनु, कर सहभागिता जनाउनेलाई प्रभावकारी प्रोत्साहन दिन नसक्नु, कर दायित्व पालना नगर्ने माथि कानुन बमोजिम समुचित अनुसन्धान र कारवाही हुन नसक्नु, जस्ता समस्याहरूबाट मुक्त भई सकेको छैन। विद्यमान समस्याहरू समाधानका लागि देहायका सुधारहरू हुनु पर्दछ।

- कर नीति तथा कर कानुनमा विद्यमान अन्तर्राष्ट्रिय मापदण्डबमोजिम कर कानुन तथा कार्यप्रक्रियाहरू, आर्थिक कारोवारमा आएको परिवर्तन तथा लेखा प्रणालीमा आएको विकास अनुरूप हुने गरी समयानुकूल सुधार एवम् परिमार्जन गरिनु पर्दछ।
- राजस्व सम्बन्धी अनुसन्धान तथा करदाताको आय विवरणसम्बन्धी लेखापरीक्षणबाट कायम भएका बेरूजु सम्बन्धमा पुनः कर परीक्षण गर्न सक्ने समय सीमा हाल ४ वर्षसम्म मात्र भई लेखा परीक्षणमा समस्या देखिएकोले कर कानुनमा सुधार गरी समय सीमा बढाइनु पर्दछ।

- स्थायी लेखा नम्बर नलिई विभिन्न सेवा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी तथा पेशा व्यवसाय सञ्चालन गरिरहेका पेशाकर्मीहरूलाई अनिवार्यरूपमा करको दायरा भित्र ल्याउने कानुनी व्यवस्था गरिनु पर्दछ ।
- नेपालको कर प्रणालीको व्यवस्था र कर तिर्नुपर्ने दायित्व बारेमा सचेतना फैलाउन विद्यालयको पाठ्यक्रममा विषय समावेश गर्ने र सर्वसाधारणमा सूचना प्रवाह गर्ने बारेमा जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनु पर्दछ ।
- अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम राजस्व प्रशासन तथा करसम्बन्धी सूचना, सञ्चार तथा प्रविधि सञ्जालको विकास तथा विस्तार गरि पूर्णतया विद्युतीय शासन प्रणालीको कार्यान्वयन गरिनु पर्दछ । राजस्व आर्जन गर्ने निकायहरू बीच व्यवसायीको आर्थिक कारोवार सम्बन्धी सूचनाको आदान प्रदान गर्न सक्ने प्रविधिको विकास गरिनु पर्दछ ।
- प्रशासनिक लागत र संभावित करदाताहरूमा सेवाको पहुँचको आधारमा शहरी तथा शहरउन्मुख क्षेत्रमा राजस्व कार्यालयहरूको सेवा थप विस्तार गरिनु पर्दछ ।
- राजस्व प्रशासनसम्बन्धी पेशालाई विशिष्टीकरण गरी कार्यरत कर्मचारीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्न आवश्यक नीति, योजना तथा रणनीति तर्जुमा गरिनु पर्दछ ।
- नेपालको राजस्व प्रणालीलाई समसामयिक सुधार गर्न विज्ञसहितको एक उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग गठन गरिनु पर्दछ । राजस्वका नयाँ क्षेत्रहरूको पहिचान, विभिन्न क्षेत्रहरूको विद्यमान करका दरहरूको पुनरावलोकन र राजस्व सङ्कलन प्रक्रियालाई सरल र व्यवस्थित बनाउने कार्य उक्त समितिलाई दिइनु पर्दछ ।
- नियमित प्रकृया बाहेक विशेष आयोग, समिति गठन गरी राजस्वसम्बन्धी मुद्दामामिला फछ्यौट गर्ने गराउने कार्यमा नियन्त्रण हुनु पर्दछ ।
- विद्यमान राजस्व प्रशासन तालिम केन्द्रलाई राजस्व सम्बन्धी कर्मचारी तालिम दिने स्रोत केन्द्र “सेन्टर अफ एक्सलेन्स” को रूपमा रूपान्तरण गर्ने कार्य हुनु पर्दछ ।
- नेपाललाई प्रत्यक्ष फाइदा पुग्ने तथा लगानी प्रोत्साहन हुने मुलुकहरूसँग दोहोरो करमुक्ति सम्झौता गर्ने कार्य गरिनु पर्दछ ।
- तस्करी, चोरी पैठारी र राजस्व चुहावट नियन्त्रण गर्ने गरी भन्सार प्रशासनलाई राजस्व जोखिम, सामाजिक सुरक्षा र व्यापार सहजीकरण गर्ने सशक्त निकायका रूपमा विकास गर्न भन्सार कार्यालयहरूको सङ्गठनात्मक संरचनामा समयानुकूल परिवर्तन गरी विद्युतीय जांचपास तथा लेखाकन प्रणाली लागू गरिनु पर्दछ ।
- राजस्व चुहावट नियन्त्रण, विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरण अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन वैज्ञानिक सूचना प्रणालीमा आधारित अनुसन्धान प्रक्रिया अधि बढाइनु पर्दछ ।

## छ आर्थिक कारोवारमा पारदर्शिता र उत्तरदायित्व

मुलुकी प्रशासन संञ्चालन गर्ने कुरामा होस या विकासका कार्यक्रम सञ्चालन गर्ने कुरामा होस आर्थिक कारोवारको प्रकृति तथा स्वरूपले ठुलो महत्व राख्दछ। सरकारी कर प्रशासन तथा राजस्व असुली व्यवस्था, बजेट खर्च व्यवस्था तथा कार्यक्रम सञ्चालनमा भएको स्वच्छता, अनुशासन, पारदर्शीता र उत्तरदायित्वबाट नै सरकारको कार्यकुशलता एवम् वित्तीय सुशासनको स्तर मापन गर्ने आधार प्राप्त हुन सक्दछ। स्वस्थ सार्वजनिक वित्तीय व्यवहार एवम् व्यवस्थापनको लागि सुदृढ कोष प्रणाली, सवल आन्तरिक नियन्त्रण व्यवस्था र भरपर्दो वित्तीय अनुगमन तथा वित्तीय प्रतिवेदन व्यवस्था आवश्यक पर्दछ। नेपालमा सार्वजनिक खर्च प्रणालीलाई सुदृढ बनाउन विश्व बैकको सहयोगमा सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको आधारमा सार्वजनिक कोषको उपयोग तथा व्यवस्थापनमा पारदर्शीता र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिई मूल्याङ्कन गरिएको अपेक्षित नतिजा देखिएको छैन।

राजस्व असुली गर्ने देखि कार्यक्रम/आयोजनाहरूको पहिचान, कार्यान्वयन र प्रभावकारितामा देखिने गरेका ढिलाई आयोजना तर्जुमादेखि कार्यान्वयन र व्यवस्थापनसम्म शासकीय कमजोरीहरू रहेका छन्। परियोजना लागत, परियोजना सम्पन्न भइसक्नु पर्ने समय र आयोजनाबाट प्राप्त हुनु पर्ने लाभ लक्ष्यअनुसार प्राप्त नहुनुका प्रमुख कारणहरूमा आयोजनाको सम्झौता, ठेक्का पट्टा, गुणस्तर नियन्त्रण तथा त्यसको समग्र प्रभावबारे शीघ्र निर्णय समयमा हुन नसक्नु जस्ता आन्तरिक नियन्त्रणसम्बन्धी समस्याहरू रहेका छन्। सरकारको आर्थिक कारोवारमा राजस्व असुली कानुनसम्मत नहुनु, लेखा अध्यावधिक राखि समयमा पेश नहुनु, स्वीकृत बजेट कम मात्रामा खर्च हुनु, खर्च गर्दा ऐन नियमको पालना नहुनु, आवश्यक प्रतिस्पर्धा बेगर खरिद कार्य गर्नु, असम्बन्धित खर्च बढनु, बेरुजुको आयतनमा वृद्धि हुनु र खर्च रकमको प्रभावकारिता न्यून रहनु जस्ता व्यहोराहरू देखिने गरेकोले उचित स्तरमा जवाफदेहिता र पारदर्शीता कायम गर्न नसकेको कुरालाई पुष्टी गर्दछ। सार्वजनिक आर्थिक कारोवारमा पारदर्शीता र उत्तरदायित्व अभिवृद्धि गर्न निम्न सुधार गरिनु पर्दछ :

- आर्थिक कारोवारका लागि जिम्मेवार हुने कर्मचारीको जवाफदेहिताको व्यवस्था कानुनद्वारा स्पष्ट तोकिएको सोही अनुसार कार्यविवरणको व्यवस्था गरिनु पर्दछ।
- बजेट सञ्चालनको अख्तियारी प्रदानगर्दा पदाधिकारीहरूको जवाफदेहिता सम्बन्धी स्पष्ट व्यवस्था गरी सोको आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्ने व्यवस्था गरिनु पर्दछ।
- लेखापरीक्षणबाट देखिएका व्यहोराको फछ्यौट गर्ने गराउने दायित्व कारोवार सञ्चालन गर्नेमा रहने व्यवस्था गरिनु पर्दछ।
- आर्थिक कारोवारको सञ्चालनमा देखिने अनियमितता प्रति प्रत्येक पदाधिकारीको जिम्मेवारी एवम् दण्ड जरिवानाको हद ऐन नियमद्वारा तोकिएको कार्यान्वयन गरिनु पर्दछ।
- हरेक सरकारी निकायको आर्थिक कारोवारलाई वेभसाइटमा राखी सार्वजनिक गर्ने अनिवार्य व्यवस्था गरिनु पर्दछ।

- विकासका कार्यक्रमरआयोजना सञ्चालन गर्ने कार्यालय प्रमुखहरूसँग काम कर्तव्य र जिम्मेवारीसहित कार्य सम्पादन सम्भौता गर्ने व्यवस्था गरिनु पर्दछ ।
- विकास आयोजनामा खटाइने कर्मचारीको सरूवा व्यवस्था समयसीमा तोक्री सुनिश्चित गरिनु पर्दछ ।
- कारोवारको वित्तीय प्रतिवेदनसम्बन्धी सूचना विद्युतीय सूचना प्रणालीमा राख्ने व्यवस्था मिलाई सोको प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाईनु पर्दछ ।

## ज विद्यमान व्यापार घाटा र त्यसले पारेको प्रभाव

विश्वव्यापीकरण र आर्थिक उदारीकरण सँगसँगै नेपालले उत्पादन वृद्धि तथा वाह्य व्यापार व्यवस्थापनमा समुचित ध्यान पुग्न नसेकेकोले निर्यात व्यापारको ढाँजोमा आयात उच्च रहनु र भुक्तानी सन्तुलनको मुख्य आधार विप्रेषण आय हुनु चुनौतीपूर्ण हुँदै गएको छ । नेपालको वैदेशिक व्यापार लामो समयदेखि घाटामा रहँदै आएको छ । वैदेशिक व्यापारमा निर्यातको अंश १२ प्रतिशत र आयातको अंश ८८ प्रतिशत रहेको छ । आयात व्यापारको कूल गार्हस्थ उत्पादन सँगको अनुपात आर्थिक वर्ष २०६८/६९ मा २९ प्रतिशत रहेको छ । नेपालको कूल व्यापारको दुई तिहाई जति व्यापार भारतसँग रहेकोले व्यापार विविधिकरणको उपायहरू समेतको खोजी गर्नुपर्ने अवस्था छ ।

आयात निर्यात व्यापार प्रवर्धनका लागि वाणिज्य नीति, २०६५ र नेपाल व्यापार एकीकृत रणनीति, तर्जुमा गरी पहिचान गरेका वस्तुहरूको उत्पादन वृद्धि, मूल्य अभिवृद्धिका साथै निर्यात प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । पश्मिना, चिया तथा कफी लगायत नेपाली वस्तुहरूको सामुहिक ट्रेडमार्क दर्ता शुरूवात, निर्यातयोग्य वस्तुहरूको गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि हाल रहेका प्रयोगशालाहरूको गुणस्तर सुधारका साथै निर्यातलाई प्रवर्धन गर्न नगद प्रोत्साहनको व्यवस्थालाई सरलीकरण र थप प्रभावकारी बनाइएको छ । तथापी निकासीजन्य उद्योगहरूलाई मुलुकको कृषि, वन, पर्यटन जस्ता उत्पादनमूलक क्षेत्रहरूसँग एकीकृत हुन नसक्नु, अधिकांश निर्यातयोग्य वस्तुहरू आयातित कच्चा पदार्थमा आधारित हुनु, निकासीको लागि पर्याप्त भौतिक पूर्वाधारको विकास हुन नसक्नु एवम् निर्माण भएका पूर्वाधारहरू पनि पूर्ण उपयोगमा आउन नसक्नु, प्रमुख निकासीजन्य उत्पादनको निश्चित गुणस्तर मापदण्ड कायम हुनु नसक्नु, अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उत्पादित वस्तुको प्रमाणीकरण गर्न नसक्नु आदि निकासी सम्बन्धी समस्याले गर्दा निर्यात व्यापार अपेक्षित सुधार हुन सकेको छैन । व्यापार घाटा न्यूनीकरणका लागि निम्न सुधारहरू गरिनु पर्दछ :

- नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र अन्तर मन्त्रालय समन्वयका लागि गठित राष्ट्रिय व्यापार तथा यातायात सहजीकरण समितिलाई प्रभावकारी बनाइनु पर्दछ ।
- नेपाली अर्थतन्त्रको वाह्य क्षेत्र दिगो हुनलाई वस्तु व्यापारको घाटा न्यूनीकरण गर्नु अपरिहार्य हुन्छ । तसर्थ नेपालले विश्व बजारमा तुलनात्मक लाभ लिन सक्ने कृषिजन्य, जडीबुटीजन्य र हस्तकलाका वस्तुहरूको संरक्षण, उत्पादन तथा निर्यात प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

- देशगत र वस्तुगतरूपमा व्यापार विविधीकरण गर्ने कार्य अघि बढाउन नेपालका विदेशस्थित कूटनीतिक नियोगलाई समेत थप क्रियाशील बनाई तुलनात्मक लाभका क्षेत्रबारे अध्ययन अनुसन्धान गरिनु पर्दछ ।
- अन्तर्राष्ट्रिय बजारमा स्थापित नेपाली वस्तु तथा सेवाको गुणस्तर मापदण्ड कायम गरी प्रमाणिकरण गर्ने व्यवस्था गरिनु पर्दछ ।
- सेवा व्यापारको प्रवर्द्धन गरी निर्यात क्षमता अभिवृद्धिबाट अधिकतम लाभ हासिल गर्न अन्तरमन्त्रालय समन्वय समितिलाई सुदृढीकरण गरिनु पर्दछ ।
- व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलाई व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, निकासी प्रवर्द्धन, वस्तु विकास र जनशक्ति विकाससम्बन्धी कार्य गर्ने गरी स्वायत्त संस्थाको रूपमा व्यापार प्रवर्द्धन तथा अनुसन्धान प्रतिष्ठानको रूपमा विकास गरिनु पर्दछ ।
- औद्योगिक एवम् वैदेशिक व्यापार प्रवर्द्धन गर्न नेपालको सीमाक्षेत्रमा भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास र विशेष आर्थिक औद्योगिक क्षेत्र एवम् प्रदर्शनीस्थल निर्माण गरिनु पर्दछ ।
- व्यापारको प्रवर्द्धनसम्बन्धी कानूनमा समसामयिक सुधार गरिनुको साथै स्वदेशी वस्तुलाई आवश्यक संरक्षण एवम् सुविधा तथा सहूलियत प्रदान गरिनु पर्दछ ।

## भ्र आर्थिक विकासमा गैरसरकारी क्षेत्रको भूमिका

मुलुकको आर्थिक विकासमा सरकारको प्रमुख भूमिका रहे तापनि निजी क्षेत्र तथा गैर सरकारी क्षेत्रहरूसँग सहकार्य पनि उतिकै आवश्यक हुन्छ । राज्यका पहुँच न्यून रहेका क्षेत्रमा स्थानीयस्तरका विकास र निर्माण अघि बढाउन र ती कार्यहरूमा जनचेतना जगाउन तथा जनसहभागिता परिचालनद्वारा विकास कार्यक्रमलाई गति दिन गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । सरकारी र गैरसरकारी क्षेत्र बीचको सहकार्यले समावेशी एवम् समतामूलक सामाजिक र आर्थिक विकासको क्षेत्रमा योगदान हुन सक्दछ । संविधानले समेत गैरसरकारी क्षेत्रलाई विकासको साभेदारको रूपमा सहभागी गराउने कुरा उल्लेख गरेको छ । गैरसरकारी क्षेत्रले विकासका सबै पक्षहरूमा जनसहभागिता, पारदर्शीता र जवाफदेहिता अभिवृद्धि गर्न सहयोग पुऱ्याउन सक्छन् । नेपालमा समाज कल्याण ऐन, २०४९ बमोजिम गैरसरकारी संस्थाहरूले समाजकल्याण परिषद्बाट अनुमति लिनुपर्ने व्यवस्था भए तापनि परिषदसँग आवद्ध भएका करिब ३५ हजारभन्दा बढी र स्थानीय प्रशासनमा दर्ता भई परिषदसँग आवद्ध नभएका हजारौंको सङ्ख्यामा र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संख्या २५० का हाराहारीमा रहेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा तथ्याङ्कीय प्रणाली व्यवस्थित हुन नसकेको कारण नियमन तथा अनुगमन कार्य प्रभावकारी हुन नसक्नुका साथै विकास निर्माण कार्यमा सरकारसँग यथोचित साभेदारी हुन सकेको छैन । गैर सरकारी संस्थाहरूको बजेट तथा क्रियाकलापलाई पूर्ण पारदर्शी बनाउन सकेको छैन । त्यसै गरी यस्ता संस्थाहरूलाई समुदायप्रति उत्तरदायी बनाउन सकिएको छैन । गैरसरकारी संस्थाहरूलाई बढी जिम्मेवार, पारदर्शी र जवाफदेहि बनाई मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्न निम्न सुधारहरू गरिनु पर्दछ :

- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई विकासको साभेदार एवम् संवाहकको रूपमा स्थापित गरी उनीहरूको योगदानलाई लक्षित वर्ग तथा क्षेत्रसम्म पुऱ्याउन एकद्वार प्रणालीमार्फत सञ्चालन गराउने र आचारसंहिता निर्माण गरी गैरसरकारी संस्थाका क्रियाकलापहरू मर्यादित रूपमा परिचालन गराउने कार्य हुनु पर्दछ ।
- गैरसरकारी संस्थाहरूको बढदो सङ्ख्या र क्रियाकलापहरूको विस्तारलाई दृष्टिगत गरी तिनीहरूको सञ्चालन र व्यवस्थापनमा एकद्वार प्रणाली मार्फत प्रभावकारी नियमनको लागि समयसापेक्ष कानुनी व्यवस्था गरी नेपाल सरकारका मन्त्रालय, निकाय र समाज कल्याण परिषद्को प्रशासनिक तथा संरचनागत सुधार गर्नु आवश्यक भएको छ ।
- गैरसरकारी क्षेत्रको लगानीलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र र वर्गमा प्रवाहित गर्न, आर्थिक स्रोतलाई पारदर्शी बनाई राष्ट्रिय लेखाप्रणालीमा आबद्ध गराउन, आधारभूत विकास कम भएका जिल्ला तथा स्थानहरूमा केन्द्रित गर्न क्षेत्रगत लगानीको स्पष्टता गरी मार्गदर्शन तयार गरिनु पर्दछ ।
- गैर सरकारी संस्थाहरूको लगानीलाई लक्षित समूह, सीमान्तकृत समुदाय, पिछडिएको क्षेत्र, ग्रामीण विपन्न क्षेत्र तथा समुदायको सशक्तिकरण, जीविका प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा निर्दिष्ट गर्न निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने व्यवस्था गरिनु पर्दछ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, गैर सरकारी संस्था र स्थानीय निकायले स्थानीय तहमा कार्यक्रम छनौट एवम् कार्यान्वयन गर्दा समन्वय गर्ने कार्य प्रणाली लागू गरिनु पर्दछ ।
- गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूका कार्यको नियमन तथा अनुगमनका लागि राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, र समाज कल्याण परिषद्सहितको संयन्त्र निर्माण गरी कार्यक्रम तथा प्रतिफलको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन योजना तयार गरिनु पर्दछ । यस्का लागि गैरसरकारी संस्थाहरूसम्बन्धी विद्युतीय सूचना केन्द्र स्थापना गरी क्रियाकलाप पारदर्शी बनाउने कार्य गरिनु पर्दछ ।
- गैर सरकारी संस्थाका क्रियाकलापहरूमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित प्रवर्द्धन गर्न स्थानीय सरोकार तथा स्थानीय निकायको समन्वय र सहभागिता गराई जन लेखापरीक्षण तथा खर्चको सार्वजनिक सुनुवाई गर्ने प्रणालीको व्यवस्था लागू गरिनु पर्दछ ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्चको मापदण्ड निर्देशिका बनाई लागू गरिनु पर्दछ । कार्यक्रम र प्रशासनिक बजेट खर्चको नियन्त्रण व्यवस्था गरिनु पर्दछ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपालमा कार्यक्रम सञ्चालन गर्दा सरकारको स्वीकृतिमा निर्दिष्ट गरिएको वाणिज्य बैंकमा खाता सञ्चालन गर्नुपर्ने नियन्त्रणात्मक व्यवस्था गरी लागू गरिनु पर्दछ ।
- अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका कार्यक्रमकालागि जनशक्ति, प्रवेशाज्ञा, भन्सार, कर जस्ता व्यवस्थाका सम्बन्धमा कार्यक्रम सम्भौतामा समावेश गरी तदनुरूप सेवामा सरलीकरण गराइनेछ । नेपालमा कार्यालय नभएका अन्तर्राष्ट्रिय गैरसरकारी

संस्थाबाट सोभै परिचालन हुने स्रोतका कार्यक्रमसमेत सहजीकरणको लागि एक सिफारिस समितिको व्यवस्था गरिनु पर्दछ ।

## उपसंहार

अति अविकसित एवम् अल्पविकसित मुलुकहरूमा आर्थिक सुशासनका अवयवहरूको उपस्थितिको अभाव नै प्रमुख रूपमा रहेको पाइन्छ । विशेषगरी नेपाल जस्तो एक अल्प विकसित मुलुकमा एकातिर सुशासनका सम्पूर्ण पक्षहरूलाई समेट्ने आधारशिलाको रूपमा रहेको प्रचलित कानून र नियमहरूकै विरोधाभाष रहेको र यी नियम कानूनहरू सुशासनलाई पूर्ण रूपमा स्थापित गराउन पर्याप्त रहेका देखिँदैनन् भने अर्कोतिर सुशासनलाई पूर्ण प्रत्याभूत गर्ने राजनीतिक प्रतिबद्धताको अभाव, यसलाई कार्यान्वयनमा ल्याउने संयन्त्रको प्रभावकारिताको अभाव र मुलुकमा विद्यमान भ्रष्टाचार र त्यसको सामाजिक मान्यता, राजनीतिक अन्यौलता, आर्थिक कारोबारमा पारदर्शिताको अभाव जस्ता पक्षहरू सुशासनको स्थापना र आर्थिक विकासको लागि प्रमुख चुनौतीको रूपमा रहेका छन् । आर्थिक सुशासनको अभावमा आर्थिक विकासको कार्य चुनौतीपूर्ण बन्ने र अवसरहरूको सदुपयोग गर्न नसकिने तीतो यथार्थ हाम्रो सामु ज्वलन्त रूपमा रहेको छ । आर्थिक सुशासनको अभावमा आर्थिक विकासका लागि आवश्यक पर्ने श्रोत साधनको परिचालनमा समस्या पर्ने, सीमित श्रोत र साधनबाट विकास निर्माणका कार्य सम्पन्न गर्ने कार्यमा साधन श्रोतको दुरुपयोग एवम् आर्थिक हिनामिनाका माध्यमबाट भ्रष्टाचार अझ मौलाउँदै जान सक्दछ ।

आर्थिक सुशासन कायम गरी आर्थिक विकासको कार्यलाई अघि बढाउन सक्ने हो भने मुलुकमा उपलब्ध सीमित आर्थिक, भौतिक, प्राकृतिक श्रोत साधन र अवसरहरूलाई उपयोग गरी जनताको जीवनस्तर उकास्ने गरी आर्थिक विकासको लक्ष्य सहजै प्राप्त गर्न सकिने हुन्छ ।

राज्यको आर्थिक प्रणालीको मार्गदर्शक संविधानलाई नै बनाउनु पर्ने, मूलभूत आर्थिक अधिकारलाई मौलिक हकको रूपमा संविधानबाटै सम्बोधन गरिनु पर्ने, प्राकृतिक साधन र श्रोतमा जनताको पहुँचलाई संविधानबाट सुनिश्चित गरिनु पर्ने, राज्यको सरकारी पक्ष एवम् गैर सरकारी पक्षहरूको भूमिकाबाट नागरिकको आर्थिक अधिकारको सुरक्षा, सुशासनको माध्यमबाट आर्थिक विकासका चुनौतीहरूको न्यूनीकरण एवम् अवसरहरूको सदुपयोग गर्दै जानु पर्ने देखिन्छ ।



परिच्छेद - १४

## स्थानीय स्वायत्त शासन सम्बन्धी

### पृष्ठभूमि

मुलुकको समग्र शासन व्यवस्थामा स्थानीय स्वायत्त शासनको महत्वपूर्ण भूमिका रहन्छ। किनभने यस्तो शासन व्यवस्थाले आमनागरिकलाई सरकारको अर्थपूर्ण उपस्थितिको अनुभूति गराउँछ। यसले मानिसलाई सार्वभौम नागरिक भएको भावको आभास गराउँछ। राष्ट्रियताको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गराउँछ। स्थानीय जनसमुदायको हित र कल्याण गर्दछ। नागरिकको मौलिक र मानवीय हक अधिकारको उपयोग गर्नमा सहयोग पुरयाउँछ। यिनै उद्देश्य हासिल गर्नका लागि स्वायत्त शासन अवधारणाको अभ्यास गर्ने गरिन्छ। अन्य मुलुकमा जस्तै नेपालमा पनि यस अवधारणालाई विगतदेखि नै अभ्यास गर्दै लगिएको छ। स्थानीय स्रोत साधनको पहिचान एवम् परिचालन प्रभावकारी हुने, स्थानीय आवश्यकता, आकाक्षा, समस्या, चुनौती आदिको शीघ्र समाधान हुने, व्यावहारिक नीति निर्माण हुने, स्थानीय जनतासँग निकटतम सम्बन्ध रहने, सरल र सहज रूपमा सेवा प्रवाह हुने, स्थानीय स्तरबाट संचालित विकास कार्यक्रमहरूमा यथेष्ट मात्रामा जनसहभागिता परिचालन हुने, प्रजातान्त्रिक हकअधिकारको उपभोग गर्न सुगम हुने र अन्ततोगत्वा सम्पूर्णरूपमा स्थानीय स्तरको विकास हुन गई सिँगो राष्ट्र समृद्धशाली हुने मान्यतामा स्थानीय स्वायत्त शासन व्यवस्थाको अभ्यास गरिएको पाइन्छ।

स्थानीय विकास, स्थानीय चुनाव, नीति निर्माण, राजनीतिक दवाव, प्रचारप्रसार तथा सार्वजनिक छलफल जस्ता स्थानीय सरकारमा अर्न्तनिहित कृयाकलापबाट आमनागरिक र सरकार बीचको दूरी कम हुन जान्छ। यसले स्थानीय स्तरमा दिगो विकास गर्नमा मद्दत पुऱ्याउँछ। नेपालको सन्दर्भमा सामाजिक, आर्थिक एवम् भौगोलिक विविधताका कारण यी कुराहरूले अझ बढी महत्व राख्ने

गर्दछन् । स्थानीय शासनको कुनै न कुनै स्वरूप लोकतान्त्रिक, अधिनायकवादी, अनुदारवादी र तानाशाहीजस्ता कुनै पनि शासन व्यवस्थाअन्तर्गत संचालनमा रहेको हुन सक्छ । तर यथार्थमा स्थानीय शासन पद्धति लोकतान्त्रिक शासन व्यवस्थामा आधारित हुनुपर्दछ । स्थानीय स्वशासनको नामबाट पनि चिनिने स्थानीय स्वायत्त शासन व्यवस्था स्थानीय विकासलाई मूर्तरूप दिने व्यावहारिक संयन्त्र हो । यो यस्तो एउटा उच्च महत्व राख्ने शासन व्यवस्था हो, जसले विकेन्द्रीकरणको माध्यमबाट शासन प्रक्रियामा अधिकाधिक मात्रामा सार्वभौम जनतालाई समावेश गराई प्रजातान्त्रिक हकअधिकारको प्रत्याभूति गर्दछ ।

स्थानीय आवश्यकता, चाहना, समस्याआदिको पहिचान गर्ने, सोको पूर्तिका लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन गर्ने, विद्यमान शासन व्यवस्थामा समसामयिक सुधार गर्ने र विकासको प्रतिफल उपभोग गर्न पाउने स्वतन्त्रतासहितको शासन पद्धति स्थानीय स्वायत्त शासन हो । स्थानीय स्वायत्त शासन एउटा यस्तो लोकतान्त्रिक शासन व्यवस्था हो, जसले स्थानीय समुदायहरूलाई आफ्नो बारेमा सोच्ने, निर्णय गर्ने र गरेको निर्णयउपर पुनरावलोकन गर्ने एवम् निर्णय कार्यान्वयन गर्ने तथा यसबाट प्राप्त प्रतिफल उपभोग गर्ने स्वतन्त्रता प्रदान गरेको हुन्छ । यस्तो शासन पद्धतिमा स्थानीय तहका सबै नागरिकको नेतृत्व र सहभागिता रहने भएकोले स्थानीय तहको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका सम्पूर्ण पक्षहरूको द्रुततर गतिमा विकास हुने परिकल्पना गरिएको हुन्छ । त्यस्तै विकास प्रक्रियामा नागरिकको अपनत्व र स्वामित्व गाँसिने भएकोले विकास प्रक्रियाले स्वाभाविक रूपमा दीगोपन पाउने गर्दछन् । यस पद्धतिमा राज्यको शासकीय स्वरूपमा व्यवस्था गरिएका यावत् अधिकारहरूलाई व्यवहारमा लागू गर्ने गरिन्छ ।

विश्वका १६० भन्दा बढी देशले एकात्मक र २८ देशले सङ्घीय शासन व्यवस्था अपनाएका छन् । यी दुवै शासन व्यवस्था अवलम्बन गर्ने देशहरूले आ-आफ्नै खालका स्थानीय सरकारको अभ्यास गर्दै आएका छन् । संयुक्त राज्य अमेरिका, क्यानाडा, जर्मनी, अष्ट्रेलिया लगायतका देशहरूमा स्थानीय सरकारलाई प्रदेश मातहत राखिएको छ । त्यसरी नै भारत, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, दक्षिण अफ्रिका, स्वीट्जरल्याण्ड आदि संघीय संरचना अवलम्बन गरेका देशहरूमा संविधानमा नै स्थानीय स्वायत्त शासन र सरकारको स्पष्ट व्यवस्था गरिएको छ । संविधानतः व्यवस्था भएको स्थानीय सरकार अनावश्यक हस्तक्षेपबाट मुक्त रहन्छ । नेपालका स्थानीय सरकारको पनि उपल्ला सरकारबाट हस्तक्षेप नहुने गरी संविधानमै व्यवस्था गरिनु आवश्यक छ ।

नेपालले विगतदेखि नै स्थानीय स्वायत्त शासनको अभ्यास गर्दै आएको छ । यस क्रममा हरेक राजनीतिक परिवर्तनपिच्छे बन्ने गरेका नयाँ संविधानले स्थानीय शासकीय स्वरूपको सम्बन्धमा केही हदसम्म सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । नेपालमा वर्तमान संविधानसहित ६ वटा संविधानको अभ्यास भईसकेको छ । यी मध्ये केही संविधानले स्थानीय शासन र सरकारको बारेमा सामान्य व्यवस्था गरेको पाइन्छ । तर त्यस्ता व्यवस्थाले स्थानीय स्वायत्त शासन अवधारणाको मर्म र भावना अनुसार राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक लगायतका सबै अधिकारहरूलाई समेट्न भने सकेको देखिदैन । तर पनि स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले स्थानीय स्वायत्त शासन सम्बन्धमा तुलनात्मक रूपमा बढी अधिकारको व्यवस्था गरेको सन्दर्भमा यसलाई स्थानीय स्वायत्त शासनलाई स्थापित गर्ने दिशामा भएको महत्वपूर्ण प्रयास मान्न सकिन्छ । यद्यपि यस ऐनका पनि सबै प्रावधानहरू पूर्णरूपमा प्रयोगमा आउन नसक्नुका साथै विभिन्न सैद्धान्तिक र व्यावहारिक कमीकमजोरीबाट यो ऐन पनि मुक्त हुन सकेको भने देखिदैन । तापनि अन्तरिम संविधान, २०६३ मा स्वायत्त शासनको सम्बन्धमा भएको संवैधानिक व्यवस्थालाई दृष्टिगत गर्दा भने भविष्यमा निर्माण

हुने नेपालको संघीय लोकतान्त्रिक संविधानले सम्पूर्ण अधिकारसहितको स्थानीय स्वायत्त शासनसम्बन्धी व्यवस्थालाई आत्मसात गर्नु आवश्यक छ ।

## स्थानीय स्वायत्त शासनको अवधारणा र नेपालमा यसको कानुनी व्यवस्था

स्थानीय स्वायत्त शासन मुलुकको समग्र शासन व्यवस्थामा व्यापक क्षेत्र समेट्ने अवधारणा हो । यसको संचालक स्थानीय सरकार हो । यस्तो सरकारले स्थानीय तहमा स्थापित सरकारी, गैर सरकारी संघ संस्था, नागरिक समाज, निजी क्षेत्र आदिबाट हुने कृयाकलापहरूलाई समेट्ने कार्य गर्दछ । स्थानीय तहमा हुने यावत् कार्यहरू यसैको समन्वय, सहयोग, सहजीकरण, सहकार्य, साभेदारीमा सम्पादन हुने गर्दछ । सार्वजनिक सेवा प्रवाह, नागरिकको स्वतन्त्रता र अधिकारको संरक्षण, लोकतन्त्रको संस्थागत विकास, शासन प्रक्रियामा जनसहभागिताको प्रवर्द्धन, नागरिकहरूसँग अन्तर्क्रिया, बजारमा आधारित आर्थिक क्रियाकलापको विकास, वातावरणीय विकास, दिगो स्थानीय विकास आदि यसका कार्यक्षेत्र हुन । यसले यी यावत् कार्यहरू गरी विकासका लाभहरूमा जनताको सहज पहुँच स्थापित गरी उनीहरूको जीवनस्तर सुधारमा आफ्नो ध्यान केन्द्रीत गर्ने गर्दछ ।

स्थानीय शासन संवेदनशील, जिम्मेवार र जनउत्तरदायी हुन्छ, भन्ने मान्यता स्थापित भएको छ । यस्तो सरकार जनकेन्द्रित हुन्छ । यसले जनचाहना बमोजिमका सेवा प्रवाह गर्दछ । यसले सम्पादन गर्ने कार्य कम लागतमा बढी लाभ दिने खालको हुन्छ । शासन प्रक्रियामा उत्कृष्टता हासिल गर्न असल कार्यसम्पादन गर्नुपर्नेमा यसले जोड दिने गर्दछ । समग्रमा राज्यद्वारा प्रयोग गरिने राजनीतिक, आर्थिक, प्रशासनिक तथा न्यायिक अधिकारहरू स्थानीयतहमा प्रयोग गरिने पद्धति नै स्थानीय स्वायत्त शासन पद्धति हो ।

स्थानीय स्वायत्त शासन व्यापक अर्थ दिने अवधारणा हो । यसलाई व्यवहारमा रूपान्तरण गर्ने कार्य स्थानीय सरकारले गर्ने गर्दछ । सामान्यतया: यो संविधान बमोजिम गठन हुने सरकार हो । यसलाई व्यवस्थापिकीय, कार्यकारिणी तथा न्यायिक अधिकार प्राप्त हुने गर्दछ । जनता नै शक्तिको स्रोत र शासनको केन्द्रविन्दु हुन् । यो नै स्थानीय स्वायत्त शासनको मान्यता हो । यसै मान्यता अनुसार आवधिक निर्वाचनमार्फत स्थानीय सरकारको गठन हुने गर्दछ । यस्तो सरकार स्वाभाविक रूपमा जनताप्रति संवेदनशील, जिम्मेवार र उत्तरदायी हुने गर्दछ । स्थानीय स्वायत्त शासन संचालनका लागि स्थानीय सरकारलाई विविध अधिकार निक्षेपण गरिनु पर्दछ । अधिकार निक्षेपणले स्थानीय सरकारलाई शासन संचालन गर्ने स्वायत्तता प्रदान गर्दछ । यसले स्थानीय सरकारलाई सबल बनाउछ । स्थानीय सरकार जनता निकटका सरकार हुन् । यस्ता सरकारहरू स्थानीय शासन प्रक्रियामा बढी जिम्मेवारी बन्ने गर्दछन् ।

स्थानीय तहमा निक्षेपित कार्यलाई प्रभावकारी रूपमा सम्पादन गर्न स्थानीय निकायको संस्थागत संयन्त्र, सँगठन संरचना, जनशक्ति, वित्तीय स्वायत्तता, जनसहभागिता परिचालनआदि चुस्त हुनुपर्दछ । यस्तो शासन व्यवस्थामा योजनाको तर्जुमा, सञ्चालन, व्यवस्थापनमा स्वायत्तता प्रदान गरिन्छ । जनताको जीवनस्तरमा सुधार, स्थानीय सरोकारका विषयमा निर्णय गर्नसक्ने क्षमताको विकास, सक्षम नेतृत्वको विकास, निजी क्षेत्र र नागरिक समाजको सक्रिय साभेदारी, पिछ्छाडिएको क्षेत्र, वर्ग र समुदायको विकास आदि यसले वहन गर्नुपर्ने जिम्मेवारी हुन् ।

स्थानीय स्वायत्त शासन सुशासनको प्रबर्द्धक पनि हो । यसले शासन मात्र संचालन नगरी सुशासन पनि प्रदान गर्दछ । तसर्थ सुशासनलाई स्वायत्त शासनको परिपूरक मानिएको छ । सहभागिता, बहुलवाद, परिपुरण, पारदर्शिता, उत्तरदायित्व, सहभागिता, समता, पहुँच, सहकार्य, कार्यकुशलता, विकेन्द्रीकरण, स्थानीय लोकतन्त्रको अभ्यास र कार्य प्रभावकारिता सुशासनका अवयवहरू हुन् । यी

सबै तत्वलाई स्वायत्त शासनमार्फत व्यावहारिक रूप दिन सकिन्छ। तर केन्द्रीय सरकारबाट यी कार्यहरू सम्पादन गर्न कठिन हुन्छ।

नेपालमा नेपाल सरकार वैधानिक कानुन, २००४ देखि नेपालको अन्तरिम संविधान, २०६३ सम्मको संविधानले स्थानीय स्वायत्त शासनसम्बद्ध कुनै न कुनै रूपको कानुनी व्यवस्था गरेको देखिन्छ। तिनलाई यहाँ सविस्तार वर्णन गरिनु सान्दर्भिक हुने देखिन्छ।

नेपाल सरकार वैधानिक कानुन, २००४ मा ग्राम पञ्चायत, नगर पञ्चायत र जिल्ला पञ्चायतको व्यवस्था र निर्वाचन प्रणाली व्यवस्था गरी सरकारको रेखदेखको अधीनमा रही आफ्नो आम्दानीले भेट्टाएसम्म ग्राम, नगर, शहर, पञ्चायतलाई आफ्नो इलाकाभित्रको जनताको समृद्धि, कल्याण शिक्षासम्बन्धी कामहरू, सुग्घर सफाई, सडक, ढल, पुल, पाटी, पौवा, धर्मशाला, बाँध, पैना बनाउने, गौचर राख्ने, बत्ती, पानीको इन्तजाम गर्ने, हाटबजारको बन्दोबस्त, प्रारम्भिक र आधारशिला, घरेलु इलमद्वारा बेइलमलाई रोजगार बन्दोबस्त इत्यादि जनताको आर्थिक, सामाजिक र उन्ततितर सुख शान्ति हुने काम गर्ने अधिकार दिइएकोले ग्राम र नगर पञ्चायतले जिल्ला पञ्चायतको रेखदेख अधीनमा रही गर्ने कुरा उल्लेख गरिएको थियो। त्यस्तै जिल्ला पञ्चायतले आफ्ना मातहत भित्रका ग्राम र नगर पञ्चायतहरूको काममा सहयोग र संगठन कायम गर्ने र बडाहाकिमलाई जिल्लाको तरक्की विषयको नीति कायम गर्न सल्लाह, चाहिएको मद्दत दिने तथा सरकारबाट समय-समयमा तोकिएका अरू कामहरू पनि जिल्ला पञ्चायतले गर्ने भन्ने कुरासमेत उल्लेख गरिएको थियो।

नेपाल अन्तरिम शासन विधान, २००७ मा राज्यले ग्राम पञ्चायतहरू खडा गरी तिनीहरूलाई स्वायत्त शासन संस्थाको रूपमा काम गर्न आवश्यक अधिकार दिने कुरा उल्लेख गरिएको पाइन्छ। त्यस्तै नेपाल अधिराज्यको संविधान, २०१५ मा भने विकेन्द्रीकरण एवम् स्थानीय स्वायत्त शासन व्यवस्थाको सम्बन्धमा कुनै खास व्यवस्था भएको पाइदैन।

नेपालको संविधान, २०१९ मा कानुन बमोजिम तोकिएको कुनै एक गाउँ वा गाउँको भाग वा गाउँहरूको समूहमा गाउँ सभा र नगर सभा रहने, गाउँ सभा र नगर सभाको गठन काम, कर्तव्य र अधिकार कानुनद्वारा व्यवस्थित हुने, प्रत्येक गाउँ सभा र नगर सभाको एउटा कार्यकारिणी समिति रहने जसलाई क्रमशः गाउँ पञ्चायत र नगर पञ्चायत भनिने कुरा उल्लेख गरिएको थियो। त्यस्तै प्रत्येक जिल्लामा एउटा जिल्ला सभा रहने, प्रत्येक जिल्ला सभाको एउटा कार्यकारिणी समिति रहने जसलाई जिल्ला पञ्चायत भनिने, जिल्ला सभा र जिल्ला पञ्चायतहरूको गठन, काम, कर्तव्य र अधिकार कानुनद्वारा व्यवस्थित हुने कुरा उल्लेख गरिएको थियो। अञ्चलभित्रका जिल्ला पञ्चायतहरूका सम्पूर्ण सदस्यहरूको समूहलाई अञ्चल सभा भनिने कुरासमेत उल्लेख गरिएको पाइन्छ।

नेपाल अधिराज्यको संविधान, २०४७ को राज्यका निर्देशक सिद्धान्तहरूमा समाजमा शान्ति र व्यवस्था कायम गरी मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्दै सार्वजनिक हितको प्रवर्द्धन गर्ने र विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई शासनमा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाई प्रजातन्त्रका लाभहरूको उपभोग गर्नसक्ने व्यवस्था कायम गर्नु राज्यको मुख्य दायित्व हुने उल्लेख गरेको, राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि प्रत्येक विकास क्षेत्रका गाउँ र नगरका स्थानीय निकायका प्रमुख र उपप्रमुख तथा जिल्लाका स्थानीय निकायका प्रमुख, उपप्रमुख र सदस्यहरू मतदाता भएको निर्वाचन मण्डलद्वारा तत् तत् विकास क्षेत्रबाट तीन जनाका दरले एकल संक्रमणीय मतको आधारमा कानुनमा व्यवस्था भए अनुसार निर्वाचन हुने पन्ध्रजना सदस्यहरू हुने कुरा उल्लेख गरिएको पाइन्छ। संविधान र अन्य कानुनको अधीनमा रही संसद तथा गाउँ, नगर र जिल्लाका स्थानीय निकायहरूको निर्वाचनको संचालन, रेखदेख, निर्देशन र नियन्त्रण निर्वाचन

आयोगबाट हुने, सो प्रयोजनको लागि मतदाताहरूको नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्ने कुरासमेत उल्लेख गरिएको देखिन्छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को राज्यका निर्देशक सिद्धान्तहरूमा समाजमा शान्ति र व्यवस्था कायम गरी मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्दै सार्वजनिक हितको प्रवर्द्धन गर्ने र स्वायत्त शासनको माध्यमद्वारा जनतालाई शासनमा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाई लोकतन्त्रका लाभहरूको उपभोग गर्नसक्ने व्यवस्था कायम गर्नु राज्यको उद्देश्य रहने व्यवस्था गरिएको, वर्गीय, जातीय, भाषिक, लैंगिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गरिने, राज्यको पुनर्संरचना गर्नका लागि सुभाब दिन एक उच्चस्तरीय आयोगको गठन गरिने, राज्यको पुनर्संरचनासम्बन्धी अन्तिम टुंगो संविधानसभाले निर्धारण गरे बमोजिम हुने कुरा उल्लेख गरिएको छ । त्यस्तै स्थानीय स्वायत्त शासन व्यवस्थाको सन्दर्भमा स्थानीय स्तरदेखि नै जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने अनुकूल वातावरण बनाई मुलुकको शासन व्यवस्थामा जनताको बढीभन्दा बढी सहभागिता प्रवर्द्धन गर्न र जनतालाई स्थानीयस्तरमा नै सेवा उपलब्ध गराउन तथा लोकतन्त्रको स्थानीय स्तरदेखि नै संस्थागत विकास गर्न विकेन्द्रीकरण तथा अधिकारको निक्षेपणका आधारमा स्थानीय स्वायत्त शासनसम्बन्धी निकायको निर्वाचन गरिने, स्थानीय निकायको निर्वाचन नभएसम्मका लागि स्थानीय तहमा क्रियाशील राजनीतिक दलहरूको सहमति र सहभागिताका आधारमा नेपाल सरकारद्वारा जिल्ला, नगर र गाउँ स्तरमा अन्तरिम स्थानीय निकाय गठन गरिने, स्थानीय स्वायत्त शासनसम्बन्धी निकायको सँगठनात्मक संरचना, त्यसको स्वरूप र प्रादेशिक इलाका गठनविधि कानूनमा व्यवस्था भए बमोजिम हुने कुरा उल्लेख गरिएको छ ।

त्यसरी नै राजस्व परिचालन र व्यवस्थाको सन्दर्भमा स्थानीय विकासका लागि स्वायत्त शासनसम्बन्धी निकायलाई सक्षम बनाउन साधन र स्रोतको परिचालन, विनियोजन र विकासका प्रतिफलको सन्तुलित तथा न्यायोचित वितरणमा समानता कायम राखी स्थानीयस्तरका योजनाको पहिचान, तर्जुमा र कार्यान्वयनमा सम्बन्धित स्थानीय स्वायत्त शासनसम्बन्धी निकायलाई नै जवाफदेही बनाउन कानूनमा व्यवस्था भए बमोजिम नेपाल सरकार र स्थानीय स्वायत्त शासनसम्बन्धी निकायबीच जिम्मेवारी र राजस्व परिचालन तथा बाँडफाँड हुने, यसरी राजस्व परिचालन र बाँडफाँड गर्दा मुलुकको सन्तुलित र समान विकास हुनेगरी सामाजिक तथा आर्थिक दृष्टिकोणबाट पिछडिएका वर्ग तथा समुदायको समग्र उत्थानको लागि विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

### **स्थानीय निकायको कार्य सञ्चालनमा देखिएका समस्या र चुनौती**

मुलुकमा विगतमा विभिन्न ६ वटा संविधान लागू भए । ती संविधानले गरेको व्यवस्थाअनुसार विविध स्वरूपका स्थानीय स्वायत्त शासन पद्धतिको अभ्यास भए । यस पद्धतिको प्रयोगबाट राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा केही उपलब्धीहरू अवश्य हासिल भए । तर केही मात्रामा मात्र भएको उपलब्धिलाई अपेक्षित लक्ष्य र उद्देश्य हासिल भएको मान्न सकिदैन । विभिन्न खालका समस्या, चुनौती, अप्ठ्यारा र कठिनाईका कारण यस अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको कुरामा दुई मत रहदैन । खासगरेर त्यस्ता समस्या र चुनौती संस्थागत, नीतिगत, राजनीतिक, वित्तीय, सामाजिक, प्रक्रियागत, योजनागतआदि पक्षसँग सम्बन्धित रहेको पाइन्छ । त्यस्ता समस्या एवम् चुनौतीहरूलाई यसप्रकार प्रस्तुत गरिएको छ ।

स्थानीय निकायमा विविध संस्थागत समस्याहरू छन्। नेपालमा विद्यमान स्थानीय निकायको संख्या धेरै रहेका छन्। यी निकायहरू बोझिलो र खर्चीलो पनि हुने गरेका छन्। यिनका परिषद, कार्यकारिणी अंग र विषयगत समितिहरूको कार्यक्षेत्र, अधिकार एवम् कार्यसमन्वयमा जटिलता छ। यिनलाई कार्यमूलक बनाउन सकिएको छैन। स्थानीय निकायहरूको अङ्ग र पदाधिकारीहरूको उत्तरदायित्व किटान गरिएको पाइदैन। विविध अङ्गहरूमा कार्य विभाजन गर्नमा कठिनाई रहेको छ। स्थानीय निकायहरूबाट सम्पादित कार्यको सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकनको पक्ष फितलो रहेको छ। संस्थागत क्षमताको सुदृढीकरण गर्ने कार्य खर्चीलो छ। स्थानीय निकायहरूको संगठन संरचना, दरबन्दी, कार्यविवरण र कार्यप्रकृया कार्यमूलक हुन सकेका छैनन्। कर्मचारीको पदस्थापन र सरुवा कर्मचारीको योग्यता, अनुभव र रूचीअनुसार हुने गरेको छैन। मानव संशाधन विकास र व्यवस्थापनको पक्षलाई गौण ठान्ने गरिएको छ। सम्पादित कार्य गुणस्तरीय हुन सकेका छैनन्। निर्वाचित पदाधिकारी र कर्मचारीलाई तालिम, प्रशिक्षणमार्फत क्षमताको अभिवृद्धि गर्न सकिएको छैन। अन्तर संगठनस्तरीय द्वन्द्व सिर्जना हुने गरेको छ। गुणस्तरीय सेवा प्रवाह गर्न सकिएको छैन। वृत्तिविकासका अवसरहरूको वितरणमा असमानता छ। अभिलेख व्यवस्थापनको पक्ष अत्यन्त कमजोर अवस्थामा छ। कर्मचारीको नियुक्ति, सरुवा र बढुवामा नातावाद, कृपावाद हावी हुने गरेको छ। प्रशासन सुधारका दिशामा भएका प्रयासहरूको प्रभावकारिता देखिएको छैन। अत्यधिक केन्द्रीय निर्देशन र नियन्त्रणबाट कर्मचारीको व्यवसायिक एवम् पेशागत दक्षतामा ह्रास आएको छ। विकासका साभेदारबीच उचित समन्वयको अभावमा काममा दोहोरोपन देखिने गरेको छ। कार्यसम्पादनमा नयाँ प्रविधिको प्रयोग गर्न सकिएको छैन। उपयुक्त स्थानीय विकास नमूनाको छनोट गर्न कठिन हुने गरेको छ। उपयुक्त कर्मचारी नीतिको अभाव रहनुका साथै सुदृढ कर्मचारीतन्त्रको अभाव रहेको छ।

स्थानीय निकायको सेवा प्रवाहको आधार र मापदण्ड निर्धारण गर्नमा कठिनाई हुने गरेको छ। निक्षेपित कार्यजम्मेवारी र स्रोतबीच सामन्जस्यता कायम हुन सकेको छैन। अधिकार निक्षेपण गर्ने कार्यलाई व्यवस्थित र सुनिश्चित गर्न सकिएको छैन। निर्वाचन पद्धति सुधार नहुनुका साथै खर्चीलो पनि बन्दै गएको छ। सेवा प्रवाहमा सहज पहुँच स्थापित हुन सकेको छैन। विकेन्द्रीकरण र स्वायत्त शासन पद्धति प्रभावकारी र विश्वासिलो हुन सकेको छैन। नीति नियमहरूले आफ्नो असर र प्रभाव छाड्न नपाउदै संशोधन गर्ने परिपाटी विद्यमान रहेको छ। विकास प्रक्रियालाई गति दिने खालका नीति नबन्नुका साथै नीतिगत निरन्तरता पनि कायम गर्न सकिएको छैन। स्वार्थप्रेरित नीति निर्माणमा बढी जोड दिने गरिएको छ। विद्यमान ऐन नियमहरू जटिल स्वभावका हुनुका साथै कतिपय ऐन नियमहरू एक आपसमा बाझिने गरेको छ।

नेपालका स्थानीय निकायहरूले विविध खालका राजनीतिक चुनौतीको पनि सामना गर्नुपरेको छ। स्थानीय निकायहरू राजनीति उन्मुख भएकोले अपेक्षाकृत विकासमुखी हुन नसकी स्रोतको सर्वोत्तम उपयोग हुन नसकेको कारणले सेवा प्रवाह भरपदो, विश्वासिलो र यथेष्ट परिमाणमा हुन सकेको छैन। राजनीतिलाई पेशाको रूपमा लिने प्रवृत्तिले राजनीतिक मूल्य र मान्यतामा ह्रास आउने गरेको छ। राजनीतिक एवम् प्रशासनिक नेतृत्वमा जवाफदेहिता, पारदर्शिता एवम् उत्तरदायित्व वहन गर्न हिचकिचाउने प्रवृत्ति विद्यमान रहेको छ। अस्थिर सरकार एवम् राजनीतिका कारण विकास कार्यहरूमा अवरोध पुग्ने गरेको छ। राजनीतिक नेतृत्व र प्रशासनिक तह स्थानीय स्वायत्त पद्धतिको विकासतर्फ प्रतिबद्ध एवम् कटिबद्ध हुन सकेको छैन। स्थानीय विकासको सन्दर्भमा दूरगामी सोच भएका नेतृत्वको अभाव रहेको छ। सामान्य जनता स्थानीय तहको विकासप्रति सचेत र जागरूक हुन सकेका छैनन्। विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनको खवांका रूपमा रहेका स्थानीय निकायहरू विगत लामो समयदेखि जनप्रतिनिधिविहीन अवस्थामा रही रहेकाले स्थानीय शासकीय

प्रक्रिया सुचारुरूपले संचालन हुन सकेको छैन। विकास प्रक्रियामा दातृ राष्ट्र र संघसंस्थाको हस्तक्षेपकारी भूमिका कायमै रहेको छ। स्थानीय तहको विकासमा समानुपातिक र समतामूलक विकासमा जोड दिन सकिएको अवस्था छैन। असल राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन। स्थानीय स्तरमा कार्यरत सरकारी एवम् गैर सरकारी संयन्त्र राजनीतिक दबाव, प्रभाव, आग्रह, पूर्वाग्रह, हस्तक्षेप आदिबाट मुक्त हुन सकेको छैन। विकासका लागि शान्तिपूर्ण वातावरण पूर्व सर्त हुदाहुदै पनि अपेक्षाकृत मुलुकमा शान्ति कायम हुन नसक्दा स्थानीय तहका विकास र सेवा प्रवाह प्रभावित हुन पुगेको छ। स्थानीय तहमा समयसमयमा नेतृत्वको संकट देखापर्ने गरेको छ। जिम्मेवार र उत्तरदायी सरकारको अभाव हुने गरेको छ। त्यस्तै राजनीतिक नेतृत्वमा मुलुकको विकास भन्दा सत्ता प्राप्ति र टिकाउ गरी राख्ने प्रवृत्तिको विकास हुँदै गएको छ। सरकार र प्रशासनबीचको सीमा र सम्बन्ध स्पष्ट रूपमा विभाजन हुन सकेको छैन। द्वन्द्व र जनप्रतिनिधिको अभावका कारण स्थानीय स्वायत्त पद्धतिबाट अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। स्थानीय स्वायत्त शासनमार्फत परिवर्तन, विकास एवम् सुशासन कायम गर्ने सन्दर्भमा राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम हुन सकेको छैन। पिछडिएको क्षेत्र र वर्गलाई विकासको मूल प्रवाहमा समेट्न सकिएको छैन। अन्तरिम संविधानमा स्थानीय निकाय गठन गरिने भनिए तापनि सो हुन सकेको छैन।

नेपालका स्थानीय निकाय वित्तीय चुनौतीबाट पनि मुक्त हुन सकेका छैनन्। कर असुलीमा समन्वय हुन सकेको छैन। स्रोतको विवेकपूर्ण परिचालन हुन सकेको छैन। अनुदान वितरणको सूचकांक विकास गरी अवलम्बन गर्नमा जटिलता सिर्जना हुने गरेको छ। खर्च व्यवस्थापनमा सुधार र वित्तीय अनुशासन कायम गर्न, गराउनमा कठिनाई हुने गरेको छ। करको आधार संकुचित र साधुरो रहेको छ। स्थानीय निकायहरूमा स्रोतको समानुपातिक वितरण गर्न सकिएको छैन। अनुदान पद्धति वैज्ञानिक हुन सकेको छैन। प्रार्थमिकता प्राप्त क्षेत्रमा स्रोतहरू केन्द्रित गर्न सकिएको छैन। वित्तीय विकेन्द्रीकरणलाई प्रभावकारी बनाउन सकिएको छैन। स्थानीय करलाई सेवासँग आबद्ध गर्न सकिएको छैन। निक्षेपित कार्य सम्पादन गर्नका लागि स्रोतको अभाव हुने गरेको छ। प्रभावकारी रूपमा साधनस्रोतको परिचालन एवम् प्रयोग हुन सकेको छैन। सीमित साधनस्रोत र असीमित आवश्यकता बीचमा उचित तालमेल हुन सकेको छैन। आन्तरिक एवम् साधनस्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्न सक्ने प्रशासनिक क्षमताको विकास हुन सकेको छैन। स्थानीय विकासका नाममा आउने वैदेशिक सहायता अन्तर्गत प्राप्त रकम शिक्षा, तालिम, परामर्श सेवा आदिको रूपमा दातृ निकायतर्फ नै फिर्ता हुने गरेको छ। प्रायः सबै विकास आयोजनाहरू बाध्य सहायतामा निर्भर रहने गरेको छ। समयमै बजेट निकाशा हुने गरेको छैन। सबै निकायहरूमा यद्यपी समानरूपमा आधुनिक लेखा प्रणाली लागू हुन सकेको छैन। विकास आयोजनाहरूमा भएका खर्चहरूमा वेरूजुको परिणाम बढ्दै गएको छ। वेरूजु फछ्यौटमा तदारूकता देखाउन सकिएको छैन। दाताको स्वार्थलाई पृष्ठपोषण हुने गरी आर्थिक सहायता प्राप्त हुने परिपाटीको अन्त्य हुन सकेको छैन। प्राप्त सहायता मँहगा सवारी साधन र यन्त्रउपकरणमा प्रयोग हुने गरेको छ। बजेट निकाशा, लेखापरीक्षण, सम्परीक्षण आदिको सन्दर्भमा सम्बन्धित निकायहरू बीच उचित समन्वय हुन सकेको छैन। वित्तीय प्रतिवेदन प्रणाली चुस्त दुरूस्त हुन सकेको छैन। पूँजी लगानीका लागि लगानीमैत्री वातावरण बन्न सकेको छैन। स्थानीय लगानी नीति उदार बन्न सकेको छैन। तरल राजनीतिक वातावरणका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताहरू स्थानीय तहमा लगानी गर्न आकर्षित हुने गरेका देखिदैनन्। आर्थिक अनुशासनको पालना भएको छैन। बजेट निर्माण प्रक्रिया, लेखा एवम् लेखापरीक्षण प्रणाली सरल बन्न सकेको छैन। कर्मचारीहरूलाई न्यून मौद्रिक एवम् गैर मौद्रिक सुविधाहरू उपलब्ध गराउने गरिएको हुँदा उनीहरूलाई सेवाप्रति आकर्षित गर्न सकिएको छैन।

आयोजनालाई विनियोजन गरिएको रकम फ्रिज हुने परिपाटीमा सुधार हुन सकेको छैन। वित्तीय विकेन्द्रीकरणको अभावमा निक्षेपित कार्य सम्पादन हुन नसक्दा अपेक्षित रूपमा स्थानीय स्वायत्त शासन पद्धतीको विकास हुन सकेको छैन।

स्थानीय निकायहरू सामाजिक चुनौतीको सामना गर्न पनि बाध्य छन्। सामाजिक मूल्य, मान्यता र संस्कार ह्रास हुँदै गएको छ। अराजकता बढ्दो क्रममा रहेको छ। कानूनको पालना नगर्ने प्रवृत्ति बढेको छ। स्थानीय शासकीय प्रक्रिया संचालनमा जनसहभागिता परिचालन गर्न सकिएको छैन। आमनागरिकको सार्वजनिक सेवामा पहुँचको कमी रहेको छ। स्थानीय निकायहरू प्रक्रियागत चुनौतीको बीचबाट पनि गुञ्जन परेको छ। केन्द्रले असख्य ऐन, नियम, प्रक्रिया, परिपत्र, निर्देशन, निर्णयमार्फत स्थानीय स्तरमा स्थापित निकायहरूलाई नियन्त्रण र नियमन गर्ने गर्दा स्थानीय शासन प्रक्रिया प्रभावकारी बन्न सकेको छैन। लामो, भन्डोटिलो र जटील निर्णय प्रक्रियाका कारण स्थानीय सेवा सुविधा र विकास योजनाको संचालनमा ढिलासुस्ती हुने गरेको छ। भौतिक विकासमा भन्दा कागजी कामकारवाहीमा बढी भर पर्ने गरिएको छ।

व्यावहारिक योजनाको तर्जुमा र यसको प्रभावकारी कार्यान्वयनले मात्र स्थानीय विकासलाई गति प्रदान गर्दछ। तर स्थानीय निकायहरूले यसप्रकार योजनाको कार्यान्वयन गर्न सकेका छैनन्। विविध चुनौतीका कारण स्थानीय योजना प्रभावकारी बन्न नसकेको हो। राष्ट्रिय र स्थानीय प्राथमिकतामा तालमेल मिलाई योजना पद्धतिको विकास गर्न सकिएको छैन। उपयुक्त स्थानीय योजना पद्धतिको विकास हुन सकेको छैन। निर्धारित समयतालिका अनुसार योजना सम्पन्न हुन सकेको छैन। आयोजना व्यवस्थापनको पक्ष कमजोर अवस्थामा रहेको छ। लाभ-लागत विश्लेषण विना नै आयोजनाको छनौट गर्ने परिपाटीमा यद्यपि सुधार आउन सकेको छैन। स्थानीय आयोजनाको उद्देश्य परिपूर्तीमा सहयोग पुग्नेगरी नीति र कार्यक्रम तर्जुमा हुन सकेको छैन। योजनाहरूमा बारम्बार एकै प्रकृतिका समस्याहरूको पुनरावृत्ति हुने गरेको छ। विकास आयोजना संचालनका लागि आवश्यक दक्ष जनशक्तिको कमी हुनुका साथै विद्यमान कर्मचारीको पनि बारम्बार सरुवा हुने गरेको छ। योजना प्रक्रियामा जनसहभागिता परिचालन हुने गरेको छैन। स्थानीय निकाय एवम् जिल्लास्थित विषयगत निकायहरूका योजना एकाईले सक्रिय भूमिका निर्वाह गर्न सकेका छैनन्। स्थानीय गुरू योजना बनाई तदनु रूप कार्यान्वयन गरिनुपर्नेमा स्थानीय तहमा अल्पकालीन योजनाको बाहुल्यता रहने गरेको छ। विकास योजना र कार्यक्रमप्रति जनताको चासो र चिन्ता कम रहेको पाइन्छ। आवधिक योजना र वार्षिक नीति, योजना र कार्यक्रम बीच उपयुक्त तालमेल भएको पाइदैन। गाँउ र सहर बीचको विकासमा सन्तुलन कायम हुने गरी योजना कार्यान्वयन हुन सकेको छैन। योजनाहरूमा जनचाहना प्रतिबिम्बित हुन सकेको छैन। योजनामा स्थानीय स्रोत, साधन, प्रविधि र सीपको परिचालन गर्न सकिएको छैन। कार्यान्वयन क्षमताको आंकलन नै नगरी उच्च महत्वाकांक्षी योजना तर्जुमा गर्ने प्रवृत्तिको विकास भएको छ। जसको कारण अधुरा योजनाको संख्यामा वृद्धि हुँदै गएको छ।

स्थानीय स्वायत्त शासनको व्यवस्था, अधिकार निक्षेपण, स्वायत्त शासनका मूलभूत र सहायक तत्वहरूको पहिचान, निर्वाचन पद्धती, स्थानीय निकायका तह र संरचना एवम् तिनीहरू बीचको सम्बन्ध, वित्तीय स्वायत्तताको प्रत्याभूति, विधायिकी र न्यायिक अधिकार, प्रशासनिक स्वायत्तता, स्थानीय निकायहरूको सीमाना, संरचना र संयोजनको नमूना, स्थानीय र क्षेत्रीय सरकार एवम् केन्द्रीय र स्थानीय सरकारबीचको अन्तर सम्बन्ध कायम गर्ने विषय पनि राज्यको सामू चुनौतीको रूपमा रहेको छ। राज्यको पुनर्संरचना भईनसकेको कारण स्थानीय निकायको स्वरूप सुनिश्चित हुन सकेको छैन। स्थानीय निकायका तह, गठन र संरचनाको निर्धारण, केन्द्र, क्षेत्र र स्थानीय



सरकारका बीचमा अधिकारको विभाजन र स्थानीय निकायहरूलाई स्थानीय सरकारको रूपमा रूपान्तरण गर्ने विषयहरू अझै निश्चित भएको देखिदैन ।

नेपालका स्थानीय निकायहरू विगत एक दशकदेखि जनप्रतिनिधिविहीन अवस्थाबाट गुज्रिरहेका छन् । यी निकायहरूले उत्तरदायी स्थानीय सरकारको जिम्मेवारी वहन गर्न सकेका छैनन् । यस अवधिमा स्थानीय शासन सम्बद्ध निर्णयहरूले निरन्तरता पाएका छैनन् । भएका निर्णयहरूले पनि गुणस्तर दिन सकेका छैनन् । स्थानीय तहमा उठ्ने गरेका राजनीतिक सवाल, समस्या, चुनौती, द्वन्द्व आदिलाई उपयुक्त ढंगले सम्बोधन गर्न सकिएको अवस्था पनि छैन । सेवा प्रवाह, विकास निर्माण, स्रोतसाधन परिचालन लगायतका विषयमा देखिएका विकृति र विसंगतिमा सुधार हुन सकेको छैन । स्थानीय निकायमा कार्यरत कर्मचारीलाई सुरक्षा प्रदान गर्न सकिएको छैन । गाविस सचिवहरूले गाविसमा एकल रूपमा कार्य गर्नुपर्ने भएको हुँदा यिनीहरू बढी जोखिममा पर्ने गरेका छन् । कसैले जोखिमको नाममा अभूतपूर्व रूपमा साधनको दुरुपयोग गरेका छन् । स्वायत्तताको अभ्यास, सेवा प्रवाह र सहभागितात्मक योजना कार्यान्वयनको पक्ष अत्यन्त फितलो हुँदै गएको छ ।

स्वायत्त शासन सम्बद्ध संवैधानिक व्यवस्था अनुरूप केन्द्र र स्थानीय निकाय बीच कार्यजिम्मेवारी र साधन स्रोत विनियोजन हुन सकेको छैन । प्रतिबद्धता गरिएका घोषणाहरू कार्यान्वयनमा आउन सकेका छैनन् । पूर्ण निक्षेपण हुन नसक्दा केन्द्र र स्थानीय निकायको कार्यमा हुने गरेको दोहोरोपन यथावत् कायम रहेको छ । रकम प्रवाह र योजना पद्धति सहभागितामूलक बन्न सकेका छैनन् । कर्मचारीहरू स्थानीय निकायप्रति उत्तरदायी र जवाफदेही हुन सकेका छैनन् । स्वायत्त शासन ऐनमा भएको व्यवस्था अनुसार विषयगत शाखाहरू स्थापना हुन सकेका छैनन् । पूर्ण निक्षेपणको अभावमा स्थानीय तहका कार्यक्रमहरूको अनुगमन र त्यसको प्रतिवेदन पद्धति प्रभावकारी हुन सकेको छैन । स्थानीय निकायमा जाने अनुदानलाई भरपर्दो र निश्चित मापदण्डका आधारमा प्रवाह गर्न सकिएको अवस्था छैन ।

कतिपय जिल्लामा विभिन्न समूहबाट राजस्व परिचालन तथा सेवा प्रवाहमा बाधा पुर्याइने गरिएको छ । रकम विचलनका घटना दिनप्रतिदिन बढिरहेका छन् । कर्मचारीमा बढ्दो असुरक्षा छ, निर्धक्कसँग काम गर्ने वातावरणको निर्माण हुन सकेको छैन । निर्माण सामग्री ढुवानीमा बाधा पुर्याउने कार्य पनि बेलाबेलामा हुने गरेको छ । विकास लागतमा वृद्धि, अस्थिरता र अनिश्चित हुँदै गएको छ । समयमा कार्यसम्पादन नहुने हुँदा अधुरा योजनाको संख्यामा वृद्धि हुँदै गएको छ । नेपालको अन्तरिम संविधानको व्यवस्था अनुसार स्थानीय स्वायत्त शासन ऐन र नियमावलीमा आवश्यक संशोधन हुन सकेको छैन । यसले स्थानीय स्वायत्ततालाई कमजोर बनाउँदै लगेको छ । स्थानीय निकायको संख्यालाई उपयुक्त संख्यामा ल्याउन नसक्नुका साथै यिनीहरूबाट हुने कार्यसम्पादनलाई चुस्त बनाउन सकिएको छैन । यसको कारण प्रशासनिक खर्चमा अत्यधिक वृद्धि हुँदै गएको छ । कार्यक्रमको प्राथमिकता क्रम निर्धारण गर्न सकिएको छैन । कर्मचारी भर्ना पद्धति निष्पक्ष हुन सकेको छैन । स्वतः स्थायीको लागि दवाब सिर्जना हुने गरेको छ । कर्मचारीको कार्यविभाजन हुन सकेको छैन । उत्पादक भन्दा अनुत्पादक कर्मचारीको संख्या बढी हुने गरेको छ ।

स्थानीय स्वायत्त शासन ऐन अनुरूप योजना पद्धति सहभागितामूलक हुन सकेको छैन । सबै स्थानीय निकायहरूको आवधिक योजना तयार नहुनुका साथै भएकालाई पनि समयानुकूल अद्यावधिक गर्ने कार्य भएको छैन । आवधिक योजना, विषयगत योजना र वार्षिक योजना बीचमा उपयुक्त समन्वय नहुँदा कतिपय योजना दोहोरिने गरेका छन् । बजेट पूर्वानुमान र मार्गदर्शन वैज्ञानिक र भरपर्दो हुन सकेको छैन । सहभागितामूलक योजना प्रकृतिका सबै चरणको अवलम्बन हुन सकेको छैन । स्थानीय निकायहरूबाट भएगरिएका कार्यहरूको वार्षिक र पटक समीक्षा नियमित

रूपमा हुन सकेको छैन । योजनाको कार्यान्वयन रकम अभावले लामो समय र बढी लागत लाग्ने गरेको छ । यसैगरी वातावरणीय पक्षमा ध्यान दिने गरिएको छैन । सामाजिक परीक्षण नियमित रूपमा हुने गरेको छैन । योजनाको मर्मत संभार कोष स्थापना हुनसकेको छैन । मर्मतसंभार योजना बनाई सम्पन्न योजनाको नियमित रूपमा मर्मतसंभार कार्य हुन सकेको छैन ।

परिवर्तित परिवेश अनुसार स्थानीय निकायहरूको बढ्दो कार्यजम्मेवारी विद्यमान संरचनाबाट सम्पादन हुन नसकिने भएको छ । विगत केही समयदेखि संचालित न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्याङ्कन प्रणालीलाई नियमित, व्यवस्थित र वस्तुपरक बनाउन सकिएको छैन । यो पद्धतिलाई गाविस स्तरसम्म विस्तार गर्न पनि सकिएको छैन । जिविसहरूको क्षमता पहिचान गरी तदनुसार क्षमता अभिवृद्धि गर्न सकिएको छैन । प्रोत्साहन प्रणाली पूर्णरूपमा लागू गर्न सकिएको छैन । कार्यसम्पादन सूचकमा कमी गर्ने उत्तरदायी कर्मचारीको किटान हुन सकेको छैन । स्थानीय निकायमा न्यायिक अधिकार लागू हुन नसकेको अवस्था छ । स्थानीय स्तरमा प्यारालिगल समितिहरू प्रभावकारी देखिए तापनि यिनले कानुनी वैधता पाएका छैनन् । त्यस्तै स्थानीय निकायका पदाधिकारीको लागि आचारसंहिता लागू भएको छैन ।

स्थानीय निकायहरूको कर प्रणाली व्यवस्थित हुन सकेको छैन । प्राप्त अधिकारको दुरुपयोग हुने गरेको छ । ठेक्कापट्टाबाट प्राप्त हुनुपर्ने रकमको असुलीमा अनियमितता हुने गरेको छ । उठाउन सकिने कर पनि उठाउने गरिएको छैन । कही ढाँट राखेर दोहोरो कर उठाउने गरिएको छ । प्रत्यक्ष कर भन्दा अप्रत्यक्ष कर उठाउने कार्यतर्फ भुकाव रहने गरेको छ । राजस्वको सम्भाव्यता अध्ययन नगरी हचुवाको भरमा प्राकृतिक श्रोतमाथि मात्र निर्भर रहने परिपाटी कायम रहेको छ । सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू हुन सकेको छैन । करमूल्याङ्कन प्रणालीलाई पनि व्यवस्थित गर्न सकिएको छैन ।

केन्द्रीय निकायहरूबाट स्थानीय तहमा समानान्तर समिति, बोर्डआदि गठन गरी विविध कार्यहरू गर्ने गरिएको छ । यसमा आपसी समन्वय कायम हुन सकेको अवस्था छैन । यस्ता समानान्तर बोर्ड र समितिहरूमा सामुदायिक वन, कबुलियती वन समितिहरू, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समिति, अस्पताल समितिहरू, गरीबी निवारण कोष, खानेपानी बोर्ड, विभिन्न गैर सरकारी संस्था सम्बद्ध समितिआदि पर्दछन् । स्थानीय निकाय र सरकारी निकाय, गैर सरकारी संस्था र निजी क्षेत्र बीच आवश्यक समन्वय हुने गरेको छैन । जसको कारण एकीकृत योजना तर्जुमा हुन नसक्दा कार्यक्रममा दोहोरोपन हुने गरेको छ । सार्वजनिक निजी साभेदारी कार्यान्वयनको पक्ष पनि अत्यन्त कमजोर रहेको छ । जिल्लागत खुद आय र लगानी प्रक्षेपण पनि हुन सकेको छैन । यस्तै दातृ संस्था र विकास साभेदारसँग पनि उपयुक्त समन्वय कायम हुन सकेको छैन । यसप्रकारको जटील स्थितिबाट स्थानीय निकायहरू गुञ्जिरहेका छन् । स्थानीय निकाय विगत लामो समयदेखि जनप्रतिनिधिविहीन अवस्थामा रहदा स्थानीय तहमा सुशासन कायम हुन सकेको छैन । सार्वजनिक सेवासुविधामा सेवाग्राहीको सहज पहुँच स्थापित हुन सकेको छैन । जनप्रतिनिधिको अभावमा समग्र मुलुकको समानुपातिक विकासका लागि अघि सारिएको विकेन्द्रीकरणको अवधारणामा नै प्रश्न चिन्ह खडा हुन थालेको छ ।

मुलुकको समग्र शासन व्यवस्थामा स्थानीय निकाय सक्षम, सवल र स्वायत्त भएमा मात्र विकेन्द्रीकरणको अवधारणाले मूर्तरूप लिन सक्दछ । यसो हुनका लागि स्थानीय निकायमा निरन्तर रूपमा जनप्रतिनिधि कायम हुनुपर्दछ । तर स्थानीय निकायहरू एक दशकभन्दा बढी अवधिदेखि रिक्त छन् । यस्तो रिक्तताको कारण जनताप्रति राज्यले पूरा गर्नुपर्ने दायित्व, जिम्मेवारी र जवाफदेही अत्यन्त फितलो हुँदै गएको छ । भ्रष्टाचार, बेथिति र कुसंस्कार बढ्दै गएको छ । स्थानीय

जनआवाजको सम्बोधन हुन सकेको छैन। अराजकता बढ्दै गएको छ। कर्मचारी जवाफदेही नबनेको अवस्था छ। गाविसमा बस्नुपर्ने सचिवलगायतका कर्मचारी जिल्ला सदरमुकाममा बसेका छन्। जिविस र नगरपालिकाहरूको हालत पनि यो भन्दा भिन्न छैन। जनताप्रतिको जिम्मेवारी, जवाफदेही र उत्तरदायित्वको अभावको कारण स्थानीय निकायमा आर्थिक अनियमितता बढ्दो क्रममा रहेको छ। वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिने कार्यमा सुविधा हैन सास्ती पाइरहेका छन्। यसको वितरणमा चरम अनियमितता भएको पाइएको छ। स्थानीय शासन प्रक्रियामा अराजकता बढ्नुको मुख्य कारण नै स्थानीय निकायमा जनप्रतिनिधिको अभाव हो भन्ने गरिएको छ। विगतमा केन्द्रीय तहमा हुने गरेको आर्थिक अनियमितता अब स्थानीय तहमासमेत विस्तार हुनपुगेको छ। मुलुककै राष्ट्रिय अर्थतन्त्र नाजुक हालतमा पुगेको वर्तमान अवस्थामा स्थानीय निकायमा हुने गरेको वित्तीय अराजकताले थप समस्या सिर्जना गरेको छ।

स्थानीय निकायहरूमा जनप्रतिनिधि नहुदा विकट दूरदराजका सार्वभौम नागरिकले संगठित रूपमा आफ्नो अधिकार प्रयोग गर्न पाएका छैनन्। यसरी नै सामाजिक पूँजी निर्माणको संरचना पनि भत्ता भुङ्ग भएको छ। स्थानीय तहको राजनीतिक नेतृत्वको विकास अवरूद्ध भएको छ। सामाजिक संरचना, संस्कार, अनुशासन, सभ्यता, मूल्यमान्यता आदिमा परेको असर भन्ने गहिरो छ। यसको क्षतिपूर्ति पाउँन लामो समय लाग्ने देखिन्छ। स्थानीय निकायमा जनप्रतिनिधिको अभावका कारण स्थानीय शासन प्रक्रियामा नियन्त्रण र सन्तुलन कायम हुन सकेको छैन। यसले दण्डहीनतालाई बढावा दिएको छ। जसका कारण स्थानीय पुर्ननिर्माण एवम् पुर्नस्थापनाका कार्यक्रम प्रभावकारी हुन सकेको छैन। स्थानीय योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकनजस्ता कार्यहरू तहसनहस भएका छन्। स्थानीय स्रोत परिचालन हुन सकेको छैन र स्रोतको अभावमा कतिपय विकासका कार्यहरू अवरूद्ध हुन पुगेका छन्। स्थानीय निकायहरूको लागि राष्ट्रिय बजेटबाट वार्षिक करिब पचास अर्ब रूपैयाँ विनियोजन हुने गरेको छ। राष्ट्रिय बजेटबाहेक स्थानीय निकायले आफ्नै स्रोतसाधन परिचालन गरी खर्च गर्न पाउने व्यवस्था पनि छ। तर यसको सदुपयोग हुन सकेको छैन। पछिल्लो समयमा तराईका करिब आधा दर्जन जिल्लाको जिविस, नगरपालिका, गाविसमा व्यापक भ्रष्टाचार बढेको खबर सार्वजनिक भएका छन्। पारदर्शिता र जवाफदेहिताको अभावका कारण यस्ता विकृतिले बढावा पाएको हो।

## सुधारका क्षेत्र

नेपालमा विगतमा भएका स्थानीय स्वायत्त शासनको अभ्यास, त्यसबाट प्राप्त नतिजा, अभ्यासको क्रममा सृजित समस्या तथा चुनौती, परिवर्तित स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय शासकीय परिवेश, उपलब्ध साधनस्रोत, मुलुकको सामाजिक, आर्थिक, भौगोलिक अवस्था आदिलाई दृष्टिगत गरी आगामी दिनमा स्थानीय स्वायत्त शासन पद्धतिलाई सफल बनाउन माथि विवेचना गरे बमोजिम देहायअनुसारका उपायहरू अवलम्बन गरिनु उपयुक्त हुने देखिन्छ।

- स्थानीय स्वायत्त शासन पद्धतिको सस्थागत विकासमा सहयोग पुग्नेगरी संघीयताको मर्म र संस्कृति अनुरूप स्थानीय स्वायत्त शासनका आधारभूत पक्षहरूलाई संविधानमा नै व्यवस्था गर्ने।
- नीतिगत, संस्थागत, संरचनागत र कानुनी व्यवस्था गरी स्थानीय लोकतन्त्रलाई बलियो बनाउने, केन्द्रीय सरकारबाट नियन्त्रण एवम् हस्तक्षेप नहुने गरी स्थानीय सरकारको नयाँ संरचना तयार गर्ने, स्थानीय जनतालाई सरल, सहज र प्रभावकारी सेवा प्रवाह गर्नसक्ने गरी कार्यकारी, व्यवस्थापकीय, न्यायिक एवम् वित्तीय अधिकारको स्पष्ट व्यवस्था गर्ने, स्थानीय

सरकारलाई प्रष्टरूपमा परिभाषित गर्ने, स्थानीय निर्वाचन प्रणालीलाई सुदृढ गर्ने, सम्बन्धित स्थानीय सरकारको सहमतिमा मात्र स्थानीय सरकारको सीमाना हेरफेर हुनसक्ने व्यवस्था गर्ने, केन्द्रीय, क्षेत्रीय र स्थानीय सरकारबीचको विवाद समाधानको लागि उपयुक्त विधि र संयन्त्र निर्माण गर्ने। केन्द्रीय, क्षेत्रीय र स्थानीय सरकार बीच राजस्वको बाँडफाँड वैज्ञानिक आधारमा गर्ने। वातावरणीय सन्तुलन कायम हुनेगरी प्राकृतिक स्रोतहरूको उपयोग गर्नेगरी विभिन्न तहका सरकार बीच अधिकार र जिम्मेवारी तोक्ने।

- संगठन संरचना र जनशक्तिलाई कार्यमूलक बनाउने। प्रभावकारी सुपरिवेक्षण, अनुगमन एवम् मूल्याङ्कन पद्धतिको विकास गरी त्यसलाई कार्यान्वयनमा ल्याउने। कर्मचारीको योग्यता, क्षमता, अनुभव र रूचीको आधारमा पदस्थापन र सरूवा गर्ने। आवश्यक दरबन्दीको श्रृजना गरी रिक्त पदहरूको यथाशीघ्र पूर्ति गर्ने। मानव संसाधनको विकासमा जोड दिने। वस्तुगत एवम् वस्तुनिष्ठ कार्यसम्पादन प्रणाली लागू गर्ने। अनुभवहीन र महंगा वैदेशिक परामर्शदाता नियुक्त गर्ने परम्परालाई निरूत्साहित गर्ने। दण्ड र पुरस्कारको उपयुक्त व्यवस्था अवलम्बन गर्ने। स्थानीय स्तरमा कार्यरत संस्थाहरूको संस्थागत क्षमताको विकास गरी तिनलाई साधन श्रोत सम्पन्न बनाउने। नयाँ सोचअनुसार काम गर्न सक्ने गरी कर्मचारीतन्त्रको क्षमताको विकास गर्ने। सेवा प्रवाहको आधार र मापदण्ड तयार गरी लागू गर्ने। अधिकार निक्षेपण कार्यलाई व्यवस्थित र सुनिश्चित तुल्याउने। प्रभावकारी सेवा प्रवाहका लागि एकद्वार प्रणालीको विकास गरी लागू गर्ने। विकेन्द्रीकरण र स्वायत्त शासन पद्धतिको बारेमा जनचेतना जागृत गराउने। नीति नियमहरूको असर र प्रभाव हेरेर अनुपयुक्त देखिएमात्र नीतिगत परिवर्तन गर्ने। गतिशील, समावेशी, संतुलित र समतामूलक नीति निर्माणमा जोड दिने।
- स्थानीय शासन सम्बन्धी उपयुक्त नीति, योजना र कार्यक्रम तर्जुमा गरी तिनको प्रभावकारिरूपमा कार्यान्वयन गर्ने। यथाशीघ्र स्थानीय निकायको निर्वाचन गरी जनप्रतिनिधिको व्यवस्था गर्ने। स्थानीय सरकारको नेतृत्वदायी भूमिकामा रहने राजनीतिक नेतृत्वले सभ्य र सुसंस्कृत राजनीतिक संस्कारको विकासमा सहयोग पुर्याउने। स्थाई सरकारको रूपमा रहेको प्रशासनिक संयन्त्रलाई राजनीतिक हस्तक्षेप, दवाव र प्रभावबाट मुक्त राख्ने।
- वैदेशिक सहायताबाट प्राप्त रकम प्राथमिकताका साथ स्थानीय भौतिक पूर्वाधार निर्माणमा लगानी गर्ने। आर्थिक वर्षको शुरूमै स्थानीय स्तरका निकायहरूमा स्वीकृत बजेट र कार्यक्रम पठाउने। आन्तरिक श्रोतका क्षेत्रहरू पहिल्याई बाह्य सहायतामाथिको निर्भरता क्रमिक रूपमा घटाउँदै लैजाने। आधुनिक लेखा प्रणाली लागू गर्न आवश्यक पूर्वाधारको व्यवस्था गर्ने। आर्थिक अनुशासनको पालना कडाइकासाथ लागू गर्ने। स्थानीय विकासका क्षेत्रमा ठोस सहयोग पुऱ्याउने खालका सहायता मात्र ग्रहण गर्ने। प्राप्त सहायता महंगा सवारी साधन र यन्त्रउपकरणमा खर्च नगर्ने। स्थानीय तहमा आवश्यक पूर्वाधार लगायत भरपर्दो शान्ति सुरक्षाको व्यवस्था गरी वैदेशिक लगानीलाई आकर्षित गर्ने। मौद्रिक एवम् गैर मौद्रिक सुविधा उपलब्ध गराई कर्मचारीहरूको कार्य सम्पादनको स्तर बढाउने। राजस्वको दायरालाई फराकिलो बनाउने। प्रशासन सुधारको लागि पर्याप्त श्रोतसाधनको व्यवस्था गर्ने।
- सामाजिक मूल्य, मान्यता र संस्कारको विकास गर्ने। आर्थिक अनुशासन कायम गर्ने। स्थानीय निकायबाट सम्पादन हुने कार्यमा जनसहभागिता परिचालन गर्ने। आमनागरिकको सार्वजनिक सेवामा पहुँच बढाउने। राष्ट्रिय र स्थानीय प्राथमिकतामा तालमेल हुनेगरी योजना पद्धतिको विकास गर्ने। निर्धारित समयतालिका अनुसार योजना सम्पन्न गर्ने। आयोजना

व्यवस्थापन पक्षलाई सदृढ तुल्याउने । लाभ-लागत विश्लेषण गरी आयोजनाको छनौट गर्ने परिपाटी बसाल्ने । आयोजनाको उद्देश्य परिपूर्तीमा सहयोग पुग्ने गरी नीति र कार्यक्रम तर्जुमा गर्ने । विकास आयोजना संचालनका लागि आवश्यक दक्ष जनशक्तिको पूर्ती गर्ने । स्थानीय निकाय एवम् विषयगत निकायहरूमा रहेका योजना एकाइहरूलाई सक्रीय तुल्याउने । योजना प्रक्रियाका हरेक चरणमा पर्याप्त जनसहभागिता परिचालन गर्ने । आयोजनामा कार्यरत कर्मचारीहरूलाई एउटा निश्चित अवधिसम्म रहने व्यवस्था गर्ने । अल्पकालीन योजनाहरूलाई निरूत्साहित गर्ने । विकास योजना र कार्यक्रमप्रति जनताको चासो र चिन्ता बढाउने खालका जनचेतनामूलक कार्यक्रम संचालन गर्ने । आवधिक योजना र वार्षिक नीति, योजना र कार्यक्रम बीच उपयुक्त तालमेल मिलाउने । गाँउ र सहरको विकासमा उपयुक्त सन्तुलन कायम हुने गरी योजना संचालन गर्ने । जनताका इच्छा र चाहनाहरू प्रतिविम्बित हुने गरी योजना तर्जुमा गर्ने । स्थानीय स्रोत, साधन, प्रविधि र सीपको अधिकतम परिचालन हुनेगरी योजना तर्जुमा गर्ने । कार्यान्वयन क्षमताको आंकलन गरेर मात्र योजनाको तर्जुमा गर्ने । सामाजिक सुरक्षा लगायतका समग्र कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी तुल्याउने ।

- राजनीतिक नेतृत्व र प्रशासनिक तह स्थानीय शासनप्रति कटिबद्ध र प्रतिबद्ध रहने, राजनीतिक नेतृत्वमा सभ्यता, राजनीतिक सुसंस्कार, अनुशासन, इमान्दारिता, क्रियाशीलता जस्ता विशेषता रहनुपर्ने, स्थानीय स्वायत्त शासन पद्धतिको सन्दर्भमा राष्ट्रिय सहमति कायम गर्ने । स्थानीय स्वायत्त शासनको सन्दर्भमा अनुभव र अनुभूत गरिएका उल्लिखित समस्या, चुनौती, कठिनाई, अप्ठ्यारा, कमीकमजोरीआदिलाई सम्बोधन गर्न सहयोग पुग्नेगरी सम्पूर्ण अधिकारसहितको स्थानीय निकायको व्यवस्था आगामी लोकतान्त्रिक संविधानमा गर्ने । मुलुकको स्थानीय परिवेश सुहाउँदो स्थानीय स्वायत्त शासन पद्धतिको स्थापना गरी स्थानीय सरकारलाई अधिकार सम्पन्न गराई यिनलाई कानुनी एवम् संवैधानिक प्रत्याभूति प्रदान गर्ने ।
- स्थानीय निकायहरूको २०७० सालभित्रै निर्वाचन गरी नयाँ संविधान जारी भएपछि सोही अनुसार रूपान्तरण हुने गरी संचालन गर्ने । प्रत्यक्ष निर्वाचनका साथै समानुपातिक एवम् समावेशी प्रतिनिधित्वसमेत हुने गरी उपयुक्त निर्वाचन प्रणालीको व्यवस्था गर्ने । स्थानीय निकायप्रति उत्तरदायी रहने कर्मचारी संयन्त्रको स्थापना एवम् स्थानीय सेवा गठन गरी स्थानीय निकायहरूमा कार्यरत कर्मचारीको व्यवस्थापन गर्ने । विचाराधीन स्थानीय सेवा ऐनलाई पुनरावलोकन गरी बाँकी कार्यलाई अगाडि बढाउने । गाविसको विद्यमान संगठन संरचनामा परिवर्तन गरी कम्तीमा एक जना सचिव, लेखापाल, प्राविधिक कर्मचारी र सामाजिक परिचालक अनिवार्य रूपमा रहने गरी दरबन्दीको व्यवस्था गर्ने । नगरपालिकाको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालय र गाविसको लेखा परीक्षण, महालेखा परीक्षकको कार्यालयले तोकेको लेखापरीक्षक मार्फत गर्ने । स्थानीय निकायहरूको निर्वाचन भएपछि भने स्थानीय निकायहरूको परिषद्बाट अनुमोदित लेखा परीक्षकमार्फत लेखा परीक्षण गर्ने । स्थानीय तहमा अन्य तहका सरकारको समानान्तर संरचना नराखी एकीकृत रूपमा स्थानीय सरकारबाटै सेवा प्रवाहको व्यवस्था गर्ने ।
- निक्षेपित अधिकार केन्द्रीकृत नहुने गरी भूगोल, जनसंख्या, सामाजिक, सांस्कृतिक एकता, ऐतिहासिकता, सेवामा पहुँच, सामर्थ्यता जस्ता पक्षहरूलाई आधार मानी गाविसको संख्या घटाउने र आकार बढाउने । संविधानमा नेपालभरी स्थानीय स्वायत्त सरकारहरू रहनेछन् भनी तहगत सरकारहरू स्वायत्त रहने व्यवस्था गर्ने । स्थानीय सरकारका संख्या र आकारका विषयमा निर्णय गर्दा सम्बन्धित स्थानीय परिषद् र बसोबास क्षेत्रका जनताको राय, सल्लाह

लिएर गर्ने सिद्धान्त र पद्धति अवलम्बन गर्ने । स्थानीय निकायको पुनर्संरचना तथा स्थानीय निकायको रूपान्तरण गर्ने प्रक्रियालाई संविधान निर्माण प्रक्रियासँगै अगाडि बढाउन तिनका प्रतिनिधिमूलक निकायहरू र विषयविज्ञसमेत रहेको एक उच्चस्तरीय स्थानीय निकाय पुनर्संरचना आयोग गठन गरी सोको सिफारिस र निर्वाचित स्थानीय सरकारका परिषद्समेतको सिफारिसमा निर्णय गर्ने प्रक्रिया अपनाउने ।

- राज्यप्रतिको अपनत्व र जिम्मेवारी बोध गराउन नेपाललाई स्थानीय सरकार तह, प्रादेशिक सरकार तह र संघको साभ्भा युनियनको रूपमा परिभाषित गरिनुपर्ने । बहुप्रचलित र जनचाहना अनुसारका भाषाहरूलाई शिक्षा दिने र सरकारी कामकाजको भाषाको रूपमा व्यवस्था गर्ने । निर्वाचित जनप्रतिनिधिमूलक स्थानीय सरकारको माध्यमबाट मात्र स्थानीय शासनको अभ्यास गरिने व्यवस्था नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गर्ने । स्थानीय सरकार र स्वायत्त शासनसम्बन्धी आधारभूत सिद्धान्तका विषयहरू संविधानको नीति निर्देशक सिद्धान्त अन्तर्गत समावेश गर्ने । स्थानीय सरकारले संविधान र कानूनको पालना गरेर नगरेको विषयमा मात्र केन्द्र र प्रदेश सरकारले सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था गर्ने । अन्तर स्थानीय सरकारबीच विवाद समाधानका लागि सम्बन्धित स्थानीय सरकारका प्रतिनिधि र उनीहरूका संघ/महासंघ तथा प्रादेशिक कार्यकारीसमेतको प्रतिनिधि भएको प्रादेशिक संरचना समिति रहने व्यवस्था गर्ने । संघीय विधायिकाको माथिल्लो सदनमा स्थानीय सरकारबाट समेत तोकिएका आधारमा कम्तीमा एक चौथाई निर्वाचित गरी प्रतिनिधित्व हुने व्यवस्था गर्ने । स्थानीय सरकारले संघ तथा प्रदेशको संविधान र कानूनसँग नबाकिने गरी आफ्नो नियम, विनियम, निर्देशिका, कार्यविधि बनाई लागू गर्नसक्ने अधिकारको प्रत्याभूति गर्ने ।
- कर्मचारीको छनौट, बढुवा, सेवा सुविधाका शर्त निर्धारण तथा कार्यान्वयनका लागि स्थानीय सेवा आयोग गठन गरिने व्यवस्था गर्ने । निर्वाचित सरकारको व्यवस्था, जनमतसंग्रहजस्ता प्रक्रियाका आधारमा महत्वपूर्ण निर्णयहरू गर्ने, सार्वजनिक सुनुवाईका आधारमा समावेशी र सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्ने, कार्यकारी पदाधिकारीलाई प्रत्याव्हान गर्नसक्ने, स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र स्थानीय स्वायत्त शासन इकाइका अङ्गहरूबीच शक्तिको विभाजन र नियन्त्रण सन्तुलनको आधारमा स्वायत्त स्थानीय सरकारको गठन र संस्थागत विकास गर्ने । स्थानीय सरकार आफैले आर्थिक स्रोतको व्यवस्थापन र परिचालन गर्नसक्ने सम्भाव्य क्षेत्रका करका दर तोक्नसक्ने तथा कर सङ्कलन र परिचालन गर्नसक्ने व्यवस्था गर्ने । कार्य जिम्मेवारी र स्रोतमा हुनसक्ने दोहोरोपना हटाउन तथा तोकिएका अधिकार क्षेत्रहरूप्रति जवाफदेही निकाय खुट्याउन जनतालाई सहज होस भन्ने उद्देश्यले तहगत सरकारका अधिकार, कार्यविभाजन स्पष्टरूपमा संविधानमा व्यवस्था गर्ने । संविधान र कानून अनुसार स्थानीय सरकारको क्षेत्राधिकार भित्र रहेका सम्पूर्ण योजना तथा कार्यक्रमहरूलाई हस्तक्षेप तथा सीमित तुल्याउने किसिमले अन्य तहका सरकारले अन्य कुनै संरचनाहरू खडा नगर्ने निश्चित गर्ने ।

## सूचना तथा सञ्चार प्रविधि (e-Governance)

### पृष्ठभूमि

परम्परागत कार्यशैलीको सट्टा प्रविधिमुखी प्रशासनको मान्यतालाई आत्मसात गर्न आवश्यक छ। विश्वले सूचना सञ्चार प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिसकेको छ। कृषि, वन, पर्यटन, स्वास्थ्य, शिक्षा, दैवीप्रकोप, व्यापार, वाणिज्य जस्ता यावत क्षेत्रमा सूचना सञ्चार प्रविधि (Information Communication Technology(ICT)) को प्रयोग व्यापक हुदै गएको छ। सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, मितव्ययी, पारदर्शी, सरल र सहज बनाउनका निम्ति सूचना एवम् सञ्चार प्रविधिको अहम भूमिका रहेको हुन्छ। अनियमितता र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धनगर्न सूचना प्रविधिको ठूलो योगदान रहन्छ। प्रक्रियागत भन्कटलाई घटाउदै सेवाको लागत र समयलाई न्यून गर्न पनि यसको उत्तिकै भूमिका रहन्छ।

सूचना प्रविधि कम्प्युटरमा आधारित सूचना व्यवस्थापन प्रणाली हो, जसले सूचना, तथ्याङ्क तथा जानकारीहरूको सुरक्षित ढङ्गबाट संकलन, संयोजन, आंकलन, परिमार्जन, प्रशोधन, विश्लेषण, भण्डारण, संरक्षण, उपयोग र सम्प्रेषण गर्न 'कम्प्युटरजन्य हार्डवेयर र सफ्टवेयर' को प्रयोग गर्दछ। सूचना प्रविधिको प्रयोगद्वारा सञ्चालन र व्यवस्थापन गरिने शासन पद्धति नै विद्युतीय शासन (e-governance) हो। विद्युतीय शासनले सार्वजनिक सेवा प्रवाहमा सेवाग्राही नागरिकको पहुँच बढाउन र सेवा प्रदायकको सेवा प्रवाह गर्ने क्षमता अभिवृद्धि गर्न विद्युतीय सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्दछ।

सरकारका गतिविधि र सेवा प्रवाहमा प्रयोगमा रहेको कागजको सट्टा कम्प्युटरको प्रयोग, सञ्जालीकरण (Networking) तथा इन्टरनेटको माध्यमबाट कार्यालयको स्वचालित पद्धतिबाट

सञ्चालन गरी भौतिक रूपमा आउने व्यवधानहरू हटाउन विद्युतीय शासन सक्षम हुन्छ। यसले सूचना तथा जानकारीको प्रवाहमा वृद्धि, सूचनामा जनताको पहुँच वृद्धि, सरकार र नागरिक बीचको अन्तर्क्रियामा वृद्धि हुन गई सेवा सुविधामा सहज पहुँच, गुणस्तर र परिणाममा वृद्धि हुन जान्छ। श्रोत साधनको प्रभावकारी उपयोग र पारदर्शिता प्रवर्धनभई अन्तत्वगत्वा सुशासनको अनुभूति दिलाउन मद्दत पुग्छ। ई-सेवा, ई-शिक्षा, ई-कृषि, ई-स्वास्थ्य, ई-व्यवसाय, ई-खरिद, ई-बैंकिङ्ग, ई-सिकाई आदिका माध्यमबाट ई-भिलेज र विद्युतीय विकासको विस्तार गरी विद्युतीय सरकारको स्थापना गर्न सकिन्छ।

## विद्युतीय शासनका आधारभूत विशेषता र महत्त्व

मूलतः विद्युतीय शासनले कागजरहित सरकार, कम्प्यूटरमा आधारित सूचना व्यवस्थापन प्रणाली र संजालीकरणमा आधारित भई विद्युतीय सेवा (e-services) प्रवाह गर्दछ। विद्युतीय शासनका आधारभूत विशेषताहरू निम्नानुसारका छन् :-

- विद्युतीय शासनमा कम्प्यूटरजन्य हार्डवेयर र सफ्टवेयर, इन्टरनेट तथा सञ्चार सञ्जालको माध्यमबाट सेवा प्रवाह हुन्छ।
- सेवा प्रवाह, विकास निर्माण आदिको प्रशासनिक लागत र समय घट्न गई मितव्ययिता र शीघ्रता कायम हुन्छ।
- नागरिकको सूचनामा पहुँच र सहज प्राप्यता सुनिश्चित गर्दछ।
- जनगुनासो तथा उजुरीहरू सहज रूपमा प्राप्त हुने वातावरण श्रृजना हुनुको साथै अनलाइन नागरिक सर्वेक्षण, सेवाको गुणस्तर सर्वेक्षण, कुनै विशेष प्रकृतिका सवालहरूमा जनताको मत सङ्कलन र पृष्ठपोषण प्राप्त गर्न सहज हुन्छ।
- राज्यले अख्तियार गर्न लागेका नीति तथा कार्यक्रमको सन्दर्भमा बहस गर्ने स्थल (Forum) तथा अन्तरनिकाय समन्वय बैठक (e-meeting), अनलाइन निर्णय र अनलाइन कार्यसम्पादन मूल्याङ्कन गरी छरितो सरकारको प्रत्याभूति गर्न सकिन्छ।
- नागरिक - नागरिक, नागरिक र तिनका प्रतिनिधिहरूलाई एक आपसमा जोड्न र लोकतान्त्रिक अभ्यास गर्ने पद्धतिमा सहयोग पुऱ्याउछ।
- अनलाईन एप्लिकेशन (Online Applications) जस्तो वेब पोर्टल, वेवसाइट मार्फत एकद्वार विद्युतीय सेवा प्रवाह भई दुर्गम क्षेत्रहरूमा समेत सेवाको पहुँच विस्तार हुन्छ।
- सार्वजनिक सेवा प्रवाहमा नागरिक सहभागिता, पारदर्शिता, कार्यदक्षता, प्रभावकारिता, जवाफदेहिता, शिघ्रता, सहजता कायम हुन गई सुशासनको प्रवर्द्धनमा टेवा पुग्छ।
- सूचना तथा तथ्याङ्कहरूको कम्प्यूटरीकृत तथ्याङ्क (Digital Data) तथा प्रति तयार गरी अभिलेखको व्यवस्थित रूपमा भण्डारण गर्न सकिन्छ। जसलाई सजिलै खोजी र Tracking गर्न सकिन्छ।

## विद्युतीय शासनका चरणहरू

विद्युतीय शासन पद्धतिको पूर्ण कार्यान्वयनको अवस्थामा पुग्न धेरै चरणहरू पार गर्नु पर्छ -



## पहिलो चरण: जानकारी तथा सूचनाको चरण ( Informational Stage)

यस चरणमा सरकारी निकायका सामान्य वेबसाइटहरूको निर्माण र स्थापना गर्ने, प्राप्त तथ्याङ्कहरूलाई कम्प्यूटरीकृत (Digitized) गरी स्थिर वेब (Static web) मा राख्ने सम्बन्धी सामान्य प्रशासकीय प्रबन्ध गरिएको हुन्छ ।

## दोश्रो चरण : अन्तर्क्रियात्मक चरण (Interactive Stage )

यस चरणमा कम्प्यूटरीकृत तथ्याङ्क भण्डार (Digitized Database) तयार हुने, सूचनाहरू अद्यावधिक हुने, वेबसाइटको विस्तार र त्यसमा जनताको पहुँच वृद्धि हुने विभिन्न फारमहरू सूचना तथा जानकारीहरू डाउनलोड गर्न सकिने इमेल गर्न सकिने सम्मका कार्यहरू हुन्छन् । जसले सेवा प्रदायक र सेवाग्राहीको बीचमा दोहोरो सञ्चार (Two-way Communication) कायम हुने गर्दछ ।

## तेस्रो चरण : कारोवारीय चरण (Transactional Stage)

गोप्य तथ्याङ्क (Confidential data) मा जनता, सेवाग्राही तथा सरोकारवालाहरूको पहुँच हुने, अन्तरक्रियात्मक वेब (Interactive web) को शुरूवात हुने, वित्तीय कारोवारहरू सञ्चालन हुने, अनलाईनबाट सेवा प्रवाह हुने जस्तै: अनलाईन आवेदन, कर, राजस्व भुक्तानी, चालक अनुमति पत्र नवीकरण आदि पद्धति स्थापित हुन्छ ।

## चौथो चरण : एकीकृत (Integrated) सेवा प्रवाहको चरण

सरकारले प्रवाह गर्ने सम्पूर्ण सार्वजनिक सेवाहरू एउटै सरकारी पोर्टल (Single Portal) बाट प्रवाह हुने, सम्पूर्ण सेवाहरू सूचना सञ्चार प्रविधि (ICT) मा आधारित हुने, विषयगत निकायको स्थानीय स्तरदेखि केन्द्र सम्म (Vertically) र अन्तरनिकाय (Horizontally) सूचनाहरू एकीकृत रूपमा उपयोग गर्न सकिने गरी पुनः अभियान्त्रिकीकरण (Re- engineering) गरी एकीकरण (Integration) गर्ने कार्य यस चरणमा हुन्छ ।

नेपालको विद्युतीय शासनको विद्यमान अवस्थालाई उपर्युक्त चरणहरूसँग तुलना गर्दा हाल तेश्रो चरणमा प्रवेश गर्ने क्रममा रहेको छ । विद्युतीय शासनको अवलम्बनको सन्दर्भमा विभिन्न अध्ययन, अभ्यास र अन्तर्राष्ट्रिय अनुभवहरू समेतका आधारमा निम्नानुसारका चरण (Steps) हरूको अवलम्बन गर्न उपयुक्त देखिन्छ :-

१. विद्युतीय सरकारको सक्षमता मूल्याङ्कन खाका (e-Government Readiness Assessment Framework) तयार गरी विद्युतीय सेवा प्राप्त गर्ने सक्षमताको मूल्याङ्कन (e- Readiness Assessment ) गर्ने ।
२. विद्युतीय शासनका सम्भावित उपलब्धिहरूको बारेमा जागरण अभियान, जनचेतना अभिवृद्धि र क्षमता विकासमा प्याकेजहरूको कार्यान्वयन गर्ने ।
३. विद्युतीय शासनका निम्न चार आयामहरूका माध्यमबाट विद्युतीय शासनको वातावरण निर्माण गर्ने ।
  - विद्युत शासनका पूर्वाधारहरूको निर्माण
  - विद्युतीय शासन मैत्री नीति, नियम र ऐन कानूनको निर्माण र कार्यान्वयन
  - विद्युतीय शासनको स्थापना

- विभिन्न क्षेत्रका सूचना प्रविधि परियोजनाहरूको पहिचान र छनौट
- सूचना प्रविधि परियोजनाहरूको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन
- संस्थागत क्षमता विकास
- प्रणालीगत सहयोग, मर्मतसम्भार र स्तरोन्नती
- विद्युतीय शासनको पहुँचलाई सबै क्षेत्रहरू जस्तै सरकारका निकायहरू बीच, सरकार र जनता बीच, सरकार र निजी क्षेत्रमा पहुँच र विस्तार (outreach) ।

४. अनुगमन, मूल्याङ्कन र पृष्ठपोषण तथा थप सुधारका उपायहरूको अवलम्बन गर्ने ।

विद्युतीय शासन सम्पूर्ण रूपमा अवलम्बन गर्नका लागि यसका आयाम (Dimension) हरूको माध्यमबाट विद्युतीय शासनको वातावरण तयार गर्नुपर्ने हुन्छ। सूचना प्रविधिको पूर्वाधारहरूको निर्माण, सूचना प्रविधि सम्बन्धी ऐन कानून र नीतिको तर्जुमा, शासकीय संयन्त्रको स्वचालीकरण तथा विद्युतीय सेवाको सबै क्षेत्रमा पहुँच र विस्तार गरी पूर्णरूपमा विद्युतीय शासनको स्थापना गर्नु पर्ने देखिन्छ। उक्त आयामगत चरणहरू तलका तालिकामा उल्लेख भएबमोजिम तालिकाको तलदेखि माथिसम्म (Bottom up) पूर्वाधार हुँदै पहुँच र विस्तारसम्म चार चरणहरूमा पूरा गरिनु पर्दछ।

### विद्युतीय शासनको अवलम्बनका आयामगत चरणहरू

पहुँच र विस्तार (Outreach)	नागरिकलाई विद्युतीय सेवा (e-government services to citizens).
	निजी क्षेत्रलाई विद्युतीय सेवा (e-government services to Business).
	अन्तरनिकाय विद्युतीय सार्वजनिक सेवा (Interagency e-government services).
शासन पद्धति (Governance)	विद्युतीय सरकारका लागि सूचना प्रविधि संयन्त्र (IT-Back office for e-government).
	सार्वजनिक सेवा प्रवाहको प्रक्रियामा पुनः अभियान्त्रिकीकरण (Re-engineering public processes).
नीति (Policy)	सुरक्षित विद्युतीय सरकारका लागि ऐन कानून (Laws on e-government security).
	विद्युतीय सरकारका संस्थागत ढाँचाहरू (Institutional Models of e-government).
पूर्वाधार (Infrastructure)	मोबाइल पूर्वाधार (Mobile Infrastructure).
	ब्रोडब्याण्ड पूर्वाधार (Broadband Infrastructure).

## विद्युतीय शासनको अवलम्बनका अन्तर्राष्ट्रिय अनुभवहरू

विश्वका थुप्रै विकसित र विकासशील राष्ट्रहरूले विद्युतीय शासनको अवलम्बन गरेका छन्। विकासशील राष्ट्रहरूमा यसको माग र लोकप्रियता बढ्दो क्रममा रहेको छ। विद्युतीय शासनका थुप्रै सफल अभ्यासहरू भईसकेका छन्। दक्षिण कोरियाले विद्युतीय सरकारको उत्कृष्ट अभ्यास गरेको पाइन्छ। केही सफल अभ्यासहरू यहाँ उल्लेख गरिएको छ।

- भारतको गुजरात प्रान्तको राजधानी गान्धीनगरमा जनसेवा केन्द्रको नाममा एकद्वार शासकीय केन्द्र (One Stop e-Governance Center)को स्थापना भई सूचना सञ्चार प्रविधियुक्त सार्वजनिक सेवा प्रवाह संयन्त्र (ICT enable public service delivery mechanism) लाई संस्थागत गरिएको छ। यसले ९७ प्रकारका सार्वजनिक सेवाहरू प्रवाह गर्दछ। यसमा सार्वजनिक, निजी साभेदारीको अवधारणा समेत कार्यान्वयनमा ल्याइएको छ।
- त्यसैगरी सिंगापुरले The Master Plan I N 2015 and I Gor 2010 को कार्यान्वयन मार्फत विद्युतीय शासनको प्रवर्धन गरेको छ। दश वर्षे विद्युतीय शासन गुरुयोजना (Intelligent Nation 2015 - I n 2015) को कार्यान्वयनबाट १६०० प्रकारका सार्वजनिक सेवाहरू अनलाइनमा प्रदान भएका छन्।
- त्यस्तै जर्मनीले "D115" नामक परियोजनाको सफल कार्यान्वयन गरेको छ। जसले One Stop e-Services प्रदान गर्दछ। परम्परागत प्रशासनिक अभ्यासलाई विस्थापित गर्दै विकेन्द्रित रूपमा स्थानीय स्तरसम्म यसले सेवा प्रवाह गर्दछ।
- अन्तर्राष्ट्रिय स्तरमा यस्ता विद्युतीय शासनका अभ्यासहरूलाई हेर्दा सुशासनका सूचकहरू पारदर्शिता, जवाफदेहिता, मितव्ययिता, प्रभावकारिता, कार्यशीलता, निष्पक्षता, दुर्गम क्षेत्रमा सहज सेवा प्रवाह र पहुँचको स्थापना, सार्वजनिक निजी साभेदारीको प्रवर्धन, सहजता आदिमा उल्लेख्य सुधार भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन्।

## नेपालमा विद्युतीय शासनको प्रवर्धनका लागि भएका प्रयासहरू

### १. नीतिगत तथा कानुनी प्रयासहरू

- (क) विद्युतीय तथ्याङ्कको आदानप्रदानबाट हुने कारोवारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सिर्जना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा संप्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनाधिकृत तवरबाट प्रयोग गर्ने कार्यलाई नियन्त्रण गर्नको लागि विद्युतीय कारोवार ऐन, २०६३ र सोको नियमावली २०६४ तर्जुमा गरी लागू गरिएको छ।
- (ख) सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५ ले प्रत्येक सरकारी निकायहरूले आफ्नो स्रोत र साधनको उपलब्धताको आधारमा कम्प्यूटरिकृत सूचना प्रविधिलाई व्यवहारमा ल्याउन सक्ने व्यवस्था गरेको छ।
- (ग) दूरसञ्चार ऐन, २०५३ तथा नियमावली, २०५४ले सूचना तथा सञ्चारको क्षेत्रमा बहुसेवा प्रदायकको कार्यान्वयन गर्न कानुनी र संस्थागत प्रबन्ध गरेको छ।

- (घ) सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५ले सार्वजनिक निकायका गतिविधि सूचना तथा जानकारीहरूलाई अद्यावधिक गरी समय समयमा प्रकाशन, प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।
- (ङ) सूचना प्रविधि नीति, २०५७ लाई समयानुकूल परिमार्जन गरी सूचना प्रविधि नीति, २०६७ को तर्जुमा भई कार्यान्वयनमा रहेको छ । नेपाललाई ज्ञानमा आधारित समाजमा रूपान्तरित गर्ने, ज्ञानमा आधारित उद्योगहरूको निर्माण गर्ने, गरीबी निवारणमा टेवा पुऱ्याउने, निजी क्षेत्रलाई सूचना प्रविधिको विकासमा प्रोत्साहित गर्ने, दक्ष जनशक्ति तयार गर्ने जस्ता विषयहरू यस नीतिले समेटेको छ ।
- (च) सञ्चार नीति, २०६०
- (छ) सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति २०५९
- (ज) विद्युतीय सरकार गुरुयोजनाको मस्यौदा
- (झ) तेह्रौँ योजनाको आधार पत्र (२०६९, १०७१-७२-७३)

## २. संस्थागत व्यवस्था

सूचना सञ्चार प्रविधिको प्रयोग मार्फत विद्युतीय शासनलाई प्रवर्धन गर्न निम्न निकायहरू क्रियाशील देखिन्छन् :-

- (क) विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
- (ख) सूचना तथा सञ्चार मन्त्रालय
- (ग) सूचना प्रविधि विभाग
- (घ) प्रमाणीकरण नियन्त्रकको कार्यालय
- (ङ) राष्ट्रिय सूचना प्रविधि केन्द्र
- (च) सूचना प्रविधि पार्क (पूर्वाधारको रूपमा)
- (छ) सरकारी कार्यालय/निकायहरूमा कम्प्युटर महाशाखा, शाखा र इकाईहरू ।

## ३. कार्यगत प्रयासहरू :

- केन्द्रीय निकायहरूले आ-आफ्ना वेवसाइटहरू निर्माण गरी संचालनमा ल्याएका छन् । जिल्ला स्तरमा जिल्ला विकास समितिहरूले पनि हाल आफ्नो वेवसाइट निर्माण गरी सञ्चालनमा ल्याईरहेका छन् । समय समयमा अद्यावधिक गर्ने र आवश्यक सूचनाहरू राख्ने अभ्यास भने पूर्णरूपमा हुन सकेको छैन ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद् (क्याबिनेट)का निर्णय तथा सूचनाहरू वेवसाइटमा राख्ने गरेको, हेलो सरकारको कार्यान्वयन मार्फत जनताका उजुरी तथा गुनासाहरूलाई सम्बोधन गर्ने गरेको छ ।
- सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सूचना प्रणाली (PIS ) पुस्तकालय व्यवस्थापन प्रणाली, तालिम व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

- अर्थ मन्त्रालय र अन्तरगतका निकायहरूमा बजेट व्यवस्थापन सूचना प्रणाली (BMIS), विषयगत मन्त्रालय सूचना प्रणाली (LMIS), स्वचालित भन्सार तथ्याङ्क प्रणाली (ASYCUDA), एकल खाता कोष प्रणाली (TSA ) आदि कार्यान्वयनमा ल्याएको छ। आन्तरिक राजस्व विभागले आयकर, अन्तशुल्क र मूल्यअभिवृद्धि करलाई व्यवस्थित र सहज बनाउन E-PAN मार्फत अनलाइन सेवा प्रवाह गर्ने गरेको छ।
- भूमि सुधार तथा व्यवस्था मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेको भूमिसम्बन्धी विवरणहरूलाई कम्प्युटरीकृत गर्ने कार्य गरेको छ।
- निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली, एकीकृत मतदाता नामावली दर्ता सूचना प्रणाली (Integrated voter Registration information system) कार्यान्वयनमा ल्याएको छ। साथै नमूनाको रूपमा मतदान यन्त्र (Voting machine) को प्रयोग गर्ने नीति लिएको छ।
- शिक्षा मन्त्रालयमा शिक्षा व्यवस्थापन सूचना प्रणाली (EMIS), शिक्षक व्यवस्थापन सूचना प्रणाली (PIS) लागू गरिएको छ। साथै, विद्यालय र उच्चमाध्यमिक विद्यालयमा कम्प्युटरसम्बन्धी ज्ञान दिलाउन आवश्यक पाठ्यक्रमको विकास र कार्यान्वयन भएको छ।
- विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय र यस अन्तरगतको सूचना प्रविधि विभागले सूचना प्रविधिको विकास र विस्तारका लागि नीतिगत र कार्यगत नेतृत्व र समन्वय गरिरहेका छन्।
- परराष्ट्र मन्त्रालयले मेशिन रिडेवल पासपोर्ट (MRP) र पासपोर्ट सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ।
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नापी विभागले भू-सूचना प्रणाली (GIS) लागू गरेको छ।
- लोकसेवा आयोगले आयोगका सूचनाहरू, दरखास्त फारमहरू, परीक्षाका नतिजाहरू वेबसाइटमा राख्ने गरेको छ।
- नेपाल प्रहरीले अपराधी अभिलेख प्रणाली (Criminal Record system), घटना प्रतिवेदन प्रणाली (Incident Reporting System), खरिद व्यवस्थापन प्रणाली (Inventory management system), सवारी साधन अभिलेख प्रणाली (Vehicle Record system) आदि कार्यान्वयनमा ल्याएको छ।
- गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र (NID) को विवरणको लागि प्रारम्भिक कार्य शुरू गरेको छ। साथै प्रकोप व्यवस्थापन सूचना प्रणाली (Disaster management information system) सञ्चालन गरेको छ।
- भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय लगायतका निकायहरूले विद्युतीय बोलपत्र (e-bidding) लाई अभ्यासमा ल्याएका छन्।

- सर्वोच्च अदालतले मुद्दाहरूको अद्यावधिक अवस्था (live status) को अनलाईन जानकारी दिने गरेको छ ।

नेपाल कानून आयोगले नेपालको संविधान, ऐन, नियम, गठन, आदेश लगायतका कानुनी दस्तावेज website मा राखेको छ, भने त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरी website मा राख्ने कार्यलाई थालनी गरेको छ । कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयले नेपालमा विद्यमान सबै ऐनहरूलाई १७ भागमा प्रकाशन गरी सो को विद्युतीय पत्रि आफ्नो website मा राखेको छ, भने नियमहरू सबै १७ भागमा प्रकाशन गर्ने र विद्युतीय पत्रि website मा राख्ने प्रक्रिया शुरू गरेको छ ।

माथि उल्लेख गरिए बाहेकका अन्य निकायहरूले कम्प्यूटरीकृत प्रणालीको अभ्यास शुरू गरेका छन् । काठमाडौं महानगरपालिकाले पञ्जीकरण (Vital Registration system) लाई वेवमा आधारित बनाएको छ । त्यसैगरी निजी क्षेत्र विशेषगरी बैंकहरूले सूचना प्रविधिको व्यापक प्रयोग गर्ने क्रम तीव्र भईरहेको अवस्था छ ।

#### ४. पूर्व प्रतिवेदनले औल्याएका विषयहरू

नेपाल सरकारले प्रथम पञ्चवर्षीय योजनादेखि नै सूचना प्रविधि क्षेत्रको विकासमा जोड दिए तापनि यस क्षेत्रको विकासले अपेक्षित गति लिन सकेन । खासगरी प्रजातन्त्रको पुनर्स्थापना पश्चात राज्यले लिएको उदार र खुला अर्थनीतिका कारण विश्वमा भएको सूचना प्रविधिको विकासले नेपालमा पनि प्रवेश पाउन थाल्यो । विज्ञान तथा प्रविधिको उचित विकास र उपयोगका लागि सहजीकरण र समन्वय गर्नका लागि वि.सं. २०५३ मा विज्ञान तथा प्रविधि मन्त्रालयको गठन भयो । ज्ञानमा आधारित समाज र ज्ञानमा आधारित उद्योगको विकास गरी गरीबी निवारणमा टेवा पुऱ्याउने र सूचना प्रविधिको विश्व मानचित्रमा नेपाललाई स्थापित गराउने लक्ष्य राखी सूचना प्रविधि नीति, २०५७ जारी गरियो ।

तत्कालीन सूचना प्रविधि उच्चस्तरीय आयोग (HLCIT) र KIPA कोरिया बीच वि.सं. २०६२ मा सम्झौता भई तयार गरिएको विद्युतीय शासन गुरुयोजना नेपाल सरकारबाट स्वीकृत नै हुन नसकेको अवस्था छ ।

वि.सं. २०६३ को राजनीतिक परिवर्तन पछि गठित प्रशासन पुनर्संरचना आयोगले नेपालमा विद्युतीय शासनको प्रवर्धनसम्बन्धी प्रतिवेदन नेपाल सरकारलाई पेश गर्‍यो । उक्त प्रतिवेदनले नेपालमा विद्युतीय शासन सम्बन्धमा हालसम्म भईरहेका कार्यहरूको पुनरावलोकन गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन सोच सहितको राष्ट्रिय विद्युतीय शासन सम्बन्धी रणनीति (National e-Governance Strategy) तर्जुमा गरी कार्यन्वयनमा ल्याउन सिफारिस गरेको थियो । तर सो प्रतिवेदन नेपाल सरकारबाट स्वीकृत नै हुन सकेन ।

#### ५. विद्युतीय शासन अवलम्बन गर्ने सन्दर्भमा देखिएका समस्याहरू

शासन व्यवस्थालाई सूचना, सञ्चार, प्रविधिमैत्री बनाई विद्युतीय सरकारको कार्यान्वयन गर्ने सन्दर्भमा देहायका समस्याहरू देखिएका छन् -

- सूचना सञ्चार प्रविधिको क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।
- कर्मचारी प्रशासनमा परिवर्तनको प्रतिरोध गर्ने प्रवृत्ति हावी छ ।

- दक्ष जनशक्तिको कमी हुनुका साथै भएको जनशक्तिलाई समेत स्वदेशी बजारमा टिकाई राख्न सकिएको छैन ।
- सूचना प्रविधिको विकास केन्द्र र शहरी क्षेत्रमा मात्र सीमित भई ग्रामीण र दुर्गम क्षेत्रमा पुऱ्याउन सकिएको छैन ।
- मूल्यवान डिजिटल तथ्याङ्कहरू विभिन्न निकायहरू बीच आदानप्रदान गरी उपयोग गर्ने संस्कारको अभाव छ ।
- सरकारी निकायका वेवसाइट समेत समयमा अद्यावधिक हुने गरेका छैनन् ।
- निर्माण भएका सफ्टवेयरहरू कार्यान्वयनमा ल्याउन सकिएको छैन ।
- निश्चित मापदण्ड विना नै निर्माण भएका सफ्टवेयरहरूमा एकरूपता, विश्वसनीयता, गुणस्तरीयता, कायम हुन सकेको छैन ।
- विद्युतीय अपराध नियन्त्रण गर्न र विद्युतीय कारोबारलाई व्यवस्थित गर्न बनाइएका ऐन कानूनको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।

#### ६. विद्युतीय शासन अवलम्बन गर्न सकिने क्षेत्रहरूको प्राथमिकता

विभिन्न सरकारी निकायहरूले आ-आफ्नै ढङ्गबाट कार्यालयको कार्य प्रकृति अनुसारका सूचना प्रविधिसम्बन्धी परियोजनाहरू संचालन गरेको स्थिति विद्यमान छ । वि.सं. २०६२ मा ड्राफ्ट तयार भएको विद्युतीय शासन गुरुयोजना (E-GMP) ले पहिचान गरेका विभिन्न २० वटा परियोजनाहरू मध्ये Government Representative Portal, Government Integrated Data Center (GIDC), National Identification (NID), E-Education, Village Network, Land Record Management System, Vehicle Registration System, Public Service Recruitment Management System जस्ता परियोजनाहरू प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याएको अवस्था छ । तर उक्त गुरुयोजना स्वीकृत हुन नसक्दा पूर्ण रूपमा कार्यान्वयनमा भने आउन नसकेको सन्दर्भमा विद्युतीय शासन अवलम्बन गर्न सरकारले ठोस कार्यदिशा सहितको गुरुयोजना तथा IT-Road Map तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता खड्किएको छ ।

विद्युतीय शासन गुरुयोजना तथा IT-Roadmap ले हाल नेपालमा IT को प्रयोगको अवस्था र विद्युतीय शासन अवलम्बन गर्न सकिने सम्भावित क्षेत्रहरू पहिचान र प्राथमिकीकरण गर्नु पर्ने देखिन्छ । जस अन्तर्गत विद्युतीय माध्यमबाट प्रवाह गरिने सेवाहरूलाई निम्नानुसार वर्गीकरण गरी त्यस अन्तर्गतका क्षेत्रहरूको प्राथमिकीकरण गरिनु उपुक्त हुन्छ :

#### (क) सरकारले नागरिकलाई प्रदान गर्ने प्रत्यक्ष सेवाहरू (Government to citizen "G to C")

- शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, विद्युत, यातायात, सूचना तथा सञ्चार, रोजगारी आदि ।
- नागरिक अधिकार अन्तर्गत जनताले माग गर्न सक्ने सेवाहरू जस्तै : अनुमति पत्र, आवेदन, रजिष्ट्रेसन, शुल्क, राजस्व तथा करहरूको भुक्तानी, नागरिकता, मालपोत, नापी, यातायात क्षेत्रका सेवाहरू ।

- सरकारका नीति, नियम, कानून, कार्यविधि, नागरिक वडापत्र तथा निर्णयहरू वेवसाइट मार्फत जानकारी गराउने विषय ।
- (ख) सरकारले व्यापार वाणिज्यको प्रवर्द्धनका लागि प्रदान गर्ने सेवाहरू (Government to Business "G to B" )
- इजाजत पत्र तथा अनुमति पत्रहरू ।
  - कर भुक्तानीका सरलीकृत विधिहरू ।
  - व्यापार तथा वाणिज्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारका नवीनतम् जानकारी प्रविधि तथा सम्भावनाहरू ।
  - विदेशी राष्ट्रसँग भएका व्यापार तथा वाणिज्य सम्बन्धी सन्धि सम्झौताहरू ।
  - सामाजिक सङ्गठन बारे सरकारी नियमन तथा सुरक्षा सम्बन्धी विषयहरू ।
- (ग) सरकारले आफू मातहतका निकायहरूलाई प्रदान गर्ने सेवाहरू (Government to Government "G to G")
- (अ) अन्तर निकाय सेवाहरू (Government to Government)
- सूचना तथा तथ्याङ्कहरूको आदान प्रदान (Sharing) गर्ने कार्य ।
  - सूचना सञ्चार प्रविधि सम्बन्धी प्रणाली का अन्तरसम्बन्धित (Inter linkage) गरी प्रशासनिक कार्यमा समन्वय गर्ने कार्य ।
  - प्रशासकीय कार्यविधि तथा अभिलेख व्यवस्थापनलाई कम्प्यूटरीकृत गरी विद्युतीय पद्धतिद्वारा पुनर्स्थापित गर्ने कार्य ।
- (आ) सरकारले आफ्ना कर्मचारीलाई प्रदान गर्ने सेवाहरू (Government to Employee "G to E")
- कर्मचारीको अभिलेख तथा सो सम्बन्धी सेवाहरू,
  - कर्मचारीको सेवा शर्त अन्तरगतका कारोबारहरू,
  - कर्मचारीको क्षमता विकास, अनुशासन, उत्प्रेरणा सम्बन्धी विषयहरू ।

## ७. विद्युतीय शासनका जोखिमहरूको न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानी

विद्युतीय शासनको अवलम्बन गर्ने क्रममा जति धेरै महत्वपूर्ण सूचनाहरू (Valuable data) वेवसाइटहरूमा राखिन्छ, उति नै त्यसको दुरुपयोग हुने सम्भावना पनि बढ्दै जान्छ । कम्प्यूटरीकृत पद्धति मार्फत गलत सूचनाहरू दिने, सूचनाहरू चोर्ने, सूचनाहरूको गलत ढङ्गले प्रयोग गर्ने जस्ता विकृतिहरू बढ्न सक्दछन् । साइबर अपराध (Cyber Crime), Hacking जस्ता सुरक्षा जोखिम (Security threats) मा वृद्धि हुन्छ । विद्युतीय कारोबार ऐन तथा नियमावलीले विद्युतीय माध्यमबाट हुने गतिविधिहरूको नियमन तथा नियन्त्रण गर्ने प्रबन्ध गरेको छ । जसका लागि प्रमाणीकरण नियन्त्रकको कार्यालय कार्यरत छ । विद्युतीय



उपकरणहरू (Hardware तथा Software) को प्रयोगबाट निम्तिने जोखिमहरूको न्यूनीकरणका लागि निम्नानुसारका व्यवस्थाहरू गरिनु पर्ने हुन्छ ।

साइबर जोखिम (Cyber Threats) हरूलाई व्यवस्थापन र न्यूनीकरण गर्न सबै किसिमका सुरक्षा विधि, पद्धति र संयन्त्र (Security Measure) हरूको व्यवस्था गर्नुपर्ने हुन्छ । जस अन्तर्गत संस्थागत, कानुनी, नीतिगत र प्रक्रियागत संयन्त्रहरूको प्रबन्ध मिलाउनु पर्दछ । जस्तै तथ्याङ्कहरूको Back up, Remote back up, भौतिक सुरक्षाको प्रबन्ध, विद्युत आपूर्तिको सुनिश्चितता, आपतकालीन सेवाहरूमा इन्टरनेट सञ्जाल (Internet Connectivity) को ग्यारेण्टी, Fire wall को व्यवस्था, सुरक्षित तथ्याङ्कहरूमा encryption को प्रयोग, अद्यावधिक Antivirus को प्रयोग, तथ्याङ्कहरूको गोपनीयता कायम गर्ने, चोरी र दुरुपयोग हुन नदिने र तथ्याङ्कहरूको अनाधिकारिक पहुँच हुन नसक्ने जस्ता प्रबन्धहरू गरिनु आवश्यक हुन्छ ।

## विद्युतीय शासनको प्रवर्द्धनका लागि अपनाउनुपर्ने रणनीतिहरू

### १. कानुनी/नीतिगत

- सूचना प्रविधि सम्बन्धी पूर्वाधारको विकास, जनशक्तिको उत्पादन र क्षमता विकास तथा त्यसको उपयोग समेतलाई समेट्ने गरी तत्काल विद्युतीय शासन गुरुयोजना ( e-Governance Master Plan) को तर्जुमा गरी कार्यान्वयन गरिनु आवश्यक छ ।
- राज्यले निजीक्षेत्रलाई ग्रामीण र दुर्गम क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अख्तियार गरी सहजकर्ता, प्रवर्द्धकको भूमिका निर्वाह गर्नु पर्दछ ।
- जिल्ला स्थित कार्यालयहरूमा रहेका सूचना प्रविधि सम्बन्धी हार्डवेयर, सफ्टवेयर तथा इन्टरनेट सञ्जाल प्रणालीमा आउन सक्ने समस्याहरूको तत्काल समाधान गरी सेवा प्रवाहलाई सुचारू गर्न सेवा करार मार्फत वार्षिक मर्मत सम्भार सम्झौता ( Annual Maintenance Contract) मा एकरूपता ल्याउने गरी मार्गदर्शन गर्न आवश्यक देखिन्छ ।
- सूचना प्रविधिको क्षेत्रमा उत्पादित जनशक्तिलाई सरकारी सेवाप्रति आकर्षित गरी उनीहरूको विशेषज्ञताको विकास गर्न सूचना प्रविधि समूह गठन गरी व्यवस्थित गरिनु पर्दछ ।
- सूचना प्रविधिको व्यापकतालाई सम्बोधन गर्ने गरी विद्युतीय कारोवार ऐन लगायतका कानूनहरूलाई समयसापेक्ष परिमार्जन तथा संशोधन गर्दै सूचना प्रविधिको सम्भावित जोखिम तथा अपराधहरूलाई न्यूनीकरण गर्ने तर्फ ध्यान दिदै सूचना प्रविधि ऐनको तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ ।

### २. संस्थागत

- विज्ञान, प्रविधि तथा वातावरण अन्तरगत सूचना प्रविधि विभाग गठन भएको, सूचना तथा सञ्चार मन्त्रालय अन्तरगत सूचना विभाग कार्यरत रहेको सन्दर्भमा सूचना सञ्चार प्रविधिलाई एकै ठाउँमा ल्याउनको लागि यी दुवै मन्त्रालयहरूको पुनर्संरचना गर्नु आवश्यक छ । साथै राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) र प्रमाणीकरण नियन्त्रकको कार्यालय लाई सूचना प्रविधि विभाग अन्तरगत ल्याई कामकारवाहीमा

एकरूपता सहजता र प्रभावकारिता कायम गरिनु आवश्यक छ। विद्युतीय शासनको समग्र समन्वय, सहजीकरण र प्रभावकारी कार्यान्वयन गर्न सूचना प्रविधि विभागको संस्थागत क्षमता विकास गरी कार्यात्मक सङ्गठनको रूपमा स्थापित गराउनु जरूरी छ।

- जिल्ला विकास समितिहरूले जिल्लामा सूचना प्रविधिको विद्यमान अवस्था (उपलब्ध जनशक्ति, प्रविधि पूर्वाधारहरू, जनताको पहुँचको स्तर, सम्भावित विकास साभेदार, निजी क्षेत्र आदि) को सर्वेक्षण गरी विद्युतीय सेवा (e-Services) प्रदान गर्न आवश्यक नीतिहरू अख्तियार गर्नुपर्ने आवश्यकता देखिएको छ। यसका लागि हाल जि.वि.स.मा रहेको सूचना तथा अभिलेख केन्द्रलाई दक्ष जनशक्ति सहितको सूचना प्रविधि केन्द्र वा e-Governance Promotion Unit का रूपमा विकास गर्न सकिने देखिन्छ।
- सार्वजनिक सेवा भित्रको जनशक्तिलाई समय सापेक्ष सूचना प्रविधि सम्बन्धी ज्ञान दिलाउनको लागि स्वायत्त प्रकृतिको सूचना प्रविधि तालिम केन्द्र स्थापना गर्न आवश्यक देखिन्छ।
- सूचना प्रविधि सम्बन्धी जनशक्तिको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा माग बढिरहेको सन्दर्भमा सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नको लागि सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्न आवश्यक छ।

### ३. कार्यगत

- कुनै एक निकायले निर्माण गरी प्रयोगमा ल्याएका सफ्टवेयर हरू अन्य निकायमा पनि प्रयोग गर्न सकिने हुँदा सोका लागि समन्वय र साभेदारी गर्ने पद्धतिको अवलम्बन गरिनु जरूरी छ।
- उपलब्ध सूचना प्रविधिमा आधारित प्रणालीहरूको प्रचार प्रसारको कमीले गर्दा नागरिकले सरकारी निकायहरूले संचालनमा ल्याएका विद्युतीय सेवा (e-services) जस्तै: मतदाता नामावली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनलाइन उजुरी प्रणाली, आन्तरिक राजस्व विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयका अनलाईन सेवा लगायतको प्रयोग हुन नसकेको हुँदा जनचेतना अभिवृद्धि गर्न सूचनामूलक सन्देशहरू प्रवाह गर्नुपर्ने आवश्यकता छ।
- शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई अभिवृद्धि गर्न तत् तत् क्षेत्रका केन्द्रीय निकायहरू बीच समन्वय र साभेदारी गर्नुपर्ने देखिन्छ।
- देशभरी इन्टरनेट सञ्जालको व्यवस्था र सम्पूर्ण सरकारी निकायका तथ्याङ्कहरूको तथ्याङ्क बैंक (Data Bank) को रूपमा विकास गर्नको लागि निर्माण भई सञ्चालनमा रहेको Government Integrated Data Center (GIDC) मा सम्पूर्ण निकायका तथ्याङ्कहरू भण्डारण गरी सो को विश्वसनीय, प्रभावकारी, सुरक्षित र सहज उपयोगको व्यवस्था मिलाउनु पर्ने देखिन्छ।

- सार्वजनिक निकायबाट प्रवाह हुने सेवा र सम्पादन गरिने विकास निर्माणका कार्यलाई भरपर्दो, मितव्ययी, छिटो छरितो, सरल र सहज बनाउन विद्यमान मानव आधारित प्रणाली (Manual Based System) लाई क्रमशः कम्प्युटरीकृत प्रणालीमा रूपान्तरण गर्दै सरकारी सञ्जाललाई जिल्ला स्तरका कार्यालयहरूसम्म विस्तार गरेमा सेवाप्रवाह प्रभावकारी हुने देखिन्छ ।
- सूचना प्रविधिको बढ्दो प्रयोगले निम्त्याउन सक्ने दुरूपयोगको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने तथा Hacking लगायतका साइबर अपराध सम्बन्धी सुरक्षा जोखिमलाई कम गर्न कम्प्युटरीकृत प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउँदै लैजानु पर्ने टड्कारो आवश्यकता छ ।
- सार्वजनिक सेवाहरू एकद्वार प्रणालीबाट उपलब्ध गराउने National Portal को विकास गरी प्रभावकारी रूपमा संचालन गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने आवश्यकता देखिएको छ ।
- राष्ट्रिय परिचय पत्रलाई पंजीकरण, आयकर, सवारी चालक अनुमति पत्र, राहदानी लगायतका सेवाहरूसँग आबद्ध गरी सहज सेवा प्रवाह, दोहोरो लिने र दुरूपयोग गर्ने प्रवृत्तिको निरूत्साहन र प्रभावकारी सेवा प्रवाह गर्न सकिन्छ ।
- अदालत र अर्धन्यायिक निकायबाट लागेको कैद जरिवानाको विवरणलाई वेबसाइट मार्फत प्रकाशन गरी दण्ड जरिवाना लागेका व्यक्तिलाई कुनै पनि प्रकारको सार्वजनिक सेवा वितरण नगरिने प्रबन्ध गर्न सकिन्छ ।
- क्षतिपूर्ति सहितको नागरिक वडापत्रलाई सूचना प्रविधियुक्त बनाई सरकारको नागरिकप्रतिको दायित्व निर्वाहमा सहजता ल्याउन सकिने देखिन्छ ।

## उपसंहार

विद्युतीय शासन आजको माग र आवश्यकता हो । सूचना सञ्चार प्रविधिका पूर्वाधारहरूको विकास नभईकन विद्युतीय शासनको अवलम्बन सम्भव छैन । संस्थागत क्षमता विकास, भौतिक पूर्वाधार तथा उपकरण, मानव संसाधन विकास र सूचना प्रविधिमैत्री कानूनहरूको तर्जुमा गर्ने तर्फ विशेष ध्यान दिनु जरूरी छ । विद्युतीय शासनको अवलम्बन गर्न सकेमा राज्य र राज्य बाहेकका क्षेत्रबाट सम्पादन हुने सम्पूर्ण क्रियाकलापहरूमा पारदर्शिता, जवाफदेहिता, मितव्ययिता, प्रभावकारिता, कार्यशिघ्रता, निष्पक्षता, दुर्गममा सहज सेवा प्रवाह र पहुँचको स्थापना, सार्वजनिक निजी साभेदारीको प्रवर्द्धन, समन्वय र अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण समेतमा उल्लेख्य सुधार भई सुशासनको प्रत्याभूति दिलाउन सकिन्छ । यसका लागि स्रोत साधन सहितको विद्युतीय शासन गुरुयोजना निर्माण गर्ने र उक्त गुरुयोजनाले पहिचान गरेका प्राथमिकताका क्षेत्रहरूमा सूचना प्रविधिको प्रयोग गर्न क्षेत्रगत/मन्त्रालयगत सूचना सञ्चार प्रविधि योजना/परियोजनाहरूको तर्जुमा र कार्यान्वयन गरिनु आवश्यक छ । प्रशासन पुनर्संरचना आयोगको नेपालमा विद्युतीय शासन प्रवर्धनसम्बन्धी प्रतिवेदन तथा सूचना प्रविधिको क्षेत्रमा भएका अध्ययन अनुसन्धान एवम् सिफारिस सम्बन्धी अन्य प्रतिवेदनहरू समेतलाई आधार मानी विद्युतीय शासनको माध्यमबाट सुशासनको प्रवर्धनगर्न राजनीतिक, प्रशासनिक, निजी क्षेत्र, नागरिक समाज र विकास साभेदारहरूको समन्वयात्मक ढङ्गबाट सहकार्य गर्नु त्यत्तिकै आवश्यक छ ।

परिच्छेद-१६  
**दुर्गम क्षेत्रमा सेवा प्रवाह**

**पृष्ठभूमि**

राज्यका सबै क्षेत्रमा सार्वजनिक सेवाको प्रवाह प्रभावकारी बनाई नागरिकको पहुँच अभिवृद्धि गर्नुको साथसाथै गुणस्तरीय सेवा समान रूपमा वितरण गर्ने अवस्थाको सृजना गर्न अपरिहार्य भएको छ । राज्यबाट उपलब्ध गराइने सेवाहरू जनतालाई सहज र गुणस्तरीय रूपमा निकटतम विन्दुबाट उपलब्ध गराउनु आधुनिक लोक कल्याणकारी राज्य व्यवस्थाको मूलभूत उद्देश्य हो । राज्यको सेवा प्रवाह राज्यको आर्थिक क्षमता, सामाजिक अवस्था तथा नागरिकको सचेतनाको अवस्था, रोजाई र प्राथमिकता जस्ता तत्वमा निर्भर रहेको हुन्छ, भने सेवा प्रवाहको पद्धति देशको भौगोलिक स्थिति, आर्थिक, सामाजिक र राजनीतिक अवस्था जस्ता परिवेशबाट प्रभावित भएको हुन्छ ।

सरकारले राज्यका तर्फबाट नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारिताले सरकारप्रति नागरिकको विश्वास बढाउने र सकारात्मक धारणा निर्माण गरिरहेको हुन्छ । देशका सबै क्षेत्रमा बसोबास गर्ने आम नागरिकका लागि प्रदान गरिने सेवाहरू प्रभावकारी, सरल, छिटो र छरितो रूपमा उपलब्ध गराउन देशलाई विभिन्न प्रशासकीय इकाईहरूमा विभाजन गर्ने प्रचलन अनुरूप नेपाललाई १४ अञ्चल, ७५ जिल्ला तथा मातहतमा ५८ नगरपालिका तथा ३९१५ गाविसहरूमा विभाजन गरी सोही अनुरूपका प्रशासनिक इकाईहरूको गठन गरिएका छन् । नागरिकलाई सेवा प्रदान गर्नको लागि पहिचान गरी स्थापना गरिएका संयन्त्रलाई प्रभावकारी र जीवन्त बनाई राख्न आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरी मानव विकास सूचकाङ्कमा पछि परेका दुर्गम क्षेत्रमा राज्यद्वारा उपलब्ध गराइने आधारभूत सेवाहरू प्रभावकारी रूपमा प्रवाह गरी तल्लो तहसम्म राज्य तथा सरकारको उपस्थितिको अनुभूति दिलाउनु आवश्यक देखिन्छ ।

सुगम तथा शहरी क्षेत्रमा प्रवाह गरिने सेवाको तुलनामा दुर्गम क्षेत्रमा प्रवाह गरिने सेवामा भिन्न प्रकृतिका समस्या तथा चुनौतिहरू रहेका हुन्छन्। दुर्गम क्षेत्रमा सेवाको उपलब्धता, सेवामा पहुँच, प्रदान गरिने सेवाको गुणस्तर, लागत र समान रूपमा सेवाको वितरण वा प्रवाहमा समेत सुगममा भन्दा भिन्नता रहेको छ। भौगोलिक रूपमा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राज्यको तर्फबाट प्रदान गरिने सेवालाई प्रभावकारी गराउनको लागि अवलम्बन गर्नु पर्ने प्रक्रिया र सुधारको सम्बन्धमा यस परिच्छेदमा चर्चा गरिएको छ।

## **दुर्गम स्थानमा सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्न भएका प्रयासहरूको सिंहावलोकन**

### **१ अन्तर्राष्ट्रिय सन्दर्भ**

सार्वजनिक सेवालाई कसरी प्रभावकारी रूपमा प्रवाह गर्ने भन्ने सम्बन्धमा विभिन्न प्रणालीहरूको उल्लेख गर्ने गरिएको पाइन्छ। गिलवर्ट र स्पिचत् (Gilbert & Specht) ले प्रशासकीय दृष्टिबाट केन्द्रीय प्रणाली वा विकेन्द्रित प्रणालीको अवलम्बन, एकीकृत वा विभिन्न संस्थाबाट सेवा प्रवाह, एकद्वार प्रणाली वा विभिन्न द्वारबाट सेवा प्रवाह, व्यावसायिक कर्मचारी वा उपभोक्ता मार्फत जस्ता तरिकाको अवलम्बन गरी सेवा प्रवाह गर्न सकिने उल्लेख गरेका छन्। सार्वजनिक सेवा प्रवाहमा विभिन्न मुलुकले विभिन्न अभ्यास र प्रयोग गर्ने गरेको पाइन्छ। बेलायतले नागरिक वडापत्रको अवधारणालाई अवलम्बन गरी ग्राहकको चयन, सेवाको गुणस्तरको मापदण्डहरू, स्वतन्त्र मूल्यांकन, निरन्तर सुधार र वडापत्र प्रमाण (Charter Marks) जस्ता सिद्धान्तहरूको विकास गरेको पाइन्छ। त्यसैगरी करार मार्फत सेवा प्रवाह, सेवाग्राहीको सशक्तिकरण जस्ता तरिकाबाट पनि सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सकिने व्यहोरा अन्तर्राष्ट्रिय दातृ निकायहरूले उल्लेख गर्ने गरेका छन्।

जनतामा पुऱ्याइने सेवाको प्रक्रियाको बारेमा विभिन्न मान्यताहरू प्रचलनमा रहेको पाइन्छ। नेपाल जस्तो विकासोन्मुख मुलुकमा मात्र होइन विकसित मुलुकमा पनि सार्वजनिक सेवा प्रवाहको विषय निरन्तर सुधारको विषय बनेको छ। विकसित मुलुकहरू सेवा प्रवाहमा गुणस्तरको अभिवृद्धि तथा आधुनिकीकरणमा जोड दिँदै सूचना प्रविधिको उच्चतम प्रयोगबाट सेवाको पहुँचमा वृद्धि र नागरिकहरूलाई विकल्प उपलब्ध गराएको पाइन्छ। इन्टरनेटको उच्चतम प्रयोगबाट कागजविहीन (Paperless) र सेवा लिन कार्यालयमा सेवाग्राही स्वयं उपस्थित हुनु नपर्ने गरी Faceless सेवा प्रवाह प्रणालीको विकास गरेको पाइन्छ। क्यानाडाले Government-Online (GOL) नाममा सन् १९९९ देखि विभिन्न सार्वजनिक सेवालाई अनलाइनबाट उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। त्यसै गरी संयुक्त राज्य अमेरिकामा दुर्गम क्षेत्रको सेवा प्रवाहमा सुधार गर्न v-GOV (Video Government) को अवधारणा कार्यान्वयनमा ल्याई सेवामा प्रत्यक्ष पहुँचको व्यवस्था गरेको छ।

सार्वजनिक सेवामा नागरिकको पहुँच र सेवाको प्रभावकारितामा अभिवृद्धि गर्न, निर्धारित समयमै लक्षित सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न प्रयोग र अभ्यासहरू भएका छन्। कतिपय मुलुकले सार्वजनिक सेवा प्राप्त गर्न चाहने नागरिकलाई त्यस्तो सेवा कार्यालयमा आफै पुगेर, अनलाइनबाट वा हातमा रहेको मोबाइलमध्ये कुन तरिकाबाट प्राप्त गर्ने भन्ने सम्मको विकल्पको छनौट र सेवामा पहुँचको व्यवस्था गरेका छन्। सिंगापुरले i-

Gov. 2010 को रणनीति बमोजिम m-Gov. (Mobile Government) को अवधारणा प्रयोगमा ल्याएकोछ। फ्रान्सले Administration 24h/7 अवधारणा विकास गरेकोछ। त्यसै गरी अष्ट्रेलियाले सेवा लिन चाहने सेवाग्राही सेवा उपलब्ध गराउने निकायमा सही तरिका र प्रक्रियागत सहज रूपमा पुग्ने अवस्था सृजना गर्न "No wrong door" नीति लिएकोछ। आयरल्याण्डले PSB (Public Service Broker) को अवधारणाबाट सार्वजनिक सेवा प्रवाहलाई चौबीसै घण्टा उपलब्ध हुने व्यवस्था गरेको पाइन्छ, भने नेदरल्याण्ड तथा सिंगापुरले सेवा प्रवाहमा नागरिकहरूको संलग्नतालाई जोड दिएका छन्।

## २ नेपालको सार्वजनिक सेवा प्रवाहमा सुधारका प्रयासहरू

नेपालको सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नको लागि समय समयमा विभिन्न विज्ञहरूबाट सरोकारवालासँगको परामर्श वा सल्लाह (Consultation), सेवाको पहुँच (Access) मा अभिवृद्धि, सेवा प्रदान गर्ने कर्मचारीले सेवाग्राहीप्रति देखाउने शिष्टाचार (Courtesy), सेवा सम्बन्धी सूचना (Information) को प्रवाह, सेवा प्रवाहमा खुलापन र पारदर्शिता (Openness and transparency), सेवा सम्बन्धी गुनासाहरू र तिनीहरूको सुनुवाई, पैसाको महत्व, चयन र विकल्प जस्ता विषयहरूमा सुधार गर्नु पर्ने कुरा औँल्याउने गरेका छन्।

जनतामा पुऱ्याउने सेवा प्रवाहको सम्बन्धमा विगतका प्रशासन सुधार आयोगबाट पनि अध्ययन गरी सरकारलाई सुझाव दिइएको थियो। उच्चस्तरीय प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ ले कार्यविधि, कार्यक्षेत्र तथा कार्य प्रक्रियामा नै सुधारको लागि सुझाव गरे बमोजिम कतिपय सङ्गठनात्मक संरचना तथा प्रशासकीय कानूनको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको थियो। प्रशासन सुधार आयोग, २०२५ ले पनि प्रशासकीय सङ्गठन, कार्यालय कार्यविधि तथा कर्मचारी प्रशासनका क्षेत्रमा सुधार गर्दै सेवा प्रवाहमा समेत सुधारको लागि कार्य गरेको थियो। त्यसै गरी प्रशासन सुधार आयोग, २०३२ ले Citizen centred service हुनु पर्ने मान्यताका साथ प्रशासकीय सङ्गठन तथा कार्यविधिमा सुधारको लागि सुझाव दिदै जनताको सुविधालाई ध्यानमा राखेर प्रशासकीय कार्यविधिको निर्धारण गर्नु पर्ने, त्यस्ता कार्यविधि सरल भाषामा बनाउने तथा जनसाधारणको भाषामा प्रचार प्रसार गर्नु पर्ने जस्ता सुझावहरू दिएको थियो।

सरकारले जनतामा पुऱ्याउने सेवाको प्रभावकारीताको विषयलाई समेत अध्ययन र सुझावको कार्यक्षेत्रगत शर्तको रूपमा उल्लेख गरेर गठन भएको प्रशासन सुधार आयोग, २०४८ को प्रतिवेदनले सरकारले उपलब्ध गराएका सेवाहरू जनताको आवश्यकतालाई पूरा गर्न सकिने नभएको, लक्षित वर्गमा नपुगेको, गुणस्तर सन्तोषजनक नरहेको र उपलब्ध स्रोत र साधनको कुशल उपयोग हुन नसकेको कमी कमजोरी औँल्याउँदै उपलब्ध गराइने सेवाको निर्धारण तथा स्रोत र साधनको व्यवस्था गर्ने, कार्यप्रक्रिया निर्धारणमा जिल्लास्तरका कार्यालय प्रमुखलाई स्वायत्तता दिने, अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउने तथा कतिपय सेवा निजी वा गैर सरकारी क्षेत्रसँग करार गरी त्यस्ता निकायबाट प्रदान गर्ने तथा गैर सरकारी संस्थालाई सेवा सञ्चालनमा संलग्न गराउने जस्ता सुझावहरू दिएको थियो।

मुलुकमा २०६३ सालको जनआन्दोलनबाट लोकतन्त्रको पुर्नबहाली पछि गठन गरिएको प्रशासन पुर्नसंरचना आयोग, २०६५ ले पनि आफ्नो प्रथम अन्तरिम प्रतिवेदनलाई सार्वजनिक सेवा प्रवाहको सुधारमा केन्द्रित गरेको पाइन्छ। यस आयोगको प्रतिवेदनले सार्वजनिक सेवा प्रवाहमा सुधारको लागि विधिको शासन, शान्ति सुरक्षा, शान्ति स्थापना र द्वन्द्व निवारण, सार्वजनिक सेवामा नागरिकको पहुँच, निजामती सेवाका समस्याको पहिचान

गरी समाधानको लागि सुभावाको साथसाथै विषयगत सेवा प्रवाहमा समेत विस्तृत रूपमा सुभाव दिएको अवस्था छ ।

### ३. दुर्गम क्षेत्रको पहिचान

सेवा प्रदान गरिने क्षेत्र र लक्षित वर्गको पहिचान गरेर निर्धारण गरिने सेवा प्रवाहको प्रक्रियाबाट मात्र निर्धारित वर्गलाई सही समयमा उपयुक्त सेवा उपलब्ध गराउन सकिने वातावरण तयार गर्न सकिन्छ । यस प्रशासन सुधार समितिलाई दिइएको कार्यादेशमध्ये एउटा कार्यादेश दुर्गम क्षेत्रमा प्रवाह गरिने सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता बढाउनको लागि सुधारका क्षेत्रको पहिचान र सुभाव पेश गर्नु रहेकोछ । दुर्गम क्षेत्र भन्नाले सामान्यतया टाढा-टाढा छरिएर रहेका वस्ती, जनसंख्याको चाप कम भएको आर्थिक तथा सामाजिक रूपमा कम विकास भएको र भौगोलिक रूपमा अलग्गै रहेको (Isolated) भूभागलाई बुझ्ने गरिन्छ ।

नेपालको सन्दर्भमा दुर्गम क्षेत्रको परिभाषा विभिन्न प्रयोजनको लागि फरक-फरक रूपमा भएको पाइन्छ । चालु त्रिवर्षीय विकास योजनाले खाद्यान्न आपूर्तिको लागि हिमाली र पहाडी गरी ३० जिल्लालाई दुर्गम जिल्लाको रूपमा उल्लेख गरेको पाइन्छ ।

स्थानीय भत्ता उपलब्ध गराउने प्रयोजनको लागि नेपाल सरकारले मनाङ, मुगु, हुम्ला, डोल्पा, कालिकोट र बाजुरा जिल्लालाई सबैभन्दा बढी दुर्गम मानि “क” वर्गमा राखेर स्थानीय भत्ता निर्धारण गरेको छ भने मुस्ताङ, जुम्ला, बझाङ र दार्चुला जिल्लालाई “ख” वर्ग, रूकुम, जाजरकोट, दैलेख र अछाम जिल्लालाई “ग” वर्ग ताप्लेजुङ्ग, संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, म्याग्दी, रोल्पा, सल्यान, प्यूठान, डडेलधुरा, बैतडी, डोटी गरी १४ जिल्लालाई “घ” वर्गमा र पाँचथर लगायतका १३ जिल्लालाई “ङ” वर्गमा राखिएको छ । यसबाट ४१ जिल्लामा स्थानीय भत्ता दिने व्यवस्था गरिएकोछ । स्थानीय भत्ताको सन्दर्भमा उल्लिखित “क” र “ख” वर्गका जिल्लालाई मात्र लुगाभत्ता दिने व्यवस्था गरिएको छ ।

निजामती सेवा नियमावली, २०५० ले निजामती कर्मचारीलाई बहुवाको लागि अङ्क प्रदान गर्ने प्रयोजनको लागि नेपालका जिल्लालाई चार भौगोलिक वर्गमा विभाजन गरेपनि दुर्गम क्षेत्रको परिभाषा भने गरेको छैन यद्यपि बढी दुर्गम क्षेत्रमा काम गर्नेलाई बढी अङ्क प्रदान गर्ने व्यवस्था छ ।

त्यसै गरी दुर्गम क्षेत्र विकास समिति (गठन) आदेश, २०३३ बमोजिमको समितिको प्रयोजनको लागि दुर्गम क्षेत्र भन्नाले सोलुखुम्बू, मनाङ, मुस्ताङ, रूकुम, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, बाजुरा, बझाङ र दार्चुला गरी जम्मा १३ जिल्लालाई पूरै दुर्गम र ताप्लेजुङ्ग, संखुवासभा, दोलखा, रसुवा, गोरखा, रोल्पा, अछाम, सिन्धुपाल्चोक, धादिङ गरी जम्मा ९ जिल्लालाई आंशिक दुर्गम क्षेत्रको रूपमा निर्धारण गरेको छ ।

छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को प्रयोजनको लागि पनि दुर्गम क्षेत्र विकास समितिको वर्गीकरणमा मिल्ने गरी १३ जिल्लालाई पूरै दुर्गम र ९ जिल्लाका विभिन्न ९० गाउँविकास समितिहरूलाई दुर्गम क्षेत्रको रूपमा परिभाषा गरिएकोछ । यसरी जिल्लागत रूपमा हेर्दा १३ वटा जिल्ला पूरै र ९ वटा जिल्ला आंशिक रूपमा गरी जम्मा २२ जिल्ला दुर्गम क्षेत्रको रूपमा रहेका छन् ।

सार्वजनिक सेवालाई समावेशी बनाउने अन्तरिम संविधानको उद्देश्य हासिल गर्ने तथा निजामती सेवामा विविधता व्यवस्थापन गर्ने प्रयास स्वरूप सकारात्मक विभेदको अवधारणा अन्तर्गत आरक्षण प्रयोजनको लागि निजामती सेवा ऐन, २०४९ को दफा ७(७) मा पिछडिएको क्षेत्रलाई पनि समावेश गरिएको छ। जस अन्तर्गत अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, वभाङ्ग, वाजुरा, मुगु र हुम्ला गरी ९ जिल्ला यसमा परेका छन्। यी क्षेत्र दुर्गम भएको भन्ने कुरा स्वतः स्पष्ट छ।

उल्लिखित व्यवस्थाबाट सेवा प्रवाहको सन्दर्भमा दुर्गम क्षेत्र निर्धारण गर्दा कुनै एक आधार लिन सकिन्छ। त्यसमध्ये सबैभन्दा उत्तम आधार दुर्गम क्षेत्र विकास समितिको प्रयोजनको लागि निर्धारण गरिएको क्षेत्रलाई दुर्गम क्षेत्रको रूपमा लिई त्यस्तो क्षेत्रमा प्रवाह गरिने सार्वजनिक सेवालाई प्रभावकारी गराउने गरी सेवा लिने जनसंख्याको पहिचान, उनीहरूको सामाजिक, आर्थिक तथा शैक्षिक स्तरको आधारमा प्रवाह गरिने सेवाको स्तर र तरिका तथा सोको लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्नु पर्ने हुन्छ।

### वर्तमान अवस्थाको विश्लेषण

नेपालको अन्तरिम संविधान, २०६३ ले राज्यको तर्फबाट जनतालाई प्रवाह गरिने सेवा सुविधाको बारेमा सरकारलाई सिद्धान्त तथा नीतिको निर्देश गर्दै सोको लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकीय अङ्गको स्थापना तथा कार्य विभाजन गरिदिएको छ। सरकारको कार्य सम्पादनका लागि व्यवस्थापिकाबाट सेवा प्रवाह तथा शासन सञ्चालन सम्बन्धी विभिन्न ऐनहरूको तर्जुमा गरी लागू भएका छन्। प्रत्यायोजित अधिकारको प्रयोग गरी कार्यपालिकाबाट पनि विभिन्न नियमावली, आदेश, निर्देशिका, कार्यविधि, मापदण्डहरूको विकास गरी लागू गरिएका छन्। सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन २०६१ सालमा सरकारी सेवा तथा सुविधामा प्रभावकारिता ल्याउने निर्देशिका, २०६१ कार्यान्वयनमा ल्याइएको थियो। त्यसै गरी सार्वजनिक सुनुवाइको व्यवस्था, सूचनाको हक सम्बन्धी ऐन, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ लागू रहेका छन्। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले प्रशासकीय कार्यको जिम्मेवारी तथा कर्तव्य तोकेको, कार्यसम्पादनको लागि अवलम्बन गर्नु पर्ने कार्यविधि, कार्यसम्पादन करारको व्यवस्था, सरोकारवाला तथा नागरिक समाजको सहभागीता, सेवा प्रवाहमा क्षतिपूर्ति सहितको नागरिक वडापत्रको प्रयोग, घुम्ती सेवाको सञ्चालन, सार्वजनिक सुनुवाई तथा गुनासो व्यवस्थापन जस्ता प्रावधानहरूको कार्यान्वयनमा ल्याएको छ। हालै जारी भएको शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ ले पनि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन क्षतिपूर्तिसहितको नागरिक वडापत्रको कार्यान्वयनमा जोड दिएको छ भने जिल्लास्तरका कार्यालयमा कार्यरत कर्मचारी कम्तीमा वार्षिक २०० दिन कार्यालयमा हाजिर रहनु पर्ने व्यवस्था गरिएको छ। सेवा प्रवाहलाई प्रभावकारी गराउन गुनासो व्यवस्थापनलाई समेत उचित ध्यान दिइएको अवस्था छ भने अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउँदै लगेको अवस्था छ। कार्यालयको कार्यसम्पादनलाई मापनयोग्य सूचकांकको निर्धारण गरी अनुगमन तथा मूल्याङ्कन गर्ने आधारहरूको विकास गरी कार्यान्वयनमा आइसकेको छ। जनचेतनाको अभिवृद्धिको लागि विभिन्न निकायहरूबाट अधिकारमुखी दृष्टि (Right based approach) बाट अभिमुखीकरण तथा सचेतना कार्यक्रम तथा सूचनाको प्रवाह हुने गरेको छ।

सार्वजनिक सेवा प्रवाहका बाहक मानिने कर्मचारी दुर्गम क्षेत्रमा बसेर सेवाप्रति समर्पित भएर जनतालाई सेवा प्रवाह गराउनको लागि निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० ले दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई भौगोलिक अंक वापत बढी अंक दिने,



सरूवा गर्दा सबै क्षेत्रको अनुभव गराउने गरी सरूवा गर्ने व्यवस्था गरेको तथा नेपाल सरकारले दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको भएपनि वर्गीकृत गरेका स्थानका कार्यालयहरूमा कर्मचारी व्यवस्थापन कार्य चुनौतिपूर्ण र जटिल बनेको छ । यस्ता कार्यालयहरूमा कर्मचारी जान नचाहने, गएका कर्मचारीहरू पनि अधिकांश समय तालिम, काज तथा विदामा जिल्ला बाहिर रहने र न्यूनतम सेवा अवधि नै पूरा नगरी सरूवा हुने कारण सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता आउन सकेको छैन ।

सरकारी प्रयासको बावजूद पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता आउन नसक्नुमा विभिन्न कारणहरू उल्लेख गर्ने गरेको पाइन्छ । त्यस्ता कारणहरूमध्ये प्रशासन यन्त्रमा परम्परागत सोच तथा सकारात्मक धारणाको कमी, सिमित स्रोत साधन, सूचना प्रविधिको उच्चतम उपयोगको अभाव, सेवाग्राहीको सचेतनाको कमी, दवाव समूहको अभाव, सरल तथा स्पष्ट कार्यविधि वा प्रक्रियाको कमी प्रमुख कारण रहेका छन् । यी कारणहरूले गर्दा नागरिकको अपेक्षा अनुरूप गुणस्तरीय सार्वजनिक सेवा नजिकको विन्दुबाट सहज तथा सुलभ रूपमा उपलब्ध गराउन सकिएको छैन । सार्वजनिक सेवा प्रवाहको अवस्था अन्य स्थानको तुलनामा दुर्गम क्षेत्रमा अझ बढी जटिल, नागरिकको पहुँचभन्दा टाढा र खर्चिलो बन्दै गएको छ ।

## **दुर्गम क्षेत्रमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन गरिनुपर्ने सुधारको लागि सुझावहरू**

सरकारबाट प्रदान गरिने सेवा सुगम क्षेत्रको तुलनामा दुर्गम क्षेत्रमा कम प्रभावकारी हुनुका विविध कारणहरूमध्ये सेवामा पहुँचको कमी, सेवासम्बन्धी सूचनाको कमी, भौगोलिक विकटता, सो क्षेत्रका नागरिकहरूको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्था, दुर्गम क्षेत्रमा कर्मचारीहरूको कम उपस्थिति तथा उपस्थित कर्मचारीको पनि कार्यशैली तथा व्यवहार सेवाग्राही मैत्री नहुनु जस्ता कारणहरू प्रमुख रहेका छन् । दुर्गम क्षेत्रको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी गराउन देहायका क्षेत्रमा देहाय बमोजिम सुधार गर्नु आवश्यक देखिएको छ ।

### **१ दुर्गम क्षेत्रका नागरिकको सार्वजनिक सेवामा पहुँच बढाउन गरिनु पर्ने सुधारहरू**

सरकारले उपलब्ध गराउने सेवाको बारेमा पर्याप्त जानकारी प्राप्त भएमा मात्र सेवा प्रवाहमा समेत सुधार आउने र लक्षित वर्गले सेवा लिन सक्ने हुन्छ । सरकारले उपलब्ध गराउने सेवाको बारेमा जानकारी लिन चाहनेलाई सहज रूपमा जानकारी प्राप्त हुने, सेवामा पहुँच हुनसक्ने र पहुँचको लागि वैकल्पिक माध्यमको उपलब्धता एवं सेवाग्राही सेवा लिन कार्यालयमा पुगेपछि निजलाई कर्मचारीबाट गरिने व्यवहार समेतमा सुधार गरेमा सार्वजनिक सेवाको प्रवाहमा सुधार तथा सेवा प्रदायकप्रतिको सकारात्मक भावनाको विकास गर्न सकिन्छ । दुर्गम क्षेत्रमा सार्वजनिक सेवामा नागरिकको पहुँच बढाउन देहाय बमोजिमको व्यवस्था गर्न उपयुक्त हुने देखिन्छ :

१.१ दुर्गम क्षेत्रमा सरकारबाट उपलब्ध गराईएका सार्वजनिक सेवाको बारेमा नागरिकहरूलाई त्यस्तो सेवा उपलब्ध हुने कार्यालय, सेवा प्राप्त गर्नको लागि पुऱ्याउनु पर्ने प्रक्रिया, लाग्ने दस्तुर र समय समेतको बारेमा स्थानीय भाषाबाट समेत स्थानीय रेडियो तथा सञ्चारका माध्यमबाट जानकारी दिने व्यवस्था गर्नु पर्ने ।

१.२ दुर्गम क्षेत्रका प्रत्येक कार्यालयमा स्थानीय भाषा बुझ्न र बोल्न सक्ने कर्मचारीको व्यवस्था गर्ने र सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा सेवा प्राप्तिको जानकारी

लिन चाहेका यथार्थ र पर्याप्त जानकारी दिदै सेवाको लागि फारम वा निवेदन भर्न सहयोग आवश्यक भएमा त्यस्तो सहयोग उपलब्ध गराउन सहायता कक्षको व्यवस्था गर्ने ।

- १.३ सूचना प्रविधिको प्रयोगलाई अभिवृद्धि गर्दै सो प्रविधि उपलब्ध हुने र प्रविधिको प्रयोग गर्न सक्ने नागरिकले सो माध्यमबाट सेवामा पहुँच गर्न चाहेमा सेवामा पहुँच उपलब्ध गराउन सक्ने गरी स्थानीय नागरिकको अवस्था अनुसार क्रमशः सेवाको पहुँचमा विविधिकरण गर्ने । उदाहरणको लागि लोक सेवाको विज्ञापन मोवाइलमा पनि हेर्न सकिने र इन्टरनेटको सुविधा भएको स्थानमा अनलाइनबाट फर्म भर्न सकिने व्यवस्था गर्ने ।
- १.४ दुर्गम तथा छरिएर रहेका वस्तीहरूबाट सेवा प्राप्तिको लागि सेवा प्रदान गरिने कार्यालयमा आउँदा लाग्ने खर्च तथा अवधिको कारण सेवाको पहुँच तथा प्रभावकारितामा प्रतिकूल असर पर्ने तथा सार्वजनिक सेवा महँगो बन्दै गएको सन्दर्भमा दुर्गम क्षेत्रका प्रत्येक सेवा प्रदायक निकायले वार्षिक कार्यतालिका बनाई कम्तीमा पनि छ महिना पहिलेदेखि सेवा उपलब्ध गराईने दिनहरू र सेवाहरूको बारेमा प्रचार प्रसार गरी एक वर्षमा नेपाल सरकारले तोकेको संख्यामा एकीकृत घुम्ती सेवा अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था गर्ने ।
- १.५ विभिन्न संस्कृतिको कारण वा भाषाको समस्याबाट सार्वजनिक सेवा समयमै लिन नसकेका वा सेवा लिन सहज महसुस नगरेकाहरूको लागि स्थानीय भाषामा समेत सेवा उपलब्ध गराउन सकिने व्यवस्था गर्ने ।
- १.६ अशक्त तथा अपाङ्ग नागरिकहरूको लागि सेवामा सहज पहुँच हुन सक्ने गरी भौतिक तथा अन्य संरचनाको विकास गर्ने, सेवा पहुँचमा विविधिकरण गर्दा पनि यसतर्फ विचार पुऱ्याउने ।
- १.७ दुर्गम जिल्लाका सेवा प्रदायक निकायको समन्वयमा स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक वा सेवा निवृत्त कर्मचारीहरूमध्येबाट संभव भए प्रत्येक गाउँ विकास समितिमा सार्वजनिक सेवा प्रवाह राजदूत वा स्वयंसेवकको नियुक्ति गर्ने र त्यस्ता स्वयं सेवकलाई सार्वजनिक सेवा लिनको लागि जानु पर्ने निकाय, पुऱ्याउनु पर्ने प्रक्रिया, लाग्ने दस्तुर र सेवा उपलब्ध हुन लाग्ने समय समेतको बारेमा अभिमुखिकरण तालिम दिई स्थानीय जनतालाई जानकारीको प्रवाह गर्ने तथा सेवा लिनको लागि सहजीकरण गर्ने व्यवस्था गर्ने ।
- १.८ सार्वजनिक सेवामा पहुँच बढाउन तथा नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी दिई सचेत बनाउन स्थानीय संघसंस्था तथा राजनीतिक दलहरूले पनि अभियानको रूपमा आवश्यक कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्था भएमा सेवाको पहुँचमा वृद्धिको साथै सेवा प्रवाहमा हुने ढिलाइ र अनियमिततामा कमी ल्याउन सहयोग पुग्ने ।

## २ नागरिक आवश्यकतातर्फ केन्द्रित सेवा प्रवाहको विकास गर्ने

सार्वजनिक सेवाको प्रवाहको सन्दर्भमा सदैव सेवाग्राही नागरिकलाई केन्द्रविन्दुमा राख्नु आवश्यक मानिन्छ । सेवा प्रवाहमा सरकारको प्राथमिकता र छनौट मुलुकभरका सबै क्षेत्र र नागरिकको समान प्राथमिकता र छनौटको विषय हुन सक्दैन । सेवा प्रदायकको आवश्यकता

र चाहना भन्दापनि सेवाग्राहीको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर सेवाको निर्धारण र प्रवाह गर्नु पर्ने हुन्छ। यस सन्दर्भमा दुर्गम क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन देहाय बमोजिमको व्यवस्था गर्न उपयुक्त हुने देखिएको छ।

- २.१ दुर्गम क्षेत्रका नागरिकको आवश्यकता पहिचान गरी त्यसलाई सम्बोधन गर्ने आवश्यक संयन्त्रको व्यवस्था गर्ने र सेवामा बढीभन्दा बढी नागरिकको पहुँच हुन सक्ने अवसरको सृजना गर्ने।
- २.२ सेवा प्रदायक निकायले सेवा लिन आउने नागरिकको वास्तविक पहिचानमा शंका गर्नु पर्ने अवस्था भएको कारण सेवा प्रवाहमा ढिलाई तथा प्रभावकारी हुन नसकेको हुँदा सार्वजनिक सेवा सही समयमा सही व्यक्तिलाई उपलब्ध गराउनको लागि सेवाग्राही नागरिकको शंकारहित रूपमा पहिचान हुने सक्ने गरी पहिचानको आवश्यक व्यवस्था (Identity management) गर्ने।
- २.३ दुर्गम क्षेत्रका सेवा प्रदायक निकायका प्रमुखलाई आफूले उपलब्ध गराउने सेवाको सन्दर्भमा आवश्यक कार्यविधि, प्रक्रिया तथा सेवा प्रदानसम्बन्धी निर्देशिका जस्ता प्रक्रियाहरू प्रचलित कानूनको प्रतिकूल नहुने गरी स्थानीय आवश्यकता अनुसार निर्धारण गर्न सक्ने अधिकार प्रदान गर्ने।

### ३ सेवा प्रवाहका लागि कर्मचारीको व्यवस्थापन तथा कार्यशैलीमा सुधार

सेवा प्रदायक कर्मचारीको कार्यालयमा अनुपस्थितिको कारण दुर्गम क्षेत्रको सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन। एकातर्फ कर्मचारीहरू कार्यालयमा नहुने र भएका पनि सेवा प्रवाह प्रति सम्बेदनशील नरहने कारण लक्षित वर्गले वाञ्छित सेवा समयमै प्राप्त गर्न सकेका छैनन् भने अर्कोतर्फ सेवा उपलब्ध गराउन पुराइएको स्रोत र साधनको कुशल व्यवस्थापन हुन नसकि नोक्सानी समेत भएको छ। सेवा प्रवाहको लागि दुर्गम क्षेत्रमा कर्मचारी व्यवस्थापन गर्नु चुनौतिपूर्ण भइरहेको सन्दर्भमा कर्मचारी व्यवस्थापन गरी दुर्गम क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन देहाय बमोजिमको व्यवस्था गर्न उपयुक्त हुने देखिन्छ :

- ३.१ कर्मचारीको सरूवा सम्बन्धमा निजामती सेवा ऐन तथा नियमावलीले गरेको व्यवस्था कडाइका साथ लागू गर्ने,
- ३.२ सेवाका कर्मचारीको शुरू नियुक्तिको शुरू पदस्थापन दुर्गम क्षेत्रमा गर्ने व्यवस्था मिलाउने।
- ३.३ नेपाल सरकारको मनोनयनमा तीन महिनाभन्दा बढी अवधीको वैदेशिक तालिम तथा अध्ययन पूरा गरी फर्कने कर्मचारीको पदस्थापना तथा सरूवा दुर्गम क्षेत्रमा गर्ने।
- ३.४ दुर्गम र पूर्वाधार विकास नभएका विकट क्षेत्रमा कार्यरत कर्मचारीलाई कार्यक्षेत्रको उच्च मूल्याङ्कन गर्दै आकर्षक स्थानीय भत्ता उपलब्ध गराउने साथै एक वर्ष व्यतित गरी सकेपछि कम्तीमा २० दिनको आन्तरिक पर्यटन भ्रमण सुविधा (परिवारसहित) को सुविधा दिने र सो बिदा आफ्नो वार्षिक संचित बिदाबाट कट्टा हुने व्यवस्था गर्ने।

- ३.५ दुर्गम क्षेत्रमा कम्तीमा दुई वर्ष कार्य गरेका कर्मचारीहरूलाई वैदेशिक अध्ययन तथा तालिममा प्राथमिकता दिई मनोनयन गर्ने । यस प्रयोजनको लागि नेपाल सरकारलाई प्राप्त हुने वैदेशिक भ्रमण वा छात्रवृत्तिका अवसरमध्येबाट निश्चित प्रतिशत आरक्षण गरी दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीमध्येबाट मनोनयन गर्ने व्यवस्था गर्ने ।
- ३.६ थप मौद्रिक सुविधा दिइसकेपछि, वार्षिक रूपमा २ पटक मात्र कम्तीमा प्रत्येक पटक १५/१५ दिनको घर बिदा (विशेष परिस्थिति बाहेक) सुविधा प्रदान गर्ने ।
- ३.७ दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीको सहभागिता रहने गरी केन्द्र वा क्षेत्रीय स्तरमा पटक तालिम, गोष्ठी वा सेमीनार संचालन नगर्ने । त्यस्ता कार्यक्रम सेवा प्रवाहमा प्रभाव नपर्ने गरी सम्बन्धित जिल्लामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
- ३.८ दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीको आवश्यकता र परिचालनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको प्रतिवेदन र सुझावको आधारमा कर्मचारीको सरूवा, पदस्थापन र परिचालन गर्न सहयोग लिने व्यवस्था गर्ने ।
- ३.९ दुर्गम क्षेत्रमा निर्धारित अवधिसम्म काम गरि सकेपछि त्यस्तो कर्मचारीको माग अनुरूप सुगम स्थानमा सरूवा हुने व्यवस्था सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित मन्त्रालयले मिलाउने ।
- ३.१० नेपाल सरकारले निजामती कर्मचारीका छोरा छोरीलाई उपलब्ध गराउने छात्रवृत्ति मध्येबाट कर्मचारीको संख्याको समानुपातिक अनुपातमा दुर्गम क्षेत्रमा कम्तीमा दुई वर्ष कार्य गरेका कर्मचारीहरूका छोरा छोरीहरूलाई उपलब्ध गराउनको लागि छात्रवृत्तिको कोटामा आरक्षण गरी “दुर्गममा कर्मचारी, छात्रवृत्तिमा छोराछोरी” भन्ने नीति कार्यान्वयनमा ल्याउने ।
- ३.११ कर्मचारीको बढुवा १२ वर्षमा पनि नहुने वर्तमान अवस्थाको कारण दुर्गम क्षेत्रको भौगोलिक अंकको आकर्षण हुन नसकेको हुँदा दुई वर्ष दुर्गम क्षेत्रमा सेवा गरेको कर्मचारीको बढुवा बढीमा एकै पदमा कार्यरत रहेको आठ वर्षभित्रै हुनसक्ने गरी बढुवा प्रणालीको विकास गर्ने वा एक पटक दुई वर्षको अवधि दुर्गममा व्यतित नगरेसम्म बढुवामा पर्ने संभावना नरहने गरी निजामती सेवा ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी “दुर्गममा सरूवा, सुनिश्चित बढुवा” भन्ने नीति कार्यान्वयनमा ल्याउने ।
- ३.१२ कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनको लागि कर्मचारीमा उच्च मनोबलको विकास गर्ने, सेवाग्राहीप्रति नम्र र असल व्यवहार गर्ने सकारात्मक सोचको विकास गर्ने सम्बन्धमा आवश्यक तालिम वा अभिमुखिकरणको व्यवस्था गरी वृत्ति विकास र क्षमताको अभिवृद्धि गर्ने र सेवाग्राहीको पृष्ठपोषणलाई पनि कर्मचारीको सेवा, सुविधा तथा वृत्तिविकाससँग आबद्ध गर्ने ।
- ३.१३ गाउँविकास समितिको स्रोत साधन, गा.वि.स. सचिवहरूको क्षमता र भूमिकामा अभिवृद्धि गर्ने तथा कतिपय सेवा प्राप्तिको लागि गाउँविकास समितिको सचिव मार्फत निवेदन गरी प्राप्त गर्न सकिने व्यवस्था गर्ने ।

## ४ अन्तर निकाय समन्वय र सूचनाको आदान प्रदान

कतिपय सार्वजनिक सेवा एकभन्दा बढी निकायको समन्वय र सहकार्यमा प्रदान गर्नु पर्ने हुन्छ। सेवा प्रदायक निकायहरू बीचमा राम्रो समन्वय तथा सहकार्यको कमिको कारण एक अर्काको समन्वय र सहयोगमा उपलब्ध गराइने सेवा प्रवाहमा प्रभावकारीता आउन नसकेको महसुस गरिएकोले सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस क्षेत्रमा देहाय बमोजिमको व्यवस्था गर्न उपयुक्त हुने देखिन्छ :

- ४.१ लिखित रजिष्ट्रेशन जस्ता मालपोत र नापी कार्यालयको सहकार्य र समन्वय गरी एक भन्दा बढी निकायको सहकार्यमा सेवा उपलब्ध गराउनु पर्ने सेवाहरूका सम्बन्धमा त्यस्ता कार्यालयहरू बीच राम्रो समन्वय र सहकार्य हुने, एक आपसका सूचनाहरू सुरक्षित रूपमा आदान प्रदान गर्ने प्रभावकारी व्यवस्था गरिनु पर्ने। यसको लागि त्यस्ता कार्यालयहरू संभव भएसम्म एकै स्थानमा र संभव नभएमा कम्तीमा पनि नजिकै नजिकै रहने व्यवस्था मिलाउने।
- ४.२ कुनै कार्यालयबाट कुनै सेवा उपलब्ध गराउने सन्दर्भमा अर्को कार्यालयमा रहेको अभिलेख वा सूचना आवश्यक पर्ने भएमा त्यस्तो सूचना सेवा उपलब्ध गराउने कार्यालयले नै माग गरी प्राप्त गर्ने प्रभावकारी व्यवस्था हुनु पर्ने।
- ४.३ सेवा प्रदान गर्ने क्रममा तयार गरिएको अभिलेखको जानकारी अर्को सेवा प्रदायक निकायसँग पनि आदान प्रदान गरी सेवा उपलब्ध गराउँदा उपयोग गर्ने व्यवस्था गर्ने। जस्तै: विद्युत सेवा लिनको लागि सेवाग्राहीले पेश गरेको निवेदन तथा कागजातको आधारमा तयार गरिएको अभिलेख खानेपानी वा दूरसञ्चार सेवा उपलब्ध गराउने निकायमा पनि आदान प्रदान गर्न सकिने र सोको आधारमा निवेदनमात्र लिएर सेवा दिन सकिने व्यवस्था गरी सेवा लिन कम खर्चिलो र कम भ्रष्टाचालो हुने तथा अनावश्यक कागजी खर्च र अभिलेख व्यवस्थापनमा हुने स्थानको समस्या घटाउन सकिने।
- ४.४ प्रत्येक दुर्गम जिल्लाका सेवा प्रदायक निकायहरूले सेवाग्राहीको यथार्थ विवरणसहितको अभिलेख तयार गरी एक आपसमा आदान प्रदान गर्ने, सेवा प्रदान गर्दा उपयोग गर्ने गरी एकीकृत अभिलेख प्रणालीको विकास र प्रयोग गर्ने। जस्तो: सेवा ग्राहीले निवेदन दिए पछि त्यस्तो सेवाग्राहीले निवेदनमा उल्लेख गरेबमोजिमको व्यक्ति हो होइन भन्ने व्यहोरा जिल्ला प्रशासन कार्यालयले नागरिकता जारी गर्दा तयार गरेको अभिलेखबाट भिडाएर हेर्न सकिने र कुनै बैकले कर्जा दिँदा कर्जा माग गर्ने व्यक्तिको धितो वा जग्गाको विवरण जस्ता आवश्यक विवरण जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यालयको जानकारी लिई सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गर्ने।

## ५ सेवा प्रवाहमा नागरिकको संलग्नता

सार्वजनिक सेवा प्रवाहमा नागरिकको संलग्नता रहने व्यवस्था गरिएमा सेवा प्रवाहमा प्रभावकारीता आउनुका अतिरिक्त सार्वजनिक सेवा प्रदायक निकायप्रति नागरिकको विश्वास तथा आस्थामा पनि अभिवृद्धि हुन्छ। दुर्गम क्षेत्रको सेवा प्रवाहमा नागरिकको संलग्नता गराउन देहायको व्यवस्था गर्न उपयुक्त हुने देखिन्छ :

- ५.१ सार्वजनिक निकायले उपलब्ध गराउने सेवाको बारेमा जानकारी गराउन नागरिकको संलग्नता बढाउने, यसको लागि नागरिक सचेतना कार्यक्रम र नागरिक दवाव समूहको निर्माणको लागि प्रेरित गर्ने ।
- ५.२ स्वेच्छिक रूपमा सेवा प्रदानको लागि सहजकर्ताको रूपमा काम गर्न चाहने नागरिकहरूको लागि प्रत्येक कार्यालयमा सहजकर्ता कक्षको व्यवस्था गर्ने ।
- ५.३ सेवा प्रदानसम्बन्धी कार्यविधि, निर्देशिका वा दिग्दर्शन बनाउँदा नागरिकको पनि संलग्नता गराउने र उनीहरूको सुभाबलाई समेत विचार गरी त्यस्ता कार्यविधि वा निर्देशिका बनाउने ।
- ५.४ सेवा प्रदायक निकाय तथा सोमा कार्यरत कर्मचारीहरूको मूल्यांकनको लागि सेवाग्राही नागरिकको पृष्ठपोषणलाई पनि आधार लिने व्यवस्था गरी कर्मचारीलाई कुनै अवसरमा मनोनयन गर्दा, कुनै सुविधा उपलब्ध गराउँदा समेत त्यस्तो पृष्ठपोषणलाई पनि आधार लिने ।

## ६ निजीक्षेत्रसँग सहकार्य र साभेदारी

- ६.१ सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू निजीक्षेत्रसँग अलग्गै रहेर होइन एक अर्कासँगको सहकार्य र साभेदारी गरी सेवा प्रवाहलाई प्रभावकारी गराउनु पर्ने हुन्छ । लोक कल्याणकारी राज्यको अवधारणामा सरकारको कार्यक्षेत्रको विस्तृतिकरण भएपनि सेवा प्रवाहमा निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने भएकोले सरकार आफैले उपलब्ध गराउनु पर्ने बाहेकका अन्य सेवाहरूमा निजी क्षेत्रको पनि संलग्नता रहने गरी कार्य क्षेत्रको पुनःपरिभाषा तथा पुनः निर्धारण गरिनु पर्दछ । यस क्षेत्रमा सार्वजनिक निकायको सेवा प्रकृतिको आधारमा निजीक्षेत्र वा गैर सरकारी क्षेत्रसँग करार गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने ।
- ६.२ निजीक्षेत्र वा गैर सरकारी क्षेत्रले दुर्गम क्षेत्रको सार्वजनिक सेवा प्रवाहलाई सहयोग पुग्ने गरी सार्वजनिक सेवालाई प्रवर्द्धन गर्ने वा सहजिकरण गर्ने सेवा केन्द्र सञ्चालन गर्न चाहेमा सो गर्न प्रेरित गर्ने ।
- ६.३ दुर्गम क्षेत्रको सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सरकारी, निजी र गैरसरकारी क्षेत्र बीच समन्वयको स्थानीय स्तरमा संयन्त्र विकास गर्ने ।

## ७ स्वास्थ्य सेवामा प्रभावकारीता

दुर्गम क्षेत्रको सार्वजनिक सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा विभिन्न प्रकरणमा उल्लेख गरिएका व्यवस्थाको अतिरिक्त दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा प्रभावकारी र विश्वसनीय बनाउन देहायको व्यवस्था गर्नु पर्ने देखिन्छ:-

- ७.१ दुर्गम क्षेत्रका जनताले स्थानीयस्तरमा निजीक्षेत्रबाट समेत स्तरीय र अनुभवी चिकित्सकको सेवा पाउन नसकेको सन्दर्भमा राज्यको तर्फबाट उपलब्ध गराइने स्वास्थ्य सेवा पनि भरपर्दो र प्रभावकारी गराउन सकिएको छैन । दुर्गम क्षेत्रमा सिकारू वा कम अनुभव भएका स्वास्थ्यकर्मीलाई पदस्थापन गरी स्वास्थ्य सेवा प्रवाह गरिने कारण त्यस्तो क्षेत्रमा उपलब्ध गराइएको स्वास्थ्य सेवालाई एकातर्फ अपेक्षित स्तरमा प्रभावकारी तथा विश्वासिलो बनाउन सकिएको छैन भने अर्कोतर्फ सामान्यभन्दा सामान्य रोगको पनि समयमै निदान तथा सही उपचार नहुने, लागेको

रोगभन्दा बेग्लै औषधोपचार गरिने, रोग अनुसन्धान तथा निदानको लागि स्थानीय अस्पतालमा उपलब्ध उपकरण तथा औजारको समेत उपयोग हुन नसकेको अवस्था छ। स्थानीयस्तरका अस्पतालमानै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोगबाट स्तरीय सेवा उपलब्ध हुने वातावरणको सृजना गरी राज्यले उपलब्ध गराउने स्वास्थ्य सेवालाई स्तरीय र प्रभावकारी बनाई सेवाप्रति जनताको विश्वास जगाउन र सामान्यभन्दा सामान्य उपचारको लागि ठूलो धनराशी खर्च गरेर शहरी क्षेत्र धाउनु पर्ने जनताको बाध्यता हटाउन अनुभवी स्वास्थ्यकर्मीलाई दुर्गम क्षेत्रमा सरुवा तथा पदस्थापन गर्ने नीति अवलम्बन गर्ने र त्यस्ता स्वास्थ्यकर्मीको मनोबल बढाउने किसिमको विशेष व्यवस्था गर्ने।

- ७.२ नेपाल सरकारले उपलब्ध गराउने औषधीहरूको वितरणमा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर समयमानै गुणस्तरीय औषधीको खरिद, ढुवानी तथा वितरण गर्ने, क्षेत्रीय र जिल्लास्तरका औषधी स्टोरहरूमा पर्याप्त औषधीको सञ्चय तथा भण्डारण गरी राख्ने व्यवस्थाको साथै त्यस्ता स्टोरको भण्डारण क्षमता र स्तरमा समेत विकास, विस्तार र सुधार गर्ने।
- ७.३ विगतका वर्षहरूको मागको औषतको आधारमा दुर्गम क्षेत्रमा बढी प्रयोग हुने औषधीहरूको विवरण तयार गरी सो अनुसार औषधी खपत हुने परिमाण र संभावित समय समेतलाई विचार गरी औषधी खरिद, सञ्चय तथा वितरणको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्ने।
- ७.४ सरकारले निःशुल्क उपलब्ध गराएको औषधी सरकारी स्वास्थ्य चौकी वा अस्पतालमा उपलब्ध नभई बजारमा बिक्री गर्ने गरेको, उपयोग मिति समाप्त भएको औषधी वितरण गर्ने गरेको, कतिपय औषधी भण्डार गर्ने स्टोरमा रही औषधीको उपयोग मिति समाप्त भई प्रयोग विहीन बन्ने गरेको समस्यालाई सम्बोधन गर्न प्रत्येक स्वास्थ्य चौकी वा अस्पतालमा नेपाल सरकारले वा अन्य कुनै निकायबाट निःशुल्क उपलब्ध गराइएका औषधीको विवरण, परिमाण सार्वजनिक गर्ने, वितरण गरिएका औषधी प्राप्त गर्ने व्यक्तिको नाम, थर ठेगानासहितको विवरण हेर्न चाहेमा जुनसुकै व्यक्तिले हेर्न सक्ने व्यवस्था मिलाउने, जिल्ला प्रशासन कार्यालयबाट समेत समय समयमा यसको प्रभावकारी रूपमा अनुगमन तथा मूल्यांकन हुने व्यवस्था मिलाउने।
- ७.५ औषधीको माग आएकोमा वितरण नगरी उपयोग मिति समाप्त गराउने, उपयोग मिति समाप्त हुने गरी औषधीको भण्डारण गरी राख्ने वा निःशुल्क वितरणको औषधी बिक्री गर्ने चिकित्सक वा कर्मचारीलाई सरकारी सम्पत्ति हिनामिना गरेको सरह कारबाही चलाउने प्रभावकारी व्यवस्था गर्ने।

## ८ संस्थागत सुधार

- ८.१ समय समयमा मन्त्रालयहरू एक आपसमा गाभीने, टुक्रिने तथा थपिने भई सङ्गठन संरचना समेत अस्थिर रहेको र यसको जिल्लास्तरको सेवा प्रवाहमा प्रतिकूल असर पर्ने गरेको छ। सेवाग्राहीले कुन सेवा कुन कार्यालयमा गएमा उपलब्ध हुन्छ भन्ने विषय जानकारी लिन पाउँदा नपाउँदै सङ्गठन संरचनामा परिवर्तन हुने कारण दुर्गम क्षेत्रमा सार्वजनिक सेवाको पहुँच तथा प्रवाहलाई प्रभावकारी बनाउन

नसकिएको र प्रतिकूल असर पर्ने गरेकोले कुन सेवा कुन निकायबाट उपलब्ध हुने हो प्रष्ट रूपमा खुल्ने गरी स्थायी रूपको संस्थागत व्यवस्था हुनु पर्ने ।

८.२ क्षेत्रीय प्रशासन कार्यालयको औचित्यताको बारेमा समय समयमा बहस तथा चर्चा हुने गरेकोछ । पछिल्लो समयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका क्षेत्रीयस्तरमा कार्यालय स्थापना भएपछि क्षेत्रीय प्रशासन कार्यालयले प्रत्यायोजित अधिकार अर्न्तगत गरीआएको कामहरूमा पनि निरन्तरता नहुने निश्चित छ । पाँचवटा क्षेत्रीय प्रशासन कार्यालयको हालको ठूलो र महत्वपूर्ण कार्यबोझ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यालयमा सर्ने भएकोले यी कार्यालयको औचित्यताका बारेमा गम्भीर रूपमा विचार हुनु पर्ने देखिएकोछ । केन्द्रबाट हुने पत्राचारको बोधार्थ तथा कार्यार्थ कार्यालयको रूपमा पनि टिप्पणी गरिने क्षेत्रीय प्रशासन कार्यालयको संस्थागत व्यवस्थालाई हालकै अवस्थामा निरन्तरता दिनुको औचित्यता पुष्टि हुन नसक्ने भएकाले क्षेत्रीय प्रशासन कार्यालयहरूलाई खारेज गरी जिल्ला तहका कार्यालयलाई प्रभावकारी बनाउनुका साथै वल्क कार्यालयको स्थापना गरी एकद्वार प्रणालीको माध्यम द्वारा सेवा प्रवाह गर्न बन्दोबस्त मिलाउने ।

## ५ जिम्मेवारी र उत्तरदायित्व

सार्वजनिक सेवा प्रवाह गर्ने काममा कार्यालयको दोहोरोपना नरहने गरी सेवाको लागि कार्यालय र कर्मचारीको लागि जिम्मेवारी र उत्तरदायित्व तोकिनु पर्ने । जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरे नगरेको सम्बन्धमा समय समयमा अनुगमन तथा मूल्याङ्कन गरी राम्रो काम गर्नेलाई पुरस्कार र वेवास्ता र लापरवाही गर्ने लाई सजाय गर्ने व्यवस्था गर्ने । कर्मचारीको अधिकार र कर्तव्यको तालमेल हुने व्यवस्था गर्नु पर्ने ।

## १० अनुगमन तथा मूल्यांकन

दुर्गम क्षेत्रमा प्रवाह गरिने सेवाको मापदण्ड निर्धारण गरी सो बमोजिम सेवा उपलब्ध गराए नगराएको बारेमा निरन्तर अनुगमन तथा मूल्याङ्कनको प्रभावकारी व्यवस्था गर्नु पर्ने ।

## ११. दुर्गम क्षेत्रमा सडक यातायातको सहज व्यवस्था गर्ने

दुर्गम क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सडक यातायातको सञ्जाल विकास गर्न निर्माणाधीन सडक पुललाई व्यवस्थित गर्दै त्यस सम्बन्धी अधुरा कामहरू अविलम्ब पूरा गर्नुपर्ने र त्यसको निम्ति अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता छ । उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुरलाई जोड्न मध्य पहाडी लोकमार्गमा पर्ने सुनकोशी पुल निर्माण गर्न नेपाल सरकारको स्रोतबाट भेरिएसन थपसमेत रू. १४ करोड ९४ लाख ७९ हजारमा २०५८/०५९ मा एक निर्माण व्यवसायीसँग सम्झौता भएकोमा सो पुल निर्माणमा हालसम्म ९ करोड २२ लाख ४३ हजार खर्च भएको छ । फाउण्डेशनमा कडा चट्टान फेला परी डिजाइन परिवर्तन गरेर काम भएकोमा डिजाईन परिवर्तन गर्न लामो समय लागेको कारण रणनीतिक सडक सञ्जालमा पर्ने सो पुलको निर्माण नहुँदा वर्षमा करिब ६ महिना यातायात बन्द भई त्यस नदीदेखि पूर्वतर्फ निर्माण हुने सोही आयोजनाको सडक र हर्कपुर-ओखलढुङ्गा सडकको निर्माणमा समेत अवरोध आएको र सोही कारणले सुनकोशी नदीमा बेलिब्रिज जडान र फेरि निर्माण, मर्मत र सञ्चालनमा प्रत्येक वर्ष ठूलो रकम खर्च गर्नु परेको स्थिति छ । सुपर स्ट्रक्चर बनाउन प्रयोग गरिने स्टीलको लागि २०६६/०६७ मा रू. ४ करोड ३९ लाख ७१ हजार भुक्तानी भएपनि सब-स्ट्रक्चरको काम



अहिलेसम्म सम्पन्न नभएकोले सुपर स्ट्रक्चरको कार्य पनि हुन नसकेको अवस्था छ, भनी महालेखा परीक्षकको पचासौं वार्षिक प्रतिवेदन, २०६९ मा उल्लेख भएको तर्फ समितिको ध्यानाकर्षण भएको र सो विषयमा समितिको तर्फबाट स्थलगत अवलोकन समेत गर्दा ठेक्का सम्झौता भएको लामो समयसम्म काम हुन नसकेको र सरकारी कोषबाट ठूलो धनराशी खर्च भएको अवस्था समेत देखियो। विभिन्न प्राविधिक कारणले निर्माण हुन नसकेको भनी सम्बद्ध निकाय र अधिकारीहरूले जवाफ दिने गरेको भएपनि ठेक्का सम्झौता भएको १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्नुलाई स्वाभाविक मान्न सकिँदैन। यो विषयमा हालका प्राविधिक अधिकृतबाट आगामी यस आर्थिक वर्ष भित्र पुल सञ्चालनमा ल्याउन सकिने जवाफ प्राप्त भएकोले सम्बन्धित निकायले गम्भीरतापूर्वक यो विषयको अनुगमन गरी समयमा कार्य सम्पादन गर्ने गरी दुर्गम क्षेत्रको सेवा प्रवाहमा सहज हुने व्यवस्था गर्ने।

## १२ विविध

- १२.१ भौगोलिक विकटताको कारण दुर्गम क्षेत्रको सेवा प्रवाहको प्रभावकारीता तथा पहुँचमा समेत समस्या आउने गरेकोछ। कतिपय सडकको सुविधा पुगेका स्थानमा पनि सडकमा आएको प्राकृतिक अवरोध समयमानै समाधान नहुँदा एकातर्फ स्थानीय जनता सेवाको पहुँचबाट वञ्चित हुनु परेको अवस्था छ भने अर्कोतर्फ जनताको जीवनयापनमा नै समस्या सृजना गरेको छ। नेपाल सरकारको सम्बन्धित कार्यालयको पदाधिकारिले समयमानै उचित पहल गर्ने, समस्याग्रस्त क्षेत्रको पहिचान गरी पूर्व सावधानी अपनाउने र समस्या आएमा तत्काल समाधानको लागि प्रयास गर्ने, योजना र कार्यतालिका बनाएर निरोधात्मक व्यवस्था गर्ने प्रणालीको विकास गर्न सकेमा प्राकृतिक प्रकोपका कारणबाट सृजना हुने सेवा प्रवाहप्रतिको अवरोधलाई समेत कम गरी दुर्गम क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने देखिन्छ। उदाहरणार्थ: सम्बन्धित सरकारी कार्यालयको उदासिनताको कारण रसुवाको राम्चेको पहिरोका कारण लामो समयसम्म त्यस क्षेत्रका जनताले सेवा प्राप्त गर्न तथा दैनिक जीवन यापनमा समेत समस्या सृजना भएको देखिन्छ।
- १२.२ सार्वजनिक सेवा प्रवाह गर्ने प्रत्येक कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गरी कडाइका साथ लागू गर्ने र पालना हुन नसकेको अवस्थामा प्रचलित कानूनको व्यवस्था बमोजिम क्षतिपूर्ति उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउने।
- १२.३ सेवा प्रदायक कार्यालयहरूले सेवा उपलब्ध गराउँदाका समस्याको पहिचान गरी स्थानीय आवश्यकता बमोजिम कार्यप्रणाली तथा कार्यविधिमा सरलीकरण गर्ने व्यवस्था मिलाउने।
- १२.४ दुर्गम क्षेत्रमध्येका केही जिल्लामा परिक्षणको रूपमा सबै सेवा एकै स्थानमा उपलब्ध गराउने गरी जनसेवा केन्द्रको स्थापना गर्ने र यस्तो केन्द्रको सफलताको आधारमा अन्य क्षेत्रमा पनि विस्तार गर्ने।
- १२.५ सेवाको लागत र गुणस्तरमा सुधारको लागि केन्द्रस्तरबाटै आवश्यक पहल गर्ने सोको लागि आवश्यक मापदण्ड तथा बजेटको समेत व्यवस्था हुनु पर्ने।
- १२.६ सूचनाको हक सम्बन्धी ऐन, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, उपभोक्ता संरक्षण ऐन, २०५४ लगायतका सेवा प्रवाहको प्रभावकारीतासँग सम्बन्धित ऐन, कानूनको प्रचार प्रसार गरी जनचेतना जगाउने र सो बमोजिम भए

- नभएको बारेमा स्थानीय जनताहरूले नै खबरदारी गर्न सक्ने अवस्थाको सृजना गर्ने, सेवा प्रदायक निकायको काम कारवाहीमा पारदर्शिता कायम गर्ने ।
- १२.७ दुर्गम क्षेत्रको सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाईलाई बढीभन्दा बढी सहभागिता मुलक बनाउने ।
- १२.८ दुर्गम क्षेत्रको सार्वजनिक सेवा प्रवाहमा सृजनशील कार्य गरी प्रभावकारी सेवा उपलब्ध गराउने कार्यालय वा कर्मचारीलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने व्यवस्था गर्ने ।
- १२.९ दुर्गम क्षेत्रको सेवा प्रवाहमा प्रभावकारीता ल्याउने विषयमा अध्ययन अनुसन्धानलाई प्रोत्साहन गर्ने ।
- १२.१० सार्वजनिक सेवा उपलब्ध गराउने निकायको अभिलेख व्यवस्थापन प्रणालीमा सुधार गरी आधुनिक तथा वैज्ञानिक बनाउने ।
- १२.११ सेवा प्रवाहमा क्रमशः सूचना प्रविधिको उपयोग गर्दै जाने ।

परिच्छेद - १७

## निजामती सेवामा विविधता व्यवस्थापन

### पृष्ठभूमि

बहुलतामा आधारित समाजमा रहेका प्रत्येक व्यक्ति एवम् वर्गको राज्य प्रणालीमा प्रतिनिधित्व हुनुपर्दछ। सामूहिक रूपमा प्रतिविम्बित हुने गुणात्मक चरित्र नै विविधताको घोटक हो। प्रत्येक समाजमा सामूहिक चरित्र विभिन्न स्वरूपमा प्रकट हुने गर्दछ। यसरी प्रकट भएका चरित्रको भावनालाई यथोचित रूपमा सम्बोधन गर्दा मात्र समाज र राष्ट्रलाई दीर्घकालीन रूपमा संयोजित, सन्तुलित एवम् सहकार्यमूलक बनाउन मद्दत पुग्दछ।

बहुल समाजमा सामाजिक आर्थिक एवम् सांस्कृतिक विविधतालाई सम्बोधन गर्दै समतामूलक समाज निर्माण गर्ने मार्ग प्रशस्त गर्नु पर्दछ। विविधता प्रत्येक समाजको यथार्थता हो। समाजको यथार्थतालाई राज्य संचालन सम्बद्ध सबै प्रक्रियामा स्थान दिन सक्दा मात्र कुनै पनि राज्य विविधतायुक्त राज्यमा रूपान्तरण हुन मद्दत पुग्दछ। समाजका सबै सामाजिक, आर्थिक एवम् सांस्कृतिक चरित्रहरू राज्यमा स्थापित हुँदा नै राज्य प्रणालीप्रतिको स्वामित्वभाव कायम हुन मद्दत पुग्दछ।

राज्य प्रणालीका राजनीतिक, न्यायिक एवम् प्रशासकीय संरचनामा समाजको सामाजिक एवम् सांस्कृतिक प्रभावलाई सम्मिलन गराउनु पर्ने मान्यता पछिल्ला दशकमा विकसित भएको छ। विविधतायुक्त जनशक्तिको समिश्रणले राज्य प्रणालीको विविधतालाई प्रतिविम्बित गर्ने र यसबाट जनशक्तिको उत्पादकत्व एवम् सामाजिक सम्मिलनमा सकारात्मक प्रभाव पर्ने कारण विश्वभरी सार्वजनिक क्षेत्रमा विविधता व्यवस्थापन (Diversity Management) गर्ने मान्यता विकसित भएको छ। यसलाई सार्वजनिक प्रशासनको नवीन आयामको रूपमा लिन सकिन्छ।

## अवधारणा

विविधता मुलुकको वास्तविकता हो । सामाजिक र सांस्कृतिक विविधता राज्यका सम्पदा र सवलता हुन् । विविधताका आधारमा स्रोत साधन र अवसरको समन्यायिक वितरण हुनु पर्दछ । गैर न्यायिक रूपमा वितरण हुँदा सो को लागत मुलुकले धान्न नसक्ने अवस्थामा रहन्छ । विशेषगरी मुलुकले यस अवस्थामा सामाजिक सांस्कृतिक पहिचानका आधारमा जनशक्तिलाई उचित स्थान र महत्व दिनु पर्दछ ।

राज्यद्वारा सञ्चालन गरिने क्रियाकलाप र राज्यबाट पुऱ्याइने सेवाका लागि व्यवस्था गरिएको सार्वजनिक सेवामा जनशक्ति आपूर्ति गरिँदा समाजका सबै जात, जाति, भाषा, सम्प्रदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित हुने अवस्था सिर्जना गरी जनशक्ति भर्ना गर्ने कार्यलाई अवधारणागत रूपमा विविधता व्यवस्थापन भनिन्छ ।

विभिन्न सामाजिक, सांस्कृतिक, पृष्ठभूमि भएका व्यक्तिहरूको प्रवेशले सङ्गठनमा तिनको क्षमता, ज्ञान र सीपको संयोजन गर्न योगदान पुग्ने मान्यता हो । विविधता व्यवस्थापन सन् १९८० को दशकमा विकसित गरिएको मान्यता हो । सामाजिक, आर्थिक र राजनीतिक रूपमा बहिष्करणमा परेका वर्ग वा समुदायलाई राज्य संचालन सम्बद्ध सेवामा पहुँचको सुनिश्चितता गर्दै प्रतिनिधिमूलक, सर्वस्वीकार्य एवम् दक्षतामा आधारित सेवाको रूपमा रूपान्तरण गर्ने आधारका लागि विविधता व्यवस्थापनको नीति अवलम्बन गर्ने गरिन्छ ।

सार्वजनिक सेवाका निमित्त आवश्यक जनशक्तिको चयन गर्दा योग्यता प्रणालीमा आधारित सिद्धान्त र मान्यतालाई आत्मसात गर्ने परम्परागत प्रणालीसँगै सामाजिक योग्यता प्रणाली (Social merit) को आधारमा जनशक्ति छनौट गर्नुपर्ने मान्यता विकसित भएको छ । प्राज्ञिक योग्यता प्रणालीको लाभ समाजका अभिजात्य वर्गका व्यक्तिले मात्र पाउन सक्ने र समाजका कमजोर वर्गका नागरिकहरूको प्रवेश सुनिश्चित नहुने हुँदा योग्यता प्रणालीलाई मात्र सार्वजनिक सेवाको कर्मचारी नियुक्तिको आधार बनाइनु हुँदैन भन्ने दृष्टिकोण बेलायती सार्वजनिक सेवामा विस्तार भए पश्चात विश्वव्यापी रूपमा प्रतिनिधिमूलक सार्वजनिक सेवाको सैद्धान्तिक बहसको सुरुवात भएको हो । सोही आधारमा सार्वजनिक सेवालाई बहुपहिचानयुक्त र समावेशी बनाउने अभियान संसारभरि नै विस्तारित भएको पाइन्छ ।

परम्परागत भर्ना प्रणाली अवलम्बन गर्दा न्यून सामाजिक प्रतिनिधित्व हुने कारणले सार्वजनिक सेवाउपर नागरिकको विश्वास, सम्मान र दृष्टिकोण सकारात्मक बन्न नसकेको परिवेशमा राज्यको बहुल चरित्र र सामाजिक संरचनालाई आधार मानेर सार्वजनिक सेवा संचालन गर्नुपर्ने अवस्था विकास गर्न विविधता व्यवस्थापनको मान्यतालाई आत्मसात गरिएको हो ।

राज्य संचालनको प्रत्येक अन्तर्वस्तुमा नागरिक सम्मान र स्वामित्व स्थापित हुनु जरूरी हुन्छ । राज्यको अखण्डता, सार्वभौमिकता र स्वाभिमानको आधार मजबुत बनाउन नागरिक विश्वास अपरिहार्य मानिन्छ । राज्यको यो अपरिहार्यतालाई सामयिक रूपमा सम्बोधन गर्न विविधता व्यवस्थापनको उपाय अवलम्बन गरिन्छ । सामाजिक, धार्मिक, प्रादेशिक वा लैङ्गिक पहिचानको आधार तय गर्न समाजमा सामाजिक सम्मिलनको वातावरण निर्माण गर्न, राज्यउपर विश्वास जागृत गर्न र राज्यका स्रोत, साधन र अवसरको वितरण न्यायपूर्ण रूपमा गरी वितरणात्मक न्यायलाई प्रभावकारी बनाउन विविधता व्यवस्थापन गर्ने नीतिलाई स्वीकार गरिन्छ । राज्य स्वयम्मा विविधताको संयोजन भएको सन्दर्भमा राज्यको गतिशीलतालाई व्यवस्थित तुल्याउने अवधारणाको

रूपमा राज्यका विभिन्न वर्गहरूको राज्य संचालन प्रक्रियामा प्रतिनिधित्व हुने व्यवस्थाको रूपमा यो अवधारणा विकसित गरिएको छ ।

## विविधता

मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक भिन्नताको पर्याय हो । प्रत्येक समाजमा विविधता स्थापित भएको हुन्छ । समाजमा रहेका जात, जाति, भाषा सम्प्रदाय एवम् भौगोलिक विविधतालाई सामाजिक गतिविधि र भूमिकाका सवालमा पहुँच, यथोचित प्रतिनिधित्व र पहिचान गर्ने अवधारणाको रूपमा पछिल्लो समयमा विकास भएको मान्यताको रूपमा रहेको छ ।

विविधता समाजको सामाजिक पूँजी हो । सामाजिक गतिशीलताको आधार पनि विविधता भएको सन्दर्भमा विविधतालाई श्रोतको पहुँचमा समान अधिकार प्राप्तिको आधार एवम् समावेशीकरणको माध्यमको रूपमा पनि स्वीकार गरिन्छ । यो विभिन्न संस्कृति र मूल्य मान्यताको संयोजन हो ।

राज्यका नागरिकहरूमा कायम रहेको विविधताको चरित्रलाई मुलुकको आर्थिक, राजनीतिक, प्रशासकीय र न्यायिक प्रणालीमा प्रतिबिम्बित गर्दै सामाजिक चरित्र मुखरित गराउने अवधारणाको रूपमा यो मान्यता अवलम्बन गरिएको हो । विविधता व्यवस्थापन सकारात्मक द्वन्द्व प्रवर्द्धन गर्ने तरिका हो । समाजमा प्रतिष्पर्धात्मक अवस्था सिर्जना गर्न, समाजको गतिशीलतालाई प्रवर्द्धन गर्न र सकारात्मक सामाजिक द्वन्द्वका माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिन विविधता व्यवस्थापन जरूरी हुन्छ ।

सार्वजनिक क्षेत्रमा राज्यका सबै नागरिकको पहुँच स्थापित हुन अनिवार्य हुन्छ । सार्वजनिक सेवालाई व्यवस्थित बनाउन, सार्वजनिक सेवा उपर सेवाग्राहीको स्वामित्व र क्रियाशीलता बढाउन सार्वजनिक सेवा समावेशी बनाउनु जरूरी हुन्छ । विविधता विस्तृत र बहुपक्षीय विषय हो । विविधताको प्रसङ्गले सामाजिक विविधता र सो को सम्मिलनलाई मात्र प्रतिनिधित्व गर्दैन । सामाजिक विविधतासँगै समाजका सबै वर्ग र व्यक्तिको क्षमता, दक्षता, सीप र खुबीको पनि विविधता हुने कारण विविधताको व्यवस्थापन हुँदा बहुपक्षीय विज्ञताको संयोजन भई यसले सकारात्मक प्रभाव पार्ने निश्चित छ । विविधतायुक्त जनशक्तिको अन्तरक्रियाले सङ्गठनमा सकारात्मक प्रभाव पार्ने हुँदा विविधतालाई सकारात्मक रूपमा सङ्गठनमा प्रयोग गरिनुपर्ने मान्यता राखिन्छ ।

## विविधता व्यवस्थापनको महत्त्व

समाज गतिशील छ । समाजको गतिशीलता र संवेदनशीलतालाई यथोचित रूपमा व्यवस्थापन गरिनु पर्दछ । सामाजिक संरचना र प्रभावलाई वस्तुनिष्ठ रूपमा सम्बोधन गर्दा समाजमा सामाजिक द्वन्द्व प्रतिष्पर्धात्मक र सिर्जनशील बन्ने आधार तयार हुन्छ । समाजका प्रत्येक नागरिकहरूको पहिचान र मान्यतालाई आत्मसात गर्दै राज्यका प्रत्येक गतिविधिमा सहज पहुँच र प्रवेश सुनिश्चित गर्दा नै राज्यउपरको भावनात्मक स्वामित्व स्थापित हुन सक्छ । त्यसैले विविधता व्यवस्थापनको माध्यमबाट सार्वजनिक सेवा र सार्वजनिक गतिविधिलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न योगदान पुग्ने निश्चित छ ।

विविधता सामाजिक भिन्नता र सामाजिक गतिशीलता मात्र नभई ज्ञान, सीप, दक्षता, संस्कृति, मूल्य र मान्यताको समेत संयोजन भएको कारण विविधतालाई स्रोतको रूपमा प्रयोग गरिनु पर्दछ । राज्य प्रदत्त सेवालाई व्यवस्थित बनाउने र नागरिकका माझमा राज्यलाई स्थापित गराउने संयन्त्रको

रूपमा रहने र सार्वजनिक सेवा सम्बद्ध व्यक्तिहरू बहु क्षेत्रगत र बहु विधागत हुँदा सार्वजनिक क्षेत्रको उत्पादकत्व वृद्धि हुने कारण विविधता व्यवस्थापन राज्यको प्रभावकारिताको आधार हो ।

विविधता व्यवस्थापनको मान्यताले बहुपक्षीय क्षमतालाई उजागर गर्दै स्रोत र साधन परिचालनको सम्भावना बृहत बनाउँछ । विशेषतः सामाजिक सम्मिलन क्रियाशीलता र सम्मानको अतिरिक्त सङ्गठनात्मक प्रभावकारिता र विश्वास अभिवृद्धिका निमित्त विविधताको व्यवस्थापन जरूरी भए तापनि सार्वजनिक क्षेत्रको भूमिका र प्रभावकारिताका सवालमा विविधता व्यवस्थापनले निम्नानुसार महत्व राख्छ :

१. सार्वजनिक सेवाको आधारभूत मूल्य र मान्यता अभिवृद्धि गर्न,
२. विविधताले प्रतिनिधित्व र समान अवसर प्रवर्द्धनका लागि सहयोग पुऱ्याउन,
३. विविधताले दक्षता अभिवृद्धिमा सहयोग पुऱ्याउन,
४. सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्न,
५. सार्वजनिक नीतिका प्रभावकारिता अभिवृद्धि गर्न,
६. सामाजिक गतिशीलता अभिवृद्धि गर्न,
७. सार्वजनिक क्षेत्रको सुधारउपर नागरिक स्वामित्व अभिवृद्धि गर्न ।

सार्वजनिक सेवा नागरिक अधिकार हो । सार्वजनिक सेवाको माध्यमबाट नै राज्यले आफ्नो भूमिका र क्रियाकलापहरूलाई विस्तारित गर्ने गर्दछ । राज्यको प्रभावकारिताको आधार सार्वजनिक सेवा भएको परिप्रेक्ष्यमा सार्वजनिक सेवाको स्वीकृत मूल्य र मान्यता भित्र सही सेवा प्रवाह गर्नुपर्दछ । सार्वजनिक सेवाको आधारभूत मान्यता, सेवाको पहुँच र प्रभावकारितासँग जोडिन्छ । सार्वजनिक सेवा प्रवाह निष्पक्षता, पारदर्शीता र तटस्थताको सिद्धान्तमा आधारित हुनुपर्दछ । विभिन्न जात, जाति, भाषा, सम्प्रदायको उपस्थिति विना एकतर्फी तवरबाट सेवा वितरण हुनुले सार्वजनिक सेवामा पहुँचको स्थिति र सार्वजनिक सेवाको प्रभावकारितामा आँच आउने हुन्छ । तसर्थ सार्वजनिक सेवामा सबैको पहुँचको सुनिश्चितता गरी सेवा प्रभावकारी रूपमा वितरणको व्यवस्था मिलाउनको लागि विविधता व्यवस्थापन आवश्यक मानिन्छ ।

### **सार्वजनिक प्रशासनमा विविधता व्यवस्थापनका उद्देश्यहरू**

सार्वजनिक कर्मचारी प्रशासनको प्रभावकारी संचालन गर्न यसका पदहरूको स्तर र संख्या, पदपूर्ति, कर्मचारीहरूले दिने सेवा तथा सरकारबाट कर्मचारीहरूले पाउने उत्प्रेरणाका विषयहरूलाई सन्तुलित र नियमित गर्न आवश्यक हुन्छ । यो उद्देश्य पूरा गर्न राज्यले पदहरूको सिर्जना र पदपूर्तिको व्यवस्था, तलव भत्ता र सुविधाको प्रावधान, सरुवा, बढुवा, अवकाश, उपदान, आचरण, सजाय र सजायको पुनरावलोकनका प्रावधानहरूलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । सार्वजनिक प्रशासनमा समावेशीकरणको सिद्धान्तले पदपूर्ति व्यवस्थालाई बढी प्राथमिकता दिएको छ । सार्वजनिक प्रशासनको सङ्गठन स्वरूपका हकमा राज्यको आवश्यकता र कार्य प्रकृतिको आधारमा मुलुकले आफ्नै प्रकारको ढाँचा अपनाउन सक्ने हुँदा सबै मुलुकमा एउटै ढाँचा उपयुक्त हुन्छ भन्न मिल्दैन । तर एक देशभित्र लागू भएको सार्वजनिक सेवाको संचालन सकभर एकै ढाँचा र मान्यताबाट अभिप्रेरित रहे मात्र सिङ्गो सार्वजनिक प्रशासनको माध्यमबाट राज्यले आफ्नो उद्देश्य पूरा गर्न सक्छ । सार्वजनिक प्रशासनको माध्यमद्वारा जनतालाई सेवा प्रवाह गर्नुपर्ने भएकोले सार्वजनिक प्रशासनमा समावेशीकरण गर्दा योग्यता प्रणालीलाई समेत सँगै लैजानुपर्ने हुन्छ । यसो गर्दा

सार्वजनिक सेवाको प्रकृति अनुसार गर्न पर्ने कामको विविधतालाई मध्यनजर राखी विविधता भित्र एकता र समावेशीता भित्र योग्यता र प्रतिस्पर्धाको धारणाबाट निर्देशित हुन आवश्यक देखिन्छ । यस पृष्ठभूमिमा सार्वजनिक प्रशासनलाई समावेशी बनाउदा देहायका उद्देश्यहरू पूरा गर्ने दृष्टिकोणबाट गरिनु पर्दछ ।

- योग्यता प्रणालीमा आधारित प्रतिनिधिमूलक एवं विविधतायुक्त तथा साभ्का राष्ट्रिय लक्ष्य एवं प्रभावकारी सेवा प्रवाहमा समर्पित सक्षम सार्वजनिक प्रशासनका माध्यमद्वारा राष्ट्र निर्माणमा योगदान पुऱ्याउने ।
- जनमुखी, प्रतिफलदायी तथा जवाफदेही वहन गर्न सक्षम शासकीय वातावरण स्थापना गरी शासन संचालनमा ठोस योगदान पुऱ्याउन सदृढ, एकीकृत, प्रतिनिधिमूलक, विश्वसनीय, प्रतिस्पर्धी र गतिशील सार्वजनिक सेवाको स्थापना गर्ने ।
- सरकारको प्रशासनिक व्यवस्था, सङ्गठन संरचना र संस्थागत विकासलाई भरपर्दो, प्रभावकारी, विश्वसनीय र उपयुक्त तुल्याई सार्वजनिक क्षेत्रबाट सम्पादित काममा समानता, सहभागिता, जवाफदेहिता, पारदर्शिता, मितव्ययिता कायम गर्ने आधार तयार गर्ने ।
- सबै जातजातिका विपन्न वर्ग (आदिवासी, जनजाति, दलित, मधेशी, मुस्लिम, पिछडा वर्ग, महिला, दुर्गम क्षेत्रका बासिन्दा लगायत) को सार्वजनिक प्रशासनमा पहुँच बढाउन सेवापूर्व तथा सेवाकालीन क्षमता विकासको माध्यमबाट योग्य र क्षमतावान बनाउदै सेवालाई समावेशी बनाउने ।
- सार्वजनिक सेवामा योग्यता प्रणाली एवं लैङ्गिक समता र सामाजिक समावेशीकरणलाई स्थापित गर्दै सार्वजनिक सेवा क्षेत्रको विविधता, आवश्यकता र विशिष्टता अनुरूप संस्थागत संयन्त्र, कार्यगत संरचना र जनशक्ति व्यवस्थापन गरी सेवा प्रवाहमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्दै सुशासनको प्रत्याभूति गर्न मद्दत पुऱ्याउने ।
- लैङ्गिक तथा समावेशीकरण सम्बन्धी तथ्यगत विश्लेषण माफत क्षमता विकासका कार्यक्रमहरू कार्यान्वयन गरी सार्वजनिक प्रशासनलाई लैङ्गिक समता र समावेशीकरणका सवालमा संवेदनशील रूपमा व्यवहार गर्न सक्ने तुल्याउने ।
- कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता सुशासनका आधारभूत मान्यतालाई अवलम्बन गर्दै सर्वसाधारण लगायत विपन्न वर्ग र सामाजिक एवं आर्थिक रूपले पिछडिएको वर्गले पाउनुपर्ने सेवा चुस्त दुरुस्त रूपमा मितव्ययी र सरल तरीकाले पाउने व्यवस्था सुनिश्चित गर्ने ।

## नेपालको सन्दर्भ

सामाजिक शान्ति र न्यायपूर्ण समाजको स्थापना गरी सार्वजनिक सेवामा राज्यका सबै नागरिकको पहुँच स्थापित गर्नको लागि राज्यले विविधता व्यवस्थापनको सिद्धान्तलाई अंगिकार गरेको हुन्छ । सार्वजनिक नीति कार्यान्वयन गर्ने संयन्त्र समावेशी हुँदा त्यस्तो संयन्त्र प्रतिनिधिमूलक हुने, समग्र सेवाको प्रभावकारीता बढ्ने, अपनत्व सिर्जना हुने, द्वन्द्व न्यूनीकरण हुने र सम्पूर्ण विकासका अवसरहरूलाई विस्तारित गर्न सहयोग पुग्ने ठानिन्छ । यसै पृष्ठभूमिमा नेपालले सन् १९९१ ( २०४८) मा महिला विरूद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धिलाई अनुमोदन

गरे पछि सार्वजनिक सेवामा विविधता व्यवस्थापनलाई बहसमा ल्याइए पनि लामो समयसम्म नेपालको सार्वजनिक सेवामा सबै जात, जाति, क्षेत्र, वर्ग र समुदायको समान पहुँचको लागि विशेष कार्यक्रमहरूको अवलम्बन हुन सकेन। नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को प्रतिबन्धात्मक वाक्यांशमा “महिला, बालक, वृद्ध वा शारीरिक वा मानसिक रूपले अशक्त व्यक्ति वा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पिछडिएको वर्गको संरक्षण वा विकासको लागि कानूनद्वारा विशेष व्यवस्था गर्न सकिनेछ” भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउने उद्देश्यबाट निजामती सेवा ऐन, २०४९ को २०५५ मा भएको पहिलो संशोधनबाट महिलाहरूका लागि सेवा प्रवेशको उमेरको हद ४० वर्ष कायम गरेको, महिला कर्मचारीहरूको लागि ६ महिनाको मात्र परीक्षण काल कायम गरेको, एक वर्ष कम अवधिमा बहुवाको उम्मेवार हुन पाउने व्यवस्थासम्म गरेको पाइन्छ। तर यस व्यवस्थाबाट सार्वजनिक प्रशासनमा सबै नागरिकहरूको समान प्रतिनिधित्वको स्थिति सिर्जनामा उल्लेख्य उपलब्धि हासिल हुन सकेन।

नेपालको द्वन्द्व व्यवस्थापनको निमित्त २०६३ सालमा भएको विस्तृत शान्ति सम्झौतामा “राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गर्ने” कुरा उल्लेख गरी विविधता व्यवस्थापनको सिद्धान्तलाई स्वीकार गरिएको छ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा ४ मा नेपाल राज्यलाई समावेशी राज्यको रूपमा परिभाषित गरिएको, धारा २१ मा “आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय, उत्पीडित वर्ग, गरीब किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने हक हुनेछ” भन्ने व्यवस्था, धारा ३३ मा “मुलुकको राज्य संरचनाका सबै अङ्गहरूमा मधेशी, दलित, आदिवासी जनजाति, महिला, मजदूर, किसान, अपाङ्ग, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशीको आधारमा सहभागी गराउने” भन्ने समेतका व्यवस्था गरी विविधता व्यवस्थापनलाई आत्मसात गरिएको छ। धारा ३५(१०) मा “शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुता र रोजगारीमा निश्चित समयको लागि आरक्षणको व्यवस्था गरी आर्थिक तथा सामाजिक रूपमा पिछडिएका, आदिवासी जनजाति, मधेशी, दलित लगायत सीमान्तकृत समुदाय तथा गरीबीको रेखामुनिका मजदुर किसानको उत्थान गर्ने नीति राज्यले अवलम्बन गर्नु पर्ने व्यवस्था गरिएको छ। अन्तरिम संविधानको धारा १३ (३) को प्रतिबन्धात्मक वाक्यांशमा “महिला, दलित, आदिवासी जनजाति, मधेशी वा किसान, मजदुर वा आर्थिक, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएको वर्ग वा बालक, वृद्ध तथा अपाङ्ग वा शारीरिक वा मानसिक रूपले अशक्त व्यक्तिको संरक्षण, सशक्तिकरण वा विकासको लागि कानूनद्वारा विशेष व्यवस्था गर्न सकिनेछ” भन्ने भएको व्यवस्थाले सार्वजनिक सेवामा विविधता व्यवस्थापनको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्नका लागि संवैधानिक आधार खडा गरेको पाइन्छ।

विविधता व्यवस्थापनले कुनै पनि बहानामा नागरिकहरू बीच अधिकारको वितरणमा असमानता गर्न पाइँदैन भन्ने मान्यता राख्छ। विविधतापूर्ण समाजमा राज्यका नीतिहरूको कार्यान्वयन र जनता र राज्य बीच सम्बन्ध सेतुको रूपमा काम गर्ने सार्वजनिक सेवाका हरेक संयन्त्र र अवसरहरूमा औचित्यपूर्ण तवरले समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्न जरूरी छ। यद्यपि समावेशीकरण सम्बन्धी निर्णय गर्दा प्रतिस्पर्धात्मक क्षमता, समानता र दीर्घकालीन प्रभावका विषयमा सोचन आवश्यक छ।

विविधता व्यवस्थापनका विभिन्न तरिका वा आयामहरू हुन सक्दछन्। सकारात्मक विभेद, आरक्षण, सशक्तिकरण, पुनःसंरचना तथा आरक्षणको स्थानीयकरण एवं सचेतना कार्यक्रमहरू, शिक्षा क्षेत्रमा लगानी आदि यस्ता केही तरिका हुन्। नेपालको निजामती सेवामा विविधता व्यवस्थापनको सिद्धान्तको अभ्यासको थालनी उपर्युक्त माध्यम मध्ये आरक्षणको माध्यमबाट भएको पाइन्छ।



आरक्षण सकारात्मक विभेदको एउटा सशक्त उपाय हो । यसले निश्चित कोटाभित्र निश्चित वर्ग वा समूहको मात्र प्रतिनिधित्व र सहभागिता रहने प्रबन्ध गर्दछ । छोटो अवधिभित्रै कमजोर, पिछडिएका वर्गको सहभागिता सुनिश्चित गर्न सजिलो र प्रभावकारी माध्यमका रूपमा आरक्षणलाई लिने गरिन्छ । निजामती सेवा ऐन, २०४९ मा २०६४ सालमा दोश्रो संशोधन गरी दफा ७ (७) मा निजामती सेवालार्ई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी सो मध्ये महिलालार्ई तेत्तीस प्रतिशत, आदिवासी/जनजातिलार्ई सत्ताइस प्रतिशत, मधेशीलार्ई बाईस प्रतिशत, दलितलार्ई नौ प्रतिशत, अपाङ्गलार्ई पाँच प्रतिशत र पिछडिएको क्षेत्रलार्ई चार प्रतिशत पद छुट्याई सोही समूहभित्रकै उम्मेदवारहरू बीच प्रतिस्पर्धा गराई पदपूर्ति गरिने व्यवस्था गरी विविधता व्यवस्थापनलार्ई कार्यान्वयनमा ल्याइएको छ । निजामती सेवा ऐनमा भएको व्यवस्थालार्ई राज्यका अन्य सार्वजनिक क्षेत्रमा समेत कार्यान्वयन गर्नको लागि वैदेशिक रोजगार ऐन, प्रहरी नियमावली, सशस्त्र प्रहरी बल नियमावली, सैनिक नियमावली, व्यवस्थापिका-संसद् सेवाका कर्मचारीसम्बन्धी नियमावली, स्वास्थ्य सेवा नियमावली लगायतका ऐन तथा नियमावलीमा समेत संशोधन गरी तत्तत् सेवामा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्रको पहुँचलाई सुनिश्चित गर्दै विविधता व्यवस्थापनको माध्यमबाट सार्वजनिक सेवाका सबै क्षेत्रमा सबै जात, जाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको उपस्थितिलार्ई सुनिश्चित गर्ने प्रयास भएको पाइन्छ । समावेशी सिद्धान्तलार्ई व्यवहारमा उतार्नका लागि छुट्टै कानूनको आवश्यकता बोध गरी समावेशी सम्बन्धी विधेयकको समेत मस्यौदा गरिएको छ । तर राजनीतिक सहमति हुन नसक्दा त्यो विधेयक अगाडि बढ्न सकेको छैन ।

सार्वजनिक सेवामा समावेशीकरणका लागि अवलम्बन गरिएको आरक्षण प्रणालीको कार्यान्वयनमा केही जटिलता समेत देखा परेको अवस्था छ । वञ्चितीकरणमा परेका समूहको ठोस परिभाषा, तथ्याङ्कको विश्लेषण र बहुस्तरमा आरक्षण जस्ता विषयका वारे अझ स्पष्ट हुन आवश्यक देखिएको छ । साथै आरक्षण नीतिको निरन्तरता कतिसम्म रहने र सार्वजनिक बाहेकका अन्य क्षेत्रमा यस्तो आरक्षण के कसरी कार्यान्वयन गर्ने भन्ने विषयले पनि त्यतिकै सरोकार राख्दछ । निजामती सेवामा विविधता व्यवस्थापनलार्ई कार्यान्वयनमा ल्याइए पश्चात् आर्थिक वर्ष २०६८/६९ को लोक सेवा आयोगबाट निकालिएको तथ्याङ्कलार्ई मात्रै अध्ययन गर्दा पनि समावेशीकरणको उपायद्वारा सार्वजनिक सेवामा सबै क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्वको स्थिति कायम गर्न सहयोग पुग्ने देखिन्छ । सो तथ्याङ्कलार्ई तलको तालिकाबाट देखाइएको छ ।

**केन्द्रीय कार्यालयमा अन्तर्वार्तामा उपस्थित र सिफारिश संख्या (समावेशी समूह )**  
**आर्थिक वर्ष २०६८/०६९**

विवरण	महिला	आदिवासी/ जनजाति	मधेशी	दलित	अपाङ्ग	पिछडिएको क्षेत्र	जम्मा
अन्तर्वार्तामा उपस्थित संख्या	११८	८२	६०	३४	२०	१८	३३२
कूल उपस्थित प्रतिशत	३६	२५	१८	१०	६	५	१००
सिफारिश भएको संख्या	७३	५५	३९	२२	११	८	२०८
कूल सिफारिश प्रतिशत	३५	२६	१९	११	५	४	१००

स्रोत: लोक सेवा आयोगको त्रिपन्नौ वार्षिक प्रतिवेदन, २०६८/०६९

क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयबाट अन्तर्वार्तामा उपस्थित र सिफारिश संख्या  
(समावेशी समूह)

आ.व. २०६८/०६९

विवरण	महिला	आदिवासी/ जनजाति	मधेशी	दलित	अपाङ्ग	पिछडिएको क्षेत्र	जम्मा
अन्तर्वार्तामा उपस्थित संख्या	५९०	५७८	३९६	२०५	९१	७१	१९३१
जम्मा उपस्थितिका आधारमा प्रतिशतमा	३०	३०	२०	११	५	४	१००
सिफारिश भएको संख्या	२७९	२२५	१७३	७७	२९	२२	८०५
जम्मा सिफारिशका आधारमा प्रतिशत	३५	२८	२१	९	४	३	१००

स्रोत: लोक सेवा आयोगको त्रिपन्नौं वार्षिक प्रतिवेदन, २०६८/०६९

### सार्वजनिक प्रशासनमा समावेशीकरण सम्बन्धमा सम्बोधन हुनुपर्ने विषयहरू

नेपालले सामाजिक समावेशीकरणको अभ्यास पहिलेदेखिनै गर्दै आए तापनि कानुनी व्यवस्थाद्वारा निर्दिष्ट गरी अवलम्बन गरेको धेरै भएको छैन। निजामती सेवामा यसको प्रयोग भएको यति छोटो अवधिमा यसका सकारात्मक एवं नकारात्मक प्रभावहरूको विश्लेषण गर्न सान्दर्भिक नहुन पनि सक्छ। यद्यपि यस सम्बन्धी वर्तमान अवस्थाको विश्लेषण र भविष्यको आंकलन गर्दा देहायका विषयमा सामयिक बहस र छलफल हुनुपर्ने देखिन्छ।

- सार्वजनिक सेवासम्बन्धी दरबन्दी सिर्जना, नियुक्ति, सरूवा, बढुवा, अवकाश, वृत्ति प्रणाली, लगायतका सबै विषयमा आरक्षण तथा समावेशीकरणको आवश्यकता पर्ने नपर्ने ? पर्ने भए कति अवधिसम्म यसलाई निरन्तरता दिने ?
- योग्यतामा आधारित एवं समतामूलक र सामाजिक समावेशीकरणयुक्त सार्वजनिक निजामती प्रशासनको स्थापना र विकासमा समावेशीकरणको सिद्धान्तको अवलम्बन कुन हद र सीमासम्म गर्नु उपयुक्त हुने ?
- आरक्षण गर्दा जातजातिको समूहहरू मध्ये केही जातजातिहरूबाट मात्र समावेशी कोटामा प्रवेश पाएकोले न्यून पहुँच हुने जातजातिहरूलाई कसरी समावेशीकरणको प्रकृत्यामा ल्याउने ?
- आरक्षणको नीतिबाट सम्बन्धित जातजातिका सभ्रान्तहरूले नै पहुँच र उपलब्ध सुविधा उपयोग गर्ने विगतको अनुभवबाट प्रष्ट भएकोले तल्लो तप्काका व्यक्ति तथा परिवारहरूको हकमा आरक्षणबाट कसरी लाभ पुग्नसक्छ, सोको विश्लेषण गर्ने सर्वस्वीकृत औजारको विकास कसरी गर्ने ?
- जनताप्रति उत्तरदायी हुने गरी सार्वजनिक प्रशासनको विकास गर्न आवश्यक सङ्गठन, संरचना र जनशक्ति व्यवस्थापनमा समावेशी नीतिले पार्न सक्ने नकारात्मक प्रभावलाई कसरी न्यूनीकरण गर्ने ?

- जनताप्रति जिम्मेवार र उत्तरदायी कर्मचारी संयन्त्रको विकास र व्यवस्थापन गर्न सरकारको निम्ति कुशल एवं सक्षम जनशक्ति उपलब्ध गराउन आरक्षणको नीति कत्तिको सान्दर्भिक हुने ?
- सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीको उत्प्रेरणा र मनोबल उच्च राखी सेवाको गुणस्तर र प्रभावकारिता सुधार ल्याउन समावेशीकरणको प्रयोग कत्तिको सान्दर्भिक हुने ?
- राजनीतिक रूपमा प्रभावित भएर समावेशीकरण सम्बन्धी गरिने पटके निर्णय र सिफारिसलाई सार्वजनिक प्रशासन सम्बन्धी कानूनमा समावेश गर्दा त्यसको दीर्घकालीन प्रभाव कस्तो हुने ?

### **विद्यमान कानुनी व्यवस्थाबाट सार्वजनिक प्रशासनमा परेका प्रभावहरू**

नेपालले सार्वजनिक प्रशासनको क्षेत्रमा प्रारम्भ गरिएको आरक्षण तथा समावेशीकरणको अभ्यासले केही सकारात्मक र केही नकारात्मक प्रभावहरू परेको र पर्न सक्ने महशुस गरिएको छ। यस सम्बन्धी मुख्य बुँदाहरूलाई निम्नानुसार चित्रण गर्न सकिन्छ।

#### **सकारात्मक पक्षहरू**

- सारभूत समानताको सिद्धान्तलाई अवलम्बन गरिएको।
- वहिष्करण, विभेद र असमानताको अन्त्य गर्न सहयोग पुग्ने विश्वास लिइएको।
- सार्वजनिक सेवामा वञ्चित समूहको प्रतिनिधित्व सुनिश्चितताको लागि अवसरको सिर्जना गरेको।
- सामाजिक न्यायको प्रवर्द्धनका लागि समान अवसरको सिर्जना भएको।
- आर्थिक, सामाजिक रूपमा पिछडिएका कमजोर वर्गको स्तरोन्नतिको लागि सघाउ पुग्ने वातावरण तयार भएको।
- समावेशी र सहभागितामूलक शासन व्यवस्था स्थापित गर्नको लागि वातावरण सिर्जना गरेको।
- सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रमा विविधता देखिएको, सार्वजनिक सेवा क्रमशः समावेशी हुँदै गएको।
- शासन पद्धतिमा अपनत्वको भावनाको विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको।

#### **नकारात्मक पक्षहरू**

- समान बीच असमान व्यवहार हुने अवस्थाको सिर्जना भएको तथा एउटै व्यक्तिले एकभन्दा बढी पटक यस्तो सुविधा प्राप्त गरी अन्य कर्मचारीको उत्प्रेरणामा नकारात्मक असर परेको।
- एकै सङ्गठनमा कार्यरत कर्मचारीहरूलाई फरक-फरक व्यवहार गरिदा कर्मचारी बीच लघुताभाषको विकास, लक्ष्य प्रति उदासीनता, सामूहिक भावनाको कमी तथा सामूहिक उत्तरदायित्वप्रति उपेक्षाभाव रहेको।

- विशेष व्यावसायिक सीप र क्षमता चाहिने पदका लागि समेत आरक्षण गरिदा पेशागत दक्षता र व्यवसायिक कुशलतामा असर पर्न सक्ने देखिएको ।
- सार्वजनिक सेवामा योग्यता प्रणाली (Meritocracy) को स्थापना गर्ने विषय र लैङ्गिक समता र सामाजिक समावेशीकरणको अवलम्बन तथा सेवामा गुणात्मकता कायम गर्ने विषयमा सन्तुलन कायम गर्न कठीनाई हुने देखिएको ।
- सार्वजनिक कर्मचारी प्रशासनमा समता कायम गर्ने र सेवाहरू बीचको उत्प्रेरणालाई एकरूपता कायम गर्ने विषय चुनौतीपूर्ण रहेको ।
- केन्द्र र स्थानीय स्तरको कर्मचारी भर्नामा समावेशी सवालमा एउटै नीति लागू गर्न खोजिनाले स्थानीय तहका पदपूर्ती प्रक्रियाहरू विवादास्पद हुनुका साथै समावेशीकरणको सिद्धान्त विपरीत भएको ।
- राज्यले समावेशी कानुन बनाउदा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्ग, क्षेत्र, लिङ्ग, सम्प्रदाय र जातजाति लाई प्राथमिकता दिनु पर्नेमा हालको प्रयोग जातीय रूपमा बढी केन्द्रित भएकोले यसको नकारात्मक प्रभाव बढ्न सक्ने खतरा रहेको ।

### **सार्वजनिक प्रशासनलाई समावेशी बनाउन ध्यान दिनुपर्ने कुराहरू**

निजामती किताबखानामा रहेको अभिलेखका आधारमा सार्वजनिक सेवामा महिला सहभागिता श्रेणीगत रूपमा विश्लेषण गर्दा सन्तोषजनक अवस्था देखिँदैन । त्यसैगरी दलित, जनजाति, आदिवासी पिछडिएको वर्गका सम्बन्धमा निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूको आधिकारिक तथ्याङ्क पाउन पनि कठिन अवस्था छ । यति हुँदा हुँदै पनि स्थानीय सेवाका कर्मचारीहरूको मात्र विश्लेषण गर्दा समावेशी सिद्धान्त अनुरूप कर्मचारीको व्यवस्थापनमा केही सकारात्मक उपलब्धिहरू हासिल भएको देखिन्छन् ।

सार्वजनिक प्रशासनमा महिला तथा अन्य पिछडिएका वर्गको सहभागिता अत्यन्त न्यून रहेको विद्यमान अवस्थामा सार्वजनिक कर्मचारी प्रशासनलाई यथार्थमा लोकतान्त्रिक र समावेशी बनाउन राष्ट्रिय स्तरमा नै आरक्षण नीति ल्याउन आवश्यक छ भने स्थानीय तहले आफ्नो क्षेत्रको गहनता, आवश्यकता र सघनताको आधारमा उपयुक्त नीति अवलम्बन गरी यसलाई स्थापित गर्नु जरूरी देखिन्छ । यसको निम्ति अधिकारको निक्षेपण र आरक्षणको स्थानीयकरण पूर्वशर्त हुनुपर्दछ । राज्य व्यवस्थाको हरेक तह र क्षेत्रमा समानुपातिक प्रतिनिधित्वका लागि समावेशीकरणसम्बन्धी हालसम्म भएका नीतिगत र कानुनी व्यवस्थालाई हेर्दा लैङ्गिक समता अभिवृद्धि र समावेशी कर्मचारी प्रशासन निर्माण गर्नको लागि सार्वजनिक कर्मचारी प्रशासनमा निम्न बमोजिम व्यवस्था गर्न आवश्यक छ ।

- कुनै खास प्रकृतिको कार्यको लागि महिला उम्मेदवारले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी पद तोक्न सक्ने ।
- रिक्त पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिको प्रतिशत निर्धारण गर्दा महिला, दलित र तोकिए बमोजिमका आदिवासी जनजातिलाई ३३ प्रतिशतसम्म पद संख्या छुट्याउनुपर्ने । यस्तो संख्या क्षेत्रगत, जिल्लागत र स्थानीय निकायगत रूपमा फरक-फरक हुन सक्ने ।
- केवल जाति वा जनजाति वा महिला भएको मात्र आधारमा आरक्षण दिने नीतिबाट त्यस वर्गका Creamy layer ले मात्र फाइदा पाउने अवस्था आउने हुदा आर्थिक, सामाजिक तथा

मानव विकास सूचकांकको स्थिति समेतका निर्धारित सूचकको आधारमा लक्षित समूहलाई सीमान्त वर्ग, सुविधा वञ्चित वर्ग, उच्च वर्गमा विभाजन गरी आरक्षण पाउने वर्गको पहिचान गर्ने ।

- आरक्षणको सुविधा दिँदा बढि अवसरबाट वञ्चित (Theory of Multiple Disadvantage) भएको अवस्था पहिचान गरी त्यस अनुसार आरक्षणको व्यवस्था गर्न यसको निम्ति आरक्षण नीति लागू गर्नु पूर्व वञ्चितीकरणमा परेका समूहको स्पष्ट परिभाषा र तथ्याङ्क तयार गर्नु पर्ने ।
- महिला वा पिछडिएको समूहका सदस्यहरूलाई सार्वजनिक प्रशासनमा समान सहभागिताको अवसर जुटाउन केवल आरक्षणको नीति मात्र अवलम्बन नगरी अन्य सबै क्षेत्रमा लागू गर्ने गरी नीतिगत सुधार र कानूनहरूको तर्जुमा, संशोधन वा परिमार्जन गर्नुपर्ने ।
- निजामती सेवामा आरक्षणको प्रावधानको एउटा मात्र उद्देश्य निजामती सेवालाई समावेशी बनाउने भनिएको र यसको परिमाणात्मक लक्ष्य निर्धारण नगरेकोले कहिले सम्म कुन वर्गको लागि कति प्रतिशत सहभागिता भएमा सेवा समावेशी हुने हो यकीन गर्नुका साथै एउटै समय सीमाले सबै वर्ग, क्षेत्र, लिङ्ग र जातजातिका लागि काम गर्छ, गर्दैन विश्लेषण गरी सोही अनुरूप गर्नु पर्ने ।
- आरक्षणको पदमा उम्मेदवार बन्न पाउने गरी ऐनले राखेको आधार आर्थिक तथा समाजिक रूपले पिछडिएको वर्ग र क्षेत्रको वारेमा व्यक्तिगत तथा सामूहिकरूपमा विवाद हुने गरेकोले उपयुक्त सूचक र मापदण्ड स्पष्ट गर्ने ।
- आरक्षण तर्फ छुट्याएका पदहरूमा समान पदमा एउटै व्यक्तिले लिङ्ग, जाति, क्षेत्र जस्ता एक भन्दा बढी आरक्षणका विज्ञापनहरूमा भाग लिन पाउने प्रावधानले गर्दा एउटै व्यक्ति एक भन्दा धेरै पदहरूको लागि उम्मेदवार भएको र हुन पाउने अवस्थाबाट दोहोरो फाइदाको अवस्था सिर्जना भएकोले सार्वजनिक सेवामा रहेसम्म एक पटक मात्र यस्तो सुविधा उपयोग गर्न सक्ने गरी स्पष्ट कानुनी व्यवस्था गर्ने ।
- लोक सेवा आयोग एवं अन्य सार्वजनिक निकायबाट आरक्षण तर्फका समावेशी पदहरूमा कुनै पनि उम्मेदवार सफल नभएको भनी पटक-पटक विज्ञापन गरिनु साथै न्यून प्रतिस्पर्धा र न्यूनतम अंक समेत प्राप्त नगरेका जस्ता उदाहरणहरूले योग्यता प्रणालीलाई खुल्ला चुनौती दिनुको साथै लक्षित वर्गका उम्मेदवारहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका कार्यक्रम समेत सञ्चालन गर्दै आरक्षित पदहरूमा समेत न्यूनतम प्रतिस्पर्धी संख्या तोक्ने सो अनुरूप नभएमा वा यस्ता पदमा कुनै व्यक्ति सफल हुन नसकेमा ती पदहरूमा सबैले प्रतिस्पर्धा गर्न पाउने गरी व्यवस्थित गर्नु उपयुक्त हुने ।
- विभिन्न सरकारी सेवामा सेवाको प्रकृति अनुसार आरक्षणको किसिम, आरक्षणका तहहरू फरक-फरक हुन उपयुक्त हुने ।
- आरक्षणलाई सेवा प्रवेशमा मात्र सीमित गरी वृत्ति प्रणाली र वृत्ति विकासमा त्यस्ता वञ्चित समूहलाई सक्षम बनाउन प्रतिष्पर्धात्मक क्षमतामा ह्रास नआउने गरी सकारात्मक विभेदका उपायहरू अवलम्बन गर्ने ।

- एक घरबाट एक व्यक्ति, एक तहमा आरक्षणको व्यवस्था गर्ने र यसरी आरक्षण गर्दा सम्बन्धित क्षेत्र र वर्गका बीचमा पनि आर्थिक, सामाजिक आधारमा वर्गीकरण गरी विभिन्न वर्ग र समुदायलाई प्राथमिकताको नीति अवलम्बन गर्ने ।
- समावेशीकरणका सम्बन्धमा प्रशासकीय अदालतले नेपाल सरकारको नाममा जारी गरेको निर्देशनात्मक आदेश (उद्धवप्रसाद दाहाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत, २०७०) बमोजिमको व्यवस्था लागू गर्ने गराउने ।
- दीर्घकालमा समावेशी सार्वजनिक प्रशासन निर्माणका लागि आरक्षण भन्दा शिक्षा, तालिम, क्षमता विकास जस्ता सशक्तिकरण कार्यक्रम मार्फत प्रतिस्पर्धात्मक निजामती सेवाको विकासमा जोड दिने ।

## उपसंहार

सामाजिक द्वन्द्व र प्रतिस्पर्धाको अन्त्य गरी समाजका प्रत्येक नागरिकहरूको पहिचान र मान्यतालाई आत्मसात गर्दै राज्यको प्रत्येक गतिविधिमा सबैको समान र सहज पहुँचको सुनिश्चितताको लागि विविधता व्यवस्थापन आवश्यक छ । विविधता व्यवस्थापनमा सबै जात, जाति, वर्ग, क्षेत्र र समुदायको ज्ञान, सीप, दक्षता, मूल्य र मान्यताको संयोजनको स्थिति सिर्जना हुने र यसबाट सार्वजनिक क्षेत्रको उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुन सक्ने अवस्था हुन्छ । तसर्थ यसलाई व्यवहारमा उतार्नको लागि विभिन्न उपायहरूमध्ये उपयुक्त उपायको खोजी हुनु चाहिँ अपरिहार्य हुन्छ । आरक्षणको माध्यमबाट मात्र विविधता व्यवस्थापनलाई कार्यान्वयनमा ल्याउनु भन्दा सशक्तिकरणका विविध उपायहरू जस्तै सचेतना र सशक्तिकरणका माध्यमबाट क्षमता विकास गर्ने, सकारात्मक भावना विकास हुने खालका सूचना र जानकारीको व्यापक प्रचारप्रसार गरी लक्षित वर्गसम्म यसको विस्तार गर्ने तालिम/प्रशिक्षणको व्यवस्थाद्वारा क्षमता अभिवृद्धि गर्ने जस्ता माध्यमबाट राज्य संयन्त्रमा पछाडि परेका वा पछाडि पारिएका जात, जाति, वर्ग, समुदाय र क्षेत्रका नागरिकको सार्वजनिक क्षेत्रमा समान पहुँच र प्रवेशको स्थिति सिर्जना गर्नु उपयुक्त हुन्छ ।

नेपालमा विविधता व्यवस्थापनको सशक्त माध्यमको रूपमा आरक्षण व्यवस्थालाई अवलम्बन गरिएको छ । भारतमा समेत आरक्षणको माध्यमबाट विविधता व्यवस्थापनलाई कार्यान्वयनमा ल्याइए पनि त्यहाँ यसका अन्य उपायहरूको खोजी पनि शुरू भएको पाइन्छ । एकातर्फ सार्वजनिक सेवामा सकारात्मक विभेदको माध्यमबाट निश्चित समूहहरू बीच मात्र प्रतिस्पर्धा गराउँदा त्यसले गुणस्तरमा गिरावट आउने, यसले दक्षताको स्तर घटाउने र निश्चित समुदायका उपल्लो वर्गले मात्र यसको लाभ लिन सक्ने र वास्तविक रूपमा पछाडि परेको वर्ग भन् प्रभावित हुन सक्ने खतरा हुन्छ, भन्ने तर्क लिइएको छ भने अर्कोतर्फ यसलाई आर्थिक, सामाजिक रूपमा पछाडि परेका, पछाडि पारिएका समूहलाई मूलधारमा ल्याउने प्रभावकारी कदमको रूपमा लिने गरिएको छ । यी दुवै तर्क आ-आफ्ना ठाउँमा उचित अनुचित हुन सक्छन् । यथार्थतालाई समेत दृष्टिगत गर्दा विविधता व्यवस्थापनको लागि सार्वजनिक सेवामा सकारात्मक विभेदको रूपमा आरक्षणको माध्यमलाई निश्चित समयको लागि मात्र प्रयोग गर्नु उचित हुन जाने हुन्छ । दीर्घकालीन सोच र नीति विना आरक्षणको माध्यमलाई लामो समयसम्म विविधता व्यवस्थापनको एकमात्र औजारको रूपमा अवलम्बन गर्दा सार्वजनिक सेवाको गुणस्तरमा ह्रास आउने दक्षतामा प्रभाव पार्न सक्ने हुन्छ । प्राविधिक क्षेत्रमा आरक्षण भन्दा सशक्तिकरण र अन्य क्षेत्र तत्काल आरक्षण भएपनि दीर्घकालीन रूपमा क्षमता विकासको नीति अवलम्बन गर्नु आवश्यक छ । सार्वजनिक प्रशासनको गुणस्तरमा सम्झौताको स्थिति एवं क्षमतामा ह्रासको स्थिति सिर्जना नगर्ने र राज्यमा समन्यायिक

वातावरण सिर्जना गरी सामाजिक एकतालाई मजबुत बनाउने औजारको रूपमा विविधता व्यवस्थापनको प्रयोग गरिनु पर्छ ।

परिच्छेद - १८

## कर्मचारी ट्रेड युनियन र सुधार

### पृष्ठभूमि

“ट्रेड युनियन” आफ्ना सदस्यहरूको आर्थिक र सामाजिक पक्षको सुरक्षाका लागि सामूहिक रूपमा प्रयास गर्ने, रोजगारीमा संलग्न व्यक्तिहरूको अधिकारको सुरक्षा गरी रोजगारदातासँग कर्मचारी कामदारको तलब र कार्यवातावरणको बारेमा कुरा गर्ने, कामदार र कर्मचारीको साझा हितको सुरक्षा र सम्बर्द्धन गर्ने तथा रोजगारदाता र कामदारबीचको सम्बन्धको नियमन गर्ने र आफ्ना सदस्यको माग सम्बोधन गराउने संस्थाको रूपमा बुझिन्छ। समग्रमा कामदार कर्मचारीहरूले आफ्नो हक र हित रक्षाको लागि स्थापना गरेको सङ्गठन ट्रेड युनियन हो। यसदेखिबाहेक अन्य प्रयोजनका लागि स्थापित सङ्गठन ट्रेड युनियनको परिभाषामा पर्दैन। यस कुराको पुष्टि निजामती सेवाबाहेक अन्य सेवामा लागू हुने गरी बनेको ट्रेड युनियन ऐन, २०४९ ले गरेको छ। यस ऐनको प्रस्तावनामा कामदार कर्मचारीहरूको व्यावसायिक तथा पेसागत हकहितको संरक्षण तथा सम्बर्द्धन गर्नका लागि ट्रेड युनियन दर्ता र सञ्चालन गर्न यो ऐन बनेको भन्ने कुरा उल्लेख गरिएको छ। यस्तै निजामती सेवा ऐन, २०४९ मा भएको दोस्रो संशोधनले पनि निजामती कर्मचारीको हक र हितलाई संरक्षण र सम्बर्द्धन गर्ने कार्यकै लागि निजामती कर्मचारीहरूको सङ्गठनलाई ट्रेड युनियनको मान्यता दिइएको भनी परिभाषित गरिएको छ।

सक्षम सङ्गठन र व्यक्तिले कर्तव्य र क्षमताको कुरा गर्ने र असक्षमले अधिकारको मात्र कुरा गर्ने पद्धतिले अपेक्षित नतिजा दिन सक्दैन। निजामती सेवामा कर्मचारी युनियनको अवधारणा मर्यादित कामको सिद्धान्त (Decent Work Principle) मा आधारित हुने र यस अन्तर्गत श्रमिकको अधिकार सुरक्षण, कार्यमा उन्नति र बढोत्तरी, सामाजिक संरक्षण र सामाजिक सम्वाद पर्दछन्। प्रारम्भमा ट्रेड



युनियनको अवधारणा खासगरी ज्याला मजदूरी गर्ने श्रमिक (Blue Colour Worker) का हकमा आकर्षित हुने गरी उनीहरूको पेशागत सुरक्षा र स्वास्थ्यको सम्बेदनशीलता, श्रम शोषणको सम्भावना एवम् कामका आधारमा ज्यालाका लागि सौदाबाजी र सामाजिक सुरक्षण सुनिश्चित गर्न विकास भएको हो । पछि यसलाई पेशागत विषयगत क्षेत्रमा समेत अवलम्बन गर्न थालियो ।

खासगरेर ट्रेड युनियन शब्द औद्योगिक एवं व्यापारिक प्रतिष्ठानसँग जोडिने गर्दछ । यद्यपि यसको सम्बन्ध अन्य क्षेत्रसँग पनि रहने गरेको छ । पछिल्लो समयमा यस शब्दलाई निजामती सेवाभित्र पनि प्रयोग गर्न थालिएको छ । निजामती सेवा भित्रका सङ्घ संस्थालाई ट्रेड युनियनको संज्ञा दिई तदनु रूप यसको विश्लेषण गर्ने प्रचलन शुरू भएको छ । नेपालका निजामती कर्मचारीलाई पनि निजामती सेवा ऐन, २०४९ मा भएको दोस्रो संशोधनले ट्रेड युनियन गठन गर्ने अधिकार प्रदान गरेको छ । निजामती कर्मचारीले युनियन गठन गर्दा विभिन्न व्यवस्थाको पालना गर्नुपर्ने, निजामती सेवा ऐनमा कार्यालय प्रमुख भई काम गर्नुपर्ने राजपत्राङ्कित कर्मचारीबाहेक राजपत्राङ्कित तृतीय श्रेणी वा सो भन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेशागत हकहितका लागि राष्ट्रियस्तरको निजामती कर्मचारी ट्रेड युनियनहरू गठन गरी सदस्यता लिनसक्ने, निजामती कर्मचारी ट्रेड युनियनहरूको दर्ता श्रम विभागमा गरिनुपर्ने, युनियनहरूले छनौट गरेका पदाधिकारीहरू रहेको एक निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन गठन हुने, निजामती कर्मचारीको यस्तो आधिकारिक ट्रेड युनियनले जिल्लास्तर, विभागीयस्तर र राष्ट्रियस्तरमा आफ्नो पेशागत मागहरू सम्बन्धित निकायमा प्रस्तुत गरी सामाजिक संवाद र सामूहिक सौदाबाजी गर्न पाउने र यस्तो आधिकारिक ट्रेड युनियन गठन नभएको अवस्थामा निजामती कर्मचारीका ट्रेड युनियन सङ्घहरूले आपसमा सहमती गरी सामूहिक सौदाबाजी गर्न पाउने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा गरिएको छ ।

नेपालको निजामती सेवा ऐन, २०४९ मा भएको दोस्रो संशोधन पश्चात निजामती सेवामा बहुल युनियनको अभ्यास भईरहेको छ । राजनीतिक विचारधाराका आधारमा यस्तो निजामती कर्मचारी युनियनको गठन हुने गरेको छ । यिनले आफूलाई एउटा पेशागत संस्थाको रूपमा भन्दा पनि राजनीतिक दलको भातृ सङ्गठनको रूपमा स्थापित गरेका छन् । निजामती सेवामा हाल यस्ता करिब सात वटा कर्मचारी युनियन अस्तित्वमा रहेको पाइन्छ । उनीहरूले आफ्नो युनियनमा निश्चित सदस्य संख्या रहेको दावी गर्ने गरेका छन् । तर निजामती सेवा ऐन, २०४९ अनुसार कार्यालय प्रमुखमा रहेको तृतीय श्रेणीको कर्मचारी युनियनको सदस्य हुन पाउदैनन् । त्यसरी नै निजामती सेवा नियमावली, २०५० अनुसार कुनै पनि निजामती कर्मचारीले एकै पटक एक भन्दा बढी ट्रेड युनियनको सदस्यता लिन पनि सक्दैन । अर्कोतर्फ सदस्यता लिनसक्ने कैयौं कर्मचारी कुनै पनि युनियनमा आवद्ध नभएका पनि छन् । तर उनीहरूले दावी गरे अनुसारको संख्या जोड्ने हो भने मुलुकमा कार्यरत निजामती कर्मचारीको संख्याभन्दा कैयौं गुणा बढी हुने देखिन्छ । त्यस्तै सदस्यता शुल्क युनियनपिच्छे फरकफरक रहेको पाइन्छ । आवद्धताको हकमा निजामती कर्मचारी ट्रेड युनियनहरूलाई महासङ्घ गठन गर्ने, त्यसको सदस्य बन्ने, अन्तर्राष्ट्रिय सङ्घ वा महासङ्घको सदस्य बन्ने वा आफ्नो संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकार निजामती सेवा ऐन, २०४९ ले प्रदान गरेको छ । यस ऐनमा निजामती कर्मचारीहरूको राष्ट्रियस्तरका ट्रेड युनियनहरू र आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूबाट आफ्ना कार्यक्षेत्र अनुकूलका स्थानमा सुरूवाको माग भएमा सुरूवा गरिदिनु पर्ने व्यवस्था पनि गरिएको छ ।

### **कर्मचारी ट्रेड युनियन स्थापनाका लागि भएका प्रयास**

कुनै पनि सङ्घ संस्थाको सदस्यसम्म बन्न नपाइने अवस्थाबाट लामो समयसम्म गुञ्जिएको निजामती सेवालार्इ आज ट्रेड युनियन गठन गर्न पाउनेसम्मको कानुनी अधिकार प्राप्त भएको छ ।

ट्रेड युनियन सम्बन्धी यस्तो अधिकार प्राप्त गर्ने सम्बन्धमा विगतमा भएका प्रयासहरूलाई संक्षिप्त रूपमा प्रस्तुत गरिनु सान्दर्भिक हुने देखिन्छ। २००८ सालमा अखिल नेपाल न्यून वैतनिक कर्मचारी सङ्गठन नामको सङ्गठनको स्थापना भएको थियो। तर त्यसको अस्तित्व कहिलेसम्म रहेको थियो भन्ने देखिदैन। त्यस्तै पछि लागू भएको निजामती सेवा ऐन, २०१३, निजामती सेवा नियमावली, २०१३ र निजामती सेवा नियमावली, २०२१ ले पनि सरकारबाट स्वीकृति नपाएको संस्थाको सदस्यता लिन वञ्चित गरेको थियो। कर्मचारीहरूका सङ्घ सङ्गठनलाई पञ्चायत कालभर सरकारले स्वीकृति दिने अवस्था नै थिएन।

२०४६ सालको जनआन्दोलन पश्चात् निजामती सेवा ऐन, २०४९ जारी गरियो। यस ऐन अनुसार नेपाल निजामती कर्मचारी सङ्गठनको स्थापना भयो। तर उक्त ऐनमा एउटा मात्र निजामती कर्मचारी सङ्गठन रहने व्यवस्था थियो। यद्यपि सरकारले उक्त कानुनी व्यवस्थाविपरीत अर्को सङ्घलाई समेत मान्यता दियो। त्यसपछि परेको मुद्दामा सर्वोच्च अदालतबाट एउटामात्र सङ्गठन रहने भनी सिद्धान्तसमेत प्रतिपादन भयो। तत्पश्चात् कानूनतः एउटा सङ्गठन र व्यवहारमा दुईवटा सङ्गठनको अस्तित्व रहँदै आयो। २०६२/६३ को जनआन्दोलनमा निजामती ट्रेड युनियन अधिकारको प्रत्याभूति गर्ने प्रतिज्ञा गरिएको थियो। त्यस अनुरूप जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभाले सुरक्षा सेवामा कार्यरत राष्ट्रसेवक, रा.प.प्रथम श्रेणी र सोभन्दा उच्च तहका राष्ट्रसेवक र व्यवस्थापकीय कार्य गर्नुपर्ने कार्यालय प्रमुखबाहेक निजामती कर्मचारीलगायतका सम्पूर्ण पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि अनुसारको ट्रेड युनियनका आधारभूत अधिकारहरू प्रदान गर्ने जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गर्‍यो। तदनुसार श्रम ऐन र ट्रेड युनियन ऐनमा तत्काल आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई निर्देश पनि गर्‍यो। यसभन्दा अगाडि नै नेपाल निजामती कर्मचारी सङ्गठनले शाही शासनको समयमा निजामती कर्मचारी सङ्गठनलाई खारेज गरी विषयगत सङ्गठन बनाउने गरी जारी गरिएको निजामती सेवा (दोस्रो संशोधन) अध्यादेशविरुद्धमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन समक्ष मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा निर्णय गर्दै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्बन्धित समितिले निजामती कर्मचारीहरूलाई अन्य निजी क्षेत्रमा कार्यरत कामदार सरह नै सङ्गठन स्वतन्त्रता रहने स्पष्ट पार‍यो। उल्लिखित पृष्ठभूमिमा जनआन्दोलनपछि बनेको सरकारले निजामती कर्मचारीहरूलाई ट्रेड युनियन अधिकार प्रत्याभूत गरी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यतालाई संस्थागत गरी निजामती सेवा ऐन र नियमावलीमा परिवर्तन गरेको देखिन्छ।

### **कर्मचारी ट्रेड युनियन गठन सम्बन्धी विद्यमान कानुनी व्यवस्था**

निजामती सेवा ऐन, २०४९ मा भएको दोस्रो संशोधनबाट निजामती सेवामा बहुल ट्रेड युनियनको स्थापना गर्न सकिने व्यवस्था गरिएको छ। विद्यमान कानुनी व्यवस्था अनुसार निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई ट्रेड युनियन ऐन अनुसार स्थापित ट्रेड युनियन सरह बनाई दर्ता प्रक्रिया निर्धारण गरिएको छ। जस अनुसार दर्ताको लागि निवेदनमा कम्तीमा २० जिल्लाका पाँच हजार निजामती कर्मचारीको हस्ताक्षर हुनुपर्दछ। कर्मचारी युनियनमा कार्यालय प्रमुख र राजपत्राङ्कित द्वितीय श्रेणी वा सोभन्दा माथिल्लो पदका कर्मचारी सामेल हुन पाउदैनन्। निवेदनको साथमा विधानसमेत संलग्न गरी युनियन दर्ताको निवेदन श्रम विभागको महानिर्देशकसमक्ष पेस गरिनुपर्दछ। यस प्रकार पेस भएको निवेदनमा आवश्यक छानबिन गरी विभागले १५ दिनभित्रमा निजामती ट्रेड युनियन दर्ता गरी प्रमाणपत्र दिनुपर्दछ। यसरी राष्ट्रिय स्तरमा दर्ता भएको युनियनले जिल्ला वा विभागीय स्तरमा आफ्नो कार्य समिति बनाउन सक्छन्। तर राष्ट्रिय स्तरको युनियनसँग आबद्ध नभई जिल्ला वा विभागीय स्तरमा नै युनियन बनाउन चाहने कामदार कर्मचारीले श्रम

कार्यालयमा सम्बन्धित जिल्ला वा विभागमा कार्यरत कर्मचारीको २० प्रतिशतको समर्थन प्राप्त गरेको हुनुपर्दछ। यस प्रकार दर्ता भएको राष्ट्रिय वा जिल्ला वा विभागीय स्तरको युनियनले प्रत्येक ४/४ वर्षमा नवीकरण गराउनुपर्दछ। निजामती कर्मचारीको ट्रेड युनियनहरूले आफ्नो विधान बनाउने स्वतन्त्र हैसियत राख्दछन्। मूलभूत व्यवस्था विधानमा गरिएको हुनुपर्दछ। युनियनको विधानमा नाम, ठेगाना, कार्यसमिति गठन विधि, बढीमा ४ वर्षसम्म मात्र पदावधि रहने व्यवस्था, सदस्यता सम्बन्धी व्यवस्था, पदाधिकारी संख्या र निर्वाचन विधि, अविश्वासको प्रस्ताव पारित गरी हटाउने व्यवस्था, युनियनको कोष र लेखापरीक्षणसम्बन्धी व्यवस्था, अधिवेशन तथा कार्यसमितिहरूको काम कर्तव्य र अधिकार, विधान संशोधन प्रक्रिया, विघटनसम्बन्धी व्यवस्था र विघटन भएमा सम्पत्ति तथा दायित्वसम्बन्धी व्यवस्था, आधिकारिक युनियनमा प्रतिनिधित्व गराउने र फिर्ता बोलाउने व्यवस्थाजस्ता आवश्यक व्यवस्थाहरू राख्नुपर्दछ। उल्लिखित व्यवस्थाबाट युनियनले आफूलाई लोकतान्त्रिक बनाउनु पर्दछ। ऐनले कर्मचारी युनियन यसका सदस्यहरूको नियन्त्रणमा रहने व्यवस्थाको प्रत्याभूति गरेको छ।

कर्मचारी ट्रेड युनियनको अवधारणालाई कानूनतः स्वीकार गरी व्यवहारमा सञ्चालनमा आइसके तापनि यसमा सुधारका प्रशस्त क्षेत्रहरू छन्। ट्रेड युनियनको मान्यता र सञ्चालनबाट कर्मचारीको हक हितमा अभिवृद्धि भएको र यसले जनतामा पुऱ्याउनु पर्ने सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि भएको पुष्टी भइसकेको छैन। ट्रेड युनियनका पदाधिकारीले थप अधिकार र सुविधामात्र माग गर्ने, सरकारले यसलाई भन्फट ठान्ने प्रवृत्ति देखा परेको छ। यस सम्बन्धमा सर्वोच्च अदालत समक्ष मुद्दा पनि परेर फैसला भएको छ। निजामती सङ्गठन राज्य संचालनको महत्वपूर्ण संयन्त्र भएको, सरकारले जारी गरेका नीतिहरू, सरकारका कार्ययोजना र कार्य पद्धतिहरू नागरिकहरूलाई दैनिक रूपमा उपलब्ध गराउनुपर्ने वस्तु तथा सेवाहरू, सरकारका भावी योजना तथा रणनीतिहरू सबैको कार्यन्वयन गर्ने काम मूल रूपमा निजामती सङ्गठनको भएकोले यो सङ्गठनलाई कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको निश्चित र सीमित उद्देश्य भएको प्रतिष्ठान सरह र यहाँ कार्यरत कर्मचारीको भूमिकालाई त्यस्ता प्रतिष्ठानमा काम गर्ने श्रमिक वा कामदार कर्मचारीको भूमिका सरह मानी कुनै अमुक ट्रेड युनियनको पदाधिकारीहरूको असीमित र अनियन्त्रित अधिकार हुनु व्यावहारिक र औचित्यपूर्ण नदेखिनुका साथै सरूवाबाट परेको मर्काको सम्बन्धमा निजामती सेवा ऐन, २०४९ बमोजिमको वैकल्पिक उपचारको मार्ग अवलम्बन नगरी अपरिपक्व अवस्थामा सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रमा प्रवेश नपाइने गरी मिति २०६८/८/१६ मा सर्वोच्च अदालतबाट फैसला समेत भईसकेको देखिन्छ। (विन्देश्वर प्रसाद पेटल वि. वन तथा भू-संरक्षण मन्त्रालय समेत, २०६६ सालको रिट नं. ०८५८/२०६६)।

## आधिकारिक ट्रेड युनियनको व्यवस्था

अन्य क्षेत्रमा युनियनहरूको निर्वाचन गरी बहुमत प्राप्त युनियनलाई आधिकारिक युनियन घोषणा गर्ने व्यवस्थालाई अङ्गीकार गरी निर्वाचन गर्न तयारी भइरहेको छ। तर निजामती सेवामा समानुपातिक निर्वाचन प्रणाली अङ्गीकार गरिएको छ। निजामती सेवामा केन्द्र र विभागीय वा जिल्लास्तर गरी आधिकारिक ट्रेड युनियनको दुई तह रहन्छन्। केन्द्रीयस्तरमा २१ सदस्य र विभागीय/जिल्लास्तरमा ११ सदस्य रहन्छन्। जसअनुसार देशभरी नै एकैपटक निर्वाचन गर्ने र जुन युनियनले केन्द्र/जिल्ला/विभागीय स्तरमा जति प्रतिशत मत पाउँछ, सोही आधारमा केन्द्र/जिल्ला/विभागीय स्तरमा युनियन गठन हुने व्यवस्था गरिएको छ। यसरी नै निजामती सेवा नियमावली, २०५० को नियम ११७क मा प्राप्त मतको आधारमा कुन पदमा कुन युनियनको प्रतिनिधि रहने भन्ने स्पष्ट व्यवस्थासमेत गरिएको छ।

## कर्मचारी ट्रेड युनियनको कार्यक्षेत्र

निजामती सेवा ऐन तथा नियमावली अनुसार निजामती कर्मचारीको ट्रेड युनियनले कर्मचारीको हक र हितको संरक्षण र सम्बर्द्धन गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउने, भेला, तालिम, प्रशिक्षण, गोष्ठीलगायतको रचनात्मक र सिर्जनात्मक कार्य गर्ने, ट्रेड युनियन महासङ्घ र अन्तर्राष्ट्रिय सङ्घ वा महासङ्घमा आबद्ध हुने, निजामती सेवासँग सम्बन्धित कानूनको निर्माण गर्न सरकारलाई सल्लाह र सुझाव दिने र कर्मचारीको सेवाको सुरक्षा, सुविधा, वृत्ति विकास, व्यावसायिक सुरक्षाजस्ता हकहित सम्बन्धी विषयमा सामाजिक संवाद र सामूहिक सौदाबाजी गर्ने जस्ता अधिकारको प्रयोग गर्न पाउँछ ।

## कर्मचारी ट्रेड युनियनको सकारात्मक पक्ष

ट्रेड युनियनको मुख्य उद्देश्य कर्मचारीको हकहितको संरक्षण गर्नु हो । नेपालको निजामती सेवामा पनि यही उद्देश्य परिपूर्तिको लागि यसको अभ्यास गरिएको छ । कानून अनुसार ट्रेड युनियनलाई कर्मचारीको हकहित संरक्षण एवं सम्बर्द्धन गरी निजामती सेवालाई प्रभावकारी बनाउनका लागि नेपाल सरकारलाई रचनात्मक सुझाव दिने र सहयोग पुरयाउने जिम्मेवारी सुम्पिएको छ । यसका अतिरिक्त तिनलाई निजामती कर्मचारीको लागि भेला, तालिम, प्रशिक्षण, गोष्ठी गर्ने जस्ता कार्यजिम्मेवारी पनि तोकिएको छ । सरकारले पनि निजामती सेवासँग सम्बन्धित कानून निर्माण गर्दा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनबाट सल्लाह र सुझाव लिनसक्ने प्रावधान निजामती सेवा ऐनमा रहेको छ ।

कर्मचारी ट्रेड युनियनको सकारात्मक पक्षका सम्बन्धमा हेर्दा कर्मचारी ट्रेड युनियनहरूले नेपाल सरकार र निजामती कर्मचारीका बीचमा सम्पर्क सेतुको भूमिका निर्वाह गरेका छन् । यिनीहरूले निजामती कर्मचारीका गुनासाहरूलाई उजागर गर्ने गरेका छन् । कर्मचारीको सेवाको सुरक्षा र हकहितको संरक्षणमा दवाव समूहका रूपमा काम गरेका छन् । कर्मचारी ट्रेड युनियनहरूले प्रशासन सुधारको सन्दर्भमा कर्मचारीको तर्फबाट प्रतिनिधित्व गर्ने गरेका छन् । सरकारले पनि प्रशासन सुधारको लागि आयोजना गरेको छलफल कार्यक्रममा युनियनका पदाधिकारीहरूलाई आमन्त्रण गर्ने गरेको छ । कर्मचारी ट्रेड युनियनहरूले सरकारको परिवर्तनसँगै सुरूवा गर्ने गलत परम्परालाई निरूत्साहित गर्न सरकारलाई सचेत गराउन थालेका छन् । कर्मचारी हकहितको संरक्षणको सम्बन्धमा चेतना जागृत गराउन बेलाबेलामा गोष्ठी, सेमिनार, प्रशिक्षण आदिको आयोजना गर्ने गरेका छन् । युनियनहरूले रक्तदानमार्फत मानवीय सेवामा सहयोग पुरयाउने परम्परा बसालेका छन् । युनियनहरूले कार्यसम्पादन र अनुभवको मूल्याङ्कनद्वारा बहुवा भएका कर्मचारीहरूको समायोजनमा सहयोग पुरयाएका छन् । कर्मचारीको नियमसम्मत ढंगले सुरूवा हुनुपर्ने पक्षमा आवाज उठाउने गरेका छन् । युनियनहरूले विद्युत आयोजनाहरूमा एक महीनाको तलब बराबरको रकम लगानी गर्न कर्मचारीलाई सहमत गराएका छन् । कर्मचारी ट्रेड युनियनहरूको पहलमा निजामती अस्पतालको स्थापना भई संचालनमा आएको छ । कर्मचारीको तलब, भत्तालगायतका सुविधाको वृद्धि गर्न आवाज उठाउने गरेका छन् । शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरी कर्मचारीको व्यक्तिगत सुरक्षाको लागि आवाज उठाउने गरेका छन् । कर्मचारी ट्रेड युनियनहरूको पहलमा सिंहदरवारस्थित विभिन्न निकायहरूमा कार्यरत कर्मचारीहरूलाई आवतजावत गर्न परिवहनको व्यवस्था गरिएको छ । निजामती कर्मचारीहरूमा सचेतनाको अभिवृद्धि भएको छ । उनीहरू उपल्ला तहका कर्मचारीसमक्ष स्पष्ट रूपमा आफ्ना जायज कुराहरू राख्न सक्ने क्षमतावान भएका छन् । कार्यालय प्रमुखलाई उसको कार्यजिम्मेवारी इमान्दारपूर्वक वहन गर्ने कार्यमा सहयोग पुऱ्याउने गरेका छन् । एकता नै शक्ति भएकोले युनियन अवधारणाको कार्यान्वयनले कर्मचारीको

मनोबल बढाएको छ। युनियनले निजामती कर्मचारीको हकहितको संरक्षण गर्न सहयोग पुरयाएको छ। निजामती सेवा ऐन नियम संशोधन गर्नमा सरकारलाई सहयोग पुरयाएका छन्।

## अन्य देशको अभ्यास

कर्मचारी ट्रेड युनियनका सन्दर्भमा विभिन्न देशहरूमा फरक-फरक व्यवस्था गरिएको पाइन्छ। दक्षिण कोरियाको संविधानले सङ्गठन स्वतन्त्रता र सामूहिक सौदाबाजीको अधिकार प्रदान गरेको छ। त्यसैगरी दक्षिण अफ्रिकाको संविधानले सामूहिक ट्रेड युनियनलाई सामूहिक सौदाबाजी गर्न पाउने गरी अधिकारको प्रत्याभूति गरेको छ। सामूहिक सौदाबाजी र कामदारहरूले सामूहिक रूपमा गतिविधि सञ्चालन गर्न पाउने गरी जापानको संविधानले अधिकारको प्रत्याभूति गरेको छ। त्यसैगरी इटाली र ब्राजिलको संविधानले पनि विधिवत् रूपमा दर्ता भएको युनियनलाई कानुनी मान्यता प्रदान गरी सामूहिक सौदाबाजी गर्न पाउने गरी आवश्यक ट्रेड युनियन अधिकारको व्यवस्था गरेको पाइन्छ। भारतमा ट्रेड युनियन ऐन बमोजिम ट्रेड युनियन सम्बद्ध गतिविधि सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। ट्रेड युनियनको दर्ता, नवीकरण, क्रियाकलाप आदि कार्यहरूलाई यसै ऐनले नियमन गर्ने गरेको पाइन्छ। जर्मनीमा कानुनले तोकेको सार्वजनिक सेवाका सर्त बमोजिम युनियनका क्रियाकलापहरू सञ्चालन गर्न पाउने गरी कानुनी व्यवस्था गरिएको छ। त्यसैगरी मलेसियामा त्यहाँको ट्रेड युनियन ऐनले श्रम सम्बन्धमा सामूहिक सौदाबाजी र विवाद समाधान गर्ने आवश्यक व्यवस्था गरेको छ। यस ऐनले ट्रेड युनियन सम्बन्धमा विस्तृत व्यवस्था गरेको छ। विभिन्न मुलुकको अध्ययनबाट ट्रेड युनियनको सन्दर्भमा श्रमिकका लागि विशेष र कर्मचारीका लागि एउटै किसिमको नभई विषयगत प्रकृतिको अलग-अलग युनियनको व्यवस्था रहेको देखिन्छ।

## कर्मचारी ट्रेड युनियनका समस्या र चुनौती

नेपालको निजामती सेवामा कर्मचारी ट्रेड युनियनको आवश्यकता महसुस गरेर यसको अस्तित्वलाई स्वीकार गरिएको छ। यसको गठन, संचालन, व्यवस्थापन आदिका लागि निजामती सेवा ऐनमा आवश्यक व्यवस्था गरिएको छ। प्रशासनिक सुधारका लागि रचनात्मक र सिर्जनशील कार्य गर्ने उद्देश्यका साथ यसको गठन भएको देखिन्छ। विद्यमान कानुनी व्यवस्थाले आधिकारिक ट्रेड युनियनको गठन हुने व्यवस्था गरेको छ। तर त्यस अनुसार आधिकारिक ट्रेड युनियन गठन हुन नसकेको अवस्था छ। जसको कारण व्यावहारिक रूपमा बहुल युनियनको अभ्यास भईरहेको छ। निजामती सेवा ऐनमा ट्रेड युनियनको कार्यक्षेत्र निर्धारण गरिएको छ। तर विद्यमान ट्रेड युनियनहरूबाट निर्धारित कार्यक्षेत्र अनुसारको जिम्मेवारी वहन हुनसकेको पाइदैन। कर्मचारी ट्रेड युनियनले मुलुकमा सुशासन कायम गर्नमा सहयोग पुरयाउनुपर्नेमा यिनीहरू राजनीतिक विचारधाराको आधारमा विभक्त भई तिनका भातृ सङ्गठनका रूपमा क्रियाशील हुनपुगेका छन्। जसका कारण युनियनको स्थापना कालदेखि नै कर्मचारी युनियनसम्बद्ध विभिन्न समस्या र चुनौती देखापर्दै आएको पाइन्छ। ट्रेड युनियनहरू दलीय आधारमा विभाजित हुँदा कर्मचारीको हित प्रबर्द्धनमा प्रभावकारी काम हुन नसकेको भन्ने समेत रहेको छ।

कर्मचारी ट्रेड युनियनका पदाधिकारीमाथि कर्मचारीको सरुवामा मात्र केन्द्रित भएका छन् भन्ने आरोप लाग्ने गरेको छ। युनियनहरू राजनीतिक दलका भातृ सङ्गठनको रूपमा रहेकाले दलीय सेवामा मात्र लागेका छन् भन्ने आमधारणा बनेको छ। कर्मचारी युनियन पदीय उत्तरदायित्व वहन गर्न नपर्ने शक्ति केन्द्रको रूपमा विकसित हुँदै गएकाले प्रभावकारी सेवा प्रवाह हुन नसकेको हो भन्ने ठम्याई सेवाग्राहीको रहेको पाइन्छ। बेलाबेलामा अभद्र र अमर्यादित व्यवहार प्रदर्शन हुनथाल्यो

भनेर कर्मचारी वृत्तमा चिन्ता व्यक्त गर्न थालिएको छ । कार्यालयको हरेक कार्यसम्पादनमा युनियनले आफ्नो संलग्नता खोजेकाले शीघ्र कार्यसम्पादनमा असर परेको भनी कार्यालय प्रमुखहरूको भनाई रहेको देखिन्छ । बेलाबेलामा आदेशको श्रद्धालामा अवरोध पुऱ्याउने र अनुशासनहीनता बढाउने कारकत्वको रूपमा देखापर्न थालेको भनी सम्बन्धित पक्षले चिन्ता व्यक्त गरेका छन् । युनियनका पदाधिकारीहरूले अनावश्यक सत्कारको अपेक्षा गर्ने गरेको कारण प्रशासनिक मूल्य मान्यता ह्रासोन्मुख हुदै जान थालेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । कर्मचारीको सरूवा र बढुवाको लागि युनियनलाई प्रयोग गर्नुपर्ने स्थितिको सृजना भएकोले समानान्तर प्रशासन संचालन गर्न उद्यत रहेको भन्ने आरोप पनि लाग्ने गरेको छ । युनियनहरू राजनीतिक विचारधाराका आधारमा विभक्त हुनथालेकाले सार्वजनिक सेवा पूर्वाग्रही बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । यस्तै युनियनमा आबद्ध भएका कारण मातहतका सहायक कर्मचारीहरूलाई काम लगाउन कठिनाई उत्पन्न हुनथालेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । कार्यालय प्रमुखहरू बेलाबेलामा युनियनका पदाधिकारीको अभद्र व्यवहार सहन गर्नु परेको उदाहरणले युनियनहरू अराजकतातर्फ उन्मुख हुँदै गएको भन्ने समेत छ । युनियनको हस्तक्षेप, दवाव र प्रभावमा सरूवा, बढुवा आदि हुने गरेको भनी सरोकारवालाले चिन्ता व्यक्त गर्न गरेका छन् । ट्रेड युनियनहरू कर्मचारीको फर्जी हस्ताक्षर गरेर दर्ता भएका छन् भन्ने सन्दर्भमा चर्चा परिचर्चा चल्ने गरेको छ । युनियनका पदाधिकारीहरूलाई आफ्नो पदीय काम गर्न सजिलो होस् भनेर सरकारले प्रत्येक युनियनका केन्द्रीय स्तरका अध्यक्षलगायत ५ जना पदाधिकारीलाई युनियनको पदावधि भरका लागि सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा गर्ने गरिएको छ । तर उनीहरू सामान्य प्रशासन मन्त्रालयमा कार्यरत नरही अन्यत्रै आकर्षक भनिएका कार्यालयमा कार्यरत रहने गरेका टिप्पणीहरू रहेका छन् । युनियनहरू अलगअलग रूपमा काम गर्न सहज ठान्ने र सरकार सक्रमणकालीन राजनीतिक व्यवस्थापनमा नै व्यस्त हुँदा दुवै पक्षको ध्यान आधिकारिक ट्रेड युनियन गठनतर्फ पुग्न नसकेको देखिन्छ । आधिकारिक ट्रेड युनियनका सम्बन्धमा ऐनमा गरिएको प्रावधानलाई विश्लेषण गर्दा त्यसलाई समानुपातिकताका आधारमा गठन गराउने सोचाई रहेको देखिन्छ । तर राजनीतिक आस्थाका आधारमा गठन भएका युनियनहरूले यस प्रकारको व्यवस्था भएको युनियनमा काम गर्नसक्ने देखिदैन । दोहोरो भूमिकाका कारण ट्रेड युनियनका पदाधिकारीहरूबाट प्रवाह हुने सेवा प्रभावकारी हुन सकेको छैन । खासगरेर सरकार नजिकका युनियनका पदाधिकारीहरूले सरूवामा अघोषित भूमिका निर्वाह गर्ने गरेको भनी उनीहरूउपर तीतो टिप्पणी हुने गरेको छ ।

## सुधारका क्षेत्र

निजामती सेवामा पेशागत विविधता भएकाले पेशागत हित र सुरक्षा, वृत्ति विकास, कार्यप्रकृति र कार्य वातावरण, व्यवस्थापकीय व्यवस्था आदि फरक फरक हुँदा सामान्यीकृत अवधारणा अनुसारको सामान्य ट्रेड युनियन (General Trade Union) उपयुक्त हुँदैन भन्ने मान्यता रहेकोले अन्य मुलुकमा पेशागत विशिष्टताको आधारमा अलग-अलग ट्रेड युनियनहरू क्रियाशील रहेको पाइन्छ । निजामती सेवामा कर्मचारी युनियनको व्यवस्थाले राजनीतिकरणको नकारात्मक प्रभाव पर्ने, पेशागत सम्बेदनशीलताको अभाव हुने, कर्मचारी युनियनको वैधता (Legitimacy) कमजोर हुने तथा निजामती सेवा र समग्र सार्वजनिक प्रशासनको नीतिगत सुधारमा कर्ममात्र चासो र सरोकार राख्ने प्रवृत्ति रहने कारणले गर्दा पेशागत युनियनको आवश्यकतालाई बोध गरी सो अनुसारको व्यवस्था गरेको देखिन्छ । पेशागत विशिष्टताका आधारमा कर्मचारी युनियनको व्यवस्थाले पेशागत हर्कहित संरक्षण, पेशागत विकास र पेशागत योगदान सार्थक हुने मानिन्छ । निजामती सेवाप्रतिको आस्था, कर्तव्य, आवश्यकता र सक्षमतामा राजनीतिक वा अन्य विचारधारा प्रतिविम्बित हुनु राम्रो नहुने

भएकाले पेशागत युनियनको आवश्यकता भएको हो । मित्रराष्ट्र भारतमा निजामती सेवा तथा सार्वजनिक सेवाका युनियनहरूको प्रभावकारिताको मूल्याङ्कन गर्दा समेत यो कुरा स्पष्ट हुन्छ ।

पेशागत हितको लागि सङ्गठित हुन पाउने आधारभूत अधिकारको रक्षा गर्दै तटस्थ रूपमा युनियन सञ्चालन गर्ने तर्फ अभिप्रेरित गर्नुपर्ने देखिएको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न गरी युनियनका पदाधिकारीले एक कार्यकाल भन्दा बढी अवधि युनियनको कार्य समितिमा रहन नपाउने व्यवस्था गर्न उपयुक्त हुन्छ । हरेक दुई वर्षमा युनियनमा आबद्ध कर्मचारीको नामावली नवीकरण गरी प्रकाशित गर्ने र निजामती सेवालाई प्रभावकारी तुल्याउन एउटा मात्र कर्मचारी ट्रेड युनियन रहने गरी ऐनमा आवश्यक व्यवस्था गर्न पनि सकिने देखिन्छ । प्रशासनिक पुर्नसंरचनासँगै ट्रेड युनियनको संरचनालाई पनि व्यवस्थित गर्नु पर्दछ ।

## उपसंहार

निजामती कर्मचारी युनियनहरूबाट आफ्ना सदस्यहरूको सशक्तिकरण, आत्मविश्वास र चेतना जागृत गराउने कार्यहरू केही हदसम्म भएका छन् । कर्मचारीको हकहितको संरक्षण एवं सम्बर्द्धनका लागि आफ्ना आवाजहरू उठाएका छन् । निजामती प्रशासन सुधारको लागि आवश्यक प्रयासहरू गरेका छन् । निजामती सेवा ऐन नियम तर्जुमा, संशोधन आदिमा सरकारलाई सहयोग पनि पुऱ्याएका छन् । युनियनहरूले निर्वाह गरेका यस्ता सकारात्मक भूमिका नभएका होइनन् । साथसाथै निजामती कर्मचारी युनियनहरू समस्या र चुनौतीविहीन भने अवश्य छैनन् । युनियनसम्बद्ध समस्या र चुनौती थप हुँदै गएका छन् । यसको शीघ्र समाधानका लागि यसप्रति सरकार र युनियन दुवै पक्षको ध्यान जानु नितान्त जरूरी छ । दुवै पक्ष प्रचलित कानूनका प्रावधानहरूलाई शब्द र मर्मअनुरूप प्रयोगमा ल्याउन प्रयासरत रहनु पर्दछ । खासगरेर युनियनहरू आफ्नो पेशागत मूल्य र मान्यतालाई मध्यनजर गरी ऐनमा उल्लेख भए अनुसारको आफ्नो कार्यक्षेत्रमा मात्र केन्द्रित रहनुपर्दछ । यस परिवेशमा विभिन्न उपायहरूमार्फत निजामती कर्मचारी युनियनहरूलाई नियमित र व्यवस्थित गराउन आवश्यक भएको छ ।

कर्मचारी युनियनको विकल्प भनेको सक्षम कर्मचारी युनियन नै हो भन्ने मूल भावनालाई आत्मसात गरी नेपालका निजामती कर्मचारी युनियनहरूलाई पेशागत दृष्टिले सक्षम, कार्यमूलक रूपमा निष्पक्ष राजनीतिक रूपमा तटस्थ र कार्यसम्पादन प्रति प्रतिबद्ध तुल्याउनका लागि बृहत्त अध्ययन गरी निश्चित गुरुयोजना बनाई कार्यान्वयन गर्नु पर्ने हुन्छ । जसमा रणनीतिक सुधार, उपयुक्त र पर्याप्त कानूनी व्यवस्था, संस्थागत र पेशागत क्षमता विकास एवम् व्यवहारिक सुधारलाई व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता देखिएको छ ।

निजामती सेवालाई समय सापेक्ष सुधार गरी जनमुखी बनाउन, कर्मचारीको मनोबल अभिवृद्धि गर्न र असल कार्य संस्कृतिको विकास गर्नका लागि आपसी छलफल, विचार विमर्स गरी सुभाब दिन र समसामयिक विषयहरू कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा आधिकारिक ट्रेड युनियनका अध्यक्ष र महासचिवसमेत अन्य सम्बन्धित विभिन्न निकायहरूका पदाधिकारी सदस्य रहने गरी कर्मचारी सम्बन्ध समितिको व्यवस्था गरिएको छ । तर यसलाई कार्यरूप दिन सकिएको अवस्था छैन । यदि यस प्रावधानलाई कार्यान्वयन गरिएको भए निजामती सेवाको संचालन र व्यवस्थापनमा केही सुमधुर सम्बन्ध विकसित हुनसक्दथ्यो । आधिकारिक ट्रेड युनियनको गठन नभएको कारण यो समितिले कार्यरूप लिन नसकेको भन्ने रहेकाले आधिकारिक ट्रेड युनियन गठन गर्न यसको शीघ्र निर्वाचन हुनुपर्दछ । निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको गठन गरी त्यसका अध्यक्ष र महासचिवलाई मात्र सरकारले गठन गर्ने विभिन्न समितिहरूमा समावेश गराइने कुरा उल्लेख गरेकोले यस प्रावधानलाई शीघ्र कार्यान्वयनमा

ल्याउन आवश्यक देखिएको छ। निजामती सेवा ऐन, २०४९ अनुसार निजामती कर्मचारीको युनियन कर्मचारीको हकहितको संरक्षण गर्न सौदावाजी गर्ने अधिकारसहित गठन गरिने भएकोले युनियन यही विषयमा मात्र केन्द्रित हुनु उपयुक्त हुन्छ। युनियनका पदाधिकारीहरूले आफ्नो व्यवहार र सोचाइमा परिवर्तन गरी यसलाई मर्यादित संस्थाको रूपमा स्थापित गरी निजामती प्रशासनलाई अनुशासित र मर्यादित बनाउने, कार्यालयको कार्य प्रभावकारी रूपमा सम्पादन गर्नका लागि युनियनका पदाधिकारीहरूको सोचाई र कार्यशैलीमा परिवर्तन गर्ने र युनियनको सकारात्मक भूमिकाको सुदृढीकरण एवं तिनबाट हुनसक्ने गलत व्यवहारको नियन्त्रणका लागि विद्यमान कानुनी प्रावधानको पर्याप्तताको अध्ययन गरी आवश्यकता अनुसार कानुनी व्यवस्था गर्नुपर्दछ। युनियनलगायत सिंगो निजामती सेवामा असल कार्यसंस्कृतिको विकासमा सहयोग पुऱ्याउन नेपाल सरकार सामान्य प्रशासन मन्त्रालयले युनियन तथा प्रशासन विज्ञसँग आवश्यक छलफल गरी कर्मचारी युनियनका पदाधिकारीको आचारसंहिता बनाई लागू गर्न आवश्यक देखिएको छ। निजामती सेवाको व्यावसायिकतालाई सर्वोपरी राख्नको लागि हाल देखापरेको समस्यालाई समाधान गर्ने गरी ट्रेड युनियन सम्बन्धमा निजामती सेवा ऐन र नियममा संशोधन गर्ने तर्फ आवश्यक पहल हुनुपर्दछ। युनियनका पदाधिकारीहरूको सकारात्मक सोचाई, दृष्टिकोण र मानसिकताको विकास मार्फत सामूहिक सौदावाजीलाई प्रभावकारी तुल्याई उत्तरदायी निजामती सेवाको विकास सबैको सरोकारको विषय हुनुपर्दछ। ट्रेड युनियनहरूलाई मुलुकमा सुशासन कायम गर्ने सशक्त माध्यमको रूपमा परिचालित गर्ने र अधिकारको दुरुपयोग अधिकार कटौतीको कारकसमेत बन्न सक्ने यथार्थलाई हरहमेशा हेक्का राखी आफूलाई प्राप्त कानुनी अधिकारको आत्मसंयमतापूर्वक प्रयोग गर्ने तर्फ कर्मचारी युनियनहरू सजग हुनुपर्ने हुन्छ। कर्मचारी ट्रेड युनियनको स्वस्थ व्यवहारबाट नै यसको औचित्य, महत्व र आवश्यकता झल्कने हुँदा सोही अनुरूपको व्यवहार देखाउनु पर्ने साथै कर्मचारी ट्रेड युनियनहरूमा राजनीतिक दलहरूको पृष्ठपोषण नभई राज्यप्रति जिम्मेवार हुनुपर्छ भन्ने अनुभूति दिन राजनीतिक दलहरू यस सम्बन्धमा एउटै विचार र दृष्टिकोणको साथ प्रस्तुत हुनुपर्ने टड्कारो आवश्यकता छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताको परिधिभित्र रही मर्यादित कर्मचारी ट्रेड युनियनको विकास गर्न विद्यमान कानुनमा आवश्यक संशोधन गरी स्वस्थ अभ्यासको विकास गर्ने तर्फ ध्यान जानुपर्ने देखिएको छ। समग्रमा आधिकारिक ट्रेड युनियनको आवधिक निर्वाचन, ट्रेड युनियनका पदाधिकारीहरूको आचारसंहिताको निर्माण, जनरल ट्रेड युनियन भन्दा विषयगत ट्रेड युनियनको व्यवस्था, राजनीतिक संरक्षण एवम् संलग्नताबाट मुक्त ट्रेड युनियनको व्यवस्था, सेवाप्रतिको जिम्मेवारी निर्धारण गर्ने समेतका व्यवस्थाद्वारा कर्मचारी ट्रेड युनियनको काम कारवाहीलाई व्यवस्थित र नियमित गर्नुपर्ने देखिन्छ।



परिच्छेद - १९

## प्रशासकीय सुधारका सन्दर्भमा नेपालको परराष्ट्र नीति

### पृष्ठभूमि

मुलुकको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता एवम् राष्ट्रिय हितको संरक्षण, समृद्धि, आर्थिक विकास र सुशासनका निम्ति परराष्ट्र सम्बन्ध महत्वपूर्ण पक्ष हो। राष्ट्रिय स्वार्थ हरेक मुलुकको सर्वाधिक महत्वको विषय भएकाले सोही अनुरूपको परराष्ट्र नीति निर्माण र अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन आवश्यक हुन्छ। विश्वमा पहिलो र दोस्रो विश्वयुद्धबाट यूरोपमा आएको विनास, यूरोपको पुनर्निर्माणमा अमेरिकाले ल्याएको बृहत योजना र शीतयुद्धको शुरूवात एवं त्यसको अन्त्यसँगै २० औं शताब्दीमा विश्व राजनीतिमा दुरगामी महत्वका परिवर्तनहरू आएका छन्। संयुक्त राष्ट्रसंघ प्रणालीको विकास विस्तारका साथै अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सङ्गठनहरूको स्थापनाले पनि अन्तर्राष्ट्रिय सम्बन्धमा विविधता थपेको छ। २१ औं शताब्दीसम्म आइपुग्दा अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा २० औं शताब्दीमा देखिएका राजनीतिक उतारचढाव, परिवर्तनमा नयाँ सन्दर्भ, विषय र नयाँ पात्रहरू समेत थपिएका छन्। एकातिर ज्यादै साना, कठिन भू-अवस्थिति एवं कमजोर अर्थतन्त्र भएका मुलुकहरूले समेत अन्तर्राष्ट्रिय जगतमा आफ्नो सार्वभौम पहिचान कायम गर्नसक्ने दिशामा समेत अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रहरू विस्तार भएका छन् भने अर्कातिर यातायात तथा सञ्चार क्षेत्रमा भएका चमत्कारी विकास र खासगरी लगानी एवं व्यापारको विश्वव्यापीकरणले ठूला र शक्तिशाली मुलुकहरू समेत अरूका समस्याबाट अप्रभावित रहन नसक्ने यथार्थ स्थापित भएको छ। राज्यको नीति निर्माणमा अन्तर्राष्ट्रिय दातृ संस्था, नागरिक समाज तथा गैर सरकारी संस्था जस्ता निकायहरूको प्रभाव र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा देखापरेका मानव जातिका साभा चासोका

विषयहरूलाई सम्बोधन गर्ने दिशामा गैर राज्य क्षेत्रका निकायहरूको प्रतिस्पर्धात्मक भूमिका बढ्दै गएकोछ। राज्य-राज्य बीचको सम्बन्ध र सुभ्रबुभले मात्र समसामयिक विश्व सम्बन्धलाई दिशाबोध गर्न सक्ने अवस्था छैन। राज्य-राज्य बीचको सम्बन्धमा राजनीति, कूटनीति वा अन्य विषयले भन्दा पनि आर्थिक विषयहरूले महत्व पाउन थालेका छन्। सूचना प्रविधिको क्षेत्रमा आएको अभूतपूर्व विकास समेतले गर्दा परम्परागत कूटनीति सञ्चालनका तौरतरिका र संरचनाहरूलाई तदनुरूप सशक्त बनाउनु अनिवार्य भएको छ। दुई विश्व युद्ध र शीतयुद्ध समेतको अन्त्य पछि आएको विश्वव्यापीकरणको लहरले विश्व अर्थतन्त्रमा व्यापक परिवर्तन ल्याएको परिप्रेक्ष्यमा राज्यले आफ्नो अस्तित्व र पहिचान रक्षाका साथै राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिका लागि नजिकको छिमेकीसँग मात्रै होइन भौगोलिक रूपमा धेरै टाढा रहेका राष्ट्रहरूसँग पनि आपसी सम्बन्ध मजबुत बनाइ राख्न जरूरी भएको छ।

विश्व अर्थतन्त्रमा आएको उदार आर्थिक नीति, विश्वव्यापीकरण, व्यापारका फराकिला क्षेत्र, मानव अधिकार, निजी क्षेत्र तथा नागरिक समाजको बढ्दो भूमिकाका साथै राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा आ-आफ्ना मुलुकलाई समृद्धि तथा आधुनिकीकरणतर्फ अगाडि बढाउने दिशामा ठूला-साना, धनी-गरीब सबै मुलुकले अन्तर्राष्ट्रिय सम्बन्धका विविध पाटाहरूलाई उपयोगमा ल्याउने गरेका छन्। स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र समृद्ध राष्ट्रको अस्तित्व र पहिचानमा अन्तर्राष्ट्रिय सम्बन्ध र यो सम्बन्ध स्थापना गर्न मुलुकहरूले अपनाउने विदेश नीतिले अहम भूमिका खेल्ने गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार विश्व तथा एशियामा आएको भूसामरिक रूपान्तरण र अर्थतन्त्रमा आएको व्यापक परिवर्तनका साथै आन्तरिक चेतनामा वृद्धि र विकासको आवश्यकता बोधको प्रभाव नेपाल जस्ता भूपरिवेष्टित एवं अतिकम विकसित मुलुकहरूमा पर्नु स्वाभाविकै हो।

### नेपालको परराष्ट्र सम्बन्ध

नेपालको एकीकरण हुनुभन्दा अगाडिदेखि नै बाह्य जगतसँग नेपालको सम्पर्क र सम्बन्ध शुरू भएको ऐतिहासिक दस्तावेजहरूबाट प्रष्टै देख्न सकिन्छ। ससाना राज्यहरूलाई एकीकृत गर्दै आधुनिक नेपालको निर्माण गर्ने राजा पृथ्वी नारायण शाहको अभियान एवं शासन सञ्चालन सम्बन्धी उनका दिव्योपदेशहरूमा उल्लिखित विदेश नीति नेपालको परराष्ट्र सम्बन्धको प्रारूप निर्माणको थालनीमा महत्वपूर्ण रहेको देखिन्छ। एकीकरण पछि नेपालको बाह्य जगतसँगको सम्बन्ध विभिन्न राजनीतिक चरणहरू पार गर्दै हालको अवस्थामा आइपुगेको छ। पहिलो र दोस्रो विश्वयुद्ध, भोट तथा अङ्ग्रेजसितको युद्ध, संयुक्त राष्ट्र संघको सदस्यता प्राप्ति, शीतयुद्धको समाप्ति पश्चात बाह्य जगतमा आएको राजनीतिक परिवर्तनका सामयिक प्रभावहरू नेपालको परराष्ट्र सम्बन्धमा पनि परेको देखिन्छ। विश्व अर्थतन्त्रको विकास र स्थायित्वमा उल्लेख्य भूमिका निर्वाह गर्ने दुई छिमेकी मुलुकहरूले अवलम्बन गर्ने राजनीतिक एवं आर्थिक विषयको स्वाभाविक प्रभाव समेत जटिल भू-राजनीतिक अवस्था भएको नेपालको परराष्ट्र सम्बन्धका आयामहरूमा पर्ने गरेको छ।

### नेपालको परराष्ट्र नीतिका आधारहरू

कम विकसित र कम शक्तिशाली मुलुकले तुलनात्मक रूपमा विश्व परिस्थितिलाई आफू अनुकूल निर्माण गर्ने भन्दा बदलिँदो परिस्थितिमा आत्मसम्मानपूर्वक राष्ट्रिय हितको संरक्षण र अधिकाधिक प्रवर्द्धन गर्नेतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता रहन्छ। परराष्ट्र नीतिको विषय भनेको सदैव देशको भूराजनीतिक अवस्था र आन्तरिक क्षमताको वास्तविक धरातलीय यथार्थमा आधारित हुनुपर्दछ। दूरदृष्टिपूर्वक अपरिवर्तनीय र गतिशील तत्वहरूको उत्कृष्ट व्यावहारिक सन्तुलन कायम गर्दै पहिचान गरिएका राष्ट्रिय हितका मूलभूत पक्षहरूको संरक्षण तथा प्रवर्द्धन गर्नेतर्फ आफ्नो

अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गर्दै लग्नु पर्ने हुन्छ। समकालीन विश्वका अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय परिस्थितिहरू अनुरूप राष्ट्रिय हित प्रवर्द्धनकालागि परराष्ट्र नीतिलाई उपयुक्त तवरले परिमार्जन तथा समायोजन गर्दै लैजानु निकै जटिल विषय हो। त्यसै अनुरूप नेपालले पनि आफ्नो राष्ट्रिय हित संरक्षण तथा प्रवर्द्धनमा अधि बढ्नु पर्ने अवस्था छ।

नेपालको संविधान र अन्य कानूनहरू, संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न आन्दोलन, नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सन्धि सम्झौता एवं व्यक्त गरेका प्रतिबद्धताहरू नेपालको परराष्ट्र नीतिका आधारका रूपमा रहेका छन्। समस्याहरूको शान्तिपूर्ण समाधान, विश्व शान्ति, न्याय र समानता, साना र भूपरिवेष्टित राष्ट्रहरूले भोग्नुपरेका समस्याको समाधान, छिमेकी मित्र राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्ध र सहयोग लगायतका विषयहरू समेत नेपालको परराष्ट्र नीतिका आधारका रूपमा रहेका छन्। नेपालको जटिल एवं सम्बेदनशील भौगोलिक अवस्थिति, छिमेकी मित्रराष्ट्रहरूको सुरक्षा सम्बेदनशीलता एवं चासो, राष्ट्रको विकासमा छिमेकी एवं अन्य मुलुकहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहयोग र समर्थन, अति कम विकसित मुलुकको सूचीबाट मुलुकलाई विकसित तर्फ उन्मुख गराउन, संयुक्त राष्ट्र संघले निर्धारण गरेको सहस्राब्दि विकास लक्ष्य पूरा गर्ने र गरीबीको अन्त्य गरी नेपालको आर्थिक दुरावस्थाको अन्त्य गरी अन्तर्राष्ट्रिय जगतमा आफ्नो सार्वभौम छविलाई थप उचाइमा पुऱ्याउने राष्ट्रिय अपेक्षाको संयोजन गरी पारस्परिक लाभको आधारमा नेपालको परराष्ट्र नीतिका आधारहरूलाई परिपक्कता, सुभबुभ एवं व्यावसायिक तवरले कार्यान्वयनमा ल्याउनु वाञ्छनीय छ।

### नेपालको परराष्ट्र नीतिका उद्देश्यहरू

वि.सं. २००७ सालको परिवर्तन पश्चात नेपालले अङ्गिकार गरेको परराष्ट्र नीतिको बारेमा संविधानमा नै विशेष रूपमा उल्लेख गर्दै आएको छ। जसअनुसार नेपालको अन्तरिम शासन विधान, २००७ को धारा १२ ले नेपालको परराष्ट्र नीतिको सम्बन्धमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बढाउने, राष्ट्रहरूका बीच न्याय र सम्मानपूर्ण सम्बन्ध कायम गर्ने, संगठित राष्ट्रहरूको परस्पर सम्बन्धमा अन्तर्राष्ट्रिय नियम र सन्धि, बन्धनप्रति आदर बढाउने, अन्तर्राष्ट्रिय भगडा मध्यस्थद्वारा निर्णय गराउन प्रोत्साहन दिने भन्ने जस्ता व्यवस्था गरी नेपालको परराष्ट्र सम्बन्धको उद्देश्य निर्देश गरेको देखिन्छ। नेपाल अधिराज्यको संविधान, २०१५ मा परराष्ट्र नीतिका सम्बन्धमा कुनै खास व्यवस्था उल्लेख भएको देखिँदैन। नेपालको संविधान, २०१९ को धारा १९ को उपधारा (६) मा “संयुक्त राष्ट्र संघको मूलभूत मान्यता तथा असंलग्नताको सिद्धान्तलाई अवलम्बन गरी नेपाललाई शान्ति क्षेत्र बनाउने प्रयास गर्नु ... परराष्ट्र नीतिको लक्ष्य हुनेछ” भन्ने उल्लेख गरिएको थियो। नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २५ को उपधारा (५) ले देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रतालाई कायम राखी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने दिशामा राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुनेछ भन्ने व्यवस्था गर्नुका साथै सो संविधानको धारा २६ को उपधारा (१५) र (१६) मा राज्यको नीति अन्तर्गत संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताको आधारमा नेपालको परराष्ट्र नीति सञ्चालन हुने र छिमेकी मित्र राष्ट्रहरू र संसारका सबै मुलुकहरू सित आर्थिक, सामाजिक एवम् अन्य क्षेत्रमा समानताको आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी नेपालमा शान्तिलाई अन्तर्राष्ट्रिय मान्यताको आधारमा संस्थागत गर्दै जाने नीति राज्यले अवलम्बन गर्ने छ भन्ने व्यवस्था गरी परराष्ट्र नीतिको उद्देश्य र सञ्चालनका सम्बन्धमा विशेष व्यवस्था गरेको पाइन्छ। यसैगरी राष्ट्रिय स्वार्थका विषयमा प्रतिकूल असर पुग्ने गरी सन्धि सम्झौता नहोस् भन्ने अभिप्रायले संविधानको धारा १२६ मा सन्धि सम्झौताको अनुमोदनको विशेष व्यवस्था गरिएको देखिन्छ।

परराष्ट्र नीतिका सम्बन्धमा २०४७ सालको संविधानले गरेको व्यवस्थालाई नेपालको अन्तरिम संविधान, २०६३ ले समेत निरन्तरता दिएको देखिन्छ। अब बन्ने नयाँ संविधानमा पनि परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका सम्बन्धमा विशेष व्यवस्था हुनु आवश्यक छ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान र छविलाई उच्च राख्ने दिशामा नेपालको परराष्ट्र नीतिका विषयहरू क्रियाशील हुनु पर्दछ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अभि व्यापक र राष्ट्रको हितमा उपयोग गर्ने दिशामा नेपालको परराष्ट्र नीति निम्न उद्देश्यबाट निर्देशित हुनु आवश्यक देखिन्छ :-

- नेपालको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डताको संरक्षण एवं राजनीतिक स्वतन्त्रता कायम राख्ने।
- अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि, स्वाभिमान र सम्मानलाई अभिवृद्धि गर्दै विश्व शान्ति, मानवअधिकार, आर्थिक विकास र सामाजिक प्रगतिका विषयमा विश्व समुदायसँगै मिलेर कार्य गर्ने।
- राष्ट्रको दिगो विकास, न्याय र समानतामा आधारित सामाजिक प्रगतिको दिशामा अग्रसर हुँदै सर्वसाधारणको जीवनस्तरलाई सुधार गर्ने दिशामा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव जुटाउने।
- विश्वव्यापीकरणले खडा गरेको चुनौतीहरूको सामना गर्दै त्यसबाट सिर्जना भएका अवसरहरूलाई बढि भन्दा बढि उपयोग गरी राष्ट्रको आर्थिक सम्वृद्धिलाई प्रत्याभूत गर्ने।
- देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने दिशामा क्षेत्रीय सहयोग र अन्तर्राष्ट्रिय सद्भाव जुटाउने।
- विश्व अर्थतन्त्र र विश्वबजारलाई भूपरिवेष्टित तथा अल्पविकसित राष्ट्रहरूको हित अनुकूल बनाउन समधारणा राख्ने अन्य राष्ट्रसँग सहकार्य गर्ने, विशेष नीति तयार गर्ने र विश्वको शान्ति प्रयासमा सहयोग पुऱ्याउने।

### **परराष्ट्र मन्त्रालयको वर्तमान साङ्गठनिक एवं जनशक्तिको अवस्था**

परराष्ट्र नीति कार्यान्वयनको मुख्य निकाय परराष्ट्र मन्त्रालय हो। यसलाई एकातर्फ व्यावसायिक, दक्ष एवं मानव संसाधन तथा आवश्यक साधन स्रोतले सम्पन्न बनाउनु अपरिहार्य भएको छ भने अर्को तर्फ यो संस्था बाह्य मुलुकसँग हुने सम्पर्कका लागि नेपालको अनुहार समेत भएकाले यसलाई गुणात्मक, मर्यादित, विवादरहित र व्यावसायिकरूपमा सफल बनाउनु अत्यावश्यक रहेको छ। यसरी परराष्ट्र नीति कार्यान्वयन गर्ने निकायका रूपमा परराष्ट्र मन्त्रालय र विभिन्न देशमा राजदूतावास, स्थायी नियोग र महावाणिज्यदूतावास गरी हाल ३२ नियोगहरू रहेका देखिन्छन्। वैदेशिक रोजगारीमा गएका नेपालीहरूका समस्या समाधान गर्ने प्रमुख उद्देश्यबाट स्थापित मध्यपूर्व लगायत कतिपय देशका नियोगहरूमा साधन स्रोतको दृष्टिकोणबाट अत्यन्त असहज अवस्था देखिएको छ। अधिकांश नियोगहरूमा राजदूत सहित तीन जनाको दरबन्दीको अवस्था देखिन्छ। वैदेशिक रोजगारी एवं अन्य प्रयोजनका लागि विदेश जाने नेपालीहरूको संख्यामा उल्लेख्य वृद्धि भई ती नेपालीहरूका समस्या समाधान गर्न विभिन्न देशहरूमा नेपाली नियोगहरूको विस्तार अपरिहार्य भए तापनि नियोगहरू आवश्यकताले निर्देश गरे अनुरूप खोल्न सकिएको देखिन्छ। परराष्ट्र मन्त्रालयको वर्तमान साङ्गठनिक संरचना र जनशक्तिको अवस्थामा सुधार गरी नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका राष्ट्रहरूको संख्या करिब १४० पुगिसकेको सन्दर्भलाई दृष्टिगत गरी सङ्गठन संरचना कायम गर्नु पर्ने आवश्यकता रहेको छ।

नेपाली राहदानीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउनुपर्ने भएकाले मेशिन रिडेबल राहदानी जारी गर्न जनशक्तिको आवश्यकता भएकाले सो प्रयोजनका लागि विगत वर्षहरूमा राहदानी विभाग अन्तर्गत केही दरबन्दी सिर्जना भएको भएपनि नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारका अनुपातमा हुनुपर्ने परराष्ट्र मन्त्रालयको क्षमता विस्तार अझ हुन सकेको देखिन्छ । मन्त्रालयको एकै महाशाखाले धेरै भन्दा धेरै देशसँगको सम्बन्धका विविध पक्षहरूलाई हेर्नुपर्ने वाध्यात्मक अवस्था छ । परराष्ट्र मन्त्रालयले काठमाडौं स्थित कूटनीतिक समुदाय, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको समन्वय र उनीहरूका समस्याहरूलाई समयमा नै सही ढंगले सम्बोधन गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको सकारात्मक छवि कायम गर्न विद्यमान दरबन्दीको पुनरावलोकन हुनुपर्ने देखिएको छ ।

## आर्थिक कूटनीति र परराष्ट्र मन्त्रालयको भूमिका

सन् १९५० को दशकमा राणा शासनको लामो कालखण्डको अन्त्य र प्रजातन्त्रको शुरूवातसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक विकासको मार्ग प्रशस्त गर्ने कार्यको थालनी भयो । प्रजातन्त्रको आगमनसँगै नेपाललाई द्विपक्षीय एवं बहुपक्षीय सहायता प्राप्त हुने क्रमसँगै आर्थिक हिसाबले विश्व समुदायसँग नेपालको सम्बन्ध फराकिलो बन्दै गयो । मुलुकमा व्याप्त विकासका पूर्वाधारहरूको पूर्ण अभाव, गरीबी, अशिक्षा र पछौटेपनका बावजूद अन्तर्राष्ट्रिय जगतमा आफ्नो स्वतन्त्र पहिचान कायम राख्दै विकासका पूर्वाधारहरू तयार गर्ने तथा देशमा विज्ञान प्रविधिको विकास, ज्ञान र सोच हासिल गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय जगतसम्म पुगी आफूलाई स्थापित गराउने क्रममा नेपालको इतिहासमा सन् १९५० को दशक महत्वपूर्ण रहेको देखिन्छ ।

नयाँ राजनीतिक परिवेशबाट अगाडि बढेको भूपरिवेष्ठित मुलुक नेपाल शुरूका वर्षहरूमा भारतीय सहयोग र भारतसँगको व्यापारमा केन्द्रित हुनुपर्ने अवस्था रह्यो । छिमेकी मुलुक भारतबाट प्राप्त सहयोग नेपालको चौतर्फी विकासका लागि उल्लेख्य समेत रह्यो । त्यसैगरी संयुक्त राष्ट्रसंघको सदस्यता, अफ्रो-एशियन कन्फरेन्समा सहभागिता, असंलग्नताको आन्दोलनमा सक्रियता एवं बेलायत, सोभियत संघ, अमेरिका, चीन एवं अन्य मुलुकहरूसँग दौत्य सम्बन्ध स्थापना लगायतका घटनाक्रम नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा यस दशकका उल्लेख्य घटनाहरू हुन् । सन् १९६० को दशकमा थुप्रै मुलुकसँग नेपालको दौत्य सम्बन्ध स्थापना भएबाट नेपालको व्यापार विविधीकरणका लागि समेत मार्ग प्रशस्त हुन गयो । कूटनीतिक सम्बन्ध विस्तारसँगै नेपालको विकासमा द्विपक्षीय एवं बहुपक्षीय आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गयो भने नेपाली उत्पादनका लागि नयाँ नयाँ बजार गन्तव्यहरूको खोजी कार्य पनि सुरु भयो । व्यापार विविधीकरणमा अपनाइएका विधिहरूले नै वास्तवमा नेपालको आर्थिक विकास, कूटनीतिको अवधारणाको शुरूवात, विकास र प्राथमिकता निर्धारणमा एउटा नयाँ मोड प्रदान गर्‍यो । सन् ७० को दशकबाटै देशको आर्थिक विकासका क्रियाकलापहरूमा निजी क्षेत्रको सहभागिता हुन थाल्यो र यसले देशको आर्थिक गतिविधिहरूको वृद्धिमा योगदान पुऱ्याउन शुरू गर्‍यो । छिमेकी मित्र राष्ट्र चीनले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भए लगत्तै नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुऱ्याउन शुरू गर्‍यो ।

अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको हित प्रवर्द्धन गर्न तथा देशको आर्थिक विकासमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन एवं व्यापारका क्षेत्रहरूको विस्तार र प्रवर्द्धन गर्नका लागि विभिन्न देशमा नेपाली राजदूतावासहरू स्थापना र परिचालन भएको देखिन्छ । सन् ७० को दशकको अन्ततिर व्यापार, पर्यटन, विदेशी संयुक्त लगानी, बजार अनुसन्धान, निजी क्षेत्रका व्यापारिक प्रमण्डलको भ्रमणका लागि नियोगहरूको सहयोग र समन्वय, व्यापार मेलाको आयोजनामा सहभागिता, प्रवर्द्धनात्मक

कार्यक्रमहरूको आयोजना जस्ता विषयमा नियोगहरूले खेल्नुपर्ने भूमिका सम्बन्धमा तयार गरिएको निर्देशिका आर्थिक विकास कूटनीतिको विस्तार र विविधीकरणका दृष्टिले महत्वपूर्ण रहेको देखिन्छ ।

सन् १९८० को दशकमा विभिन्न मुलुकहरूसँग संयुक्त आर्थिक आयोजनाको गठन गर्ने कार्य समेतको शुरुवात भयो । सरकारी संयन्त्रको संलग्नतामा गठित यी आयोजनाहरूको प्रभाव नेपालको आर्थिक विकासमा मिश्रित रह्यो । सन् १९९० को विश्वव्यापी रूपमा आएको राजनीतिक परिवर्तन पछि आर्थिक विकासका एजेन्डाहरूले अझ तिब्रता पाउन थाले । विश्वव्यापीकरण, निजीकरण र उदारीकरणले ल्याएको आर्थिक परिवर्तनका लहरले नेपालको राजनीतिक एवं आर्थिक क्षेत्रमा व्यापक प्रभाव पार्‍यो । विश्वव्यापार सङ्गठनको सदस्यता प्राप्ति पछि खुला अर्थतन्त्रको प्रभाव विस्तार भयो । फलस्वरूप नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा आर्थिक कूटनीतिको संलग्नता परराष्ट्र नीतिको महत्वपूर्ण अङ्गको रूपमा औपचारिक रूपमा अङ्गीकार गर्न शुरु गरेको देखिन्छ । आर्थिक कूटनीति अन्तर्गतका गतिविधिहरूका लागि सन् २००८ देखि हुन लागेको बजेट व्यवस्थाले यसमा थप बल पुगेको देखिन्छ ।

अन्तर्राष्ट्रिय कूटनीति सञ्चालनमा आर्थिक पक्षको महत्व व्यापक हुँदै गइरहेको छ । विश्व अर्थतन्त्रमा देखापरेको उदार आर्थिक नीति, खुल्ला बजार, विश्वव्यापीकरण, निजी क्षेत्र तथा नागरिक समाजको बढ्दो भूमिकालाई आत्मसात गर्दै देशलाई आर्थिक समृद्धि तथा आधुनिकीकरणतर्फ अगाडि बढाउनु आजको आवश्यकता हो । विश्वको यस बदलिँदो परिवेशमा नेपाललाई विश्व मानचित्रमा एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र आर्थिकरूपमा समृद्ध मुलुकका रूपमा स्थापित गर्न आर्थिक कूटनीतिको अहम् भूमिका रहेको छ ।

मुलुकको सामाजिक-आर्थिक रूपान्तरण र सन्तुलित विकासको निमित्त आर्थिक कूटनीतिका माध्यमबाट अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थन जुटाउँदै व्यापार, पर्यटन, लगानी, रोजगार तथा प्रविधिको प्रवर्द्धन गर्न नेपाल सरकारले आर्थिक कूटनीतिलाई मुलुकको समग्र परराष्ट्र नीति सञ्चालनको महत्वपूर्ण अङ्गका रूपमा लिएको देखिन्छ । विगतमा परम्परागत कूटनीतिक सम्बन्ध परिचालनमा मात्र सीमित रहेको नेपालको कूटनीतिलाई आर्थिक कूटनीति अबलम्बनसँगै अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं द्विपक्षीय स्तरमा समेत अझ फराकिलो एवं सुदृढ बनाउदै लग्नुपर्ने आवश्यकता छ । एक दशक लामो द्वन्द्वपश्चातको राजनीतिक परिवर्तनसँगै नेपालको दीर्घकालीन शान्ति, पुनःनिर्माण र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त सहयोग र समर्थन देशको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण रहने कारण वैदेशिक सम्बन्धका सन्दर्भ, पात्र, प्रविधि र विषयहरूमा आएका परिवर्तन तथा गतिशील भूमण्डलीकरण, क्षेत्रीय सङ्गठनहरूको विकास एवं द्विपक्षीय सम्बन्धका महत्वपूर्ण पक्षहरूलाई समेटेर मुलुकको आर्थिक हित अनुकूल कूटनीति सञ्चालनका लागि गम्भीर गृहकार्य गरी सोही अनुरूप कूटनीतिक संयन्त्रहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न टड्कारो आवश्यकता देखापरेको छ ।

आर्थिक कूटनीति (विकास कूटनीति)को माध्यमबाट व्यापार, लगानी, प्रविधि हस्तान्तरण, आर्थिक सहयोग, पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारीको प्रभावकारी व्यवस्थापन, नेपाली कामदारहरूका श्रम गन्तव्यलाई सुरक्षित र भरपर्दो बनाउने आदि कार्यमा मुलुकभित्रका अन्य सम्बन्धित क्षेत्रगत निकायका अतिरिक्त परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगहरूले अहम भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगहरूलाई व्यावसायिक र साधनस्रोत सम्पन्न नबनाएसम्म आर्थिक कूटनीतिका माध्यमबाट देशलाई समृद्ध बनाउने नेपाल सरकारको नीति सार्थक हुन सक्दैन । मुलुकमा व्याप्त गरीबी, बेरोजगारी र पछ्यौटेपन हटाउन र विकासका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लक्ष्यहरू हासिल गर्न निजी क्षेत्र र गैर आवासीय नेपालीहरूसँगको

सहकार्यलाई अभि संगठित एवं प्रभावकारी बनाई यस दिशामा आर्थिक कूटनीतिको कार्यान्वयन गर्नु आवश्यक छ। यसका लागि सैद्धान्तिक एवं व्यावहारिक रूपमा परराष्ट्र मन्त्रालय तथा सम्बद्ध सरकारी एवं अन्य निकायहरू बीचको प्रभावकारी समन्वय र सहयोग कायम गर्नु आवश्यक छ।

नेपालको आर्थिक कूटनीतिलाई दिशाबोध गर्न, आर्थिक कूटनीतिको सामयिक र क्षेत्रगत रूपमा विस्तृत अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेश गर्न वि.सं. २०५३ सालमा उद्धवदेव भट्टको संयोजकत्वमा गठित आयोगले दिएको प्रतिवेदन र २०५९ सालमा डा. बट्टीप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित नीति अध्ययन समूह (Policy Study Group) ले प्रस्तुत गरेको सुझाव तथा विश्लेषण, २०६३ सालमा मुरारीराज शर्माको संयोजकत्वमा गठित उच्चस्तरीय परराष्ट्र नीति सम्बन्धी कार्यदलका प्रतिवेदन एवम् २०६८ सालमा व्यवस्थापिका-संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले नेपालको परराष्ट्र नीति सम्बन्धमा विज्ञहरूबाट तयार गरेको विस्तृत प्रतिवेदनमा प्रस्तुत विषयवस्तु र सुझावहरूले नेपालको परराष्ट्र सम्बन्ध र आर्थिक कूटनीतिका क्षेत्रमा सुधार गर्न चाल्नुपर्ने आवश्यक कदमहरूको फेहरिस्त प्रदान गरेका छन्। यी प्रतिवेदनहरूका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आएको परिवर्तनलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयको विद्यमान व्यावसायिक क्षमता र विशेषज्ञतालाई अधिकतम उपयोग गर्दै थप प्रवर्द्धन समेत गर्ने रणनीति बनाउनु आवश्यक भएको छ। त्यसैगरी गैर आवासीय नेपालीहरूले आर्थिक कूटनीति प्रवर्द्धन गर्न सक्ने क्षेत्र, आधार र योगदानको समुचित पहिचान र विश्लेषण गरी उनीहरूको साधन, श्रोत, सीप र क्षमतालाई राष्ट्रिय अर्थतन्त्रको विकासमा उपयोग गर्न सक्ने ठोस रणनीति बनाई कार्यान्वयन गर्ने विषयलाई महत्वका साथ हेर्नु आवश्यक भएको छ। त्यसैगरी आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यमान संस्थागत संरचनाहरूको पूर्ण रूपमा उपयोग गर्दै मुलुकको आन्तरिक वातावरणलाई व्यवसायमुखी तथा लगानी मैत्री बनाउदै लैजानु पनि उत्तिकै महत्वपूर्ण रहेको छ। यसका साथै खास खास मुलुक, क्षेत्र तथा विषय केन्द्रित भएर आर्थिक कूटनीतिका अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरू तर्जुमा गर्नु उपयुक्त देखिन्छ। नेपालको हितका विषयमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय संघ सङ्गठनहरूलाई क्रियाशील र सुदृढ गर्न परराष्ट्र नीति तथा आर्थिक कूटनीतिलाई प्रमुख माध्यमको रूपमा प्रयोग गर्नु आवश्यक रहेको छ। विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको समयानुकूल सङ्गठनात्मक एवं संस्थागत सुदृढीकरण, क्षमता अभिवृद्धि तथा साधन स्रोत सम्पन्न बनाउनु पनि त्यतिकै आवश्यक छ।

## **परराष्ट्र मन्त्रालय एवं नियोगहरूको संस्थागत सुधार**

अन्तर्राष्ट्रिय सम्बन्धका विविध क्षेत्रमा देखापरेका नयाँ आयामहरू, विज्ञान तथा प्रविधिका क्षेत्रमा आएको अभूतपूर्व परिवर्तन र छिमेकी मुलुकहरूले हासिल गरेको द्रूत आर्थिक विकासलाई दृष्टिगत गर्दै नेपालको परराष्ट्र नीतिलाई परिवर्तित विश्व परिवेशसँग समायोजन गरी नेपालको आर्थिक विकासका मुद्दाहरूलाई परिणाममुखी बनाउन परराष्ट्र नीति सञ्चालनको प्रमुख जिम्मेवार निकाय परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका विदेश स्थित नेपाली नियोगहरूलाई प्रभावकारी रूपमा व्यावसायिक हिसावले परिचालन गर्नु आवश्यक हुन्छ। यसका लागि मन्त्रालय र नियोगहरूमा सामयिक सुधार गरी साधनस्रोतले सम्पन्न बनाउनु पर्ने टड्कारो आवश्यकता छ।

परिवर्तित सन्दर्भमा नेपालको परराष्ट्र नीतिको अभिन्न अङ्ग बनिसकेको आर्थिक एवम् कूटनीतिलाई सैद्धान्तिक रूपमा अवलम्बन गरिएको भएपनि यसलाई व्यावहारिक अभ्यासमा प्रभावकारी बनाउनु नसकिएको अवस्था छ। यसलाई प्रभावकारी र कुशल रूपमा परिचालन गर्न चाल्नुपर्ने कदमहरूका सम्बन्धमा समय-समयमा अध्ययन गरी प्रतिवेदनहरू मार्फत समेत सुझाइएको देखिन्छ। प्राप्त

सुभावहरू मध्ये केही सुभावहरू अन्तर्राष्ट्रिय सम्बन्ध, अन्य मुलुकहरूका व्यवस्था र प्रचलन समेतलाई समावेश गरी प्रस्तुत गरिएका छन् भने कतिपय सुभावहरूमा आन्तरिक राजनीतिका विषयहरू समेत प्रतिविम्बित भएको पाइन्छ। सबै प्रतिवेदनहरूले नेपालको परराष्ट्र नीतिलाई समयानुकूल, अर्थपूर्ण, प्रभावकारी र परिणाममुखी बनाउन परराष्ट्र मन्त्रालय र अन्तरगतका नियोगहरूलाई व्यावसायिक, मर्यादित, प्रतिबद्ध, एवं साधन स्रोतले सम्पन्न बनाउनुपर्ने, कार्यरत जनशक्तिको तालिम, सीप तथा दक्षता विकास गर्नुपर्ने कुरामा जोड दिएका छन् तापनि प्रतिवेदनहरूले प्रस्तुत गरेका सुभावहरू मध्ये थोरै मात्र कार्यान्वयन हुन सकेको देखिन्छ।

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारी, अध्ययन एवं अन्य विविध प्रयोजनका लागि विदेश जाने नेपालीहरूको संख्यामा आएको तीव्र बढोत्तरीसँगै विदेशी भूमिमा नेपालीहरूका समस्याहरू पनि आकाशिदै गएको सन्दर्भमा आवश्यकताअनुसार नेपाली नियोगहरूको स्थापना गरी नेपालीहरूलाई सेवा प्रदान गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्बन्ध विस्तार गर्ने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन। नेपालको भन्दा छोटो इतिहास भएका दक्षिण एसियाका कतिपय मुलुकहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो कूटनीतिक एवं आर्थिक सम्बन्ध विस्तार हेतु विश्वका धेरै देशहरूमा आवासीय कूटनीतिक नियोगहरूको स्थापना गरिसक्दा पनि नेपालले परिवर्तित सन्दर्भलाई सम्बोधन गर्ने गरी आफ्नो कूटनीतिक उपस्थिति देखाउन अझै सकेको पाइदैन। यसका साथै नेपालको परराष्ट्र नीति सञ्चालनमा संलग्न संस्थागत संयन्त्रहरू परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोगहरू, महावाणिज्यदूतावासहरू एवम् परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सामयिक सुधार गरी साधनस्रोत सम्पन्न बनाएर परराष्ट्र सम्बन्ध र देशको आर्थिक विकासमा अझ योगदान पुऱ्याउन सक्ने गरी सुदृढ गर्नु आवश्यक छ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका हरेक विषयहरू परराष्ट्र मन्त्रालयको एकद्वार मार्फत गर्नुपर्ने आवश्यकता रहेको छ। यो अन्तर्राष्ट्रिय स्तरमा स्थापित प्रचलन पनि हो। त्यसका लागि परराष्ट्र मन्त्रालयको विद्यमान सङ्गठनात्मक संरचनामा विस्तार, आन्तरिक जनशक्तिको व्यावसायिकीकरण र क्षमता विकास, सूचना प्रविधिको उच्चतम उपयोग, आवश्यक साधन स्रोतको प्रवन्ध, नियोगको संरचना एवं संस्थागत सुदृढीकरण, नियोगमा थप जनशक्तिको व्यवस्था, राजनीतिक, आर्थिक तथा रणनीतिक महत्वका आधारमा नयाँ नियोगहरूको स्थापना गर्दै जाने नीति लिनु आवश्यक भएकोछ। सेवा निवृत्त भएका अनुभवी परराष्ट्र क्षेत्रका जनशक्तिको समुचित उपयोगका बारेमा पनि विशेष प्रयास गर्नु पर्ने देखिन्छ।

सन् १९८० को दशकमा रहेको १०-१२ वटा नियोगहरूलाई परिचालन गर्ने गरी स्वीकृत सानो आकारको परराष्ट्र मन्त्रालयको दरबन्दी संरचनाबाट हाल कायम ३२ वटा नियोगहरू र बढ्दो जिम्मेवारी सहितको परराष्ट्र मन्त्रालय सञ्चालन गर्नुपर्दा मन्त्रालय र कतिपय नियोगहरूमा जनशक्तिको अवस्था अपर्याप्त रहेको देखिन्छ। सङ्गठन र व्यवस्थापन सर्वेक्षणले उठाएका विषयहरू जस्तै: परराष्ट्र सेवा ऐनको तर्जुमा, परराष्ट्र मन्त्रालय र नियोगहरूको संस्थागत सुदृढीकरण, प्रविधिको सामयिक प्रयोग, व्यावसायिक जनशक्तिको विकास तथा क्षमता अभिवृद्धि आदि पक्षहरू नेपालको कूटनीति र परराष्ट्र सम्बन्धको प्रभावकारी सञ्चालनका लागि नभई नहुने आधारभूत पक्षहरू भएकोले यसको दीर्घो विकास र स्थायित्वमा ध्यान पुग्नु जरूरी देखिन्छ।

कार्यबोझ, कार्यक्षेत्र र जिम्मेवारीका आधारमा परराष्ट्र मन्त्रालयको हालको सङ्गठन संरचना सानो र अपर्याप्त भएकाले मन्त्रालय र अन्तरगतका नियोगहरूका लागि दीर्घकालीन कार्ययोजना र कार्यविभाजनको आवश्यकता खड्किएको छ। मन्त्रालयको लक्ष्य, उद्देश्य, रणनीति र कार्यान्वयन योजना भएको छुट्टै रणनीतिक योजना तर्जुमा गर्नु पर्ने देखिन्छ। मन्त्रालयको विभिन्न स्थानहरूमा



आफ्नै सम्पत्ति जग्गा र भवनहरू भए तापनि विविध कारणहरूले मन्त्रालय पटक-पटक स्थानान्तरणको अवस्थाबाट गुज्रिनु परेको देखिन्छ। एकातर्फ विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै सम्पत्ति व्यवस्था गर्ने तर्फ विगतमा भएका प्रयासहरू सार्थक हुन सकेका छैनन् भने अर्कोतर्फ नियोगहरू सधैं आवश्यक आर्थिक स्रोत साधन र जनशक्ति अभावले समेत देश विकासका एजेण्डाहरू प्रवर्द्धन गर्ने कार्यमा सक्षम हुन सकिरहेका छैनन्।

## १. सङ्गठन सुदृढीकरणका सम्बन्धमा

परराष्ट्र मन्त्रालयलाई अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक विकासका विविध क्षेत्रमा सघन रूपमा संलग्न भइ परिणाममुखी कार्यसम्पादन गर्ने दिशामा समयानुकूल संस्थागत सुधार गर्दै स्रोत साधनयुक्त बनाउनु जरूरी देखिन्छ। यसका लागि सर्वप्रथम तीन चार दशक अगाडिको आवश्यकतालाई सम्बोधन गर्ने गरी स्थापना गरिएको मन्त्रालयको साङ्गठनिक संरचनालाई पुनः संरचना गरी वास्तविक आवश्यकतालाई सम्बोधन गर्नु आवश्यक देखिन्छ। परराष्ट्र मन्त्रालयमा परराष्ट्र नीतिका सम्बन्धमा अध्ययन तथा विश्लेषण गर्ने, नीति तथा कार्यक्रमहरू बनाउने, अन्तर्राष्ट्रिय परिवेशमा आउने परिवर्तन र ती परिवर्तनबाट लिन सकिने फाइदा, देखापर्ने चुनौतीहरू तथा तिनको सामना गर्न सक्ने क्षमता विकास लगायतका विषयहरूमा अध्ययन अनुसन्धान गर्ने संस्थागत व्यवस्था गर्नु पनि त्यतिकै आवश्यक रहेको देखिन्छ। नेपालको परराष्ट्र नीतिका सम्बन्धमा स्पष्ट दिशा निर्देश गर्ने र यसको सञ्चालन गर्ने संयन्त्र परराष्ट्र मन्त्रालय र मातहतका नेपाली नियोगहरूको संस्थागत क्षमता वृद्धि गर्ने विषय पनि त्यतिकै टडकारो रहेको छ। २१ औं शताब्दीका चुनौतीहरूलाई सामना गर्न सक्ने दक्ष कूटनीतिक संयन्त्रको स्थापना, सुदृढीकरण तथा विकास गर्नुका साथै व्यावसायिकता, दक्षता र प्रभावकारिता बढाउन विभिन्न मुलुकहरूले अवलम्बन गरेका अभ्यासहरूलाई समेत अध्ययन र विश्लेषण गरी आत्मसात गर्नुपर्दछ।

परराष्ट्र सेवामा प्रवेश गर्ने कर्मचारीहरूलाई सीप र क्षमता अभिवृद्धि सम्बन्धी स्वदेश एवं विदेशमा सघन तालिम तथा सामयिक अध्ययन भ्रमणहरू मार्फत कर्मचारीहरूको दक्षता एवं व्यावसायिक क्षमता बढाउनु जरूरी छ। यसका लागि परराष्ट्र मन्त्रालयको सङ्गठन सुदृढीकरण सम्बन्धमा निम्न कार्यहरू हुनु आवश्यक देखिन्छ :

- अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा देखिएको अभूतपूर्व परिवर्तन तथा राष्ट्रिय राजनीति र प्राथमिकतामा आएको परिवर्तन सँगै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने दिशामा देशको परराष्ट्र नीति निर्माण र सञ्चालनको मुख्य संयन्त्र परराष्ट्र मन्त्रालयलाई सुदृढ बनाउने तर्फ विचार गरिनुपर्ने।
- देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय छविलाई उच्च राख्ने दिशामा परिचालित परराष्ट्र नीति तथा कार्यक्रम र गतिविधिहरूलाई प्रभावकारी तथा परिणाममुखी ढंगले सञ्चालन गर्ने कार्यमा सम्बद्ध सबै सरकारी तथा अन्य निकायको समन्वयात्मक सहयोग प्राप्त गर्नका लागि परराष्ट्र मन्त्रालयलाई सुदृढ गर्नुपर्ने।
- कुनै पनि निकायका लागि मूल्यवान साधन श्रोत भनेको जनशक्ति नै हो। सङ्गठनमा जनशक्तिको अधिकतम विकास र उपयोग गर्न उपयुक्त वातावरणको आवश्यकता हुन्छ। परराष्ट्र सेवामा कार्यरत कूटनीतिक कर्मचारीका कामको प्रकृति अन्य सेवा भन्दा प्रष्ट रूपमा भिन्न र विशिष्ट प्रकारको हुने हुँदा परराष्ट्र सेवालाई

व्यावसायिक बनाउनु अपरिहार्य देखिन्छ । जसले गर्दा यस सेवाको कर्मचारीहरूमा पेशाप्रतिको निष्ठा, समर्पण, र प्रतिबद्धता अभिवृद्धि भई देशको परराष्ट्र नीति तथा कूटनीतिको प्रभावकारी सञ्चालनमा थप बल पुग्न जानेछ ।

- अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालनका क्षेत्रमा प्रमुख भूमिका निर्वाह गर्न सरकारको केन्द्रीय निकायका रूपमा स्थापित परराष्ट्र मन्त्रालयको विशिष्ट कार्यप्रकृति तथा अन्तर्राष्ट्रिय प्रचलनका कारण मन्त्रालयको विशिष्ट पहिचान, पेशागत विशिष्टीकरण तथा व्यावसायिकता स्थापित गर्दै देशको परराष्ट्र नीति तथा कूटनीतिलाई प्रभावकारी, अर्थपूर्ण तथा परिणाममुखी ढंगबाट सञ्चालन गर्न र परराष्ट्र सेवामा कार्यरत कर्मचारीहरूमा उच्च मनोबल कायम गर्दै पेशाप्रतिको निष्ठा, समर्पणभाव र प्रतिबद्धता कायम गर्न परराष्ट्र सेवा सञ्चालन सम्बन्धी विशेष कानूनको तर्जुमा र कार्यान्वयन गर्नुपर्ने ।
- परराष्ट्र सेवा एक विशिष्टीकृत सेवा भएको र यसमा कार्यरत कर्मचारीमा पेशागत दक्षता, व्यावसायिकता र विशेषज्ञताको आवश्यकता पर्ने हुँदा परराष्ट्र सेवामा प्रवेश गर्ने अधिकृत स्तर साथै राजपत्रअर्नाकित कर्मचारीहरू लाई सेवाका लागि सुहाउँदो अलग्गै पाठ्यक्रमको विकास गरी नियुक्तिका आधारहरूको निर्धारण गरी लागू गर्नुपर्ने । साथै सेवामा प्रवेश गरिसकेका कर्मचारीहरूको पेशागत दक्षता र विशेषज्ञता अभिवृद्धिका लागि स्वदेशी तथा विदेशी तालिम र अवलोकन या अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने ।
- विद्यमान अन्तर्राष्ट्रिय परिवेशमा देखापरेका चुनौतीहरूको सामना गर्न र नयाँ अवसरहरूलाई राष्ट्रिय हितमा उपयोग गर्न साङ्गठनिक संरचनामा सुदृढीकरण र विस्तार, दक्ष तथा व्यावसायिक राजदूतहरूको छनौट तथा नियुक्ति र कुशल तथा दक्ष जनशक्तिको विकास गरी परराष्ट्र मन्त्रालयलाई सबल, सुदृढ तथा सक्षम बनाउनुपर्ने ।
- काठमाडौँस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू एवं संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूले नेपाली अधिकारी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वहरूसँग गर्ने भेटघाटलाई व्यवस्थित बनाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले २०६८ सालमा कूटनीतिक आचारसंहिता जारी गरी भेटहरू मर्यादा अनुकूल बनाउने प्रयास गरेको देखिँदा आचारसंहितामा परिमार्जन गरी त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमनको व्यवस्था गर्ने ।

## २ नियोगहरूको कार्य सुदृढ र प्रभावकारी बनाउने सम्बन्धमा

परम्परागत कूटनीतिक कार्य सञ्चालन गर्ने निकायहरूका रूपमा रहेका नियोगहरूको कार्यक्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आएका राजनीतिक, आर्थिक, तथा विज्ञान र प्रविधिका क्षेत्रमा आएको परिवर्तनहरूसँगै फराकीलो र बहुआयामिक हुँदै गएको छ । नेपालले आफ्नो आवश्यकता, औचित्य र क्षमतालाई विचार गरेर विभिन्न देशहरूमा कूटनीतिक नियोगहरूको स्थापना गर्दै आएको देखिन्छ । पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीको क्रममा विदेश जाने नेपालीहरूको संख्यामा आएको अत्याधिक वृद्धि सँगै वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हकहितको संरक्षण गर्ने र उनीहरूलाई आइपने समस्याहरू समाधान गर्ने उद्देश्यले नेपाली नियोगहरूको विस्तार तथा स्थापना हुने गरेको छ । नेपाली

नियोगहरूलाई सुदृढ र प्रभावकारी बनाउदै आवश्यक साधन स्रोतको उपयुक्त व्यवस्था गरी अन्य कार्यहरूका अतिरिक्त निम्न कार्यहरूमा नियोगहरूलाई जिम्मेवार बनाउनु पर्दछ :-

- नियोगहरूले नेपाल र सम्बन्धित मुलुकहरूको हितमा प्रयोग हुन सक्ने आर्थिक सूचाङ्क र गतिविधिहरूबारे उपलब्ध तथ्यांकलाई अद्यावधिक बनाई सूचना सङ्कलन गर्ने ।
- नियोगहरूले आफू सहप्रमाणित आवासीय एवं गैर आवासीय मुलुकहरूमा सरकारी आधिकारिक सम्पर्कमा रही द्विपक्षीय सम्बन्ध मजबुत बनाउन क्रियाशील रहने ।
- नियोग रहेका मुलुकहरूबाट अधिकाधिक लगानी र पर्यटक भित्र्याउने लगायतका अवसरहरूबारे जानकारी लिई प्रतिवेदन गर्ने ।
- नियोग रहेका मुलुकहरूमा आयोजना हुने व्यापार मेला, पर्यटन मेला तथा व्यवसायी, लगानीकर्ताहरू, ट्राभल तथा टुर अपरेटरहरूलाई संलग्न गराई पर्यटन, व्यापार एवं लगानी प्रवर्द्धनका कार्यहरू गर्ने ।
- सञ्चारको भूमिका व्यापक भईरहेको सन्दर्भमा नियोग रहेका मुलुकका पत्रकार, सञ्चारकर्मी, मिडिया हाउसहरूसँग सम्बन्ध स्थापना गरी नेपालको हित प्रवर्द्धनका कार्यमा उपयोग गर्ने ।
- नियोग रहेका मुलुकका विभिन्न हित समूहहरू (Interest groups) तथा अन्य प्रभावशाली समूहसँग नजिकको सम्पर्क कायम गरी उनीहरूलाई देशको हितमा लगाउन क्रियाशील रहने ।
- वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएको नेपाली नागरिकहरूको अभिलेख राखी उनीहरूका पीरमर्का समाधान गर्न आवश्यक पहल गर्ने । वैदेशिक रोजगार विभागले समयमै नेपाली नियोगहरूलाई वैदेशिक रोजगारीमा गएका नेपालीहरूको विवरण उपलब्ध गराउने व्यवस्था गर्ने । रोजगारदाता मुलुकमा रहेका नेपालीहरूका समस्या, वैदेशिक रोजगार सम्बन्धमा त्यो मुलुकको कानुनी व्यवस्था र नेपाली कामदारहरूको अवस्था समेतका विषयमा प्रतिवेदन गरी वैदेशिक रोजगारीलाई मर्यादित, अनुमानयोग्य र भरपर्दो बनाउने दिशामा भावी योजना तय गर्न नियोगले महत्वपूर्ण भूमिका खेल्नुपर्ने ।
- नेपाल सरकार कार्यविभाजन नियमावली, २०६९ ले तोकेको परराष्ट्र मन्त्रालयको कार्यक्षेत्रमा नेपालको परराष्ट्र नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन पहिलो कार्यका रूपमा उल्लेख भएको छ । नेपाल सरकार ( मन्त्रिपरिषद् ) ले पारित गरेको शासकीय सुधार एजेण्डा, २०६९ मा समेत आफू मातहतका निकायहरूको अनुगमन, मूल्याङ्कन र निरीक्षण गर्ने व्यवस्था रहेको छ । परराष्ट्र मन्त्रालयले आफू अन्तर्गतका स्वदेशभिन्न रहेका राहदानी विभाग, अतिथि सत्कार विभाग र वीरगञ्जस्थित सम्पर्क कार्यालयको अनुगमन, मूल्याङ्कन र निरीक्षण गर्नुपर्ने दायित्वका साथसाथै विदेशस्थित नेपाली राजदूतावास, स्थायी नियोग र कन्सुलेट जनरल एवं अवैतनिक कन्सुलेट जनरलको समेत आवधिकरूपमा अनुगमन, निरीक्षण र मूल्याङ्कन गर्नु अपरिहार्य भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयमा

नीति, योजना, अनुगमन तथा अनुसन्धानका सम्बन्धमा विशेष व्यवस्था गरी स्थायी रूपमा स्वदेशभित्र रहेका विभाग र कार्यालयहरूको र विदेशस्थित नेपाली नियोगहरूको नियमित निरीक्षण, अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था गरी कार्यसम्पादनको स्तर र सेवाग्राहीहरूलाई प्रदान गर्ने सेवामा सुगमता र सरलता ल्याउन आवश्यक देखिन्छ।

### ३ राहदानी विभाग र मेशिन रिडेवल तथा अन्य राहदानी सम्बन्धमा

विदेश यात्राको महत्वपूर्ण डकुमेन्टको रूपमा रहेको राहदानीलाई अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठन [International Civil Aviation Organization -(ICAO)] ले व्यवस्था गरेको मापदण्ड अनुसार बनाउने प्रतिबद्धता अनुसार नेपाल सरकारले सन् २०१० देखि मेसिन रिडेवल राहदानी व्यवस्था लागू गरेको छ। राहदानी जारी गर्नका लागि चाहिने एक मात्र भरपर्दो कागजात नागरिकतामा उल्लिखित विवरणलाई नागरिकता जारी गर्ने निकायले प्रमाणित गरे पश्चात विभिन्न आवश्यक चरणहरू पार गर्दै राहदानी जारी गरिने र मेशिन रिडेवल राहदानी जारी गर्ने कार्यको थालनीमा केन्द्रीय राहदानी कार्यालयको रूपमा स्थापित यो निकायलाई कामको चाप, व्यवस्थापन र सबै जिल्लाहरूसँग गर्नुपर्ने सम्पर्क र समन्वयलाई प्रभावकारी बनाई सहज सेवा प्रदान गर्ने उद्देश्यले राहदानी विभागका रूपमा स्थापित गरिएको छ। कतिपय मुलुकहरूले इ-पासपोर्ट समेत जारी गर्न थालिसकेको वर्तमान अवस्थामा नेपाली राहदानीलाई पनि ई-पासपोर्ट मा लैजाने तर्फ प्रयास हुनुपर्ने देखिन्छ।

मेशिन रिडेवल राहदानी जारी हुनु पूर्व जारी भएका हस्तलिखित राहदानीहरू अझै ठूलो संख्यामा नागरिकहरूको हातमा रहेको र ती राहदानीहरूलाई जति सक्दो चाडो मेशिन रिडेवल राहदानीले विस्थापित गर्नु आवश्यक छ। मेशिन रिडेवल राहदानी जारी भएपछि हस्त लिखित र मेशिन रिडेवल राहदानी गरी दुवै प्रकारका राहदानीको प्रयोगका कारण विदेशका अध्यागमन विन्दुहरूमा भन्फट हुने गरेको अवस्था एकातिर छ भने अर्को तर्फ हस्तलिखित राहदानीमा फोटो परिवर्तन गरी गैर नेपालीहरूले राहदानीको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकोले यसको नियन्त्रणका लागि पनि शीघ्र हस्त लिखित राहदानीहरूलाई मेसिन रिडेवल राहदानीले विस्थापित गर्नु आवश्यक भएको छ। जारी भईसकेका राहदानीहरूमा फोटो परिवर्तन गरी हुने प्रयोगबाट गैर कानुनी र सुरक्षा खतरा सम्बन्धी कार्यको निगरानी एवं नियन्त्रण गर्न गृह मन्त्रालय र राहदानी विभागले आपसी समन्वयमा कार्य गर्नु आवश्यक रहेको छ। हालको मेसिन रिडेवल राहदानीलाई इ-पासपोर्टमा लैजान र बजारमा रहेका हस्त लिखित राहदानीहरूलाई यथासम्भव छिटो खिचनको लागि राहदानी विभागलाई साधन स्रोत सम्पन्न बनाउनु आवश्यक छ। राहदानी विभागमा मौजुदा रहेको दरबन्दी संरचनामा कार्यदलले मिति २०६९/११/२४ मा बुझाएको परराष्ट्र मन्त्रालय र अन्तर्गतका राजदूतावास, कन्सुलेट जनरल, विभाग र कार्यालयहरूको व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरेका दरबन्दीहरू व्यवस्था गर्नु समसामयिक देखिन्छ। त्यसैगरी राहदानी वितरणलाई सरल, सहज, छिटो छरितो र प्रभावकारी बनाउन राहदानी वितरण सम्बन्धी कार्यलाई विकेन्द्रित गर्नु पर्ने आवश्यकता छ।

### ४ कन्सुलर सेवा सम्बन्धी

कन्सुलर सेवा सेवाग्राहीहरूसँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रदान गर्ने कार्य हो। कन्सुलर शाखा स्थापना हुँदा काम अत्यन्त सीमित र खासगरी काठमाडौँस्थित कूटनीतिक

नियोगहरूको कूटनीतिक उन्मुक्ति र सुविधाका विषयहरूमा केन्द्रित रहेकोमा वैदेशिक रोजगारी, अध्ययन एवं अन्य कामका लागि नेपालीहरू विदेश जाने क्रम बढेसँगै त्यस शाखाको काम तथा भूमिकामा परिवर्तन आउनुका साथै काममा अत्याधिक चाप देखिन्छ। खासगरी वैदेशिक रोजगारीसँग सम्बन्धित शव, खोज तलास, उद्धार, क्षतिपूर्ति रकम उपलब्ध गराउन पहल, विभिन्न कारणले विदेश जाने नेपालीहरूको नागरिकता परित्याग, प्रहरी प्रतिवेदन तथा कागजातहरूको आधिकारिकता, अधिकृत वारेशनामा लगायत विषयहरू, अङ्ग प्रत्यारोपण, अध्ययन अध्यापनका लागि सिफारिशहरू, नेपाली नागरिकहरूले विदेशमा पठाउने कागजातहरूको प्रमाणीकरण, सरकारी मनोनयनमा भिसा सिफारिश एवं नेपालस्थित विदेशी कूटनीतिक नियोगहरू, संयुक्त राष्ट्र संघीय एजेन्सीहरू लगायत अन्य विदेशी संघ संस्थाहरूलाई कूटनीतिक उन्मुक्ति तथा सुविधाहरू प्रदान गर्ने लगायतका कार्यहरू गर्नु आवश्यक छ।

कन्सुलर शाखाले आफूले वितरण गर्ने सेवा प्रवाहलाई सरल, सहज सर्वसाधारणको पहुँचमा पुऱ्याउन विदेशस्थित नेपाली नियोगहरू, नेपाल सरकारका अन्य विभिन्न निकायसँग र नेपालस्थित विदेशी कूटनीतिक नियोगहरू, संयुक्त राष्ट्र संघीय एजेन्सीहरू लगायत अन्य विदेशी संघ संस्थाहरूसँग समन्वय गरी सेवा प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउनका साथै सेवा प्रवाहको प्रकृतिलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउने जिम्मेवारी रहेको छ। कन्सुलरसँग सम्बन्धित कार्यहरू विशेष जिम्मेवारी वहन गर्नुपर्ने खालका एवम् संवेदनशील प्रकृतिका पनि छन्। कार्यबोझ एवम् कामको प्रकृति तथा सम्वेदनशीलता समेतलाई विचार गरी यस किसिमको कार्य सम्पादन गर्न विभागको रूपमा स्थापित गरी मानव तथा अन्य साधन स्रोत सम्पन्न बनाइ वैदेशिक रोजगारी र अन्य विविध कार्यमा गएका एवम् जाने नेपाली नागरिकहरू र काठमाडौँ स्थित कूटनीतिक नियोग एवं अन्य संघ संस्थाहरूलाई प्रदान गरिदै आएको सेवा प्रवाहलाई प्रभावकारी बनाउनु आवश्यक छ। कन्सुलर कार्यालयबाट प्रदान गरिने यी सेवाहरू सेवा प्रदानको हिसावले महत्वपूर्ण र संवेदनशील कार्यहरू भएकाले कन्सुलर शाखालाई साधन स्रोतयुक्त र सुविधा सम्पन्न बनाइ कन्सुलर सेवा विभागका रूपमा विस्तार गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउनु आवश्यक छ।

## ५ परराष्ट्र मामिला प्रतिष्ठानसम्बन्धी

नेपालको परराष्ट्र सम्बन्ध र परराष्ट्र नीतिका विविध पक्षहरूका सम्बन्धमा नेपाल सरकारलाई सुझावहरू दिने, परराष्ट्र सेवाका कर्मचारीहरूलाई सेवा प्रवेशका बखतदेखि सेवाका विभिन्न चरणहरूमा मन्त्रालयको आवश्यकताअनुसार तालिम प्रदान गर्ने, परराष्ट्र मामिलाका विविध विषय र क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यबाट परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको गठन भएको देखिन्छ। प्रजातन्त्रको पुनर्स्थापना पछि स्थापना भएका यी प्रतिष्ठानका कार्यहरूमा नियोगमा कार्यभार सम्हाल्न जाने नियोग प्रमुख तथा कर्मचारीहरूलाई तालिम एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, परराष्ट्र सम्बन्धका सामान्य र विषयगत क्षेत्रमा छलफल, सेमिनार र अन्तरक्रिया सञ्चालन गर्ने, समसामयिक विषयमा विश्लेषण, चर्चा र सुझाव दिने, नेपालको परराष्ट्र सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धका सान्दर्भिक विषयहरू समेटेर प्रकाशनहरू निकाल्ने, वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका चुनौतीहरू एवं चुनौतीहरू सामना गर्न आवश्यक कदमहरूका सम्बन्धमा अन्तरक्रियाहरू गरी सरकारलाई राय सल्लाह दिने कुराहरू पर्दछन्। यसलाई परराष्ट्र,

सुरक्षा, आर्थिक र सांस्कृतिक कूटनीतिको “Think Tank” को रूपमा विकास गर्नु आवश्यक छ ।

यस्ता प्रतिष्ठान गठनको उद्देश्य र भईरहेका कार्यहरूको समीक्षाबाट के देखिन्छ, भने यस्ता प्रतिष्ठान स्थापनाको उद्देश्य अनुरूप कार्य गर्न साधन स्रोत लगायतका विविध कारणले गर्दा सफल हुन सकेको छैन । समग्रमा हेर्दा परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई तालिम एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने मुख्य निकाय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई साधन स्रोत सम्पन्न बनाई व्यावसायिक आवश्यकता अनुरूप कूटनीतिक कर्मचारीहरूलाई विशेषज्ञहरूबाट प्रशिक्षण दिलाउने मूल संस्थाको रूपमा स्थापित गर्नु आवश्यक भएको छ । त्यस्तै परराष्ट्र नीति सञ्चालनका क्रममा अभिन्न भई आउने सुरक्षा सम्बन्धी विषय समेतलाई समेटी यसको पुनर्गठन हुन पनि त्यतिकै आवश्यक देखिएको छ ।

#### ६ परराष्ट्र सेवामा कर्मचारीको प्रवेश र अन्य व्यवस्था सम्बन्धमा

परराष्ट्र सेवामा प्रवेश गर्नेहरूका लागि आवश्यक ज्ञानलाई समेट्ने प्रकारको पाठ्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकता छ । संसारका सबै मुलुकहरूले परराष्ट्र सेवाको सुदृढीकरण र व्यवसायिक विकास एवं विस्तारका क्षेत्रमा कार्य गरिरहेका छन् र नेपालले पनि परराष्ट्र सेवालाई व्यावसायिक र सुदृढ बनाउने तर्फ समयमै कदम चाल्नु आवश्यक छ । यसका लागि सेवा प्रवेशको शुरू विन्दुबाट नै आवश्यक व्यवस्था गर्दै जानु पर्ने हुन्छ । त्यस्तै परराष्ट्र सेवामा विभिन्न विषयको जनशक्ति आवश्यक पर्ने भएकोले त्यस्ता विविधता सुनिश्चित हुने गरी योग्यता निर्धारण हुनु आवश्यक छ ।

वि.सं. २०६४ सालमा नेपाल परराष्ट्र सेवाको गठन भई सेवालाई विशिष्टीकरण र व्यावसायिक बनाउने प्रयास भइरहेको सन्दर्भमा आर्थिक कूटनीतिका निश्चित उपक्षेत्रहरूलाई समेटी परराष्ट्र सेवा भित्रै समूह गठन गर्नु दीर्घकालीन हिसावले उपयुक्त हुनसक्छ । त्यसो भएमा समूहमा कार्यरत कर्मचारीले लामो समयसम्म त्यही क्षेत्रमा काम गरी अनुभव र विशेषज्ञता हासिल गर्ने र सम्बन्धित क्षेत्रमा लामो समयसम्म योगदान पुर्याउन सक्ने अवस्था सिर्जना हुन जान्छ । कतिपय मुलुकहरूले यस पक्षमा “Ministry of Foreign Affairs and International Trade” (MOFAIT) स्थापना गरी सफल समन्वयात्मक उपलब्धि हासिल गर्न सकेको अनुभव मनन गर्नु पनि उपयोगी हुने देखिन्छ ।

#### ७ राजदूत र स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धमा

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रमा नेपालको भूमिका र परराष्ट्र मन्त्रालयमा गर्नुपर्ने संस्थागत सुधारहरू र व्यवस्थाका सम्बन्धमा गठित आयोगहरूका प्रतिवेदनमा नेपालको कूटनीतिक क्षेत्रलाई व्यावसायिक, दक्ष, प्रभावकारी बनाउने विषयमा विभिन्न सुझावहरू पेश गरेको भए तापनि कार्यान्वयन पक्ष सधैं फितलो रहने गरेको छ । प्रचलित अन्तर्राष्ट्रिय अभ्यासले के प्रष्ट्याएको देखिन्छ, भने व्यावसायिक कूटनीतिक अनुभव र दक्षतायुक्त व्यक्ति वार्ता र सम्वादका द्विपक्षीय, क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा निश्चित रूपमा सफलता हासिल गर्न सक्दछ । तसर्थ यसप्रकारका कार्यहरूको जिम्मेवारी दिई पेशागत अनुभव, कार्यगत दक्षता, विशेषज्ञता, वार्ता तथा सम्झौता सीप भएका व्यक्तिहरूको छनौट तथा नियुक्ति गर्नुपर्दछ । यसका लागि अन्ततोगत्वा कूटनीतिक क्षेत्रमा नियुक्ति कूटनीतिक सेवा भित्रका कर्मचारीहरूबाटै हुन सक्नु उतम विकल्प भएको यथार्थ मनन गरी त्यस्तो स्थिति व्यावहारिक रूपमा हासिल नहुँदासम्म राजदूत तथा स्थायी

प्रतिनिधिको नियुक्त गर्दा सरकार संवेदनशील भई अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च राख्न सक्ने पेशागत दक्षता भएका व्यक्तिहरू मध्येबाटै नियुक्ति गर्न उपयुक्त हुन्छ। कूटनीतिक नियुक्तिको सम्बन्धमा छिमेकी मुलुक भारत र पाकिस्तानको उदाहरण र अनुभवबाट पनि पाठ सिकेर कूटनीतिक नियुक्ति र कार्यकुशलतालाई अभिवृद्धि गर्न सकिन्छ। राजदूत नियुक्तिको विषयलाई मर्यादित र व्यावसायिक बनाउनु पर्ने आवश्यकता महशुश गरी विगत वर्षहरूमा सरकारले कूटनीतिक कर्मचारीहरूलाई राजदूत लगायतका पदमा कमिमा ५० प्रतिशत नियुक्त गर्ने सम्बन्धी सैद्धान्तिक निर्णय गरिसकेको सन्दर्भमा कूटनीतिक कर्मचारीहरू (Career diplomats) बाट बढी भन्दा बढी नियुक्ति गर्ने र परराष्ट्र सेवाको संस्थागत विकास र विस्तार सँगै नियुक्तिको प्रतिशतमा क्रमशः वृद्धि गर्दै जाने व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ।

वास्तवमा, ज्यादै कम कूटनीतिक जनशक्ति हुने हुनाले नेपाली नियोगमा राजदूत वा स्थायी प्रतिनिधिको नियुक्ति हुँदा त्यहाँ स्थित कर्मचारीहरूले आफूलाई योग्यता र अनुभवले मार्गदर्शन गर्न सक्ने र निज राजदूत/स्थायी प्रतिनिधि स्वयम् थप पूर्णकालीन अधिकृत सरह काम गर्ने किसिमको हुँदा जनशक्ति बढेको महशुश गराउन सक्ने गरी उम्मेदवार चयन गर्नु पर्ने आवश्यकता हुन्छ। थोरै मात्र कूटनीतिक कर्मचारी भएका नियोगमा नियमित सारभूत कार्य गर्न समेत सदैव सहयोगी नभई काम गर्न नसक्ने व्यक्ति नियोग प्रमुख नियुक्त भएमा नियोगमा बोझ थपिएको मात्र नभई कार्य दक्षतामा शिथिलता र सुस्तता आउने गरेको छ। अतः यस्ता अनुभवबाटै पाठ सिकेर अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको क्षेत्रमा लामो अनुभव सँगालीसकेको नेपालले अन्य देशहरूका दृष्टान्त समेतलाई विचार गरी अनुभव सिद्ध कूटनीतिज्ञहरूलाई सो जिम्मेवारी प्रदान गर्नु उपयुक्त हुनेछ। अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्ध सञ्चालनका क्षेत्रमा देखापरेका नयाँ आयामहरू तथा देशमा भएको ऐतिहासिक परिवर्तनसँगै देशको परराष्ट्र नीति तथा कूटनीतिक सम्बन्ध सञ्चालनको कार्यलाई अबै बढी व्यावसायिक, प्रभावकारी तथा परिणाममुखी बनाई देशको सामाजिक आर्थिक रूपान्तरणको कार्यभार पूरा गर्ने दिशामा परिचालित गर्ने ध्येयका साथ परराष्ट्र सेवाको छुट्टै गठन भएको हो।

देशको अन्तर्राष्ट्रिय छविलाई समेत उच्च बनाई राख्न हालको विद्यमान राजनीतिक भागवण्डाका आधारमा राजदूत नियुक्ति गर्ने प्रक्रियामा सुधार गरी पेशागत दक्षता, कार्यकुशलता, अध्ययन अनुभव र विशेषज्ञताको आधारमा छनौट तथा नियुक्ति गरी नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सञ्चालनको क्षेत्रलाई दलीय राजनीतिक हस्तक्षेप र दबावबाट टाढा राखी व्यावसायिकता तथा पेशागत विशिष्टता प्रवर्द्धन गर्ने तर्फ निर्देशित गर्न सम्बन्धित सबै पक्ष गम्भीर हुनु आवश्यक देखिन्छ। राजदूत तथा स्थायी प्रतिनिधि राजनीतिक भागवण्डामा जोसुकैलाई पनि नियुक्ति गर्ने कार्य कूटनीतिक मर्यादासङ्गत नहुने कारण यसमा सुधार गरी निश्चित मापदण्ड बनाउनु जरूरी छ। राजदूत एवम् नियोग प्रमुखको रूपमा नियुक्त हुने अधिकारीलाई निजले गर्नुपर्ने वार्षिक कार्यतालिका र लक्ष्य (Target) समेत दिनु पर्ने र अपेक्षित नतिजा हासिल नगर्नेलाई फिर्ता बोलाउने, कूटनीतिक सेवा भन्दा बाहिरबाट नियुक्त हुने राजदूतमा पदका मर्यादालाई नसुहाउने व्यक्ति कदापि पठाउन नहुने, विशेषतः मुख्य सचिव, वाणिज्य सचिव, अर्थ सचिव जस्ता कूटनीतिक क्षेत्रसँग नजीकबाट सम्बन्धित रही काम गरिसकेका व्यक्तिहरूलाई पठाउने नीति अवलम्बन गरेमा कूटनीतिक सेवाको मर्यादा राखी देशको हित प्रवर्द्धन गर्न सकिने छ।

## ८ जनशक्तिको अभिमुखीकरण, क्षमता अभिवृद्धि तथा ज्ञानवृद्धि

कार्य सञ्चालनमा परिपक्वता ल्याउन, काम प्रतिको निष्ठा र गुणस्तरलाई कायम राख्न तथा पेशागत विशेषज्ञता र विशिष्टता हासिल गर्न कर्मचारीहरूलाई प्रदान गरिने तालिम र प्रशिक्षणको ठूलो महत्व हुन्छ। परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरूका काम कार्यवाहीहरूलाई प्रभावकारी र परिणाममुखी बनाउने कार्यमा रहेको मुख्य कमजोरी नै जनशक्तिलाई आवश्यक प्रशिक्षण र अभिमुखीकरणको कमी रहनु हो। अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिको सैद्धान्तिक एवं व्यावहारिक पक्षका सम्बन्धमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबाट लक्षित जनशक्तिलाई तालिम तथा अभिमुखीकरण प्रदान गरिदै आएको भए तापनि निकायगत समन्वयको अभाव र परराष्ट्र मन्त्रालयको सीमित साधन स्रोतबाट सो कार्य प्रभावकारी रूपमा सञ्चालन हुन सकेको देखिन्छ। विदेशस्थित नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीहरूलाई नेपालको श्रम, पर्यटन, वाणिज्य, अर्थ र उद्योग लगायतका विषयहरू र सो सँग सम्बन्धित कानूनका विषयमा आवश्यक तालिम, कार्यक्षेत्रको अवलोकन तथा अन्य ज्ञान र सीप प्रदान गर्नुका साथै समन्वयको महत्वका बारेमा अवगत गराउनु पनि त्यतिकै आवश्यक रहेको देखिन्छ। नेपाली नियोगहरूले कार्यसम्पादनको दौरानमा श्रम, पर्यटन, वाणिज्य, अर्थ र उद्योग लगायतका विषयहरू प्राथमिकताका साथ हेर्नुपर्ने भएकाले नेपाल सरकारका निकायहरू र परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका नियोगहरू बीच व्यवस्थित समन्वय र सहकार्यको वातावरण स्थापना गर्न सकिएमा कार्यहरूमा हुने दोहोरोपना, अन्तर्राष्ट्रिय जगतमा राखिने एकै विषयमा सरकारी निकायहरूका बीच बाझिने विचारहरू र निर्णय प्रकृत्यामा आउन सक्ने अन्योललाई समेत अन्त गर्न सहज हुने देखिन्छ।

### परराष्ट्र नीति निर्माणको आवश्यकता

परराष्ट्र/विदेश नीति भनेको कुनैपनि देशको आन्तरिक नीतिको विस्तारित रूप भन्दा बढी हो। आफ्नो विदेश नीति तयार गर्दा कतिपय विकासशील राष्ट्रहरूले प्रत्येक विदेशी मित्र राष्ट्रहरूसँग र आफू सदस्य रहेको संघ सङ्गठनहरूसँग आफ्नो मुलुकले उठाउन सक्ने फाइदामा केन्द्रित भई द्विपक्षीय हित विस्तार गर्ने नीति तय गरेका हुन्छन्। नेपालले हालसम्म मित्रराष्ट्रहरूसँगको सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघ सङ्गठनहरूसँगको सम्बन्धलाई परम्परागत रूपमा परिचालन गर्दै आएको छ। यस्ता राष्ट्र र सङ्गठनहरूसँगको सम्बन्ध विस्तारमा नेपालले हासिल गर्नसक्ने उपलब्धिहरूलाई आधार मानी विशिष्टीकृत, तुलनात्मक र प्रतिस्पर्धात्मक क्षेत्रमा ठोस नीति निर्माण गरी स्पष्ट मार्ग निर्देश सहित कूटनीतिक सम्बन्धलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ।

प्रायः सबै मुलुकहरूले आफ्नो देशको विदेश नीति सञ्चालनमा देखा परेका चुनौती र सोको सामना गर्ने प्रकारका कार्यक्रमहरू तय गर्न विशेषज्ञहरूको समूह (Think Tank) गठन गर्ने गरेका छन्। यसरी गठन हुने समूहले देश वा सङ्गठन विशेषसँगको सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा मात्र नभएर आपसी सम्बन्धमा आउन सक्ने उतार चढाव समेतलाई सम्बोधन गर्न राज्यलाई सुझाव दिन सक्ने सम्मको हैसियत राखेको हुन्छ। तर नेपालको सन्दर्भमा यस्तो समूहको व्यवस्थापन हुन नसकेको हुनाले सरकारलाई कतिपय अवस्थामा सही निर्णय लिन कठिनाई भएको देखिन्छ। तसर्थ द्विपक्षीय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सम्बन्ध निरन्तर पुनरावलोकन गर्न सरकारी तथा विषय विज्ञहरूको संयुक्त टोली गठन गरी कुनै पनि समय र विषयमा सरकारले सुझाव लिन सक्ने विशेषज्ञ समिति बनाउनु आवश्यक देखिन्छ। यस्तो समितिमा सेवा निवृत्त राजदूतहरू, परराष्ट्र सचिवहरू र अन्तर्राष्ट्रिय कानूनका विज्ञहरूलाई राख्न सकिन्छ।



नेपालको परराष्ट्र नीतिका आधार र उद्देश्यहरू सम्बोधन गर्ने दिशामा निर्देशित भई सामयिक परराष्ट्र नीति तर्जुमा आजको आवश्यकता रहेको छ। नेपालको विदेश नीति संलग्न हुने क्षेत्रमा पनि परराष्ट्र मन्त्रालयको संलग्नता वेगैरै छलफल हुने गरेका कतिपय दृष्टान्तहरू रहेका छन्। यस प्रकारका अभ्यासहरूबाट परराष्ट्र मन्त्रालय कमजोर हुने भन्दा पनि राज्य कमजोर हुने भएकाले विदेश नीतिसँग संबद्ध हुने हरेक विषयमा परराष्ट्र मन्त्रालयको संलग्नता सुनिश्चित गर्न सकियो भने पनि परराष्ट्र नीतिको तर्जुमा र सञ्चालनमा यसले ठूलो योगदान पुऱ्याउन सक्ने देखिन्छ। नयाँ बन्ने नेपालको संविधानमा समेत नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिका विषयहरूलाई विस्तृतरूपमा समावेश गर्नु आवश्यक छ। साथै कूटनीतिक आचारसंहिताका महत्वपूर्ण विषयहरूलाई पनि संविधानमा नै प्रतिबिम्बित गर्नु उपयुक्त देखिन्छ। यसैगरी लामो समयसम्म परराष्ट्र सेवामा आफूलाई समर्पण गरेका वरिष्ठ कूटनीतिज्ञहरूलाई राज्यले परराष्ट्र नीति तर्जुमामा वा कुनै न कुनै रूपमा उहाँहरूको अनुभवलाई उपयोग गर्ने संस्थागत व्यवस्था गर्नु पनि त्यतिकै उपयुक्त हुने देखिन्छ।

### अन्तर्राष्ट्रिय सन्धि सम्झौताका सम्बन्धमा

नेपालले विदेशी मित्रराष्ट्रहरू एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा गर्ने कतिपय सन्धि सम्झौता एवं समझदारीहरूमा गर्ने हस्ताक्षरबाट दायित्वको श्रृजना हुने हुँदा सन्धि सम्झौता गर्नुपूर्व त्यस सम्बन्धमा गर्नुपर्ने तयारीकासाथ अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत हुन सक्नु पर्छ। त्यसो नगर्दा त्यसबाट सिर्जना हुने दायित्व र जिम्मेवारीका कारण देश भित्र र बाहिर समेत केही असजिलो महसुस गरिएको छ। अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको अनुमोदन गर्न राजनीतिक तहबाट सक्रियता देखाइने तर सन्धि सम्झौताहरूको कार्यान्वयनमा आउने कठिनाइहरूलाई व्यवस्थित बनाउन नसकिएको यथार्थता सबैका सामु प्रष्ट छ। परराष्ट्र मन्त्रालयको जानकारीमा नल्याई, नेपाल सरकारको विधिवत पूर्व स्वीकृति समेत नलिई विदेशी मुलुक वा निकायसँग विभिन्न निकायहरूले गर्ने सम्झौता तथा समझदारीहरूलाई पछि मन्त्रपरिषद्बाट अनुमोदन गराउने प्रवृत्तिहरू पनि रहेका छन्। यस प्रकारका अभ्यासहरूलाई व्यवस्थित बनाउनु अपरिहार्य भइसकेको छ। यस विषयमा परराष्ट्र मन्त्रालयको भूमिकालाई सक्रिय बनाई सम्बद्ध सबै निकायहरूले विदेशी मित्रराष्ट्रहरू एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा गर्ने सन्धि, सम्झौता तथा समझदारीहरू गर्नु पूर्व अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने परिपाटी बसाल्नु आवश्यक छ।

नेपालले अन्तर्राष्ट्रिय जगतमा विगतदेखि नै गर्दै आएका सन्धि, सम्झौता र समझदारीहरू तथा कानूनहरूको वर्तमानमा सान्दर्भिकता र आवश्यकता समेतको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको छ। कानून एवं अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको कार्यान्वयनको कुनै पनि चरणमा परराष्ट्र मन्त्रालयको संलग्नता आवश्यक पर्ने प्रकारका कानूनहरूको निर्माण गर्दा मन्त्रालय र कानून सम्बद्ध निकायहरू बीच यथेष्ट परामर्श गरेर मात्र कानून निर्माण गर्ने परिपाटीको विकास गर्नु अत्यावश्यक भएको छ। सन्धि सम्झौता एवं समझदारीहरूमा हस्ताक्षर गर्नुपूर्व यसका प्राविधिक सम्भाव्यताहरू, सिर्जना हुने दायित्व, वहन गर्नसक्ने क्षमता र हस्ताक्षरबाट नेपाललाई पुग्ने फाइदाहरूका सम्बन्धमा विस्तृतरूपमा विचार गर्नु आवश्यक रहेको भए तापनि हस्ताक्षर गर्नुलाई नै उपलब्धि मान्ने प्रचलन रहेको हुदा यसमा गम्भीर हुनु आवश्यक छ। अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा समझदारी गर्ने विषयमा कानून मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयात्मक सहकार्य अत्यन्त जरूरी देखिन्छ। परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय कानून महाशाखामा कानून समूहको सहसचिव राख्ने व्यवस्था मिलाउन सकेमा परराष्ट्र मन्त्रालयलाई अझ सहयोग पुग्न सक्छ।

## परराष्ट्र मन्त्रालयलाई आभन्नै भवनसहित स्रोत साधन सम्पन्न बनाउनु पर्ने

काठमाडौं उपत्यकामा आफ्नै र अतिथि सत्कार विभागका नाममा थुप्रै स्थानमा घर जग्गाहरू भएको भए तापनि परराष्ट्र मन्त्रालय स्थायी रूपमा आफ्नो भवनमा रहेको देखिन्छ। परिणामतः महत्वपूर्ण कागजातहरूको संरक्षण एवं अभिलेख व्यवस्थापन अत्यन्त कठिन भएको छ। विगत २५ वर्षको अवधिमा परराष्ट्र मन्त्रालय ४ पटक सम्म कार्यालय सर्नुपरेको अवस्था देखिन्छ। लामो समयसम्म परराष्ट्र मन्त्रालय रहेको शीतल निवासमा राष्ट्रपति कार्यालय स्थापना भएपछि परराष्ट्र मन्त्रालयलाई नारायणहिटी स्थित दरवार संग्रहालयको भवनमा केही समय राखिएको र त्यहाँबाट मन्त्रालयलाई सिंहदरवार परिसर भित्र हालको स्थानमा सारिएको छ। नारायणहिटीमा राहदानी विभाग रहेको छ। अर्थ मन्त्रालयका सीमित महाशाखा वा इकाई राख्ने परिकल्पनामा निर्माण भएको हालको भवनमा मन्त्रालयलाई कठिनतम ढंगले चलाइएको अवस्था छ। नीति निर्माण तहका अधिकृतहरूका लागि कोठाहरू व्यवस्थापन गर्न कठिन भएको छ भने शाखाहरू चलाउनका लागि क्यूविकल स्थान सुलभ भएको छैन। दरवार संग्रहालयले आफ्नो बृहत्तर योजना अन्तरगत हाल राहदानी विभाग रहेको स्थानलाई पनि समेटेको र सो विभाग अन्यत्र स्थानान्तरण गरिदिन संग्रहालय प्रशासनबाट अनुरोध भई आएको छ। कन्सुलर सेवा प्रदान गर्ने जन सरोकारको अर्को निकाय कन्सुलर शाखालाई नारायणहिटीबाट त्रिपुरेश्वर स्थित मन्त्रालयको आफ्नै भवनमा सारिएको छ। यसरी परराष्ट्र मन्त्रालयका अभिन्न निकायहरू स्थानाभावले गर्दा विभिन्न तीन अपायक स्थानहरूमा राख्नुपरेको देखिन्छ। त्रिपुरेश्वरमा रहेको कन्सुलर शाखा भएको स्थानबाट करीव १५० मीटरको दुरीमा मन्त्रालयकै अरू थप जग्गा रहेको छ। सो मध्ये एकमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान रहेको छ भने अर्को स्थानमा निजी आवासको रूपमा लामो समयदेखि प्रयोग भएको पाइएकोले हालसालै खालि गरिएको अवस्था छ। नेपाल सरकारका सबै मन्त्रालयहरू सिंहदरवार स्थित केन्द्रीय सचिवालयमा स्थानान्तरण गर्ने नेपाल सरकारको नीति बमोजिम सिंहदरवार हाताभित्र परराष्ट्र मन्त्रालयको आवश्यकता पूरा गर्ने गरी भवन निर्माण गर्नु आवश्यक छ भने त्रिपुरेश्वरमा प्रत्यक्षतः सेवा प्रदायक निकाय राहदानी विभाग तथा कन्सुलर सेवा कार्यालयलाई व्यवस्थित गर्ने दीर्घकालीन सोच राखी सेवाग्राहीहरूलाई पायक पर्दो ढंगले सेवा प्रदान गर्न सकिने भएकाले सेवामुखी कार्यालयहरूका आफ्नै भवनहरू बनाउने तर्फ गम्भीर पहल हुनु आवश्यक छ। परराष्ट्रसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक अभिलेखहरूलाई व्यवस्थित, सुरक्षित, वैज्ञानिक र कम्प्युटराइज्ड किसिमबाट सुरक्षित भवनमा राख्नु त्यतिकै आवश्यक छ।

## परराष्ट्र मन्त्रालय र विभिन्न निकायहरू बीचको समन्वय

विदेश नीतिको सञ्चालनमा आवश्यक राष्ट्रिय समन्वयको अभाव रहेको छ। आर्थिक कूटनीतिको जिम्मेवार निकाय परराष्ट्र मन्त्रालय भएता पनि पछिल्ला वर्षहरूमा द्विपक्षीय एवं बहुपक्षीय वार्ताहरूमा परराष्ट्र मन्त्रालयको जानकारी विना नै सरकारी सहभागिता हुने अवस्था समेत देखिएको छ। यस प्रकारका प्रवृत्तिहरूलाई सुधार्दै एकीकृत राष्ट्रिय नीति बनाइ राष्ट्रले अन्तर्राष्ट्रिय स्तरमा गर्ने सहभागिता वा वाह्य दुनियासँग हुने वार्ता र छलफलहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा गर्नु आवश्यक रहेको छ। नेपाल सरकारका मन्त्रालय र अन्य निकायहरूले परराष्ट्र मन्त्रालय र नियोगहरूलाई आर्थिक कूटनीतिको अभिन्न अङ्गका रूपमा लिइ सोही अनुसारको समन्वय स्थापना गरी कार्य गर्नु आवश्यक छ। साथै, परराष्ट्र मन्त्रालय र सरकारका अन्य निकायहरूको विदेश मामिलासँग सम्बन्धित विषयको कार्य गर्ने प्रतिनिधि संस्था भएकोले सम्बद्ध मन्त्रालय र निकायहरूले परराष्ट्र मन्त्रालयसँगको सहकार्यको संयन्त्रलाई भरपर्दो र व्यवस्थित बनाउनु आवश्यक रहेको छ। परराष्ट्र मन्त्रालय र श्रम सहचारी नियुक्त गरी पठाउने श्रम तथा

रोजगार मन्त्रालयबीच श्रम सहचारीको कार्यक्षेत्र र अधिकारका विषयमा विवाद देखिन्छ। श्रम सहचारीहरूको नियुक्तिका विषयक ऐनमा राजदूत र श्रम सहचारीबीच कुनै विषयमा विवाद भएमा श्रम सहचारीको निर्णय अन्तिम हुनेछ, भन्ने जस्ता व्यवस्थाले अझ विवाद बल्झाउने देखिँदा यसमा पुनरावलोकन हुनुपर्ने देखिन्छ।

यस्तै उदाहरण नोटरी पब्लिक सम्बन्धी ऐन, नियम, सार्वजनिक खरीद ऐन र नियमावली, गैर आवासीय नेपाली सम्बन्धी ऐन र नियम आदि समेतमा पाइन्छ। यसैले यी कानूनमा समेत पुनरावलोकनको आवश्यकता छ। त्यसैले परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व र कार्यक्षेत्र भित्र पर्ने विषयहरूमा ऐन कानूनहरूको निर्माण गर्दा सम्बद्ध निकायहरूले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने परिपाटीलाई लागू गर्ने व्यवस्था हुनुपर्ने देखिन्छ।

नेपालले विभिन्न मुलुकमा राजदूतावास, कन्सुलेट जनरल र कन्सुलेटको स्थापना गरी सेवा विस्तार गर्नु आवश्यक छ। यसै सन्दर्भमा सार्कका सदस्य राष्ट्रहरू माल्दिभ्स, भूटान र अफगानिस्तानमा नेपालले आवासीय राजदूतावास स्थापना गरी कूटनीतिक प्रतिनिधित्व यथाशीघ्र गर्नु अपरिहार्य भएको छ। त्यसैगरी बीस हजार भन्दा बढी संख्यामा नेपाली कामदारहरू कार्यरत रहेका लेबनान, इराक जस्ता मुलुकहरूमा नेपालले साना रूपमा भएपनि कूटनीतिक नियोग सञ्चालन गर्नु र विश्व खाद्य तथा कृषि सङ्गठनको प्रधान कार्यालय रहेको राष्ट्र इटली र नेपालीहरूको संख्या अभिवृद्धि भईरहेको स्पेन र मध्य एसियाको कुनै एक देशमा आवासीय नेपाली राजदूतावास स्थापना गर्न नेपाल सरकारले पहल कदमी लिन आवश्यक रहेको छ। साथै गणतन्त्र भारतको मुम्बई, संयुक्त राज्य अमेरिकाको न्यूयोर्क तथा जनवादी गणतन्त्र चीनको संघाईमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न नेपाल सरकारले निर्णय गरी कार्य अघि बढाउन आवश्यक भएको छ। नेपाल सरकारले आर्थिक तथा प्रशासनिक दृष्टिले आवासीय राजदूतावास स्थापना गर्न बर्तमान स्थितिमा कठिन भएका मुलुकहरूमा अवैतनिक वाणिज्यदूतावास स्थापना गरी नेपालीको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा योगदान पुऱ्याउने तर्फ गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ।

कूटनीतिक समुदाय एवं अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि एवं नेपाल भ्रमण गर्ने अतिथिहरूसँग गर्ने भेटघाट लगायत अन्य विषयहरूलाई मर्यादित, व्यवस्थित र समन्वयात्मक बनाउनु आवश्यक महसुस गरी परराष्ट्र मन्त्रालयको पहलमा नेपाल सरकारबाट जारी भएको कूटनीतिक आचारसंहिता, २०६८ को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भएकाले यसमा सबै मन्त्रालय तथा निकायहरूको समन्वयात्मक सहयोगको आवश्यकता रहेको छ। यो कूटनीतिक आचारसंहिता हाल मूलतः नेपाल सरकारका कर्मचारीहरूका लागि लागू भएको देखिएकाले यसमा आवश्यक संसोधन गरी यसको क्षेत्रलाई व्यापक बनाइ विदेशी राजदूत वा राजनीतिक व्यक्तिले नेपालका सार्वजनिक जिम्मेवारी लिइसकेका राजनीतिक क्षेत्रका व्यक्तिहरूसँग गरिने भेटघाटलाई पनि व्यवस्थित र मर्यादित राख्न राजनीतिक तहमा समेत यसको प्रभावकारी कार्यान्वयन गर्ने तर्फ पहल हुनु आवश्यक छ। त्यसैगरी विभिन्न देशका अवैतनिक दूतहरूको अभिलेख अद्यावधिक गरी कूटनीतिक नियोग एवम् अवैतनिक वाणिज्य दूतहरूलाई प्राप्त उन्मुक्ति र सुविधाको दुरुपयोग हुन नपाउने गरी प्रभावकारी अभिलेख राख्ने र नियमित रूपमा अनुगमन तथा सुपरिवेक्षण गर्नु पर्ने आवश्यकता रहेको छ।

## उपसंहार

अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय पहिचान र उपस्थिति कायम राखी आपसी सहयोग, सद्भाव र सम्बन्ध विकास गर्ने आधारको रूपमा परराष्ट्र सम्बन्ध रहेको हुन्छ। मुलुकको आन्तरिक शक्ति, चाहना र पहिचानको बाह्य प्रस्तुति परराष्ट्र नीति हो। राष्ट्रको उद्देश्य र त्यस्तो उद्देश्य प्राप्त गर्न अपनाइने माध्यमको समग्रता परराष्ट्र नीतिका अन्तर्वस्तु हुन्। मुलुकको राष्ट्रिय हित, उद्देश्य, लक्ष्य, आकांक्षा

र आवश्यकता प्राप्त गर्ने सन्दर्भमा परराष्ट्र नीति केन्द्रित हुनु पर्दछ। परराष्ट्र नीति राष्ट्रिय हितलाई सर्वोपरि राखी मुलुकको भौगोलिक अवस्था, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा अन्तर्राष्ट्रिय परिवेश र परिस्थितिका आधारमा तर्जुमा गर्नुपर्ने हुन्छ। आधुनिक युगमा देखिएको विज्ञान र प्रविधिको चमत्कारी विकास, मानव अधिकारका नवीनतम चिन्तन, जनसाङ्ख्यिक परिवर्तन, बहुराष्ट्रिय निगमहरूको उदय, भू-मण्डलीकरण जस्ता विभिन्न स्थितिहरूको पृष्ठभूमिमा मुलुकको आफ्नो सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र राष्ट्रिय स्वार्थको संरक्षण र सम्बर्द्धन गर्न एवम् अन्तर्राष्ट्रिय जगतमा न्याय र समता कायम गर्ने दिशामा क्रियाशील हुन सोही अनुरूपको परराष्ट्र नीति तर्जुमा गर्नु पर्दछ।

विश्व मानचित्रमा आजका कतिपय विकसित मुलुकहरू उपनिवेशको स्थितिबाट गुज्रिरहँदा पनि नेपाल कहिले कसैको उपनिवेश नभई एक स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा स्वतन्त्र पहिचान बनाएको राष्ट्र हो। विभिन्न मुलुकले नेपालप्रति आ-आफ्नो निहित स्वार्थ परिपूर्ति गर्न सोही अनुरूपको भूमिका विस्तार गर्न सक्ने स्थितिलाई समयमा नै बुझी आफ्नो अस्तित्व र पहिचानको निम्ति सोही अनुरूपको परराष्ट्र नीति अख्तियार गर्नु आवश्यक छ। नेपालले मुलुकको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून, विश्व शान्ति र मानवअधिकारप्रतिको प्रतिबद्धता, असंलग्नता, शान्तिपूर्ण सह-अस्तित्व, पञ्चशीलको सिद्धान्त जस्ता मान्यताको अवलम्बनद्वारा सबै राष्ट्रसँग पारस्परिक हित, सम्मान र सहयोगात्मक सम्बन्ध तथा छिमेकीहरूसँग उचित र सन्तुलित व्यवहारद्वारा सुमधुर सम्बन्धको विकास गरी मुलुकलाई विश्व समुदायमा आफ्नो उच्च छविसहितको पहिचान बनाउने उद्देश्यका साथ परराष्ट्र नीतिको सञ्चालन हुनुपर्दछ। यसैगरी समृद्ध मुलुक निर्माणका निम्ति आर्थिक एवम् विकास कूटनीति वैदेशिक रोजगार र पर्यटन क्षेत्रको विकासमा समेत विस्तार गरी शान्ति र न्यायको सुनिश्चितताद्वारा विश्वसम्बन्ध विकास गर्ने परराष्ट्र नीति आवश्यक छ। नेपालमा अवस्थित अन्तर्राष्ट्रिय संघ संस्थाहरूले राष्ट्रको विकासमा के कस्तो योगदान गरिरहेका छन्, तिनको मूल्याङ्कन र अनुगमन आवश्यक छ। राज्यप्रति वफादार नागरिक विकास गर्न र परराष्ट्र सुरक्षा र संस्कृति जस्ता संवेदनशील क्षेत्रहरूको संरक्षण गर्न सरोकारवाला सबै सचेत हुनुपर्दछ। प्राकृतिक स्रोतको प्रयोग लगायतका विषयमा गरिने सन्धि सन्धौताको अनुमोदन गर्ने सम्बन्धमा विद्यमान नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५६ को व्यवस्था राष्ट्रिय स्वार्थको संरक्षणमा महत्वपूर्ण हुन सक्ने हुँदा नयाँ संविधानमा समेत त्यस्ता व्यवस्थालाई निरन्तरता दिनु आवश्यक छ। यस पृष्ठभूमिमा अन्तर्राष्ट्रिय राजनीति भूमण्डलीकृत राजनीतिमा रूपान्तरण भएकाले नेपाली राज्य लगायत समाजका सबै कर्ताहरूलाई प्रतिस्पर्धी र राष्ट्रिय स्वार्थ अनुरूप उन्मुख गराएमा परराष्ट्र नीति सफल हुन सक्छ। वैदेशिक सहायता राष्ट्रिय प्राथमिकताको क्षेत्रमा प्रयोग गरी राज्यको आर्थिक आधारको सवलीकरण गर्ने सन्दर्भमा वैदेशिक सहायता सम्बन्धमा स्पष्ट नीति बनाउनु जरूरी छ। क्षेत्रीय सहयोगको क्षेत्र जस्तै: जलश्रोत, जलवायु परिवर्तन, आप्रवासन, व्यापार र अन्य राष्ट्रिय जोखिमहरू न्यून गर्न निरोधात्मक नीतिहरू बारे सोच राख्नु आवश्यक छ। नेपाली नागरिकहरूमा परराष्ट्र नीतिको विषयमा व्यापक चेतनाको विस्तार भएकाले उनीहरूको विचार र जनमत सङ्कलन गर्न “नागरिक कूटनीति” बारे बराबर छलफल र बहस गरी राष्ट्रिय चेतनाको अभिवृद्धि गर्नु आवश्यक छ। मुलुकको स्वाभिमान र पहिचानकासाथ समृद्ध मुलुक निर्माणको अभियानमा नेपालको परराष्ट्र नीतिलाई अर्थपूर्ण र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयको विद्यमान साङ्गठनिक संरचना, नीति र कानुनी व्यवस्था लगायतका विभिन्न पक्षमा सुधारको आवश्यकता छ।

परिच्छेद - २०

## सुरक्षासम्बन्धी व्यवस्था

### पृष्ठभूमि

मुलुकको अस्तित्व र सुरक्षा, नागरिक सुरक्षा एवम् असल शासनको निम्ति बलियो सुरक्षा व्यवस्था आवश्यक हुन्छ। सामान्यतया: नागरिक सुरक्षा भन्नु डर, भय र अभावबाट मुक्त हुनु हो। सुरक्षा व्यवस्था कमजोर भएमा त्यसले समाजका औसत नागरिकलाई असर पार्छ। किनकि उनीहरूसँग आफ्नो रक्षा गर्ने क्षमता र स्रोत हुँदैन। सुदृढ समाज र नागरिक सुरक्षा अन्तरसम्बन्धित विषय हुन्। एउटा विना अर्काको अस्तित्व हुँदैन। नागरिकको आन्तरिक सुरक्षा तथा समग्र मुलुकको राष्ट्रिय सुरक्षा सर्वाधिक महत्वको विषय हो। आधुनिक समयमा राजनीतिक, आर्थिक, कूटनीतिक शक्तिको (Soft Power) प्रयोगद्वारा राज्यको जीवन र अस्तित्व बचाइराख्ने महत्वपूर्ण विषय राष्ट्रिय सुरक्षा हो। बदलिँदो मूल्य र यथार्थलाई ध्यानमा राख्दै सुरक्षाका चुनौतीलाई व्यक्तिगत, समूहगत, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा वर्गीकरण गर्नु आवश्यक छ।

राष्ट्रिय सुरक्षा सिद्धान्त (National Security Doctrine) ले राज्यको सुरक्षाका उद्देश्यहरू, राष्ट्रिय सुरक्षा नीति र रणनीतिहरू, त्यसलाई सार्थक बनाउने निकाय र साधनहरू परिभाषित गरेको हुन्छ। आधुनिक युगमा राष्ट्रिय सुरक्षाको दायरा विस्तार हुँदै गएको छ। दोश्रो विश्वयुद्ध पश्चात सैनिक, राजनीतिक, कूटनीतिक, आर्थिक, वातावरणीय र शक्तिको समग्रतालाई राष्ट्रिय सुरक्षाको अर्थमा लिन पुगिएको छ। दोश्रो विश्वयुद्धपूर्व राष्ट्रिय सीमाना, सार्वभौमसत्ता र अखण्डताको संरक्षणमा मात्र सीमित रहेको राष्ट्रिय सुरक्षा दोश्रो विश्वयुद्ध पश्चात नयाँ प्रविधिको विकास, वातावरणमा परेको प्रभाव, सङ्गठित अपराधको सञ्जाल, मानव अधिकारको विषय लगायत आन्तरिक र वाह्य जोखिमलाई दृष्टिगत गरी सुरक्षाका विभिन्न पक्षहरू जस्तै 'Hard Power' मा सैनिक र 'Soft Power' मा राजनीतिक, आर्थिक, सामाजिक एवम् वातावरणीय सुरक्षा जस्ता व्यापक पक्षसँग राष्ट्रिय

सुरक्षाको विषय गाँसिएको छ। नेपालको राष्ट्रिय स्वार्थलाई विभिन्न किसिमले वर्गीकरण गर्नु वाञ्छनीय हुन्छ : अस्तित्व सँग सम्बन्धित (Survival) स्वार्थ, महत्वपूर्ण स्वार्थहरू जुन अखण्डता र बाह्य हस्तक्षेपसँग सम्बन्धित हुन्छन् (vital) , आर्थिक र अन्य विकाससँग सम्बन्धित स्वार्थहरू (major) र दीर्घकालीन असरसँग सम्बन्धित जस्तै: प्रवासी नेपाली र आप्रवासन (Peripheral Interests) मा रहेका नेपालीको हितको संरक्षण राष्ट्रिय स्वार्थका प्रमुख पक्ष हुन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् १९९४ को प्रतिवेदनले राष्ट्रिय सुरक्षाको विषय भित्र राज्यको सुरक्षामात्र नभई व्यक्तिको सुरक्षामा समेत केन्द्रित हुनुपर्ने कुरामा जोड दिएको छ । यस प्रतिवेदनले व्यक्तिको मानव सुरक्षाको निम्ति आर्थिक सुरक्षा, खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, वातावरणीय सुरक्षा, व्यक्तिगत सुरक्षा, समूहगत सुरक्षा, राजनीतिक सुरक्षा जस्ता विभिन्न विषयहरूको पहिचान गरेको छ । अनियन्त्रितरूपमा हुने जनसंख्या वृद्धि, आर्थिक अवस्थामा असमानता, अत्यधिक मात्रामा अन्तर्राष्ट्रिय आप्रवासन, वातावरणीय विनास, अन्तर्राष्ट्रिय आतङ्कवाद, लागू औषध जस्ता सङ्गठित अपराध समेतका कारणले मानव सुरक्षामा खतरा श्रृजना गर्न सक्दछ । यस्ता कार्य र गतिविधिलाई समयमा नै नियन्त्रण गर्न राज्य सफल नभएमा आन्तरिक कचिङ्गल र द्वन्द्वको भुँवरीमा मुलुक पर्नसक्ने सम्भावनाहरू रहन्छन् । यस सन्दर्भमा नेपालले पनि राष्ट्रिय सुरक्षाभित्र मानव सुरक्षाको विषयलाई समेत समावेश गरी राष्ट्रिय सुरक्षाको दायरालाई विस्तार गर्नु आवश्यक भइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको २००२ को प्रतिवेदनले सुरक्षा निकायको सञ्चालनका सम्बन्धमा निश्चित मान्यता स्थापित गरेको छ । जसअनुसार सुरक्षावलमाथि नागरिक नियन्त्रण हुनुपर्ने, सुरक्षा बलहरू राजनीतिक रूपमा तटस्थ रहनुपर्ने, सुरक्षाबलहरूले कानुनी शासन, लोकतन्त्र र मानवअधिकारका आधारभूत मान्यताको परिधिभित्र रही काम गर्नुपर्ने, सुरक्षाबलहरू जवाफदेही र जिम्मेवार हुनुपर्ने, सुरक्षाबलहरू राष्ट्रिय सार्वभौमसत्ता, अखण्डताको संरक्षण गर्ने तथा शङ्कट र विपद् व्यवस्थापनमा सघाउनु पर्ने, सुरक्षाबल राष्ट्रिय स्वार्थप्रति समर्पित भई अनुशासित शक्तिको रूपमा रहनुपर्ने जस्ता विषयहरू रहेका छन् । यस्ता विषयहरूलाई दक्षिण अफ्रिका लगायतका मुलुकहरूले आफ्ना संविधानमा नै उल्लेख गरेका छन् ।

आधुनिक युगमा राज्यको सार्वभौमसत्ता र अखण्डता बचाई राख्ने राष्ट्रिय सुरक्षाको परम्परागत मान्यतामा अन्य विषयहरू पनि थपिदै नयाँ राष्ट्रिय सुरक्षा अवधारणाको विकास भएको छ । अन्तरराज्य द्वन्द्वमात्र राष्ट्रिय सुरक्षाको विषय नभई आन्तरिक द्वन्द्व, वातावरणीय तथा सामाजिक द्वन्द्व, रासायनिक र जैविक हातहतियारको होडवाजी, आतंकवाद र वहिर्क्षेत्रीय सङ्गठित अपराधजस्ता विषयहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने कारण राष्ट्रको अखण्डता मात्रै राष्ट्रिय सुरक्षाको विषय नभई वातावरणीय सुरक्षा र मानव सुरक्षासमेतका विषय पनि राष्ट्रिय सुरक्षाको दायराभित्र परेको अवस्था छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव, कृषि, उद्योग, खानेपानी, सिंचाई, विद्युतमा भविष्यमा पर्ने प्रभाव, लगायत मानवअधिकारको व्यापक उल्लंघनका कारणले पनि राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पुऱ्याएको छ । कुनैपनि मुलुकले आफ्नो राष्ट्रिय सुरक्षा नीति तय गर्दा मुलुकको भूराजनीति, भूमण्डलीकरणको प्रभाव, राष्ट्रिय हित, क्षेत्रीय अखण्डता, वातावरणीय सन्तुलन, मानवअधिकार र मानव सुरक्षाजस्ता विषयलाई मध्यनजर गरी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन नदिने निरोधात्मक रोकथामका उपायहरू, अनुसन्धान र प्रतिरक्षाका सांगठनिक ढाँचा र संयन्त्र निर्माणका आधारहरू, सुरक्षा निकायहरूको समन्वयको संयन्त्र र संकटकालीन एवम् आपत्कालीन व्यवस्थापन, सार्वजनिक स्वास्थ्य र यातायात, सीमा सुरक्षा र अन्तर्राष्ट्रिय सुरक्षाजस्ता सुरक्षासँग सम्बन्धित विभिन्न विषयहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ । सुरक्षा व्यवस्थापन कमजोर

भएमा लोकतन्त्र, विकास र शान्तिका दायराहरू आफै खुम्चिन थाल्दछन् र बाह्य लगानीमा प्रतिकूल प्रभाव पर्दछ ।

कुनैपनि मुलुकको राष्ट्रिय सुरक्षामा आन्तरिक र बाह्य खतराहरू रहन सक्दछन् । राष्ट्रिय सुरक्षा जस्तो सम्बेदनशील विषयमा राज्य समयमै चनाखो भई चुनौती र खतराको पहिचान गरी त्यसको रोकथाम र नियन्त्रणका निम्ति राष्ट्रिय सुरक्षासम्बन्धी नीति र रणनीतिको निर्माण, आवश्यक संरचनाको स्थापना र त्यसको समुचित व्यवस्थापन गर्नु आवश्यक हुन्छ । नेपाल नयाँ राजनीतिक प्रणालीसहित राज्यको पुनरसंरचनाको अभियानमा जुटेको वर्तमान अवस्थामा राष्ट्रिय सुरक्षालाई चुनौती दिने वा खतराका क्षेत्रहरूको पहिचान गर्नुपर्ने खासगरी आर्थिक विपन्नताका कारण उत्पन्न हुनसक्ने विद्रोहलाई आंकलन गरी सामाजिक न्याय र वितरणमुखी न्यायको मान्यतालाई आत्मसात गरी सोही अनुरूपको व्यवस्था लागू गर्ने, विद्यमान वर्गीय, जातीय तथा क्षेत्रीय समस्याहरूलाई न्यायोचित किसिमले सम्बोधन गरी राष्ट्रिय एकतामा सबै जातजाति, समुदाय, वर्ग र क्षेत्रका जनतालाई आबद्ध गर्ने, राष्ट्रिय सुरक्षाको दृष्टिकोणले खुला सीमानालाई नियन्त्रित र व्यवस्थित गर्ने, अन्तरदेशीय अपराधको रोकथाम र नियन्त्रणमा उचित कदमहरू चाल्ने, आतङ्कवादका विरुद्ध लड्ने रणनीति तयार गर्ने, न्यायोचित रूपमा राष्ट्रिय स्रोत र साधनको बाँडफाँड र प्रयोगको नीति अवलम्बन गर्ने, वातावरणीय प्रभावको रोकथाम र नियन्त्रणमा उच्च सतर्कता अपनाई वातावरणीय ह्रासको स्थितिमा सुधार गर्ने, जनसंख्या तथा बसाई सराईलाई व्यवस्थित गर्दै शहरीकरणको प्रक्रियालाई वैज्ञानिक र व्यवस्थित गर्ने, सीमा विवाद र शरणार्थी समस्यालाई अन्तर्राष्ट्रिय कानूनका मान्य सिद्धान्त र आपसी सम्बन्धलाई सुदृढ गर्न सद्भावपूर्ण किसिमबाट राष्ट्रिय हित अनुरूप समाधान गर्ने, राष्ट्रिय हित विरुद्ध कार्य गर्ने गैरराज्य क्षेत्र लगायत जो सुकैबाट सञ्चालित हुने गतिविधिलाई नियन्त्रण गर्ने जस्ता कार्यहरू गरी राष्ट्रिय सुरक्षामा आन्तरिक र बाध्य प्रभाव र खतराहरू रोक्ने सम्बन्धमा विशेष व्यवस्थाहरू हुनु आवश्यक छ ।

## नेपालमा राष्ट्रिय सुरक्षा सुदृढ गर्न स्थापित सुरक्षा निकायहरू

### १ नेपाली सेना

राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सुरक्षासँग सम्बन्धित विभिन्न निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा राष्ट्रिय सेनाले आन्तरिक तथा बाह्य आक्रमण समेतबाट राष्ट्रको सुरक्षा गर्नुपर्ने कार्यलाई प्राथमिकीकरणमा राख्नु पर्दछ । यसैगरी यी निकायहरूका बीच समन्वय र एकीकृत निर्देशन दिन कार्यकारिणी प्रमुखको अध्यक्षतामा गृह, रक्षा मन्त्रालयका मन्त्रीहरू समेत रहेको राष्ट्रिय सुरक्षा परिषद्को संरचना आवश्यक मानिन्छ । यस्ता संरचनामा कतिपय मुलुकहरूले परराष्ट्र र अर्थ मन्त्रीलाई समेत समावेश गर्ने गरेको देखिन्छ ।

कुनै पनि मुलुकको राष्ट्रिय सेनाले आन्तरिक विखण्डन तथा बाह्य आक्रमण समेतबाट राष्ट्रको सुरक्षा प्रदान गर्ने कार्य गर्छ । सेनाको सञ्चालन र नियन्त्रणका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा केही मान्यताहरूको विकास भएको देखिन्छ । त्यस सम्बन्धमा कतिपय मुलुकहरूले संविधानद्वारा नै सेना सञ्चालन र नियन्त्रणका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद् जस्तो संरचनाको व्यवस्था गरेको देखिन्छ । मुलुकको राष्ट्रिय सेनाको सञ्चालन र नियन्त्रणका निम्ति चीन, भारत, अमेरिका, बेलायत जस्ता कतिपय मुलुकहरूले राष्ट्रिय सुरक्षा परिषद् जस्तो विशेष संयन्त्रको व्यवस्था गरेको देखिन्छ । यस्तो राष्ट्रिय सुरक्षा परिषद् कार्यकारीणी अधिकार निहित नागरिक सरकार प्रमुखको अधीनमा रहन्छ । मुलुकको राष्ट्रिय सुरक्षा कायम राख्न र सेनालाई समन्वय, नियन्त्रण र प्रभावकारी सञ्चालनका लागि

निर्देशन दिनु राष्ट्रिय सुरक्षा परिषद्को उद्देश्य देखिन्छ। राष्ट्रिय सुरक्षा परिषद्को कार्यसम्पादनमा सहयोग पुर्याउन सचिवालयको समेत व्यवस्था गरिन्छ। अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद्को नेतृत्व कार्यकारी प्रमुखले गर्ने गर्दछन्। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको नेतृत्व सुरक्षा विज्ञको रूपमा नियुक्त भएको राष्ट्रिय सुरक्षा सल्लाहकारले गर्दछन्। सुरक्षा परिषद्को काम कारवाहीलाई प्रभावकारी बनाउन सुरक्षा विज्ञहरू समेत परिषद्मा रहने व्यवस्था छ। भारतमा कार्यकारी निर्णय बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा रक्षा, परराष्ट्र, गृह र अर्थ मन्त्री तथा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत सदस्यको रूपमा रहने राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था छ। यस परिषद्को सांगठनिक संरचना भित्र रणनीतिक नीति निर्मात्री समूह, राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड र संयुक्त अनुसन्धान समितिको व्यवस्था छ। नेपालमा वि.सं. २०४७ सालको संविधानले नेपाली सेनाको सञ्चालन र प्रयोग प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा गरिने व्यवस्था गर्‍यो। नेपालको अन्तरिम संविधान, २०६३ ले यस व्यवस्थालाई निरन्तरता दिएको छ। राष्ट्रिय सुरक्षा परिषद् महत्वपूर्ण सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र सेनाको सञ्चालन र नियन्त्रणको सिफारिस गर्ने निकाय भएकाले यसको प्रभावकारिताका निम्ति सल्लाहकार बोर्ड गठन गरी यस्तो बोर्डमा परराष्ट्र, सुरक्षा र द्वन्द्व विशेषज्ञहरू पनि रहने व्यवस्था गर्न सकिनेमा परिषद्को काम कारवाही अझ प्रभावकारी हुन सक्ने देखिन्छ। नेपालमा सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापनका सम्बन्धमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ र सैनिक ऐन, २०६३ को व्यवस्था बमोजिम हुने कानुनी व्यवस्था रहेको छ। नेपालको अन्तरिम संविधान, २०६३ ले आत्मसात गरेको सिद्धान्त बमोजिम सैनिक ऐन, २०६३ मा समसामयिक सुधारको आवश्यकता छ।

राष्ट्रिय सुरक्षा परिषदलाई राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, नागरिकको सुरक्षा, अन्तर्राष्ट्रिय नियोग, आपतकालीन उद्धार कार्य, विशेष अवस्थामा आन्तरिक सुरक्षाको जिम्मेवारी, राष्ट्र निर्माणका विभिन्न पक्षमा सहभागिता गराउने गरी सेनालाई परिचालन गर्ने संवैधानिक र कानुनी अधिकार प्रदान गर्ने गरेको देखिन्छ। यस पृष्ठभूमिमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण तथा राष्ट्रलाई बाह्य आक्रमणबाट सुरक्षा प्रदान गर्ने जिम्मेवारीका अतिरिक्त विध्वंससात्मक कार्यहरू हुन नदिन, राष्ट्रिय हित विपरितका कार्यहरू हुनबाट रोक्न, आतङ्ककारी कार्यहरूको रोकथाम र नियन्त्रण, मूलुकका महत्वपूर्ण सम्बेदनशील स्थानहरूको सुरक्षा गर्न, प्रकोपमा उद्धारको कार्य गर्न, वातावरण तथा राष्ट्रिय सम्पदाको संरक्षण गर्न, विकास निर्माणको कार्यमा सहयोग पुर्याउन, परराष्ट्र नीति अन्तर्गत सरकारको उद्देश्यलाई साकार पार्ने सम्बन्धित कार्यहरू, आम जनतालाई आणविक, जैविक तथा रासायनिक युद्धको प्रयोगबाट उत्पन्न हुने खतराबाट जोगाउन सुरक्षा प्रदान गर्ने उपायहरू, नेपालका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा राष्ट्रिय सुरक्षालाई प्रभाव पार्ने विविध गतिविधिको रोकथाम र नियन्त्रण गर्ने जस्ता विभिन्न क्षेत्रमा नेपाली सेनालाई परिचालन गर्ने सम्बन्धमा स्पष्ट संवैधानिक एवम् कानुनी व्यवस्था आवश्यक छ।

## २ नेपाल प्रहरी

नेपाल प्रहरी मुलुकको आन्तरिक सुरक्षा र शान्ति कायम गर्न स्थापना गरिएको महत्वपूर्ण सुरक्षा बल हो। नेपालको एकीकरण र सो पछिको समयमा शान्ति सुरक्षाको लागि पृथ्वीनारायण शाहले कोटवाल र उमरावजस्ता दस्ताहरू खडा गरेका थिए। जंगबहादुरको



उदयपछि पहाडमा मिलिसिया, तराइका विभिन्न भागमा लप्टनको कमाण्डमा प्रहरी चौकी र चौकीदारको व्यवस्था, त्यसैगरी चन्द्रशमशेरले सन् १९०८/०९ मा प्रहरीमा सुधारको अभियान चालेको देखिन्छ। राणकालको अन्त्यपछि यस सङ्गठनमा नेपाली सेना, २००७ सालको स्वतन्त्र सेनानी (ब्रिटिस इण्डियाको सैनिक पृष्ठभूमि भएका), निजामती र प्रहरी कर्मचारीहरूको समायोजन गरियो (नेपाल प्रहरीको इतिहास, २०५२)। विगतमा पुलिससम्बन्धी सनद, सवाल, आदेशबाट सञ्चालित प्रहरीका इकाइहरू २००७ सालदेखिको सक्रमणकालीन अवस्थामै बुच कमिशनको आधारमा २०१२ सालमा प्रहरी ऐन जारी गरियो, जुन तत्कालीन ब्रिटिस इण्डियाको भारतीय प्रहरी ऐन, (Indijn Police Act, 1861) को बढी प्रभाव रहेको छ। हालसम्म यो ऐन पाँचौ पटक संशोधन भईसकेको भए पनि अझपनि समयानुकूल हुन सकेको नदेखिदा संशोधनको नितान्त आवश्यक देखिन्छ।

साधारणतया प्रहरीको कार्यहरूमा- (१) अपराध अनुसन्धानतर्फ : सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूची-१ अन्तर्गतका र अन्य प्रचलित कानूनले तोकिएका गरी ६०/७० भन्दा बढी मुद्दाहरूको अपराध अनुसन्धान र नियन्त्रण गर्नुपर्ने हुन्छ, (२) शान्ति सुरक्षा, भिड तथा दङ्गा नियन्त्रणतर्फ विरोध, बन्द, हडतालको अवस्थामा शान्ति सुरक्षा प्रदान गर्ने, (३) नेपालभर ट्राफिक व्यवस्थापन मिलाउने, (४) काठमाडौं लगायत विभिन्न विमानस्थलको सुरक्षा गर्ने, (५) महत्वपूर्ण व्यक्ति, आवास र अन्य स्थानहरूको सुरक्षा दिने, (६) पर्यटक तथा सामुदायिक प्रहरी मार्फत विदेशी पर्यटकको सुरक्षा, जनतासँग सहकार्य गरी नागरिक सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान र सम्बन्ध विस्तार गर्ने, र (७) महिला तथा बालबालिका सेवा केन्द्रबाट उनीहरूको हक हितको सुरक्षा र सेवा प्रदान गर्ने (८) प्राकृतिक प्रकोप तथा उद्धार व्यवस्थापनमा कार्य गर्ने, (९) वन तथा पर्यावरण संरक्षणमा सम्बन्धित निकायहरूलाई सहयोग पुर्याउने, यसका अतिरिक्त निर्वाचन सुरक्षालगायत अन्य प्रचलित कानून र समय समयमा सरकारद्वारा निर्देश गरिएका कार्यहरू पनि प्रहरीले वहन गर्नु पर्ने देखिन्छ। प्रहरीको समग्र कार्यमा नागरिक सुरक्षासम्बन्धी सेवामूलक कार्यहरू, कानून कार्यान्वयन र शान्ति सुव्यवस्था कायम रहेको छ। मौजुदा व्यवस्थाअनुसार प्रहरी महानिरीक्षक प्रमुखरहने प्रधान कार्यालय र यस अन्तर्गत महानगरीय, क्षेत्रीय, अञ्चल, जिल्ला, स्थानीय चौकीस्तरका इकाइहरू, सशस्त्र प्रहरी गण, ट्राफिक प्रहरी आदि रहेका छन् भने प्रहरी प्रशिक्षण प्रतिष्ठान, तालिम केन्द्र, अस्पताल लगायतका निकायहरू छन्।

मुलुकको आन्तरिक शान्ति सुव्यवस्था कायम राख्न र अपराधको रोकथाम र नियन्त्रणमा प्रहरी सङ्गठनको महत्वपूर्ण भूमिका रहन्छ। सामान्यतया मुलुकको प्रतिरक्षासँग सम्बन्धित कार्य सेनाबाट हुने र आन्तरिक शान्ति सुव्यवस्था प्रहरीबाट हुने गरी सेना र प्रहरीको कार्य र भूमिका निर्धारण गरिएको हुन्छ। आधुनिक राज्य व्यवस्थामा फौजदारी कानूनको कार्यान्वयन गर्ने अर्थात् अपराधको रोकथाम र नियन्त्रणको कार्य गर्ने जिम्मेवारी प्रहरीलाई सुम्पिएको हुन्छ। आधुनिक लोकतान्त्रिक व्यवस्थामा प्रहरी सेवाको मुख्य उद्देश्य अपराधको रोकथाम र नियन्त्रण गर्नु, अपराधको अनुसन्धान गर्नु, समाजमा शान्ति सुव्यवस्था कायम गर्नु, नागरिकको जीउ ज्यान र सम्पत्तिको सुरक्षा प्रदान गर्नु र कानून कार्यान्वयन गर्नु रहेको छ। नेपाल प्रहरी मुलुकको आन्तरिक सुरक्षा र शान्ति व्यवस्था कायम गर्न स्थापना गरिएको सुरक्षा बल हो। वि.सं. २०१२ सालमा जारी गरेको प्रहरी ऐन तथा प्रहरी नियमावली, २०४९ बमोजिम नेपाल प्रहरी सञ्चालित छ। प्रहरीको भूमिका र जिम्मेवारीलाई बढी प्रभावकारी बनाउन विद्यमान ऐन कानूनमा सुधार गर्नु आवश्यक छ। बदलिँदो परिस्थितिमा नेपाल प्रहरीलाई देशको आन्तरिक शान्ति सुव्यवस्था कायम गर्न,

अपराधको रोकथाम र नियन्त्रण गर्न, अन्तर्राष्ट्रिय अपराधिक तथा आतङ्ककारी गतिविधि नियन्त्रण गर्न, विशिष्ट व्यक्तिहरूको सुरक्षा प्रदान गर्न, विभिन्न प्रकोपबाट हुने जनधनको क्षतिको न्यूनीकरण, रोकथाम र उद्धार गर्न, सवारी साधनहरूको सुचारू सञ्चालन र व्यवस्थापन गर्ने जस्ता कार्यहरू सुम्पिनुपर्ने हुन्छ। यसका निम्ति प्रहरी सङ्गठनको पुनरावलोकन, स्रोत साधनसहित प्रहरी जनशक्तिको क्षमता अभिवृद्धि, व्यावसायिक सङ्गठनको रूपमा प्रहरी सेवाको रूपान्तरण, सक्षम र योग्य व्यक्ति प्रहरी सङ्गठनमा प्रवेश गर्न गराउन सोही अनुरूपको आकर्षित व्यवस्थाको कानुनी प्रत्याभूति, वृत्ति विकासको स्पष्ट खाका, नियुक्ति र सरुवा बहुवाको पारदर्शीपूर्ण व्यवस्था हुनु आवश्यक छ।

### ३. सशस्त्र प्रहरी बल

विश्वका विभिन्न मुलुकहरूमा सेना र प्रहरी बाहेकको अर्ध सैनिक प्रकृतिको सुरक्षा बल गठन गर्ने व्यवस्था समेत रहेको छ। अर्ध सैनिक प्रकृतिका सङ्गठनहरूमा सशस्त्र प्रहरी बल, भन्सार सुरक्षा बल, सीमा रक्षक बल, केन्द्रीय औद्योगिक बल जस्ता विभिन्न स्वरूपका सुरक्षा बलहरूको गठन गर्ने व्यवस्था समेत रहेको छ। अर्ध सैनिक प्रकृतिका सुरक्षा बलहरूले मूलतः सीमा नियन्त्रण, दंगा नियन्त्रण, प्राकृतिक प्रकोप, आपतकालीन परिस्थितिमा आन्तरिक सुरक्षा, महत्वपूर्ण व्यक्ति र सम्बेदनशील क्षेत्र र निकायहरूको विशेष संरक्षण गर्ने जस्ता कार्यहरू गर्ने गरी जिम्मेवारी तोक्ने गरेको देखिन्छ। नेपालमा पनि वि.सं. २०५७ सालदेखि तेस्रो सुरक्षा बलको रूपमा सशस्त्र प्रहरी बलको गठन भएको छ। सशस्त्र प्रहरी ऐन, २०५८ ले सशस्त्र प्रहरीको जिम्मेवारीमा सशस्त्र संघर्ष नियन्त्रण गर्ने, आतङ्ककारी गतिविधि नियन्त्रण गर्ने, दंगा-नियन्त्रण गर्ने, दैवी प्रकोपमा उद्धारको कार्यगर्ने, सीमा सुरक्षा गर्ने, सार्वजनिक महत्वका भवन, भौतिक संरचना, महत्वपूर्ण स्थलको सुरक्षा गर्ने जस्ता विषयहरू तोकिएका छन्। सशस्त्र प्रहरी महानिरीक्षक प्रमुख रहने सशस्त्र प्रहरी प्रधान कार्यालय, प्रशिक्षण प्रतिष्ठान, क्षेत्रीय स्तरमा वाहिनी, तालिम केन्द्र, अञ्चलमा गण र अन्य कतिपय जिल्लाका सीमावर्ति क्षेत्रहरूमा विभिन्न एकाई स्थापना भएको देखिन्छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बीचका सम्बन्ध, कार्य र तीनले गर्नुपर्ने कतिपय जिम्मेवारीका विषयमा केही समस्याहरू रहेको बुझिएको छ। स्पष्ट कार्य विभाजनद्वारा यो समस्याको समाधान गर्नु आवश्यक छ।

### ४. राष्ट्रिय अनुसन्धान विभाग

राज्य सञ्चालन तथा राष्ट्रिय सुरक्षाको लागि गुप्तचर सेवालार्ई परिचालन गर्न प्राचिन कालदेखि नै चलिआएको देखिन्छ। राष्ट्रिय सुरक्षा, आतंककारी गतिविधि, सङ्गठित अपराध नियन्त्रण आदिको लागि विश्वका सबै देशहरूले गुप्तचर सेवा (Intelligence Service) को व्यवस्था देखिन्छ। यसलाई “सुरक्षा सेवार्कै” एक प्रमुख अङ्गको रूपमा मानिन्छ। यस संस्थाले कूटनीतिक, रक्षासम्बन्धी बाह्य तथा आन्तरिक खतरा, जोखिमसम्बन्धी सूचना सङ्कलन, मूल्याङ्कन, विश्लेषण, एकीकरण, व्याख्या तथा पूर्वानुमान स्वतन्त्र रूपमा गर्नुपर्ने हुन्छ। गुप्तचर संस्थाहरूको मुख्य कार्यहरूमा (१) रणनीतिक सूचना सङ्कलन गर्नु (Strategic Intelligence), (२) कार्यगत सूचना सङ्कलन गर्नु (Tactical Intelligence), र (३) अन्य विविध प्रकृतिका सूचना सङ्कलन गरी प्रति जासुसी (Counter-espionage) गर्नु समेत रहेको हुन्छ। यस्ता सूचनाहरू परराष्ट्र, राजनीतिक, आर्थिक, सामाजिक, अपराधिकलगायतका हुन सक्दछन्। अन्तर्राष्ट्रिय आतङ्कवाद, लागु औषध ओसारपसार, तस्करी, सङ्गठित अपराध र गैर

कानुनी बसाईसराइबाट आन्तरिक सुरक्षामा उत्पन्न नयाँ चुनौती तथा खतराहरूको बारेमा सूचना आदन प्रदान गर्नु पर्ने जस्ता कार्यहरू यस निकायभित्र पर्ने देखिन्छ ।

राष्ट्रिय अनुसन्धान विभागको विधिवत् शुरूवात भने वि.सं. २००८ सालमा सेन्ट्रल इन्टेलिजेन्स ब्यूरोको नामबाट भएको पाइन्छ । वर्तमान नेपाल प्रहरी सङ्गठनलाई विक्रम सम्वत् २०१२ साल (सन् १९५५) मा पुर्नगठन गर्दा नेपाल सरकारले गुप्तचरसम्बन्धी कार्य गर्ने सो ब्यूरोलाई पनि प्रहरी सङ्गठनकै अपराध अनुसन्धान विभागमा समावेश गरी उक्त विभागबाट गुप्तचरको संचालन गरिएको थियो । तत्पश्चात वि.सं. २०१३ सालमा सरकारले यसलाई प्रहरी सेवाबाट छुट्याई नेपाल गुप्तचर विभाग नामाकरण गरेतापनि नेपाल प्रहरीका केही अधिकृतहरूको सहयोगबाट वि.सं. २०१५ सालदेखि विधिवत् कार्य सञ्चालन गरेको पाइन्छ । वि.सं. २०१७ सालमा पुनः प्रहरी प्रधान कार्यालयअन्तर्गत नै राखी गुप्तचर सेवा सञ्चालन गरेको देखिन्छ । यसको विकासको क्रममा वि.सं. २०२० सालमा नेपाल गुप्तचर विभागलाई प्रहरी प्रधान कार्यालयबाट छुट्याई गृह मन्त्रालय मातहत एक छुट्टै निकाय गराइएको थियो । यसको सेवा, शर्त, ऐन, नियम चाहिँ एकाध कुराबाहेक अरू सबै प्रहरी सेवा जस्तै कायम राखिएको थियो । वि.सं. २०४० सालमा गुप्तचर सेवाको नाम परिवर्तन गरी नेपाल जनसम्पर्क प्रधान कार्यालय राखियो । वि.सं. २०४२ सालमा यस संस्थाको नाम परिवर्तन गरी राष्ट्रिय अनुसन्धान विभाग कायम गरियो । वि.सं. २०४२ सालमा सरकारले यस संस्थालाई प्रहरी सेवाबाट पृथक बनाई विशेष सेवा ऐनको तर्जुमा गरी सञ्चालन गरियो । तत्पश्चात २०४४ सालमा विशेष सेवा नियमावली, २०४४ जारी गरिएको छ । विगतमा नेपाल प्रहरी तर्फकै केही अधिकृतहरू राष्ट्रिय अनुसन्धान विभागको प्रमुख भएका थिए । राष्ट्रिय अनुसन्धान विभागमा २०३० सालदेखि यता साधारणतया नेपाल प्रहरीबाट स्थानान्तरण नगरिए तापनि २०५२ सालमा नेपाल प्रहरीका नायव महानिरीक्षकलाई उक्त विभागको प्रमुख पदमा पदोन्नति गरी पदस्थापन गरिएको थियो ।

यसरी विश्वका विभिन्न मुलुकमा राष्ट्रिय सुरक्षा सेवाभित्र गुप्तचर सेवा (Intelligence Service) समेतको व्यवस्था देखिन्छ । यस्ता सेवाहरूको मुख्य कार्य राष्ट्रिय स्वार्थ र रक्षासम्बन्धी सूचना सङ्कलन र विश्लेषण गरी सरकारलाई उपलब्ध गराउनु हो । अमेरिकामा यस्तो सङ्गठनको रूपमा केन्द्रीय अनुसन्धान निकाय (CIA: Central Investigation Agency), भारतमा Intelligence Bureau Research and Analysis Wing: RAW, बेलायतमा गुप्तचर सेवा (Secret Intelligence Service) जस्ता निकायहरू देखिन्छन । यस्ता सङ्गठनहरूको मुख्य काम भनेको सूचना सङ्कलन र विश्लेषण गर्नु नै हो । नेपालमा राष्ट्रिय सुरक्षामा आउन सक्ने सम्भावित खतराहरूका बारेमा पूर्व सूचना सङ्कलन गर्ने, त्यसको विश्लेषण गरी सरकारलाई उपलब्ध गराउन सक्ने प्रभावकारी निकायको रूपमा काम गर्न राष्ट्रिय अनुसन्धान विभागको पुनरसंरचना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

## सुधारका क्षेत्र

नेपालले राष्ट्रिय सुरक्षाको विविध क्षेत्रलाई समेट्ने गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति तयार गर्नु आवश्यक छ । यसरी सुरक्षा नीति निर्माण गर्दा मूलतः मुलुकको पहिचान तथा अस्तित्वको सुरक्षा, नागरिक सुरक्षा, आर्थिक सुरक्षा, नेपाली संस्कृतिको सुरक्षा, राष्ट्रिय स्रोत तथा वातावरणीय सुरक्षा जस्ता विभिन्न पक्षलाई समेट्नु जरूरी छ । यसैगरी प्रतिरक्षा नीति निर्माण गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको संरक्षण गरी समृद्ध मुलुक निर्माण गर्ने उद्देश्य सहितको वातावरण श्रृजना गर्नुपर्ने हुन्छ । राष्ट्रिय सम्मान, प्रतिष्ठा र छवि बढाउने

किसिमबाट राजनीतिक, कूटनीतिक, सुरक्षा लगायतका सम्बन्धित सबैको ध्यान त्यसतर्फ केन्द्रित हुने नीति अवलम्बन गर्नुपर्छ। राष्ट्रिय हित र स्वार्थलाई संरक्षण र सम्बर्द्धन गर्ने गरी वैदेशिक नीतिको तर्जुमा र सम्बन्धको विकास गर्नु पर्ने हुन्छ। यसैगरी सुरक्षा निकायको क्षमता अभिवृद्धि र सुदृढीकरणको निम्ति देहायको सुधार जरूरी छ :-

## १. नेपाली सेनामा सुधार

लोकतान्त्रिक मुलुकले आत्मसात गरेको सेनाको संचालन, नियन्त्रण र व्यवस्थापनका आधारभूत मान्यतालाई संविधानमा नै स्पष्ट उल्लेख गरी नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको महत्पूर्ण अंगको रूपमा स्थापित गर्न देहायको सुधार गर्ने :

### रक्षा मन्त्रालय

लोकतान्त्रिक मूल्य मान्यता अनुसार नेपाली सेनाको सञ्चालन तथा व्यवस्थापन गर्न नेपाली सेनाको आन्तरिक सङ्गठनको कार्य प्रतिविम्बित हुने गरी रक्षा मन्त्रालयको साङ्गठनिक ढाँचामा पुनरावलोकन गर्ने र सैनिकसम्बन्धी ज्ञान हासिल गरेका विज्ञहरूसमेत रहने गरी रक्षा मन्त्रालयको दरबन्दी पुनरावलोकन गर्ने देखिन्छ।

### राष्ट्रिय सुरक्षा परिषद्

नेपाली सेनाको पुनरावलोकन गर्ने, सङ्कलित सुरक्षा सूचनाको विश्लेषण र प्रवाह गर्ने, सुरक्षा क्षमतामा अभिवृद्धि गर्ने, हातहतियार प्रयोगको मापदण्ड तर्जुमा गर्ने, नयाँ हतियारबाट सुसज्जीत गर्न परेमा अनुसन्धान गरी सल्लाह दिने, सुरक्षा नीति तर्जुमा गर्ने, सुरक्षा क्षेत्रमा भएका प्रगतिहरूको लेखाजोखा गरी राष्ट्रिय आवश्यकता अनुसार सल्लाह दिने, अनुसन्धान गर्ने र नेपाली सेनाको प्रयोग, परिचालन र व्यवस्थापनका लागि नेपाल सरकारलाई सुझाव दिने गरी राष्ट्रिय सुरक्षा परिषद्को कार्य-क्षेत्र निर्धारण गर्नु पर्ने देखिन्छ। राष्ट्रिय सुरक्षा परिषद्को गठन देहाय अनुसार गर्नु उपयुक्त हुनेछ :-

### राष्ट्रिय सुरक्षा परिषद्को गठन

प्रधानमन्त्री-	अध्यक्ष
उप-प्रधानमन्त्री-	सदस्य
अर्थ मन्त्री-	सदस्य
रक्षा मन्त्री-	सदस्य
गृह मन्त्री-	सदस्य
राष्ट्रिय सुरक्षा सचिव-	सदस्य सचिव
आमन्त्रित सदस्यहरू	
मन्त्री, परराष्ट्र-	सदस्य
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष-	सदस्य
प्रधान सेनापति-	सदस्य
अन्य विशिष्ट पदाधिकारीहरू-	सदस्य
(आवश्यकता अनुसार)	

अन्य लोकतान्त्रिक मुलुकहरू, अमेरिका र बेलायतमा अभ्यास गरिए सरह नेपालको परिवेशलाई सुहाउने गरी प्रस्ताव गरिएको। उक्त देशहरूमा Joint Chief of Defence Staff रहने प्रावधान भएकोमा नेपालको मौलिक स्थितिलाई दृष्टिगत गरी प्रधान सेनापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेतलाई आमन्त्रित सदस्यमा राख्ने प्रस्ताव गरिएको।

## राष्ट्रिय सुरक्षा परिषद्-सुरक्षा सल्लाहकार बोर्ड

राष्ट्रिय सुरक्षा सचिव-	अध्यक्ष	मानव सुरक्षा समेटिनु पर्ने भएकोले यो संरचनाको प्रस्ताव गरिएको, राष्ट्रिय सुरक्षा सचिव सैनिक क्षेत्रमा विशिष्ट ज्ञान अनुभव प्राप्त विज्ञहरू मध्येबाट राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारले नियुक्त गर्ने
प्रधानमन्त्रीको कार्यालय हेर्ने विशिष्ट श्रेणीका सचिव-	सदस्य	
रक्षा सचिव-	सदस्य	
गृह सचिव-	सदस्य	
कृषि सचिव-	सदस्य	
स्वास्थ्य सचिव-	सदस्य	
अर्थ सचिव-	सदस्य	
बलाधिकृत, नेपाली सेना-	सदस्य	
प्रहरी महानिरीक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख-	सदस्य	

## नेपाली सेनाले देहायका कार्य गर्न सक्ने गरी उपयुक्त संख्यामा साङ्गठनिक सुधार गर्ने :

१. वाह्य आक्रमणको अवस्थामा प्रतिरक्षात्मक युद्ध लड्न सक्ने क्षमताको सैनिक सङ्गठनको निर्माण र आधुनिक हातहतियारको प्रबन्ध ।
२. देशमा आन्तरिक विखण्डन हुने स्थिति आइपरेमा विखण्डन हुनबाट रोक्ने क्षमता विकास ।
३. अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा निरन्तरता दिने ।
४. प्रकृति संरक्षण ।
५. विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्न सक्ने उपकरणसहितको संख्या रसङ्गठनको निर्माण ।
६. विकास निर्माण ।
७. प्रविधि र शीपसहितको इन्टेलिजेन्स सङ्गठनको विकास ।

## मानव सुरक्षा

मानव सुरक्षा अनुभूतिको विषय हो साथै सुरक्षा प्रदान गर्नु पर्ने पक्ष पनि हो । यसको निमित्त राज्यले गर्नसक्ने खाद्य, स्वास्थ्य, व्यक्तिगत, सामूहिक, राजनीतिक, आर्थिक र वातावरण सुरक्षाको रणनीति राष्ट्रिय सुरक्षा परिषद्ले बनाउने र सम्बन्धित मन्त्रालय र विभागहरूले यसको कार्यान्वयन गर्ने ।

- नेपालको अन्तरिम संविधान, २०६३ ले आत्मसात गरेको सिद्धान्तको पृष्ठभूमिमा नेपाली सेनाको सुदृढीकरण गर्न सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ मा समसामयिक सुधार गरी सेनाको संरचनागत सुधार, सेनालाई अभि पेशागत रूपमा सुदृढ बनाउन, नागरिक-सेना सम्बन्ध सुधार गर्न, प्रधान सेनापतीलाई नेपाली

सेनाको व्यवस्थापनको जिम्मेवारीका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न, सेनाका व्यवस्थापन सम्बन्धी राष्ट्रिय सुरक्षाका दृष्टिले गोप्य राख्नु पर्ने बाहेकका काम कारवाहीलाई पारदर्शी बनाई व्यवस्थापनका विविध पक्षमा निष्पक्षताको अभिवृद्धि गर्न, संसदीय पर्यवेक्षणका व्यवस्थाहरू व्यवस्थित गर्न, सैनिक जनशक्तिको गुणस्तर अभिवृद्धिका निम्ति छनौट, प्रशिक्षण, वृत्तिविकास, उत्प्रेरणा र निवृत्तिभरण प्रणालीमा सुधार गर्न, स्वदेश तथा विदेशमा प्रशिक्षण र अभ्यास व्यवस्थालाई व्यवस्थित गर्न, राष्ट्रिय सुरक्षा नीति, रक्षा नीति र रणनीति तथा सैन्य सिद्धान्तका मान्यताका आधारमा सामर्थ्ययुक्त राष्ट्रिय स्वरूपको नेपाली सेनाको सङ्गठनको विकासको निम्ति सेनाको साङ्गठनिक स्वरूप, सैनिक कल्याणकारी कोषको आय व्ययको सार्वजनिकरण र व्यवस्थापनको विकास, गुनासो व्यवस्थापनको संयन्त्र निर्माण र नियन्त्रण, मानव अधिकार संरक्षण र सम्बर्द्धन गर्ने जस्ता विभिन्न समसामयिक पक्षलाई सम्बोधन गर्ने गरी सैनिक ऐनमा संशोधन र सुधार गर्ने ।

- नेपाली सेनाको व्यवस्थापनको सम्बन्धमा नेपाल सरकार र रक्षा मन्त्रालयबाट निर्णय हुने विषयमा समन्वय र सहजीकरण गर्न, नीतिगत व्यवस्थाको सुधार, विभिन्न मन्त्रालयहरूसँग समन्वय गर्ने सम्बन्धमा रणनीतिको पहिचान र प्राथमिकता निर्धारण, ऐन कानूनको सुधारको पहिचानको निम्ति रक्षा मन्त्रालय र सेनाको बीचमा सम्बन्ध स्थापित गर्न प्रस्तावित सुरक्षा सल्लाहकार बोर्डलाई प्रभावकारी रूपमा परिचालन गर्ने, सुरक्षा विशेषज्ञहरूको सल्लाहकारको रूपमा सेवा लिन रक्षा मन्त्रालयले रोष्टर तयार गरी त्यसका आधारमा आवश्यकतानुसार परामर्श सेवा लिन व्यवस्था जस्ता कुराहरूको सुनिश्चितता गर्ने ।
- सैनिक सेवालाई विशिष्टीकरण गर्ने प्रयोजनको निम्ति विभिन्न समूहहरूको व्यवस्था गरी तिनको व्यवस्थापन र संचालनको निम्ति विभिन्न नियमावलीहरू तर्जुमा गरी लागू गर्ने, हाल अभ्यासमा रहेको पदावधि थप गर्ने व्यवस्थाको सट्टा नियुक्तिको समयमा नै सम्बन्धित पदाधिकारीको पदावधि निश्चित गर्ने व्यवस्था गर्ने ।
- सैनिक सेवामा समाजका योग्य र सक्षम व्यक्तिलाई आकर्षित गरी नेपाली सेनालाई प्रतिष्पर्धी र सक्षम सङ्गठनको रूपमा स्थापित गर्न सैनिक सेवालाई आकर्षित सेवाको रूपमा विकास गराउन अभिप्रेरित गर्ने अनुरूपको कानुनी व्यवस्था, नियुक्ति, सरुवा, बढुवा, सुविधा र वृत्ति विकासको सुनिश्चितता, सेनामा नियुक्तिको प्रक्रियालाई विश्वसनीय र निष्पक्ष बनाउन लोकसेवा आयोगको भूमिकालाई प्रभावकारी बनाउने गरी आवश्यक व्यवस्था गर्ने, यसैगरी सैनिक सेवाका कर्मचारीको पदावधिको सम्बन्धमा भारत, पाकिस्तान, श्रीलंका लगायतका मुलुकले आत्मसात गरेको व्यवस्थालाई दृष्टिगत गरी सैनिक ऐनमा पुनरावलोकन गरी लागू गर्ने ।
- सैनिक सेवाभिन्न सेनाको अनुशासन कायम राख्न लोकतान्त्रिक मुलुकहरूले आत्मसात गरेका सिद्धान्तलाई ऐन कानूनमा व्यवस्था गरी त्यसको उल्लंघनमा कारवाही गर्न सैनिक न्याय प्रणालीका आधारभूत मान्यतालाई समाहित गर्ने गरी विद्यमान ऐन कानूनको पुनरावलोकन गर्ने, यसरी ऐन कानूनको पुनरावलोकन गर्दा सैनिक न्याय प्रणालीको मूल उद्देश्य सैनिक सेवामा अनुशासन कायम गरी कानूनको उल्लंघन गर्नेलाई कानून बमोजिम सजाय गर्नु रहेकोले हत्या, जवरजस्ती करणी र भ्रष्टाचारको अभियोगको मुद्दा सामान्य अदालतको क्षेत्राधिकारमा रहने र सो बाहेक सैनिकसँग

सम्बन्धित अपराधको क्षेत्राधिकार सैनिक अदालतलाई हनुपर्ने, सैनिक अदालतले गरेको फैसला र विभागीय कारवाही उपरको पुनरावेदन सुन्ने अधिकार सैनिक विशेष अदालतलाई तोकिनु पर्ने, सैनिक न्याय प्रणालीमा छिटो र छरितो रूपमा कार्य सम्पन्न गर्नुपर्ने भएकाले सरल र संक्षिप्त कार्यविधिको व्यवस्था गर्ने, यसैगरी विभागीय कारवाही गरिने र सैनिक अदालतबाट सुनवाई हुने कसूरलाई कानूनद्वारा नै स्पष्ट वर्गीकरण गर्ने, सैनिक ऐन अन्तर्गतका कसूरका सम्बन्धमा सैनिक व्यक्तिलाई कारवाही गर्न सैनिक अदालतहरूलाई दक्षिण अफ्रिका, अष्ट्रेलिया, क्यानाडाको व्यवस्था जस्तै स्थायी प्रकृतिको सैनिक अदालत गठन गर्ने र सो अदालतले गरेको पुनरावेदन सैनिक विशेष अदालत र सर्वोच्च अदालतमा लाने व्यवस्था गर्ने, सैनिक अदालतको अध्यक्ष र सदस्यहरूमा कानुनी शैक्षिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई तोक्ने व्यवस्था गर्ने, विशेषज्ञ सदस्यको हकमा विशिष्ट श्रेणीबाट निवृत्त अधिकारीहरू मध्येबाट कानूनद्वारा नै सेवाशर्त सुनिश्चित गरी तोक्ने व्यवस्था गर्ने ।

- नेपाली सेनामा भौतिक पूर्वाधार विकासका निम्ति फौजको लागि उपयुक्त वासस्थान, आवास गृह, कार्यालय भवनको व्यवस्था, तालिम केन्द्रको भौतिक निर्माण र सुधार, जनशक्तिको उचित व्यवस्थापनको लागि साङ्गठनिक सुदृढीकरण र आधुनिकीकरण, आधुनिक हातहतियारको बन्दोबस्ती, सैन्य सामग्रीको उत्पादन गर्न कारखानाको स्थापना र विस्तार, जमिनी परिवहन क्षमता अभिवृद्धिका लागि थप भेइकल (गाडीहरू) को व्यवस्था, फिक्स विङ्गबाट फौजलाई ओसार पसार गर्ने, बन्दोबस्तीका सामान हुवानी गर्ने, खोज तथा उद्धार अपरेशनहरू सञ्चालन गर्न हेलिकप्टर र फिक्सड विंग हवाइजहाजको उचित व्यवस्था, फौजलाई छिटो भन्दा छिटो परिचालन गर्नुपर्दा मेकनाइज्ड इन्फेन्ट्री बटालियनहरूको व्यवस्था, सेनाको अपरेशन क्षमतामा अभिवृद्धि गर्न सर्भिलेन्स इक्विपमेन्टहरूको उचित बन्दोबस्त, मेडिकल क्षमतामा अभिवृद्धि जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा सुधार हनुपर्ने, यसैगरी नीतिगत व्यवस्थामा संयुक्त राष्ट्रसङ्घ प्रणाली अन्तर्गत उच्च तहको नियुक्तिमा नेपाली सेनाको प्रतिनिधि खटाउँदा परराष्ट्र मन्त्रालय मार्फत हनुपर्ने, नेपाली सेनामा सकल दर्जाका सैनिक व्यक्तिलाई दिइएको २०५४ सालको तलबमान अनुसारको विभिन्न किसिमको भत्ताहरू बढ्दो महँगी र असन्तुलित बजार भाउलाई दृष्टिगत गरी पुनरावलोकन गरिनुपर्ने, यसरी पुनरावलोकन गर्दा सञ्चित घर विदाको भुक्तानी प्रक्रियामा समेत पुनरावलोकन गर्ने, नेपाली सेनालाई आधुनिकीकरण गरी सक्षम जनशक्तिको रूपमा विकास गर्न सोही अनुरूपको बजेट व्यवस्था, क्षमता अभिवृद्धि र वृत्ति विकासको सुनिश्चितता हनुपर्ने ।
- सेनाको गुणात्मक दक्षतामा वृद्धिमा जोड दिने, यसका लागि सेनालाई कानूनले तोकेको काममा बाहेक अन्य काममा नलगाई सेनाको इन्फेन्ट्री, भौतिक विकास ( इन्जिनियरिङ), हवाई विभाग (एयर फोर्स) तथा स्वास्थ्य (मेडिकल) र सिग्नल एवम् जनसम्पर्क (पब्लिक रिलेसन) क्षेत्रलाई मजबुत बनाई नेपाली सेनाको छवि वृद्धि गर्ने ।
- छिमेकी राष्ट्र भारत र बंगलादेशमा भए सरह नेपाली सेनाको कल्याणकारी कार्यमा सहयोग पुऱ्याउन राज्यले नेपालमा उत्पादन हुने सामानको आन्तरिक शुल्क मिनाहा गरी सैनिक हाताभित्र क्यान्टिन सञ्चालनको व्यवस्था गर्ने ।

## २. नेपाल प्रहरीमा सुधार

- विश्वका कतिपय मुलुकको संविधानमा नै प्रहरी सङ्गठनका सम्बन्धमा केही व्यवस्थाहरू उल्लेख गर्ने प्रचलन रहेको सन्दर्भमा प्रहरी सेवाको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा संविधानमा केही कुरा उल्लेख गरी प्रहरी सङ्गठनको दायित्वलाई स्पष्ट गर्ने व्यवस्था हुनु पर्ने ।
- नेपाल प्रहरीमा सुधारको लागि- व्यवस्थापिका वा संसदले वार्षिक रूपमा काम कारवाहीहरूको निरीक्षण र मूल्याङ्कन गर्ने (यस्तो व्यवस्था बेलायतको प्रहरी सङ्गठनहरूमा रहेको छ), समयानुकूल प्रशिक्षण, मानव अधिकारको संरक्षण, विधिको शासन सञ्चालनमा जोड दिने, सामुदायिक प्रहरीको व्यवस्था गर्ने, निर्वाचित व्यवस्थापिकाप्रति उत्तरदायी हुने, आन्तरिक शान्ति सुरक्षामा जनसहभागिता जुटाउने, प्रहरीप्रति जनविश्वास अभिवृद्धि गराई जनता र प्रहरीको सहभागितामा अपराध पत्ता लगाउने, नियन्त्रण गर्ने र समुदायलाई बढी सुरक्षित गराउने, प्रहरीका सबै सेवा स्थानीय समुदायमा पुऱ्याउने, न्यायका अन्य क्षेत्रहरूसँग सम्पर्क र समन्वय विकास गर्ने, राजनीतिकरण हुनबाट प्रहरीलाई जोगाई उनीहरूको काम र जिम्मेवारीमा त्यसको प्रभाव पर्न नदिने र प्रहरी संरचनाको पुनरावलोकन गरी रणनीतिक व्यवस्थापनको लागि क्षमता अभिवृद्धि गराउने आदि क्षेत्रमा सुधार गर्नुपर्ने ।
- प्रहरी बल (पुलिस फोर्स) लाई प्रहरी सेवाको रूपमा रूपान्तरण गर्न प्रहरीको नेतृत्व तहदेखि जनसमूहमा खटिने प्रहरी कर्मचारीको कार्यशैली आफैमा परिवर्तन गर्ने गुणात्मक सेवा, मितव्ययीतापूर्ण सेवा प्रदान गर्ने र समयको परिवर्तनसँगै काम कर्तव्य र जिम्मेवारी उत्तरदायित्व बहन गर्नसक्ने बनाउनु पर्ने, प्रहरी कार्यमा जनसहभागिता (Police-People Partnership) का लागि जनअपेक्षाका आधारहरू (People's Expectations) संकलन, विश्लेषण र सो अनुकूल नीति निर्माण एवं कार्यान्वयन गर्ने परिपाटी बसाल्नु पर्ने ।
- नेपाल प्रहरीको सङ्गठनात्मक स्वरूप केन्द्रदेखि स्थानीयस्तर गाउँसम्म फैलिएको छ । मुलुकको सहरीकरण र ग्रामीण परिवेशलाई समेत दृष्टिगत गरी राज्य सङ्घीय ढाँचामा गएपछि के-कस्तो प्रकृतिको प्रहरी संरचना बन्नुपर्ने हो सो अनुकूल हुने गरी प्रहरी ऐन, नियम, सरकारी मुद्दासम्बन्धी ऐन तथा नियमावली, स्थानीय प्रशासन तथा महानगरीय प्रहरी समेतमा पुनरावलोकन हुनु आवश्यक छ । प्रहरीको संरचना विकास गर्दा गृहमन्त्रीको अध्यक्षतामा बन्ने अनुगमन समितिको सुपरिवेक्षणमा रहने व्यवस्थालाई बढी पारदर्शी गर्न केन्द्रीय सुरक्षा समितिमा सुरक्षा विज्ञहरूको समेत सहभागिता गराउने प्रणालीको विकास हुनु पर्ने देखिन्छ । मुलुकको सहरीकरणलाई दृष्टिगत गरी महानगरीय र ग्रामीण प्रहरी संरचनाको विकास गरिनु पर्दछ र समुदाय तहदेखि नै प्रहरी संरचनामा जनसहभागितालाई संस्थागत गर्दै लैजाने व्यवस्था गरिनु पर्दछ । महानगरीय प्रहरीलाई कानुनी अधिकारसहित सशक्त गराइनु पर्ने हुन्छ ।
- प्रहरी सङ्गठनको पुनर्संरचना गर्दा नीति निर्माण तह (प्रहरी प्रधान कार्यालय), सुपरिवेक्षण र अनुगमन तह (महानगरीय प्रहरी, क्षेत्रीय प्रहरी कार्यालय), प्रशिक्षण



सेवा तह (तालिम केन्द्र र प्रहरी अस्पताल तथा प्राविधिक समूह) र कानून कार्यान्वयन तह (जिल्ला प्रहरी कार्यालय) प्रत्यक्ष सेवा तथा समुदायमा शान्तिसुरक्षाको लागि सेवा विशिष्टीकरणसहित इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, सामुदायिक प्रहरी सङ्गठनको पुनरसंरचना गरिनु पर्दछ। यसो गरिँदा महानगरीय, सहरी क्षेत्र, हिमाल, पहाड र तराईको भौगोलिक स्थिति, जनसंख्या, अपराध नियन्त्रणको अवस्थालाई मध्यनजर राखी तदनु रूपको जनशक्तिको विकास र कार्ययोजना लागू गर्ने गरी सङ्गठन निर्माण गर्ने र अञ्चल तहलाई खारेज गर्ने।

- नेपाल प्रहरीमा प्रहरी परिचरदेखि प्रहरी महानिरीक्षकसम्म करिब ६७ हजार मौजुदा जनशक्ति रहेको देखिन्छ। प्रहरी जनशक्तिलाई बढी जिम्मेवार, उत्तरदायी र सेवाप्रदायक गराउन, उत्प्रेरणा, पारदर्शपूर्ण वृत्ति तथा नेतृत्व विकास, सेवासुविधाको प्रत्याभूति, व्यवस्थापकीय सीप, समूह व्यवस्थापन (Team Management) सेवाग्राहीलाई सेवा प्रदान गर्ने कौशल आदि बारेमा प्रशिक्षण र अनुशिक्षणका कार्यहरू नियमित रूपमा दिलाइनु पर्ने।
- नेपाल प्रहरीको सबै तहका प्रहरी कर्मचारीहरूको नियुक्ति लोकसेवा आयोगको सिद्धान्त र माध्यमबाट गरिनुपर्दछ। दक्षिण एसियाको भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश आदि मुलुकहरूमा प्रहरी सेवाका अधिकृतहरू र निजामती सेवाका अधिकृतहरूको नयाँ नियुक्ति त्यहाँको लोकसेवा आयोगबाट एकैपटक लिखित परीक्षा लिने व्यवस्था देखिन्छ। उदाहरणका लागि भारतको सङ्घीय लोकसेवा आयोगले भारतीय प्रशासनिक सेवा, भारतीय प्रहरी सेवा, भारतीय परराष्ट्र सेवा आदिका राजपत्राङ्कित अधिकृतहरूको नियुक्ति एउटै विज्ञापनद्वारा हुने व्यवस्था छ। परीक्षामा सम्मिलित हुनेमध्ये प्रशासन सेवामा योग्य हुने प्रशासनतर्फ र प्रहरी सेवामा योग्य हुने प्रहरीतर्फ पदस्थापन हुने व्यवस्था रहेको पाइन्छ। नियुक्ति हुनासाथ सबै सेवाका प्रशिक्षार्थीहरू सुरुको ३ महिना एकै प्रशिक्षण केन्द्रमा तालिम प्राप्त गर्छन्। त्यसपछि आ-आफ्ना सेवा प्रतिष्ठानहरूमा तालिम लिई पदस्थापन हुने प्रणाली रहेको छ। यसका साथै सबै सेवाका कर्मचारीहरूको अवकाश उमेर ६० वर्ष पुगेपछि मात्र हुने गर्दछ। त्यसैगरी भारतका प्रत्येक राज्यमा प्रान्तीय लोकसेवा आयोगबाट राज्यका निजामती र प्रहरी कर्मचारीहरूको नयाँ नियुक्तिका लागि लिखित परीक्षा लिने व्यवस्था गरेको पाइन्छ। सोही प्रणाली बमोजिम नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको नयाँ नियुक्ति लोकसेवा आयोगबाट लिखित परीक्षा लिने व्यवस्था गरिनु पर्दछ। यसबाट नयाँ नियुक्तिमा राजनीतिक हस्तक्षेप वा भनसुन हुने गुन्जायस् रहँदैन। यसो गरिएमा छुट्टा-छुट्टै सेवा आयोग गठन गरिरहनु आवश्यक पर्दैन। बरू लोकसेवा आयोगमा सुरक्षा क्षेत्रका व्यक्तिहरूलाई समेत प्रतिनिधित्व गराउन आवश्यक हुन्छ। यसरी प्रहरी सेवासँग सम्बन्धित विद्यमान ऐन कानूनको पुनरावलोकन गरी भर्ना, सरुवा, बढुवा, अवकाशका सम्बन्धमा ऐनद्वारा स्पष्ट व्यवस्था गर्ने।
- अपराध अनुसन्धान र नियन्त्रणको लागि प्रहरी सेवामा अनुसन्धान प्रहरीको (Detective Police) व्यवस्थालाई बढी प्रभावकारी बनाउन आवश्यक छ। अपराधको अनुसन्धानको क्रममा विधिविज्ञान प्रयोगशालाको आवश्यकता पर्ने कारण प्रहरीको केन्द्रीयस्तरमा सीमित रहेका केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, प्रति आतङ्कवाद

निर्देशनालय, महिला बालबालिका निर्देशनालय, केन्द्रीय प्रहरी तालिम स्कूल, केन्द्रीय अनुसन्धान व्यूरोलाई क्षेत्रीय, जिल्ला तथा इलाकास्तरसम्म विकेन्द्रित गरी सेवा विस्तार गरिनु पर्ने ।

- प्रहरी सेवा भित्र विशिष्टीकरणको अवधारणालाई आत्मसात गरी सोही अनुरूप क्षमता अभिवृद्धि गर्दै सबल र सक्षम सङ्गठनको रूपमा प्रहरी सेवालाई स्थापित गर्न प्रहरी सेवामा कानूनद्वारा नै विभिन्न समूह र उपसमूहको गठन गर्ने व्यवस्था गर्ने ।
- सुरक्षा निकायहरूका बीच कतिपय विषयमा कार्यक्षेत्रको दोहोरोपनले जिम्मेवारीमा प्रभावकारिता खस्किने गरेको देखिन्छ। कार्यक्षेत्रको स्पष्ट सीमाङ्कन गरी एउटै काम दुईवटा निकायलाई नदिने स्पष्ट व्यवस्था गर्ने ।
- काठमाडौं उपत्यकामा महानगरीय सुरक्षालाई लक्षित गरी लागू गरिएको महानगरीय प्रहरीलाई प्रभावकारी बनाउन सोही किसिमको कानुनी अधिकार सहितको अन्य पूर्वाधारको विकास गर्ने साथै मुलुकका मुख्य मुख्य शहरहरूमा सम्भाव्यता अध्ययन गरी महानगरीय प्रहरीको अवधारणालाई विस्तार गर्दै लैजाने,
- सीमित तथा जीर्ण सडक बढ्दो सवारी साधन, सवारी नियम उल्लंघन गर्ने प्रवृत्ति, सडक अवरोध, चक्काजाम, आगजनी, अपर्याप्त प्रविधिलगायतका समस्याहरूले ट्राफिक व्यवस्थापनमा अनेकौं समस्या र चुनौतीलाई निराकरण गर्न ट्राफिक व्यवस्थापन सम्बन्धी विशेष नीति तथा कानुनी व्यवस्थाको तर्जुमा गरी लागू गर्नुपर्ने ।
- यातायात व्यवस्था विभाग, सडक विभाग तथा ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायको समन्वयमा एकीकृत ट्राफिक व्यवस्था प्रणाली लागू गर्ने, प्रविधिमा आधारित यातायात एवं राजमार्ग प्रणालीको विकास गर्ने, बढ्दो सवारी चाप र यातायातको विस्तारलाई दृष्टिगत गरी प्रविधिमैत्री ट्राफिक व्यवस्थापन लागू गर्ने गरी ट्राफिक व्यवस्थापन नीति तर्जुमा गरी लागू गर्ने । राजमार्ग सुरक्षाको मूल्याङ्कन प्रणालीको (Road Safety Audit) को विकास गर्ने ।
- शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको चुनौतीलाई सम्बोधन गर्न प्रविधियुक्त प्रहरी सेवाको विकास र विस्तार हुनु पर्ने, प्रविधिमैत्री प्रहरी सेवाको विकास, प्रहरी सङ्गठनको जिम्मेवारीलाई अर्थपूर्ण र नतिजामुखी बनाउन सोही अनुरूपको जनशक्तिको व्यवस्थापन र भौतिक पूर्वाधारको प्रत्याभूति, प्रहरी जनशक्तिको उच्च मनोबल बनाइ राख्न सोही अनुरूप उत्प्रेरणायुक्त व्यवस्थाको सुनिश्चितता, प्रहरीको काम कारवाहीलाई सेवामुखी, प्रभावकारी, पारदर्शी एवं उत्तरदायी बनाउन त्यसको अनुगमन, निरीक्षण, निर्देशन र कारवाहीका निमित्त प्रहरी महानिरीक्षकको प्रत्यक्ष माताहतमा रहने गरी केन्द्रीय सुपरिवेक्षण इकाईको व्यवस्था गर्ने, सोहीबमोजिम क्षेत्रीय/प्रान्तीय, जिल्ला र स्थानीयस्तरको सुपरिवेक्षण र अनुगमनको व्यवस्था हुनुपर्ने ।
- प्रहरी अधिकृत कर्मचारीहरूको सरूवामा चक्रीय प्रणालीको व्यवस्था गरी सुगम/दुर्गम/तराई/पहाड/हिमाल/नीतिनिर्माण/परिचालन/प्रशिक्षण जस्ता क्षेत्रमा क्रमशः सरूवा गरिने प्रणालीको विकास गर्ने । तर, जिल्ला वा सोभन्दा माथिका

प्रहरी निकायहरूको प्रमुखमा पदस्थापन गरिँदा उक्त स्थानको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, अनुसन्धान जस्ता विषयमा सम्बन्धित व्यक्तिको क्षमताको वस्तुगत मापदण्ड बनाई त्यसको आधारमा गर्ने ।

- आधुनिक विश्वले सामुदायिक प्रहरीको अवधारणामा मुख्यतः जनसहभागितामा समस्या समाधान र व्यवस्थापकीय सुधारमा निहित रहन्छ । यो विकेन्द्रित प्रहरी प्रणाली पनि हो । जनताकै सहभागिता र सक्रियतामा प्रहरी सेवा प्रवाह गर्न सामुदायिक प्रहरी सेवा केन्द्रलाई विस्तार गर्ने ।
- जनसंख्या, जनघनत्व, भौगोलिक अवस्था, पूर्वाधार विकास, अपराधको मात्रा जस्ता विषयका आधारमा प्रहरी दरबन्दी निर्धारण गर्ने, कुनैपनि प्रहरी कर्मचारीलाई कानून बमोजिमको काम बाहेक अन्य घरायसी काममा लगाउने प्रणालीलाई कडाईका साथ निरूत्साहन गर्ने ।
- विश्वका विभिन्न मुलुकमा सेवानिवृत्त प्रहरी कर्मचारीलाई कार्य क्षमताको आधारमा केन्द्रदेखि सामुदायिक स्तरसम्म प्रहरीको विभिन्न कार्यमा सल्लाहकार (Consultants) को रूपमा राख्ने प्रचलन समेत रहेको देखिन्छ । यस्तो व्यवस्था जापान र बेलायतका प्रहरी सेवाहरूमा समेत रहेको पाइन्छ । यस सिद्धान्तलाई प्रहरी ऐन/नियममा समेत समावेश गर्नु बाञ्छनीय देखिने ।
- प्रहरी सेवामा नियुक्ति, वृत्ति विकास, बढुवा, सेवा शर्तको सुरक्षा जस्ता विषयलाई ऐनद्वारा नै सम्बोधन गर्ने गरी प्रहरी ऐन, २०१२ मा समसामयिक संशोधन गर्ने, यसैगरी गुण्डागर्दी ऐन, रात्रीकालीन व्यवसाय गर्ने ऐन, विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी ऐन, निजी सुरक्षा व्यवसायलाई नियमित गर्ने ऐन जस्ता विभिन्न ऐनहरू यथाशीघ्र जारी गरी लागू गर्ने,
- विश्वका विभिन्न मुलुकमा निजी अनुसन्धान कर्ता (Private detective) को व्यवस्था समेत गरेको पाइन्छ । अपराध अनुसन्धान सम्बन्धी तालिम गरेका पूर्व सुरक्षाकर्मी वा त्यससम्बन्धी कुनै पनि व्यक्ति वा व्यक्तिहरूको संस्थाले निजीरूपमा अनुसन्धान गर्ने प्रणालीको लागि सरकारी मुद्दासम्बन्धी ऐन नियममा सशोधन गरी निजी अनुसन्धान प्रणालीको सिद्धान्तलाई समेत अवलम्बन गर्ने ।
- प्रहरी कर्मचारीको कार्यविवरण निर्धारण गरी उत्तरदायी बनाउने प्रणालीको विकास गर्ने, विद्यमान कार्य सम्पादन मूल्याङ्कन प्रणालीलाई वस्तुगत, प्रभावकारी तथा उद्देश्यमूलक बनाउने किसिमबाट परिमार्जन गर्ने,
- प्रहरीप्रति जनताको विश्वास र सम्बन्ध बढाईराख्न स्थानीय तहमा स्थानीय बजेटको निश्चित प्रतिशत प्रहरी सेवाको प्रभावकारिताको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा विनियोजन गर्ने व्यवस्था गरी जनमैत्री प्रहरी सेवाको विकास गर्ने,
- प्रहरीमा लैङ्गिक समानता र कार्य वातावरण सुधार गर्दै महिला प्रहरी कर्मचारीलाई प्रहरी सेवाको मूलधारमा समाहित गर्ने नीति अवलम्बन गरी केन्द्रदेखि स्थानीय स्तरसम्म लैङ्गिक सम्वेदनशील कार्यनीति तय गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने,

- प्रहरी कार्यमा योजनाबद्ध प्रहरी परिचालनको नीति अवलम्बन गरी नागरिक मैत्री प्रहरी प्रशासनको विकास गर्ने,
- खुला सीमाका कारण बढ्दो आपराधिक गतिविधि तथा सुरक्षा चुनौतीलाई निराकरण गर्न सीमा क्षेत्रमा सुरक्षा प्रणाली मजबुद बनाउन आवश्यक प्रविधिहरू जडान गरी प्रहरीद्वारा नियमित अनुगमनको व्यवस्था गर्ने,
- फौजदारी न्याय प्रणालीलाई वैज्ञानिकीकरण तथा आधुनिकीकरणका लागि आवश्यक पर्ने उपकरण र साधन स्रोतको उचित व्यवस्था गर्ने, साथै अपराध अनुसन्धान सेवालालाई विशिष्टीकरण गर्ने, विभिन्न निकायका बीच केन्द्रीय तहदेखि स्थानीय तहसम्म एकीकृत अपराध अभिलेख प्रणाली (Information Exchange and Networking) को स्थापना गर्ने,
- अपराधको रोकथाम, अनुसन्धान, नियन्त्रण, कानून कार्यान्वयन र आन्तरिक शान्ति सुव्यवस्था कायम राख्ने काममा प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन कार्यक्रममा आधारित बजेट विनियोजन प्रणालीको अवलम्बन, भौतिक पूर्वाधारको विकास, पुराना हातहतियारको प्रतिस्थापन तथा कम घातक हतियार खरिद गर्ने, सेवाको विशिष्टीकरण, वैज्ञानिक र प्रविधि मैत्री अपराध अनुसन्धान प्रणाली र अनुसन्धान प्रणालीलाई अर्थपूर्ण बनाउन आवश्यक पर्ने उपकरणहरू (Polygraph, DNA Profiling, Cyber Lab, Mobile Forensic Lab) को पर्याप्त व्यवस्था, प्रहरी कर्मचारीको सेवा सुरक्षा र वृत्ति विकास जस्ता कुराहरूको सुनिश्चितता गर्ने ।

### ३. सशस्त्र प्रहरी बलको सुधार

- अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बललाई सरकारको केन्द्रीय सुरक्षा बलको रूपमा राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका सुरक्षा चुनौती र सम्बेदनशीलताको आधारमा समयानुकूल सशस्त्र प्रहरी बलको साङ्गठनिक पुनर्संरचना गर्ने,
- राष्ट्रिय महत्वका राष्ट्रिय सम्पदाको सुरक्षा अर्ध सैनिक बललाई सुम्पने नीति हुनुपर्ने,
- सशस्त्र प्रहरी बललाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै भौतिक साधन स्रोत, आधुनिक हातहतियार, बन्दोबस्तका सामान र दक्ष जनशक्तिको माध्यमद्वारा सबल र सक्षम सङ्गठनको रूपमा सशस्त्र प्रहरी बलको विकास गर्ने,
- सशस्त्र प्रहरी बललाई विशिष्टीकरण गर्न सीमा सुरक्षा, माउन्टेन वारफेयर, काउन्टर इन्सरजेन्सी एण्ड जंगल वारफेयर, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण सम्पदाको सुरक्षा, राजस्व तथा औद्योगिक सुरक्षा जस्ता कार्यक्षेत्रका आधारमा सेवाको विशिष्टीकरण गर्ने, यसैगरी सशस्त्र प्रहरी बलको कार्य प्रकृति अनुरूप सङ्गठनभित्र सेवा विशिष्टीकृत तथा स्रोत सम्पन्न रेजिमेन्टको स्थापना गर्ने ,
- सशस्त्र प्रहरी ऐनसँग अन्य प्रचलित ऐन कानूनमा एकरूपता, स्पष्टता र सामन्जस्यता हुनुपर्ने, खासगरी स्थानीय प्रशासन ऐन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानमा सशस्त्र प्रहरी बलको परिचालनका सम्बन्धमा सम्बन्धित कानूनमा समेत सामन्जस्यता गरिनुपर्ने, दोहोरो जिम्मेवारीको अन्त्य गर्दै सशस्त्र प्रहरी बल परिचालनको स्पष्ट नीति बन्नु पर्ने,

- सशस्त्र प्रहरी बलमा जनशक्तिको भर्ना, सरूवा, बढुवा र वृत्ति विकासलाई पारदर्शी बनाउनुपर्ने, लोकसेवा आयोगको दायराभित्र प्रभावकारीरूपमा लागू गर्ने गरी सशस्त्र प्रहरी बलको जनशक्ति परिपूर्तिको व्यवस्था हुनुपर्ने, सशस्त्र प्रहरी बलमा कार्यरत जनशक्तिको सुविधा, वैदेशिक तालिम र प्रतिनिधित्व गर्ने गराउने सम्बन्धमा निश्चित मापदण्ड बनाई लागू गर्ने, वृत्तिविकास र बढुवा प्रणालीलाई वैज्ञानिक र वस्तुपरक बनाई गुनासो व्यवस्थापन र पुनरावलोकनको विशेष कानुनी व्यवस्था हुनुपर्ने साथै सशस्त्र प्रहरी बलको काम कारवाहीलाई नतिजामूलक तथा वैज्ञानिक बनाउन ई-गभर्नेन्स पद्धतिको विकास गर्ने, सशस्त्र प्रहरी बलको जनशक्तिको सेवा शर्त र पदावधि ऐनद्वारा नै स्पष्ट हुनुपर्ने ।

#### ४. राष्ट्रिय अनुसन्धान विभागको सबलीकरण

राष्ट्रको आन्तरिक तथा वाह्य सुरक्षामा हुनसक्ने सम्भाव्य खतराहरूको सूचना सङ्कलन, प्रशोधन र विश्लेषण गरी नेपाल सरकारलाई उपलब्ध गराउने कामका लागि स्पष्ट कार्यहरू तोकी प्रभावकारी भूमिका निर्वाह गर्न विद्यमान राष्ट्रिय अनुसन्धान विभागलाई पुनर्संरचना गर्दै स्रोत साधन सम्पन्न सक्षम जनशक्ति भएको सङ्गठनको रूपमा विकास गर्ने,

#### ५. सुरक्षा निकायको क्षमता अभिवृद्धि

- सुरक्षा निकायमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्न प्रशिक्षण केन्द्रहरूको स्तर वृद्धि गरी अन्तर्राष्ट्रिय स्तरको (Centre of Excellence) बनाउने,
- वैदेशिक तालिम र प्रशिक्षणका सम्बन्धमा पारदर्शीपूर्ण मापदण्ड निर्धारण गरी बढी भन्दा बढी वैदेशिक तालिम र प्रशिक्षणको व्यवस्थाको सुनिश्चितता गर्ने ।
- मानव सुरक्षाको क्षेत्रमा बालबालिका, महिला, अल्पसंख्यक, युवा र ज्येष्ठ नागरिक लगायतको सुरक्षा व्यवस्थालाई मजबुत गर्ने ।
- नेपालका एकचौथाई नागरिकहरू रोजगारीको खोजीमा विदेश जान बाध्य छन् । तिनीहरूको सुरक्षा गर्नु राज्यको प्रमुख कर्तव्य हो । उनीहरूमाथि हुने कुनैपनि किसिमको आर्थिक तथा शारीरिक शोषण र ठगीको अपराधलाई कडाईका साथ कारवाही गर्ने संयन्त्रको विकास गर्ने ।

#### ६. औद्योगिक सुरक्षा बलको स्थापना

नेपालमा महत्वपूर्ण स्थान वा सरकारी स्वामित्व रहेको औद्योगिक क्षेत्रका लागि हालसम्म औद्योगिक सुरक्षा बल (Industrial Security Force) को छुट्टै स्थापना भइसकेको छैन । महत्वपूर्ण स्थान, ठुलठूला विद्युत, सञ्चार परियोजनालगायत राष्ट्र बैक आदिमा स्तर र अवस्थानुसार नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी पहरा गण र निजी सुरक्षा गार्डहरू खटाउने गरिएको पाइन्छ । स्वतन्त्र वा द्वन्द्वकालीन अवस्था र पछि सरकारी वा निजी औद्योगिक क्षेत्रहरूमा विभिन्न वर्ग, समुदाय, संघ सङ्गठन एवं अपराधिक प्रवृत्ति भएका व्यक्तिहरूको निशाना हुने गरेको समेत देखिएको छ । भारतमा ब्रिटिसकालीन अवस्थामा *औद्योगिक विवाद ऐन* (Industrial Disputes Act, 1947) र *भारतीय ट्रेड युनियनस् ऐन* (Indian Trade Unions Act, 1926) द्वारा औद्योगिक सुरक्षा व्यवस्था गरिएको थियो । त्यसवखत प्रहरीका उच्च अधिकारीहरू औद्योगिक सुरक्षा सल्लाहकारको रूपमा खटिने गर्दथे । अन्य राज्यका स्वामित्वमा रहेका ठुलठूला औद्योगिक क्षेत्रहरूमा हुने खतरा, हडताल, चोरी, डकैती नियन्त्रण

तथा समग्र सुरक्षा व्यवस्था मिलाउन आवश्यक ठानी भारत सरकारले छुट्टै औद्योगिक सुरक्षा बल (Industrial Security Force) गठन गरेको देखिन्छ। फलस्वरूप: केन्द्रीय सरकारको स्वामित्वमा रहेका औद्योगिक क्षेत्रका लागि सुरक्षा व्यवस्था गर्न Central Industrial Security Force Bill, 1966 सदनमा पेश गरी उक्त विधेयक December 2, 1968 मा पारित भई राष्ट्रपतिद्वारा हस्ताक्षर भई March 10, 1969 बाट तत्सम्बन्धी ऐन लागू भएको पाइन्छ। त्यहाँको गृह मन्त्रालय अन्तर्गत रहेको यो सङ्गठन भारत भरका मुख्य-मुख्य औद्योगिक क्षेत्र तथा विमानस्थल लगायत महत्वपूर्ण स्थानहरूमा रहेका छन्। यस सङ्गठनलाई औद्योगिक क्षेत्रभित्रको सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान, मानव तथा प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी सुम्पिएको पाइन्छ।

नेपालको आन्तरिक द्वन्द्व, राजनीतिक अस्थिरता, बन्द हडताल, विष्फोटन, आगजनी, फिरोति तथा मजदुर हडताल आदिका कारणबाट औद्योगिक क्षेत्रहरूको अवस्था नाजुक देखिन्छ। सोही कुरालाई मध्यनजर राखी नेपालमा एक औद्योगिक सुरक्षा बल स्थापना गर्ने नेपाल सरकारको नीति रहेको र यस्तो सुरक्षा बलको स्थापना र खटाउँदा आर्थिक, सामाजिक, रोजगारी एवं राष्ट्रिय सुरक्षालाई समेत दृष्टिगत गरी अन्य सुरक्षा निकायहरूसँग समन्वयात्मक ढङ्गबाट कार्यसञ्चालन गर्ने व्यवस्था हुन आवश्यक देखिन्छ। यसका निम्ति हाललाई औद्योगिक सुरक्षा बलको रूपमा सशस्त्र प्रहरी बलको विषय अन्तर्गत नै राखी त्यसलाई प्रभावकारी रूपमा लागू गर्नु पर्ने देखिन्छ।

### **निजी सुरक्षाको अवधारणा लागू गर्ने**

निजी सुरक्षासम्बन्धी विषय मानव सभ्यताको शुरूवातसँगै माग र आपूर्तिको सिद्धान्त जस्तै जीउ-धनको रक्षा गर्ने आवश्यकताको परिपूर्ति गर्न विकसित भएर आएको ऐतिहासिक निरन्तरता हो। आज बहुआयामिक पेशा र व्यवसायले खचाखच भरिएका मुलुकहरूमा निजी सुरक्षा कम्पनीहरू अकल्पनीय रूपमा वृद्धि भइरहेका छन्। व्यावसायिक क्षेत्रमा संलग्न रहने आर्थिक कारोबारको कूल गार्हस्थ उत्पादनको निश्चित हिस्साकै प्रतिनिधि गर्ने पेशाको रूपमा निजी सुरक्षा कम्पनीको विकास हुँदै आएको छ। निजी सुरक्षा विश्वमा आज जुन अवस्थामा छ, त्यो निश्चयनै विचारको व्यापकता, अवधारणाको विकास, ऐतिहासिक घटनाक्रमको उपज मान्नु पर्दछ। निजी सुरक्षालाई अर्द्धपुलिस "Quasi-private Police" भन्ने पनि गरिन्छ। निजी सुरक्षामा खटिने सुरक्षाकर्मीहरूले पनि अन्य सुरक्षाका निकायहरूका सुरक्षाकर्मी जस्तै हातहतियारका साथ सुरक्षा प्रदान गर्ने गर्दछन्। त्यसैले अमेरिका लगायत विश्वका विकसित देशहरूमा निजी सुरक्षासम्बन्धी कानूनहरू Private Security Act and Regulations लागू भएका छन्। अमेरिका र पश्चिमी मुलुकहरूमा सरकारी र निजी प्रयासमा (Public/Private Joint Initiatives) सुरक्षा बलको सहकार्यबाट नागरिकको जीउधनको सुरक्षा, ठूलूला घटना एवं प्राकृतिक प्रकोपमा छिटो छरितो उद्धार र सेवा प्रदान गरिएका उदाहरणहरू पाइन्छन्। अमेरिकामा सन् १९७५ मा निजी सुरक्षा सुधारसम्बन्धी कार्यदलले दिएको सुझावमा सरकारी कानून कार्यान्वयन गर्ने निकाय र निजी सुरक्षा कम्पनीबीच सहयोग र सम्बन्ध राम्रो हुनुपर्ने कुरा उल्लेख गरेको पाइन्छ। त्यहाँ सेप्टेम्बर ११, २००१ मा भएको आतंककारी हमला पछि "Homeland Security" सम्बन्धी छुट्टै कानून बनाई निजी सुरक्षालाई अझ बढी मजबुत गरेको पाइन्छ। यसैगरी दक्षिण अफ्रिका, फिलिपिन्स, बेलायत, इजरायल, जर्मनी, भारत आदि मुलुकहरूमा यस किसिमका सुरक्षा कम्पनीहरू कार्यरत देखिन्छन्। त्यसैले निजी सुरक्षा व्यवस्थाको लागि व्यक्तिगत वा

व्यवसायीहरूद्वारा राज्यको कानून कार्यान्वयन गर्ने निकायहरूभन्दा बढी लगानी भइरहेको देखिन्छ। द्वन्द्वोत्तर मुलुकहरूमा निजी सुरक्षा कम्पनीलाई सुरक्षा क्षेत्रको सुधारको अङ्गको रूपमा लिने गरिन्छ। निजी सुरक्षा कम्पनीबाट प्राप्त हुने सेवाहरूमा : Physical security (Stratic/Transport), Close protection (Bodyguard assignment), Rapid response , Technical Security, Surveillance Services, Investigative Services / Risk Assessment and anslysis आदि देखिन्छन्।

नेपालमा यतिखेर २ सय ५० भन्दा बढी निजी सुरक्षा कम्पनीहरू स्थापना भएको छ भन्ने कुरा सुरक्षा व्यवसायी संघको भनाइ रहेको छ। निजी सुरक्षाकर्मीहरू १ लाखभन्दा बढी विभिन्न स्थानमा खटिएका देखिन्छन्। राज्यका सुरक्षा निकायहरूले निजी सुरक्षा कम्पनीहरूसँग समन्वयात्मक ढङ्गबाट कार्य गरेमा नागरिक तथा राष्ट्रको सुरक्षामा अवश्य योगदान पुग्न सक्ने हुन्छ। यसर्थ बृहत सुरक्षा प्रणालीमा सुधारको क्रममा सुरक्षा निकायहरूमा नियमित समन्वयात्मक भूमिका खेल्ने व्यवस्था मिलाउन सोही अनुरूप अनुगमन र सुपरिवेक्षण गठन र सञ्चालनको लागि निजी सुरक्षासम्बन्धी छुट्टै विशेष कानून तर्जुमा हुनुपर्ने आवश्यकता देखिन्छ।

### **एकीकृत सीमा सुरक्षा प्रणाली लागू गर्ने**

राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पक्षको रूपमा सीमा सुरक्षालाई लिइन्छ। राष्ट्रिय सीमाको व्यवस्थापन गर्न द्विपक्षीय वार्ता एवम् सम्वादद्वारा बलिया पूर्वाधार सहितका सीमा स्तम्भहरू राख्ने र त्यसको नियमित अनुगमन गर्ने, सीमा सुरक्षा र अनुगमन गर्नेहरूलाई सीमा सम्बन्धी भौगोलिक, ऐतिहासिक एवम् सन्धि सम्झौताको ज्ञान दिने गरी प्रशिक्षित गर्नुपर्ने आवश्यकता छ। त्यसैगरी कूटनीतिक सेवा, विमानस्थल, सीमा क्षेत्रमा खटिने सुरक्षा निकायहरू, भन्सार, अध्यागमन, हुलाक सेवा, गुप्तचर एवं सतर्कता केन्द्र, वन तथा वन्यजन्तु सुरक्षासम्बन्धी निकायहरूले सीमासम्बन्धी अपराध र सीमा अतिक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। यी निकायहरू बीच समन्वयात्मक भूमिका हुन नसकेको खण्डमा नागरिकको सुरक्षा हुन सक्दैन। व्यापार व्यवस्थापनमा कमी आउँछ, सङ्गठित अन्तरदेशीय अपराध र आतंक बढ्न सक्छ, अवैध हातहतियार र मानव बेचबिखनमा वृद्धि हुन्छ र राजस्वमा कमी आउँछ। त्यसैले राष्ट्रिय सुरक्षाको लागि एकीकृत सीमा सुरक्षा व्यवस्थापन (Integrated Border Management) हुनु जरूरी छ। सुरक्षा क्षेत्रको सुधार अन्तर्गत सीमा सुरक्षासम्बन्धी देहायका कुरालाई विशेष महत्व दिनुपर्ने हुन्छ :-

- सीमा क्षेत्र र स्तम्भको संरक्षण, रेखदेख, अनुगमन एवम् आवधिक प्रतिवेदन गर्ने,
- सीमा क्षेत्रमा हुने अपराधको रोकथाम र नियन्त्रण,
- राष्ट्रिय सुरक्षामा पर्ने खतराको आंकलन र रोकथाम,
- सीमा क्षेत्रमा आवत-जावत गर्ने सवारी साधनमा नियन्त्रण,
- अवैध हात हतियार र मानव ओसारपसारमा नियन्त्रण,
- सीमा अतिक्रमणमा नियन्त्रण,
- भन्सार शुल्क बुझाएको वा नबुझाएको अनुगमन,
- निकासी पैठारीको सामानको जाँच र अनुगमन,
- सुरक्षा महत्वपूर्ण वस्तु, स्वास्थ्य, लोपोन्मुख जनावरको आखेटोपहार, कला, संस्कृति र पुरातात्विक वस्तु आदिको रेखदेख र चोरी निकासीमा नियन्त्रण,
- आउने जाने व्यक्तिहरूको अभिलेख व्यवस्थापन,

- राजस्व अभिवृद्धि,
- इन्टरपोल वा अन्य निकायबाट प्राप्त सूचनाको आधारमा आपराधिक प्रवृत्तिका व्यक्ति, अवैध सर-सामान ओसार पसार गर्ने व्यक्ति आदिलाई निगरानी गर्ने, पक्राउ गर्ने,
- मानव बेचबिखनमा परेका पीडित, शरणार्थी आदिको लागि सहयोग पुऱ्याउने कार्य गर्ने, आदि ।

### सुरक्षाका विविध पक्षमा सुधार

- स्थायी शान्ति, सुरक्षा र सुधारका प्रकृत्यामा निजामती तथा स्थानीय प्रशासन, सतर्कता केन्द्र, अध्यागमन विभाग, भन्सार विभाग, कूटनीतिक क्षेत्र, कारागार व्यवस्थापन, शिक्षण संस्थालगायतका राज्यका संरचनाहरूमा समसामयिक सुधार गरी सुरक्षाको प्रत्याभूतिको सुनिश्चितता गर्ने ।
- संयुक्त राष्ट्र संघको अग्रसरतामा विभिन्न मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा नेपाली सेना, सशस्त्र बल र नेपाल प्रहरी खटाउँदै आएकोमा त्यस्ता मिसन व्यवस्थापनको लागि आवश्यक सवारी साधन, सञ्चार साधन तथा बन्दोबस्ती तथा उपकरणहरू अलग व्यवस्थापन गर्ने गरिआएको व्यवस्थामा सुधार गरी राज्यको एउटै निकायबाट राष्ट्र सङ्घबाट माग भएको बखत तत्कालै खटाउन सक्ने गरी आवश्यक सम्पूर्ण सामग्रीहरू मौजदातमा रहने एक केन्द्रीय भण्डारण कक्ष (Ware House) को व्यवस्था गर्ने,
- उल्लिखित सुधारका क्षेत्रका अतिरिक्त स्थायी शान्ति, सुरक्षा र सुधारका प्रकृत्यामा निजामती तथा स्थानीय प्रशासन, राष्ट्रिय सतर्कता केन्द्र, अध्यागमन विभाग, भन्सार विभाग, कूटनीतिक क्षेत्र, कारागार व्यवस्थापन, शिक्षण संस्थालगायतका राज्यका संरचनाहरूमा समसामयिक सुधार गरी सुरक्षाको प्रत्याभूतिको सुनिश्चितता कायम गर्ने तर्फ विशेष पहल, प्रयास र प्रयत्न गर्नु पर्ने देखिन्छ ।



## परिच्छेद - २१

### तालिम/प्रशिक्षण सम्बन्धी व्यवस्था

#### पृष्ठभूमि

दक्ष र सक्षम जनशक्तिको अभावमा राज्यको कार्य सम्पादन प्रभावकारी हुन सक्दैन । यसका निम्ति समय-समयमा तालिम र प्रशिक्षणका माध्यमबाट सीप, क्षमता र व्यवहारमा सुधारको आवश्यक हुन्छ । तालिम/प्रशिक्षण सिकाईसम्बद्ध व्यवस्थित प्रक्रिया हो । यसबाट ज्ञान, सीप, प्रविधि आदि प्राप्त हुनुका साथै हासिल भएको ज्ञानमा अभिवृद्धिसमेत हुन्छ । यसका अतिरिक्त तालिमले अवधारणा, व्यवहार, कार्यशैली र संस्कारमा सकारात्मक परिवर्तनसमेत गराउँछ । तालिम जनशक्तिलाई कार्यसम्पादन गर्न सीप, तरिका र कार्यविधिबारे जानकारी गराउने माध्यम हो । यो जनशक्तिलाई सबल बनाउने आधार मात्र नभई मानव संसाधन विकासको पूर्वाधार पनि हो । तालिम जनशक्तिको उत्प्रेरणाको साधन पनि हो । तालिमले बृहत्तर क्षेत्र समेट्ने गर्दछ । यस अन्तर्गत तालिम, गोष्ठी, कार्यशाला, सेमिनार, अन्तरक्रिया, प्रशिक्षण, अनुशिक्षण, अध्ययन भ्रमण, अवलोकन भ्रमण आदि पर्दछन् ।

साङ्गठनिक उद्देश्य हासिल गर्नको लागि जीवन्त शक्तिको रूपमा रहेको मानवीय संसाधनलाई महत्वपूर्ण साधन मानिन्छ । यसले अन्य स्रोत साधनलाई गति प्रदान गर्दछ । सङ्गठनमा यस प्रकारको महत्व रहने मानव संसाधन सक्षम, दक्ष र सङ्गठनप्रति उत्तरदायी हुनुपर्दछ । अन्यथा सङ्गठनले लिएको उद्देश्य हासिल हुन सक्तैन । यद्यपि सङ्गठनमा क्रियाशील जनशक्ति स्वतः सक्षम, दक्ष, सेवामूलक, उत्तरदायी र उत्पादनमुखी भने हुन सक्दैन । यसका लागि सङ्गठनले आफ्ना नीतिगत, संस्थागत, कानुनी व्यवस्थामार्फत विविध व्यवस्था गरेको हुन्छ । मानव संसाधनलाई व्यवस्थित गर्ने ती विविध व्यवस्थामध्ये तालिम/प्रशिक्षण एउटा महत्वपूर्ण उपाय हो ।

यो जनशक्ति विकास र व्यवस्थापनको आधार भएको सन्दर्भमा निरन्तर चल्ने प्रक्रियाको रूपमा रही रहन्छ ।

तालिम/प्रशिक्षणलाई सेवा प्रवेश र सेवाकालीन गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । सेवामा प्रवेश गर्ने नयाँ जनशक्तिलाई सम्बन्धित संस्थाको मूल्य, मान्यता, कार्यक्षेत्र, कार्यप्रकृति आदिका बारेमा जानकारी दिनको लागि सेवा प्रवेश तालिम दिइन्छ । नवप्रवेशी जनशक्तिको लागि यसप्रकारको तालिमको आवश्यकता पर्ने गर्दछ । सङ्गठनमा कार्यरत जनशक्तिको क्षमताको अभिवृद्धि गर्न, उनीहरूको वृत्ति विकास गर्न, उनीहरूलाई समस्या र चुनौतीहरूको सामना गर्न सक्ने सामर्थ्यवान तुल्याउन, ज्ञान र सीपलाई अद्यावधिक गराई राख्नका लागि दिइने विविध तालिमलाई सेवाकालीन तालिम भनिन्छ । यस तालिमले कार्यरत जनशक्तिको ज्ञान र सीपलाई अद्यावधिक गराई व्यक्तिगत एवं साङ्गठनिक उद्देश्य हांसिल गर्नमा सहज तुल्याउँछ । सेवाकालमा जनशक्तिलाई पुनर्ताजगी, सीप अभिवृद्धि, पेशागत विकास, समस्या समाधानमूलक, विषयगत, संस्थासम्बन्धी तालिमदेखि लिएर सेवा निवृत्त पछिको जीवनलाई व्यवस्थित गर्ने सम्मका यावत तालिम प्रदान गरिन्छ ।

तालिम/प्रशिक्षणका विभिन्न विधि र तरिकाहरूको विकास गरिएको छ । विधिको आधारमा तालिमलाई दुई प्रकारमा विभक्त गर्न सकिन्छ । कार्यस्थलमा गरिने तालिम र कार्यस्थल बाहिर गरिने तालिम । कार्यस्थलमा गरिने तालिम कर्मचारीको सुपरीवेक्षकहरूद्वारा सम्बन्धित विषयमा प्रदान गरिन्छ । यो मितव्ययी हुनुका साथै छोटो समयमा काम सम्पन्न हुने विधि पनि हो । यो विधि सिकाइको प्रक्रियामा आधारित रहन्छ । विशेषतः कार्यस्थल बाहिर गरिने तालिम तालिम प्रदायक संस्थाहरूले प्रदान गर्ने गर्दछन् । प्रवचन, श्रव्यदृष्य, भूमिका प्रदान, छलफल, अभ्यासजस्ता विधिहरूमार्फत यस विधिअन्तर्गत तालिम प्रदान गरिन्छ । तालिमका विभिन्न चरणहरू हुन्छन् । ती चरणहरूमा तालिम आवश्यकता पहिचान, तालिम योजना निर्माण, पाठ्यक्रम डिजाइन तथा तयारी, तालिम प्रदान र तालिमको प्रभाव मूल्याङ्कन पर्दछन् । क्रमिकरूपमा ती चरणहरू पूरा भएपछि तालिमले पूर्णता प्राप्त गर्दछ । अन्यथा तालिमको उपादेयता पूर्ति हुन सक्तैन ।

तालिमले जनशक्तिको कार्यक्षमता र कार्यदक्षतामा अभिवृद्धि गर्दछ । यसले कर्मचारीको कार्यसम्पादनमा सुधार गराउँछ । तालिमबाट ज्ञान, सीप तथा प्रविधिको अद्यावधिक हुनेहुँदा जनशक्तिको पेशागत क्षमताको विकास हुन्छ । तालिमले कर्मचारीको कार्यशैलीमा परिवर्तन गराउने हुँदा परिवर्तित वातावरणमा पनि उसले सहजरूपमा आफ्नो भूमिका निर्वाह गर्नसक्ने क्षमता राख्दछ । जनशक्तिले आफूलाई नयाँ कार्यक्षेत्रअनुरूप रूपान्तरण गर्न सक्नुपर्दछ । कोरा सैद्धान्तिक ज्ञान मात्र नयाँ कार्यक्षेत्र र कार्यवातावरणको लागि पर्याप्त हुँदैन । तसर्थ जनशक्तिमा सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई अद्यावधिक गराइरहुनु जरूरी हुन्छ । ज्ञानलाई अद्यावधिक गराउने महत्वपूर्ण औजार तालिम नै हो । अतः जनशक्तिलाई दिइने तालिमलाई हतियारमा धार लगाउनु सरह ठानिन्छ । जसरी धार नलगाउँदा हतियार भुत्ते हुँदैन त्यसैगरी तालिमविनाको जनशक्तिको क्षमता पनि ह्रास हुँदैन । तसर्थ तालिम प्राप्त र अप्राप्त जनशक्तिको कार्यकुशलतामा स्पष्ट रूपमा भिन्नता देखा पर्दछ ।

## निजामती सेवामा तालिम

निजामती सेवा देशको स्थायी प्रशासनिक संयन्त्र हो । यसलाई स्थायी सरकारको संज्ञा पनि दिने गरिन्छ । निजामती सेवाको तल्लो तहमा प्रवेश गरेको जनशक्ति पदोन्नतिमार्फत देशको नीति निर्माण तहमा पुग्ने गर्दछ । अतः निजामती प्रशासनमा कार्यरत जनशक्ति अझ बढी सक्षम, दक्ष र प्रभावकारी हुनु आवश्यक हुन्छ । जनशक्तिलाई सक्षम, दक्ष बनाउने विभिन्न उपायहरूमध्ये तालिम

पनि एक प्रभावकारी उपाय हो । समग्र निजामती सेवालाई नियमन गर्ने कानुन निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० हो । निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन सो ऐन जारी गरिएको कुरा यस ऐनको प्रस्तावनाले स्पष्ट गरेको छ । प्रस्तावनामा उल्लेख भएअनुसार निजामती सेवाको विकास गर्नका लागि ऐनमा विभिन्न व्यवस्था गरिएका छन् । ऐनमा विभिन्न सेवा समूह तथा उपसमूहहरूको गठन गरी निजामती सेवालाई विशिष्टीकरण गर्ने प्रयास गरिएको छ । सोही ऐनमा सरूवा, बढुवा, तलब, भत्ता, उपदान, निवृत्तिभरण, सेवाको सुरक्षा, पुरस्कार, सजाय आदिको व्यवस्था गरिएको छ । यसका अतिरिक्त कर्मचारीलाई सक्षम बनाउनका लागि अध्ययन, तालिमको व्यवस्था पनि गरिएको छ । प्रस्तुत व्यवस्थाहरू ऐनको प्रस्तावनाले लिएको उद्देश्य परिपूर्तिकै दिशामा आएका व्यवस्था हुन् । नेपालमा निजामती कर्मचारीलाई तालिम दिनका लागि विभिन्न नीतिगत, संस्थागत, कानुनी र संरचनागत व्यवस्थाहरू गरिएका छन् ।

सर्वप्रथम नेपालमा वि.सं. २०१३ सालमा प्रशासनिक पुनर्गठन योजना आयोगको गठन भयो । यस आयोग मातहत रहने गरी गठन भएको कार्यदलको सिफारिसबमोजिम २०१४ सालमा “इन्स्टिच्युट अफ पब्लिक एडमिनिस्ट्रेसन”को स्थापना भयो । यसले सबै तहका कर्मचारीहरूका लागि विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्न थाल्यो । यसप्रकार नेपालमा वि.सं. २०१३ बाट निजामती कर्मचारीहरूलाई संस्थागत रूपमा तालिम दिने प्रक्रियाको थालनी भएको पाइन्छ । आर्थिक वर्ष २०१७/१८ मा उक्त इन्स्टिच्युटलाई “जनप्रशासन बोर्ड”मा गाभियो । गाभिएको एक वर्षपश्चात् नै उक्त बोर्डलाई जनप्रशासन विभागमा समायोजन गरियो । जनप्रशासन विभागबाट राजपत्र अनङ्कित कर्मचारीहरूका लागि टाइपिङ, सर्तह्यान्ड र अभिलेख व्यवस्थापन आदि विषयहरूमा तालिम दिने गरिन्थ्यो । राजपत्राङ्कित अधिकृतहरूको हकमा भने सेवा प्रवेश तालिम दिने गरिन्थ्यो । यसरी नै आर्थिक वर्ष २०२१/२२ मा लोक सेवा आयोगको अन्तर्वार्ताबाट छनौट भएका राजपत्राङ्कित तृतीय श्रेणीका उम्मेदवारहरूलाई जनप्रशासनसम्बन्धी तालिम दिई उत्तीर्ण हुने उम्मेदवारलाई नियुक्ति दिने परिपाटीको थालनी गरिएको थियो । तर यस व्यवस्थाले निरन्तरता पाउन सकेन । यसपछि आर्थिक वर्ष २०२२/२३ मा योजना मन्त्रालयअन्तर्गत केन्द्रीय प्रशिक्षण विभागको स्थापना गरी तालिम दिने व्यवस्था गरियो । साविकमा जनप्रशासन विभागद्वारा संचालित तालिम कार्यक्रमहरूलाई यस विभागमा हस्तान्तरण गरियो । आर्थिक वर्ष २०२४/२५ मा निजामती सेवाको प्रशासन, प्रशासन सुधार तथा तालिमसम्बन्धी कार्यहरू गर्नका लागि प्रधानमन्त्री मातहत रहने गरी प्रशासन व्यवस्था विभागको गठन गरियो ।

फोर्ड फाउन्डेसनको सहयोगमा वि.सं. २०२७ मा आर्थिक विकास तथा प्रशासन केन्द्र स्थापना भयो । उक्त केन्द्रद्वारा जनप्रशासनमा एकवर्षे डिप्लोमा र नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई तीन महिने अवधिको तालिम सञ्चालन गर्ने व्यवस्था गरियो । वि.सं. २०३३ मा जनप्रशासन क्याम्पसको स्थापना भयो । यसपछि उक्त केन्द्रद्वारा संचालित जनप्रशासनसम्बन्धी तालिम बन्द भयो । वि.सं. २०३२ मा लेखा सुदृढीकरण आयोजना लागू भयो । यस व्यवस्थाअनुरूप महालेखा नियन्त्रक कार्यालयद्वारा लेखा समूहका अधिकृत तथा सहायक कर्मचारीहरूलाई सेवा प्रवेश तथा सेवाकालीन तालिम प्रदान गर्न थालियो । २०३७ सालमा राजस्व प्रशासन तालिम केन्द्रको स्थापना भयो । त्यसपछि महालेखा नियन्त्रक कार्यालयद्वारा तालिम सञ्चालन गर्ने गरी भएको व्यवस्थाको अन्त्य भयो । २०३८ सालमा प्रशासन व्यवस्था विभागलाई सामान्य प्रशासन मन्त्रालयमा रूपान्तरण गरियो । यसपछि पनि प्रशासन व्यवस्था विभागद्वारा निजामती सेवाका राजपत्राङ्कित तृतीय श्रेणी र सोभन्दा माथिका राजपत्राङ्कित कर्मचारीहरूलाई दिदै

आएको सेवाकालीन तालिमलाई निरन्तरता दिइयो । २०३९ सालमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना भएपछि यस प्रकारको तालिम बन्द भयो ।

वि.सं. २०३७, २०३८ र २०३९ मा क्रमशः राजस्व प्रशासन तालिम केन्द्र, न्याय सेवा तालिम केन्द्र र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना गरी निजामती सेवामा तालिमको संस्थागत विकासको दिशामा विशेष पहल गरियो । यसैगरी २०४० को दशकको शुरूमा लोक सेवा आयोगद्वारा पनि विभिन्न सेवाका राजपत्राङ्कित अधिकृतहरूका लागि तीस कार्य दिनको कर्मचारी प्रशासनसम्बन्धी तालिम सञ्चालन गर्न थालियो । तर पछि आएर यस्तो तालिम दिने व्यवस्थाको अन्त गरियो । वि.सं. २०४६ मा निजामती सेवामा तालिमलाई पारदर्शी, व्यवस्थित एवं प्रभावकारी तुल्याउन निजामती कर्मचारी तालिम नीति, २०४६ लागू गरियो । त्यस्तै प्रस्तुत नीतिलाई आवश्यक परिमार्जन गरी निजामती सेवा राष्ट्रिय तालिम नीति, २०५८ लागू गरियो । यस तालिम नीतिले निजामती कर्मचारीको स्वदेशी एवं वैदेशिक तालिमसम्बन्धी कार्यनीति तथा प्रक्रियाहरू निर्धारण गरी कर्मचारीको समग्र तालिमलाई व्यवस्थित गर्ने प्रयास गरेको छ । यसरी नै विद्यमान निजामती सेवा ऐन तथा नियमावलीमा पनि तालिमसम्बन्धी आवश्यक व्यवस्थाहरू गरिएका छन् ।

### **निजामती सेवामा तालिम प्रदायक निकायहरू**

राज्यले विविध प्रकृतिका सार्वजनिक सेवामार्फत जनताप्रतिको आफ्नो दायित्व वहन गर्ने गर्दछ । राज्यले यस्तो दायित्व आफ्नो सहकर्मीको रूपमा रहेको प्रशासनिक संयन्त्रमार्फत पूरा गर्ने गर्दछ । नेपालको हकमा यस्तो संयन्त्र निजामती सेवा हो । यो संयन्त्र विविध प्रकृतिका सेवा प्रवाह गर्ने विशिष्टीकृत जनशक्तिहरूको संयोजनबाट निर्माण हुने गर्दछ । निजामती सेवा ऐन नियमले तदनुरूप निजामती सेवामा विविध सेवा, समूहहरूको गठन गर्ने व्यवस्था गरेको छ । सेवाको विशिष्ट प्रकृतिअनुसार निजामती कर्मचारीहरूको कार्यक्षमताको अभिवृद्धि गरिनु आवश्यक ठानिन्छ । यस प्रयोजनका लागि सरकारी स्तरमा विभिन्न तालिम प्रदायक संस्थाहरू स्थापना गरिएका छन् । त्यस्ता संस्थाहरू देहायबमोजिम रहेका छन् । यी संस्थाहरूले निजामती कर्मचारीहरूका साथै अन्य विभिन्न व्यक्ति तथा समूहलाई पनि प्रशिक्षण दिने गरेका छन् । यसबाहेक विभिन्न दातृ निकायहरू र सरकारको साभेदारीमा पनि तालिम प्रदान गर्ने गरिएको छ । नेपालका तालिम प्रदायक संस्थाहरूमध्ये अधिकांश सरकारी निर्णयबाट र केही विशेष ऐनद्वारा स्थापना भई सञ्चालनमा रहेको पाइन्छ ।

**नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान** : यो प्रतिष्ठान नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ बमोजिम स्वायत्त संस्थाको रूपमा स्थापना भएको हो । यसले नेपाल सरकारका विभिन्न सेवाका अधिकृत स्तरका कर्मचारी र उच्च तहका प्रशासक एवं व्यवस्थापकहरूलाई तालिम प्रदान गर्ने गर्दछ । यसकासाथै यस प्रतिष्ठानले सरकारी संस्थान र सार्वजनिक संस्थाका कर्मचारीहरूलाई पनि प्रशासन र व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने गरेको छ । तालिम, अनुसन्धान र परामर्श यसका प्रमुख कार्यक्षेत्र हुन् ।

**स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान** : यो प्रतिष्ठान स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ बमोजिम स्वायत्त संस्थाको रूपमा स्थापना भएको हो । यसले स्थानीय निकायसँग सम्बन्धित कर्मचारी तथा राजनीतिक पदाधिकारीहरूलाई प्रशिक्षण दिने गर्दछ ।

**राष्ट्रिय न्यायिक प्रतिष्ठान** : यो प्रतिष्ठान राष्ट्रिय न्यायिक प्रतिष्ठान ऐन, २०६३ बमोजिम एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्थाको रूपमा स्थापना भएको हो । यस प्रतिष्ठानले अदालतका न्यायाधीश एवं कर्मचारी, कानून मन्त्रालय र महान्यायाधिवक्ताको

कार्यालयका कर्मचारीहरू तथा कानून व्यवसायी समेतका न्याय क्षेत्रका जनशक्तिको व्यावसायिक कार्यक्षमता अभिवृद्धिको लागि विभिन्न प्रकारको तालिम प्रदान गर्ने गर्दछ। यस प्रतिष्ठानले कानून र न्यायको क्षेत्रमा अध्ययन अनुसन्धानसमेत गर्दछ।

**कर्मचारी प्रशिक्षण प्रतिष्ठान** : राजपत्र अनंकित कर्मचारीहरूलाई तालिम दिने प्रयोजनका लागि गठन आदेशद्वारा २०६७ वैशाख २४ गते यो प्रतिष्ठान स्थापना गरिएको हो। हाल नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हाताभित्र रहेको यो प्रतिष्ठानले केन्द्र र जिल्लागत रूपमा समेत सहायक र श्रेणीविहीन तहका लागि सेवाकालीन समेतका विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ।

**राजस्व प्रशासन तालिम केन्द्र** : यस केन्द्रले राजस्व तथा लेखा समूहका कर्मचारीलाई तालिम प्रदान गर्ने गर्दछ। यो पूर्णतया सरकारी निकायको रूपमा रहेको छ। यस केन्द्रले अधिकांश तालिम कार्यक्रमहरू केन्द्रीयस्तरमा नै सञ्चालन गरी केही सीमित संख्यामा घुमि तालिम कार्यक्रमहरूसमेत सञ्चालन गर्ने गर्दछ।

**न्याय सेवा तालिम केन्द्र** : न्याय सेवाका कर्मचारीहरूलाई तालिम दिनका लागि यो संस्थाको स्थापना भएको हो। यो केन्द्र कानून तथा न्याय मन्त्रालयमा तहत रहेको छ। सहायक स्तरका कर्मचारीलाई क्षेत्रीयस्तरमा पनि यो केन्द्रले तालिम प्रदान गर्दछ। यस तालिम केन्द्रको जिल्लास्तरमा कुनै शाखा छैन।

**राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र** : स्वास्थ्य सेवातर्फका कर्मचारीलाई तालिम प्रदान गर्ने कार्य यस केन्द्रले गर्दछ।

**शैक्षिक जनशक्ति विकास केन्द्र** : शिक्षा सेवाका अधिकृत तथा कर्मचारी र शिक्षकहरूलाई तालिम प्रदान गर्न यस केन्द्रको स्थापना भएको हो। २०६९ सालमा तत्कालीन माध्यमिक शिक्षा विकास केन्द्र, दूर शिक्षा केन्द्र र शैक्षिक जनशक्ति विकास केन्द्रलाई एकीकृत गरी यस केन्द्रको स्थापना गरिएको हो।

**वन तालिम केन्द्र** : वन तथा भू-संरक्षण मन्त्रालयका विशेषगरी प्राविधिक कर्मचारीहरूलाई तालिम प्रदान गर्ने गरी स्थापना भएको यस केन्द्रको क्षेत्रीय स्तरमा समेत तालिम केन्द्रहरू रहेका छन्।

**परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान** : कूटनीतिक सेवामा काम गर्ने कूटनीतिज्ञहरू तथा परराष्ट्र सेवाका कर्मचारीहरूलाई सम्बन्धित विषयमा जानकारी गराउने उद्देश्यका साथ यस प्रतिष्ठानको स्थापना गरिएको हो। यस प्रतिष्ठानले तालिमका साथै सम्बन्धित विषयमा अध्ययन अनुसन्धानसमेत गर्ने गर्दछ।

**हुलाक प्रशिक्षण केन्द्र** : हुलाक समूहमा कार्यरत कर्मचारीहरूलाई प्रशिक्षण दिनेगरी यस केन्द्रको स्थापना भएको हो।

**अन्य तालिम प्रदायक संस्थाहरू** : कृषि तालिम निर्देशनालय, केन्द्रीय मानव संसाधन विकास एकाई (खानेपानी विभाग), सहकारी प्रशिक्षण केन्द्र, घरेलु तथा साना उद्योग तालिम केन्द्र, औद्योगिक व्यवसाय विकास केन्द्र, भूमि व्यवस्थापन तालिम केन्द्र, पशुसेवा तालिम तथा प्रसार निर्देशनालय, होटल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्र, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग प्रशिक्षण केन्द्र, व्यावसायिक सीप विकास प्रशिक्षण निर्देशनालय, महिला विकास प्रशिक्षण केन्द्र आदि संस्थाहरू तालिम प्रदायक संस्थाको रूपमा रहेका छन्।

## तालिमसम्बन्धी विद्यमान कानुनी एवं नीतिगत व्यवस्था

तालिम/प्रशिक्षणले मुलुकी प्रशासनलाई छिटोछरितो, सहज पहुँच, जनमुखी, जवाफदेही, पारदर्शी, प्रभावकारी एवं परिणाममुखी तुल्याउनका लागि महत्वपूर्ण सघाउ पुऱ्याउछ। यस मान्यतालाई अपनाउदै निजामती सेवा ऐन तथा नियमावलीले तालिमको महत्वलाई स्वीकार गरेको छ। तदनुरूप निजामती कर्मचारीहरूका लागि विभिन्न तालिमको व्यवस्था गरिएको छ। निजामती कर्मचारीलाई प्रदान गरिने तालिमलाई नियमन गर्न निजामती सेवा राष्ट्रिय तालिम नीति, २०५८ लागू गरिएको छ। निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० मा तालिमसम्बन्धी व्यवस्थाहरू देहायबमोजिम रहेका छन्।

- (क) सचिव वा सोसरहको विशिष्ट श्रेणीको पदमा सम्भाव्य उम्मेदवार हुन राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीले नेपाल सरकारले तोकेको उच्चस्तरीय व्यवस्थापन तालिमसमेत उत्तीर्ण गरेको हुनुपर्ने (दफा १९ (२) (ग))।
- (ख) कार्यक्षमताको आधारमा हुने बहुवामा कार्यक्षमताको मूल्याङ्कन गर्दा तालिम वापत दुई अंक प्रदान गरिने (दफा २४ (२)(ङ))।
- (ग) सेवाकालीन तालिमवापत प्रथम, द्वितीय र तृतीय श्रेणीको लागि क्रमशः २, १.७५ र १.५ अंक प्रदान गरिने (दफा २४घ (५))।
- (घ) निजामती कर्मचारीलाई तालिमको अंक दिँदा एक महिना वा सो भन्दा बढी अवधिको सेवासँग सम्बन्धित विषयको सेवाकालीन तालिम वापतको अंक दिइने।
- (ङ) तालिमको अंक गणना गर्दा जुन श्रेणीमा छुँदा तालिमको लागि मनोनयन भएको हो, सो अंक सोही श्रेणीको लागि मात्र गणना गरिने।
- (च) एक महिनाको तालिम भन्नाले तीस कार्य दिन वा सो भन्दा बढी अवधिको सेवासँग सम्बन्धित तालिमलाई जनाउने (दफा २४(३)(छ))।
- (छ) सम्बन्धित मन्त्रालय, आयोग वा सचिवालयले आफ्नो मातहतका कर्मचारीलाई अध्ययन, तालिम वा अध्ययन भ्रमणमा पठाउनको लागि विवरण प्रत्येक वर्ष सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्ने, सामान्य प्रशासन मन्त्रालयले पनि सोको लागि विषयगत आधारमा संख्या किटान गरी राष्ट्रिय योजना आयोगमा पठाउनुपर्ने र यस्तो तालिम, अध्ययन वा अध्ययन भ्रमणको अवसर सबैलाई समानुपातिकरूपले बाँडफाँड गर्न मुख्य सचिवको अध्यक्षतामा एक समिति रहने (दफा ४० (ख))।
- (ज) अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयनका विभिन्न आधार तथा प्राथमिकताहरू तोकिएका छन् (नियम ४९, ५०)।
- (झ) अध्ययन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन भएका कर्मचारीले जानुअघि फर्केर आई सेवा गर्ने गरी कबुलियत गर्नुपर्ने र पछि न्यूनतम तोकिएको अवधिको सेवा गर्नेपर्ने, नगरेमा विभागीय सजाय भई रकमसमेत असुलउपर गरिने छ (दफा ४०ग, ४०घ)।

निजामती सेवा राष्ट्रिय तालिम नीति, २०५८ मा भएका व्यवस्थाहरू देहायबमोजिम रहेका छन् । यस नीतिका प्रमुख उद्देश्यहरू यस प्रकार छन् :

- कर्मचारीको ज्ञान, सीप, दक्षता र क्षमतामा अभिवृद्धि गर्नुको साथै उनीहरूको मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई निजामती सेवालार्ई सवल, सक्षम, सुदृढ, गतिशील बनाई नतिजामुखी बनाउने ।
- कर्मचारीको पेसागत विशिष्टता र प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने ।
- विश्वको बदलिंदो परिस्थिति तथा विकासका नयाँ चुनौतीहरूअनुरूप व्यवस्थापन गर्न कर्मचारीलाई सक्षम बनाउने ।
- विश्व वातावरणको चिनारी एवं नयाँ प्रविधि र आविष्कारको जानकारी गराउने ।

निजामती सेवा राष्ट्रिय तालिम नीति, २०५८ मा उल्लिखित मुख्य नीतिहरू देहायबमोजिम छन् :

- निजामती सेवाको सुधारका लागि जनशक्ति विकास योजना तर्जुमा गरिनेछ । हरेक मन्त्रालयबाट मानव स्रोत विकास योजना र वृत्ति विकास योजना तयार गर्न लगाई मन्त्रालयमा मुख्य कामसँग सम्बन्धित विशेषज्ञताको विकास गरिने ।
- खुल्ला प्रतियोगिताबाट निजामती सेवामा प्रवेश गर्ने रा.प. द्वितीय श्रेणी तथा रा.प. प्रथम श्रेणीका अधिकृतहरूलाई आवश्यकताअनुसार सेवा, समूहसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रशिक्षणको व्यवस्था मिलाइने ।
- निजामती कर्मचारीको पदस्थापन र सरूवा निजले लिएको तालिमको सदुपयोग हुने गरी गरिने । पदोन्नतिका लागि कम्तीमा १ महिनाको तालिम अनिवार्य गर्ने व्यवस्था लागू गरिने ।
- प्रशासन सुधार आयोग, २०४८ को प्रतिवेदनले सिफारिस गरेअनुसार प्रत्येक मन्त्रालय/विभाग/निकायहरूले कर्मचारी प्रशिक्षणका लागि विनियोजित तलब भत्ताको कम्तीमा ५ प्रतिशत रकम जनशक्ति विकासमा छुट्याइने व्यवस्था मिलाइने ।
- नेपाल प्रशासन सेवाअन्तर्गतका रा.प. तृतीय श्रेणीका अधिकृतहरूका लागि लोक सेवा आयोगद्वारा परीक्षा लिई सिफारिस गरेको सूचीका उम्मेदवारहरूलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट सेवा प्रवेश तालिम (आधारभूत प्रशासनिक प्रशिक्षण) दिएपछि सोसमेतको आधारमा अन्तिम योग्यताक्रमको सिफारिस लोक सेवा आयोगबाट गरिने व्यवस्था क्रमशः मिलाइने ।
- यसो गर्दा तालिमको परीक्षा सञ्चालन र मूल्याङ्कन लोक सेवा आयोगले स्वतन्त्र रूपमा गर्ने व्यवस्था मिलाइने ।
- विभिन्न पद र तहमा निजामती कर्मचारीका लागि उनीहरूको कार्यविवरण एवं आवश्यकताअनुसार आधारभूत तालिमको व्यवस्था गरिदै लगिने ।
- मौजुदा तालिम संस्थाहरूबाट स्तरीय सूचना प्रविधिसम्बन्धी तालिम दिने व्यवस्था मिलाइने । लामो अवधिको तालिमको साथ-साथै कर्मचारीको सेवा र कार्यप्रकृतिसँग मिल्दो उद्देश्यमूलक छोटोछोटो प्रकारका तालिम सञ्चालनमा जोड दिइने ।

- तालिमसम्बन्धी अनुसन्धानमा जोड दिइने । आधारभूत प्रशासनिक प्रशिक्षण तालिमलाई सुदृढ गर्दै भविष्यमा यसको अवधि १ वर्ष पुऱ्याइने ।
- निजामती सेवाका राजपत्र अनङ्कित कर्मचारीका लागि क्षेत्रीयस्तरमा एकीकृत रूपमा प्रशिक्षण दिने व्यवस्था मिलाइने ।
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई व्यवस्थापन विकास केन्द्र र कर्मचारी प्रशिक्षण प्रतिष्ठानलाई कार्यालय व्यवस्थापन/सचिवालय सीप वृद्धि केन्द्रको रूपमा विकास गरिने ।
- मौजुदा तालिम संस्थाहरूको भौतिक पूर्वाधारमा सुधार गर्दै उनीहरूको संस्थागत विकासमा जोड दिँदै तालिमको संख्यात्मक एवं गुणात्मक क्षमतामा वृद्धि गरिनुका साथै तालिम संस्थामा संलग्न प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न समयानुकूल स्वदेशी तथा विदेशी अवसर प्रदान गरिने ।
- पेसाविद् प्रशिक्षण जनशक्तिमा निश्चित प्रतिशत नेपाल सरकारलगायत सम्बद्ध क्षेत्रबाट समेत अनिवार्यरूपमा ल्याई तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने हुँदा तालिम संस्थाहरूले बजारमा उपलब्ध विज्ञहरूको रोस्टर राखिने र सोही आधारमा उनीहरूलाई स्रोत व्यक्तिको रूपमा प्रयोगमा ल्याइने ।
- तालिममा संलग्न हुने प्रशिक्षकहरूको योग्यता र स्तर निर्धारण गरी उनीहरूलाई तालिमप्रति आकर्षण गर्ने व्यवस्था गरिने ।
- विद्यमान तालिम केन्द्रहरू बीच अन्तरसमन्वय कायम गर्दै तालिम सञ्चालन गर्दा आफ्ना प्रशिक्षार्थीहरूलाई विषयवस्तु हेरी तालिम अवधिभर आवश्यकता परे एक अर्काको तालिम केन्द्रमा खास विषयका लागि तालिम दिन पठाइने ।
- प्रत्येक तीन वर्षमा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू संलग्न मूल्यांकन टोलीबाट त्यस्ता तालिम संस्थाहरूको मूल्यांकन गरिने ।
- आवधिक योजनाले इंगित गरेअनुरूप सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरूलाई साधन सम्पन्न तुल्याई क्षमतामा वृद्धि गर्नुको साथै तालिमको गुणस्तर यकिन गर्न यसको प्रमाणीकरण (Accreditation) एउटै संस्थाबाट हुने उपयुक्त व्यवस्था मिलाइने ।
- कर्मचारीका लागि सेवा प्रवेश तालिम, सेवाकालीन तालिम, विशेष तालिम, पुनर्ताजगी तालिम कार्यक्रम सञ्चालन गरिने ।
- नेपाल सरकारका सचिव तथा अन्य विशिष्ट श्रेणीका पदाधिकारीका लागि प्रत्येक वर्ष समसामयिक विषयमा गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रमहरू नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालन गरिने ।
- तालिम संस्थाहरूबाट प्रदान गर्दै आइरहेको तालिम कार्यक्रमको पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै लैजान पाठ्यक्रमको समीक्षा गरी त्यसको पुनरावलोकन गर्न सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, राष्ट्रिय योजना आयोग, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र सम्बन्धित तालिम संस्था मिलेर गरिने । साथै पाठ्यक्रम विज्ञहरूको रोस्टर



तयार गरी उनीहरूबाट नियमित रूपमा पृष्ठपोषण लिई तालिम पाठ्यक्रमलाई आवश्यकतानुसार परिमार्जन गर्दै लगिने ।

- नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालयले तालिम समन्वय गर्ने केन्द्रीय निकाय ( Focal Point) को रूपमा कार्य गर्ने ।
- निजामती कर्मचारीलाई दिइने तालिमसम्बन्धी सिद्धान्त तथा पाठ्यक्रम सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत नभई सञ्चालन नगरिने ।
- दोहोरोरूपमा चलेका तालिम कार्यक्रमहरूमा नियन्त्रण गरिने ।
- तालिम दिने संस्थाहरूलाई प्रभावकारी बनाउने सम्बन्धमा तालिम प्रमुखहरू सम्मिलित भएको बैठक कम्तीमा वर्षको २ पटक सामान्य प्रशासन मन्त्रालयले आयोजना गर्ने ।
- सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि भएको, सम्बन्धित विषयमा स्नातक उपाधि लिई तालिमप्राप्त गरेको वा ५ वर्षको कार्य अनुभव भएको, प्राविधिक सहायकस्तरका लागि सम्बन्धित विषयमा स्नातक भएको र कम्तीमा ३ वर्षको अनुभव भएको वा प्रमाणपत्रस्तरको सम्बन्धित विषयको शैक्षिक योग्यता भई स्वीकृत संस्थाबाट तालिम प्राप्त गरेको र ५ वर्षको अनुभव भएको व्यक्तिले मात्र प्रशिक्षकको भूमिका निर्वाह गर्न पाउने ।
- नेपाल सरकारलाई विभिन्न मित्रराष्ट्र तथा दातृ संस्थाहरूबाट प्राप्त हुने वैदेशिक छात्रवृत्ति आवश्यकतानुसारका विषयहरूमा बढी संख्यामा उपलब्ध गराउन प्रयास गरिने ।
- तालिमको गुणस्तर र प्रयोजन सार्थकता सम्बन्धमा यसको प्रभावकारिताको मूल्याङ्कन गरिने व्यवस्था मिलाइने ।
- तालिम प्राप्त व्यक्तिको क्षमता विकास भएको छ कि छैन र यसको उद्देश्य अनुकूल भएको छ कि छैन भन्ने सम्बन्धमा प्रत्येक २ वर्षमा तालिमको मूल्याङ्कन गरिने व्यवस्था मिलाइने ।

### **तालिम/प्रशिक्षणसम्बन्धी समस्याहरू**

कर्मचारीलाई उनीहरूको आवश्यकतानुसार तालिमको अवसर प्रदान गर्न सकिएको छैन । कार्य विवरण योजना प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा सही रूपमा तालिम आवश्यकताको पहिचान हुन सकेको छैन । तालिम प्रदायक संस्थाहरूमा भएको लगानी अनुसार तिनले उपयुक्त प्रतिफल दिन सकेका छैनन् । तालिम कार्यसम्पादन अनुकूल भन्दा औपचारिक र सैद्धान्तिक हुने गरेको छ । तालिमले निजामती कर्मचारीको दृष्टिकोण व्यवहार र प्रवृत्तिमा सकारात्मक परिवर्तन ल्याउन सकेको छैन । तालिमको आवश्यकता पहिचान, कार्यक्रम तर्जुमा र त्यसको कार्यान्वयन बीचमा आवश्यक सामञ्जस्यता हुन सकेको छैन । स्वदेशको आवश्यकता पूरा गर्ने भन्दा पनि दातृ निकायको निर्देशन अनुसार तालिम सञ्चालन हुने गरेको छ । तालिममा स्थलगत अध्ययन भ्रमणलाई कम प्राथमिकता दिने गरिएको छ । अधिकांश तालिम कार्यक्रम काठमाडौं केन्द्रित हुने गरेका छन् । सहायकस्तरका कर्मचारीलाई तालिमले समेट्न सकेको पाइदैन । तालिम कार्यक्रमको समन्वय, अनुगमन तथा मूल्याङ्कनको अवस्था अत्यन्त कमजोर रहेको छ ।

### **समाधानका उपायहरू**

- दीर्घकालीन सोच, उद्देश्य, रणनीति, कार्यनीति, संस्थागत व्यवस्था, एवम् उपयुक्त अनुगमन एवम् मूल्याङ्कन व्यवस्था उल्लिखित समयसापेक्ष नयाँ तालिम नीतिको तर्जुमा गरी यसको प्रभावकारी कार्यान्वयन गर्ने । यस्तो तालिम नीतिमा विद्यमान तालिम नीतिको सकारात्मक पक्षहरूलाई निरन्तरता दिने । नीति कार्यान्वयनमा अवरोध पुऱ्याउने अन्य विषयगत नीति एवम् कानुनमा सुधार गर्ने,
- कर्मचारीको ज्ञान, सीप, दक्षता एवम् क्षमताको अभिवृद्धि गरी साङ्गठनिक लक्ष्य हासिल गर्न सबै कर्मचारीलाई तालिम प्रदान गर्ने ।
- तालिम प्रदायक संस्थाहरूको सेवा स्थानीय तहसम्म विस्तार गर्ने ।
- सेवाग्राही मैत्री कर्मचारी तयार गर्नेगरी तालिम प्रदान गर्ने ।

सेवा प्रवेश तालिमलाई अनिवार्य गर्ने । तालिमलाई सम्बद्ध सेवा समूह, श्रेणीमा आधारित गर्ने । सम्बद्ध पक्षहरूको साभेदारीमा तालिम सञ्चालन गर्ने । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई उत्कृष्ट प्रशिक्षक निकायको रूपमा रूपान्तरण गर्ने । तालिमलाई प्रविधिमैत्री बनाउने । नेतृत्व मूल्याङ्कन सम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने । वर्तमान र भावी चुनौतीको सामना र प्राप्त अवसरहरूको सदुपयोग गर्नसक्ने गरी नवीनतम् विषयमा तालिम सञ्चालन गर्ने । तालिमका सम्बन्धमा स्वायत्तता व्यवस्थापन, तालिम सञ्चालन नर्समा एकरूपता, गुणस्तर, प्रभाषीकरण, पाठ्यक्रम, सम्बर्धन, प्राज्ञिक एवम् भौतिकस्तर निर्धारण, प्रशिक्षक इजाजत-पत्र वितरण, अनुगमन तथा मूल्याङ्कन, अनुदान वितरण, समन्वय, सञ्जालीकरण एकीकरण तथा दोहोरोपना नियन्त्रणका लागि एक उपयुक्त छाता सङ्गठन संरचनाको व्यवस्था गर्ने । विद्यमान पूर्वाधार र प्रशिक्षकको आधारमा प्रशिक्षण प्रदायक संस्थाको वर्गीकरण गर्ने । विषयगत क्षेत्र अनुसार स्रोत व्यक्तिहरूको सूची तयार गरी यसको आधारमा प्रशिक्षकहरूको व्यवस्था गर्ने । तालिम प्राप्त जनशक्तिको विवरण केन्द्रीय कर्मचारी निकायमा पठाउने व्यवस्था गर्ने । कर्मचारीहरूलाई पूर्व अवकाश तालिम दिने व्यवस्था गर्ने । तालिमको प्रभाव मूल्याङ्कन गरी पृष्ठपोषण लिई तालिमलाई सुधार गर्ने ।

तालिमलाई प्रभावकारी बनाउन संस्थागत व्यवस्थाका रूपमा सामान्य प्रशासन मन्त्रालयको सङ्गठन संरचना भित्र रहने गरी सम्बन्धित विभागीय मन्त्रीको संयोजकत्वमा सम्बद्ध पदाधिकारहरू समावेश गरी एक मानव श्रोत विकास परिषद् गठन गर्ने । समग्र तालिमलाई व्यवस्थित गर्न उक्त परिषद्को निर्देशनमा रही कार्यसम्पादन गर्ने गरी सामान्य प्रशासन मन्त्रालयको सचिवको अध्यक्षतामा समन्वय, अनुगमन तथा मूल्याङ्कन समितिको गठन गर्ने । उल्लिखित परिषद् तथा समितिलाई तालिम सम्बन्धी विविध कार्यविवरण उपलब्ध गराउने । राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीको लागि एक वर्षको आवासीय सेवा प्रवेश तालिमको व्यवस्था गर्ने । स्वदेशी एवं वैदेशिक तालिमको अवसर सबै कर्मचारीलाई समान रूपमा उपलब्ध गराउने । सशक्तिकरण र क्षमता विकास सम्बन्धी तालिमको सुविधा स्थानीय तहसम्म विस्तार गर्ने । श्रेणीगत रूपमा अद्यावधिक तालिमको व्यवस्था अनिवार्य रूपमा गर्ने । अङ्ग्रेजी भाषा, कम्प्युटर, प्रस्ताव र प्रतिवेदन लेखन सीप विकास जस्ता विषयहरूलाई तालिमको पाठ्यक्रममा समावेश गर्ने ।

तालिमसम्बद्ध विभिन्न नीतिगत, संस्थागत, कानुनी, संरचनागत आदि व्यवस्थाको बावजुद पनि तालिम प्रभावकारी सिद्ध हुन सकेको छैन । तालिम प्रभावकारी हुन नसक्नुका पछाडि विभिन्न कारणहरू जिम्मेवार रहेका छन् । विविध समस्या र चुनौतीहरूका कारण तालिमले अपेक्षित नतिजा दिन नसकेको हो । सार्वजनिक प्रशासनका अन्य क्षेत्रमा जस्तै तालिमको विषयमा पनि सबैभन्दा

ठूलो समस्या विद्यमान कानुनी, नीतिगत र संस्थागत व्यवस्थाको फितलो कार्यान्वयन नै हो । तालिमसम्बद्ध समस्यालाई देहायबमोजिम उल्लेख गरिएको छ ।

- विद्यमान तालिम नीतिमा देखिएका कमी कमजोरीमा सामयिक सुधार गरी परिमार्जित एवं परिष्कृत रूपको नयाँ तालिम नीतिको तर्जुमा एवं कार्यान्वयन हुनसकेको छैन । विद्यमान निजामती सेवा राष्ट्रिय तालिम नीतिको अधिकांश प्रावधानहरू अद्यपि कार्यान्वयनमा आउन सकेका छैनन् ।
- तालिम केवल औपचारिकतामा मात्र सीमित हुनपुगेको छ । सीप सिक्ने भन्दा बहुवामा अङ्क प्राप्त गर्ने उद्देश्य भएको छ । तालिम प्रदान गर्ने क्रममा तालिमका सबै चरणउपर पर्याप्त ध्यान पुग्ने गरेको छैन । जसको कारण तालिम प्रभावकारी सिद्ध हुनसकेको छैन ।
- तालिम प्रदायक संस्थाहरूको बीचमा आवश्यक सहयोग, अन्तरसमन्वय, साभेदारी, सहकार्य नहुदा तालिममा दोहोरोपन हुने गरेको छ । यी संस्थाहरूको आवधिक अनुगमन तथा मूल्याङ्कन पनि हुने गरेको छैन । यिनले तालिमसम्बन्धी प्रतिवेदन नियमित रूपमा प्रस्तुत गर्ने गरेका पनि छैनन् ।
- परम्परागत पाठ्यक्रमको आधारमा अधिकांश तालिम कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । यसलाई आधुनिक, वैज्ञानिक, व्यावहारिक र स्तरीकरण गरिएको छैन ।
- समग्र निजामती सेवाको जनशक्ति विकास योजना तर्जुमा गरिएको छैन । तदनुरूप मन्त्रालयगत रूपमा मानवस्रोत विकास योजना र वृत्ति विकास योजना पनि तयार हुनसकेको छैन ।
- तालिमलाई निजामती कर्मचारीहरूको पदस्थापन, सरूवा, बहुवा, कार्यविवरण, आवश्यकता, कार्यसम्पादन र वृत्तिविकाससँग आबद्ध गर्न सकिएको छैन ।
- लोक सेवा आयोगद्वारा सिफारिस गरिएका उम्मेदवारहरूलाई सेवा प्रवेश तालिमको आधारमा अन्तिम योग्यताक्रमको सिफारिस गर्न र सेवा प्रवेश तालिमको परीक्षा सञ्चालन एवं मूल्याङ्कन गर्न आयोग अद्यपि समर्थ हुनसकेको छैन ।
- उच्चस्तरीय प्रशासन सुधार आयोगको प्रतिवेदन, २०४८ मा उल्लेख भएअनुरूप राष्ट्रिय मानव स्रोत विकास परिषद्को गठन नहुदा तालिम कार्यक्रमहरूको प्रभावकारी समन्वय, अनुगमन र मूल्याङ्कन नहुनुका साथै प्रदान गरिएको तालिमको गुणस्तर प्रमाणीकरणसमेत हुनसकेको छैन ।
- प्रशिक्षक छनौट गर्ने मापदण्ड निर्धारण हुन सकेको छैन । उनीहरूलाई स्वदेशी तथा विदेशी प्रशिक्षणको समान अवसर प्रदान गर्न सकिएको छैन ।
- तालिम नीतिमा उल्लेख भएअनुसार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई व्यवस्थापन विकास केन्द्र र कर्मचारी प्रशिक्षण प्रतिष्ठानलाई कार्यालय व्यवस्थान/सचिवालय सीप वृद्धिको रूपमा विकास गर्न सकिएको छैन ।
- सम्बद्ध कर्मचारीहरूको ज्ञान, सीप तथा दक्षता अभिवृद्धितर्फभन्दा पदोन्नति प्रयोजनका लागि तीस कार्य दिनको तालिम प्रदान गर्नेतर्फ मात्र ध्यान केन्द्रित गर्ने गरिएको छ ।

- तालिमका लागि अत्यन्त न्यून बजेट विनियोजन गरी यसलाई कम प्राथमिकतामा राखेको कारण तालिम प्रभावकारी हुनसकेको छैन। तालिमका सहभागी तथा प्रशिक्षकलाई दिइने आर्थिक एवं गैर आर्थिक सुविधासम्बन्धी मापदण्ड नबन्दा यस्तो सुविधामा व्यापक असमानता हुने गरेको छ। यसबाट तालिमको उपयोगितामा नै प्रतिकूल असर पर्न गई स्रोत साधनको अपव्यय हुन गएको छ।
- तालिम कक्षाको अवधिमा पनि एकरूपता छैन (कतै ३० दिने, कतै २ घण्टाको कक्षा सञ्चालन हुन्छ)।
- प्रायः सबै तालिम प्रदायक संस्थाहरूमा भौतिक पूर्वाधार सुविधाको कमी छ। कतिपय संस्थाहरूले विद्यमान भौतिक सुविधाको पूर्ण रूपमा उपयोग गरेका छैनन्।
- प्रशिक्षक र प्रशिक्षार्थीको स्तरको बीचमा आवश्यक तादात्म्यता कायम हुन सकेको छैन। प्रशिक्षकको रूपमा विषयविज्ञको सट्टा मुख्यमुख्य पदमा आसीन व्यक्तिलाई नै प्राथमिकता दिने प्रवृत्ति रहेको देखिएको छ।
- निजामती कर्मचारीलाई सेवा निवृत्त जीवनको व्यवस्थापन गर्नेवारेमा पर्याप्त संख्यामा कुनै तालिम आयोजना गर्न गकिएको छैन।
- वर्तमान तालिम नीतिले तालिम चक्रलाई अवलम्बन गर्न सकेको छैन। सेवा प्रवेश तालिम सबै सेवाका सबै श्रेणीका कर्मचारीलाई अनिवार्य गर्न सकेको छैन। ऐनले निजामती सेवामा विभिन्न सेवा रहने व्यवस्था गरे तापनि विद्यमान तालिम नीति भने प्रशासन सेवाको लागि मात्र तर्जुमा भएको हो कि भन्ने आभाष दिएको छ।
- सेवाकालीन तालिम सेवाकाल पर्यन्त निरन्तर रूपमा सञ्चालन गरिनुपर्ने तालिम हो। तर व्यावहारिक रूपमा यसलाई उपल्लो पदमा बहुवा हुने प्रयोजनका लागि अङ्क प्राप्त गर्ने माध्यमको रूपमा यदाकदा मात्र सञ्चालन गर्ने परिपाटी बसालिएको छ।
- तालिम प्रदायक संस्थाहरूसँग विस्तृत पाठ्यक्रम, दक्ष र अनुभवी प्रशिक्षक, आधुनिक प्रविधि एवं पाठ्यसामग्रीको कमी रहेको छ। पाठ्यक्रममा व्यावहारिक विषय समेट्न सकिएको छैन। प्रशिक्षणलाई कार्य सम्पादनसँग आबद्ध गराउन सकिएको छैन।
- तालिमको असर, प्रभाव, नतिजाआदिको मूल्यांकन गर्ने परिपाटी बस्न सकेको छैन। तालिमको आवश्यकता पहिचान वस्तुगत रूपमा हुन सकेको देखिँदैन।
- सेवाप्रवेश तालिममा नै विविधता छ। तालिमका लागि कर्मचारीको मनोनयन गर्दा कानुनमा भएका आधारहरूलाई पालना गर्ने गरिएको छैन। सेवा समूह पिच्छे फरक फरक आधारहरू छन्। यसलाई समान र व्यापक बनाउन सकिएको छैन।
- मौजुदा प्रशिक्षण कार्यक्रमलाई अनिवार्य आवासीय प्रशिक्षणको रूपमा विकसित गर्न सकिएको छैन। सिकाइभन्दा प्रशिक्षण कार्यक्रममा सहभागीले गर्ने हाजिरीलाई तालिमको उपलब्धि ठान्ने गरिएको छ।
- पाठ्यक्रमलाई परिवर्तित परिवेश अनुकूल बनाउन शोध, अनुसन्धान र विकास कार्यक्रमलाई अगाडि बढाउन सकिएको छैन।

- सरकारका विभिन्न निकायका लागि छुट्याइने तलबको कम्तीमा ५ प्रतिशत रकम कर्मचारीहरूको तालिम तथा विकासको लागि छुट्याउने सुझाव प्रशासन सुधार आयोग, २०४८ ले दिएको भएता पनि सोको कार्यान्वयन अद्यापि हुनसकेको छैन ।

### सुझावहरू

विश्वमा आएको आर्थिक उदारीकरण र विश्वव्यापीकरणको लहरबाट कुनै पनि देश अछुतो छैन । सूचनाप्रविधिको विकास पनि त्यही गतिमा भईरहेको छ । नेपाल मात्र यसको असर र प्रभावबाट अछुतो रहन सक्ने कुरा भएन । यी विविध कारणले सरकारी भूमिकालाई नियमनकारीबाट सहजकारी भूमिकामा रूपान्तरण गरिनु जरूरी भईसकेको छ । यस परिवेशमा सार्वजनिक प्रशासनलाई नयाँ तौर, तरिका, ढंग, शैलीबाट सञ्चालन गरिनु पर्दछ । यसका लागि निजामती सेवामा सुधारका क्षेत्रहरू पहिल्याई समग्र निजामती सेवालार्ई समयसापेक्ष सुधार गरिनु आवश्यक छ । यस सेवालार्ई सुधार गर्न सघाउ पुऱ्याउने विभिन्न उपायहरूमध्ये तालिमलाई एक प्रभावकारी उपायको रूपमा लिन सकिन्छ । यसका लागि सर्वप्रथम विद्यमान तालिम पद्धतिमा सुधार गरिनु आवश्यक हुन्छ । अतः नेपालको निजामती सेवामा तालिमको सुधारको लागि देहायबमोजिम सुझावहरू प्रस्तुत गरिएको छ ।

- उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ को सुझाव अनुसार तालिमलाई एकीकृत रूपमा सञ्चालन गर्नका लागि राष्ट्रिय मानव स्रोत विकास परिषद गठन गर्ने । यस परिषदले राष्ट्रिय दीर्घकालीन मानव संसाधन विकास नीति, एकीकृत मानव संसाधन विकास रणनीति एवं तालिम नीति तर्जुमा एवं लागू गर्ने, गराउने ।
- सामान्य प्रशासन मन्त्रालयलाई मानव संसाधन व्यवस्थापन मन्त्रालयको रूपमा रूपान्तरण गरी समग्र तालिम कार्यक्रमहरूको समन्वय गर्ने केन्द्रीय निकायको रूपमा विकास गर्ने । विषयगत मन्त्रालयहरू मातहत रहेका प्रशिक्षण केन्द्रहरूलाई आवश्यकता, औचित्य, संभाव्यता र कार्यक्षमताको आधारमा पुनरावलोकन गर्ने । यसप्रकार विभिन्न विषयगत मन्त्रालय मातहत रहने र निजी स्वामित्वमा रहने सबै तालिम संस्थाहरूबाट संचालित तालिम कार्यक्रमहरूको नियमन, अनुगमन तथा मूल्यांकन मानव संसाधन व्यवस्थापन मन्त्रालयले गर्ने ।
- सरकारी एवं निजी क्षेत्रका तालिम केन्द्रहरूको मान्यता निर्धारण एवं गुणस्तरमापन प्रस्तावित मानव स्रोत विकास परिषदको नीतिगत निर्देशनमा मानव संसाधन व्यवस्था मन्त्रालयले गर्ने ।
- तालिमसम्बन्धी विद्यमान कानून तथा नीतिगत व्यवस्थामा समसामयिक सुधार गरी त्यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । तालिम प्रदायक निकायहरूले तालिम प्रदान गर्दा तालिमको आवश्यक विधि, प्रक्रिया, तरिका, चक्रआदिको अवलम्बन गर्ने । तालिम प्रदायक संस्थाहरूको भौतिक, वित्तीय, संस्थागत क्षमताको सुदृढीकरण गरी तालिम सञ्चालन गर्न आवश्यक स्वायत्तता प्रदान गर्ने ।
- मन्त्रालय र विभागको शाखाको रूपमा रहेका तालिम केन्द्रहरू विद्यमान अवस्थाको पुनरावलोकन गरी हरेक निकायले तालिम/प्रशिक्षण भनी तालिम/प्रशिक्षणमा कनिका छरेको जस्तो किसिमले बजेट विनियोजन व्यवस्थाको अन्त्य गरी निश्चित निकायहरूबाट मात्र तालिम/प्रशिक्षण सञ्चालनको व्यवस्था गर्ने । (डालो प्रणालीबाट एकत्रित गरी सञ्चालन गर्ने)

- केन्द्रमा सञ्चालन गरिने तालिम कार्यक्रमलाई क्षेत्र र जिल्लास्तरसम्म विकेन्द्रीकरण गर्ने । निजामती सेवा बाहिरका विशेषज्ञ, सेवामा बहाल रहेका र सेवा निवृत्त भएका ज्ञान, सीप र व्यावहारिक दक्षता भएका कर्मचारीलाई प्रशिक्षकको रूपमा उपयोग गर्नेगरी उपयुक्त मापदण्ड तयार गर्ने ।
- प्रशिक्षण संस्थाहरू र विश्वविद्यालयको आपसी सहयोग, साभेदारी र सहकार्यमा समेत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने । तालिमलाई संस्था एवं कर्मचारीको उद्देश्य, आवश्यकता, औचित्य, कार्यविवरण, कार्यसम्पादन र कार्यप्रकृतिसँग आबद्ध हुनेगरी सञ्चालन गर्ने । यसलाई बजेट सक्ने र बहुवाको लागि अंक बटुल्ने उद्देश्यमा मात्र सीमित नराखी उद्देश्यमूलक, उपलब्धिमूलक र प्रभावकारी बनाउने ।
- तालिम पाठ्यक्रम, तालिम सामग्री, समयतालिका, स्थान, सहभागी, प्रशिक्षक लगायतका सबै आवश्यक पक्षहरूको उपयुक्त व्यवस्थापन गरी सोको परिधिमा रहेर तालिम सञ्चालन गर्ने ।
- कानूनमा भएको प्रावधान बमोजिम कर्मचारीको मनोनयन गरी शुरू नियुक्ति, बढुवा नियुक्ति, पदस्थापन, सरुवा हुँदासमेत आवश्यकता अनुसार तालिम प्रदान गर्ने ।
- आवश्यकताका आधारमा तालिमको अवधि, उद्देश्य, प्रकृति तय गरी विषयगत आधारमा सेवाकालीन तालिमको अवधि निर्धारण गर्ने ।
- कर्मचारीलाई शासन, प्रशासन, कानून, न्याय, व्यवस्थापन, अर्थतन्त्र, सामाजिक बनौट, रीतिस्थिति तथा विकाससम्बन्धी नवीनतम विषयमा तालिम दिने । यसका अलावा मुलुकको विविधता, भाषा, संस्कृति, रहन सहन, जीवनशैली तथा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक परिवेशलाई समेत तालिम पाठ्यक्रममा समावेश गर्नुपर्ने ।
- तालिममा भइरहेको दोहोरोपनलाई हटाई एकीकृत रूपमा तालिम प्रदान गर्ने व्यवस्था गर्ने ।
- सबै सरकारी निकायले तालिमको आवश्यकता पहिचान गरी अग्रिमरूपमा सम्बन्धित तालिम केन्द्रमा पठाउने र तालिम केन्द्रहरूले त्यसलाई विश्लेषण गरी तालिम सञ्चालन गर्ने ।
- सबै प्रकारका स्वदेशी एवं वैदेशिक तालिमलाई कर्मचारीको कार्यप्रकृति, कार्यविवरण, कार्यसम्पादन र वृत्ति विकाससँग आबद्ध गर्ने र सूचनाको हक अनुसार पारदर्शी गर्ने ।
- स्थानीय स्तरका कर्मचारीहरूलाई सुविधा पुरयाउन आवश्यकताअनुसार उपत्यकाबाहिर घुम्ती तालिमको व्यवस्था गर्ने ।
- सरकारी स्वामित्वमा रहेका तालिम प्रदायक संस्थाहरूले प्रभावकारीरूपमा तालिम सञ्चालन गर्न नसक्ने भएमा अन्य वैकल्पिक व्यवस्था गरी तालिम दिने ।
- तालिम प्रदायक संस्थाहरूलाई शोध, अध्ययन, अनुसन्धान र विकाससम्बन्धी काममा समेत संलग्न गराउने ।
- हरेक निकायले आफ्ना कर्मचारीहरूले प्राप्त गरेको तालिमको विवरण राख्ने र कर्मचारी सरुवा भई रमाना हुँदा त्यस्तो तालिमको विवरण व्यक्तिगत फाइलमा संलग्न गरी पठाउने ।

- उच्चस्तरीय व्यवस्थापकहरूले तालिममा आर्जित ज्ञान, सीप र अवधारणालाई वास्तविक कार्यक्षेत्रमा उपयोग गर्न सक्ने गरी अनुकूल वातावरणको सिर्जना गर्ने। प्रशिक्षकहरूलाई पनि प्रशासन, विकास एवं व्यवस्थापनका नयाँ नयाँ अवधारणाको ज्ञान उपलब्ध गराउन एक निश्चित अवधिको अन्तरालमा नियमित रूपमा स्वदेशी एवं वैदेशिक पुनर्ताजगी प्रशिक्षण दिने व्यवस्था मिलाउने।
- तालिम कार्यक्रममा आवश्यक समन्वय गर्नका लागि सबै विषयगत मन्त्रालयमा एक एक वटा तालिम एकाई खडा गर्ने र त्यसको समन्वय संस्था राष्ट्रिय योजना आयोग अन्तर्गत राख्ने।
- भौतिक पूर्वाधार विकासका लागि सबै तालिम प्रदायक संस्थाहरूलाई आवश्यक बजेटको व्यवस्था गरी तालिम सञ्चालनको लागि पर्याप्त स्वायत्तता प्रदान गर्ने। अतिथि प्रशिक्षकलाई आमन्त्रित गर्दा शैक्षिक, प्रशिक्षण तथा अनुभवसम्बन्धी पृष्ठभूमि समेतमा विचार पुऱ्याउने। प्रशिक्षक र सहभागीहरूलाई दिइने सेवा सुविधा तथा कक्षा घन्टी र दैनिक कक्षा संख्यामा एकरूपता कायम गर्ने।
- सबै तह र श्रेणीका कर्मचारीले आवश्यकता अनुसार सबै प्रकारका तालिम लिनुपर्ने गरी नीतिमा आवश्यक व्यवस्था गर्ने।
- हरेक कर्मचारीले कम्तिमा तीन वर्षमा एउटा तालिम अनिवार्य प्राप्त गर्ने गरी नीतिगत व्यवस्था मिलाउने।
- अप्राविधिकतर्फको सेवा प्रवेश तालिमको अवधि क्रमशः बढाउँदै राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीको सेवा प्रवेश तालिम १ वर्षको बनाउने। प्राविधिक तर्फ ३ महिनाको सेवा प्रवेश तालिम दिने।
- परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई Diplomatic Staff College, राष्ट्रिय न्यायिक प्रतिष्ठानलाई Judicial Staff College, स्थानीय विकास प्रशिक्षण केन्द्रलाई Local Governance Staff College को रूपमा Centre for Excellence को रूपमा विकास गर्ने।
- सेवा प्रवेश तालिम नलिई पदस्थापन नगर्ने। पदस्थापन गर्दा लोकसेवा आयोगको योग्यताक्रम र सेवा प्रवेश तालिमको योग्यताक्रम समेतलाई विचार गरी वस्तुगत रूपमा गर्ने।
- एकै स्तरका कर्मचारीको सेवा प्रवेश तथा सेवाकालीन तालिमको स्तर, अवधि, सेवा सुविधामा एकरूपता कायम गर्ने।
- प्रशिक्षकको उपलब्धता र ज्ञानमा आधारित नभई प्रशिक्षार्थीलाई कार्यसम्पादन गर्न आवश्यक पर्ने विषयमा प्रशिक्षण केन्द्रित गर्ने।
- प्रशिक्षार्थीहरूको सिर्जनात्मक क्षमता विस्तार गर्ने प्रकृतिका विषयसमेत तालिममा समावेश गर्ने।

- देशमा संघीयता लागू भएपछि गठन हुने राज्य सरकारहरूले सहायक तथा श्रेणीविहीन कर्मचारीको तालिमका लागि कूल बजेटको २% (दुई प्रतिशत) रकम अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था गर्ने ।
- प्रत्येक निकायले आफ्ना कर्मचारीमा तालिम मार्फत आवश्यक ज्ञान, सीप र सकारात्मक दृष्टिकोण विकास गर्ने प्रयोजनका निमित्त कूल प्रशासनिक बजेटको न्यूनतम ५% (प्रतिशत) रकम छुट्याउने परम्परा बसाल्ने ।
- तालिम प्रदायक निकायहरूको कार्यक्षेत्र, कार्य क्षमता, कार्य सम्पादन स्थिति, लागत खर्च आदिको विस्तृत अध्ययन गरी पुनरसंरचना गर्ने । लागत-लाभ विश्लेषणबाट तत्काल आवश्यक नदेखिएका वा अन्य संस्थामा गाभ्न सकिने प्रकृतिका संस्थालाई सोही अनुसार गाभ्ने र खारेज गर्ने ।
- तालिम प्रदायक निकायहरूमा दक्ष प्रशिक्षकहरूको अभाव हुन नदिनका लागि उनीहरूका निमित्त छुट्टै सेवा शर्त, योग्यता आदिको व्यवस्था गर्ने र तालिम संस्थामा हुने पदस्थापना/सरूवालाई सजायको रूपमा लिइने अवस्थाको अन्य गर्ने ।
- नेपाल सरकारको “सबैको लागि तालिम” नीतिको सार्थक कार्यान्वयनका लागि प्रत्येक कर्मचारीलाई निश्चित समय-अन्तरालमा (प्रत्येक ३ या ४ वर्षमा) तालिम प्राप्त गर्ने पर्ने अनिवार्य व्यवस्था गर्ने ।
- देशको व्यवस्थापन क्षेत्रको प्रमुख तालिम प्रदायकको भूमिकामा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई शोध अनुसन्धान क्षमता सम्पन्न व्यवस्थापन विकास केन्द्रको रूपमा सुदृढ तुल्याउने ।



## सङ्घीय संरचनामा प्रशासनिक स्वरूप

### पृष्ठभूमि

विश्वमा शासन सञ्चालन गर्ने पद्धतिमा विविधता रहेको छ। केही मुलुकहरू राज्यको शक्ति विभिन्न राजनीतिक तथा प्रशासनिक एकाईमा विभाजन गरी स्वशासित मान्यताका आधारमा सङ्घीयताको स्वरूपमा रहेका छन्। कतिपय मुलुकहरू केन्द्रबाट अधिकार निक्षेपण गरी एउटै राजनीतिक एकाईको स्वरूपमा एकात्मक देखिन्छन्। सङ्घात्मक व्यवस्थामा सार्वभौमसत्ताको प्रयोग संविधानमा व्यवस्था भएवमोजिम विभिन्न राजनीतिक एकाईहरूबाट हुने गर्दछ। सङ्घीय व्यवस्थामा मुलुकलाई विभिन्न प्रादेशिक एकाईहरूमा विभाजित गरिन्छ र प्रादेशिक एकाईहरू स्वायत्तता र सुशासनको मान्यताबाट सञ्चालित हुन्छन्।

प्रशासकीय व्यवस्थापनको दृष्टिले प्रारम्भिक चरणमा सङ्घीय व्यवस्था एकात्मक व्यवस्था भन्दा निश्चय नै केही जटिल हुन्छ। सङ्घीय व्यवस्थामा केन्द्र र प्रदेश एकाईहरू बीच अधिकारको विभाजनमा स्पष्टता गर्न सकिएन भने एक आपसमा अधिकारको प्रयोगलाई लिएर विवादहरू श्रृजना हुन पुग्दछन्। यसैले संविधानद्वारा नै केन्द्र, प्रदेश र स्थानीय निकायका अधिकारका सूचीहरू निर्धारण गरिन्छ। सङ्घीय संरचनामा राज्यशक्तिको विभाजन गर्दा मूलतः दोहोरो पद्धति (Dualist Model) वा एकीकृत पद्धति (Integrated Model) कुन किसिमबाट गर्ने भन्ने कुरा पहिले नै निश्चित गरिनु पर्दछ। अमेरिका, क्यानाडा, ब्राजिल जस्ता मुलुकले केन्द्र र प्रदेशका बीच स्पष्ट अधिकारको सूची पृथक-पृथक गरी दोहोरो पद्धतिको सिद्धान्तलाई आत्मसात गरेका छन्। दक्षिण अफ्रिका, जर्मनी, स्पेन, भारत जस्ता मुलुकले केही विषयहरू केन्द्रको सूची र केही विषय प्रदेशको सूची र

कतिपय विषयहरू दुबैको साभा सूचीको रूपमा राख्ने सिद्धान्तलाई अवलम्बन गरी एकीकृत र अन्तरसम्बन्धित पद्धतिमा रहेका छन् ।

सङ्घीयता अँगालेका मुलुकहरूको अध्ययन गर्दा राज्यको ढाँचा र अधिकारको बाँडफाँडको स्वरूपमा विभिन्नता देखिन्छ । त्यसैगरी सङ्घीय स्वरूप पनि एउटै प्रकृतिको छैन । सङ्घीय व्यवस्था अपनाउनुको उद्देश्य पनि एउटै देखिन्छ । सङ्घीयताको आधारभूत मान्यता भनेको राज्यको शक्ति र अधिकार केन्द्रमा मात्र नरहने सिद्धान्त हो । राज्यशक्तिमा हिस्सेदारीद्वारा साभा सुशासन कायम गर्नु सङ्घीयताको उद्देश्य हो । सङ्घीयताको विश्व अभ्यासको बारेमा अध्ययन गर्दा केन्द्र र राज्य सरकार बीच शक्तिको स्पष्ट विभाजनद्वारा अलग-अलग व्यवस्था गरी प्रतिस्पर्धामूलक दोहोरो सङ्घीयता (Dual Federalism) जो अमेरिका जस्ता मुलुकले अभ्यास गरिरहेको जटिल स्वरूपको सङ्घीयता एकातर्फ छ भने अर्कोतर्फ केन्द्र र प्रदेश एवम् प्रदेश-प्रदेश एक अर्कामा अन्तरनिर्भर भई एक अर्काप्रति सहयोगी भूमिका निर्वाह गर्ने जर्मनीको जस्तो सहयोगात्मक स्वरूपको सङ्घीयता (Co-Operative Federalism) देखिन्छ । यसैगरी सबै प्रदेशहरूलाई समान अधिकार प्रदान गरिएको (Symmetric Federalism) को सङ्घीय स्वरूप देखिन्छ भने सबै प्रदेशलाई समान अधिकार नदिई केही घटीबढी अधिकार प्रदान गरेको सङ्घीय संरचना (Asymmetric Federalism) पनि प्रचलनमा देखिन्छ ।

यस पृष्ठभूमिमा अन्य मुलुकको अनुभव र नेपालको परिवेशलाई हेर्दा नेपालको निम्ति सङ्घीय व्यवस्था अपनाउँदा सहयोगात्मक सङ्घीयता नै अपनाउनु उचित हुन सक्छ । सङ्घीय शासन व्यवस्था अपनाउँदा अधिकारको बाँडफाँडका सम्बन्धमा स्पष्ट विभाजन गर्न सकिएन, सामर्थ्यतालाई ख्यालै नगरी प्रदेशको निर्धारण गरियो वा प्रदेशको वैज्ञानिक सीमाङ्कन र प्रशासकीय सुगमतालाई ध्यान नै दिइएन भने सङ्घीयता आफैमा समस्या बन्न सक्दछ । यसैले सङ्घीय व्यवस्थालाई आत्मसात गर्दा केन्द्र, प्रदेश र स्थानीय सरकारका बीच अधिकारको स्पष्ट विभाजन, स्रोत साधन परिचालन र बाँडफाँडको उचित व्यवस्था, विवाद उत्पन्न हुन नदिने र उत्पन्न भएमा समाधानको विशेष संयन्त्र निर्माण, सघं, प्रदेश र स्थानीय सरकारको निम्ति आवश्यक पर्ने कर्मचारीको बन्दोवस्त, एक अर्काप्रतिको निर्भरता र समन्वय जस्ता विभिन्न पक्षलाई संविधानले स्पष्ट रूपमा सम्बोधन गर्न सक्नु पर्दछ ।

## सङ्घीय व्यवस्थामा कर्मचारी प्रबन्ध

सङ्घीय राज्य व्यवस्था अपनाएका मुलुकहरूमा सार्वजनिक प्रशासनका मूलभूत पक्षहरू संविधानमा नै उल्लेख गरेको देखिन्छ । दक्षिण अफ्रिकाको संविधान (धारा १९५) ले सार्वजनिक प्रशासनका आधारभूत मान्यताहरू उल्लेख गरेको छ । जसअनुसार सार्वजनिक प्रशासन लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सञ्चालन हुने, यो सबै तहको सार्वजनिक प्रशासन (केन्द्र, प्रदेश, स्थानीय) मा लागू हुने, सार्वजनिक प्रशासन सञ्चालन गर्दा व्यावसायिक, नैतिकता, मितव्ययिता, निष्पक्षता, स्वच्छता, समन्यायिकता, पूर्वाग्रहरहितता, जवाफदेहिता, उत्तरदायित्व, पारदर्शीता, सहभागितामूलक, मानव संशाधनको प्रबर्द्धन र वृत्ति विकासमा आधारित, योग्यता वस्तुनिष्ठ, स्वच्छता र व्यापकताको सिद्धान्तलाई अवलम्बन गर्नु पर्ने कुरा उल्लिखित छ । दक्षिण अफ्रिकाको संविधानले आत्मसात गरेको सङ्घीय व्यवस्थामा प्रदेशको कार्यसम्पादन गर्न आवश्यक पर्ने कर्मचारीको भर्ना, सरूवा, बढुवा, वर्खासी सम्बन्धी व्यवस्था प्रादेशिक कानूनले निर्धारण गर्न सक्ने व्यवस्था छ ।


दक्षिण अफ्रिकाको संविधानको धारा ३३,३४,३६ ले कर्मचारी प्रशासनका सम्बन्धमा विशेष व्यवस्था गरेको छ । यसैगरी कर्मचारीका विवादहरू हेर्ने प्रशासकीय न्यायाधिकरणको संरचनालाई आत्मसात

गरेको छ। मलेशियामा सार्वजनिक सेवाका सम्बन्धमा प्रादेशिक कानूनले प्रदेशभित्रको सार्वजनिक सेवा सञ्चालन गर्ने व्यवस्था गरेको देखिन्छ। मलेशियाको संविधानले (धारा १३२) प्रदेशको आग्रहमा सङ्घद्वारा एक भन्दा बढी प्रदेशका निमित्त र केन्द्र समेतका निमित्त सङ्घीय कानूनद्वारा कर्मचारीको बन्दोवस्त मिलाउन सक्ने व्यवस्था गरेको छ।

भारतको संविधानले सार्वजनिक प्रशासनका सम्बन्धमा विशेष व्यवस्था गरेको छ। जसअनुसार सङ्घ र प्रदेशका सार्वजनिक प्रशासनको बन्दोवस्त केन्द्रीय विधायिकी कानूनद्वारा गर्न सकिने व्यवस्था छ। भारतीय व्यवस्थामा केन्द्रीय सेवा, प्रादेशिक सेवा र अखिल भारत सेवा (All India Service) गरी तीन किसिमका सेवाहरू रहेका छन्। केन्द्रीय सेवा अन्तर्गत लेखा परीक्षण र लेखा सेवा, राजस्व, भन्सार, वन र अन्तशुल्क सेवा, रक्षा जस्ता विभिन्न २९ वटा सेवा छन्। प्रादेशिक सेवा प्रादेशिक कानूनले व्यवस्थित गर्दछ। अखिल भारत सेवा अन्तर्गत केन्द्र र प्रदेश दुवै तहमा खटिने कर्मचारीको व्यवस्था रहेको छ। भारतीय व्यवस्थामा प्रशासन र न्याय सेवासमेतमा केन्द्र र प्रदेशका निमित्त साभा सेवा गठन गर्न सकिने व्यवस्था छ। सङ्घीय व्यवस्थालाई स्वीकार गरेको भारतले राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्य अनुरूपको कर्मचारीको अन्तर प्रदेश तथा केन्द्र र प्रदेश बीच स्थानान्तरणको समेत व्यवस्था गरेको छ। कर्मचारी भर्नाका निमित्त केन्द्र र प्रदेशमा सङ्घीय लोकसेवा आयोग र प्रादेशिक लोकसेवा आयोगको व्यवस्था गरेको छ। दुई वा सो भन्दा बढी प्रदेशका निमित्त पनि प्रदेशहरूको सहमतिबाट संयुक्त रूपमा एउटै लोकसेवा आयोग गठन गर्न सकिने व्यवस्था छ।

## राज्य पुनरसंरचनामा निजामती सेवा

नेपालको अन्तरिम संविधान, २०६३ ले राज्यको पुनरसंरचना गरी मुलुकलाई सङ्घात्मक शासन व्यवस्थामा रूपान्तरण गर्ने घोषणा गरेको छ। मुलुक सङ्घीय व्यवस्थामा रूपान्तरण हुँदा सोही अनुरूपको प्रशासनिक संरचनाको निर्माण गरी तदनुरूप कर्मचारीको बन्दोवस्त गर्नुपर्ने हुन्छ। मुलुकको सङ्घीय ढाँचा स्पष्ट नभई कर्मचारी प्रशासनको स्वरूप, सङ्गठन र केन्द्र र प्रदेश सेवाको अन्तरसम्बन्ध निक्यौल गर्नु अपरिपक्क हुन्छ। तथापि राज्य तहबाट यस सम्बन्धमा गृहकार्य भइराख्नु त्यतिकै आवश्यक र सान्दर्भिक छ। यस सम्बन्धमा प्रशासन पुनः संरचना आयोगको प्रतिवेदन, २०६७ ले प्रस्ताव गरेको देहायको स्वरूप भित्र रही निष्कर्षमा पुग्नु सान्दर्भिक नै हुने देखिन्छ।



## क. राष्ट्रिय निजामती सेवा

राष्ट्रिय एकता र अखण्डतालाई मजबुत राख्दै राष्ट्रिय सिद्धान्त, नीति तथा मापदण्डहरूको कार्यान्वयन गर्न, परस्पर साभेदारी, समन्वय, अन्तरसम्बन्ध, विश्वास, सूचनाको आदान प्रदानका निमित्त, नेतृत्व तथा क्षमता विकास एवं प्रदेश र केन्द्रबीचको कर्मचारी प्रशासनलाई समन्वय, नियन्त्रण र सन्तुलन कायम राख्न राष्ट्रिय निजामती सेवाको गठन गर्नु उपयुक्त देखिन्छ। सङ्घ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासनलाई मार्गदर्शन गर्ने मुख्य उद्देश्यका साथ गठन गरिने राष्ट्रिय निजामती सेवा सङ्घ तथा प्रदेश दुवै तहका लागि साभारूपमा गठन हुने सेवा हो। सङ्घीय व्यवस्थालाई सुदृढ बनाउन राष्ट्रिय निजामती सेवामा रहेका प्रशिक्षित र अनुभवी प्रशासकलाई आवश्यकता अनुसार विभिन्न तहका निजामती सेवामा कार्य गर्ने गरी पठाउन र सङ्घीय तथा अन्तरप्रादेशिक स्तरमा आपसी सहयोग तथा सद्भावको वातावरण सिर्जना गर्न जरूरी हुन्छ।

## ख. सङ्घीय निजामती सेवा

सङ्घीय सरकारको नियमित कार्यसम्पादन गर्न सङ्घीय निजामती सेवा गठन गरिनु पर्ने हुन्छ। सङ्घीय निजामती सेवामा सङ्घीय प्रशासन सेवा, सङ्घीय राजस्व सेवा, सङ्घीय परराष्ट्र सेवा, सङ्घीय न्याय सेवा, सङ्घीय लेखापरीक्षण सेवा, सङ्घीय विविध सेवा लगायत आवश्यकता अनुसार अन्य सेवाहरू रहन सक्छन्। यस्ता सेवाहरूको प्रारम्भिक गठन साभ्वा सेवाबाट स्थानान्तरित हुने कर्मचारीहरूबाट हुनु पर्दछ र नयाँ कर्मचारीहरूको नियुक्ति सङ्घीय लोकसेवा आयोगको सिफारिसमा सङ्घीय सरकारबाट हुने व्यवस्था गरिनु पर्दछ।

## ग. प्रादेशिक निजामती सेवा

प्रादेशिक कानूनको कार्यान्वयन लगायतका अनुरूप प्रादेशिक कार्य सम्पादनका लागि प्रादेशिक निजामती सेवाको गठन आवश्यक हुन्छ। प्रादेशिक निजामती सेवामा प्रादेशिक प्रशासन सेवा, प्रादेशिक इन्जिनियरिङ्ग सेवा, प्रादेशिक स्वास्थ्य सेवा, प्रादेशिक कृषि सेवा, प्रादेशिक शिक्षा सेवा लगायत आवश्यकता अनुसार अन्य सेवाहरू रहन सक्छन्। सङ्घीय निजामती सेवामा भैँ यस्ता प्रादेशिक सेवाहरूको गठन साभ्वा सेवाबाट स्थानान्तरित हुने कर्मचारीहरूबाट हुने र नयाँ कर्मचारीहरूको नियुक्ति प्रादेशिक लोक सेवा आयोगको सिफारिसमा प्रादेशिक सरकारबाट हुने व्यवस्था गरिनु पर्दछ।

## घ. स्थानीय निजामती सेवा

स्थानीय सरकारको कार्यसम्पादनमा सहयोग गर्न स्थानीय निजामती सेवामा रहने प्राविधिक कर्मचारीहरूको प्रारम्भिक व्यवस्था भने प्रादेशिक सेवाहरूबाटै गरिंदा कर्मचारीको व्यवस्थापन सहज हुने देखिन्छ। प्रशासन तथा कानून, सुरक्षा तथा निरीक्षण, योजना तथा विकास, राजस्व संकलन र नागरिक सेवा प्रदाय जस्ता विषयमा आधारित रहेर स्थानीय निजामती सेवाको विकास गर्नु उपयुक्त देखिन्छ।

सङ्घीय हाँचाका विभिन्न तहमा गठन गरिने निजामती सेवाको भर्ना प्रकृत्यामा एकरूपता कायम गरी व्यवस्थित बनाउन निम्न विषयहरूलाई आधार बनाउनु उपयुक्त हुनसक्छ :-

- निजामती सेवाको भर्ना र छनौट प्रकृत्यामा सरलीकरण गरी सबै तहका निजामती कर्मचारीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा मात्र हुने व्यवस्था गर्ने।

- राष्ट्रिय र सङ्घीय सेवाका पदमा सेवा प्रवेशका लागि मुलुकभरिका नागरिकहरू योग्य हुने व्यवस्था गर्ने ।
- प्रादेशिक र स्थानीय सेवाका पदहरूमा सम्बन्धित प्रदेश र स्थानीय वासिन्दालाई प्राथमिकता दिने व्यवस्था गर्ने । अन्य प्रदेश वा स्थानीय निकायमा स्थायी बसोबास भएका नागरिक प्रवेश गर्न इच्छुक भई सिफारिस भएमा जुन प्रदेश वा स्थानीय सेवामा प्रवेश गरेको हो त्यही नै सेवारत रहनु पर्ने व्यवस्था गर्ने ।
- राष्ट्रिय, सङ्घीय सेवाका पदहरूमा निश्चित प्रतिशत प्रादेशिक र स्थानीय निजामती कर्मचारीले समेत भाग लिन पाउने गरी आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाट पूर्ति गर्ने व्यवस्था गर्ने ।
- निजामती सेवाको समग्र कार्यसम्पादन स्तरमा सुधार ल्याउन सबै तहको निजामती सेवामा अधिकृतमुखी प्रशासनको विकास गर्ने नीति लिने ।

सङ्घीय व्यवस्था लागू भएपछि गठन गरिने विभिन्न तहका निजामती सेवाहरूमा हाल कार्यरत कर्मचारीलाई रूपान्तरण र समायोजन गर्न निम्न आधारहरू अवलम्बन गर्नु उपयुक्त हुने देखिन्छ :-

- सङ्घीय संविधान लागू भएपछि वर्तमान निजामती सेवालाई हालका सेवा समूह यथावत कायम राखी साभ्ना निजामती सेवामा रूपान्तरण गर्ने, नयाँ गठन हुने सङ्घीय, प्रादेशिक र स्थानीय निजामती सेवाका मिल्दा सेवा समूहमा साभ्ना सेवाबाट कर्मचारी समायोजन गर्ने,
- साभ्ना सेवाबाट अन्य सेवामा विशेष गरी स्थानीय र प्रान्तीय सेवामा जानका लागि आकर्षक आधारहरू निर्धारण गर्ने,
- कर्मचारीलाई साविकको सेवा, शर्त र सुविधामा फरक नपर्ने व्यवस्था गर्ने,
- सङ्घीयता लागू भएपछि विभिन्न तहमा रहने नयाँ सेवाहरूको पहिचान र गठन नहुन्जेलसम्म साभ्ना सेवाहरूबाट नै कर्मचारी विभिन्न तहका सरकार अन्तर्गत काजमा रहने व्यवस्था गर्ने ।
- राजनीतिक प्रणालीको प्रारूप तय भएपछि राष्ट्रिय, सङ्घीय, प्रादेशिक र स्थानीय सेवामा माग, आवश्यकता, मितव्ययिता र उत्पादकत्व जस्ता पक्षहरूलाई मनन गरी कर्मचारीको व्यवस्थापन, मिलान र समायोजन गर्ने ।
- कर्मचारीलाई सङ्घीय, प्रान्तीय र स्थानीय सेवामध्ये कुन सेवामा रहने हो निश्चित समय तोकिएको अवसर दिने, कर्मचारीको इच्छा, अनुभव, उमेर, मातृभाषा, गृह प्रदेश र कार्य दक्षतालाई समेत आधार मानी समायोजन गर्ने ।
- दरबन्दी मिलान गर्न नसकी बढी हुने कर्मचारीलाई साभ्ना समूहमा राखी आवश्यकता अनुसार सङ्घ वा प्रदेशमा खटाउने र अवकाश वा अन्य कुनै माध्यमबाट पद रिक्त भएमा स्वतः खारेज गर्ने व्यवस्था गर्ने ।
- मिलान पछि बाँकी रहन गएमा त्यस्ता कर्मचारीलाई थप सुविधा सहित स्वेच्छिक अवकाश योजना (Golden Handshake) लागू गरी अवकाशको व्यवस्था मिलाउने ।

परिच्छेद-२३  
**निष्कर्ष तथा सुझावहरू**

सार्वजनिक प्रशासन राज्यको नीति नियम लागू गर्ने महत्वपूर्ण संयन्त्र हो । सार्वजनिक प्रशासनको क्षेत्रमा सन् १९६० को दशकसम्म “म्याक्स वेबर”को कर्मचारीतन्त्रीय पद्धतिको नै बोलवाला रहेको मा १९६८ मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन (*Minnowbrook Conference*) ले नवीन सार्वजनिक प्रशासन (*New Public Administration*) को अवधारणालाई आत्मसात् गरेपश्चात सार्वजनिक प्रशासनमा सामाजिक प्रभावकारिता, व्यावसायिक दक्षता र बजारप्रतिको सम्बेदनशीलताको विषयले महत्व पाएको देखिन्छ । सन् १९८० को दशकमा आएको आर्थिक उदारीकरणले सार्वजनिक प्रशासनलाई व्यवस्थापकीय सुधारमा जोड दिएको र यही दशकमा नवीन सार्वजनिक व्यवस्थापन (*New Public Management*) पद्धति वा व्यवस्थापनवाद (*Managerialism*) को प्रभाव परेको पाइन्छ । सन् २००० देखिको सार्वजनिक व्यवस्थापन सूचना र सञ्चार प्रविधिमा आधारित रही सोही अनुसार विकसित हुँदै गएको छ । त्यसैगरी सार्वजनिक प्रशासन आधुनिकता (*Modernism*) बाट नवआधुनिकता (*Neo modernism or Post modernism*) तर्फ अग्रसर हुँदै गएको र विश्वव्यापकता, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सूचना र सञ्चार पद्धतिको विस्तार र अधिकतम् उपयोग, विज्ञान र प्रविधिको द्रुत विकास, नागरिकमा आएको चेतना र जागरणले सार्वजनिक प्रशासनको परम्परागत भूमिकामा परिवर्तन आई सहकार्य र साभेदारी एवम् कार्यमूलक सञ्जालको क्रियाशीलता बढेको छ ।

सार्वजनिक प्रशासनलाई समय सापेक्ष र प्रभावकारी तथा सार्वजनिक सेवालार्इ विश्वसनीय बनाउनका लागि प्रशासनिक सुधार निरन्तर प्रक्रिया हो । कुनै एक कालखण्डमा गरिएका सुधारका प्रयासहरू सँधैका लागि शाश्वत हुन सक्दैनन् । समकालीन परिवेशमा आएको परिवर्तनसँग सार्वजनिक प्रशासनको सुधारका प्राथमिकतामा समेत परिवर्तन गर्नुपर्ने आवश्यकता रहन्छ । नेपालमा प्रशासन सुधारका लागि गरिएका विगतका प्रयासहरूको पनि आ-आफ्नै पृष्ठभूमि र

प्राथमिकता रहेको छ। मुलुकमा भएका संवैधानिक परिवर्तन, शासन पद्धतिमा गर्नु पर्ने फेरबदल, सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नीतिगत, कानुनी, कार्यविधिगत एवम् व्यवहारजन्य विषयहरूमा गर्नु पर्ने सुधार एवम् सङ्घात्मक शासनतर्फ रूपान्तरण हुँदा अपनाउनु पर्ने उपायहरू समेतलाई दृष्टिगत गरी परिवर्तित परिवेशमा सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यले यस समितिद्वारा सुधारका क्षेत्रहरू पहिचान गरी सार्वजनिक प्रशासनको सुधारका लागि सुझावहरू तयार पारिएको छ।

सार्वजनिक प्रशासनमा सुधार भन्नु नै मुख्य-मुख्य सरोकारका विषयमा व्यावसायिक रूपमा सक्षम, उत्प्रेरित र उच्च मनोबलयुक्त, कार्यसम्पादनयुक्त र सेवा प्रवाह गर्न सक्ने नागरिकप्रति जवाफदेही एवं भूमण्डलीय सक्षमताको स्तर भएको सार्वजनिक सेवाको विकास गर्नु नै हो सार्वजनिक प्रशासनमा बहुआयामिक प्रभावकारिता अपेक्षित छ। नेपालको सार्वजनिक प्रशासनमा विश्वव्यापीकरण तथा आर्थिक उदारीकरण, सुशासन, मानव अधिकार, राज्य पुनरसंरचना, समावेशीकरण, नवीन सार्वजनिक व्यवस्थापन, निजी क्षेत्रसँगको सहकार्य र साभेदारी, सूचना र सञ्चार प्रविधिको विकास, जस्ता नवीनतम् मान्यतालाई सम्बोधन गर्न सार्वजनिक प्रशासन सक्षम बन्नुपर्दछ। नेपालको सार्वजनिक प्रशासनमा व्यावसायिक सक्षमता र नागरिकप्रतिको उत्तरदायित्व, कार्यसम्पादन र सेवाको संस्कारको अभाव, कार्यसम्पादन व्यवस्थापन पद्धतिको कार्यान्वयन हुन नसक्नु परिवर्तन र रूपान्तरणलाई संस्थागत र व्यवस्थापन गर्न सक्ने क्षमता नहुनु, राजनीति र प्रशासन बीचको सम्बन्ध कार्यमूलक हुन नसक्नु, समावेशीकरण र योग्यताप्रणाली बीच तादात्म्यता र सामञ्जस्य कायम नहुनु, कर्मचारीको वृत्तिविकास पूर्वानुमानयोग्य हुन नसक्नु आदि रहेका छन्। कर्मचारीको कार्यसम्पादन क्षमता र संस्कार (*Performance Culture*) को रूपान्तरण भन्दा संरक्षण केन्द्रित, रणनीतिक सुधारभन्दा प्रक्रियागत सुधार उन्मुख, सामाजिक रूपान्तरणलाई आत्मसात गरी सक्षमताको विकास गर्नेभन्दा आफूभित्रको जटीलताको व्यवस्थापनमा केन्द्रित, दातृसमुदायको इच्छा र दवावमा (*Donor-driven*) आधारित, दीर्घकालीन भन्दा तात्कालीन ध्येय प्राप्तमा सीमित रहेको प्रतिक हुन्छ।

नेपालको सार्वजनिक प्रशासनमा अधिकार र साधन श्रोत तथा अवसरको केन्द्रीकरणले गर्दा कर्मचारीहरू सेवाकेन्द्रमा भन्दा केन्द्रीयस्तरका कार्यालयहरूमा रहन बढी रूचाउने प्रवृत्ति देखिन्छ। फलस्वरूप नेपालको सार्वजनिक सेवा विकेन्द्रित भन्दा केन्द्रीकरणतर्फ उन्मुख हुँदै गइरहेको छ। नागरिकको नजिक भई आधारभूत सेवा प्रवाह गर्ने निकायहरू अधिकार र साधनस्रोत, जनशक्ति, स्वायत्तता, निर्णय क्षमता, मनोबल र उत्प्रेरणा आदिमा कमजोर हुँदै गएका छन्। नागरिकमा प्रत्यक्ष रूपमा सेवा दिने निकाय र कार्यस्थलमा कर्मचारी नहुनु र केन्द्रमा कामको चाप भन्दा बढी संख्यामा कर्मचारीको व्यवस्था हुनु जस्ता अवस्थाले नेपालको सार्वजनिक सेवाको प्रभावकारितामा ह्रास आएको छ। समयमानै गम्भीर नहुने हो भने यो क्रम अझ बढ्ने देखिन्छ। नेपालको सार्वजनिक सेवामा व्यापक राजनीतिकरणका कारण व्यावसायिक रूपमा सक्षम, नागरिकप्रति उत्तरदायी र नतिजामूलक सार्वजनिक व्यवस्थापनको प्रत्याभूति हुन नसकिरहेको सम्बन्धमा त्यसतर्फ ध्यान जानु जरूरी छ।

नेपालको सार्वजनिक प्रशासन गतिशील र कार्यमूलक तुल्याउन राष्ट्रिय रणनीतिक योजना वा गुरुयोजना सम्बद्ध सरोकारवालाहरूको सहभागितामूलक एवं व्यापक परामर्शका आधारमा तर्जुमा गरी व्यवस्थित र योजनाबद्ध परिचालनको सोच राख्नु जरूरी छ। यसमा निजामती सेवाको रणनीतिक दिशा, संरचनागत व्यवस्था, पद्धतिगत सुधार, कार्यसम्पादन संस्कार, व्यावहारिक उत्कृष्टता जस्ता पक्षमा तात्कालीन विकासात्मक र दीर्घकालीन सुधार र रूपान्तरणको योजना

आवश्यक छ । सार्वजनिक सेवाको रणनीतिक सुधार तर्फ जनशक्ति विकास तथा परिचालनको योजना, सेवा सम्बन्धी केन्द्रीय नीति तथा विभिन्न क्षेत्रगत रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न जरूरी छ । केन्द्रीकृत संरचनालाई विकेन्द्रीकृत संरचनामा रूपान्तरण गरी सेवामूलक र कार्यसम्पादनमूलक तुल्याइनु पर्दछ । सेवाको नीतिगत तहमा कार्यकारी क्षमता सहितको एकीकृत संरचना र तहमा कार्यगत तहमा व्यावसायिक क्षमता र विशिष्टीकृत दक्षतासहितको विशेषीकृत सेवाको संरचना निर्माण गर्नुपर्ने देखिन्छ । सार्वजनिक सेवामा पद्धतिगत सुधारमा कार्यसम्पादन पद्धति लागू गर्ने, कार्यसम्पादनमा आधारित तलव प्रणाली, विभागीय प्रमुख र कार्यालय प्रमुखमा कार्यसम्पादन करारको व्यवस्था, क्षेत्रगत विशिष्टता र विशेषज्ञताको विकास र उपयोग गर्ने किसिमले सरूवा र पदस्थापनाको व्यवस्था, पूर्व अनुमानयोग्य बहुवा तथा वृत्तिविकास-प्रणालीको कार्यान्वयन, ज्ञान, सीप र दक्षताको समयानुकूल विकास हुने गरी सबैले समान रूपमा प्रशिक्षण पाउने व्यवस्था, कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली, समावेशीकरण र योग्यता प्रणाली बीच सामञ्जस्य कायम गर्नका लागि अनुसन्धानमा आधारित पद्धति निर्माण, कार्यकारी नेतृत्व विकास जस्ता पक्षमा सुधार आवश्यक छ । नेपालको सार्वजनिक प्रशासन अन्तर्राष्ट्रिय समुदायले अपेक्षा गरे अनकूल तथा विश्वव्यापी मूल्य, मान्यता र स्तर अनुसारको तुल्याउन अन्तर्राष्ट्रिय सङ्गठनहरूमा प्रतिस्पर्धाका आधारमा कर्मचारीलाई काम गर्न पठाउने व्यवस्था गरी सक्षमताको विकास गर्ने पद्धतिको समेत अवलम्बन आवश्यक छ । सेवामा कार्यमूलक संस्कार, नतिजाप्रतिको जवाफदेहिता अभिवृद्धि, सकारात्मक सोच र प्रवृत्तिको विकास, कार्यसम्पादनमा आधारित प्रोत्साहनात्मक व्यवस्था, सदाचार पद्धतिको अवलम्बन, वस्तुगत आधारमा पुरस्कार र सकारात्मक पुष्टीकरण, आचरण र व्यवहारसम्बन्धी मापदण्ड निर्माण, उपलब्ध ज्ञानको सही व्यवस्थापन तथा नवीन ज्ञानको विकास गरी नवप्रवर्तन र सृजनात्मक क्षमतालाई प्रोत्साहन दिने व्यवस्था हुनु जरूरी छ ।

प्रस्तुत प्रतिवेदनमा सार्वजनिक प्रशासनको अवधारणा र अभ्यासका बारेमा माथि विभिन्न परिच्छेदमा विश्लेषण गरिएको छ । सरोकारवालाहरूको अभिमत एवम् विभिन्न निकायहरूबाट प्राप्त सुझावहरू समेतलाई यसमा समुचित विवेचना गरिएको छ । विज्ञहरूबाट प्राप्त भएका रचनात्मक सुझाव, टिप्पणी र विचारले प्रतिवेदनलाई पूर्ण बनाउन सहयोग पुऱ्याएका छन् । प्रतिवेदनमा सार्वजनिक सेवालाई बढी जवाफदेही, नतिजामूलक, सेवामुखी र विकासमैत्री बनाउनु पर्ने आवश्यकतालाई केन्द्रविन्दुमा राखी सुधारका क्षेत्र पहिचान गरिएको छ । सार्वजनिक प्रशासनका मूलभूत क्षेत्रहरूको पृष्ठभूमि, वर्तमान अवस्था, समस्याको पहिचान र समाधानका उपायहरूका सम्बन्धमा नीतिगत सुझाव समेत उल्लेख गरिएको छ ।

समितिलाई दिइएको कार्यदेशको अधीनमा रही सार्वजनिक प्रशासनलाई जनमुखी र जनउत्तरदायी बनाउन विद्यमान साङ्गठनिक संरचना, कानुन र नीतिगत विषयमा गरिनुपर्ने सुधारका विषयहरू यसमा समेटिएका छन् । निजामती सेवालाई व्यावसायिक, गुणस्तरीय र सेवाग्राहीप्रति जिम्मेवार बनाउन गरिनुपर्ने संस्थागत र जनशक्ति सुधारका विषयलाई यसमा सम्बोधन गरिएको छ । निजामती सेवाका कर्मचारीको बहुवा, वृत्ति विकास, सरूवालाई अनुमानयोग्य बनाउन र नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउने सम्बन्धमा वर्तमान कानुनी व्यवस्था र प्रक्रियामा गरिनुपर्ने सुधारका क्षेत्रहरू पहिचान गरिएको छ । निजामती सेवामा ट्रेड यूनियनको भूमिका र तिनमा गरिनुपर्ने सुधारका विषयहरू समेटिएको छ । दुर्गम क्षेत्रमा सेवाप्रवाहलाई सुनिश्चित गर्न गरिनुपर्ने प्रक्रिया र सुधारका क्षेत्रहरू उल्लेख गरिएको छ । निजामती सेवामा विविधता व्यवस्थापन (Diversity Management) गर्न अपनाउनु पर्ने उपायहरू प्रस्तुत गरिएको छ । निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुगत र वैज्ञानिक बनाउन मापन संयन्त्रको विकास गर्ने, सेवा करार



सम्बन्धमा गर्नुपर्ने सुधारका विषयहरूलाई प्रस्तुत प्रतिवेदनमा सम्बोधन गरिएको छ। सम्बद्ध सरोकारवाला निकायहरू, अनुभवी प्रशासकहरू, विषयगत विज्ञहरू एवम् सम्बन्धित क्षेत्र र तहका सरोकारवालाहरूको सहभागिता, परामर्श, सुझाव एवम् सहयोगमा तयार गरिएको प्रस्तुत प्रतिवेदनमा विद्यमान वस्तुस्थितिको समुचित समीक्षा गर्दै व्यावहारिक सुझाव प्रस्तुत गरिएको छ। विषयगतरूपमा विभिन्न शीर्षकमा अधिल्ला परिच्छेदहरूमा विषयवस्तुको समुचित विश्लेषण गर्दै सो क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सुझावहरू समेत समेटिएको छ। यस परिच्छेदमा उल्लिखित सुझावहरूलाई संक्षेपीकरण गरी देहायका सुझावहरू प्रस्तुत गरिएको छ :-

### सुशासनका निम्ति संविधानमा नै सुनिश्चित हुनुपर्ने आधारभूत विषयहरू

सार्वजनिक प्रशासनको मर्यादा अभिवृद्धि गरी मुलुकमा सुशासन कायम गर्न संविधानमा नै केही आधारभूत पक्षको प्रत्याभूति जरूरी छ। मुलुकको शासन व्यवस्था सञ्चालनको लागि मार्ग निर्देशन गर्ने मूल दस्तावेज संविधान हो। सार्वजनिक प्रशासनलाई व्यवस्थित सञ्चालनका नीतिगत एवम् आधारभूत मूल्य मान्यताहरू संविधानबाट नै सुनिश्चित हुनु उपयुक्त हुन्छ। त्यसैले संविधानले नै देहायका विषयहरूलाई सम्बोधन गर्नु पर्ने देखिन्छ :-

- क. लोकतन्त्र, नागरिक सर्वोच्चता, सुशासन, कानुनी शासन, शक्तिको पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, आधारभूत मानव अधिकार, प्रेस स्वतन्त्रता लगायतका मूल्य र मान्यता नै सार्वजनिक प्रशासन सञ्चालनका आधार हुने सुनिश्चित हुनु पर्दछ। संवैधानिक मूल्यहरू क्रियाशील हुन सक्ने गरी शासन व्यवस्था सञ्चालनका विधि र प्रक्रिया निर्धारण गरिनु पर्दछ। राज्यका निकायहरू उत्तरदायी, पारदर्शी, जवाफदेही, अनुमानयोग्य र कानुनी शासनका मान्यताहरू प्रति प्रतिबद्ध हुनुपर्ने गरी संवैधानिक प्रत्याभूति गरिनु पर्दछ।
- ख. उत्तरदायी, जिम्मेवार, जनताको यथार्थ भावनाको प्रतिनिधित्व गर्न सक्ने गरी विधायिकाको गठनका निम्ति निर्वाचन प्रणालीमा सामयिक सुधार र परिमार्जन आवश्यक देखिन्छ। लोकतन्त्रको आधारशीलाको रूपमा रहेको आवधिक निर्वाचन स्वच्छ निष्पक्ष रूपमा सम्पन्न गर्न एवम् योग्य व्यक्तिलाई विधायिकामा चयन गर्ने प्रयोजनका लागि उम्मेदवारको योग्यता र अयोग्यताको स्पष्ट मापदण्ड संविधानद्वारा नै स्पष्ट निर्धारण गरिनु पर्दछ। गम्भीर किसिमका फौजदारी अपराधको अभियोगमा कारवाही भएका व्यक्तिलाई व्यवस्थापिकामा आउन नपाउने गरी संविधानले नै रोक लगाउने गरी स्पष्ट मार्गदर्शन गर्नु उपयुक्त हुन्छ। निर्वाचनलाई सबैको पहुँचयोग्य बनाउन निर्वाचनसम्बन्धी पद्धति, प्रक्रिया सम्बन्धित ऐन कानूनमा सोही अनुरूपको व्यवस्था हुनुपर्छ। निर्वाचन महँगो भएमा भ्रष्टाचार बढ्ने र अन्ततः सुशासन सहज नहुने कारण निर्वाचनमा गरिने अन्धाधुन्ध खर्च रोक्ने स्पष्ट व्यवस्था हुनुपर्दछ।
- ग. विगतका प्रतिवेदनहरूले मन्त्रालयको सङ्ख्या कटौतीका लागि सुझाव दिएका भएपनि अपेक्षित रूपमा मन्त्रालयको सङ्ख्या कटौती हुन सकेको छैन, बरु क्रमशः बढ्दै गएको अवस्था छ। यो विषयलाई सम्बोधन गर्न मन्त्रालय तथा मन्त्रीको संख्याका सम्बन्धमा संवैधानिक एवम् विधायिका निर्मित ऐनद्वारा स्पष्ट मार्गदर्शन हुनु पर्ने देखिएको छ। विगतको अनुभवबाट राजनीतिक भागवण्डा र सत्ता स्वार्थका आधारमा राजनीतिक निर्णयबाट मन्त्रालयको संख्या निर्धारण गर्ने एवम् आवश्यक रूपमा विना विभागीय मन्त्रीहरू समेत नियुक्त गर्ने गरिएको देखिएको छ। नेपाल अधिराज्यको संविधान, २०१५ ले संविधानमा नै मन्त्रीको संख्या निर्धारण गरेको अनुभव एवम् अन्य कतिपय मुलुकले समेत

संविधान र विधायिकी ऐनद्वारा नै कार्यपालिकाको संरचना निर्धारण गरेको अभ्यास समेतलाई उदाहरणको रूपमा लिई संविधानद्वारा नै कार्यपालिकाको मूलभूत संरचना, विशेषगरी मन्त्रालय र मन्त्रीको संख्या निर्धारण गरिनु पर्ने अवस्था छ। मुलुक सङ्घीय संरचनामा रूपान्तरण हुँदा केन्द्रीय सरकारको काम, कर्तव्य र अधिकार समेत घट्ने हुँदा सोही अनुसार केन्द्रमा सानो संख्याको मन्त्रपरिषद्को व्यवस्था संविधानले गर्नु पर्ने हुन्छ।

- घ. स्वतन्त्र र सक्षम न्यायपालिका लोकतन्त्रको आधारशीला हो। यो संवैधानिक परिपाटीको संरक्षक र नागरिक हक अधिकारको परिपालक पनि हो। न्यायपालिकाको स्वतन्त्रताको संरक्षणका लागि न्यायपालिकाको संरचनात्मक एवम् क्रियात्मक स्वतन्त्रताको सुनिश्चितता हुनु पर्दछ। यसका लागि न्यायाधीशहरूको नियुक्ति, असक्षमता र खराब आचरणका सम्बन्धमा कारवाहीको व्यवस्था र सेवा शर्त सुविधाको निर्धारण गर्दा संविधानले अन्तर्राष्ट्रिय मान्य सिद्धान्त र मूल्य मान्यतालाई आत्मसात गर्नु पर्दछ। विशेषतः न्यायाधीशको नियुक्तिका लागि संविधानद्वारा नै वस्तुगत रूपमा मूल्याङ्कन गर्न सकिने स्पष्ट योग्यता, आधार र मापदण्ड निर्धारण गर्नु आवश्यक छ। न्यायपालिकाको स्वतन्त्रताको प्रतिकूल हुन सक्ने, आफ्नो मनोगत आकांक्षा पूरा गर्ने, स्वार्थको द्वन्द्व (Conflict of Interest) देखिने खालका अभ्यासहरू हुन नसक्ने गरी संविधानमा स्पष्ट आधार निर्धारण गरिनु पर्दछ। सर्वोच्च अदालतको न्यायाधीश वा प्रधान न्यायाधीशले उमेरको हदबाट अवकाश भएपछि फेरी अर्को सार्वजनिक निकायको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था संविधानमा राख्न वाञ्छनीय नहुने कुरालाई स्पष्ट रूपमा आत्मसात गर्नुपर्ने देखिन्छ।
- ङ. स्थानीय निकाय विकास र लोकतन्त्रको आधारस्तम्भ हो। शासन व्यवस्थामा अत्यधिक जनसहभागिता प्रबर्द्धन गर्ने आधार स्थानीय निकायले प्रदान गरेको हुन्छ। स्थानीय स्तरको आवश्यकताको पहिचान, स्रोत साधनको सङ्कलन एवम् व्यवस्थापन र परिचालन, स्थानीय विकास र सार्वजनिक सेवा वितरणका लागि मुख्य जिम्मेवार निकायको रूपमा स्थानीय सरकारलाई स्थापित गर्नु पर्दछ। यसका लागि स्थानीय निकायलाई संस्थागत गर्न संविधानमा नै स्थानीय निकायको तहगत संरचना, निर्वाचन प्रणाली, गठन, शक्ति र अधिकार, पदावधि, स्वायत्तता जस्ता विषयहरू स्पष्ट रूपमा सुनिश्चित हुनुपर्दछ।
- च. सार्वजनिक प्रशासन शासन व्यवस्था सञ्चालन गर्ने आधार हो। यो उत्तरदायी, जवाफदेही, पारदर्शी र निष्पक्षरूपमा सञ्चालन हुनुपर्दछ। संविधान र कानूनले तोकेको जिम्मेवारी वस्तुगत रूपमा निर्वाह गर्न आवश्यक सार्वजनिक प्रशासनका आधारभूत मूल्यहरू (Core Values) लाई संविधानमा उल्लेख गरी सुशासन स्थापना गर्ने आधार प्रदान गर्नु पर्ने हुन्छ। दक्षिण अफ्रिका लगायतका लोकतान्त्रिक मुलुकका संविधानहरूले अवलम्बन गरेका सार्वजनिक प्रशासन सञ्चालनका आधारभूत मूल्यहरू नेपालको सन्दर्भमा पनि सान्दर्भिक हुन सक्छन्। लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा समर्पित, व्यावसायिक, दक्ष, स्रोत साधनको उच्चतम प्रयोग गर्न सक्ने, विकासप्रति प्रतिबद्ध, स्वच्छ, समतामूलक, पूर्वाग्रहरहित, सहभागितामूलक, उत्तरदायी, पारदर्शी, वृत्तिविकासका आधारहरूले युक्त, प्रतिनिधिमूलक, योग्यतामा आधारित कानूनद्वारा सञ्चालित, कार्यसम्पादनमा निष्पक्ष, राजनीतिक रूपमा तटस्थ, सेवाप्रति समर्पित, इमान्दार, वस्तुगत रूपमा निर्णय गर्ने, समान व्यवहार गर्ने एवम् प्रतिष्ठापूर्ण सेवाको रूपमा निजामती सेवालालाई विकास गरिनु पर्ने जस्ता कुराको सुनिश्चितता हुनुपर्ने देखिन्छ। सार्वजनिक प्रशासनको मर्यादा र व्यावसायिकताको विकास गरी नागरिकप्रति उत्तरदायी प्रशासनको स्थापना गर्न संविधानद्वारा मार्गदर्शन गर्नु आवश्यक देखिन्छ।

- छ. प्रशासकीय काम कारवाही उपरका विवादको सुनुवाई गर्न र प्रशासकीय कानूनको वैधता परीक्षण गर्नका लागि भारत, जर्मनी लगायतका कतिपय देशहरूले अभ्यास गरेको प्रशासकीय न्यायाधिकरण सम्बन्धी अनुभव नेपालको सन्दर्भमा पनि उपयुक्त हुने देखिन्छ। प्रशासकीय प्रकृतिका विवादहरूले सर्वोच्च अदालतको कार्यबोभमा परेको प्रतिकूल प्रभावले मुद्दाको किनारामा गरेको ढिलासुस्ती समेतलाई दृष्टिगत गरी यस्ता विवादहरूको कारवाही र किनाराका लागि अधिकारसम्पन्न प्रशासकीय न्यायाधीकरणको व्यवस्था संविधानद्वारा नै गर्नु उपयुक्त हुन्छ। न्यायाधिकरणमा पदेन पदाधिकारी राख्ने परिपाटी अन्त्य गरी व्यावसायिक ज्ञान, सीप र अनुभव भएका स्वतन्त्र व्यक्ति नियुक्ति हुनुपर्दछ।
- ज. संवैधानिक अङ्ग एवम् संवैधानिक निकायहरूले आफ्नो कार्यसम्पादनलाई प्रभावकारी रूपले सम्पादन गर्नका लागि त्यस्ता निकायहरूलाई संरचनागत एवम् कार्यात्मक स्वतन्त्रताका साथै आवश्यक स्रोत, साधन र दक्ष जनशक्तिको आवश्यकता पर्दछ। यी आवश्यकतालाई सम्बोधन हुने गरी संविधानले विशेष प्रबन्ध गर्नु पर्ने हुन्छ। संवैधानिक निकायलाई पदाधिकारी विहीन नहुने गरी रिक्त हुनु भन्दा एक महिना अगाडि पदपूर्ति गर्ने व्यवस्था गर्ने लगायतका विषय संविधानमा स्पष्ट रूपमा समावेश गर्नु उपयुक्त हुन्छ।
- झ. मुलुक सङ्घात्मक शासन पद्धतिमा रूपान्तरण हुने दिशानिर्देश नेपालको अन्तरिम संविधान, २०६३ ले गरिसकेको छ। सङ्घात्मक संरचनामा रूपान्तरण हुँदा मौजुदा कर्मचारीहरूको समेत समायोजन एवम् व्यवस्थापन गर्नु पर्ने हुन्छ। कर्मचारी समायोजन एवम् व्यवस्थापनका लागि संविधानले मार्गदर्शक आधारहरू निर्धारण गर्नु पर्ने देखिन्छ। भारतीय संविधानको धारा ३१२, ३१३ मा गरिएका व्यवस्था जस्तै आगामी संविधानले मौजुदा कर्मचारीलाई विभिन्न प्रदेश एवम् स्थानीय सरकारमा समायोजन गर्दा उनीहरूले प्राप्त गरिरहेका सेवा शर्त र सुविधामा मर्का पर्ने गरी फेरबदल नगरिने र सेवाको सुरक्षा गरिने गरी संवैधानिक प्रत्याभूति गरिनु पर्दछ।
- ञ. राष्ट्रिय सुरक्षा, प्रतिरक्षा र वैदेशिक नीति लगायत राष्ट्रिय स्वार्थसँग गाँसिएका विषय जो सुशासनका निम्ति समेत आवश्यक पर्ने मान्यताहरूलाई संविधानमा नै सम्बोधन गर्नु आवश्यक छ।

## राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको सुदृढीकरण

मुलुकमा गणतन्त्र स्थापित भएपछि स्थापना भएको राष्ट्रपति कार्यालयलाई राष्ट्रपतिको संवैधानिक भूमिका निर्वाह गर्न सहज हुने गरी थप सुदृढीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ। यसका लागि भौतिक पूर्वाधारको विकास, नयाँ प्रविधिको अवलम्बन, स्रोत साधन र जनशक्तिको उपलब्धता, जनशक्तिको दक्षता विकास जस्ता कार्य गर्नु पर्ने हुन्छ। अन्य मुलुकले गरेको अभ्यास समेतलाई दृष्टिगत गरी राष्ट्रपति कार्यालयको सचिवालयलाई थप सुदृढ बनाउनु पर्ने देखिन्छ। राष्ट्रपतिको कार्यालयमा हुने औपचारिक समारोहहरूको व्यवस्थापन उचित किसिमले गर्न सक्ने गरी समारोह स्थलको प्रबन्ध र राष्ट्रपतिको उपयुक्त आवास भवन व्यवस्थित गर्नुपर्ने देखिन्छ। त्यसैगरी अमेरिका लगायत कतिपय मुलुकले उप-राष्ट्रपतिलाई दिएको भूमिका समेतको अध्ययन गरी कार्यकारीको भूमिकामा प्रभाव नपर्ने गरी र सो पदको गरिमा र मर्यादा समेत कायम हुने गरी विश्वविद्यालयको कुलपतिको भूमिका जस्तो जिम्मेवारी दिने विषयमा पुनरावलोकन गर्ने। उपराष्ट्रपतिको गरिमा र प्रतिष्ठा अनुसार सो कार्यालयको कार्यालय भवन, आवास, भौतिक स्रोत साधन, सुरक्षा र जनशक्तिको विशेष प्रबन्ध गर्ने।

## संवैधानिक निकायहरूको सुदृढीकरण

संवैधानिक निकायहरूलाई संविधानले सुम्पिएको जिम्मेवारी प्रभावकारीरूपमा सम्पन्न गर्नका लागि देहायका सुधारहरू गर्नुपर्ने देखिन्छ :-

- संवैधानिक निकायलाई लामो समयसम्म पदाधिकारी विहीन हुन नदिनका लागि त्यस्तो पदाधिकारी अवकाश हुनु भन्दा एक महिना अगावै नियुक्त गर्ने । यस्तो नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने सुनिश्चितता हुनुपर्ने । संवैधानिक निकायहरूले समग्र राज्य संयन्त्र एवम् राज्य शक्तिको प्रयोग गर्ने महत्वपूर्ण निकाय र पदाधिकारीको काम कारवाहीको निगरानी गर्ने जिम्मेवारी पाएको कारण त्यस्तो पदमा नियुक्ति गर्दा सम्बन्धित निकायको कार्यप्रतिको विषयगत सम्बद्धता, अनुभव, विज्ञता, सार्वजनिक जीवनमा आर्जन गरेको ख्याति, नैतिक आचरण, उमेर, नेतृत्व क्षमता, निर्भिकता, विश्वसनीयता एवम् राजनीतिक असंलग्नता र निष्पक्षता जस्ता मापदण्ड र शर्तहरू संविधान र कानूनमा स्पष्ट रूपमा उल्लेख गरी सो अनुरूप गर्ने गराउने कुराको सुनिश्चितता हुनुपर्ने ।
- संवैधानिक निकायहरूलाई राज्य संयन्त्रको निगरानी गर्ने जिम्मेवारी दिएको सन्दर्भमा ती निकायहरूको कार्य सम्पादन प्रभावकारी बनाउन एवम् संस्थागत क्षमता सुदृढीकरण गर्ने प्रयोजनको निमित्त तत् तत् निकायका आ-आफ्नै जनशक्तिको बन्दोबस्त हुने किसिमबाट दीर्घकालीन सोच राखी सोही अनुरूप विद्यमान व्यवस्थाको पुनरावलोकन गर्नु पर्ने ।
- संवैधानिक निकायका कर्मचारीको छुट्टै सेवा बनाई विशेषज्ञता आवश्यक पर्ने प्रकृतिको मुख्य कार्य गर्ने कर्मचारीको निमित्त समूह गठन गर्नुपर्ने, संवैधानिक निकायमा कार्यरत कर्मचारीको पदपूर्ति छुट्टै विज्ञापनको माध्यमबाट गरिनु पर्ने ।
- संवैधानिक निकायको कार्यक्रमका आधारमा बजेट बनाउन विज्ञ सहितको विशेष समिति बनाई त्यसको सिफारिसमा अर्थ मन्त्रालयबाट बजेट व्यवस्था गरी व्यवस्थापिका-संसदले स्वीकृत गर्ने व्यवस्था गर्नुपर्ने, यसरी बजेट तथा कार्यक्रम तय गर्दा संवैधानिक निकायहरूको कार्यबोझको अनुपातमा पर्याप्त श्रोत, साधन र जनशक्तिको व्यवस्था हुनुपर्ने ।
- संवैधानिक निकायले दिएको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयनको प्रगति विवरण सरकारको तर्फबाट समय-समयमा सार्वजनिक गर्नुपर्ने, निर्देशन कार्यान्वयन नगर्ने पदाधिकारीलाई विभागीय सजायको व्यवस्था हुने कुराको कानुनी व्यवस्था गरिनुपर्ने ।
- संवैधानिक निकायको काम कर्तव्य अधिकार सम्बन्धी ऐनमा मूलभूत कुरालाई मात्र समेटेी कार्यविधिगत कुराहरू लाई व्यवस्थित गर्न सम्बन्धित संवैधानिक निकायले छुट्टै नियम बनाई लागू गर्न सक्ने गरी स्वायत्तता प्रदान गर्ने व्यवस्था हुनुपर्ने ।

## १. साङ्गठनिक संरचना, कानून र नीतिगत विषयमा गरिनुपर्ने सुधार

### सङ्गठन संरचना सम्बन्धी

मन्त्रालयको संख्या निर्धारण र अन्य सरकारी सङ्गठन संरचना सिर्जना गर्दा देहायका विषयहरूमा ध्यान दिइनु पर्दछ ।

- मन्त्रालयको संख्या निर्धारण र अन्य सरकारी सङ्गठन संरचना सृजना गर्दा सर्वप्रथम सरकारको कार्यक्षेत्र निर्धारण गर्नु पर्दछ । विश्वव्यापीकरण र निजीकरणको अवधारणाले राज्यले गर्ने कार्यक्षेत्रमा ल्याएको संकुचनलाई विचार गर्नु पर्दछ ।

अर्थात हिजो सरकार आफैले गर्दै आएका कामका क्षेत्रहरू जस्तो उत्पादन र वितरण सम्बन्धी कामहरू आज निजी क्षेत्रले सरकारको भन्दा मितव्ययी र प्रभावकारी रूपमा गर्नसक्ने अवस्था छ। यस किसिमका क्षेत्रहरूको पहिचान गरी सरकारले नियमनकारी भूमिका प्रभावकारी बनाउन सकेमात्र पुग्ने भएको छ। यहाँसम्मकी विगतमा सरकारले नै जिम्मा लिनुपर्ने मानिएका शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा निजी क्षेत्रको संलग्नता बिना राज्यले मात्र सेवा दिन नसक्ने अवस्था रहेको छ। निजी क्षेत्रको संलग्नता राष्ट्रिय यथार्थता र आवश्यकता हो। यसैले सरकारले आफ्नो कार्यक्षेत्रलाई सांघुरो पाउँदै बढ्ता नियमनकारी बनाएर जाने नीति लिनु पर्दछ। सरकारको अनुगमनकारी भूमिकालाई प्रभावकारी बनाउनु पर्छ। यसबाट सरकारी सङ्गठन संरचनाको विस्तारमा कमी आउनेछ।

- सरकारले स्वायत्त संस्था निर्माण गर्ने नाममा छुट्टै ऐन वा गठन आदेशद्वारा आयोग, प्रतिष्ठान, परिषद्, बोर्ड एवं समिति लगायतका केन्द्रीय संरचना अन्धाधुन्धरूपमा विस्तार गर्ने नीति लिनु हुँदैन। पछिल्लो समयमा यस किसिमका सङ्गठन संरचनाको वृद्धि हुने क्रम बढ्दो देखिन्छ। यसबाट एकै किसिमको काम गर्न सरकारी सङ्गठन संरचना र स्वायत्त भनिएका संस्थाहरूको उपस्थितिले कार्यसम्पादनमा दोहोरोपन र सेवा प्रवाहमा अन्योल सिर्जना हुने गरेको छ। यस्तो परिपाटीको अन्त्य हुनुपर्छ।
- सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नगरी मन्त्रालय र कर्मचारीको संख्या वृद्धि गर्ने काम उचित होइन। यस किसिमको सर्वेक्षण बिना मन्त्रालयको संख्या वृद्धि र कार्यक्षेत्र परिवर्तन गरिनु हुँदैन। यसबाट सिर्जना हुने अन्य साङ्गठनिक संरचना एवं प्रशासनिक पदहरूको बढोत्तरी, क्षेत्राधिकारको विभाजन, समन्वय र नियन्त्रण प्रणालीमा पनि यथोचित ध्यान पुऱ्याउनु पर्दछ। यसैले राजनीतिक समीकरणका लागि भन्दै स्थापित प्रशासनिक संरचनाहरूलाई भत्काउने काम गर्नु हुँदैन।
- मन्त्रालयको संख्या मात्र बढाउँदैमा रोजगारीको श्रृजना भइहाल्ने, गरीबी निवारण न्यूनीकरण हुने, युवा, महिला र श्रमिकको सशक्तिकरण र क्षमता वृद्धि भइहाल्ने वा शहरीकरण र भौतिक पूर्वाधारको विकासले फड्को मार्ने जस्तो स्थिति नहुने हुँदा मुलुकको यथार्थता लगायतका विभिन्न पक्षको अध्ययन समेतका आधारमा देहायका १८ वटा भन्दा बढी मन्त्रालय कायम हुनु उपयुक्त देखिन्छ :-

हाल कायम रहेका मन्त्रालय	प्रस्तावित मन्त्रालय	टिप्पणी
१. प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	१. प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय	शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्ति स्थापना र द्वन्द्व व्यवस्थापन सम्बन्धी कार्य बढी राजनीतिक प्रकृतिको भएकोले प्रधानमन्त्री कार्यालयले गर्ने र द्वन्द्वकालमा ध्वस्त भएका पूर्वाधारहरू सम्बन्धित मन्त्रालय र निकायहरूले गर्ने व्यवस्था मिलाउने। हाल कायम रहेको शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज गर्ने। नेपाल सरकारको कार्य विभाजन नियमावली, २०६९ मा प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रमा उल्लिखित सार्वजनिक खरिद कार्यालय, नेपाल ट्रष्टको कार्यालय, गरीबी निवारण कोष, नयाँ नेपाल निर्माण कोष त्यहाँबाट हटाई क्रमशः अर्थ

		मन्त्रालय, संस्कृति मन्त्रालय, कृषि मन्त्रालय र निर्माण मन्त्रालय अन्तर्गत राख्ने। प्रधानमन्त्री कार्यालयलाई अनुगमन, सुपरिवेक्षण, निरीक्षण, नियन्त्रण, समन्वय गर्ने भूमिका दिइनु पर्ने। मन्त्रालयले गर्ने खालका जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा राख्नु उपयुक्त नहुने। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावकारीरूपमा अनुगमन र समन्वयको काम गर्ने।
२. अर्थ मन्त्रालय	२. अर्थ मन्त्रालय	यथावत्
३. उद्योग मन्त्रालय	३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	उद्योग मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयको आधारभूत कार्यहरू एकै प्रकृतिको रहेको र विगतमा पनि यी दुवै मन्त्रालयहरू एउटै मन्त्रालयमा रहेकोले छुट्याउनु औचित्यपूर्ण देखिन्छ। यस क्षेत्रमा निजी क्षेत्र संलग्न हुने भएकोले एउटै मन्त्रालय कायम गरी नियमनकारी भूमिका प्रभावकारी बनाउने।
४. ऊर्जा मन्त्रालय	४. जलश्रोत तथा ऊर्जा मन्त्रालय	ऊर्जा मन्त्रालय र सिंचाई मन्त्रालयलाई एउटै मन्त्रालय कायम गरी यसको नाम जलश्रोत तथा ऊर्जा मन्त्रालय कायम गर्नु नै उपयुक्त हुने। यस भन्दा अगाडि पनि एउटै जलश्रोत मन्त्रालय रहेको थियो। देशको जलश्रोतको बहुआयमिक उपयोग एउटै मन्त्रालयबाट गर्ने नीति लिइनु पर्ने।
५. कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	५. कानून तथा न्याय मन्त्रालय	संविधानसभा र संसदीय मामिला सम्बन्धी विषय कार्यक्षेत्रमा राखी नामबाट यी शब्द हटाउने। सर्वोच्च अदालतको आदेश समेतका आधारमा कम्पनी रजिष्ट्रारको कार्यालय यो मन्त्रालयको कार्यक्षेत्र भित्र ल्याउने।
६. कृषि विकास मन्त्रालय	६. कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय	कृषि विकास मन्त्रालय, भूमि सुधार तथा व्यवस्था मन्त्रालय र सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई एकीकरण गरी कृषि, भूमि व्यवस्थापन, तथा सहकारी मन्त्रालय कायम गरिनु पर्ने। भूमिको यथोचित व्यवस्थापनलाई कृषि विकाससँग आबद्ध गर्न सकिन्छ। गरिबी निवारण राष्ट्रिय लक्ष्य भएकोले सरकारको नीति तथा कार्यक्रम अन्तर्गत यस विषयलाई सम्बोधन गरी सम्बन्धित क्षेत्रगत मन्त्रालयबाट गरीबी निवारण लक्ष्यउन्मुख कार्यक्रमको सञ्चालन राष्ट्रिय योजना आयोगको समन्वयमा गर्दा उपयुक्त हुन्छ। यसैगरी गरीबी निवारण कोष पनि रहेकोले यस सम्बन्धी छुट्टै मन्त्रालय रहनु आवश्यक नदेखिने।
७. गृह मन्त्रालय	७. गृह मन्त्रालय	यथावत्, तर कार्य विभाजन नियमावलीमा उल्लिखित तीर्थस्थान र तीर्थयात्री एवम् धार्मिक विषय, सार्वजनिक उत्सव सम्बन्धी विषय गृह मन्त्रालयबाट हटाई संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत राख्नु उचित हुने।
८. परराष्ट्र मन्त्रालय	८. परराष्ट्र मन्त्रालय	यथावत्
९. भूमिसुधार तथा व्यवस्था मन्त्रालय	खारेज गर्ने	यस मन्त्रालयको कार्यक्षेत्र कृषि तथा सहकारी मन्त्रालयमा समायोजन गर्ने भूमिको यथोचित व्यवस्थापन र उपयोगबाट

		देशको कृषि विकास र सहकारिता एउटै मन्त्रालयबाट गर्ने ।
१०. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय राख्ने र हाल छुट्टै कायम रहेको शहरी विकास मन्त्रालयको काम यस मन्त्रालयमा नै मिलान गरिनु पर्ने । किनकी शहरी विकास सम्बन्धी विषय यस अगाडि पनि भौतिक योजना मन्त्रालय अन्तर्गत रहेको थियो । अर्को तर्फ शहरी विकासको कार्य नगरपालिकाहरूले बढी स्वायत्त रूपमा पनि गर्दै आएकोले शहरी विकास सम्बन्धी छुट्टै मन्त्रालय गठन गरिनु औचित्यपूर्ण नदेखिने ।
११. महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय	१०. महिला, बालबालिका, अल्पसंख्यक तथा समाजकल्याण मन्त्रालय	महिलाहरूको समग्र अवस्थाको सुधार र बालबालिकाको उत्थान एवं विकासका लागि राज्यले निर्वाह गर्नुपर्ने दायित्व र संयुक्त राष्ट्रसङ्घले महिला सशक्तिकरण र बालबालिका एवम् अल्पसंख्यकको हितको लागि दिएको प्राथमिकता समेतलाई मध्यनजर गर्दा यस मन्त्रालयलाई कायमै राख्नु उपयुक्त हुने ।
१२. युवा तथा खेलकूद मन्त्रालय	खारेज गर्ने	युवा तथा खेलकूद सम्बन्धी कार्यक्षेत्रलाई पुनर्गठित युवा, रोजगार तथा श्रम मन्त्रालयमा समायोजन गर्न उपयुक्त हुने ।
१३. रक्षा मन्त्रालय	११. रक्षा मन्त्रालय	यथावत्
१४. वन तथा भूसंरक्षण मन्त्रालय	१२. वन, भूसंरक्षण तथा वातावरण मन्त्रालय	वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतको वातावरण सम्बन्धि कार्यक्षेत्र पुनर्गठित वन, भूसंरक्षण तथा वातावरण मन्त्रालय अन्तर्गत राख्ने ।
१५. वाणिज्य तथा आपूर्ति मन्त्रालय	खारेज गर्ने	उद्योग मन्त्रालयमा समायोजन गर्ने ।
१६. वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय	खारेज गर्ने	वातावरण सम्बन्धी काम वन, भूसंरक्षण तथा वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि सम्बन्धी काम शिक्षा मन्त्रालय अन्तर्गत राख्ने ।
१७. शान्ति तथा पुनर्निर्माण मन्त्रालय	खारेज गर्ने	शान्ति र द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने र पुनर्निर्माणको काम पनि प्रधानमन्त्री कार्यालयको समन्वयमा सम्बन्धित निकायहरू मार्फत गर्ने व्यवस्था मिलाउने व्यवस्था गरी छुट्टै मन्त्रालय कायम राख्नु नपर्ने ।
१८. शिक्षा मन्त्रालय	१३. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय	विज्ञान तथा प्रविधि सम्बन्धी विषय शिक्षा र अध्ययन अनुसन्धान तथा प्रयोगसँग सम्बन्धित भएकाले यसलाई शिक्षा मन्त्रालयमा समायोजन गर्न उपयुक्त हुने । आवश्यकता अनुसार विषय अनुसारका विभागहरू कायम गर्ने ।
१९. श्रम तथा रोजगार मन्त्रालय	१४. युवा, रोजगार तथा श्रम मन्त्रालय	श्रम तथा रोजगार मन्त्रालयलाई पुनर्गठन गरी युवा, रोजगार तथा श्रम मन्त्रालय कायम गर्ने । युवा, रोजगार र श्रम एक आपसमा बढी सम्बन्धित छन् । नेपालको सन्दर्भमा युवाको विषय रोजगारीसँग सम्बन्धित भएर उठ्ने गरेको छ । त्यसैले युवा, रोजगार तथा श्रम सम्बन्धी विषयहरूमा एकै मन्त्रालयबाट समन्वयात्मक रूपमा नीति निर्माण र कार्यक्रम सञ्चालन गर्दा उपयुक्त हुन्छ । यस्तो खेलकूद सम्बन्धी विषय

		पनि यस मन्त्रालय अन्तर्गत राख्दा उपयुक्त हुन्छ। खेलकूद परिषद स्वायत्त संस्थाको रूपमा कार्यरत भएकोले खेलकूद सम्बन्धी विषयको लागि अलग मन्त्रालय आवश्यक नपर्ने। यस पुनर्गठित मन्त्रालयले नीतिगत विषयमा समन्वय गर्दा पुग्ने।
२०. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	१५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	तीर्थस्थान, तीर्थयात्री र धार्मिक विषय गृह मन्त्रालयको कार्यक्षेत्रबाट यस मन्त्रालयको कार्यक्षेत्र भित्र पार्ने।
२१. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	१६. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	यथावत् सङ्घीय संरचना तयार नहुँदासम्म स्थानीय विकास मन्त्रालयको काम रहरहन्छ। त्यसपछि सङ्घीय मामिलामात्र रहने गरी व्यवस्था गर्ने।
२२. सहकारी तथा गरीबी निवारण मन्त्रालय	खारेज गर्ने	सहकारी सम्बन्धी कार्यक्षेत्र कृषि मन्त्रालयमा समायोजन गर्ने र गरीबी निवारणको काम राष्ट्रिय लक्ष्यको रूपमा राष्ट्रिय योजना आयोग र गरीबी निवारण कोषको समन्वयमा सम्बन्धित सबै मन्त्रालयको कार्यक्रममा समावेश गर्ने।
२३. सहरी विकास मन्त्रालय	खारेज गर्ने	शहरी विकास मन्त्रालयको काम भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत नै राख्न उपयुक्त हुने। यस मन्त्रालयमा नै सहरी विकासको प्राविधिक विशेषज्ञता रहेको छ। छुट्टै मन्त्रालय कायम गरिनु दीर्घकालीन रूपमा आवश्यक नपर्ने।
२४. सामान्य प्रशासन मन्त्रालय	खारेज गर्ने	केन्द्रीय कर्मचारी निकायको रूपमा निजामती सेवा सञ्चालन र प्रशासन सुधारको विषय प्रधानमन्त्री कार्यालयले हेर्ने, सरूवा सम्बन्धी नीतिगत व्यवस्था, अन्तर मन्त्रालय समन्वय र कार्यान्वयनका लागि मुख्य सचिवको अध्यक्षतामा समिति गठन गर्ने, जनशक्ति विकास, कर्मचारीको बहुवा र विभागीय कारवाही सम्बन्धी कामको समन्वय लोक सेवा आयोगले गर्ने।
२५. सिंचाई मन्त्रालय	खारेज गर्ने	सिंचाई मन्त्रालयको काम पुनः प्रस्तावित जलश्रोत तथा ऊर्जा मन्त्रालयमा समायोजन गर्ने।
२६. सूचना तथा सञ्चार मन्त्रालय	१७. सूचना तथा सञ्चार मन्त्रालय	यथावत्
२७. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	१८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	यथावत्

### सङ्घीय सरकारमा रहने प्रस्तावित मन्त्रालयहरू

मुलुक सङ्घात्मक संरचनामा जाँदाको अवस्थामा निश्चित उद्देश्य प्राप्तिको लागि मुलुक भर शासन गर्ने केन्द्रीय तहको काम, कर्तव्य, अधिकार, भूमिका र जिम्मेवारीमा धेरै प्रभाव पर्ने भएकोले त्यस



अवस्थामा सानो तर प्रभावकारी केन्द्रीय संरचना निर्माण गर्नु पर्ने हुन्छ । सोही आधारमा सङ्घीय संरचनामा रहने प्रस्तावित मन्त्रालयहरू देहाय बमोजिम हुन सक्नेछन् :-

क्र.सं.	मन्त्रालय	कार्यक्षेत्र
१.	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	मन्त्रालयहरूको कामको समन्वय र अनुगमन, समग्र शासन व्यवस्था सुधारको विषय,
२.	रक्षा मन्त्रालय	सेना, राष्ट्रिय सुरक्षा, युद्ध र प्रतिरक्षा, ठूला हतियार सम्बन्धी विषय,
३.	अर्थ मन्त्रालय	अर्थतन्त्र, कर, राजस्व, वित्तीय एवं मौद्रिक नीति र वैदेशिक सहयोग,
४.	कानून तथा न्याय मन्त्रालय	राष्ट्रिय व्यवस्थापिका, सबै किसिमका राष्ट्रिय कानून, अदालत, संवैधानिक आयोग सम्बन्धी विषय, अन्तर्राष्ट्रिय सन्धि संभौता
५.	परराष्ट्र मन्त्रालय	वैदेशिक सम्बन्ध, कूटनीतिक नियोग, राहदानी, भिसा,
५.	सङ्घीय मामिला मन्त्रालय	सङ्घीय मामिला, विवाद समाधान, समन्वय र साभा सूचीका विषय,
७.	गृह मन्त्रालय	आन्तरिक सुरक्षा, अध्यागमन केन्द्रीय प्रहरी, राष्ट्रिय गुप्तचर एवं अनुसन्धान,
८.	मानव संसाधन विकास मन्त्रालय	शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय र विकास, केन्द्रीय निजामती सेवा व्यवस्थापन,
९.	पर्यटन, उद्योग तथा वाणिज्य मन्त्रालय	पर्यटन विकास, राष्ट्रिय उद्योग र वाणिज्य अन्तर्राष्ट्रिय व्यापार, बौद्धिक सम्पत्ति, नापतौल,
१०.	जलश्रोत तथा कृषि मन्त्रालय	केन्द्रीय जलऊर्जा विकास, सिंचाई, राष्ट्रिय कृषि विकास नीति र खाद्य सुरक्षा,
११.	सूचना तथा सञ्चार मन्त्रालय	सूचना, छापाखाना, रेडियो फ्रिक्वेन्सी, केन्द्रीय दूरसञ्चार, केन्द्रीय हुलाक,
१२.	राष्ट्रिय पूर्वाधार विकास मन्त्रालय	केन्द्रीय सडक, रेलमार्ग विकास, विज्ञान प्रविधि, खानी उत्खनन, भौतिक विकास, आणविक ऊर्जा ।

## २. वर्तमान सन्दर्भमा मन्त्रालय एवम् अन्य निकायहरूमा गर्नु पर्ने सुधार

यस समितिले मन्त्रालयको संख्या १८ कायम गर्नु पर्ने र सरकारका अन्य संरचना पुनरावलोकन गर्न माथि नै सुझाव दिइसकेको सन्दर्भमा सो सुझाव अनुसार मन्त्रालयको संख्या र सरकारको अन्य संरचनाहरू पुनरावलोकन नभएसम्म तत्कालका लागि विद्यमान मन्त्रालय एवम् अन्य निकायहरूमा गर्नु पर्ने सुधारका विषयहरूमा सम्बन्धित मन्त्रालय र सरोकारवालाहरूबाट प्राप्त भएका सुझावका आधारमा देहायबमोजिम गर्नु पर्ने देखिन्छ ।

### १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विद्यमान जिम्मेवारी र कार्यसम्पादनको प्रक्रियामा सुधार आवश्यक देखिन्छ । सिद्धान्ततः अधिकारको निक्षेपण गर्ने भन्ने नीतिगत दृष्टिकोण भएपनि सबै अधिकार केन्द्रीकृत गर्न चाहने सोचले प्रधानमन्त्रीको कार्यालय बढी बोझिलो बनाउने प्रवृत्तिहरू रहेको छ । यो कार्यालयले समग्र शासन व्यवस्थाको अनुगमन र समन्वयको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा कतिपय मन्त्रालयले गर्नुपर्ने कार्य समेत यसैले गर्नु परेको देखिन्छ । यस

कार्यालयको कार्यबोझ बढी देखिएको हुँदा मन्त्रालयसँग सम्बन्धित विषयहरू सोही मन्त्रालयहरूलाई जिम्मा दिने गरी अधिकारको निक्षेपीकरण गर्ने र प्रधानमन्त्री कार्यालयले विषयगत मन्त्रालयहरूले सम्पादन गरेको कामको प्रभावकारी रूपमा अनुगमन र मूल्याङ्कन गर्ने भूमिका निर्वाह गर्ने, विद्युतीय सुशासन प्रणालीको प्रबर्द्धन गर्दै यसलाई फोकल प्वाइन्ट बनाउन आवश्यक छ। यस कार्यालयले वार्षिक कार्ययोजना तर्जुमा गरी नतिजामूलक व्यवस्थापन प्रणाली लागू गरी त्यसको अनुगमन र समीक्षा गर्ने पद्धतिको विकास गर्नु पर्दछ। यस कार्यालयलाई बोझिलो बनाउनुको सट्टा मन्त्रालयहरूको समन्वय, निर्देशन, रेखदेख र नियन्त्रणको भूमिकामा बढी केन्द्रित गर्ने, नीतिगत व्यवस्थाको पुनरावलोकनको व्यवस्थापन गर्ने जिम्मा दिने, परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा व्यवस्थापनको जिम्मेवार निकायको रूपमा स्थापित गर्ने र सुशासन ऐनले दिएको अख्तियारीको व्यावहारिक प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्न आवश्यक छ। अन्य मुलुकले गरेको अभ्यासलाई समेत अध्ययन गरी यो कार्यालयको स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरी थप सुदृढ तुल्याउने।

## २. अर्थ मन्त्रालय

सबल वित्तीय र आर्थिक व्यवस्थापनको माध्यमबाट दीगो, फराकिलो तथा उच्चदरको आर्थिक वृद्धि हासिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने कार्यमा अर्थ मन्त्रालय केन्द्रित हुनु पर्दछ। मुलुकको समष्टिगत आर्थिक नीतिको तर्जुमा गरी त्यसको कार्यान्वयन व्यवस्थापनमा सक्रिय रहने, आर्थिक वृद्धिको लागि नवीन सोचको साथै सबल सङ्गठन बनाउन, आर्थिक र वित्तीय अपराधको रोकथाम र नियन्त्रण गर्ने जस्ता कार्यद्वारा मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ अर्थ मन्त्रालयको भूमिका केन्द्रित हुनुपर्ने, राजस्व प्रशासनलाई निजामती प्रशासन भित्रै स्वायत्त प्रकृतिको केन्द्रीय राजस्व बोर्ड बनाउने। यसका लागि विशिष्ट श्रेणी सरहका व्यक्तिहरू रहने गरी बोर्ड बनाउनु पर्ने। राजस्व प्रशासनलाई बोर्ड अन्तर्गत राखी राजस्व प्रशासनको संस्थागत सुधार गर्ने, आन्तरिक राजस्व, भन्सार, सम्पत्ति शुद्धीकरण जस्ता क्षेत्रमा बलियो सङ्गठन संरचना निर्माण गर्ने, करदातालाई सरल सहज रूपमा सेवा प्रदान गर्ने, कर, भन्सार र राजस्व अनुसन्धान कामलाई पारदर्शी बनाउन भन्सार ऐन र कर सङ्कलन एवम् अनुसन्धानलाई व्यवस्थित बनाउन सूचना प्रविधिमा आधारित कार्यसम्पादन गर्नु पर्ने। कर प्रणालीलाई कम कागजात (Less Paper) अवस्थाको सिर्जना गर्ने, करदाता शिक्षालाई व्यापक बनाउने, भन्सार प्रशासनलाई भन्सार जाँचपास र प्रक्रियामा स्व-चालित बनाउने, जोखिम व्यवस्थापनको कार्यान्वयन, आधुनिक उपकरणको प्रयोगको व्यवस्था गर्ने, यात्रु जाँचपासमा आधुनिक प्रणालीको अवलम्बन, राजस्व चुहावट नियन्त्रणको लागि Online Vehicle Tracking / Monitoring System लागू गर्ने, मन्त्रालय अन्तरगतका विभागसँग सूचनाको नेटवर्क स्थापना गरी राजस्व परिचालनको कार्यमा प्रभावकारिता अभिवृद्धि गर्ने, आयकर ऐन, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क ऐन, विदेशी विनियम (नियमित गर्ने) ऐन, मदिरा ऐन लगायतका विभिन्न ऐन/नियममा समसामयिक सुधारका साथै आवश्यक निर्देशिका तथा कार्यविधिहरू तयार गरी लागू गर्ने गराउने, भन्सार विभाग तथा भन्सार कार्यालयहरूको कार्यप्रणाली कार्यमुखी बनाउन O&M Survey गरी ठूला भन्सार कार्यालयहरूमा राजपत्राङ्कित प्रथम

श्रेणीको अधिकृत प्रमुख रहने व्यवस्था गर्ने, राजस्व अनुसन्धान विभागको काम कारवाहीलाई प्रभावकारी बनाउन सोही अनुरूपको व्यवस्था गर्ने, करदाताको संख्या न्यून रहेको जिल्लाहरूमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई आन्तरिक राजस्व कार्यालयले गर्ने कार्यको समेत जिम्मेवारी दिने, करदातालाई सुविधा प्रदान गर्न विद्युतीय भुक्तानी तथा विद्युतीय बैङ्किङ्ग प्रणाली लागू गर्ने, राजस्व प्रशासन तालिमलाई राजस्व सम्बन्धी अध्ययन र अनुसन्धान समेत गर्ने किसिमको Center for Excellence को रूपमा विकास गर्ने जिम्मेवारी पनि अर्थ मन्त्रालयमा राख्न उपयुक्त हुन्छ।

### ३. उद्योग मन्त्रालय

नेपाल विश्व व्यापार सङ्गठन (WTO) को सदस्य भइसकेको अवस्थामा त्यसका प्रावधान बमोजिम सम्बन्धित ऐन कानूनको पुनरावलोकन एवम् सुधार गर्ने। नाप तौलसम्बन्धी कसूरमा शुल्क तथा दण्ड जरिवानाका रकम वृद्धि गर्ने। नेपालमा रहेका नापतौल तथा गुणस्तर प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुका साथै गुणस्तर विभागलाई Asia Pacific Laboratory Accreditation Cooperation को सदस्य बनाउने। सबै अञ्चलमा गुणस्तर तथा नापतौल कार्यालयहरू स्थापना गर्ने। सङ्गठन पुनर्संरचना गरी कार्यबोझको आधारमा प्राविधिक कर्मचारीहरूको दरबन्दी वृद्धि गर्ने। बजार अनुगमन, निरीक्षण तथा जाँच विश्लेषण सेवाका लागि दक्ष जनशक्ति र भौतिक पूर्वाधारको विकास गरी आवश्यक सेवा सुविधा दिने गरी सुधार गर्ने, उद्योग मन्त्रालय र त्यस अन्तर्गतका विभाग र कार्यालयको कार्यबोझको आधारमा कर्मचारीको दरबन्दी पुनरावलोकन गर्ने। औद्योगिक बौद्धिक सम्पत्ति सम्बन्धी छुट्टै कार्यालय स्थापना गरी औद्योगिक बौद्धिक सम्पत्तिको संरक्षण तथा सम्बर्द्धन गर्ने। लगानीकर्ताले पुन्याउनु पर्ने प्रशासनिक औपचारिकताका सेवाहरू एकै थलोबाट सहजरूपमा उपलब्ध गराउन एकल सेवा केन्द्रविन्दुको स्थापना हुनुपर्ने।

### ४. ऊर्जा मन्त्रालय

दीर्घो ऊर्जाको विकासबाट मुलुकको आर्थिक विकासमा तिब्रता आउने भएकाले राज्यले ऊर्जा क्षेत्रलाई प्राथमिकताको सूचीमा राख्नुपर्ने, देशको सर्वाङ्गीण विकासका लागि पर्याप्त विद्युत आपूर्ति गरी जनताको जीवनस्तरमा सुधार ल्याउन सुलभ र भरपर्दो विद्युत सेवा उपलब्ध गराई विद्युतलाई निर्यातयोग्य वस्तुको रूपमा विकास गर्नुपर्ने, ऊर्जा क्षेत्रको विकासमा सरकारको भूमिका न्यून भई निजी क्षेत्रमाथिको बढी निर्भरताले ऊर्जा अभावको स्थिति श्रृजना भएकाले ऊर्जा क्षेत्रको विकासमा विद्यमान नीतिको पुनरावलोकन गर्नु पर्ने, ऊर्जासँग सम्बन्धित सम्पूर्ण विषयलाई एउटै मन्त्रालय भित्र समाहित गर्न नसक्दा ऊर्जाको एकीकृत योजनाको अभावले ऊर्जा क्षेत्रको समष्टिगत विकास हुन नसकेको कारण ऊर्जाको एकीकृत योजना लागू गर्नुपर्ने, जलस्रोत मन्त्रालयलाई ऊर्जा मन्त्रालय र सिंचाई मन्त्रालयमा विभाजन गर्नाले जलस्रोतको एकीकृत विकासमा समस्या देखिएको कारण ऊर्जा मन्त्रालय र सिंचाई मन्त्रालयलाई एकीकृत गरी जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउनु पर्ने, वैकल्पिक ऊर्जा सम्बन्धित छुट्टै नीति र ऐन बनाउनु पर्ने, द्विपक्षीय विद्युत व्यापारको लागि विद्युत व्यापार कम्पनीको स्थापना गर्ने, राष्ट्रिय विद्युत

नियमन आयोग ऐन बनाई लागू गर्ने, सडक बत्तिको लागि सौर्य ऊर्जा र वायु ऊर्जा प्रविधि उपयोग नीति र कार्यक्रम कार्यान्वयन गर्ने, दीर्घकालीन रूपमा लोडसेडिङ्ग अन्त्य गर्न ठूला जलाशययुक्त वा ठूला जलविद्युत आयोजना निर्माण र सञ्चालन गर्नु पर्ने, ऊर्जा विकासका लागि वैदेशिक लगानी प्रबर्द्धनको नीति र कार्यक्रम बनाई लगानी प्रबर्द्धन गर्ने, लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक पूर्वाधार तयार गर्ने, विद्युत विकास विभागको पुनरसंरचना गर्नुपर्ने, जलविद्युत आयोजना अनुमति पत्र सम्बन्धी व्यवस्थामा सुधार गरी पारदर्शी बनाउने, ऊर्जा क्षेत्रमा रहेका विद्यमान सङ्गठनहरूको पुनरसंरचनाको साथै विद्यमान विद्युत ऐन, २०४९ लगायतका कानूनको पुनरावलोकन गर्ने जस्ता सुधार गर्नुपर्ने ।

#### ५. कानून, न्याय, सविधानसभा तथा संसदीय मामिला मन्त्रालय

मन्त्रालयको नाम पटक-पटक परिवर्तन गरिरहनु उपयुक्त नभएको । प्रत्येक केन्द्रीय निकायमा कानूनको व्यावसायिक मानवस्रोतसहितको उपयुक्त संरचनाको विकास गर्ने । प्रत्येक पदको स्पष्ट जिम्मेवारी र सेवाको स्तर मापनका आधार तय गरी लागू गर्ने । कानून कित्ताव व्यवस्था समितिलाई सरकारी कागजपत्र अनुवादको लागि अधिकार प्रदान गर्ने । मन्त्रालयको नाम “कानून तथा न्याय मन्त्रालय” कायम गर्ने र आवश्यकता अनुसार कार्यक्षेत्र वा कार्यविवरण मात्र हेरफेर गर्न सकिने । अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको आदेश समेतको आधारमा कम्पनीको रजिष्ट्रेशनसम्बन्धी तथा अध्यागमनसम्बन्धी निकाय कानून तथा न्याय मन्त्रालय अन्तर्गत राख्नु पर्ने । साथै प्रतिलिपि अधिकार एवम् पेटेण्ट तथा डिजाइन सम्बन्धी कार्य एउटै निकायबाट गर्ने गरी बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी निकायको स्थापना गरी सो निकायलाई कानून तथा न्याय मन्त्रालय अन्तर्गत कायम गर्ने । कार्यबोझ र कामको गम्भीरताका आधारमा सबै मन्त्रालय, सचिवालय वा आयोगमा कानून शाखाको व्यवस्था गरी शाखा प्रमुखको रूपमा कानून समूहको कम्तिमा उपसचिवस्तरको कर्मचारी रहने व्यवस्था गर्ने । मन्त्रालय, सचिवालय, आयोग अन्तर्गतको विभागमा कानून समूहको दरबन्दी कायम गर्दा सम्बन्धित मन्त्रालय, सचिवालय, आयोगमा रहने दरबन्दीसँग तादात्म्यता हुने गरी कायम गर्ने । विभिन्न मन्त्रालय, सचिवालय, आयोग वा विभागमा न्याय सेवाको दरबन्दी कायम गर्दा कस्ता प्रकृतिका निकायमा कुन समूहको दरबन्दी कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाई कार्यान्वयनमा ल्याउने । कानुनी राय माग गर्ने र राय प्रदान गर्ने विषय महान्यायाधिवक्ता र कानून तथा न्याय मन्त्रालयमा समेत रहेको सन्दर्भमा कतिपय अवस्थामा दोहोरोपना हुने समेत अवस्था रहेकोले महान्यायाधिवक्ताको राय माग गर्दा कानून तथा न्याय मन्त्रालय मार्फत माग गर्ने व्यवस्था गर्ने, जसबाट कानुनी रायमा दोहोरोपन नहुनुको साथै कानुनी रायमा एकरूपता कायम हुने र अभिलेख अद्यावधिक गर्न सहज हुने । हाल कानूनमा प्रविणता प्रमाणपत्र वा सो सरहको अध्यापन नहुने गरेको सन्दर्भमा न्याय सेवाका राजपत्र अनङ्कित पदमा कानूनसम्बन्धी अध्ययन नगरेका व्यक्तिहरू सिफारिस हुने र हाल लोकसेवा आयोगले सञ्चालन गर्ने गरेको एकीकृत परीक्षा प्रणालीको कारणले न्याय सेवामा सिफारिस हुने व्यक्तिहरूले लोकसेवा आयोगको तयारीको सन्दर्भमा समेत कानूनसम्बन्धी अध्ययन गर्नु नपर्ने भएकोले त्यसरी सिफारिस हुने कर्मचारीहरूलाई कार्यसम्पादनमा कठिनाई पर्ने गरेको हुँदा न्याय सेवाको पदमा सिफारिस भएका राजपत्र अनङ्कित

कर्मचारीहरूलाई अनिवार्य रूपमा आधारभूत सेवा प्रवेश तालिम दिएर मात्र कार्यक्षेत्रमा पठाउने व्यवस्था गर्ने। न्याय सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीहरूको सेवा प्रवेश तालिमको अवधि कम्तिमा ३ महिनाको बनाउने। कानुनी सहायता र मुद्दा फिर्ताको विषयमा मुद्दाको प्रकृति अनुसारको स्पष्ट मापदण्डसहितको नीतिगत व्यवस्था गर्ने।

#### ६. कृषि विकास मन्त्रालय

मन्त्रालयको नाम कृषि मन्त्रालय नै राख्ने। मन्त्रालयको सङ्गठन सरंचनामा कृषि तथा नीति महाशाखा थप गर्ने। अनुगमन तथा मूल्याङ्कन महाशाखा अन्तर्गत खाद्य सुरक्षा अनुगमन शाखाको व्यवस्था गर्ने। क्वारेन्टाइन विभाग नयाँ गठन गरी सबै जिल्ला स्तरमा र सीमा नाकामा समेत शाखा खडा गर्ने। मन्त्रालयको दरबन्दी र जनशक्तिको पुनर्संरचना गर्ने। प्रत्येक कृषि/पशु सेवा केन्द्रमा एक एक वटा नमुना फार्म तथा तालिम केन्द्र स्थापना गरी कर्मचारीहरूलाई तालिमको व्यवस्था गर्ने। कृषि सेवा, समूहमा सेवा प्रवेश गर्ने कर्मचारीहरूलाई कृषि/भेटनरी कलेज तथा प्राविधिक शिक्षालयहरूसँग समन्वय गरी सेवा समूह सम्बन्धी लामो अवधिको व्यावहारिक तालिम दिने व्यवस्था गर्ने। प्रत्येक कर्मचारीहरूको लागि जिम्मेवारी तथा अधिकारसहितको स्पष्ट कार्यविवरण निर्धारण गर्ने। सेवा केन्द्र स्तरमा अर्धवार्षिक रूपमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने। पशु स्वास्थ्य सेवालार्ई आकस्मिक सेवा अन्तर्गत राखी श्रोत साधनको व्यवस्था गर्ने। कृषि तथा पशु सेवा सम्बन्धी सम्पूर्ण तालिमहरू सम्बन्धित तालिम केन्द्रहरूले मात्र संचालन गर्ने व्यवस्था गर्ने। कृषि क्षेत्रमा हुने लगानीलाई व्यवस्थित गर्न कृषि क्षेत्रमा सरकारी, गैर सरकारी तथा दातृनिकायबाट समेत एकद्वार प्रणालीबाट खर्च गर्ने नीति लागू गर्ने। वैदेशिक सहयोगमा सञ्चालन हुने आयोजनाहरूको संचालन गर्न सम्बन्धित विभाग र मन्त्रालयमा आयोजना सल्लाहकार राख्ने व्यवस्था गरी प्रोजेक्टको कार्यालय र दरबन्दीको व्यवस्था खारेज गर्ने नीति लिने। कृषि तथा पशुपंक्षी बजार प्रवर्द्धन ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याउने। प्राङ्गारिक कृषि उपज प्रमाणीकरणको नियमनको व्यवस्था गरी प्राङ्गारिक प्रमाणीकरणमा लाग्ने शुल्क अनुदान दिने व्यवस्था गर्ने। कृषि सेवासम्बन्धी छुट्टै ऐन नियम बनाउने। कृषि भूमिको खण्डीकरण रोकी कृषि उत्पादन वृद्धिको लागि खेतीयोग्य भूमिको चक्लाबन्दी ऐन, नियम लागू गर्ने। खाद्य स्वच्छता नीति अपनाउने। गुणस्तर नियमन कार्यालाई प्रभावकारी बनाउन दीर्घकालमा खाद्य परिषद् गठन गर्ने। कृषि नीतिमा समयसापेक्ष सुधार गर्ने र जैविक कृषि नीतिसमेत ल्याउने। युवा जनशक्तिलाई कृषि व्यवसायमा आकर्षित गर्ने अनुकूलको नीति बनाउने। कृषियोग्य भूमिमा शहरीकरण रोक्ने नीति ल्याउने। प्रत्येक कृषि सेवा केन्द्रमा नमुना कृषि पार्क बनाउने। कृषि र पशुपालनमा विमाको व्यवस्था गरी कृषकलाई सहूलियत दिने। कृषि र पशुसँग सम्बन्धित ऐन नियमलाई समयसापेक्ष बनाउने। पशुपालन नीति तथा पशु स्वास्थ्य नीति तर्जुमा तथा कार्यान्वयन गर्ने।

#### ७. गृह मन्त्रालय

सिन्डिकेट र कार्टेलिङ्ग नियन्त्रण, अन्तर्राष्ट्रिय सीमा सुरक्षा र अनुगमन, औद्योगिक सुरक्षा एवं मानव अधिकार संरक्षणसम्बन्धी कार्यहरू गृह मन्त्रालयको कार्यक्षेत्रमा

समावेश गर्ने । परम्परागत रूपमा चलिआएको देवी देवताको मठमन्दिरमा पूजाआजा व्यवस्थापन र हज सम्बन्धी कार्य यस मन्त्रालयको कार्यक्षेत्रबाट हटाउने । जिल्ला प्रशासन कार्यालयमा कामको चापको आधारमा दरबन्दी थप गर्ने । अध्यागमन विभाग अन्तर्गत आवश्यकता अनुसार अध्यागमन कार्यालय थप गर्ने । कारागारहरूको भौतिक अवस्थामा सुधार गर्ने । ३ वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा रा.प.प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारी रहने गरी जिल्ला प्रशासन कार्यालयहरूको स्तरोन्नति गर्ने । गृह प्रशासन दिग्दर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याउने । जिल्ला प्रशासनको १० वर्षीय गुरुयोजना तयार गरी लागू गर्ने । जिल्लाका कार्यालय प्रमुखहरूले जिल्ला छोडनु पर्दा अनिवार्य रूपमा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत लिने व्यवस्था गर्ने । गृह प्रशासनमा चौबीसै घण्टा खट्ने कर्मचारीलाई शुरू तलबको कम्तिमा २५ प्रतिशत भत्ता दिने । सुरक्षा (समन्वय तथा व्यवस्थापन) ऐन, राष्ट्रिय परिचयपत्र (व्यवस्थापन वितरण र संचालन) ऐन, सुरक्षा सेवा आयोग ऐनहरू जारी गर्ने । स्थानीय प्रशासन ऐन, लागू औषध नियन्त्रण ऐन लगायतका गृह प्रशासनसँग सम्बन्धित ऐनलाई समय सापेक्ष रूपमा परिमार्जन गर्ने । घुम्ती सेवालाई निरन्तरता दिने । प्रमुख जिल्ला अधिकारीको छनौटको निश्चित मापदण्ड बनाउने । नागरिकता वितरण सेवालाई अनलाइन गर्ने र यसको अभिलेखलाई सबै जिल्लामा यान्त्रिकीकरण गर्ने, गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायका कर्मचारीको विवरण गृह मन्त्रालयमा समेत राख्ने व्यवस्था गर्ने, दुर्गम क्षेत्रको पुनः वर्गीकरण गर्ने । सङ्घीय संरचनामा जाँदा आवश्यक पर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा समय सापेक्ष पुनर्संरचना गर्ने । गृह मन्त्रालय र मातहतका निकायहरूले सम्पादन गर्ने क्रियाकलाप र प्रवाह गर्ने सेवाको वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने । थप जिल्ला प्रशासन कार्यालयहरूमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र लागू गर्ने । जिल्ला प्रशासन कार्यालयहरूलाई भौतिक स्रोत साधन सम्पन्न बनाउने । सर्वोच्च अदालतको आदेश समेतलाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारीलाई न्यायसम्बन्धी तालिम दिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने । मुद्दा शाखासँग सम्बन्धित जनशक्तिलाई समेत न्यायिक तालिम दिने प्रबन्ध गर्ने । काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई विभिन्न सब डिभिजनमा समेत विभाजन गरी सेवा वितरणलाई विकेंद्रित गर्ने ।

## ८. परराष्ट्र मन्त्रालय

मन्त्रालय, नियोग तथा महावाणिज्य दूतावासहरू र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा सामयिक संस्थागत एवं सङ्गठनात्मक सुधार गरी साधन स्रोतले सम्पन्न बनाउने । देशको आर्थिक विकासको लागि आर्थिक कूटनीति संचालनका संस्थागत आधारहरूलाई प्रभावकारी बनाउने । कूटनीति आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि सबै मन्त्रालय तथा निकायहरूको बीच समन्वयात्मक सहयोगको व्यवस्था गर्ने र सो आचारसंहिताको संशोधन गरी यसको क्षेत्रलाई व्यापक बनाउने । वैदेशिक रोजगारमा जाने नेपालीको बारेमा सम्बन्धित देशमा रहेका कूटनीति नियोगले निरन्तर निगरानी गरी खोज, उद्धार र सहयोग गर्ने प्रणालीको विकास गर्ने । राजदूत नियुक्तिमा कम्तीमा ५०% कूटनीति सेवाका कर्मचारीहरूबाट गर्ने । राजदूत नियुक्ति पश्चात् सम्बन्धित देशमा जानु अघि गैर कूटनीति क्षेत्रबाट नियुक्त व्यक्तिलाई कूटनीति तालिमको व्यवस्था गर्ने । परराष्ट्र

मन्त्रालयलाई आफ्नै सुविधा सम्पन्न भवन उपलब्ध गराउने। विदेश नीति संचालनमा देखा परेका चुनौती र सोको सामना गर्ने प्रकारका कार्यक्रमहरू तय गर्न विशेषज्ञहरूको समूह बनाउने। विदेश नीतिसँग सम्बद्ध हुने हरेक विषयमा परराष्ट्र मन्त्रालयको संलग्नता सुनिश्चित गर्ने। राज्यको परराष्ट्र नीति तर्जुमा लगायतका काममा लामो समयसम्म परराष्ट्र सेवामा समर्पित वरिष्ठ कूटनीतिज्ञहरूको अनुभवलाई उपयोग गर्ने व्यवस्था गर्ने। परराष्ट्र मन्त्रालयको जानकारीमा नल्याई नेपाल सरकारको विधिवत पूर्व स्वीकृति समेत नलिई विदेशी मुलुक वा निकायसँग विभिन्न निकायहरूबाट सम्झौता गर्ने प्रचलनलाई व्यवस्थित गर्न त्यस्तो सन्धि सम्झौता, समझदारी गर्नु पूर्व अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने परिपाटीको विकास गर्ने। परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व र कार्यक्षेत्रभित्र पर्ने विषयहरूमा ऐन कानूनहरूको निर्माण गर्दा सम्बद्ध निकायहरूले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्ने व्यवस्था गर्ने। सार्क राष्ट्रहरू माल्दिभ्स, भुटान र अफगानिस्तानमा नेपाली आवासीय राजदूतावास स्थापना गरी कूटनीतिक प्रतिनिधित्वको यथाशीघ्र व्यवस्था गर्ने। बीसहजार भन्दा बढी संख्यामा नेपाली कामदारहरू कार्यरत रहेका देशहरूमा समेत कूटनीतिक नियोग सञ्चालन गर्ने। नेपाल सरकारले आर्थिक तथा प्रशासनिक दृष्टिले आवासीय राजदूतावास स्थापना गर्न वर्तमान स्थितिमा कठिन भएका मुलुकहरूमा अवैतनिक वाणिज्यदूतावास स्थापना गर्ने।

#### ५. भूमिसुधार तथा व्यवस्था मन्त्रालय

एउटै मन्त्रालय अन्तर्गत एकै किसिमको सेवा गर्ने विभाग/कार्यालयहरूको एकीकरण गरी एकद्वार प्रणालीबाट सेवाप्रवाह गर्ने, जस्तो: मालपोत, भूमिसुधार, नापी कार्यालयलाई एउटै कार्यालय बनाउने। भूमि व्यवस्थापन समूह गठन गर्ने, सेवा समूहमा प्रवेश गर्दा भूमि व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिहरूलाई सेवा प्रवेश गराउने व्यवस्था मिलाउने। त्यस्ता जनशक्ति तयार नभएसम्म भूमि व्यवस्थापनको पर्याप्त ज्ञान दिलाउने गरी तालिम दिलाउने। मन्त्रालयको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन र दरबन्दीको पुनर्संरचना गर्ने। भूमिसम्बन्धी समग्र विषयलाई र सबै क्षेत्रलाई समेटि सरोकारवाला निकायहरूको सक्रिय सहयोग, समन्वय र सहभागिताद्वारा राष्ट्रिय भू-उपयोग नीतिलाई समयसापेक्ष बनाउने र कार्यान्वयनमा ल्याउने। यसै नीतिमा आधारित रहेर अन्य विषयगत नीति, रणनीति, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्ने। भूमि सम्बन्धी सबै सूचना डिजिटल डाटाको रूपमा राख्ने र यसको प्रयोग र सञ्चालनमा नीतिगत कानुनी प्रावधान मार्फत व्यवस्थापन गर्ने। भूमिसम्बन्धी ऐन, मालपोत ऐन र जग्गा नापजाँच ऐनमा समयसापेक्ष रूपमा सुधार गर्ने। भूमि सम्बन्धी ऐन, २०२१ को चौथो संशोधनले जग्गाधनी र मोही बीच जग्गा बाँडफाँड गर्ने व्यवस्था गरेकोमा समयको किटानी व्यवस्थाले यसको पूर्ण कार्यान्वयन हुन नसकेकोले यसमा संशोधन हुनुपर्ने, हदबन्दी सम्बन्धमा समेत समयसापेक्ष ठोस कानुनी व्यवस्था गरी उपलब्ध जग्गाको उपयोग गर्ने गरी विभिन्न क्षेत्रमा छरिएर रहेका कानुनी व्यवस्थालाई समेटि एकीकृत भूमिसम्बन्धी ऐन बनाई लागू गर्ने।

#### १०. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय

मन्त्रालयको नाम पटक-पटक फेरबदल हुने गरेको सन्दर्भमा मन्त्रालयको नाममा स्थायित्व हुनुपर्ने, भौतिक पूर्वाधार तथा शहरी विकासलाई एउटा मन्त्रालय र नागरिक उड्डयन र यातायातलाई कामको प्रकृति अनुसार मन्त्रालयको व्यवस्थापन गर्ने, मन्त्रालयको काम कारवाहीसँग सम्बन्धित राष्ट्रिय नीति र विषयगत नीतिहरू तर्जुमा गरी लागू गर्नुपर्ने, सडक र यातायातका क्षेत्रमा सुधारका निम्ति विभिन्न सम्बद्ध निकायसँग समन्वय गरी कार्यक्रम तर्जुमा गरी लागू गर्ने, मन्त्रालयको अनुगमनकारी र सहजीकरण कार्यलाई प्रभावकारी बनाउने, मन्त्रालयको कार्यअनुसार कर्मचारीको दरबन्दीका सम्बन्धमा सङ्गठन तथा व्यवस्थापन सर्वे गरी दरबन्दीको पुनरावलोकन गर्ने, वायुसेवा समेतलाई यो मन्त्रालयमा समेट्ने ।

विगत दुई दशकमा सडक विभागलाई प्राप्त हुने बजेट तथा कार्यबोभमा समेत धेरै नै वृद्धि भएको हुँदा केन्द्रमा पुल महाशाखा थप गर्ने र फिल्ड लेभलमा डिभिजन सडक कार्यालयहरू, हेभी इक्विपमेन्ट डिभिजनहरू र यान्त्रिक कार्यालयहरू थप गर्नुपर्ने । यस सम्बन्धमा विस्तृत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) गरी नयाँ साङ्गठनिक संरचना प्रस्तावित गरे बमोजिम हुनुपर्ने ।

सडक क्षेत्र विकासलाई द्रुत गतिमा र दीगो प्रतिफल प्राप्त हुने गरी अगाडि बढाउन यससँग सम्बन्धित विभिन्न नीतिहरूलाई समयानुकूल सुधार गरिनु पर्ने । जस अन्तर्गत राष्ट्रिय यातायात नीति, सडक मर्मत संभार नीति, गुणस्तरसम्बन्धी नीति, सडक निर्माण/मर्मत संभारका नर्म्स तथा स्ट्याण्डर्डहरूको पनि पुनरावलोकन तथा सुधार गर्नुपर्ने । ती मध्ये गुणस्तर सम्बन्धी नीति र सडक मर्मत संभार नीति पुनरावलोकन गर्नुपर्ने । विभागभित्र वातावरणीय नीति तालिम सम्बन्धी नीति आदि पनि पुनरावलोकन गर्नु पर्ने ।

लागत अनुमान तयार गर्ने, स्तर निर्धारण गर्ने र गुणस्तर परीक्षण गरी जाँचपास गर्ने प्राविधिकलाई सो कार्यमा उत्तरदायी र जिम्मेवार बनाउने ।

सार्वजनिक निर्माणको क्षेत्रमा सार्वजनिक खरीदसम्बन्धी ऐन, नियमावली तथा निर्देशिकाहरू पुनरावलोकन गर्नुपर्ने, सार्वजनिक खरीद तथा योजना कार्यान्वयनमा संलग्न हुने कर्मचारीहरूलाई सो सम्बन्धी पर्याप्त तालिमहरू दिई Project Implementation Cader को रूपमा विकास गर्नुपर्ने, सडक निर्माण/संभारमा आधुनिक सीप र प्रविधि लागू गर्न अनुसन्धान तथा विकास कार्यहरू सञ्चालन गर्नुपर्ने, सडक क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता बढाउन PPP एवम् BOOT Concept लागू गर्न सहयोगी वातावरण बनाउन आवश्यक नीति नियम एवम् व्यवस्थापनसम्बन्धी सुधार गर्नु पर्ने ।

सूचना प्रविधिको प्रयोग गरी सवारीको अभिलेख तथा सवारी चालक अनुमति पत्रको अभिलेख व्यवस्थित गर्ने । आ.व. २०७१/७२ भित्र सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता प्रमाणपत्र (ब्ल्यू बुक) स्मार्ट कार्डमा जारी गर्ने । सवारी जाँच प्रणाली ( Vehicle Fitness Test Center) लाई वैज्ञानिक बनाउन चालु आ.व. मा काठमाडौंमा निर्माण भएको Vehicle Fitness Test Center सञ्चालनमा ल्याई प्रदूषण तथा सवारीको यान्त्रिक अवस्था परीक्षण गरी सो को आधारमा बाटो इजाजत दिने कार्यलाई व्यवस्थित गरिने । देशका विभिन्न भागमा (कम्तिमा ७ वटा) यस्ता केन्द्रहरूको विकास गर्ने । काठमाडौं उपत्यका भित्र हाल कायम रहेका २६० भन्दा



बढी रूटहरूलाई ३ तहमा वर्गीकरण गरी पहिलो तहको रूटमा ११ देखि १८ मिटर, दोस्रो तहको रूटमा ९ देखि १० मिटर लम्बाईका तथा तेस्रो तहको रूटमा अन्य साना सार्वजनिक सवारी सञ्चालन तथा सवारी व्यवस्थापन गरी हालको ट्राफिक समस्या समाधान गर्ने। ट्राफिक सम्बन्धी जनचेतना तथा व्यावसायिक सवारी चालकहरूलाई तालिम/प्रशिक्षणको व्यवस्था गरी सडक दुर्घटना न्यूनीकरण गर्ने। लामो रूटका गाडीहरूमा अनिवार्य दुई सवारी चालक राख्नै पर्ने। सवारी चालकहरूलाई ६/६ महिनामा प्रशिक्षण/तालिम अपडेट गर्ने। सवारी साधनले मान्छे किचे मारे वा घाइते अपाङ्ग पारेमा कडा सजायको व्यवस्था गर्नुपर्ने। पैसा तिरेर उन्मुक्ति पाउने प्रावधान हटाउने। स्थायी ट्रायल सेन्टरहरूको व्यवस्था गरी सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षालाई पारदर्शी र व्यावहारिक बनाई सवारी चालकहरूका कारणबाट हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने। १४ अञ्चलमा यस्ता केन्द्रहरूको व्यवस्था गर्न जग्गा एवम् भौतिक संरचनाहरूको विकास गर्ने। यातायात व्यवस्था विभागको पुनर्संरचना गरी नीति निर्माण, सार्वजनिक सवारी व्यवस्थापन एवम् अनुगमन क्षमताको विकास गर्ने।

#### ११. महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय

यस मन्त्रालयको समग्र काम कारवाहीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीको दरबन्दी समेतको पुनर्संरचना गर्ने। विद्यमान महिला सशक्तिकरणका क्षेत्रमा सहयोग लिई आएको सामाजिक परिचालिका र सीप विकास केन्द्रका कर्मचारीहरूका सम्बन्धमा नीतिगत तहमा स्पष्ट नीति लिने। केन्द्रीय बाल कल्याण समितिलाई बालबालिकासम्बन्धी नीतिगत सल्लाह तथा निर्णय गर्ने निकायको रूपमा स्थापित गर्न छुट्टै बालबालिका विभाग स्थापना गर्ने र जिल्लास्थित जिल्ला बालकल्याण समितिलाई बालबालिका कार्यालयमा रूपान्तरण गर्ने। समाज कल्याण परिषद् विघटन गरी समाज कल्याण विभाग खडा गर्ने। जेष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रमलाई प्रकृति अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गत निकायबाट सञ्चालन गर्ने। राज्यका सबै वृद्धहरूलाई सम्मानपूर्वक जीवन बिताउन उपयुक्त विकल्पसहितका वृद्धाश्रमहरूको स्थापना र विकास गर्ने। यस मन्त्रालयसँग सम्बन्धित सबै ऐन नियमलाई समय सापेक्ष रूपमा संशोधन र परिमार्जन गर्ने। बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता एवं अति सीमान्तकृत वर्गसँग सम्बन्धित छुट्टै नीति बनाई कार्यान्वयनमा ल्याउने। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत हाल रहेको लैङ्गिक हिंसा निवारण इकाईलाई यस मन्त्रालयमा समाहित गर्ने। यस मन्त्रालयको नयाँ भवन निर्माण गर्नुपर्ने।

#### १२. युवा तथा खेलकूद मन्त्रालय

विभिन्न मन्त्रालय तथा निकायबाट सम्पादन हुने युवासम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी यस मन्त्रालयलाई दिने। राष्ट्रिय खेलकूद परिषद् र यस अन्तर्गतका समितिहरूमा दलीयकरण नगरी व्यावसायिक व्यक्ति नियुक्तिको मापदण्ड तयार गरी लागू गर्ने, वैदेशिक सहयोग लगायत आर्थिक गतिविधि र सञ्चालन प्रक्रिया पारदर्शी हुनुपर्ने, राष्ट्रिय खेलकूद संहिता निर्माण गरी लागू गर्ने युवा सङ्घ संस्थाहरूलाई व्यवस्थित र नियमित बनाउन निश्चित निकायमा दर्ता र अनुगमनको व्यवस्था मिलाउने। युवा परिषद्को गठनको लागि कानून तर्जुमा गर्ने र सो परिषद्को

प्रशासनिक प्रमुख नेपाल सरकारको कर्मचारी रहने व्यवस्था गर्ने । युवाको उमेर ४० वर्षबाट घटाएर ३० वर्ष कायम गर्ने । खेलकूद विकास ऐन, २०४८ लाई परिमार्जन गर्ने । खेलकूद नियमावली र स्काउट नियमावलीलाई मन्त्रिपरिषद्ले स्वीकृति गरी राजपत्रमा प्रकाशित गर्ने व्यवस्था गर्ने । समग्र मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालयको सङ्गठन एवं जनशक्ति व्यवस्थापनमा समेत परिमार्जन गर्ने । युवा तथा खेलकूदको कार्यक्रमलाई क्षेत्रीय स्तरसम्म विस्तार गर्न सङ्गठन संरचनाको विस्तार गर्ने । राष्ट्रिय खेलकूद परिषद्को सङ्गठन र व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी र सङ्गठन संरचना यकिन गर्ने ।

### १३. रक्षा मन्त्रालय

नेपालको दीर्घकालीन राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीति बनाउने । नेपाली सेनाको व्यवसायीकरण, आधुनिकीकरण र सशक्तिकरणको प्रक्रियालाई अगाडि बढाउँदा रक्षा मन्त्रालयसँग समन्वय गर्ने । नेपाली सेनालाई नागरिक सरकारको नियन्त्रणमा रहने गरी कार्ययोजना बनाउने । नेपाली सेनालाई नागरिकप्रति उत्तरदायी एवं लोकतान्त्रिक मान्यतासङ्गत बनाउने सन्दर्भमा रक्षा मन्त्रालयको भूमिका सक्रिय बनाउने । राष्ट्रिय सुरक्षा परिषद्को भूमिका संस्थागतकरण गर्ने ।

### १४. वन तथा भू-संरक्षण मन्त्रालय

नेपालको कूल भू-भागको ४०% वन कायम राख्ने राज्यको संवैधानिक व्यवस्था हुनुका साथै वन संरक्षण तथा अतिक्रमणको रोकथाममा राष्ट्रिय प्रतिबद्धता हुनुपर्ने, वन पैदावारको अवैध कटानी तथा निकासी, वन्यजन्तुको चोरी शिकारी जस्ता गैर कानुनी कार्यको सुराकी दिने, पक्रन सहयोग गर्ने व्यक्ति र पक्राउ गर्ने कर्मचारीलाई जरिवाना वापतको निश्चित रकम प्रोत्साहन स्वरूप दिने । कर्मचारीको पोशाक वन सेवाका जिल्लास्तरमा काम गर्ने कर्मचारीलाई उपयुक्त नहुँदा सुधार गर्ने । कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी घाइते वा बिरामी भएमा उपचारमा लाग्ने सम्पूर्ण रकम सरकारले व्यहोर्ने । वन क्षेत्रको अध्ययन अनुसन्धान वन सेवाभित्रका सबै समूहका लागि उत्तिकै आवश्यक विषय भएकोले वन सेवा भित्रका समूह विभाजनको अवस्था पुनरावलोकन गरी जनरल फरेष्ट्री, फरेष्ट रिसर्च, स्वायल एण्ड बाटर कञ्जरभेशन र नेशनल पार्क एण्ड वाइल्ड लाइफ जस्ता समूहलाई एकीकरण गर्ने, वनको प्रभावकारी संरक्षण एवम् नियमनका लागि जिल्ला वन कार्यालयको कार्यक्षेत्र विस्तार गर्ने, गेमस्काउट, वन रक्षक जस्ता कर्मचारीको शारीरिक तन्दुरुस्तीको लागि समेत विचार गरी सेवा प्रवेशको उमेर २० वर्ष र अवकाश उमेर ५० वर्ष कायम गर्ने । सामुदायिक वनको संरक्षण र दीगो उपयोगमा प्रभावकारिता ल्याउन ऐन, नियममा समयानुकूल परिमार्जन गर्ने । CITES को कानुन निर्माण हात्तिसार एवम् चिडियाखानाको प्रभावकारी व्यवस्थापन र वन्यजन्तु सम्बन्धी अनुसन्धानलाई व्यवस्थित गर्ने, सशस्त्र वन रक्षक नियमावली बमोजिम स्वीकृत लिने गरी गरिएको वातावरणीय सेवा शुल्कको उचित व्यवस्थापन गरी सशस्त्र वन रक्षकको पदपूर्ति गर्ने र हतियारको समुचित व्यवस्था समेत गर्ने । संवेदनशील क्षेत्रको वन संरक्षणको सम्बन्धमा हाल गठन भएको नेपाली सेनाको निर्देशनालय र वन तथा भू-संरक्षण मन्त्रालयको अन्तरसम्बन्ध हुने गरी संरक्षणको व्यवस्था मिलाउने । वन क्षेत्र अतिक्रमण गरी बसोवास गर्ने प्रवृत्तिलाई निरूत्साहित

गर्न त्यस्ता अतिक्रमित क्षेत्रमा विभिन्न सरकारी तथा अन्य क्षेत्रबाट पुऱ्याइने सडक, बत्ति, पानी, टेलिफोन जस्ता सुविधा एवम् भौतिक निर्माणका कार्यहरू तत्कालै बन्द गर्न पहल गर्ने, विभिन्न निकायहरूबाट पूर्वाधार विकास एवम् निर्माणका लागि वन क्षेत्रको जग्गा माग गर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसरी वन क्षेत्रको जग्गा माग गर्दा वैकल्पिक विश्लेषण तथा दीर्घकालीन योजना अनुरूप भए नभएको समेत विचार गरी वन क्षेत्रको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्थाको नीति निर्धारण गर्ने ।

#### १५. वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई कार्य पद्धतिको दृष्टिले एउटै बनाउने । मन्त्रालयको संरचनागत सुदृढीकरण गर्ने, वाणिज्य सहचारीको व्यवस्थाको लागि दरबन्दी सिर्जना गर्ने । मन्त्रालयहरूसँग सम्बन्धित ऐनहरू जस्तै: उपभोक्ता संरक्षण ऐन, आयात निर्यात ऐन, निकासी पैठारी ऐन, एन्टि डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग ऐन, प्राइभेट फर्म रजिष्ट्रेशन ऐन/नियम, नेपाल इन्टरमोडल प्राधिकरण ऐन, पेट्रोलियम पदार्थ तथा ग्यास कारोबार ऐन जस्ता ऐन कानूनमा संशोधन, परिमार्जन तथा निर्माण गरी समय सापेक्ष बनाउने । बजार अनुगमनलाई प्रभावकारी बनाउन तत्काल कारवाही गर्ने अधिकारसहितको द्रुत न्याय प्रणालीलाई आत्मसात गर्ने गरी कानूनमा सुधार गर्ने । वाणिज्य नीति र आपूर्ति नीतिलाई समय सापेक्ष बनाउनुका साथै यसको प्रभावकारी रूपमा कार्यन्वयन गर्ने । आन्तरिक व्यापारसम्बन्धी नीति, राष्ट्रिय उपभोक्ता नीति, उपभोक्ता संस्थाहरूको निर्देशिका तर्जुमा गरी लागू गर्ने । वाणिज्य प्रशासनको कार्य गर्ने कार्यालयहरूमा ई-सेवा (विद्युतीय सेवा) सञ्चालन गर्ने, वाणिज्य प्रशासन सम्बन्धी सेवाग्राहीहरूले web based फर्म दर्ता, नवीकरण, ठाउँसारी, नामसारी जस्ता कार्य गर्ने गरी सेवामा सरलता र पारदर्शिता कायम गर्ने, आयात निर्यातको इजाजत पत्र जारी गर्ने कार्यलाई ई-सेवामार्फत सञ्चालन गर्ने, बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउने, सानातिना उपभोक्ताको हित विरुद्ध कार्य गर्नेलाई सजाय गर्ने अधिकार निरीक्षण अधिकृतलाई प्रदान गर्नुपर्ने, जिल्लाहरूमा आपूर्ति व्यवस्थापन कार्यालयको विस्तार गर्ने । WTO मा नेपालले सदस्यता प्राप्त गरेका बखत गरिएको प्रतिबद्धता अनुरूप ऐन कानूनको तर्जुमा परिमार्जन गर्नु पर्ने ।

#### १६. वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय

निजामती सेवाभिन्न सूचना प्रविधि समूह, विज्ञान प्रविधि तथा वातावरण समूह गठन गर्ने । यस मन्त्रालयको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन र कर्मचारी दरबन्दीको पुनर्संरचना गर्ने । यस मन्त्रालयसँग सम्बन्धित कानूनहरू: विद्युतीय कारोबार ऐन, वातावरण संरक्षण ऐन, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, विद्युतीय कारोबार नियमावली, वातावरण संरक्षण नियमावली, वातावरण सम्बन्धी मापदण्ड समेतलाई संशोधन र परिमार्जन गर्ने । निजामती सेवामा प्रवेशको लागि खासगरी क्षेत्रगत ज्ञान, विज्ञान प्रविधि र सूचना प्रविधिको दक्षतालाई महत्व दिने । मन्त्रालयको प्रशासन र लेखाजस्ता नियमित कार्यहरूका लागि स्थायी कर्मचारीलाई राख्ने व्यवस्था गर्ने । विज्ञान तथा प्रविधि नीति र सूचना प्रविधि नीतिलाई समय सापेक्ष बनाउने । वातावरण तथा दिगो विकास, अन्तरिक्ष प्रविधि,

नवीकरणीय ऊर्जा जस्ता नीतिहरू बनाउने। हाल अन्य मन्त्रालय अन्तर्गत रहेका नेपाल गुणस्तर तथा नापतौल विभाग, खानी तथा भू-गर्भ विभाग, केन्द्रीय खाद्य अनुसन्धान विभाग, वनस्पति विभाग, पेट्रोलियम अन्वेषण विभाग, भू तथा जलाधार संरक्षण विभागलाई यस मन्त्रालयको क्षेत्राधिकारभित्र ल्याउने। वागमती सभ्यता एकीकृत विकास सम्बन्धी उच्चस्तरीय समिति र सवारी प्रदुषण अनुगमन समितिलाई पनि यस मन्त्रालयको कार्यक्षेत्रमा ल्याउने। संरचनागत पुनः संरचना लागू गरी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ खारेज गर्ने। विज्ञान तथा प्रविधि नीति र सूचना प्रविधि नीतिमा समय सापेक्ष सुधार गर्ने। वातावरण संरक्षण तथा दिगो विकास नीति, जोखिमपूर्ण पदार्थ व्यवस्थापन नीति, अन्तरिक्ष प्रविधि नीति, विज्ञान प्रविधि तथा नव प्रवर्तन नीति, आई टी एण्ड आई टी इनएवल सर्भिसेज (IT & IT Enable Services) नीति, प्रतिभा पलायन न्यूनीकरण तथा प्रतिभा पुनर्प्राप्ति नीति समेतका नीतिहरू तर्जुमा गर्ने, राज्यको पुनरसंरचना हुँदा यो मन्त्रालय केन्द्रको मातहतमा रहने व्यवस्था गर्ने।

#### १७. शान्ति तथा पुननिर्माण मन्त्रालय

पुनर्निर्माण सम्बन्धी कार्यहरूको कामको निरन्तरता दिँदै अनुगमन तथा मूल्याङ्कनको कार्यलाई अझ बढी प्रभावकारी रूपमा सम्पादन गर्ने। विद्यमान राहत तथा पुनस्थापना महाशाखा र द्वन्द्व व्यवस्थापन महाशाखालाई एकीकृत गरी “राहत तथा द्वन्द्व व्यवस्थापन महाशाखा” कायम गर्ने। विद्यमान कानून तथा सञ्चार महाशाखालाई आयोग समिति समन्वय शाखाको समेत कार्य दिने। प्रशासन महाशाखा अन्तर्गतको वैदेशिक सहयोग समन्वय शाखालाई खारेज गर्ने र योजना तथा कार्यक्रम समन्वय शाखा र अनुगमन तथा मूल्याङ्कन शाखालाई एकीकृत गर्ने। समग्र काम र कर्मचारीको विद्यमान अवस्थाको समग्र मूल्याङ्कन गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारी र कामको पुनर्संरचना गर्ने। सामाजिक तथा आर्थिक विकासका सबै क्षेत्रमा काम गर्दा शान्ति मैत्री कार्यक्रम मार्फत गर्ने। शान्ति निर्माणका लागि गरिएका वा गरिने कार्यहरू प्रक्रियामुखी मात्र नभई नतिजा उन्मुख बनाउने। हिंसा र अन्यायका स्रोतहरू न्यून गदै लैजाने। कुनै एउटा सङ्गठन एवं केन्द्रीय प्रशासनले मात्र शान्ति निर्माण पूर्ण हुन सम्भव नभएको हुँदा यसको लागि सामूहिक प्रयासको लागि यस मन्त्रालयले समन्वय गर्ने। सबै क्षेत्रले विकास प्रक्रियामा शान्ति सामाजिक सद्भाव परस्पर सहयोग प्रवर्द्धन गर्ने एवं त्यसलाई मजबुत बनाई अगाडि बढाउने। राहत तथा पुनस्थापना सम्बन्धी कानून बनाई लागू गर्ने।

#### १८. शिक्षा मन्त्रालय

शैक्षिक क्षेत्रलाई नियमित, व्यवस्थित, मर्यादित र गुणस्तरीय तुल्याउन सहयोग पुऱ्याउने उच्च शैक्षिक योग्यता, दक्षता, क्षमता भएका विद्यालयका शिक्षक र विश्वविद्यालयका प्राध्यापकहरूलाई सम्मान गर्ने। यस्ता शिक्षक एवम् प्राध्यापकहरूको सूची (Roster) तयार गरी राख्ने र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा उहाँहरूको सेवा लिने परम्परा बसाल्ने। शिक्षक र प्राध्यापकहरूको आचारसंहिता तयार गरी लागू गर्ने। विश्वविद्यालय, विद्यालय र क्याम्पसहरूको मानव संशाधन, भौतिक एवम् व्यवस्थापकीय पक्षहरूको सुधार गर्ने। शैक्षिक

निकायहरूमा राजनीतिलाई प्रवेश हुन नदिई यी निकायहरूलाई विशुद्ध शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निकायको रूपमा रूपान्तरण गर्ने । सभ्य, इमान्दार, नैतिकवान, परिश्रमी नागरिक तयार गर्नका लागि नैतिक शिक्षामा जोड दिने । मुलुकमा सुशासन कायम गर्न सहयोग पुऱ्याउने गरी समग्र शिक्षा क्षेत्रमा सुधार गर्ने । विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् उच्च शिक्षाको लागि छुट्टा छुट्टै मन्त्रालयको व्यवस्था गरी तत्सम्बन्धी शिक्षालाई प्रभावकारी तुल्याउने ।

गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न हरेक शैक्षिक सत्रका लागि विद्यालय तहमा नै लक्ष र उपलब्धि किटान गरी कार्य योजना निर्माण गर्न लगाई सो को अनुगमन तथा मूल्याङ्कनका लागि केन्द्रदेखि विद्यालयतहसम्म समय सीमा सहितको कार्य योजना निर्माण गर्ने । विद्यालय शिक्षामा सुधार ल्याउन सिकाइ समय वृद्धिका लागि शुक्रवार पनि चार वजेसम्म विद्यालयमा पठन पाठन तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने । विद्यार्थीको सिकाइ उपलब्धिलाई शिक्षकको कार्य सम्पादन मूल्याङ्कनसँग आबद्ध गर्ने । वित्तीय सुशासन कायम गर्न विद्यालयमा जाने अनुदानलाई व्यवस्थित र पारदर्शी बनाई स्रोतलाई नतिजामुखी बनाउने । शिक्षा क्षेत्रमा प्राप्त हुने नियमित बजेट बाहेकका अन्य बजेटहरूलाई पारदर्शी रूपमा खर्च गर्न त्यस्ता लगानीलाई खर्च प्रतिवेदनमा स्पष्ट खुलाउने व्यवस्था गर्ने । नियमानुसार अनुमति नलिइ सञ्चालनमा आएका विद्यालयहरूलाई अविलम्ब नियमन गर्ने । सम्बन्धित शिक्षकबाट विद्यालयमा नियमित रूपमा पठन पाठन भए नभएको नियमित अनुगमन गरी अनियमित शिक्षकहरूलाई नियमानुसार कारवाही गर्ने । हरेक शैक्षिक सत्रमा कम्तिमा दुई सय बीस दिन पठन पाठन हुने व्यवस्था कडाइका साथ लागू गर्ने ।

शिक्षा मन्त्रालयले लिने छात्रवृत्तिसम्बन्धी परीक्षाको विश्वसनीयता अभिवृद्धि गर्न निश्चित आचारसंहितासहित विज्ञहरूलाई संलग्न गराउने, एक पटक परीक्षामा संलग्न जनशक्तिलाई अर्को पटकको परीक्षा सञ्चालन तथा व्यवस्थापनमा संलग्न नगराउने । त्यस्तो परीक्षाको सञ्चालन र व्यवस्थापनमा स्वच्छ छवि भएका जनशक्ति परिचालन गर्ने । शिक्षण सिकाइ क्रियाकलापलाई अझ बढी प्रभावकारी बनाउन सूचना प्रविधि, सञ्चार र इन्टरनेटको अधिकतम उपयोग गर्ने । विद्यालय तहको पाठ्यपुस्तक यथासमयमै विद्यार्थीको हातमा पुऱ्याउन पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि जनक शिक्षा सामग्री केन्द्रको क्षमता अभिवृद्धि गर्दै जाने र प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने । विद्यालय शान्ति क्षेत्र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी विद्यार्थीको निर्वाध पठन पाठनको अधिकारलाई प्रत्याभूत गर्ने । शिक्षकको वार्षिक तलबी प्रतिवेदन अनिवार्य रूपमा पारित गर्ने प्रावधानलाई अझ बढी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । शिक्षा क्षेत्रमा देखिएका असल अभ्यासलाई अनुकरण गर्ने वातावरण बनाउने र त्यस क्षेत्रमा देखिएका विसङ्गतिहरू नियन्त्रण गर्न तदनुरूपको कानुनी व्यवस्था गरी शैक्षिक जगतलाई व्यावसायिक र मर्यादित बनाउने । शिक्षासँग सम्बन्धित ऐन नियम परिवर्तित सन्दर्भ अनुकूल हुने गरी कार्यान्वयनमा नआएका र भविष्यमा पनि कार्यान्वयनमा आउने सम्भावना नभएका प्रावधानलाई हटाई नयाँ शिक्षा ऐन तर्जुमा गर्ने । शिक्षा मन्त्रालयको कार्य क्षेत्रमा आएको विस्तार र सेवाको विशिष्टीकरण

अनुसार मन्त्रालयको पुनर्संरचना गरी मन्त्रालयदेखि स्थानीय तहसम्मको साङ्गठनिक संरचना र सो अनुकूल भौतिक साधन, स्रोत र जनशक्ति व्यवस्थापन (कर्मचारी दरबन्दी पुनरावलोकन) गर्ने। त्यसैगरी व्यावसायिक एवम् प्राविधिक जनशक्ति विकासका लागि दीर्घकालीन एवम् अल्पकालीन योजना तर्जुमा गर्ने, प्राविधिक क्षेत्रका उच्च शिक्षा दिने क्याम्पसहरूलाई सम्बन्धन दिँदाको मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने, छात्रवृत्तिको परीक्षा सञ्चालनलाई विश्वासिलो रूपमा सञ्चालन गर्न विशेष संयन्त्र निर्माण गर्ने, योग्यता प्रणालीमा आधारित विद्यालय शिक्षक र विश्वविद्यालयका शिक्षक र निजामती कर्मचारीहरूको आधारभूत सेवा सुविधामा एकरूपता कायम गर्ने, अंग्रेजी, गणित, विज्ञान जस्ता विषयमा दक्ष जनशक्ति आकर्षित गर्ने गरी विशेष उत्प्रेरणाका आधारहरू तयार गर्ने, छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिको उपयोगसम्बन्धी विशेष नीतिगत व्यवस्था गर्ने।

## १९ श्रम तथा रोजगार मन्त्रालय

मन्त्रालयको काम र जनशक्तिलाई विचार गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी वैदेशिक रोजगार विभागको कार्यालय क्षेत्रीयस्तरसम्म स्थापना गर्ने र विभागलाई कार्य सञ्चालनमा भन्दा अनुगमनमा क्रियाशील गराउने गरी सङ्गठनको पुनर्संरचना गर्ने। बीस हजार भन्दा बढी नेपाली कामदार रहेका विदेशस्थित नेपाली नियोगहरूमा श्रम इकाइको स्थापना गरी श्रम सहचारी, कल्याण अधिकृत र आवश्यकता अनुसार स्थानीय कर्मचारीको व्यवस्था गर्ने। परराष्ट्र मन्त्रालयसँग समन्वय गरी वैदेशिक रोजगारमा संलग्न नेपाली श्रमिकहरूलाई आवश्यकता अनुसारको सेवा पुऱ्याउने। दूतावास स्थापना हुन नसकेका श्रम गन्तव्य मुलुकहरूमा सम्बन्धित मुलुक हेर्ने दूतावास मातहत श्रम इकाई राखी सेवा प्रवाह गर्ने। श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयका बीच काममा दोहोरोपन नहुने गरी एकद्वार प्रणालीको विकास गर्ने दीर्घकालीन नीति लिनु पर्ने। स्वदेशमा रोजगारीको सिर्जना गर्न मन्त्रालयले अग्रणी भूमिका निर्वाह गर्ने। वैदेशिक रोजगारीमा हुने ठगीलाई नियन्त्रण गर्न श्रम सहचारीलाई बढी क्रियाशील बनाउने। वैदेशिक रोजगारीमा जाने युवालाई सीपयुक्त तालिम प्रदान गरेर मात्र पठाउने व्यवस्था गर्ने। वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन उपयुक्त नीति अवलम्बन गरी कार्यान्वयन गर्ने। विदेशीलाई नेपालमा काम गर्ने एवम् स्वीकृति लिने व्यवस्थालाई व्यवस्थित बनाउने। बाल श्रम निरीक्षण र अनुगमन तीब्र बनाई बाल श्रम निवारण गर्ने। सीप विकास तालिम केन्द्रलाई संभवत बनाई रोजगारी श्रृजना मूलक तालिम कार्यक्रम श्रम तथा रोजगार मन्त्रालयको छातामा ल्याउने। सामाजिक सुरक्षा कार्यक्रममा प्रभावकारी स्कीम ल्याएर सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने।

## २०. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

यातायातको सबै माध्यमहरू र वायु क्षेत्रसमेत समेटि एकीकृत यातायात व्यवस्था मन्त्रालय गठन गर्ने। प्राधिकरण, सरकारी कार्यालय र विकास समितिका काममा दोहोरोपन देखिएको र राज्यको स्थायी प्रकृतिका कार्य गर्नको लागि पनि विकास समिति गठन गर्ने प्रचलनको अन्त्य गरी यस्ता कामको जिम्मेवारी सरकारी निकायलाई नै दिने। यस मन्त्रालय अन्तर्गतका समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनको पुनर्संरचना गर्ने। पर्यटन र संस्कृति सम्बन्धी

क्रियाकलापहरू व्यवस्थित गर्न छुट्टै पर्यटन विभाग र संस्कृति विभागको गठन गर्नुपर्ने । पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको रूपमा राखी निजी क्षेत्रका उद्यमीहरूलाई आकर्षण गर्नको लागि राष्ट्रिय नीति निर्माण गर्ने । पर्यटन प्रवर्द्धन, वजारीकरण, पूर्वाधार विकासको लागि पर्यटन विकासको छुट्टै रणनीतिक योजना बनाई लागू गर्ने । नयाँ नयाँ पर्यटन गन्तव्य स्थलको पहिचान र पूर्वाधारको विकास गर्ने । साहसिक पर्यटन तथा खेलकूद पर्यटन सम्बन्धमा छुट्टै नियमावली बनाउने । भरपर्दो नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको विकास गर्ने । हवाई यातायात शुल्कको निर्धारण र नागरिक उड्डयन पूर्वाधारका क्षेत्रमा भएको लगानी नियन्त्रण तथा सहजीकरणको लागि राष्ट्रिय उड्डयन बोर्ड गठन गर्ने । हवाई दुर्घटनाको छानविन र अनुसन्धानको लागि अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम स्थायी संयन्त्र निर्माण गर्ने । सबै पर्यटकीय गतिविधिहरूलाई कानुनी दायरामा ल्याउन पर्यटन नीति र पर्यटनसम्बन्धी कानूनमा संशोधन र परिमार्जन गर्ने । पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषलगायतका विकास समिति र कोषको व्यवस्थापनमा सरकारी पहुँच कायम राख्न कार्यकारी अधिकृतको रूपमा मन्त्रालयबाट कर्मचारी खटाउने । यस्ता स्वायत्त प्रकृतिका संस्थालाई उद्देश्यमूलक रूपमा सञ्चालन गर्ने व्यावसायिक ज्ञान, सीप, योग्यता र दक्षता भएका व्यक्ति चयन गर्ने ।

मुलुकको संस्कृति जीवन र सभ्यताको परिचायक हो र संस्कृतिको संरक्षण र सम्बर्द्धनद्वारा नै राष्ट्रिय पहिचान आवश्यक छ । बहूदो आप्रवासन र मानवीय आवागमन, पश्चिमी जगतको सांस्कृतिक उद्योगको बहूदो प्रभावले युवा पुस्तामा राष्ट्रिय-जातीय संस्कृतिप्रतिको अनुरागमा व्यापक ह्रास आउँदैछ । एकातर्फ नयाँ पुस्तामा हराउँदै गएको राष्ट्रिय संस्कृति, भाषा, राष्ट्रिय तथा जातीय गौरवबोध प्रति अनुराग जगाउनु पर्ने आवश्यकता छ भने अर्कोतर्फ अभौतिक लोक संस्कृतिका साथै युगचेतनाका विपक्षमा रहेका अग्राह्य पक्षहरूमा परिमार्जन तथा रूपान्तरणको चुनौती रहेको छ । पुरातात्विक-सांस्कृतिक क्षेत्रहरूमा पुरातात्विक, धार्मिक र राष्ट्रिय महत्वका अन्य संरचना र तिनका वरिपरिका क्षेत्रमाथि बहूदो अतिक्रमण नियन्त्रण गरेर खुला तथा प्रदूषणमुक्त तुल्याउने चुनौती पनि कम महत्वको छैन । तसर्थ यी सबै खालका चुनौतीहरूको सामना गरी राष्ट्रिय संस्कृति र आफ्नो पहिचान तथा सभ्यता जोगाउन विभिन्न नीति तथा कार्यक्रम आवश्यक देखिन्छ । काठमाडौँ उपत्यकाको सांस्कृतिक वैभव संरक्षण गर्न आवश्यक छ, तसर्थ वागमती, विष्णुमती, रूद्रमती लगायतका नदीलाई प्रदूषणमुक्त राख्ने कार्ययोजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ । देशका अनेक भाग र भेगका संस्कृति तथा तिनका विभिन्न पक्षको सर्वेक्षण सङ्गलन गरी विद्यमान राष्ट्रिय, जातीय संस्कृतिको अभिरेखाङ्कन योजना कार्यान्वयन गर्ने । लोपोन्मुख संस्कृतिका सम्पूर्ण पक्षहरूको सूचीकरण गरी तिनको संरक्षण सम्बर्द्धन सम्बन्धी क्रमबद्ध योजना सञ्चालन गर्ने । जातीय संस्कृतिको संरक्षणका लागि प्रत्येक जिल्लामा सकभर एक एकवटा सांस्कृतिक ग्राम निर्माण गर्ने कार्ययोजना तय गर्ने । राष्ट्रिय सञ्चार नीति अन्तर्गत सञ्चार माध्यमहरूले प्रकाशन-प्रसारण गर्ने स्थान र समयको निश्चित प्रतिशत क्षेत्रीय तथा राष्ट्रिय संस्कृतिको सम्बर्द्धनमा सहयोग पुग्ने खालका सामग्रीलाई स्थान दिनुपर्ने नीतिको तर्जुमा तथा कार्यान्वयन गर्ने । भवन निर्माण संहिता लागू गर्दा नेपाली शैलीका वास्तुकलाको उपयोगलाई प्रोत्साहन गर्ने र परम्परागत शैलीको

संरचना निर्माणमा गर्नेलाई नक्सा दस्तुर, कर आदि कुरामा उपयुक्त छुट दिएर आवश्यक प्रोत्साहनको नीति अवलम्बन गर्ने । लोक तथा शास्त्रीय गीत, नृत्य, नाटिका आदिको परम्परालाई पर्यटन सहयोगी तुल्याउन निजी क्षेत्रको समेत सहभागितामा डबली नाच परम्पराको विकास गर्नुका साथै तीन तारा भन्दा माथिका सबै होटेलहरूमा विदेशी पर्यटकका लागि त्यस्ता सांस्कृतिक कार्यक्रमको प्रदर्शनीलाई प्राथमिकता दिने वातावरणको सिर्जना गर्ने खालको नीति अवलम्बन गरी संस्कृतिलाई पर्यटन उद्योगको सहयोगी क्षेत्रका रूपमा विकसित गर्दै जाने । यस्ता होटेलहरूमा सजावट, खानपान र उपहार जस्ता विविध कुरामा नेपाली उत्पादनको प्रयोग गर्नेलाई राहतको व्यवस्था गरेर नेपाली उत्पादनको प्रयोग तर्फ प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने । पुरातात्विक वस्तु र संरचना क्षेत्रहरूको संरक्षण, भौतिक संस्कृतिका पुरातात्विक भवन, क्षेत्र र स्थलहरूमाथिको अतिक्रमण रोकन निश्चित दूरी बाहिर मात्र संरचनाहरूको निर्माण, व्यापारिक, औद्योगिक र अन्य गतिविधि सञ्चालन गर्न नपाउने नियम तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने । त्यस्ता क्षेत्रहरूमा पुरातात्विक, धार्मिक र राष्ट्रिय महत्वका अन्य संरचनाहरू प्रष्ट देख्न सकिने गरी निश्चित उचाइभन्दा बढीका संरचना निर्माणमा रोक लगाउने नीतिको कार्यान्वयन गर्ने । यसका लागि त्यस्ता संरचनाको वरिपरि निश्चित क्षेत्रका घर जग्गा अधिग्रहण गरेर त्यस्ता क्षेत्रलाई खुला र प्रदूषणमुक्त तुल्याउन आवश्यक कानुन तर्जुमा गर्ने । गुठीका जमीन संरक्षण तथा व्यवस्थापन गरी राष्ट्रिय संस्कृति, मठमन्दिरका साथै पुरातात्विक स्थल, भवन र अन्य संरचना संरक्षण, सम्बर्द्धन र विकासका लागि आन्तरिक स्रोत परिचालनको नीतिलाई प्रोत्साहन गरिने । यस्ता स्थललाई पर्यटकीय पूर्वाधार प्रदान गर्न राष्ट्रिय अभिलेखालय, पुरातत्व विभाग जस्ता संस्थाको क्षमता वृद्धिका लागि आवश्यक स्रोत विनियोजन गर्ने । पुरातात्विक, ऐतिहासिक तथा मानवशास्त्रीय महत्वका स्थलहरूको सर्वेक्षण, उत्खनन, अध्ययन र संरक्षणमा प्राथमिकता दिने । राष्ट्रकै विभिन्न राष्ट्रिय, जातीय, क्षेत्रीय धार्मिक-आध्यात्मिक क्षेत्रहरूको विकास तथा व्यवस्थापन गरेर आन्तरिक धार्मिक पर्यटनको विकास गरी वाह्य धार्मिक पर्यटनलाई निरूत्साहित गर्दै जाने । धार्मिक, भाषिक, जातीय संस्कृति र सभ्यताका बीच समन्वय गरी सग्लो राष्ट्रिय संस्कृतिको मानक तयार गर्ने नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने । विद्यमान् जातीय र राष्ट्रिय धार्मिक परम्परा, सांस्कृतिक परम्परा र चिन्तन प्रणालीमा पाइने युगानुकूल र बदलिँदो सामाजिक, राजनीतिक, आर्थिक तथा विश्वसन्दर्भसँग अनुकूल नरहेका पक्षहरूमा आवश्यक संशोधन, परिमार्जन र रूपान्तरण कार्यका आवश्यक अध्ययन र कार्ययोजना तय गर्ने । आवश्यक अध्ययन पश्चात सुधार र समायानुकूल परिमार्जन तथा रूपान्तरणलाई सहयोग हुने गरी कर्मकाण्ड विधिको पठन पाठन लगायत विद्यालय तहदेखि नै उपयुक्त नैतिक तथा सांस्कृतिक पाठ्यक्रम-पाठ्यवस्तु विकसित गरिँदै क्रमिक रूपमा लागू गर्दै जाने नीति अवलम्बन गर्ने ।

## २१. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

स्थानीय निकायहरूको पुनरसंरचना गर्ने । स्थानीय निकायका कर्मचारीहरूको व्यवस्थापनको लागि स्थानीय सेवा ऐन जारी गरी आवश्यक कानुनी व्यवस्था गर्ने । राजधानीको सुशासन एवं एकीकृत विकासका लागि काठमाडौं मेट्रो ऐन बनाई लागू



गर्ने । नगर विकास समिति ऐन, २०४५ अनुसार गठित नगर विकास समितिहरू खारेज गर्ने । जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयलाई जिल्ला विकास समितिको प्राविधिक शाखाका रूपमा रूपान्तरण गर्ने र विषयगत निक्षेपण रणनीति अनुसार सिंचाई, खानेपानी र सरसफाई, नदी नियन्त्रण, सडक तथा सडक, पुल, भवन निर्माण आदि स्थानीय पूर्वाधारको कार्य जि.वि.स.मा निक्षेपण गर्ने । कर्णाली अञ्चल र वरिपरिका मानव विकास सूचकांकमा पछाडि परेका जिल्लालाई समेटी कर्णाली तथा वरिपरिका क्षेत्र विकास प्राधिकरण गठन गरी त्यस क्षेत्रका सबै कार्यक्रमलाई एकीकृत गर्ने, सङ्घीय प्रणालीमा प्रदेश तथा स्थानीय सरकारको संरचना र कार्य जिम्मेवारीको अध्ययन गर्ने, वित्तीय सङ्घीयताको अध्ययन र राजस्व अधिकार निर्धारण गर्ने, प्राविधिक समितिको सिफारिस बमोजिम नयाँ नगरपालिकाहरूको घोषणा र नगरपालिकाको वर्गीकरण गर्ने, स्थानीय निकायहरूमा नतिजामूलक योजना अनुगमन मूल्याङ्कन पद्धति स्थापित गर्ने, न्यूनतम शर्त र कार्यसम्पादन मापन प्रणालीको पुनरावलोकन गरी नतिजामूलक र स्वमूल्याङ्कनमा आधारित पद्धतिलाई संस्थागत गर्ने, सबै स्थानीय निकायको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाटै हुने व्यवस्था गर्ने, प्राविधिक कार्यको नर्स गुणस्तर र मापदण्ड निर्धारण गरी लागू गर्ने, स्थानीय तहमा (जिल्ला, गा.वि.स. र न.पा.) गैर सरकारी संस्था सञ्चालन र व्यवस्थापनको उपयुक्त संस्थागत पद्धति स्थापित गर्ने । मन्त्रालय र अन्तर्गतका निकाय र इकाई सकेसम्म घटाउने । दुर्गम क्षेत्र विकास समिति अन्तर्गत सञ्चालित सबै कार्यक्रम जिल्ला विकास समितिमा निर्धारण गर्ने । मन्त्रालयको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन संरचना एवं जनशक्तिको व्यवस्थापन गर्ने ।

## २२. सहकारी तथा गरीबी निवारण मन्त्रालय

सहकारीका मूल्य र सिद्धान्त बमोजिम समुदायमा आधारित सहकारीको प्रकृति भएकाले अलग्गै सङ्गठनात्मक संयन्त्रको विकास गरी सहकारी सङ्घसंस्थाहरूको प्रवर्द्धन गर्ने । सहकारी विभागको स्तरोन्नतिका लागि शाखा र दरबन्दी थप गर्ने । केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको र ५ वटा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयहरूलाई क्षेत्रीय स्तरको तालिम केन्द्रको रूपमा विकास गर्ने । हाल संचालनमा रहेका पाँचवटा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयहरूलाई क्षेत्रीय स्तरका तालिम केन्द्रको रूपमा विकास गर्ने । गरीबी निवारणको क्षेत्रमा विभिन्न निकायहरूबाट भए गरेका कार्यहरूलाई समन्वय गर्ने एवं गरीबी निवारणसम्बन्धी विभिन्न कार्यक्रमहरूलाई प्राथमिकीकरण गरी लागू गर्ने । गरीबी निवारण कोष ऐनलाई समसामयिक सुधार गर्ने । सहकारी ऐनलाई समय सापेक्ष रूपमा पुनरावलोकन गरी सहकारीले गर्ने वचत तथा ऋणलाई व्यवस्थित गरी हुनसक्ने आर्थिक अपराधलाई रोक्ने । समाजका सीमान्तकृत वर्ग र जनतालाई गरीबीको रेखाबाट माथि उठाउने कार्यक्रमलाई प्रभावकारी बनाउने । सहकारी संस्थाहरूको कार्य प्रकृति अनुसार वचत तथा ऋणको मात्र कारोवार गर्ने संस्थाको लागि छुट्टै ऐनको निर्माण गर्ने । सहकारी वित्तीय अपराध नियन्त्रणको लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी कानूनमा भए अनुसारको कारवाही हुन सक्ने गरी कानूनको व्यवस्था गर्ने । सहकारी संस्थाको प्रभावकारी अनुगमन व्यवस्था हुनुपर्ने ।

गरीबी निवारण कोष र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई यस मन्त्रालय मातहत राख्नु पर्ने । यसका लागि विद्यमान कानूनमा आवश्यक सुधार गर्नुपर्ने । हाल राष्ट्रिय योजना आयोग मातहत रहेको गरीबी निवारण क्षेत्र हेर्ने शाखा/महाशाखा तथा सोसँग सम्बन्धित कार्यक्रम, बजेट जनशक्ति यस मन्त्रालयको संरचनाभित्र ल्याउनु पर्ने । राष्ट्रिय योजना आयोग अन्तर्गत (NDBS) लाई यस मन्त्रालयको कार्यक्षेत्र/संरचना/TOR मा राख्नु पर्ने । गरीबी निवारण सम्बन्धी कार्यक्रमहरूको सञ्चालन तथा अनुगमनका लागि सङ्गठनात्मक संरचनामा विस्तार गर्नुपर्ने । यसका लागि मातहतका विभाग तथा आवश्यक कार्यालय र कर्मचारी व्यवस्थापन हुनुपर्ने । गरीब घर परिवार पहिचान र परिचय पत्र वितरण तथा व्यवस्थापन गर्ने सचिवालयको स्थायी सङ्गठनात्मक संरचना हुनुपर्ने । कार्य जिम्मेवारी अनुसारको दरबन्दी व्यवस्थापन गर्ने र कार्य सञ्चालनमा सचिवालयलाई स्वायत्तता प्रदान गर्ने । गरीबको पहिचान गरी परिचयपत्र वितरण गर्ने कार्यलाई राष्ट्रिय परिचयपत्र एवम् मतदाता परिचयपत्रसँग आबद्ध गरी एकीकृतरूपमा तथ्याङ्क संकलन गर्ने, परिचयपत्र प्राप्त गरीबीको रेखामुनी रहेको व्यक्तिले पाउने सामाजिक सुरक्षाका उपायहरू समेत साथसाथै अवलम्बन गरी लक्षित वर्गले मात्र लाभ लिन पाउने गरी नीतिगत व्यवस्था गर्ने र सो को कार्यान्वयनका लागि पूर्वतयारी गर्ने । सहकारी संस्थाहरूमा पनि सरकारी सेवा प्रदान गर्न आवश्यक व्यवस्था हुनुपर्ने ।

### २३. सहरी विकास मन्त्रालय

नेपालमा सहरीकरणको तीव्र बसाई सराई र शहरी जनसंख्याको वृद्धि दर जुन ३.४% रहेको छ, तिनीहरूको व्यवस्थित, स्वच्छ, स्तरीय बसाईको प्रबन्ध गर्नु अति नै आवश्यक छ । यसैगरी सफा स्वच्छ स्तरको लागि आवश्यक पर्ने शहरी पूर्वाधार विकास गरी शहरमा बस्ने जनतालाई सेवा सरल र सहज रूपले उपलब्ध गराउनु आवश्यक छ । शहरी जनसंख्या र बसाई सराई बढ्दो क्रममा रहेकोले शहर तथा सहरोन्मुख नगरहरूको भौतिक पूर्वाधार योजनाबद्ध ढङ्गबाट गर्नुपर्ने, व्यवस्थित बसोबासको प्रबर्द्धन गर्दै सुरक्षित तथा किफायती खालका आवासहरू उपलब्ध गराउने, सुरक्षित किफायति र वातावरण अनुकूल स्वदेशी वस्तुकला भत्कने खालका भवनहरू निर्माण र विकास गर्ने जस्ता शहरी विकास र भवन निर्माणको नीति तर्जुमा गर्ने । यस मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनात्मक स्वरूप तथा जनशक्तिमा परिमार्जन गर्ने । नौ वटा डिभिजन कार्यालय र चारवटा सब डिभिजन कार्यालयहरू थप स्थापना गर्ने । मन्त्रालयमा एउटा छुट्टै नगरपालिका तथा नगरोन्मुख स्थानहरूको विकास गर्ने गरी महाशाखा बनाउने । राष्ट्रिय गौरव तथा महत्वका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन छुट्टै सङ्गठनात्मक स्वरूप निर्धारण गर्ने । नेपालमा बढ्दो सहरीकरणको चापलाई व्यवस्थित र सुविधायुक्त बनाउन नीति, ऐन, नियममा समय सापेक्ष परिमार्जन गरी एकीकृत रूपमा नीति नियम तथा ऐनहरू तर्जुमा गर्ने । खेर गइरहेको पानीको उपयोगको व्यवस्था गर्न निर्देशिका बनाउने । खानेपानी ऐन छुट्टै बनाउने । भौतिक विकास योजना तथा घर जग्गा व्यवसाय सम्बन्धी ऐन तर्जुमा गर्ने । विकास व्यवस्थापन एवम् संचालन गर्नको लागि ऐन तर्जुमा गर्ने ।

### २४. सामान्य प्रशासन मन्त्रालय

कर्मचारी प्रशासनसँग सम्बन्धित विभिन्न निर्देशिकाहरूलाई अन्तरमन्त्रालय छलफलद्वारा एकीकृत रूपमा तर्जुमा गर्ने, कर्मचारी उत्प्रेरणा न्यून रहेको कारण यस मन्त्रालयमा कर्मचारीको प्रतिस्थापन दर (Turnover) उच्च रही संस्थागत स्मरण (Institutional Memory) कमजोर भएकाले त्यसो हुन नदिने व्यवस्था गर्ने, अवकाश प्राप्त कर्मचारीका सम्बन्धमा स्पष्ट नीति निर्माण गर्ने। कर्मचारी सम्बद्ध विषयवस्तुमा नीति वा निर्णय गर्दा सरोकारवालासँग समेत समन्वय गरी कर्मचारी सूचना प्रणाली (PIS) लाई अझ बढी व्यवस्थित गर्ने। यस मन्त्रालयलाई केन्द्रीय कर्मचारी निकायका रूपमा सुदृढ गर्ने। व्यवस्थापन परीक्षणको वर्तमान व्यवस्थालाई नियमित, व्यवस्थित र थप प्रभावकारी बनाउने। जनशक्ति विकास सम्बन्धी नीतिलाई समायानुकूल परिमार्जन गर्ने। ट्रेड युनियनलाई व्यवस्थित गर्ने निजामती प्रशासनको आधुनिकीकरणका लागि नीतिगत निर्देशन गर्ने। तालिम नीतिको पुनरावलोकन गर्ने। निजामती सेवाका कर्मचारीहरूलाई न्यायोचित रूपमा अवसरको वितरण गर्ने। सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन अध्ययन तथा अनुसन्धानमूलक कार्य गर्ने। कर्मचारीको उत्प्रेरणा र मनोबल अभिवृद्धिका लागि कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने। प्रशासन व्यवस्था र नीतिबारे अध्ययन, अनुसन्धान गराई प्राप्त सुझाव तथा निष्कर्षलाई मन्त्रालयको वार्षिक कार्यक्रमको तर्जुमाको आधारको रूपमा लिने व्यवस्था गर्ने।

#### २५. सिंचाई मन्त्रालय

ऊर्जा र सिंचाई मन्त्रालयलाई गाभी ऊर्जा तथा जलश्रोतको योजना, कार्यान्वयन र अनुगमन गर्ने एउटा सबल रूपमा काम गर्न एउटै जलश्रोत मन्त्रालय बनाउने। मन्त्रालयको काम र जनशक्तिको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी पुनर्संरचना गर्ने। राज्यको ऊर्जा तथा जलश्रोतको उपयोगको लागि दीर्घकालीन जलश्रोत नीति बनाउने। प्रस्तावित जलश्रोत नीति र सिंचाइ नीतिलाई स्वीकृत गरी लागू गर्ने। जलश्रोत ऐन र नियमावलीमा समय सापेक्ष रूपमा सुधार गर्ने। सिंचाई उपलब्ध गराउन पानीको बहुउपयोग नीति बनाउने। खाद्यान्नमा आत्मनिर्भर हुन कृषि मन्त्रालयसँग सहकार्य गरी कार्य गर्ने। इन्जिनियरिङ सेवा, हाइड्रोलोजी उपसमूह र मेट्रोलोजी समूहको सेवा सञ्चालन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट हुनुपर्ने।

#### २६. सूचना तथा सञ्चार मन्त्रालय

प्रसारण क्षेत्रको नियमनको लागि विशेषज्ञतासहितको प्रसारण प्राधिकरण जस्ता नियामक निकायको व्यवस्था गर्ने। एकै प्रकृतिको कामलाई एउटै निकायबाट मात्रै सम्पादन हुने व्यवस्था गर्ने एवं एकभन्दा बढी निकायसँग सम्बन्धित कामको समन्वयको लागि प्रभावकारी संयन्त्रको विकास गर्ने। हुलाक सेवा विभागलाई थप प्रभावकारी बनाउनको लागि हालको संरचनामा परिवर्तन गर्ने र सूचना प्रविधिसम्बन्धी कामहरू थप गर्ने। यसलाई वचत वैङ्किकको रूपमा काम गर्ने गरी विशेष व्यवस्था हुनुपर्ने। इन्टरनेट सेवा, टेलीसेन्टर वा समुदाय केन्द्रित, पेपर पार्सल सेवा, इ-क्याफे संचालनजस्ता सर्वसाधारण जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यको जिम्मेवारी दिने। गोरखापत्र संस्थानलाई निजी सञ्चार माध्यमसँग प्रतिस्पर्धा गर्न सक्ने गरी पुनर्संरचना गरी आधुनिकीकरण गर्ने। रेडियो नेपाल र नेपाल

टेलिभिजनको प्रसारणलाई डिजिटलाइज्ड गरी दुबै संस्थालाई गाभी “पब्लिक सर्भिसेस ब्रोडकास्टिङ कर्पोरेशन” को रूपमा विकास गर्ने वा रेडियो नेपाल र नेपाल टेलिभिजनको एउटै सञ्चालक समिति बनाई दुबैको छुट्टै पहिचान राखी सञ्चालन गर्ने । यसरी छुट्टै कर्पोरेशन बनाउने दीर्घकालीन लक्ष्य निर्धारण गर्ने एउटै सञ्चालक समितिबाट कामको थालनी गर्ने । मुद्रण विभागलाई प्राधिकरणको रूपमा विकास गरी निजी क्षेत्रबाट संचालित छापाखानाहरूको नियामक निकायका रूपमा स्थापित गर्ने गरी कानुनी अख्तियारी सहित कार्य सम्पादनमा स्वायत्तता प्राप्त हुने गरी विशेष कानुनी व्यवस्था गर्ने । सूचना विभागलाई सरकारको सूचना बैकको रूपमा स्थापित गर्ने र सबै सूचनाहरू प्रवाह गर्ने, विक्री गर्ने, अभिलेखीकरण गर्ने कार्यहरू थप गर्ने, सूचना तथा सञ्चार मन्त्रालयलाई सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी उच्च निकायको रूपमा विकास गर्ने ।

आमसञ्चारका माध्यमहरूलाई मर्यादित, समाजप्रति उत्तरदायी र व्यावसायिक बनाउन तथा प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताको अभ्यासलाई सुदृढ बनाउन विद्यमान अनुगमन प्रणाली कमजोर रहेकोले प्रेस काउन्सिलको पुनरसंरचना गरी आमनागरिकलाई तथ्य र सत्यमा आधारित सबल सुसूचित आमसञ्चार प्रणालीको विकास गर्ने, आमसञ्चारका माध्यमहरूलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउन विद्यमान नियमनका व्यवस्था र प्रणालीमा व्यापक सुधार गरी लोकतान्त्रिक मान्यता अनुकूलको सार्वजनिक सञ्चार माध्यमहरूको विकास गर्ने, सञ्चारक्षेत्रमा क्रियाशील जनशक्तिलाई दक्ष, दीगो र सुरक्षित महशुश गराउन मद्दत पुग्ने नियमन संरचनाका रूपमा श्रमजीवि पत्रकार ऐनमा व्यवस्था गरिएको प्रेस रजिष्ट्रारको कार्यालयको स्थापना हुनुपर्ने, सञ्चारका माध्यमहरूको दर्ता, अनुगमन जस्ता नियमन प्रणालीहरूलाई विकेन्द्रित गरी स्थानीय र सामुदायिक तहमा सञ्चार माध्यमहरूको प्रबर्द्धन गर्न सो नियमन प्रणालीलाई स्थानीय सरकारको तहमा पुऱ्याउनु पर्ने साथै बहुलवादी सञ्चार प्रणालीलाई सुदृढ गर्न सकेमा मात्रै यथार्थमा जनताको जान्न पाउने र थाहा पाउने अधिकार बढोत्तरी गर्न र पारदर्शी संस्कार विकास गर्न मद्दत पुग्ने हुनाले सञ्चार माध्यमहरूको नियमन प्रणालीलाई विकेन्द्रित गर्दै सार्वजनिक प्रसारण सेवा नियामक निकायको रूपमा स्थापना हुनुपर्ने र सञ्चार माध्यममा जनताको सहभागिता बढाउनु पर्ने जस्ता सुधार हुनुपर्ने ।

रेडियो नेपालको अस्तित्व र पहिचानलाई निरन्तरता दिन रेडियो नेपालको प्रसारणको पहुँचलाई विस्तार गर्दै सार्वजनिक प्रसारण संस्थाको रूपमा रेडियो नेपाललाई विकास गर्ने र रेडियो नेपालको आधुनिकीकरणद्वारा हाल सञ्चालनमा रहेका मिडिया वेभ स्टेशनहरूलाई क्रमशः विस्थापित गर्दै एफएम प्रविधिमा रूपान्तरण गरी रेडियो नेपालको प्रसारण क्षमता विस्तार गर्ने, रेडियो नेपालमा कार्यरत जनशक्तिको आकारमा समेत पुनरावलोकन गरी औचित्य र कार्यका आधारमा कार्यरत जनशक्तिको आकारमा समेत पुनरावलोकन गरी औचित्य र कार्यका आधारमा कर्मचारीको दरबन्दी पुनरविचार गर्ने ।

सार्वजनिक प्रसारण संस्थाहरूलाई नियमन गर्न बेग्लै सार्वजनिक सेवा प्रसारण सम्बन्धी निकायको स्थापना गर्ने र त्यस्तो निकाय स्वतन्त्र र स्वायत्त हुने, आर्थिक, प्रशासनिक एवम् कार्यविधिगत व्यवस्थालाई ऐनद्वारा निर्धारण गर्ने । सार्वजनिक सरोकारका विषयमा सूचना पाउने नागरिकको मौलिक हक प्रचलन गराउने

सन्दर्भमा गोरखापत्रको भूमिकालाई प्रभावकारी तुल्याउने। छुट्टै ऐन (२०१९ को) अन्तर्गत सञ्चालित गोरखापत्रका सबै प्रकाशनलाई भरपर्दो सूचना तथा शैक्षिक एवम् मनोरञ्जनात्मक सामग्रीको आधिकारिक माध्यम बनाउने लक्ष्य राखी काम गर्ने। सम्वत् १९५८ मा प्रकाशन शुरू भएको यस अखबारको पहिचान र पृष्ठभूमिलाई राष्ट्रिय निधि मानेर संरक्षण दिने। गोरखापत्रलाई जीवन्त रूपमा गतिशील बनाउन सोही अनुरूपको विज्ञापन नीति, सीपयुक्त दक्ष जनशक्तिको विकास जस्ता कुरामा विशेष ध्यान दिने।

राष्ट्रिय समाचार समिति (रासस) देशभरिका स्थानबाट खबर, सूचना सङ्कलन गरी अखबार, रेडियो, टेलिभिजन, अनलाइन सबैलाई तथ्यपरक समाचारको मुख्य स्रोत रहेकोले त्यसलाई आवश्यक उपकरण र प्रशिक्षित जनशक्ति उपलब्ध गराउन स्रोत-साधनको उचित बन्दोबस्तको व्यवस्था गर्ने। सरकारीस्तरका सूचना प्रवाह गर्ने कार्यमा यसको सहयोग निरन्तर लिन सकिने व्यवस्था मिलाउँदै भैरहेको ऐन परिमार्जित गर्ने।

## २७. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालय मातहतको विभाग सानो बनाउने, कतिपय महाशाखा हटाउने र क्षेत्रलाई अनुगमन लगायतका कार्यमा बढी अधिकार दिने। स्वास्थ्य कार्यालय र अस्पताललाई छुट्टा छुट्टै बनाउने। स्थानीय स्तरका स्वास्थ्य चौकी स्थानीय निकायमार्फत सञ्चालन गर्ने। दरबन्दी संरचनामा पुनः अध्ययन गरी अनिवार्य डाक्टरको व्यवस्था गर्ने। मन्त्रालयको समग्र रूपमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी समान प्रकृतिका कार्यहरू एउटै महाशाखामा पर्ने गरी सबै विभाग र महाशाखाको पुनर्संरचना गर्ने। औषधिहरूको विक्री वितरणको अनुगमन गर्न क्षेत्रीयस्तरमा नयाँ कार्यालयहरू स्थापना गर्ने। प्रत्येक जिल्ला अस्पताललाई कम्तीमा ५० बेडको बनाउने। अस्पतालहरूमा औजार/उपकरणहरूको नियमित आपूर्ति र मर्मतसम्भारका लागि विशेष व्यवस्था गर्ने। जिल्ला अस्पतालहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी विरामीको चापको आधारमा स्तरोन्नतिको व्यवस्था गर्ने। दीर्घकालीन स्वास्थ्य नीतिको पुनरावलोकन गरी समसामयिक बनाउने। क्षेत्रीय अस्पतालहरूलाई निःशुल्क औषधि आपूर्तिको व्यवस्था गर्ने। दीर्घकालीन स्वास्थ्य नीतिको पुनरावलोकन गरी आयुर्वेद चिकित्सासम्बन्धी नीति र वैकल्पिक चिकित्सासमेतलाई समेटि एकीकृत नीति तर्जुमा गर्ने। राष्ट्रिय स्वास्थ्य विमा नीति तर्जुमा गर्ने। औषधि लगायत स्वास्थ्य सामग्रीको खरिद गर्दा ल्यावबाट गुणस्तर परीक्षण गरेर कम्तिमा मापदण्ड पूरा गरेका (Wtto-FMP प्राप्त) कम्पनीबाट मात्र खरिद गर्नुपर्ने, औषधिहरूको Standard Specification बनाई सो अनुसार मात्र खरिद हुनुपर्ने। स्तरयुक्त प्रयोगशालाबाट परीक्षण गराई गुणस्तरयुक्त औषधिमात्र बजारमा उपलब्ध गराउने व्यवस्था गर्ने, खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने, अनुगमनको कार्यलाई प्रभावकारी बनाउनुपर्ने, हाल क्षेत्रीयस्तरमा रहेका मेडिकल स्टोरमा आधुनिक स्तरयुक्त औषधि भण्डारण कक्षको निर्माण गरी औषधि र अन्य स्वास्थ्य सामग्रीको भण्डारण र सहज आपूर्तिको व्यवस्था गर्ने, दुर्गम क्षेत्र लगायत विभिन्न ठाउँमा आवश्यक औषधिको कमी हुन नदिने प्रबन्ध गर्ने, निश्चित मापदण्ड प्रतिकूलका स्वास्थ्य संस्थाहरू दर्ता नगर्ने र मापदण्ड विपरीतको अवस्थामा तिनलाई

कारवाही गर्ने, निर्देशिका बनाई निजी फार्मसीलाई अस्पताल परिसरभित्र औषधि पसल राख्न नदिने व्यवस्था गर्ने, स्वास्थ्य क्षेत्रमा सहयोगी दातृ संस्थाहरूको भूमिका प्रभावकारी बनाउन उनीहरूको कार्यक्रम स्वास्थ्य सेवा विभागबाट स्वीकृत गराई काममा दोहोरो नहुने गरी जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी सञ्चालन गर्ने व्यवस्था गर्ने, नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्न गएका चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवाका बारेमा संभौता बमोजिम पूरा अवधि काम गर्ने गराउने व्यवस्था गर्ने, सेवा नगर्नेलाई प्रचलित दर रेट अनुसार क्षतिपूर्ति भराउने व्यवस्था गर्ने, स्थायी मेडिकल अधिकृतहरूको हकमा २ वर्ष हिमाली वा ४ वर्ष पहाडी वा ५ वर्ष तराईको स्वास्थ्य संस्थाहरूमा रूजु हाजिर भई काम गरे पश्चात मात्र विशेष योग्यता प्राप्त गर्नका लागि छात्रवृत्तिमा जान योग्य उम्मेदवार हुने व्यवस्था गर्ने, नेपाल सरकारका स्थायी चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आफूले प्रवेश गरेको तह भन्दा एक तह माथिको अध्ययनको लागि मात्र छात्रवृत्ति वा असाधारण विदा वा अन्य सुविधा पाउने व्यवस्था गर्ने सो भन्दा माथि अध्ययन अध्यापन गराई विशेष दक्षता सेवा सञ्चालन गर्नुगर्ने अवस्थामा मात्र विशेष छात्रवृत्तिको व्यवस्था गर्ने, स्वास्थ्य सेवाका कर्मचारीको नियुक्ति र बढुवाका सम्बन्धमा तह अनुसार बढुवा हुनुपर्ने प्रत्येक तहमा ३ वटा उप तह बनाई स्तर वृद्धिको व्यवस्था गर्न उपयुक्त हुने व्यवस्था गर्ने, अर्को तहमा पदोन्नतिको लागि सो तहको आवश्यक योग्यता भए मात्र बढुवा हुन पाउने व्यवस्था गर्ने, अन्य प्राविधिक जनशक्ति स्त्रीरोग, बालरोग, एनेस्थेसिया, अर्थोपेडिक आदिमा डिप्लोमा अध्ययन गर्ने व्यवस्था गरी जिल्ला तहमा विशेषज्ञ स्तरीय सेवा विस्तार गर्ने, अल्ट्रासाउण्ड सेवा जस्तो सुत्केरी सेवाका निम्ति अनुभवी स्टाफ नर्स समेतलाई तालिम दिई प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी समेतबाट सेवा उपलब्ध गराउने व्यवस्था गर्ने, बढ्दो गुणस्तरीय सेवाको मागको सन्दर्भमा दीर्घकालीन नीतिलाई ध्यानमा राख्दै अ.न.मि. एक हजार जनसंख्या बराबर एक जनाको व्यवस्था गरी गुणस्तरीय खोप सेवा, परिवार नियोजन सेवा, स्वास्थ्य सूचना सेवा लगायतका सेवालाई प्रभावकारी बनाउने, एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सोही अनुरूपको व्यवस्था गर्ने। निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था र स्वास्थ्य सम्बन्धी शैक्षिक संस्थाहरूको सुपरिवेक्षण, अनुगमन प्रभावकारी बनाई सेवा वितरणको नियमन र निगरानी गर्ने।

## राष्ट्रिय योजना आयोग

मुलुकका विभिन्न प्रशासनिक निकायहरूमध्ये राष्ट्रिय योजना आयोग विकास योजनाको तर्जुमा गर्ने तथा विकास नीतिहरू तर्जुमामा सल्लाह दिने निकायको रूपमा रहेको देखिन्छ। मुलतः यसले योजनाबद्ध विकासका कार्यक्रम सञ्चालन गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्ने गरेको देखिन्छ। यसले विकासका क्षेत्रहरू, संभावना र आवश्यकताहरूको पहिचान गर्ने, तिनीहरूको प्राथमिकीकरण गर्ने, श्रोत र साधनहरूको बाँडफाँड गर्ने, कार्यन्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरी विकास योजना तथा कार्यक्रमको अनुगमन र मूल्याङ्कन गर्ने केन्द्रीय निकायको रूपमा कार्य गर्ने गरेको देखिन्छ। विकास बहुआयामिक पक्ष भएकाले सामाजिक जनजीवन, शिक्षा, स्वास्थ्य, वातावरण, जीवन शैलीको क्षेत्रमा आएका नयाँ नयाँ माग, आवश्यकता तथा मान्यताहरूले विकासको नारालाई भनै फराकिलो बनाउँदै रहेको अवस्थामा एकातर्फ योजनाबद्ध आर्थिक विकास त्यतिकै आवश्यक छ भने अर्कोतर्फ आर्थिक विकासलाई संस्थागत सुदृढीकरण गर्न प्रभावकारी राष्ट्रिय योजना आयोग हुनु पनि जरूरी छ। यसका लागि

स्रोत, साधन, दक्ष जनशक्ति र कानुनी व्यवस्था आवश्यक हुन्छ। योजनामा काम गर्ने कर्मचारीहरूमा विशेषज्ञता र विशिष्ट ज्ञान आवश्यक हुन्छ। यसका लागि योजना समूहलाई क्रियाशील गराई दक्ष जनशक्तिको विकास गरी विशेषज्ञ एकाईको रूपमा योजना आयोगको सचिवालयको सबलीकरण गर्नु पर्ने देखिएको छ। बदलिँदो परिस्थितिमा देहायको आधार कारणबाट प्रभावकारी राष्ट्रिय योजना आयोग बन्नु आवश्यक देखिन्छ :-

१. राष्ट्रिय विकासको सम्भावना र अवसरलाई अध्ययन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन राष्ट्रिय योजनाहरूको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्न,
२. समावेशी एवम् सन्तुलित विकासका लागि राष्ट्रको क्षमता अनुरूपको सापेक्षित योजना तर्जुमा गर्न,
३. लोकतान्त्रिक शासन व्यवस्थामा विभिन्न राजनीतिक विचारहरूको प्रतिनिधित्व हुन सक्ने अवस्था भएकाले सबै विचारहरूलाई साझा अवधारणाको रूपमा विकास नीतिको तर्जुमा गर्न,
४. राष्ट्रको स्रोत साधनअनुरूप विषयगत मन्त्रालयले गर्ने विकास कार्यक्रम तथा आर्थिक परिचालनमा समग्र लक्ष र प्राथमिकता निर्धारण गरी विकासको मार्गचित्र प्रदान गर्न,
५. मुलुक सङ्घीय व्यवस्थामा रूपान्तरण हुँदा मुलुकको समग्र सन्तुलित विकासको लागि प्रादेशिक विकास कार्यक्रम र योजना कार्यालयहरूको समन्वय गर्ने केन्द्रीय योजना निकायको रूपमा कार्य गर्न तथा प्रादेशिक योजना आयोगलाई मार्गदर्शन गर्न।
६. राष्ट्रिय एवम् क्षेत्रीय सुरक्षाको क्षेत्रमा आइपर्ने सम्भावनाहरू समेत आंकलन गरी व्यवस्थापनका लागि उचित साधन श्रेत सहितका योजना तर्जुमा गर्न,
७. प्राकृतिक प्रकोप तथा महामारी र आकस्मिक द्वन्द्व जस्ता तत्काल देखापर्ने सक्ने अवस्थाको व्यवस्थापन अन्तरकालीन योजना तर्जुमा गर्न,
८. विकास आयोजनाहरूको व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्न एवम् मुलुकको राष्ट्रिय तथ्याङ्कको व्यवस्थापन गर्न,
९. विकास योजनासँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञ तथा प्रबुद्ध व्यक्तिहरूको बौद्धिक क्षमताको उपयोगद्वारा समग्र राष्ट्रिय समृद्धि हासिल गर्ने निकायको रूपमा स्थापित गर्न,
१०. राष्ट्रको समग्र विकासका लागि सरकारी, निजी र सहकारी क्षेत्रको लगानीलाई आमसञ्चार माध्यमको समेत सहयोगमा राष्ट्रिय विकास योजनामा एकीकृत गर्न,
११. देशको विद्यमान आर्थिक स्थितिको पुनरावलोकन गरी सरकारसमक्ष सुधारका नीतिहरू सिफारिस गर्न, विकास सम्बन्धी विभिन्न पक्षहरूको अध्ययन र अनुसन्धान गरी लगानीका अपेक्षित प्रतिफल प्रक्षेपण गर्न, सरकारका लक्ष्य र उद्देश्य हासिल गर्न आवश्यक नीतिहरू बनाउन।

मुलुकको विकासमा राष्ट्रिय योजना आयोगको भूमिका उल्लेखनीय हुँदा हुँदै पनि राजनीतिक अस्थिरता, सरकारको छिटो छिटो परिवर्तन, योजना आयोगका पदाधिकारीको चयनमा पेशागत विज्ञता र दक्षताभन्दा पनि राजनीतिक आस्थाका कारणले नियुक्ति गर्ने प्रवृत्ति, गैर नीतिगत र सामान्य प्रशासकीय प्रक्रियाका कारण योजना आयोगको भूमिका अपेक्षित रूपमा प्रभावकारी हुन

सकेको देखिन्न । यस अवस्थामा राष्ट्रिय योजना अयोगलाई प्रभावकारी बनाउन देहायको सुधार आवश्यक छ :-

१. मुलुकको समग्र विकासको नीति निर्माण, बजेट तर्जुमा लगायतका विभिन्न कार्यमा राष्ट्रिय योजना आयोगको भूमिका रहने कुरालाई कुनै न कुनै रूपमा संविधानमा उल्लेख गरी राष्ट्रिय योजना आयोगको आवश्यकतालाई संविधानमा उल्लेख गर्ने,

२ राष्ट्रिय योजना आयोग कार्यकारी निर्णयका आधारमा सञ्चालन हुँदै आइरहेको देखिँदा मुलुकको सर्वाङ्गण विकास योजना तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने केन्द्रीय निकायको रूपमा राष्ट्रिय योजना आयोगको प्रभावकारिता अभिवृद्धिका लागि बलियो कानुनी आधार निर्माण गर्न विधायिकाबाटै जारी हुने कानुनद्वारा सञ्चालन हुने व्यवस्था गर्ने र यसरी विधायिकी कानुनद्वारा गठन हुने व्यवस्था गर्दा गठनमा देहायको व्यवस्था गर्ने :

(क) प्रधानमन्त्री - अध्यक्ष

(ख) नेपाल सरकार (मन्त्रपरिषद्) बाट नियुक्त एक जना - उपाध्यक्ष

(ग) नेपाल सरकार (मन्त्रपरिषद्) बाट नियुक्त कम्तिमा एक जना महिलासहित विषयगत विज्ञहरूबाट बढीमा चार जना - सदस्य

(घ) मुख्य सचिव, नेपाल सरकार - सदस्य

(ङ) अर्थ सचिव, नेपाल सरकार - सदस्य

(च) सचिव, राष्ट्रिय योजना आयोग - सदस्य-सचिव

२.१ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको सिफारिस समिति गठन गर्ने :

(क) अर्थमन्त्री - संयोजक

(ख) नेपाल सरकारले तोकेको राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष मध्ये एक जना - सदस्य

(ग) नेपाल सरकारले तोकेको राष्ट्र बैंकका पूर्व गभर्नर मध्ये एकजना - सदस्य

(घ) राष्ट्रिय योजना आयोगको सदस्य-सचिवले सिफारिस समितिको सचिव भई काम गर्ने ।

२.३ सिफारिस समितिले देहाय बमोजिमको मापदण्ड निर्धारण गरी त्यसको आधारमा सिफारिस गर्नुपर्ने :

(क) शैक्षिक योग्यता

(ख) कार्य अनुभव र विशिष्टता

(ग) सम्बन्धित क्षेत्रमा पुऱ्याएको योगदान एवम् उल्लेख्य कार्य, आदि ।

२.४ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यको योग्यता देहाय बमोजिम तोकिनु पर्ने -



- (क) अर्थशास्त्र, आर्थिक/विकास योजना वा विकास निर्माण सम्बन्धी अन्य विषयमा कम्तिमा स्नातकोत्तर तह पूरा गरेको र सरकारी, निजी, सामुदायिक वा गैरसरकारी संस्थामा कम्तिमा १० वर्षको कार्य अनुभव हासिल गरेको ।
- (ख) उपर्युक्त २.४ बमोजिम उपाध्यक्ष र सदस्यको नियुक्ति गर्दा मुलुकको भौगोलिकता तथा समावेशिता जस्ता सिद्धान्तलाई ध्यान दिनु पर्ने ।
३. राष्ट्रिय योजना आयोगको काम, कर्तव्य र अधिकार ऐनद्वारा नै स्पष्ट गर्ने र यसरी काम कर्तव्य तोक्दा पदाधिकारीको जिम्मेवारी, अर्थ मन्त्रालय र अन्य मन्त्रालय बीचको अन्तरसम्बन्ध, योजना तर्जुमाको विधि र प्रक्रिया, अनुगमन र मूल्याङ्कनका प्रक्रिया र आधारहरू जस्ता कुराहरू स्पष्ट गर्ने ।
४. राष्ट्रिय योजना आयोगको सचिवालयलाई भद्दा सङ्गठन नबनाई सचिवालय सानो र कार्यमूलक बनाउने, सचिवालयमा कम संख्यामा कर्मचारी रहने व्यवस्था गरी विषयगत विज्ञहरूको समूह (Panel) बनाई परामर्श र सहयोग लिने व्यवस्था गर्ने ।
५. आर्थिक योजना तथा तथ्याङ्क सेवा सञ्चालन गर्ने केन्द्रीय निकायको रूपमा राष्ट्रिय योजना आयोगलाई स्थापित गर्ने ।
६. मुलुक सङ्घीय संरचनामा परिवर्तन हुने सन्दर्भमा प्रादेशिक योजना आयोगसँगको सम्बन्धलाई कानुन र सङ्गठनात्मक संरचनामा समावेश गरी स्थानीय निकायसँगको कार्यगत एकता स्पष्ट गर्ने ।

### महालेखा नियन्त्रक कार्यालयको सुदृढीकरण

महालेखा नियन्त्रक कार्यालय नेपाल सरकारको कोष व्यवस्थापन गर्ने प्रमुख जिम्मेवार निकाय रही आएको छ । कोष व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने क्रममा बजेट कार्यान्वयन गर्ने, खर्च व्यवस्थापन गर्ने, आन्तरिक लेखा परीक्षण गर्ने, नेपाल सरकारको केन्द्रीय आय-व्ययको लेखा राख्ने र समग्र सञ्चित कोषको हिसाब राख्ने जस्ता कार्यहरू गर्दै आएको छ । यी समग्र कार्यसम्पादनको प्रभावकारिताका लागि नीतिगत एवं कानुनी व्यवस्थामा गर्नुपर्ने सुधारहरू र कर्मचारीका दरबन्दी, महालेखा निरीक्षण कार्यालय र मातहतका निकायहरूमा गर्नुपर्ने सुधारका सम्बन्धमा देहाय बमोजिमका व्यवस्थाहरू अवलम्बन गर्नु जरूरी देखिएको छ ।

- निवृत्तभरण व्यवस्थापन कार्यालयको काम, कर्तव्य, अधिकार हालसम्म कुनै ऐन नियमले निर्देशित नगरेकोले सो सम्बन्धी व्यवस्था ऐन नियममा समेट्नु पर्ने, योगदानमूलक निवृत्तभरण व्यवस्था लागू गर्नु पर्ने, निवृत्तभरण व्यवस्थापन कार्यालयबाट सम्पादन हुँदै आएको पूजा आज्ञा व्यवस्थापन सम्बन्धी कार्य संस्कृति मन्त्रालय मार्फत सम्पादन हुने व्यवस्था हुनुपर्ने,
- Treasury Single Account (TSA) लागू भए पछि म.ले.नि.का. र मातहतका को.ले.नि.का.हरूको कार्य IT Based हुन गएकोले मौजुदा जनशक्तिबाट कार्य सम्पादन हुन कठिन हुँदै गएकोले सोही अनुकूलको जनशक्तिको विकास गर्नुपर्ने,
- निवृत्तभरण व्यवस्थापन सम्बन्धी कार्य गर्न लगायत कार्यबोझ र जिम्मेवारी अनुरूप महालेखा नियन्त्रक कार्यालय र मातहतका कार्यालयहरूमा ओ एण्ड एम सर्वे गरी दरबन्दी निर्धारण गर्ने,

- कोष व्यवस्थापन र आर्थिक प्रशासन सम्बन्धी कार्य प्राविधिक प्रकृतिको भएकोले लेखा समूहमा नीतिगत तहको प्रवेश सुनिश्चित गराउन यस अघि कायम भएको लेखा समूहमा रा.प.प्रथम श्रेणी रहने व्यवस्थालाई पुनःस्थापित गर्ने साथै भविष्यमा Accrual Accounting तर्फ जानुपर्ने अवस्थामा निजामती सेवामा Chjrtered Accountant को प्रवेश गराउन CA Degree लाई लोकसेवा आयोगको शैक्षिक योग्यतामा समावेश गर्ने नीति लिने,
- आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी बनाउनको लागि कोष तथा लेखा नियन्त्रकबाट सम्पादन हुँदै आएको आन्तरिक लेखा परीक्षण कार्यलाई व्यवस्थित गर्न विभागीय संरचना खडा गर्ने वा छुट्टै उप समूह गठन गरी सम्पादन गर्ने व्यवस्थापन गर्ने,
- विद्यमान सरकारी कारोबारको प्रतिवेदन प्रणालीलाई सूचना प्रविधि मैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि नेपाल सार्वजनिक क्षेत्र लेखामान सबै सरकारी कार्यालयहरूमा लागू गर्ने, यसैगरी सरकारी लेखाङ्कन प्रक्रियालाई सूचना मैत्री बनाउन कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली सबै निकायहरूमा लागू गर्ने,
- सार्वजनिक खर्चलाई एकल खाताकोष प्रणालीमा आवद्ध गर्न कोष व्यवस्थापन र लेखाङ्कन/प्रतिवेदनलाई व्यवस्थित गर्ने ।

## राष्ट्रिय सतर्कता केन्द्रको सुदृढीकरण

भ्रष्टाचारको रोकथाम र नियन्त्रण गर्ने सरकारको दायित्वको विषय भएकाले प्रधानमन्त्रीको कार्यालय अन्तर्गत रहने गरी ऐनद्वारा संविधानसम्मत हुने किसिमबाट राष्ट्रिय सतर्कता केन्द्रलाई प्रभावकारी बनाउन सोही अनुरूपको कानुनी व्यवस्था, दक्ष जनशक्ति, विज्ञहरूको परिपूर्ति, कार्यबोझ अनुरूप जनशक्तिको व्यवस्थापन, भ्रष्टाचार निवारण गर्ने निकायहरू बीच प्रभावकारी समन्वय जस्ता विषयमा सुधार गर्नुपर्ने, मुलुकमा भ्रष्टाचारलाई नियन्त्रण र निरूत्साहित गर्दै सुशासन कायम गर्ने उद्देश्यका साथ स्थापित यस केन्द्रलाई आधुनिक प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गरी विद्यमान सङ्गठन, संरचना र दरबन्दीमा पुनरावलोकन गर्नु पर्ने ।

## क्षेत्रीय कार्यालय/निर्देशनालयहरू खारेज गर्ने

राज्य एकात्मक ढाँचामा रहँदाको पृष्ठभूमिमा स्थापना गरिएका क्षेत्रीय स्तरका कार्यालयहरूलाई सङ्घात्मक संरचनामा जाँदा पुनरावलोकन गर्नुपर्ने देखिन्छ । मन्त्रालयको मातहत रहने गरी एउटै कामका लागि विभाग स्तरका कार्यालयहरू र क्षेत्रीय निर्देशनालयहरू समेत रहनाले ती निकायहरू बीच कार्य जिम्मेवारीमा दोहोरोपन र अस्पष्टता सिर्जना भएको पाईन्छ । यसले गर्दा ती निकायहरूको कार्य सम्पादन स्तरमा समेत नकारात्मक प्रभाव परेको छ । कतिपय सन्दर्भमा जिल्लास्थित कार्यालयले सम्पादन गर्नु पर्ने कार्यको अनुगमन मूल्याङ्कन मात्र गर्ने प्रयोजनका लागि विभाग र क्षेत्रीय निर्देशनालयहरू दुवै निकाय स्थापित भई क्रियाशील रहेकाले कार्यमा दोहोरोपना देखिएको छ भने अनुगमन मूल्याङ्कनको कार्य पनि प्रभावकारी हुन नसक्दा कतिपय सन्दर्भमा काममा रिक्तता समेत देखिएको छ । बोधार्थ कार्यालयको रूपमा रहेका क्षेत्रीय तहका कार्यालयहरूको औचित्य नदेखिँदा त्यस्ता कार्यालयहरू खारेज गर्नु उपयुक्त हुन्छ । क्षेत्रीय तहका कार्यालय खारेज गर्दा आवश्यकता अनुसार नीतिगत तहका कर्मचारी केन्द्रमा र अरू कर्मचारी सेवा वितरण गर्ने कार्यालयमा पठाउनु उपयुक्त हुने ।

## डिभिजन कार्यालयको खारेजी

स्थानीय स्वायत्त शासनको अवधारणालाई अङ्गिकार गरिसकिएको सन्दर्भमा जिल्लास्थित विभिन्न विकास निर्माणसँग सम्बन्धित डिभिजन कार्यालयहरू खारेज गरी सो कामको जिम्मा जिल्ला विकास समितिलाई दिने र गैर सरकारी एवम् सामाजिक सङ्घ संस्थाको दर्ता एवम् नियमन गर्ने कार्य समेत स्थानीय निकाय (जिल्ला विकास समिति)लाई प्रदान गर्ने, सिंचाई, सडक, नगर विकास, खानेपानी समेतका कार्यालयहरू जिल्ला विकास समिति अन्तर्गत नआएसम्म एकीकृत पूर्वाधार विकास कार्यालय स्थापना गर्ने र सोही कार्यालयले एकीकृतरूपमा पूर्वाधार विकासको कार्य गर्ने, त्यस्तै कुनैपनि कार्य गर्ने नियमित संरचना रहेको स्थानमा वस्तुगत आधार बेगर सोही प्रकृतिको कार्य गर्ने परियोजना सञ्चालन गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी स्थायी एवम् नियमित संरचना भएका ठाँउमा सोही संरचनालाई क्रियाशील गराई कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्ने ।

## तथ्याङ्क विभागको सुदृढीकरण

तथ्याङ्क सङ्कलन, विश्लेषण, व्यवस्थापन र प्रक्षेपण गर्ने निकायको रूपमा रहेको केन्द्रीय तथ्याङ्क विभागलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखिएको छ । यसलाई आवश्यक स्रोत, साधन र जनशक्ति उपलब्ध गराई मुलुकको आर्थिक, सामाजिक क्षेत्रका आम नागरिकलाई आवश्यक पर्ने नीतिगत व्यवस्था गर्न अनुसन्धानमूलक कार्य सम्पादन गर्ने जिम्मेवारी दिनु पर्ने देखिन्छ । मौजुदा तथ्याङ्क ऐनमा समेत पुनरावलोकन गरी नवीनतम् परिवेशलाई सम्बोधन गर्ने कानुनी व्यवस्थाको तर्जुमा गर्नुपर्ने देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पर्क मन्त्रालयको भूमिकामा राखी कार्यसम्पादनमा यो विभागलाई स्वायत्तता प्रदान गर्नु पर्ने देखिन्छ । त्यसैले-

- केन्द्रीय तथ्याङ्क विभागलाई राष्ट्रिय तथ्याङ्क व्यूरोको रूपमा विकास गरी स्तरोन्नति गर्ने,
- यस विभागमा तथ्याङ्क एवम् अर्थशास्त्र र योजना विज्ञहरू रहने गरी पुनर्संरचना गर्ने,
- आवश्यकतानुसार स्रोत, साधन र जनशक्ति उपलब्ध गराउने,
- तथ्याङ्क ऐनको पुनरावलोकन गरी नयाँ तथ्याङ्क ऐन तर्जुमा गर्ने,
- कार्यसम्पादनमा स्वायत्तता प्रदान गर्ने,
- तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण र प्रक्षेपणसम्बन्धी नियमनकारी निकायको जिम्मेवारी समेत दिने,
- आर्थिक योजना समूहलाई क्रियाशील बनाउने ।

## हुलाक सेवाको कार्यक्षेत्र र जिम्मेवारी पुनरावलोकन

सूचना प्रविधिको विकास तीव्र गतिमा भईरहेका छ । सूचना सञ्चार प्रविधि (ICT) को विकास सँगसँगै यसमा निजी क्षेत्रको संलग्नता र सक्रियता समेत बढ्दै गएको छ । हाल हुलाक सेवा विभागले सरकारी चिठी पत्रहरूको डाँक सेवा सञ्चालन गरिरहेको छ । सामान्य प्रकृतिका सरकारी पत्रहरू मात्र हुलाक मार्फत जाने गरेका छन् । निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवाहरू सरकारी निकायले समेत प्रयोग गर्ने क्रम बढ्दो छ । फ्याक्स, इमेल आदिको माध्यमबाट सूचना आदान प्रदान भईरहेका छ । यी सन्दर्भमा हुलाक सेवाको विद्यमान कार्यक्षेत्रमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ । हुलाक वचत बैंकको प्रभावकारिता मूल्याङ्कन गर्नु पर्ने आवश्यकता छ । यो क्षेत्रमा नयाँ भूमिकाको खोजी गरी सङ्गठनप्रतिको आकर्षण र कर्मचारीमा उत्प्रेरणा बढाउन विशेष उपायहरू अवलम्बन गर्नु पर्ने देखिन्छ । सूचना तथा सञ्चार मन्त्रालय कर्मचारीहरूको पदस्थापन र सरूवाका लागि सबैभन्दा न्यून प्राथमिकतामा पर्ने गरेको छ । यस परिप्रेक्ष्यमा हुलाक

सेवा विभागको कार्यक्षेत्र र जिम्मेवारीमा पुनरावलोकन गर्ने, निजी क्षेत्र प्रतिस्पर्धि भएका कार्यहरू निजी क्षेत्रको जिम्मामा दिई सो को नियमनको कार्य सरकारले गर्ने गरी हुलाक सेवा विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी पुनर्संरचना गर्नु आवश्यक छ। यो निकायलाई न्यायिक एवम् प्रशासकीय निकायबाट जारी भएका म्याद, सूचना तामेल गर्ने, फैसला कार्यान्वयनको क्रममा दण्ड जरिवाना असुल तहसिलमा सहयोग गर्ने जस्ता कार्यमा समेत प्रयोग गर्न सकिन्छ। यसको कार्यक्षेत्रको पुनरावलोकन गरी अन्यत्रका अनुभव समेतका आधारमा प्राधिकरण प्रकृतिको स्वायत्त संस्थाको रूपमा हुलाक सेवालाई विकास गर्नु पर्ने देखिन्छ।

### **मुद्रण विभागको भूमिकाको पुनरावलोकन गर्ने**

सरकारी छापाखानाको रूपमा रहेको मुद्रण विभागलाई कहिले सञ्चार मन्त्रालय र कहिले अर्थ मन्त्रालय अन्तर्गत राखी कार्य सञ्चालन गर्दै आएको अवस्था देखियो। हालसम्म गरिएको अभ्यासको आधारमा मुद्रण विभागको विद्यमान कार्यक्षेत्र र जिम्मेवारीको पुनरावलोकन गरी सो विभागलाई प्राधिकरण प्रकृतिको स्वायत्त निकायको रूपमा स्थापित गरी सरकारी संरक्षण मुद्रणालयको रूपमा विकास गर्ने, यसको स्तरोन्नति गरी प्रविधि र स्रोत साधन सम्पन्न बनाउने र सरकारी निकायबाट गर्नु पर्ने प्रकाशन र छपाई सम्बन्धी कार्यहरू सो मुद्रणालयबाट गर्ने गरी कानुनी व्यवस्था गर्ने र यस विभागलाई निजी क्षेत्रबाट सञ्चालित छापाखानाहरूको नियामक निकायका रूपमा समेत कार्य गर्ने गरी जिम्मेवारी दिने।

### **केन्द्रीय तहसिल कार्यालयको स्तरोन्नति**

सरकारी स्वामित्व र जिम्मामा रहेका सार्वजनिक सम्पत्तिहरूको एकीकृत र केन्द्रीकृत अभिलेख तयार गर्नुपर्ने आवश्यकता छ। सरकारी जिम्मामा रहेका घर, जग्गा, सवारी साधन, महत्वपूर्ण भौतिक साधन र अन्य मूल्यवान उपकरणहरूको एकीकृत अभिलेख राख्नका लागि केन्द्रीय तहसिल कार्यालयसँग समेत समन्वय गर्न वा सोही निकायलाई केन्द्रीय अभिलेख एकाई बनाउनु उपयुक्त हुने देखिन्छ। सरकारी बाँकी असुल उपर गर्ने समेतका जिम्मेवारी रहेको केन्द्रीय तहसिल कार्यालयलाई सोही अनुसारको संरचना, जनशक्ति, कार्यविधि र स्रोत साधन उपलब्ध हुन सकेको देखिँदैन। अभिलेख राख्न सम्म पनि समस्या परेको अवस्था छ। असुल गर्नु पर्ने सरकारी बाँकीको अङ्क बढ्दो रूपमा रहेको सन्दर्भमा यो निकायलाई केन्द्रीय स्तरको कार्यालयको रूपमा स्तरोन्नति गरी अरू निकायको उच्च तहसँग सहयोग, समन्वय र सहकार्य गर्न सक्ने गरी जनशक्तिको व्यवस्थापन गर्नुपर्ने हुन्छ। यसका लागि यस कार्यालयको संरचना र कार्यविधिमा पुनरावलोकन गरी यसलाई प्रभावकारी बनाउन देहायको सुधार आवश्यक छ :

- क. केन्द्रीय तहसिल कार्यालय सम्बन्धी ऐन/नियमको पुनरावलोकन गर्ने र कार्यसम्पादनमा स्वायत्तता दिने।
- ख. कार्यालयको नेतृत्व विशिष्ट श्रेणीका कर्मचारीले गर्ने गरी स्तरोन्नति गर्ने।
- ग. अर्धन्यायिक निकायहरूबाट भएका फैसला बमोजिम लागेको दण्ड जरिवानाको केन्द्रीय अभिलेख राख्ने एवम् असुल तहसिलको नेतृत्व गर्ने गरी सो निकायलाई जिम्मेवारी दिने।
- घ. असुल उपर हुनु पर्ने बेरुजुको विवरण सार्वजनिक गरी असुल गर्नसक्ने अधिकार सो निकायलाई दिने।
- ङ. सरकारी सम्पत्तिको केन्द्रीय अभिलेखालयको रूपमा समेत काम गर्ने जिम्मेवारी दिने।

## सुरक्षा निकायको सुदृढीकरण

नेपालले राष्ट्रिय सुरक्षाको विविध क्षेत्रलाई समेट्ने गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति तयार गर्नु आवश्यक छ। यसरी सुरक्षा नीति निर्माण गर्दा मूलतः मुलुकको पहिचान तथा अस्तित्वको सुरक्षा, नागरिक सुरक्षा, आर्थिक सुरक्षा, नेपाली संस्कृतिको सुरक्षा, राष्ट्रिय स्रोत तथा वातावरणीय सुरक्षा जस्ता विभिन्न पक्षलाई समेट्नु जरूरी छ। यसैगरी प्रतिरक्षा नीति निर्माण गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको संरक्षण गरी समृद्ध मुलुक निर्माण गर्ने उद्देश्य सहितको वातावरण श्रृजना गर्नुपर्ने हुन्छ। राष्ट्रिय सम्मान, प्रतिष्ठा र छवि बढाउने किसिमबाट राजनीतिक, कूटनीतिक, सुरक्षा लगायतका सम्बन्धित सबैको ध्यान त्यसतर्फ केन्द्रित हुने नीति अवलम्बन गर्नुपर्छ। राष्ट्रिय हित र स्वार्थलाई संरक्षण र सम्बर्द्धन गर्ने गरी वैदेशिक नीतिको तर्जुमा र सम्बन्धको विकास गर्नु पर्ने हुन्छ। यसैगरी सुरक्षा निकायको क्षमता अभिवृद्धि र सुदृढीकरणको निम्ति देहायको सुधार जरूरी छ :-

### १. नेपाली सेनामा सुधार

लोकतान्त्रिक मुलुकले आत्मसात गरेको सेनाको संचालन, नियन्त्रण र व्यवस्थापनका आधारभूत मान्यतालाई संविधानमा नै स्पष्ट उल्लेख गरी नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको महत्पूर्ण अंगको रूपमा स्थापित गर्न देहायको सुधार गर्ने :

#### रक्षा मन्त्रालय

लोकतान्त्रिक मूल्य मान्यता अनुसार नेपाली सेनाको सञ्चालन तथा व्यवस्थापन गर्न नेपाली सेनाको आन्तरिक सङ्गठनको कार्य प्रतिविम्बित हुने गरी रक्षा मन्त्रालयको साङ्गठनिक ढाँचामा पुनरावलोकन गर्ने र सैनिकसम्बन्धी ज्ञान हासिल गरेका विज्ञहरूसमेत रहने गरी रक्षा मन्त्रालयको दरबन्दी पुनरावलोकन गर्ने देखिन्छ।

#### राष्ट्रिय सुरक्षा परिषद्

नेपाली सेनाको पुनरावलोकन गर्ने, सङ्कलित सुरक्षा सूचनाको विश्लेषण र प्रवाह गर्ने, सुरक्षा क्षमतामा अभिवृद्धि गर्ने, हातहतियार प्रयोगको मापदण्ड तर्जुमा गर्ने, नयाँ हतियारबाट सुसज्जीत गर्न परेमा अनुसन्धान गरी सल्लाह दिने, सुरक्षा नीति तर्जुमा गर्ने, सुरक्षा क्षेत्रमा भएका प्रगतिहरूको लेखाजोखा गरी राष्ट्रिय आवश्यकता अनुसार सल्लाह दिने, अनुसन्धान गर्ने र नेपाली सेनाको प्रयोग, परिचालन र व्यवस्थापनका लागि नेपाल सरकारलाई सुझाव दिने गरी राष्ट्रिय सुरक्षा परिषद्को कार्य-क्षेत्र निर्धारण गर्नु पर्ने देखिन्छ। राष्ट्रिय सुरक्षा परिषद्को गठन देहाय अनुसार गर्नु उपयुक्त हुनेछ :-

#### राष्ट्रिय सुरक्षा परिषद्को गठन

प्रधानमन्त्री-	अध्यक्ष
उप-प्रधानमन्त्री-	सदस्य
अर्थ मन्त्री-	सदस्य
रक्षा मन्त्री-	सदस्य

अन्य लोकतान्त्रिक मुलुकहरू, अमेरिका र बेलायतमा अभ्यास गरिए सरह नेपालको परिवेशलाई सुहाउने गरी प्रस्ताव गरिएको।

गृह मन्त्री- सदस्य  
राष्ट्रिय सुरक्षा सचिव- सदस्य सचिव

### आमन्त्रित सदस्यहरू

मन्त्री, परराष्ट्र- सदस्य  
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष- सदस्य  
प्रधान सेनापति- सदस्य  
अन्य विशिष्ट पदाधिकारीहरू- सदस्य  
(आवश्यकता अनुसार)

### राष्ट्रिय सुरक्षा परिषद्-सुरक्षा सल्लाहकार बोर्ड

राष्ट्रिय सुरक्षा सचिव-	अध्यक्ष	मानव सुरक्षा समेटिनु पर्ने भएकोले यो संरचनाको प्रस्ताव गरिएको, राष्ट्रिय सुरक्षा सचिव सैनिक क्षेत्रमा विशिष्ट ज्ञान अनुभव प्राप्त विज्ञहरू मध्येबाट राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारले नियुक्त गर्ने
प्रधानमन्त्रीको कार्यालय हेर्ने नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव-	सदस्य	
रक्षा सचिव-	सदस्य	
गृह सचिव-	सदस्य	
कृषि सचिव-	सदस्य	
स्वास्थ्य सचिव-	सदस्य	
अर्थ सचिव-	सदस्य	
बलाधिकृत, नेपाली सेना- प्रहरी महानिरीक्षक, नेपाल सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख-	सदस्य सदस्य	
	सदस्य	
	सदस्य	

### नेपाली सेनाले देहायका कार्य गर्न सक्ने गरी उपयुक्त संख्यामा साङ्गठनिक सुधार गर्ने :

१. वाह्य आक्रमणको अवस्थामा प्रतिरक्षात्मक युद्ध लड्न सक्ने क्षमताको सैनिक सङ्गठनको निर्माण र आधुनिक हातहतियारको प्रबन्ध ।
२. देशमा आन्तरिक विखण्डन हुने स्थिति आइपरेमा विखण्डन हुनबाट रोक्ने क्षमता विकास ।
३. अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा निरन्तरता दिने ।
४. प्रकृति संरक्षण ।
५. विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्न सक्ने उपकरणसहितको संख्या र सङ्गठनको निर्माण ।
६. विकास निर्माण ।
७. प्रविधि र शीपसहितको इन्टेलिजेन्स सङ्गठनको विकास ।

### मानव सुरक्षा

मानव सुरक्षा अनुभूतिको विषय हो साथै सुरक्षा प्रदान गर्नु पर्ने पक्ष पनि हो । यसको निमित्त राज्यले गर्नसक्ने खाद्य, स्वास्थ्य, व्यक्तिगत, सामूहिक, राजनीतिक, आर्थिक र

वातावरण सुरक्षाको रणनीति राष्ट्रिय सुरक्षा परिषदले बनाउने र सम्बन्धित मन्त्रालय र विभागहरूले यसको कार्यान्वयन गर्ने ।

- नेपालको अन्तरिम संविधान, २०६३ ले आत्मसात गरेको सिद्धान्तको पृष्ठभूमिमा नेपाली सेनाको सुदृढीकरण गर्न सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ मा समसामयिक सुधार गरी सेनाको संरचनागत सुधार, सेनालाई अभि पेशागत रूपमा सुदृढ बनाउन, नागरिक-सेना सम्बन्ध सुधार गर्न, प्रधान सेनापतीलाई नेपाली सेनाको व्यवस्थापनको जिम्मेवारीका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न, सेनाका व्यवस्थापन सम्बन्धी राष्ट्रिय सुरक्षाका दृष्टिले गोप्य राख्नु पर्ने बाहेकका काम कारवाहीलाई पारदर्शी बनाई व्यवस्थापनका विविध पक्षमा निष्पक्षताको अभिवृद्धि गर्न, संसदीय पर्यवेक्षणका व्यवस्थाहरू व्यवस्थित गर्न, सैनिक जनशक्तिको गुणस्तर अभिवृद्धिका निम्ति छनौट, प्रशिक्षण, वृत्तिविकास, उत्प्रेरणा र निवृत्तिभरण प्रणालीमा सुधार गर्न, स्वदेश तथा विदेशमा प्रशिक्षण र अभ्यास व्यवस्थालाई व्यवस्थित गर्न, राष्ट्रिय सुरक्षा नीति, रक्षा नीति र रणनीति तथा सैन्य सिद्धान्तका मान्यताका आधारमा सामर्थ्ययुक्त राष्ट्रिय स्वरूपको नेपाली सेनाको सङ्गठनको विकासको निम्ति सेनाको साङ्गठनिक स्वरूप, सैनिक कल्याणकारी कोषको आय व्ययको सार्वजनिकरण र व्यवस्थापनको विकास, गुनासो व्यवस्थापनको संयन्त्र निर्माण र नियन्त्रण, मानव अधिकार संरक्षण र सम्बर्द्धन गर्ने जस्ता विभिन्न समसामयिक पक्षलाई सम्बोधन गर्ने गरी सैनिक ऐनमा संशोधन र सुधार गर्ने ।
- नेपाली सेनाको व्यवस्थापनको सम्बन्धमा नेपाल सरकार र रक्षा मन्त्रालयबाट निर्णय हुने विषयमा समन्वय र सहजीकरण गर्न, नीतिगत व्यवस्थाको सुधार, विभिन्न मन्त्रालयहरूसँग समन्वय गर्ने सम्बन्धमा रणनीतिको पहिचान र प्राथमिकता निर्धारण, ऐन कानूनको सुधारको पहिचानको निम्ति रक्षा मन्त्रालय र सेनाको बीचमा सम्बन्ध स्थापित गर्न प्रस्तावित सुरक्षा सल्लाहकार बोर्डलाई प्रभावकारी रूपमा परिचालन गर्ने, सुरक्षा विशेषज्ञहरूको सल्लाहकारको रूपमा सेवा लिन रक्षा मन्त्रालयले रोष्टर तयार गरी त्यसका आधारमा आवश्यकतानुसार परामर्श सेवा लिने व्यवस्था जस्ता कुराहरूको सुनिश्चितता गर्ने ।
- सैनिक सेवालाई विशिष्टीकरण गर्ने प्रयोजनको निम्ति विभिन्न समूहहरूको व्यवस्था गरी तिनको व्यवस्थापन र संचालनको निम्ति विभिन्न नियमावलीहरू तर्जुमा गरी लागू गर्ने, हाल अभ्यासमा रहेको पदावधि थप गर्ने व्यवस्थाको सङ्घा नियुक्तिको समयमा नै सम्बन्धित पदाधिकारीको पदावधि निश्चित गर्ने व्यवस्था गर्ने ।
- सैनिक सेवामा समाजका योग्य र सक्षम व्यक्तिलाई आकर्षित गरी नेपाली सेनालाई प्रतिष्पर्धी र सक्षम सङ्गठनको रूपमा स्थापित गर्न सैनिक सेवालाई आकर्षित सेवाको रूपमा विकास गराउन अभिप्रेरित गर्ने अनुरूपको कानुनी व्यवस्था, नियुक्ति, सरुवा,बहुवा, सुविधा र वृत्तिविकासको सुनिश्चितता, सेनामा नियुक्तिको प्रक्रियालाई विश्वसनीय र निष्पक्ष बनाउन लोकसेवा आयोगको भूमिकालाई प्रभावकारी बनाउने गरी आवश्यक व्यवस्था गर्ने, यसैगरी सैनिक सेवाका कर्मचारीको पदावधिको सम्बन्धमा भारत, पाकिस्तान, श्रीलंका लगायतका मुलुकले आत्मसात गरेको व्यवस्थालाई दृष्टिगत गरी सैनिक ऐनमा पुनरावलोकन गरी लागू गर्ने ।

- सैनिक सेवाभिन्न सेनाको अनुशासन कायम राख्न लोकतान्त्रिक मुलुकहरूले आत्मसात गरेका सिद्धान्तलाई ऐन कानूनमा व्यवस्था गरी त्यसको उल्लंघनमा कारवाही गर्न सैनिक न्याय प्रणालीका आधारभूत मान्यतालाई समाहित गर्ने गरी विद्यमान ऐन कानूनको पुनरावलोकन गर्ने, यसरी ऐन कानूनको पुनरावलोकन गर्दा सैनिक न्याय प्रणालीको मूल उद्देश्य सैनिक सेवामा अनुशासन कायम गरी कानूनको उल्लंघन गर्नेलाई कानून बमोजिम सजाय गर्नु रहेकोले हत्या, जवरजस्ती करणी र भ्रष्टाचारको अभियोगको मुद्दा सामान्य अदालतको क्षेत्राधिकारमा रहने र सो बाहेक सैनिकसँग सम्बन्धित अपराधको क्षेत्राधिकार सैनिक अदालतलाई हुनुपर्ने, सैनिक अदालतले गरेको फैसला र विभागीय कारवाही उपरको पुनरावेदन सुन्ने अधिकार सैनिक विशेष अदालतलाई तोकिनु पर्ने, सैनिक न्याय प्रणालीमा छिटो र छरितो रूपमा कार्य सम्पन्न गर्नुपर्ने भएकाले सरल र संक्षिप्त कार्यविधिको व्यवस्था गर्ने, यसैगरी विभागीय कारवाही गरिने र सैनिक अदालतबाट सुनवाई हुने कसूरलाई कानूनद्वारा नै स्पष्ट वर्गीकरण गर्ने, सैनिक ऐन अन्तर्गतका कसूरका सम्बन्धमा सैनिक व्यक्तिलाई कारवाही गर्न सैनिक अदालतहरूलाई दक्षिण अफ्रिका, अष्ट्रेलिया, क्यानाडाको व्यवस्था जस्तै स्थायी प्रकृतिको सैनिक अदालत गठन गर्ने र सो अदालतले गरेको पुनरावेदन सैनिक विशेष अदालत र सर्वोच्च अदालतमा लाग्ने व्यवस्था गर्ने, सैनिक अदालतको अध्यक्ष र सदस्यहरूमा कानुनी शैक्षिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई तोक्ने व्यवस्था गर्ने, विशेषज्ञ सदस्यको हकमा विशिष्ट श्रेणीबाट निवृत्त अधिकारीहरू मध्येबाट कानूनद्वारा नै सेवाशर्त सुनिश्चित गरी तोक्ने व्यवस्था गर्ने ।
- नेपाली सेनामा भौतिक पूर्वाधार विकासका निम्ति फौजको लागि उपयुक्त वासस्थान, आवास गृह, कार्यालय भवनको व्यवस्था, तालिम केन्द्रको भौतिक निर्माण र सुधार, जनशक्तिको उचित व्यवस्थापनको लागि साङ्गठनिक सुदृढीकरण र आधुनिकीकरण, आधुनिक हातहतियारको बन्दोबस्ती, सैन्य सामग्रीको उत्पादन गर्न कारखानाको स्थापना र विस्तार, जमिनी परिवहन क्षमता अभिवृद्धिका लागि थप भेइकल ( गाडीहरू) को व्यवस्था, फिक्स विङ्गबाट फौजलाई ओसार पसार गर्ने, बन्दोबस्तीका सामान ढुवानी गर्ने, खोज तथा उद्धार अपरेशनहरू सञ्चालन गर्न हेलिकप्टर र फिक्सड विंग हवाइजहाजको उचित व्यवस्था, फौजलाई छिटो भन्दा छिटो परिचालन गर्नुपर्दा मेकनाइज्ड इन्फेन्ट्री बटालियनहरूको व्यवस्था, सेनाको अपरेशन क्षमतामा अभिवृद्धि गर्न सर्भिलेन्स इक्विपमेन्टहरूको उचित बन्दोबस्त, मेडिकल क्षमतामा अभिवृद्धि जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा सुधार हुनुपर्ने, यसैगरी नीतिगत व्यवस्थामा संयुक्त राष्ट्रसङ्घ प्रणाली अन्तर्गत उच्च तहको नियुक्तिमा नेपाली सेनाको प्रतिनिधि खटाउँदा परराष्ट्र मन्त्रालय मार्फत हुनुपर्ने, नेपाली सेनामा सकल दर्जाका सैनिक व्यक्तिहरूलाई दिइएको २०५४ सालको तलबमान अनुसारको विभिन्न किसिमको भत्ताहरू बढ्दो महँगी र असन्तुलित बजार भाउलाई दृष्टिगत गरी पुनरावलोकन गरिनुपर्ने, यसरी पुनरावलोकन गर्दा सञ्चित घर विदाको भुक्तानी प्रक्रियामा समेत पुनरावलोकन गर्ने, नेपाली सेनालाई आधुनिकीकरण गरी सक्षम जनशक्तिको रूपमा विकास गर्न सोही अनुरूपको बजेट व्यवस्था, क्षमता अभिवृद्धि र वृत्ति विकासको सुनिश्चितता हुनुपर्ने ।



- सेनाको गुणात्मक दक्षतामा वृद्धिमा जोड दिने, यसका लागि सेनालाई कानुनले तोकेको काममा बाहेक अन्य काममा नलगाई सेनाको इन्फेन्ट्री, भौतिक विकास (इन्जिनियरिङ), हवाई विभाग (एयर फोर्स) तथा स्वास्थ्य (मेडिकल) र सिग्नल एवम् जनसम्पर्क (पब्लिक रिलेसन) क्षेत्रलाई मजबुत बनाई नेपाली सेनाको छवि वृद्धि गर्ने ।
- छिमेकी राष्ट्र भारत र बंगलादेशमा भए सरह नेपाली सेनाको कल्याणकारी कार्यमा सहयोग पुऱ्याउन राज्यले नेपालमा उत्पादन हुने सामानको आन्तरिक शुल्क मिनाहा गरी सैनिक हाताभिन्न क्यान्टिन सञ्चालनको व्यवस्था गर्ने ।

## २. नेपाल प्रहरीमा सुधार

- विश्वका कतिपय मुलुकको संविधानमा नै प्रहरी सङ्गठनका सम्बन्धमा केही व्यवस्थाहरू उल्लेख गर्ने प्रचलन रहेको सन्दर्भमा प्रहरी सेवाको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा संविधानमा केही कुरा उल्लेख गरी प्रहरी सङ्गठनको दायित्वलाई स्पष्ट गर्ने व्यवस्था हुनु पर्ने ।
- नेपाल प्रहरीमा सुधारको लागि- व्यवस्थापिका वा संसदले वार्षिक रूपमा काम कारवाहीहरूको निरीक्षण र मूल्याङ्कन गर्ने (यस्तो व्यवस्था बेलायतको प्रहरी सङ्गठनहरूमा रहेको छ), समयानुकूल प्रशिक्षण, मानव अधिकारको संरक्षण, विधिको शासन सञ्चालनमा जोड दिने, सामुदायिक प्रहरीको व्यवस्था गर्ने, निर्वाचित व्यवस्थापिकाप्रति उत्तरदायी हुने, आन्तरिक शान्ति सुरक्षामा जनसहभागिता जुटाउने, प्रहरीप्रति जनविश्वास अभिवृद्धि गराई जनता र प्रहरीको सहभागितामा अपराध पत्ता लगाउने, नियन्त्रण गर्ने र समुदायलाई बढी सुरक्षित गराउने, प्रहरीका सबै सेवा स्थानीय समुदायमा पुऱ्याउने, न्यायका अन्य क्षेत्रहरूसँग सम्पर्क र समन्वय विकास गर्ने, राजनीतिकरण हुनबाट प्रहरीलाई जोगाई उनीहरूको काम र जिम्मेवारीमा त्यसको प्रभाव पर्न नदिने र प्रहरी संरचनाको पुनरावलोकन गरी रणनीतिक व्यवस्थापनको लागि क्षमता अभिवृद्धि गराउने आदि क्षेत्रमा सुधार गर्नुपर्ने ।
- प्रहरी बल (पुलिस फोर्स) लाई प्रहरी सेवाको रूपमा रूपान्तरण गर्न प्रहरीको नेतृत्व तहदेखि जनसमूहमा खटिने प्रहरी कर्मचारीको कार्यशैली आफैमा परिवर्तन गर्ने गुणात्मक सेवा, मितव्ययीतापूर्ण सेवा प्रदान गर्ने र समयको परिवर्तनसँगै काम कर्तव्य र जिम्मेवारी उत्तरदायित्व बहन गर्नसक्ने बनाउनु पर्ने, प्रहरी कार्यमा जनसहभागिता (Police-People Partnership) का लागि जनअपेक्षाका आधारहरू (People's Expectations) संकलन, विश्लेषण र सो अनुकूल नीति निर्माण एवं कार्यान्वयन गर्ने परिपाटी बसाल्नु पर्ने ।
- नेपाल प्रहरीको सङ्गठनात्मक स्वरूप केन्द्रदेखि स्थानीयस्तर गाउँसम्म फैलिएको छ । मुलुकको सहरीकरण र ग्रामीण परिवेशलाई समेत दृष्टिगत गरी राज्य सङ्घीय ढाँचामा गएपछि के-कस्तो प्रकृतिको प्रहरी संरचना बन्नुपर्ने हो सो अनुकूल हुने गरी प्रहरी ऐन, नियम, सरकारी मुद्दासम्बन्धी ऐन तथा नियमावली, स्थानीय प्रशासन तथा महानगरीय प्रहरी समेतमा पुनरावलोकन हुनु आवश्यक छ । प्रहरीको संरचना विकास गर्दा गृहमन्त्रीको अध्यक्षतामा बन्ने अनुगमन समितिको सुपरिवेक्षणमा रहने

व्यवस्थालाई बढी पारदर्शी गर्न केन्द्रीय सुरक्षा समितिमा सुरक्षा विज्ञहरूको समेत सहभागिता गराउने प्रणालीको विकास हुनु पर्ने देखिन्छ। मुलुकको सहरीकरणलाई दृष्टिगत गरी महानगरीय र ग्रामीण प्रहरी संरचनाको विकास गरिनु पर्दछ र समुदाय तहदेखि नै प्रहरी संरचनामा जनसहभागितालाई संस्थागत गर्दै लैजाने व्यवस्था गरिनु पर्दछ। महानगरीय प्रहरीलाई कानुनी अधिकारसहित सशक्त गराइनु पर्ने हुन्छ।

- प्रहरी सङ्गठनको पुर्नसंरचना गर्दा नीति निर्माण तह (प्रहरी प्रधान कार्यालय), सुपरिवेक्षण र अनुगमन तह (महानगरीय प्रहरी, क्षेत्रीय प्रहरी कार्यालय), प्रशिक्षण सेवा तह (तालिम केन्द्र र प्रहरी अस्पताल तथा प्राविधिक समूह) र कानुन कार्यान्वयन तह (जिल्ला प्रहरी कार्यालय) प्रत्यक्ष सेवा तथा समुदायमा शान्तिसुरक्षाको लागि सेवा विशिष्टीकरणसहित इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, सामुदायिक प्रहरी सङ्गठनको पुनरसंरचना गरिनु पर्दछ। यसो गरिँदा महानगरीय, सहरी क्षेत्र, हिमाल, पहाड र तराईको भौगोलिक स्थिति, जनसंख्या, अपराध नियन्त्रणको अवस्थालाई मध्यनजर राखी तदनुसृतको जनशक्तिको विकास र कार्ययोजना लागू गर्ने गरी सङ्गठन निर्माण गर्ने र अञ्चल तहलाई खारेज गर्ने।
- नेपाल प्रहरीमा प्रहरी परिचरदेखि प्रहरी महानिरीक्षकसम्म करिब ६७ हजार मौजुदा जनशक्ति रहेको देखिन्छ। प्रहरी जनशक्तिलाई बढी जिम्मेवार, उत्तरदायी र सेवाप्रदायक गराउन, उत्प्रेरणा, पारदर्शपूर्ण वृत्ति तथा नेतृत्व विकास, सेवासुविधाको प्रत्याभूति, व्यवस्थापकीय सीप, समूह व्यवस्थापन (Team Management) सेवाग्राहीलाई सेवा प्रदान गर्ने कौशल आदि बारेमा प्रशिक्षण र अनुशिक्षणका कार्यहरू नियमित रूपमा दिलाइनु पर्ने।
- नेपाल प्रहरीको सबै तहका प्रहरी कर्मचारीहरूको नियुक्ति लोकसेवा आयोगको सिद्धान्त र माध्यमबाट गरिनुपर्दछ। दक्षिण एसियाको भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश आदि मुलुकहरूमा प्रहरी सेवाका अधिकृतहरू र निजामती सेवाका अधिकृतहरूको नयाँ नियुक्ति त्यहाँको लोकसेवा आयोगबाट एकैपटक लिखित परीक्षा लिने व्यवस्था देखिन्छ। उदाहरणका लागि भारतको सङ्घीय लोकसेवा आयोगले भारतीय प्रशासनिक सेवा, भारतीय प्रहरी सेवा, भारतीय परराष्ट्र सेवा आदिका राजपत्राङ्कित अधिकृतहरूको नियुक्ति एउटै विज्ञापनद्वारा हुने व्यवस्था छ। परीक्षामा सम्मिलित हुनेमध्ये प्रशासन सेवामा योग्य हुने प्रशासनतर्फ र प्रहरी सेवामा योग्य हुने प्रहरीतर्फ पदस्थापन हुने व्यवस्था रहेको पाइन्छ। नियुक्ति हुनासाथ सबै सेवाका प्रशिक्षार्थीहरू सुरुको ३ महिना एकै प्रशिक्षण केन्द्रमा तालिम प्राप्त गर्छन्। त्यसपछि आ-आफ्ना सेवा प्रतिष्ठानहरूमा तालिम लिई पदस्थापन हुने प्रणाली रहेको छ। यसका साथै सबै सेवाका कर्मचारीहरूको अवकाश उमेर ६० वर्ष पुगेपछि मात्र हुने गर्दछ। त्यसैगरी भारतका प्रत्येक राज्यमा प्रान्तीय लोकसेवा आयोगबाट राज्यका निजामती र प्रहरी कर्मचारीहरूको नयाँ नियुक्तिका लागि लिखित परीक्षा लिने व्यवस्था गरेको पाइन्छ। सोही प्रणाली बमोजिम नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको नयाँ नियुक्ति लोकसेवा आयोगबाट लिखित परीक्षा लिने व्यवस्था गरिनु पर्दछ। यसबाट नयाँ नियुक्तिमा राजनीतिक हस्तक्षेप वा भनसुन हुने गुन्जायस् रहँदैन। यसो गरिएमा छुट्टा-छुट्टै सेवा

आयोग गठन गरिरहनु आवश्यक पर्दैन । बरू लोकसेवा आयोगमा सुरक्षा क्षेत्रका व्यक्तिहरूलाई समेत प्रतिनिधित्व गराउन आवश्यक हुन्छ । यसरी प्रहरी सेवासँग सम्बन्धित विद्यमान ऐन कानूनको पुनरावलोकन गरी भर्ना, सरुवा, बढुवा, अवकाशका सम्बन्धमा ऐनद्वारा स्पष्ट व्यवस्था गर्ने ।

- अपराध अनुसन्धान र नियन्त्रणको लागि प्रहरी सेवामा अनुसन्धान प्रहरीको (Detective Police) व्यवस्थालाई बढी प्रभावकारी बनाउन आवश्यक छ । अपराधको अनुसन्धानको क्रममा विधिविज्ञान प्रयोगशालाको आवश्यकता पर्ने कारण प्रहरीको केन्द्रीयस्तरमा सीमित रहेका केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, प्रति आतङ्कवाद निर्देशनालय, महिला बालबालिका निर्देशनालय, केन्द्रीय प्रहरी तालिम स्कूल, केन्द्रीय अनुसन्धान व्यूरोलाई क्षेत्रीय, जिल्ला तथा इलाकास्तरसम्म विकेंद्रित गरी सेवा विस्तार गरिनु पर्ने ।
- प्रहरी सेवा भित्र विशिष्टीकरणको अवधारणालाई आत्मसात गरी सोही अनुरूप क्षमता अभिवृद्धि गर्दै सबल र सक्षम सङ्गठनको रूपमा प्रहरी सेवालाई स्थापित गर्न प्रहरी सेवामा कानूनद्वारा नै विभिन्न समूह र उपसमूहको गठन गर्ने व्यवस्था गर्ने ।
- सुरक्षा निकायहरूका बीच कतिपय विषयमा कार्यक्षेत्रको दोहोरोपनले जिम्मेवारीमा प्रभावकारिता खस्किने गरेको देखिन्छ । कार्यक्षेत्रको स्पष्ट सीमाङ्कन गरी एउटै काम दुईवटा निकायलाई नदिने स्पष्ट व्यवस्था गर्ने ।
- काठमाडौं उपत्यकामा महानगरीय सुरक्षालाई लक्षित गरी लागू गरिएको महानगरीय प्रहरीलाई प्रभावकारी बनाउन सोही किसिमको कानुनी अधिकार सहितको अन्य पूर्वाधारको विकास गर्ने साथै मुलुकका मुख्य मुख्य शहरहरूमा सम्भाव्यता अध्ययन गरी महानगरीय प्रहरीको अवधारणालाई विस्तार गर्दै लैजाने,
- सीमित तथा जीर्ण सडक बढ्दो सवारी साधन, सवारी नियम उल्लंघन गर्ने प्रवृत्ति, सडक अवरोध, चक्काजाम, आगजनी, अपर्याप्त प्रविधिलगायतका समस्याहरूले ट्राफिक व्यवस्थापनमा अनेकौं समस्या र चुनौतीलाई निराकरण गर्न ट्राफिक व्यवस्थापन सम्बन्धी विशेष नीति तथा कानुनी व्यवस्थाको तर्जुमा गरी लागू गर्नुपर्ने ।
- यातायात व्यवस्था विभाग, सडक विभाग तथा ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायको समन्वयमा एकीकृत ट्राफिक व्यवस्था प्रणाली लागू गर्ने, प्रविधिमा आधारित यातायात एवं राजमार्ग प्रणालीको विकास गर्ने, बढ्दो सवारी चाप र यातायातको विस्तारलाई दृष्टिगत गरी प्रविधिमैत्री ट्राफिक व्यवस्थापन लागू गर्ने गरी ट्राफिक व्यवस्थापन नीति तर्जुमा गरी लागू गर्ने । राजमार्ग सुरक्षाको मूल्याङ्कन प्रणालीको (Road Safety Audit) को विकास गर्ने ।
- शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको चुनौतीलाई सम्बोधन गर्न प्रविधियुक्त प्रहरी सेवाको विकास र विस्तार हुनु पर्ने, प्रविधिमैत्री प्रहरी सेवाको विकास, प्रहरी सङ्गठनको जिम्मेवारीलाई अर्थपूर्ण र नतिजामुखी बनाउन सोही अनुरूपको जनशक्तिको व्यवस्थापन र भौतिक पूर्वाधारको प्रत्याभूति, प्रहरी जनशक्तिको उच्च मनोबल बनाइ राख्न सोही अनुरूप उत्प्रेरणायुक्त व्यवस्थाको सुनिश्चितता, प्रहरीको

काम कारवाहीलाई सेवामुखी, प्रभावकारी, पारदर्शी एवं उत्तरदायी बनाउन त्यसको अनुगमन, निरीक्षण, निर्देशन र कारवाहीका निमित्त प्रहरी महानिरीक्षकको प्रत्यक्ष माताहतमा रहने गरी केन्द्रीय सुपरिवेक्षण इकाईको व्यवस्था गर्ने, सोहीबमोजिम क्षेत्रीय/प्रान्तीय, जिल्ला र स्थानीयस्तरको सुपरिवेक्षण र अनुगमनको व्यवस्था हुनुपर्ने ।

- प्रहरी अधिकृत कर्मचारीहरूको सरूवामा चक्रीय प्रणालीको व्यवस्था गरी सुगम/दुर्गम/तराई/पहाड/हिमाल/नीतिनिर्माण/परिचालन/प्रशिक्षण जस्ता क्षेत्रमा क्रमशः सरूवा गरिने प्रणालीको विकास गर्ने । तर, जिल्ला वा सोभन्दा माथिका प्रहरी निकायहरूको प्रमुखमा पदस्थापन गरिँदा उक्त स्थानको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, अनुसन्धान जस्ता विषयमा सम्बन्धित व्यक्तिको क्षमताको वस्तुगत मापदण्ड बनाई त्यसको आधारमा गर्ने ।
- आधुनिक विश्वले सामुदायिक प्रहरीको अवधारणामा मुख्यतः जनसहभागितामा समस्या समाधान र व्यवस्थापकीय सुधारमा निहित रहन्छ । यो विकेन्द्रित प्रहरी प्रणाली पनि हो । जनताकै सहभागिता र सक्रियतामा प्रहरी सेवा प्रवाह गर्न सामुदायिक प्रहरी सेवा केन्द्रलाई विस्तार गर्ने ।
- जनसंख्या, जनघनत्व, भौगोलिक अवस्था, पूर्वाधार विकास, अपराधको मात्रा जस्ता विषयका आधारमा प्रहरी दरबन्दी निर्धारण गर्ने, कुनैपनि प्रहरी कर्मचारीलाई कानून बमोजिमको काम बाहेक अन्य घरायसी काममा लगाउने प्रणालीलाई कडाईका साथ निरूत्साहन गर्ने ।
- विश्वका विभिन्न मुलुकमा सेवानिवृत्त प्रहरी कर्मचारीलाई कार्य क्षमताको आधारमा केन्द्रदेखि सामुदायिक स्तरसम्म प्रहरीको विभिन्न कार्यमा सल्लाहकार (Consultants) को रूपमा राख्ने प्रचलन समेत रहेको देखिन्छ । यस्तो व्यवस्था जापान र बेलायतका प्रहरी सेवाहरूमा समेत रहेको पाइन्छ । यस सिद्धान्तलाई प्रहरी ऐन/नियममा समेत समावेश गर्नु बाञ्छनीय देखिने ।
- प्रहरी सेवामा नियुक्ति, वृत्ति विकास, बहुवा, सेवा शर्तको सुरक्षा जस्ता विषयलाई ऐनद्वारा नै सम्बोधन गर्ने गरी प्रहरी ऐन, २०१२ मा समसामयिक संशोधन गर्ने, यसैगरी गुण्डागर्दी ऐन, रात्रीकालीन व्यवसाय गर्ने ऐन, विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी ऐन, निजी सुरक्षा व्यवसायलाई नियमित गर्ने ऐन जस्ता विभिन्न ऐनहरू यथाशीघ्र जारी गरी लागू गर्ने,
- विश्वका विभिन्न मुलुकमा निजी अनुसन्धान कर्ता (Private detective) को व्यवस्था समेत गरेको पाइन्छ । अपराध अनुसन्धान सम्बन्धी तालिम गरेका पूर्व सुरक्षाकर्मी वा त्यससम्बन्धी कुनै पनि व्यक्ति वा व्यक्तिहरूको संस्थाले निजीरूपमा अनुसन्धान गर्ने प्रणालीको लागि सरकारी मुद्दासम्बन्धी ऐन नियममा सशोधन गरी निजी अनुसन्धान प्रणालीको सिद्धान्तलाई समेत अवलम्बन गर्ने ।
- प्रहरी कर्मचारीको कार्यविवरण निर्धारण गरी उत्तरदायी बनाउने प्रणालीको विकास गर्ने, विद्यमान कार्य सम्पादन मूल्याङ्कन प्रणालीलाई वस्तुगत, प्रभावकारी तथा उद्देश्यमूलक बनाउने किसिमबाट परिमार्जन गर्ने,

- प्रहरीप्रति जनताको विश्वास र सम्बन्ध बढाईराख्न स्थानीय तहमा स्थानीय बजेटको निश्चित प्रतिशत प्रहरी सेवाको प्रभावकारिताको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा विनियोजन गर्ने व्यवस्था गरी जनमैत्री प्रहरी सेवाको विकास गर्ने,
- प्रहरीमा लैङ्गिक समानता र कार्य वातावरण सुधार गर्दै महिला प्रहरी कर्मचारीलाई प्रहरी सेवाको मूलधारमा समाहित गर्ने नीति अवलम्बन गरी केन्द्रदेखि स्थानीय स्तरसम्म लैङ्गिक सम्वेदनशील कार्यनीति तय गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने,
- प्रहरी कार्यमा योजनाबद्ध प्रहरी परिचालनको नीति अवलम्बन गरी नागरिक मैत्री प्रहरी प्रशासनको विकास गर्ने,
- खुला सीमाका कारण बढ्दो अपराधिक गतिविधि तथा सुरक्षा चुनौतीलाई निराकरण गर्न सीमा क्षेत्रमा सुरक्षा प्रणाली मजबुद बनाउन आवश्यक प्रविधिहरू जडान गरी प्रहरीद्वारा नियमित अनुगमनको व्यवस्था गर्ने,
- फौजदारी न्याय प्रणालीलाई वैज्ञानिकीकरण तथा आधुनिकीकरणका लागि आवश्यक पर्ने उपकरण र साधन स्रोतको उचित व्यवस्था गर्ने, साथै अपराध अनुसन्धान सेवालाई विशिष्टीकरण गर्ने, विभिन्न निकायका बीच केन्द्रीय तहदेखि स्थानीय तहसम्म एकीकृत अपराध अभिलेख प्रणाली (Information Exchange and Networking) को स्थापना गर्ने,
- अपराधको रोकथाम, अनुसन्धान, नियन्त्रण, कानून कार्यान्वयन र आन्तरिक शान्ति सुव्यवस्था कायम राख्ने काममा प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन कार्यक्रममा आधारित बजेट विनियोजन प्रणालीको अवलम्बन, भौतिक पूर्वाधारको विकास, पुराना हातहतियारको प्रतिस्थापन तथा कम घातक हतियार खरिद गर्ने, सेवाको विशिष्टीकरण, वैज्ञानिक र प्रविधि मैत्री अपराध अनुसन्धान प्रणाली र अनुसन्धान प्रणालीलाई अर्थपूर्ण बनाउन आवश्यक पर्ने उपकरणहरू (Polygraph, DNA Profiling, Cyber Lab, Mobile Forensic Lab) को पर्याप्त व्यवस्था, प्रहरी कर्मचारीको सेवा सुरक्षा र वृत्ति विकास जस्ता कुराहरूको सुनिश्चितता गर्ने ।

### ३. सशस्त्र प्रहरी बलको सुधार

- अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बललाई सरकारको केन्द्रीय सुरक्षा बलको रूपमा राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका सुरक्षा चुनौती र सम्वेदनशीलताको आधारमा समयानुकूल सशस्त्र प्रहरी बलको साङ्गठनिक पुनर्संरचना गर्ने,
- राष्ट्रिय महत्वका राष्ट्रिय सम्पदाको सुरक्षा अर्ध सैनिक बललाई सुम्पने नीति हुनुपर्ने,
- सशस्त्र प्रहरी बललाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै भौतिक साधन स्रोत, आधुनिक हातहतियार, बन्दोबस्तका सामान र दक्ष जनशक्तिको माध्यमद्वारा सबल र सक्षम सङ्गठनको रूपमा सशस्त्र प्रहरी बलको विकास गर्ने,
- सशस्त्र प्रहरी बललाई विशिष्टीकरण गर्न सीमा सुरक्षा, माउन्टेन वारफेयर, काउन्टर इन्सरजेन्सी एण्ड जंगल वारफेयर, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण सम्पदाको सुरक्षा, राजस्व तथा औद्योगिक सुरक्षा जस्ता कार्यक्षेत्रका आधारमा सेवाको विशिष्टीकरण

गर्ने, यसैगरी सशस्त्र प्रहरी बलको कार्य प्रकृति अनुरूप सङ्गठनभित्र सेवा विशिष्टीकृत तथा स्रोत सम्पन्न रेजिमेन्टको स्थापना गर्ने ,

- सशस्त्र प्रहरी ऐनसँग अन्य प्रचलित ऐन कानूनमा एकरूपता, स्पष्टता र सामन्जस्यता हुनुपर्ने, खासगरी स्थानीय प्रशासन ऐन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानमा सशस्त्र प्रहरी बलको परिचालनका सम्बन्धमा सम्बन्धित कानूनमा समेत सामन्जस्यता गरिनुपर्ने, दोहोरो जिम्मेवारीको अन्त्य गर्दै सशस्त्र प्रहरी बल परिचालनको स्पष्ट नीति बन्नु पर्ने,
- सशस्त्र प्रहरी बलमा जनशक्तिको भर्ना, सरुवा, बढुवा र वृत्ति विकासलाई पारदर्शी बनाउनुपर्ने, लोकसेवा आयोगको दायराभित्र प्रभावकारीरूपमा लागू गर्ने गरी सशस्त्र प्रहरी बलको जनशक्ति परिपूर्तिको व्यवस्था हुनुपर्ने, सशस्त्र प्रहरी बलमा कार्यरत जनशक्तिको सुविधा, वैदेशिक तालिम र प्रतिनिधित्व गर्ने गराउने सम्बन्धमा निश्चित मापदण्ड बनाई लागू गर्ने, वृत्तिविकास र बढुवा प्रणालीलाई वैज्ञानिक र वस्तुपरक बनाई गुनासो व्यवस्थापन र पुनरावलोकनको विशेष कानुनी व्यवस्था हुनुपर्ने साथै सशस्त्र प्रहरी बलको काम कारवाहीलाई नतिजामूलक तथा वैज्ञानिक बनाउन ई-गभर्नेन्स पद्धतिको विकास गर्ने, सशस्त्र प्रहरी बलको जनशक्तिको सेवा शर्त र पदावधि ऐनद्वारा नै स्पष्ट हुनुपर्ने ।

#### ४. राष्ट्रिय अनुसन्धान विभागको सबलीकरण

राष्ट्रको आन्तरिक तथा वाह्य सुरक्षामा हुनसक्ने सम्भाव्य खतराहरूको सूचना सङ्कलन, प्रशोधन र विश्लेषण गरी नेपाल सरकारलाई उपलब्ध गराउने कामका लागि स्पष्ट कार्यहरू तोकी प्रभावकारी भूमिका निर्वाह गर्न विद्यमान राष्ट्रिय अनुसन्धान विभागलाई पुनर्संरचना गर्दै स्रोत साधन सम्पन्न सक्षम जनशक्ति भएको सङ्गठनको रूपमा विकास गर्ने,

#### ५. सुरक्षा निकायको क्षमता अभिवृद्धि

- सुरक्षा निकायमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्न प्रशिक्षण केन्द्रहरूको स्तर वृद्धि गरी अन्तर्राष्ट्रिय स्तरको (Centre of Excellence) बनाउने,
- वैदेशिक तालिम र प्रशिक्षणका सम्बन्धमा पारदर्शीपूर्ण मापदण्ड निर्धारण गरी बढी भन्दा बढी वैदेशिक तालिम र प्रशिक्षणको व्यवस्थाको सुनिश्चितता गर्ने ।
- मानव सुरक्षाको क्षेत्रमा बालबालिका, महिला, अल्पसंख्यक, युवा र ज्येष्ठ नागरिक लगायतको सुरक्षा व्यवस्थालाई मजबुत गर्ने ।
- नेपालका एकचौथाई नागरिकहरू रोजगारीको खोजीमा विदेश जान बाध्य छन् । तिनीहरूको सुरक्षा गर्नु राज्यको प्रमुख कर्तव्य हो । उनीहरूमाथि हुने कुनैपनि किसिमको आर्थिक तथा शारीरिक शोषण र ठगीको अपराधलाई कडाईका साथ कारवाही गर्ने संयन्त्रको विकास गर्ने ।

#### ६. औद्योगिक सुरक्षा बलको स्थापना

नेपालको आन्तरिक द्वन्द्व, राजनीतिक अस्थिरता, बन्द हडताल, विष्फोटन, आगजनी, फिरौति तथा मजदुर हडताल आदिका कारणबाट औद्योगिक क्षेत्रहरूको अवस्था नाजुक देखिन्छ । सोही कुरालाई मध्यनजर राखी नेपालमा एक औद्योगिक सुरक्षा बल स्थापना गर्ने नेपाल सरकारको नीति रहेको र यस्तो सुरक्षा बलको स्थापना र खटाउँदा आर्थिक, सामाजिक,

रोजगारी एवं राष्ट्रिय सुरक्षालाई समेत दृष्टिगत गरी अन्य सुरक्षा निकायहरूसँग समन्वयात्मक ढङ्गबाट कार्यसञ्चालन गर्ने व्यवस्था हुन आवश्यक देखिन्छ। यसका निम्ति हाललाई औद्योगिक सुरक्षा बलको रूपमा सशस्त्र प्रहरी बलको विषय अन्तर्गत नै राखी त्यसलाई प्रभावकारी रूपमा लागू गर्नु पर्ने देखिन्छ।

#### ७. निजी सुरक्षाको अवधारणा लागू गर्ने

राज्यका सुरक्षा निकायहरूले निजी सुरक्षा कम्पनीहरूसँग समन्वयात्मक ढङ्गबाट कार्य गरेमा नागरिक तथा राष्ट्रको सुरक्षामा अवश्य योगदान पुग्न सक्ने हुन्छ। यसर्थ बृहत सुरक्षा प्रणालीमा सुधारको क्रममा सुरक्षा निकायहरूमा नियमित समन्वयात्मक भूमिका खेल्ने व्यवस्था मिलाउन सोही अनुरूप अनुगमन र सुपरिवेक्षण गठन र सञ्चालनको लागि निजी सुरक्षासम्बन्धी छुट्टै विशेष कानून तर्जुमा हुनुपर्ने।

#### ८. एकीकृत सीमा सुरक्षा प्रणाली लागू गर्ने

राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पक्षको रूपमा सीमा सुरक्षालाई लिइन्छ। राष्ट्रिय सीमाको व्यवस्थापन गर्न द्विपक्षीय वार्ता एवम् सम्वादद्वारा बलिया स्थायी सीमा स्तम्भहरू राख्ने, त्यसको नियमित अनुगमन गर्ने एवम् सीमा सुरक्षा र अनुगमन गर्नेलाई सीमा सम्बन्धी भौगोलिक, ऐतिहासिक सन्धि, सम्झौताको ज्ञान दिने गरी प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखिन्छ। कूटनीतिक सेवा, विमानस्थल, सीमा क्षेत्रमा खटिने सुरक्षा निकायहरू, भन्सार, अध्यागमन, हुलाक सेवा, गुप्तचर एवं सतर्कता केन्द्र, वन तथा वन्यजन्तु सुरक्षासम्बन्धी निकायहरूले सीमासम्बन्धी अपराध र सीमा अतिक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। यी निकायहरू बीच समन्वयात्मक भूमिका हुन नसकेको खण्डमा नागरिकको सुरक्षा हुन सक्दैन। व्यापार व्यवस्थापनमा कमी आउँछ, सङ्गठित अन्तरदेशीय अपराध र आतंक बढ्न सक्छ, अवैध हातहतियार र मानव बेचबिखनमा वृद्धि हुन्छ र राजस्वमा कमी आउँछ। त्यसैले राष्ट्रिय सुरक्षाको लागि एकीकृत सीमा सुरक्षा व्यवस्थापन (Integrated Border Management) हुनु जरूरी छ। सुरक्षा क्षेत्रको सुधार अन्तर्गत सीमा सुरक्षासम्बन्धी देहायका कुरालाई विशेष महत्व दिनुपर्ने हुन्छ :-

- सीमा क्षेत्र र स्तम्भको संरक्षण, रेखदेख, अनुगमन एवम् आवधिक प्रतिवेदन गर्ने,
- सीमा क्षेत्रमा हुने अपराधको रोकथाम र नियन्त्रण,
- राष्ट्रिय सुरक्षामा पर्ने खतराको आंकलन र रोकथाम,
- सीमा क्षेत्रमा आवत-जावत गर्ने सवारी साधनमा नियन्त्रण,
- अवैध हातहतियार र मानव ओसारपसारमा नियन्त्रण,
- सीमा अतिक्रमणमा नियन्त्रण,
- भन्सार शुल्क बुझाएको वा नबुझाएको अनुगमन,
- निकासी पैठारीको सामानको जाँच र अनुगमन,
- सुरक्षा महत्वपूर्ण वस्तु, स्वास्थ्य, लोपोन्मुख जनावरको आखेटोपहार, कला, संस्कृति र पुरातात्विक वस्तु आदिको रेखदेख र चोरी निकासीमा नियन्त्रण,
- आउने जाने व्यक्तिहरूको अभिलेख व्यवस्थापन,
- राजस्व अभिवृद्धि,
- इन्टरपोल वा अन्य निकायबाट प्राप्त सूचनाको आधारमा आपराधिक प्रवृत्तिका व्यक्ति, अवैध सर-सामान ओसार पसार गर्ने व्यक्ति आदिलाई निगरानी गर्ने, पक्राउ गर्ने,

- मानव बेचबिखनमा परेका पीडित, शरणार्थी आदिको लागि सहयोग पुऱ्याउने कार्य गर्ने । आदि ।

#### ॡ. सुरक्षाका विविध पक्षमा सुधार

- स्थायी शान्ति, सुरक्षा र सुधारका प्रकृत्यामा निजामती तथा स्थानीय प्रशासन, सतर्कता केन्द्र, अध्यागमन विभाग, भन्सार विभाग, कूटनीतिक क्षेत्र, कारागार व्यवस्थापन, शिक्षण संस्थालगायतका राज्यका संरचनाहरूमा समसामयिक सुधार गरी सुरक्षाको प्रत्याभूतिको सुनिश्चितता गर्ने ।
- संयुक्त राष्ट्र संघको अग्रसरतामा विभिन्न मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा नेपाली सेना, सशस्त्र बल र नेपाल प्रहरी खटाउँदै आएकोमा त्यस्ता मिसन व्यवस्थापनको लागि आवश्यक सवारी साधन, सञ्चार साधन तथा बन्दोबस्ती तथा उपकरणहरू अलग व्यवस्थापन गर्ने गरिआएको व्यवस्थामा सुधार गरी राज्यको एउटै निकायबाट राष्ट्र सङ्घबाट माग भएको बखत तत्कालै खटाउन सक्ने गरी आवश्यक सम्पूर्ण सामग्रीहरू मौजदातमा रहने एक केन्द्रीय भण्डारण कक्ष (Ware House) को व्यवस्था गर्ने,
- उल्लिखित सुधारका क्षेत्रका अतिरिक्त स्थायी शान्ति, सुरक्षा र सुधारका प्रकृत्यामा निजामती तथा स्थानीय प्रशासन, राष्ट्रिय सतर्कता केन्द्र, अध्यागमन विभाग, भन्सार विभाग, कूटनीतिक क्षेत्र, कारागार व्यवस्थापन, शिक्षण संस्थालगायतका राज्यका संरचनाहरूमा समसामयिक सुधार गरी सुरक्षाको प्रत्याभूतिको सुनिश्चितता कायम गर्ने तर्फ विशेष पहल, प्रयास र प्रयत्न गर्नु पर्ने देखिन्छ ।

#### प्रशासकीय अदालतको अधिकारक्षेत्रमा पुनरावलोकन

प्रशासकीय अदालतले निजामती सेवाका कर्मचारीहरू माथि भएको विभागीय कारवाही उपरको पुनरावेदन सुन्ने गरेको छ । प्रशासकीय अदालतको कार्यक्षेत्र भित्र सार्वजनिक सेवाका अन्य क्षेत्रहरू जस्तै: विद्यालय तथा विश्वविद्यालयका शिक्षक कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारीहरू तथा प्रहरी कर्मचारीहरू उपरको कारवाहीको विषय भने समेटिएका छैनन् । अन्तर्राष्ट्रिय अभ्यास समेतलाई दृष्टिगत गरी अन्य मुलुकले गरे जस्तै प्रशासकीय अदालत व्यवस्थापनका लागि छुट्टै ऐन तर्जुमा गरी सार्वजनिक सेवाका सबै क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई गरिएको विभागीय सजायको पुनरावेदन सुन्ने गरी कार्यक्षेत्र विस्तार गर्नु पर्ने देखिन्छ । कर्मचारीको सहज पहुँचका अधिकार क्षेत्र वृद्धि हुँदा प्रशासकीय अदालतको संख्या समेत विस्तार गर्नु आवश्यक हुन्छ । सो का लागि देहायबमोजिम गर्ने :

- प्रशासकीय अदालतसम्बन्धी छुट्टै ऐन तर्जुमा गर्ने,
- प्रशासकीय अदालतको अधिकारक्षेत्र विस्तार गर्ने,
- प्रशासकीय अदालतलाई न्यायालयको संरचनामा समावेश गर्ने,
- सहज पहुँच कायम गर्न प्रशासकीय अदालतलाई प्रादेशिक रूपमा विस्तार गर्ने,
- देहायका मुद्दा वा विषयमा भएको निर्णय वा आदेश उपर पुनरावेदन सुन्ने अधिकार प्रशासकीय अदालतलाई हुने व्यवस्था गर्ने :-



- (क) निजामती सेवा, नेपाल स्वास्थ्य सेवा तथा नेपाल व्यवस्थापिका-संसद सेवामा कार्यरत कर्मचारीलाई दिइएको विभागीय सजायको आदेश उपर पुनरावेदन सुन्ने,
  - (ख) निजामती सेवा, नेपाल स्वास्थ्य सेवा तथा नेपाल व्यवस्थापिका संसद सेवामा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहसम्मका कर्मचारीको बढुवा सम्बन्धी निर्णय उपर पुनरावेदन सुन्ने,
  - (ग) सार्वजनिक संस्थाको कर्मचारीलाई भविष्यमा सरकारी वा सार्वजनिक संस्थाको नोकरीको निमित्त अयोग्य नठहरिने गरी हटाइएको वा भविष्यमा सरकारी वा सार्वजनिक संस्थाको नोकरीका निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरिएको विभागीय सजायको आदेश उपर पुनरावेदन सुन्ने ।
  - (घ) निजामती सेवामा कार्यरत कर्मचारीको सरूवा, सेवाशर्त सम्बन्धी विषय र निजामती सेवा ऐन नियमको व्याख्या सम्बन्धी प्रश्न निहित भएको मुद्दा ।
- निजामती सेवाको नियुक्ति, पदस्थापन, सरूवा, पदोन्नति, कारवाही समेतका विषयमा सर्वोच्च अदालतमा रिट निवेदनहरू पर्ने क्रम बढ्ने गरेको पाइएको छ । रिटबाट उपचार प्राप्त गर्ने प्रक्रिया सरल पनि छैन । यसले न्यायपालिकाको महत्वपूर्ण समय लिने गरेको छ । त्यसैले सबै प्रकारका सेवा शर्तसम्बन्धी कानून अनुसारका गुनासो तथा उजुरी सुन्ने निकायको रूपमा छुट्टै ऐनद्वारा प्रशासकीय अदालतको कार्यक्षेत्र पुनरावलोकन गर्नु पर्ने देखिन्छ । यसलाई प्रशासनिक काम कारवाही उपरको गुनासो एवम् विवाद किनारा गर्ने निकायको रूपमा विकास गर्नु पर्ने देखिन्छ ।
  - राजस्व न्यायाधीकरण, श्रम अदालत, ऋण असुली न्यायाधीकरण, ऋण असुली पुनरावेदन न्यायाधीकरण, वैदेशिक रोजगार न्यायाधीकरण जस्ता अदालत र न्यायाधीकरणहरूको स्थापना र सञ्चालनका लागि विभिन्न कानूनहरूले भिन्न भिन्न व्यवस्था गरेको अवस्था देखिन्छ । यो विषयलाई एउटै छाता ऐनद्वारा नियमित गरी छरिएर रहेका न्यायाधीकरणहरूलाई एउटै परिसर भित्र राख्ने व्यवस्था गर्ने ।

### **न्यायिक अधिकार प्रयोग गर्ने प्रशासकीय निकायको सुदृढीकरण**

न्यायिक अधिकार प्रयोग गर्ने प्रशासकीय निकायको कार्य सम्पादन विधि, प्रक्रिया र शैलीमा एकरूपता छैन । विभिन्न ऐन तथा नियमावलीहरूबाट व्यवस्थित भई न्यायिक अधिकारहरूको समेत कार्य गर्ने यी निकायले निश्चित, विशेष र निर्दिष्ट परिस्थितिमा मुद्दाहरूको छिनोफानो समेत गर्दछन् । तिनीहरूको न्यायिक कार्यसम्पादनका लागि क्षमता अभिवृद्धि गर्न विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता छ । यस्ता निकायको अधिकारक्षेत्र पुनरावलोकन गर्नका लागि सर्वोच्च अदालतको आदेशले दिएको निर्देशन बमोजिम कार्यदल गठन भई सो कार्यदलले प्रतिवेदनसमेत दिइसकेको अवस्था छ । त्यसैगरी यस्ता निकायका पदाधिकारीहरूलाई न्यायसम्पादन सम्बन्धी प्रशिक्षण समेत प्रदान गर्न प्रारम्भ गरिएको छ । यस्तो प्रशिक्षण मालपोत अधिकृत, भूमिसुधार अधिकारी एवम् राजस्व प्रशासन संलग्न अर्धन्यायिक निर्णय गर्ने अधिकारीहरूसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । यस्ता निकायहरूले कानून प्रदत्त अधिकार बमोजिम गरेका फैसलाहरूको अद्यावधिक विवरण राख्ने, फैसला बमोजिमका दण्ड जरिवाना असुलीको लगत राख्ने जस्ता कार्य व्यवस्थित हुन नसकी एकातर्फ कानुनी राज्यको आधारभूत मान्यतामा दखल पुगेको छ भने अर्कोतर्फ राज्यकोषमा दाखिला हुनुपर्ने हिस्सा दण्ड जरिवाना असुली नगर्दा वेवारिसे भएको छ । तसर्थ प्रशासकीय निकायहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन निम्न कार्यहरू गर्नुपर्ने देखिन्छ:

- प्रशासकीय निकायको न्यायिक कार्यसञ्चालनका लागि छुट्टै कार्यविधि ऐन/नियम तर्जुमा गर्ने ।
- प्रशासकीय निकायहरूले सम्पादन गर्ने न्यायिक कार्यको अभिलेख व्यवस्थापनमा सुधार गर्ने ।
- प्रशासकीय निकायबाट हुने फैसला कार्यान्वयन गर्ने संरचना, विधि र प्रकृया स्पष्ट हुने गरी कानुनी व्यवस्था गर्ने ।
- फैसला बमोजिमको दण्ड जरिवानाको असूली लगत राख्ने र यसमा एकरूपता कायम गर्ने ।
- फैसला बमोजिमको दण्ड जरिवानाको लगत सम्बन्धित गा.वि.स./न.पा./ जि.वि.स, जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित इलाका प्रहरी कार्यालयमा १/१ प्रति पठाई सरकारी बाँकी बक्यौता समयमै फछ्योट गर्नेतर्फ आवश्यक कारवाही तत्कालै अगाडि बढाउने ।
- फैसला कार्यान्वयनसम्बन्धी जरिवाना, कैदको लगत पुनरावेदन सुन्ने माथिल्लो निकाय एवं केन्द्रीय तहसील कार्यालयमा पठाउने व्यवस्था गर्ने । यस्ता निकायहरूले फैसला सम्बन्धमा मास्केवारी प्रतिवेदन सम्बन्धित माथिल्लो निकायमा तथा केन्द्रीय तहसील कार्यालयमा पठाउने व्यवस्था गर्ने ।
- तालुक निकायहरूले त्यस्ता निकायहरूको निरीक्षण गर्ने क्रममा यस विषयमा समेत निरीक्षण अनुगमन गर्ने व्यवस्था गर्ने ।
- प्रशासकीय निकायका पदाधिकारी र सो कामका संलग्न रहने कर्मचारीहरूलाई नियमित रूपमा न्यायिक प्रशिक्षण र पुनर्ताजगी तालिम दिने व्यवस्था गर्ने तथा साधन स्रोत सम्पन्न बनाउने ।
- न्यायिक कार्यसम्पादन गर्नुपर्ने बढी कार्यबोझ भएका त्यस्ता कार्यालयहरूमा न्याय सेवाका अधिकृतस्तरका पदको दरबन्दी सिर्जना गर्ने ।

## शिक्षा क्षेत्रको सुदृढीकरण

संविधानले शिक्षासम्बन्धी हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । प्रत्येक वर्ष सरकारले वार्षिक बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्चेको छ । यसैगरी विदेशी दातृ राष्ट्र तथा निकायहरूबाट समेत प्रत्येक वर्ष शिक्षा क्षेत्रमा ठूलो रकम प्राप्त हुने गरेको छ । यसरी शिक्षा क्षेत्रमा खर्चिने रकमबाट प्राप्त हुने प्रतिफल भने सन्तोषजनक बन्न सकेको छैन । अधिकांश सरकारी सार्वजनिक विद्यालयहरूबाट उत्पादित जनशक्तिको क्षमता निजी क्षेत्रबाट उत्पादित जनशक्तिको तुलनामा औसत कमजोर देखिएको छ । सामुदायिक विद्यालयहरूमा पर्याप्त शिक्षकको व्यवस्था हुन नसक्नु, राहत कोटामा शिक्षक नियुक्तिमा अनियमितता हुनु र दुर्गम स्थानमा स्थायी नियुक्त शिक्षकले अन्य व्यक्तिलाई कामकाजमा लगाई आफू अन्यत्र काममा जाने प्रवृत्तिले सार्वजनिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्किएको छ । दुर्गम स्थलका विद्यालयहरूमा पाठ्यपुस्तक तोकिएको समयावधिभित्र पुग्न नसक्नु, पढाइ नियमित हुन नसक्नु जस्ता समस्याहरूले थप प्रतिकूलता सिर्जना गरेको छ भने विद्यालयको व्यवस्थापनमा सरोकारवालाहरूको भूमिका सुनिश्चित गराउने बहानामा व्यवस्थापन समितिमा राजनीतिकरण भएबाट विद्यालयको प्रशासनमा जटिलताहरू सिर्जना भएका छन् । निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरूको नियमन, अनुगमन प्रभावकारी रूपमा हुन सकेको छैन । शिक्षा क्षेत्र व्यवसायको विषय र शैक्षिक संस्थाहरू व्यापार केन्द्रको रूपमा विकसित भएको आरोप लागिरहेको छ । निजी शैक्षिक संस्था विशेष गरी प्राविधिक शिक्षा त्यसमा पनि स्वास्थ्य शिक्षाका लागि दिइने सम्बन्धनको विषयमा अनियमितता र भ्रष्टाचारका समाचारहरू प्रकाशन भइरहेको तर्फ सरकारको गम्भीर रूपमा ध्यान आकर्षित हुनु पर्ने अवस्था छ । यस्ता

विभिन्न कारणले सार्वजनिक शैक्षिक व्यवस्थापन प्रभावकारी बन्न सकेको छैन । उल्लिखित समस्या तथा चुनौतीहरूका सन्दर्भमा निम्न कार्यहरू अविलम्ब गर्नुपर्ने देखिन्छ:

- सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षकहरूले नियमित रूपमा अध्यापन गरे नगरेको, शिक्षक विद्यार्थी अनुपात उपयुक्त रहे नरहेको नियमित अनुगमन गर्ने, अन्य व्यक्तिलाई काममा लगाई तलब भत्ता खाने शिक्षकहरूलाई कानून बमोजिम कारवाही गर्ने, राहत शिक्षक विद्यार्थी अनुपात न्यून भएमा उक्त कोटा कटौती गरी राहत शिक्षक विद्यार्थी अनुपात उपयुक्त भएको विद्यालयमा स्थानान्तरण गर्ने ।
- सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक पाठ्यपुस्तक यथा समयमा दिलाउन त्यस्ता पाठ्यपुस्तक निजी क्षेत्रबाट समेत छपाई गर्ने व्यवस्था गर्ने ।
- आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गका विद्यार्थीहरूको उच्च माध्यमिक तहसम्मको अध्ययन सहज बनाउन आवश्यक छात्रवृत्ति र अन्य सुविधाको व्यवस्था गरी अध्ययनमा आकर्षित गर्ने ।
- विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह हटाइएको हुँदा विश्वविद्यालयको शिक्षक, कर्मचारी दरबन्दीको पुनरावलोकन गरी सो तहका शिक्षक कर्मचारीहरूलाई समेत समेटि सरकारी तवरबाट उच्च माध्यमिक विद्यालयको रूपमा सञ्चालन गर्ने ।
- सामुदायिक रूपमा सञ्चालित उच्च माध्यमिक एवम् माध्यमिक विद्यालयमा महिला प्राचार्य नियुक्त भएमा एकजना शिक्षकको तलब अनुदान दिई शैक्षिक नेतृत्वमा महिला सहभागिता वृद्धि गर्ने । हरेक माध्यमिक विद्यालयमा एकजना महिला शिक्षिकाको व्यवस्था गर्ने ।
- सरकारी विद्यालयको गुणस्तरमा आएको ह्रासलाई दृष्टिगत गरी सरकारी विद्यालयमा माध्यमिक तहमा अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकलाई विद्यार्थीको नतिजाको आधारमा सत् प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने, अन्य आवश्यक विषयमा क्रमशः लागू गर्दै जाने ।
- छात्रवृत्तिका लागि लिइने परीक्षाको विश्वसनीयतामा पटक पटक प्रश्न चिन्ह लाग्दै आएको सन्दर्भलाई दृष्टिगत गरी शिक्षा मन्त्रालयले आफैले लिँदै आएको परीक्षा पद्धतिको पुनरावलोकन गरी भरपर्दो परीक्षा बोर्डको व्यवस्था गर्नु पर्ने, स्वच्छ छविका प्राज्ञिक व्यक्तित्वहरूलाई त्यस्तो बोर्डमा सम्मिलित गराई कर्मचारीको भूमिका घटाउनु पर्ने ।
- विश्वविद्यालयले अनुबन्ध वा सम्बन्धन दिने प्रक्रिया पारदर्शी बनाइनु पर्ने र स्वीकृत मापदण्ड बमोजिम सञ्चालन भए नभएको अनुगमन गर्ने प्रभावकारी संयन्त्रको व्यवस्था गर्ने ।
- विश्वविद्यालयले सम्बन्धन दिँदा अन्तर्राष्ट्रिय मापदण्डसम्मत पूर्वाधार छ छैन त्यसको स्थलगत निरीक्षण अध्ययन र अनुगमन गरी सो को प्रतिवेदनको आधारमा निर्णय गर्ने, अनुगमन गर्नेहरूले चलखेल गरी अनुचित मापदण्ड विपरीत प्रतिवेदन दिएको देखिएमा त्यस्ता व्यक्तिहरूलाई कालो सूचीमा राखी कडा कारवाहीको व्यवस्था गर्ने ।
- शिक्षकहरूलाई पार्टी राजनीतिबाट पूर्णतः अलग गर्ने गराउने, विश्वविद्यालय लगायतका शैक्षिक र प्राज्ञिक निकायहरूमा पदाधिकारी नियुक्ति गर्दा दलीय आधारमा भागवण्डा गर्ने जस्तो अस्वच्छ व्यवहारलाई बन्द गरी प्राज्ञिक क्षेत्रलाई मर्यादित बनाउनु पर्ने ।
- शैक्षिक क्यालेण्डरमा शुक्रवार समेत पूरा समय विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्ने ।

- विद्यालय व्यवस्थापन समितिमा रहने व्यक्तिको न्यूनतम योग्यता तोक्नुपर्ने तथा विद्यालय व्यवस्थापन समितिमा नक्कली अभिभावक बनी प्रतिनिधित्व गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्ने ।
- शिक्षकहरूलाई विगतमा निजामती कर्मचारी सरह समान रूपमा दुर्गम भत्ता उपलब्ध गराइदैं आएको र पछि आएर निश्चित स्थानमा मात्र शिक्षकले दुर्गम भत्ता पाउने गरी भिन्न व्यवस्था गरियो । यसले निजामती कर्मचारीहरू भन्दा भिन्न र भेदभावपूर्ण व्यवहार भएको भनी टिप्पणी हुने गरेको छ । एउटै भौगोलिक क्षेत्रमा कार्यरत कर्मचारी र शिक्षकलाई गरिएको यो भेदभावलाई तत्काल सरकारले सम्बोधन गरी एउटै मापदण्डका आधारमा दुर्गम र पिछडिएका क्षेत्रमा कार्यरत राष्ट्रसेवकहरूलाई समान सुविधा उपलब्ध गराउनु पर्ने नीति अवलम्बन गर्ने ।
- नेपाल सरकारले सरकारी एवम् सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्ने गरेकोमा कतिपय सम्बद्ध व्यक्तिहरूले आफ्ना छोराछोरी वा आफन्तहरूलाई सामुदायिक विद्यालयबाट फर्म भराई एस एल सी को परीक्षा दिलाएर सरकारी छात्रवृत्तिको गलत रूपमा लाभ लिएको भन्ने समेत रहेकोले यो विषयलाई छानविन एवम् नियमित गरी गलत रूपमा लाभ लिएकाहरूलाई कारवाहीको दायरामा ल्याउने र यस्तो अभ्यासको रोकथाम र नियन्त्रणका लागि उचित कदम चाल्ने ।
- देशभर रहेका सरकारी विद्यालयहरूमा कार्यरत शिक्षकहरूको सेवालार्थ व्यावसायिक, मर्यादायुक्त, दक्ष र सक्षम बनाउने उद्देश्यले स्थापित शिक्षक सेवा आयोग आफैमा असामञ्जस्य बीच कार्य गरिरहेकोछ । २०५२ सालमा लिइएको विद्यालयका शिक्षकहरूको परीक्षाको नतिजा प्रकाशन गर्न मात्र ८ वर्षसम्म प्रतीक्षा गरी २०६० सालमा मात्र नियुक्तिका लागि सिफारिस गर्न सकेको शिक्षक सेवा आयोग हाल शिक्षा मन्त्रालय अन्तर्गतको एउटा निकायका रूपमा मात्र रहेको जस्तो देखिन्छ । खासगरी शिक्षा क्षेत्रमा रहेको बढ्दो राजनीतिकरण, शिक्षण पेशाप्रति योग्य, सक्षम र प्रतिभावान युवाशक्तिको अनाकर्षण, सेवामा प्रवेशका लागि कुनै स्पष्ट मापदण्डको अभावमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षा क्षेत्रका प्रशासकहरूको व्यक्तिगत इच्छा, चाहना र रूचिका आधारमा शिक्षक नियुक्ति हुने विद्यमान अवस्था, शिक्षक दरबन्दी सम्बन्धी भरपर्दो तथ्याङ्कको अभाव तथा लामो समयदेखि अस्थायी, करारका रूपमा कार्य गरेका शिक्षकहरूको समस्या र नाम मात्रको प्रक्रिया पूरा गरी असक्षम व्यक्तिहरूलाई समेत स्थायी नियुक्ति दिने प्रचलनका कारण शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न सकिएको छैन । विद्यमान शिक्षा सम्बन्धी ऐन नियमहरूमा शिक्षा सम्बन्धी तमाम समस्याहरू सम्बोधन गर्न नसक्दा र भएका कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन नहुँदा मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने शिक्षा क्षेत्र आफै कमजोर बन्न पुगेको छ । शिक्षा क्षेत्रका लागि हरेक वर्ष आवश्यक पर्ने जनशक्तिको माग र आपूर्तिको अवस्था विश्लेषण हुन सकेको छैन भने शिक्षकहरूको सेवाको मर्यादा र सुरक्षालाई व्यवस्थित गर्न नियुक्ति, सरुवा बहुवा जस्ता विषयमा पुनरावलोकन गर्ने स्पष्ट व्यवस्था समेत गरिएको छैन । विद्यालय शिक्षकहरूको भर्ना र नियुक्तिको कार्य गर्ने शिक्षक सेवा आयोगलाई या त लोक सेवा आयोग जस्तो छुट्टै स्वायत्त हैसियतसहितको आयोगका रूपमा स्थापित गर्नु पर्दछ या थप जनशक्ति तथा स्रोत साधन उपलब्ध गराई शिक्षकहरूको नियुक्तिका लागि परीक्षा संचालन र सिफारिस गर्ने अधिकार समेत लोक सेवा

आयोगलाई नै प्रदान गरिनु पर्दछ। रिक्त शिक्षकहरू बढीमा एक वर्ष भित्र स्थायी पूर्ति गर्नुपर्ने गरी अनिवार्य व्यवस्था गर्नु पर्ने देखिन्छ।

## स्वास्थ्य क्षेत्रको सुदृढीकरण

नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारको संरक्षण एवम् स्वास्थ्य सुविधा सामाजिक सुरक्षाको अभिन्न पाटोको रूपमा रहेको छ। जनसाधारणको स्वास्थ्यमा सहज पहुँच कायम हुन नसक्दा संविधानले परिलक्षित गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकको प्रयोग प्रभावकारी हुनसकेको देखिदैन। आधारभूत स्वास्थ्य सेवामा आमजनताको पहुँच कायम हुन यो क्षेत्रमा देहायका सुधारहरू गर्नु पर्ने अवस्था देखिन्छ :-

- अस्पतालहरू राजधानी शहर केन्द्रित भएकोले ग्रामीण जनताको सहज पहुँच कम भएको छ। अब मेडिकल कलेज स्थापना गर्दा सुदुर पश्चिमाञ्चल क्षेत्र लगायतका दुर्गम क्षेत्रमा प्राथमिकता दिने, स्वास्थ्य शिक्षामा कमजोर र पिछडिएको वर्गको पहुँच बढाउने, शिक्षण संस्थालाई पारदर्शी बनाउने र सरोकारवालाप्रति उत्तरदायी बनाउने, यस्तै स्वास्थ्य उपचार केन्द्रहरूलाई शहर बाहिर विस्तार गर्ने,
- विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको जनसंख्या र चिकित्सकको अनुपात कायम गर्ने गरी गुणस्तरीय स्वास्थ्य शिक्षाको मापदण्ड निर्धारण गरी सोही अनुरूप प्रबन्ध गर्ने,
- निजी मेडिकल कलेजमा विद्यार्थी भर्ना लिँदा सरकारले निर्धारण गरेको मापदण्डमा आधारित रहेर योग्यता क्रमका आधारमा भर्ना लिनु पर्ने बाध्यात्मक व्यवस्था गर्ने, सरकारले निर्धारण गरेको अधिकतम शुल्कको परिपालना भए नभएको सम्बन्धमा उपभोक्ता समेत सहभागी रहेको अनुगमन संयन्त्र विकास गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
- नयाँ मेडिकल कलेज खोल्दा भूगोल, जनसंख्या, अरू अस्पताल वा मेडिकल कलेजको अवस्था, दीर्घकालीन प्रभाव, भौतिक पूर्वाधार, फ्याकल्टीको उपलब्धता, गुणस्तरीयता र उत्पादित जनशक्तिको खपत समेतका सूचकका आधारमा यथार्थताको स्थलगत निरीक्षणबाट विस्तृत मूल्याङ्कन गरी प्राप्त भएको नतिजा सकारात्मक देखिएमा मात्र अनुमति दिने, सम्बन्धन प्रक्रियालाई पारदर्शी बनाउने, सम्बन्धनको मापदण्ड अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुकूल बनाउने, मापदण्ड विपरीत कार्य गर्ने वा मापदण्ड नै गलत बनाउने वा निर्धारित प्रक्रियाको उल्लंघन गर्नेलाई जिम्मेवार बनाउने। उल्लिखित कार्यको अनुगमनलाई प्रभावकारी बनाउने, अनुगमन गर्दा मापदण्ड निर्धारण भएबमोजिमको कार्य नभएमा अनुगमन गर्ने पदाधिकारीलाई कालोसूचीमा राखी विशेष जिम्मेवार बनाई उनीहरूलाई कडा कानुनी कारवाही गर्ने।
- मेडिकल कलेजको सुपरिवेक्षण र अनुगमनलाई औपचारिकतामा सीमित नराखी निर्धारित मापदण्ड अनुरूपको स्तर रहे नरहेको सम्बन्धमा वस्तुगत अवस्था चित्रण गर्ने र कमजोर नतिजा देखिएमा सुधार गर्न लगाउने,
- छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई अनिवार्य रूपमा दुई वर्ष दुर्गम क्षेत्र एवम् ग्रामीण क्षेत्रका अस्पताल र स्वास्थ्य केन्द्रमा सेवा गर्न लगाउने र छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरूलाई अनिवार्य सेवा गराउन आवश्यक संख्यामा करारमा राख्न सक्ने गरी अस्थायी दरबन्दी सिर्जना गर्ने,

- दुर्गम र ग्रामीण क्षेत्रमा कार्यरत विशेषगरी मुख्य शहरभन्दा बाहिर चिकित्सकहरूलाई आवास सुविधा, सूचना एवम् प्रविधिको व्यवस्था, आवश्यक कार्यस्थल एवम् न्यूनतम पूर्वाधारको व्यवस्था गरी त्यस्तो ठाँउमा जान उत्प्रेरित गर्ने,
- नेपाल मेडिकल काउन्सिल ऐनको पुनरावलोकन गरी निर्वाचनद्वारा परिषद् चयन गर्ने व्यवस्थाको सट्टा विश्वविद्यालयका डिनहरूलाई पदेन परिषद् सदस्य रहने व्यवस्था गर्ने ( उदाहरणका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, काठमाडौं विश्वविद्यालयका चिकित्सा शास्त्र संकाय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिनलाई पदेन सदस्य बनाउने)। यसले नियामक निकायमा राजनीतिक स्वार्थलाई रोक्न सक्ने अवस्था रहन्छ।
- नेपाल मेडिकल काउन्सिललाई राजनीतिक दलको प्रभाव एवम् नियमन हुनुपर्ने निकायहरू एवम् व्यक्तिहरूको स्वार्थ एवम् प्रभावबाट मुक्त राख्ने,
- स्थानीय स्तरका विशेषगरी अञ्चल तथा जिल्ला अस्पतालहरूको पूर्वाधार विकासमा जोड दिने, जिल्ला स्तरमा चिकित्सकको दरबन्दी वृद्धि गर्ने, स्वास्थ्य क्षेत्रमा विकेन्द्रीकरणको अवधारणा क्रियाशील गराउने,
- विशिष्टीकृत विशेषज्ञ जनशक्तिको रूपमा रहेका चिकित्सकहरूलाई दैनिक प्रशासनिक एवम् आर्थिक प्रशासनको कार्यमा नअल्मल्याई व्यावसायिक कार्यमा मात्र केन्द्रित गर्ने,
- विद्यमान स्वास्थ्य नीतिको पुनरावलोकन गरी गरीब, असहाय एवम् कमजोर र पिछडिएका वर्ग र क्षेत्रका जनताको स्वास्थ्यमा सहज पहुँच हुने गरी नयाँ नीतिगत व्यवस्था गर्ने,
- सविधानले निःशुल्क स्वास्थ्य र सामाजिक सुरक्षाको विषयलाई मौलिक हकमा सम्बोधन गरेको विषयलाई कार्यान्वयनमा ल्याउन कानुनी एवम् नीतिगत व्यवस्था गर्ने,
- चिकित्सकहरूको उत्तरदायित्व र जवाफदेहिता प्रबर्द्धन गर्नका लागि कार्वाहीको प्रक्रिया सरलीकरण गर्ने, दण्ड र पुरस्कारको व्यवस्थालाई कडाइकासाथ लागू गर्ने,
- स्थानीय अस्पतालबाट रेफर भई आएका गम्भीर बिरामीहरूको उपचारका लागि केही अस्पताललाई “Centre for Excellence” को रूपमा स्थापना गर्ने,
- उपचारका लागि स्थानीय तहका अस्पताल सुलभ बनाउने र स्थानीय अस्पतालबाट रेफर नभएका बिरामीको स्वास्थ्य परीक्षणमा “Centre for Excellence” को रूपमा रहेका अस्पतालहरूमा फरक शुल्क दस्तुर लाग्ने व्यवस्था गरी सामान्य बिरामीलाई स्थानीय तहका अस्पतालमा जान प्रोत्साहित गर्ने,
- स्वास्थ्य बीमाको अवधारणालाई व्यवहारमा प्रभावकारी बनाउन आवश्यक पूर्वाधार, प्रविधि एवम् डाटावेश तयार गर्ने, यसका लागि आवश्यक संरचना र कार्यविधि निर्धारण गर्ने र सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने,
- अतिरिक्त कामको अतिरिक्त सुविधा दिने गरी छुट्टै कोष सञ्चालन गरी कामका आधारमा पारिश्रमिक दिने पद्धति सरकारी अस्पतालमा समेत लागू गर्ने, यसका लागि काम र कार्य समयको न्यूनतम मापदण्ड निर्धारण गरी अतिरिक्त कामका लागि अतिरिक्त सुविधा दिने,

- आर्थिक, सामाजिक रूपमा पिछडिएका एवम् पिछडिएको क्षेत्रका जनतालाई स्वास्थ्य उपचारमा निश्चित प्रतिशत छुट दिने र उनीहरू स्वास्थ्यमा सहज पहुँचको अवस्था कायम गर्ने,
- आयुर्वेद सम्बन्धी अध्ययन, अनुसन्धानमा विशेष व्यवस्था गर्ने, आयुर्वेद सम्बन्धी उच्च अध्ययन केन्द्रको रूपमा अनुसन्धान केन्द्रलाई विकास गर्दै आयुर्वेद अस्पताललाई स्रोत साधन र जनशक्ति सम्पन्न बनाउने,
- नागरिक स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने राज्यको प्राथमिक विषय भएकाले राज्यकै तहबाट अनुभवी चिकित्सक सहित साधन स्रोत सम्पन्न गरीब असहायलाई सरल र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सोही अनुरूप विभिन्न क्षेत्रमा अस्पतालहरूको विस्तार गरी सञ्चालन र व्यवस्थापन उचित रूपमा हुनुपर्ने,
- चिकित्सा शिक्षामा सर्वसाधारण जनताको सरल र सुलभ पहुँच स्थापना र शुल्क निर्धारण मापदण्ड निर्माण गर्ने,
- दक्ष एवम् अनुभवी विज्ञ चिकित्सकहरूलाई उपत्यका र सोभन्दा बाहिर रहेका विभिन्न शिक्षण अस्पतालहरूमा भिजिटिङ प्रोफेसरको रूपमा सेवा गर्नसक्ने व्यवस्था गर्ने,
- स्वास्थ्य शिक्षा प्रदान गर्ने संस्थाहरूमा अत्यधिक नाफामुखी प्रवृत्ति बढ्दै गएको, आवश्यक न्यूनतम शिक्षक र प्रविधि पनि नरहेको, नैतिकताको पक्ष (Medical Ethics) कमजोर हुँदै गएको र यस्तो शिक्षा अति महंगो हुँदै गएको हुनाले यसलाई व्यवस्थित र नियमित गर्न सोही अनुरूपको पूर्वाधार, पाठ्यक्रम, जनशक्ति, नैतिक मान्यता, सेवा वितरण, प्रमाणीकरण एवम् स्तरीकरणको प्रबन्ध गर्ने,
- स्वास्थ्य क्षेत्रलाई व्यापारको विषय एवम् नाफामुखी नबनाई सरकारी एवम् निजी जुनसुकै तवरबाट सञ्चालन भएपनि बढी सेवामुखी र आम जनताको पहुँच हुने तर्फ निर्देशित भई सो अनुसारको कानून एवम् नीतिगत व्यवस्था गर्न कर एवम् अन्य व्यवस्थामा पुनरावलोकन गर्ने,
- स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्न राष्ट्रिय अनुसन्धान केन्द्रको व्यवस्था गरी त्यस्तो केन्द्रलाई स्रोत, साधन र जनशक्तिले सम्पन्न बनाउने साथै साधन स्रोतयुक्त अस्पतालहरू केन्द्रमा मात्र सीमित नगरी अन्य क्षेत्रमा समेत शिक्षण संस्था र अस्पतालहरूलाई "Regional Centres of Excellence" को रूपमा विकास गर्ने । ।
- स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच बढाउन मुटु र मृगौला जस्ता रोगको उपचार अत्यन्त खर्चिलो भई सर्वसाधारण नागरिकहरू उपचार नै नपाउने अवस्थाको सिर्जना हुन सक्ने वास्तविकतालाई दृष्टिगत गरी आर्थिक रूपमा विपन्न व्यक्तिले समेत सहजरूपमा उपचार पाउन सक्ने गरी राज्यले एउटा छुट्टै विमा कोष निर्माण गरी वार्षिक रूपमा निश्चित रकम राख्ने, प्रत्येक स्थानीय निकायले आफ्नो कोषबाट निश्चित प्रतिशत सो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने र मुटु र मृगौला जस्ता रोगबाट पीडित व्यक्तिहरूको उपचारका लागि सम्बन्धित स्थानीय निकाय र उपचार गर्ने चिकित्सकको सिफारिसमा सो कोषबाट ७५% र सम्बन्धित पीडितबाट २५% उपचार खर्च व्यहोर्ने गरी आवश्यक व्यवस्थापन गर्ने साथै

आर्थिक सहायताको निश्चित मापदण्ड तोक्री विपन्न र लक्षित वर्गले मात्र उपचारका लागि सरकारबाट आर्थिक सहायता प्रदान गर्ने व्यवस्था गर्ने ।

## परराष्ट्र क्षेत्रको सुदृढीकरण

मन्त्रालय, नियोग तथा महावाणिज्यदूतावासहरू र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा सामयिक, संस्थागत एवं सङ्गठनात्मक सुधार गरी साधन स्रोत सम्पन्न बनाउनु पर्ने आवश्यकता देखिन्छ । परराष्ट्र मन्त्रालयको आफ्नै सुविधा सम्पन्न भवन हुनुपर्ने, विदेश नीति संचालनमा देखा परेका चुनौती र सोको सामना गर्ने प्रकारका कार्यक्रमहरू तय गर्न विशेषज्ञहरूको समूह बनाउन र विदेश नीतिसँग सम्बद्ध हुने हरेक विषयमा परराष्ट्र मन्त्रालयको संलग्नता सुनिश्चित गर्नु पर्ने आवश्यकता छ । परराष्ट्र मन्त्रालयको जानकारीमा नल्याई नेपाल सरकारको विधिवत रूपमा पूर्व स्वीकृति समेत नलिई विदेशी मुलुक वा निकायसँग विभिन्न निकायहरूबाट सम्झौता गर्ने प्रचलनलाई नियमन गर्न त्यस्तो सन्धि सम्झौता, समझदारी गर्नु पूर्व अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने परिपाटीको विकास गर्नु पर्ने आवश्यकता देखिएको छ । मूलतः परराष्ट्र क्षेत्रको सुदृढीकरणका लागि देहायका विषयमा सुधार गर्नुपर्ने देखिन्छ :-

- मुलुकको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकतालाई मजबुत बनाई दीगो शान्ति कायम गरी समृद्ध मुलुक निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय स्वार्थलाई जगेर्ना गर्न परराष्ट्र नीतिसम्बन्धी आधारभूत कुरा संविधानमा नै सुनिश्चित गर्ने ।
- समकालीन विश्वका अन्तर्राष्ट्रिय, क्षेत्रीय एवम् द्विपक्षीय परिस्थितिहरू अनुरूप राष्ट्रहितको प्रबर्द्धन गर्ने गरी परराष्ट्र नीतिलाई पुनरावलोकन गर्नु पर्ने, परराष्ट्र नीतिको तर्जुमा गर्दा 'अहस्तक्षेप', आन्तरिक र वैदेशिक नीतिको अन्तरसम्बन्ध र मिलान, 'सरोकारवालाहरूको सहभागिता' जस्ता विषय समेट्नु पर्दछ । परराष्ट्र नीतिको आवधिक परीक्षण आवश्यक छ । निरन्तर अनुगमन र पृष्ठपोषणद्वारा यसलाई निरन्तर सुधार गर्नु पर्ने । विकास (आर्थिक) कूटनीतिका अल्पकालीन र दीर्घकालीन रणनीतिहरू तर्जुमा गर्ने,
- आर्थिक कूटनीति समेतको परराष्ट्र नीतिको कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा परराष्ट्र मन्त्रालयलाई व्यावसायिक दक्ष एवम् प्रभावकारी निकायको रूपमा विकास गर्न आवश्यक स्रोत, साधन र जनशक्तिले सम्पन्न बनाउनु पर्ने,
- राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्दै लानु पर्ने,
- नेपाल सरकारले आर्थिक तथा प्रशासनिक दृष्टिले आवासीय राजदूतावास स्थापना गर्न वर्तमान स्थितिमा कठिन भएका मुलुकहरूमा अवैतनिक वाणिज्यदूतावास स्थापना गर्ने ।
- बीसहजारभन्दा बढी संख्यामा नेपाली कामदारहरू कार्यरत रहेका देशहरूमा समेत कूटनीतिक नियोग सञ्चालन गर्ने ।
- सार्क राष्ट्रहरू माल्दिभ्स, भुटान र अफगानिस्तानमा नेपाली आवासीय राजदूतावास स्थापना गरी कूटनीतिक प्रतिनिधित्वको यथाशीघ्र व्यवस्था गर्ने ।
- वैदेशिक रोजगारमा गएका नेपालीको संख्या धेरै भएका देशहरूमा नेपाली कामदारको संख्यालाई दृष्टिगत गरी अतिरिक्त स्रोत, साधन र जनशक्तिको व्यवस्था गर्ने,



- मेसिन रिडेवल पासपोर्टको सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति विकास गर्ने, पूर्वाधार विस्तार गर्ने र नागरिकले सहजरूपमा पासपोर्ट प्राप्त गर्ने गरी सेवा विस्तार गर्ने,
- परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयनका लागि योजना बनाउने, कार्यान्वयनका लागि अनुगमन गर्ने, एवम् तुलनात्मक अध्ययन र अनुसन्धानमूलक काम गर्ने समेतको प्रयोजनका लागि परराष्ट्र मन्त्रालयमा विशेषज्ञ जनशक्तिसहितको योजना, अनुगमन तथा अनुसन्धान संयन्त्रको स्थापना गर्ने,
- आर्थिक सम्बन्ध विस्तार भएका विदेशी शहरहरूमा कन्सुलर सेवा विस्तार गर्ने,
- कूटनीतिक प्रतिनिधिको उन्मुक्तिसम्बन्धी ऐनको पुनरावलोकन गरी नयाँ ऐन नियम तर्जुमा गर्ने,
- परराष्ट्र मन्त्रालयका अधिकृतहरूका लागि कम्तीमा ६ महिनाको आधारभूत कूटनीतिक प्रशिक्षणको व्यवस्था गर्ने, द्विपक्षीय सम्वाद गर्नु पर्ने देशहरूमा लामो अवधिको प्रशिक्षणमा नपठाउने,
- विदेशस्थित नेपाली नियोगहरूलाई विकास र आर्थिक कूटनीतिमा परिचालन गर्ने,
- सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय एवम् श्रम मन्त्रालयसँग समन्वय कायम गरी संरचनागत, प्रक्रियागत, स्रोत साधन एवम् जनशक्तिको व्यवस्थापन गर्ने,
- नेपालको उच्च अधिकारीको विदेश भ्रमण एवम् विदेशी अधिकारीहरूको नेपाल भ्रमणको समयमा भएका छलफल, सहमति, प्रस्ताव, आश्वासन एवम् प्रतिबद्धताको अभिलेख अद्यावधि गरी संस्थागत संभ्रना बलियो बनाउने,
- 'परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान'लाई 'कूटनीतिक प्रशिक्षण केन्द्र' एवम् 'कूटनीतिक अनुसन्धान केन्द्र'को रूपमा विकास गर्ने,
- परराष्ट्र मन्त्रालयका जनशक्तिको विकास र व्यवस्थापनका लागि छुट्टै 'परराष्ट्र सेवा' सम्बन्धी कानून तर्जुमा गर्ने,
- कूटनीतिक सेवा एक किसिमको औपचारिक, व्यावसायिक एवम् प्राविधिक सेवा भएकोले जो कोहीले यो सेवाको जिम्मेवारी राष्ट्रहित र कूटनीतिक मर्यादा अनुसार निर्वाह गर्न सक्ने अवस्था नहुने हुँदा सम्बन्धित सेवाका अनुभवी व्यक्तिहरूबाट कम्तीमा ६० प्रतिशत र अन्य अनुभवी योग्य व्यक्तिहरू बढीमा ४० प्रतिशत निर्धारित मापदण्ड र योग्यताका आधारमा नियुक्ति गरी अन्तर्राष्ट्रिय सम्बन्धमा कूटनीतिक क्षमता विकास गर्नु पर्ने ।
- कूटनीतिक प्रतिनिधिहरूका लागि आधारभूत योग्यता निर्धारण गर्ने (जस्तै : कूटनीतिक मर्यादा र शिष्टाचारमा निपूर्ण, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक मूल्य मान्यताप्रति जानकार, मुलुकको आर्थिक, सामाजिक, प्रशासनिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक विकासको विशिष्ट जानकारी, अन्तर्राष्ट्रिय भाषा विशेषतः अंग्रेजी भाषामा निपूर्णता, उच्च नैतिक आचरण एवम् स्वच्छ छवि कायम भई मुलुकको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको) परराष्ट्र सम्बन्धी अनुभव प्राप्त व्यक्तिलाई कूटनीतिक प्रतिनिधिका लागि प्राथमिकता दिने गरी नीति नियम तर्जुमा गर्ने, कूटनीतिक मर्यादा कायम राख्न सोही अनुरूप

आचारसंहिता तयार गर्ने र यसको प्रभावकारी पालनामा जोड दिने, कम्तिमा तीन महिनाको प्रशिक्षण दिएर मात्र कूटनीतिक जिम्मेवारी वहन गर्ने व्यवस्था गर्ने,

- विदेशस्थित नेपाली नियोगहरूलाई प्राथमिकतामा राखी परराष्ट्र सेवालाई अधिकृतमुखी बनाउने,
- विदेशस्थित नेपाली नियोगहरूमा दिइने भत्तालाई कार्यसम्पादन मापदण्डको आधारमा निर्धारण गर्ने, अतिरिक्त काम गर्नुपर्ने स्थानमा काममा आधारित सुविधाको अवधारणालाई लागू गर्ने,
- नियोगका कर्मचारीको खर्च एवम् श्रम सहचारी पठाउँदाको लागतलाई दृष्टिगत गरी नेपाली कामदार धेरै भएका देशहरूका नियोगमा स्थानीय कर्मचारीको सेवा करारमा लिनेतर्फ जोड दिने,
- परराष्ट्र सेवा प्रवेशका लागि अधिकृतस्तरमा न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर बनाउने,
- राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिको आधारभूत योग्यता कानूनद्वारा नै निर्धारण गरी त्यस्तो योग्यतामा सेवाभिन्नका योग्यता पुगेकालाई प्राथमिकता दिई बढी प्रतिशत छुट्याउने व्यवस्था गरी राजदूत नियुक्तिमा पेशागत दक्षता एवम् कूटनीतिक क्षमतालाई मुख्य जोड दिने र वार्ता सीप विकास गर्ने,
- श्रम सहचारी व्यवस्थापनसम्बन्धी ऐनको व्यवस्थालाई कूटनीतिक मर्यादा अनुकूलको बनाउनु पर्ने,
- द्विपक्षीय एवम् बहुपक्षीय सन्धि संभौता लगायत अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय महत्वका लिखतहरूको वैज्ञानिक र वस्तुगत रूपमा वर्गीकरण गरी संरक्षणको विशेष व्यवस्था गर्ने ।
- नियमित रूपमा सीमा अवलोकन, लगायत सम्बन्धित देशमा रहेका आफ्ना नागरिकहरूका समस्या समाधान गरी मुलुकको सार्वभौमसत्ता, एकता र अखण्डता कायम गर्न कूटनीतिक पहल गर्ने ।
- संयुक्त राष्ट्रसंघ र त्यसका विशिष्ट निकायको अधिकतम् उपयोग गरी नेपालको राष्ट्रिय हितका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा पुऱ्याउन पहल गर्ने नीति अपनाउने ।

### **संरचनागत पुनरावलोकन**

- भूमि सुधार, नापी, मालपोत, सुकुम्बासी सम्बन्धी कार्यालयहरू एकीकृत गरी भूमि व्यवस्थापन कार्यालय राख्ने ।
- केन्द्रीय बालकल्याण समिति र समाज कल्याण परिषद् खारेज गरी सो कार्य महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले गर्ने । अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय गैर सरकारी संस्थाको केन्द्रीय नियमन निकायको जिम्मा समेत सोही मन्त्रालयलाई दिने ।
- सार्वजनिक खरिद अनुगमन कार्यालयको दायित्व र जिम्मेवारीका आधारमा सो कार्यालयको विस्तृत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) गरी पर्याप्त स्रोत, साधन र जनशक्तिको व्यवस्था गर्ने ।

- मन्त्रालय, केन्द्रीय निकाय एवम् सुपरिवेक्षण तहका कार्यालयहरूमा मानव संशाधन एकाई स्थापना गर्ने र सो एकाईको काम, कर्तव्य अधिकार परिभाषित गर्ने ।
- सङ्गठनमा सङ्गठनभित्र एवम् बाहिरका गुनासा एवम् उजुरीको व्यवस्थापन गर्न, सेवा सुविधा वितरणको प्रभाव मूल्याङ्कन गर्न, कार्य विशिष्टीकरण गर्नका लागि सुपरिवेक्षण तहमा गुणस्तर निर्धारण एकाईको स्थापना गरी स्पष्ट काम, कर्तव्य र अधिकार तोकिदिने ।

## नेपाल कानून आयोगलाई सक्रिय बनाउने

कानुनी व्यवस्थाको आधुनिकीकरणका लागि छुट्टै ऐनद्वारा प्रभावकारी निकायको रूपमा काम गर्न नेपाल कानून आयोगको स्थापना गरिएको छ । भईरहेका कानुनी व्यवस्थाको समय सापेक्ष पुनरावलोकन गर्ने, कानूनको मस्यौदा गर्ने अदालतको आदेश फैसला एवम् निर्देशनहरूको अध्ययन गरी कानूनमा सुधारका लागि सरकारलाई सुझाव दिने, अनुसन्धानमूलक अध्ययन गरी नेपालको कानूनको सुधार र परिमार्जनका लागि प्रस्ताव गर्ने समेतको जिम्मेवारी दिई कानून र न्याय क्षेत्रको स्रोत केन्द्र एवम् अनुसन्धान केन्द्रको रूपमा नेपाल कानून आयोगलाई क्रियाशील गर्नु पर्ने । सो आयोगले विद्युतीय माध्यमद्वारा गरेको कानूनको प्रकाशनबाट दैनिक रूपमा हजारौं मानिसले सेवा लिइरहेको सन्दर्भलाई सकारात्मक रूपमा लिई आयोगलाई स्रोत, साधन र जनशक्तिले सम्पन्न र सुदृढ बनाउनु पर्ने देखिन्छ । नेपालको कानुनी इतिहासमा हेर्दा नेपाल कानून सुधार आयोगले नेपाल कानूनको आधुनिकीकरणमा पुऱ्याएको योगदान महत्वपूर्ण छ । भारत लगायत विभिन्न देशका कानून आयोगले निर्वाह गरेको भूमिका समेतलाई सन्दर्भको रूपमा लिई नेपाल कानून आयोगको संरचना र जिम्मेवारीको पुनरावलोकन गर्नु पर्ने देखिन्छ । आयोगमा विषय विशेषज्ञहरू सहभागी गराई विषयगत रूपमा विभिन्न विभाग वा महाशाखाहरूको स्थापना गरी समग्र कानून प्रणालीको सुधारमा आयोगलाई क्रियाशील गराउनु पर्ने देखिन्छ । आफ्नो स्वार्थ संरक्षण गर्ने गरी गैर सरकारी क्षेत्रद्वारा कानूनको मस्यौदा तयार गर्ने अभ्यासलाई निरूत्साहित गरी कानूनको मस्यौदामा कानून आयोगको संलग्नता र सहभागिता बढाउनु पर्ने देखिन्छ ।

## सार्वजनिक नीति तर्जुमा

सार्वजनिक सेवा प्रवाहका लागि नीति तर्जुमा गर्दा उच्च पदस्थ अधिकारीहरूको मात्र संलग्नता रहने गरेको छ । सार्वजनिक नीति तर्जुमामा राजनीतिक नेतृत्वको प्रमुख भूमिका रहने भए पनि कर्मचारीहरूले सूचना तथ्याङ्क उपलब्ध गराउने, सल्लाह सुझाव दिने, मस्यौदा तयारीमा सहयोग गर्ने र पारित नीतिहरू कार्यान्वयन, अनुगमन, मूल्याङ्कन गर्ने जस्ता कार्य गर्दछन् । सार्वजनिक नीति तर्जुमा गर्दा सही ढंगले आवश्यकता पहिचान हुन नसकेको, संस्थागत प्रयासको अभाव रहेको, कमजोर सूचना व्यवस्थापन रहेको, साधनश्रोतको अभाव रहेको, पारदर्शिताको कमि, प्राथमिकता निर्धारण वस्तुनिष्ठ ढंगले हुन नसकेको, मुलुकको आवश्यकता भन्दा कसैको चासोमा केन्द्रित भएर संकेत र सिफारिस अनुसार नीति तर्जुमा हुने गरेको र भविष्यपरक सोचको अभाव रहेको जस्ता समस्याहरू रहेकाले यिनीहरूको समुचित सम्बोधन गर्नुपर्ने चुनौती रहेको छ । यस प्रकारका समस्याहरूको समाधानका लागि सशक्तिकरण मार्फत आम नागरिकको चासो अभिवृद्धि गराउने, नीति निर्मातालाई नीतिको प्रभाव र परिणामप्रति जिम्मेवार बनाउने, नीति परामर्श समितिलाई क्रियाशील बनाउने र सेवाग्राही र कर्मचारीहरूको सहभागिता र संलग्नता बढाउने जस्ता कार्यहरू गर्नु पर्ने देखिन्छ । नीति तर्जुमा गर्दा र पुनरावलोकन गर्दा राजनीतिक पक्षका साथ साथै प्रशासनिक नेतृत्व, सेवा प्रवाहमा संलग्न कर्मचारीतन्त्र, नागरिक समाज, निजी क्षेत्र र आम सेवाग्राही समेतका सबै सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्न सके सेवा प्रवाहमा समेत सुधार आई सरकार र

समग्र सार्वजनिक प्रशासनप्रति जनविश्वास अभिवृद्धि हुन सक्छ। कुनै पनि महत्वपूर्ण नीतिगत व्यवस्था गर्दा सम्बद्ध सरोकारवालाहरूसँग व्यापक वहस, छलफल र समीक्षा गरी त्यसबाट पर्न सक्ने प्रभावसम्मको अध्ययन गरेर मात्र निर्णयमा पुगनु आवश्यक छ। अनुसन्धानमूलक अध्ययनलाई परामर्श सेवा वा औपचारिकताको विषयको रूपमा मात्र लिइनु हुँदैन। कानुनी र नीतिगत रूपमै अनुसन्धानमूलक अध्ययनलाई परिर्वतनको अत्यावश्यक आधारका रूपमा स्थापित गर्नुपर्ने हुन्छ।

त्यस्तै सार्वजनिक नीति तर्जुमा गर्दा सम्पूर्ण आधारहरू पूरा गर्नुका साथै यसको प्रभावकारी कार्यान्वयनका लागि नयाँ नीतिहरूको नियमित अनुगमन तथा आवधिक मूल्याङ्कन समेत गर्नुपर्ने हुन्छ। नीतिले समेटेका विषयवस्तु, कार्यान्वयनको अवस्था र यसबाट परेका प्रभावहरूलाई नीतिका सन्दर्भमा गरिने मूल्याङ्कनमा समावेश गरिनु पर्दछ। नीति मूल्याङ्कनमा कार्यान्वयनको प्रक्रिया, प्रभाव र असरको अध्ययन, उपादेयता, कमीकमजोरी र सबल पक्षहरूको जानकारी, सुधारका उपायहरू र भावी कार्यदिशा समेत स्पष्ट हुने भएकाले नीति कार्यान्वयनको निश्चित समयपछि मूल्याङ्कन कार्य प्रारम्भ गरी यसलाई प्रणालीकै रूपमा स्थापित गर्नु जरूरी छ। नीति मूल्याङ्कन र कार्यान्वयनको अवस्था, कार्यक्षमता पहिचान, प्रभावकारिता मूल्याङ्कन एवम् रणनीतिक मूल्याङ्कनको समग्र स्वरूप भएकाले के, किन, कसरी, कहाँ जस्ता समग्र पक्षहरूलाई समेट्ने गरी मितव्ययिता, दक्षता, समता, उपयुक्तता, पर्याप्तता र जवाफदेहिता (Economy, Efficiency, Equity, Appropriateness, Adequacy & Responsiveness) समेतका पक्षहरूमा अध्ययन गरी नीतिको मूल्याङ्कन गर्ने परिपाटी विकास गर्नु पर्दछ। प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रीहरू, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेको निर्देशक समिति र मुख्य सचिवको अध्यक्षतामा मन्त्रालयका सचिव रहेको कार्यकारी समिति गठन गरी सार्वजनिक नीतिको क्षेत्रका विज्ञहरू समेत आमन्त्रण गरी आवधिक रूपमा नीति पुनरावलोकनको व्यवस्था हुनुपर्ने एवम् प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय अन्तर्गत रहने गरी विज्ञहरू सम्मिलित नीति मूल्याङ्कन एवम् पुनरावलोकन समिति वा यस्तै संयन्त्र निर्माण गरी विशेषज्ञहरूलाई सम्मिलित गर्नु उपयुक्त हुने देखिन्छ।

### वैदेशिक सहायता नीतिको पुनरावलोकन

वैदेशिक सहायता नीति, २०५९ ले वैदेशिक सहायतामा गुणात्मक अभिवृद्धि गर्ने, राष्ट्रिय क्षमता अभिवृद्धि गर्ने, सहायताको विवेकपूर्ण उपभोग गर्ने, प्राविधिक सहायताको सीमित मात्रामा उपयोग गर्ने, दीगोपना सुनिश्चित हुने गरी कार्य गर्ने, प्राथमिकता क्षेत्रमा लगानी गर्ने तथा ऋण भन्दा अनुदानलाई प्राथमिकता दिने जस्ता रणनीति लिएको देखिन्छ। वैदेशिक सहायताका सन्दर्भमा राष्ट्रिय क्षमता अभिवृद्धि गर्ने, साभेदारी निर्माण गर्ने, आफ्नै परिवेश अनुकूल सहायताका तरिका लागू गर्ने, जीवनस्तर सुधारमा जोड दिने र सबै प्रकारका सहायतालाई बजेटमा प्रतिविम्बित गर्ने नीति समाविष्ट गरिएको छ। यो नीतिमा भएका कतिपय प्रावधानहरू वर्तमानका चुनौतीहरू सामना गर्न अपर्याप्त रहेको, कस्तो क्षेत्रमा सहायता परिचालन गर्ने भन्ने सन्दर्भमा नीति पूर्ण रूपमा स्पष्ट नरहेको, दाताले पालना गर्ने शर्तहरू स्पष्ट रूपमा किटान हुन नसकेको, खरिद प्रक्रियाका सन्दर्भमा दोहोरो व्यवस्था रहेको, नीति कार्यान्वयनका सन्दर्भमा सम्बद्ध सरोकारवालाको भूमिका स्पष्ट नरहेको र वैदेशिक सहायताको भावी स्वरूप र संरचना के हुने भन्ने स्पष्टता पनि नरहेकाले यस विषयमा व्यापक छलफल र समीक्षा गरी नीतिगत व्यवस्थाको पुनरावलोकन गर्नु जरूरी छ। पुनरावलोकनका क्रममा आन्तरिक राजस्व अभिवृद्धि र परिचालन, वैदेशिक सहायता कस्ता क्षेत्र र विषयमा मात्र स्वीकार गर्ने भन्ने नीतिगत स्पष्टता, निजी क्षेत्र र नागरिक समाज परिचालन रणनीति तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सम्बन्धी स्पष्ट दृष्टिकोण एवम् सबै प्रकारका

सहयोगहरू राष्ट्रिय बजेटमा समावेश गर्ने सम्बन्धी स्पष्ट व्यवस्था आवश्यक छ। सहायताको नाममा हुने कुनै पनि प्रकारका दबाव वा निर्देशलाई अस्वीकार गर्न सक्नु पर्दछ।

कमजोर अर्थतन्त्र भएको मुलुकमा विदेशी सहयोगको आवश्यकता महशुस गरिन्छ। तर विदेशी सहयोगको सकारात्मक र नकारात्मक दुबै पक्ष छन्। विदेशी सहयोगलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा खासगरी विकास निर्माण र दीगो रोजगारी श्रृजना गर्ने उद्देश्यले परिचालित गरिनु पर्दछ। विदेशी सहयोगको प्रत्यक्ष फाइदा नेपाली नागरिकलाई हुनुपर्दछ। व्यापक राजनीतिक अस्थिरता भएको मुलुकमा देशको सार्वभौमसत्तामाथि क्षयीकरण गर्ने र सामाजिक सद्भाव र राष्ट्रिय एकता कमजोर बनाउने काममा विदेशी सहायता कुनै पनि किसिमले प्रयोग गरिनु हुन्न। विदेशी सहयोगको परिचालन बहु क्षेत्र (Multiple Channel) बाट नभई एकद्वार (National Streamline) बाट हुनुपर्दछ। राज्यको नियन्त्रण बाहिर विदेशी सहयोगको प्रयोग र परिचालन हुनु हुन्न। यसैगरी विदेशी सहयोगको परिनिर्भरता विस्तारै घटाउँदै जानुपर्ने नीति लिनु आवश्यक छ।

### **केन्द्रीयस्तरका निकायमा परिवर्तन एकाईको स्थापना**

समकालीन परिवेशमा हुने परिवर्तनलाई सम्बोधन गर्न सार्वजनिक प्रशासनमा तत्परता आवश्यक हुन्छ। यस्तो तत्परताले परिवर्तनलाई आत्मसात गर्ने वा परिवर्तित परिवेश अनुरूप अरूलाई रूपान्तरण गर्ने लचकतायुक्त दृष्टिकोण आवश्यक पर्दछ। निश्चय नै परिवर्तन नियमित प्रक्रिया हो। तर मुलुकमा परिवर्तनलाई अंगिकार एवम् आत्मसात गर्नु भन्दा त्यसलाई प्रतिवाद गर्ने प्रवृत्ति बढ्दो रूपमा रहेका कारण नयाँ मूल्य, मान्यता र सुधारका प्रयासहरूले अपेक्षित नतिजा दिन सकेका छैनन्। पछिल्लो समयमा आएर सार्वजनिक प्रशासनमा सुधार र परिमार्जनका लागि प्रशस्त प्रयासहरू भएका छन्। तर अपेक्षित उपलब्धि हासिल हुन सकेको अवस्था छैन। परिवर्तनलाई प्रतिरोध गर्ने र यथास्थितिको पक्षपोषण गर्ने संस्कृति बढ्दो रूपमा रहेको छ। संस्थागत रूपमा परिवर्तनप्रति सकारात्मक नहुने हो भने जस्तोसुकै राम्रो प्रयासले अपेक्षित नतिजा दिन सक्दैन। तसर्थ नीतिगत रूपमा गरिने परिवर्तनलाई व्यवहारमा रूपान्तरण गर्नका लागि सबै कन्द्रीय निकायमा परिवर्तन एकाईको व्यवस्था गर्ने र सुधारका काम कारवाहीहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने निकायको रूपमा त्यस्तो एकाईलाई जिम्मेवार बनाई परिवर्तनलाई संस्थागत गर्ने। त्यस्तो परिवर्तन एकाईलाई आफ्नो मन्त्रालय वा निकाय अन्तर्गत गर्नुपर्ने प्रशासनिक सुधारका सुभावहरू कार्यान्वयन गर्न समेत जिम्मेवार बनाउने।

### **उपभोक्ता हित संरक्षणसम्बन्धी निकायको सुदृढीकरण**

सार्वजनिक प्रशासन सुधारको अन्तिम लक्ष्य सार्वजनिक सेवाको प्रभावकारिता र गुणस्तरीयता भएकोले यसैबाट सुशासनको प्रत्याभूति समेत गर्न सकिने हुन्छ। असल प्रशासनको अन्तिम लक्ष्य समेत उपभोक्ताको सन्तुष्टी भएकोले यो विषयमा सुधार गर्दा स्वच्छ बजार र उपभोक्ता हित संरक्षणमा सुधारका विशेष प्रयास गर्नुपर्ने हुन्छ। यसका लागि देहायका सुधारहरू गर्नु आवश्यक देखिन्छ :

- उपभोक्ता हित संरक्षण विषयको जिम्मा वाणिज्य विभागलाई दिएकोमा यसको विशिष्टीकृत कार्यक्षेत्र व्यापार प्रशासन रहेको हुँदा अनुगमनलाई प्रभावकारी बनाउन छुट्टै 'स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षण विभाग' स्थापना गर्ने।
- जिल्ला स्तरमा वस्तु र सेवाको नियमन, निरीक्षण एवम् अनुगमन गर्ने अधिकारीहरूको कार्यालय स्थापना गर्ने। यसमा उपभोक्ता संरक्षण ऐन अनुसारका निरीक्षण अधिकृत, खाद्य ऐन अनुसारका खाद्य निरीक्षक, औषधि ऐन अनुसारका औषधि निरीक्षक, गुणस्तर ऐन

अनुसारका गुणस्तर निरीक्षक, नापतौल ऐन अनुसार नापतौल निरीक्षक, यातायात व्यवस्था ऐन अनुसारका यातायात निरीक्षक, मासु जाँच ऐन अनुसारका मासु निरीक्षक, प्रतिस्पर्धा ऐन अनुसारका बजार निरीक्षण अधिकृत, विषादी निरीक्षक, वातावरण निरीक्षक एवम् सरकारी वकिल समेत रहेको जिल्ला स्वच्छ बजार तथा उपभोक्ता संरक्षण कार्यालय खडा गर्ने । सो निकायले वस्तु र सेवामा कानुनले निषेध गरेका र नियमन गर्नु पर्ने भनी उल्लेख गरेका कार्यहरूको अनुसन्धान तहकिकात र नियमन सम्बन्धी कार्य गर्ने ।

- स्थानीय निकाय अन्तर्गत आफ्नो क्षेत्रभित्रका वस्तु र सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन, कर, प्याटेन्ट तथा प्रतिलिपि अधिकार र नियमन सम्बन्धी बजार अनुगमन गर्ने, बजार अनुगमनबाट अनुचित, निषेधित एकाधिकारपूर्ण व्यापारिक क्रियाकलाप देखिएमा जिल्ला स्थित निरीक्षण अधिकृतको कार्यालयमा प्रतिवेदन पठाउने र बजार अनुगमनबाट स्वच्छ बजारका लागि आवश्यक पर्ने मापदण्ड अनुकूल कुनै कार्य वस्तु तथा सेवा प्रदायकबाट भए गरेको नपाइएकोमा सुधारात्मक उपायहरूका बारेमा आदेश जारी गर्ने अधिकार समेत सम्बन्धित स्थानीय निकायलाई दिने ।
- उपभोक्ता संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गदर्शन, १९८५ (अप्रिल ५) अनुसार वस्तु र सेवासँग सम्बन्धित नेपालका विद्यमान कानुनहरू पुनरावलोकन गर्नु पर्ने र उपभोक्ता संरक्षणसम्बन्धी एकीकृत नीति व्यवस्था गर्ने ।
- वस्तु, सेवाको मूल्य, गुणस्तर एवम् त्यसले पारेको प्रभावलाई समुचित मूल्याङ्कन गरी कसूरको अनुपातमा दण्ड व्यवस्था कायम गर्ने ।
- उपभोक्ता जागरूक नभई बजारको गुणस्तरमा सुधार आउन नसक्ने भएकोले उपभोक्ता कानुन र उपभोक्ताको अधिकारका बारेमा जनचेतनामूलक कार्यक्रम व्यापकरूपमा सञ्चालन गर्ने, यसमा गैर सरकारी संस्था एवम् नागरिक समाजसँग समेत सहकार्य गर्ने ।
- कृषि उपजमा प्रयोग हुने विषादीको मात्रा क्रमशः बढ्दो रूपमा रहेकोले सम्पूर्ण जनमानसको स्वास्थ्यमा दीर्घकालीन असर देखिन थालेको सन्दर्भमा त्यस्तो विषादी प्रयोगलाई नियन्त्रित गर्न उत्पादन क्षेत्रमा निरीक्षण अनुगमनको मात्रा बढाउनु पर्ने, अधिक उत्पादन हुने क्षेत्रमा निरीक्षकको संख्या बढाएर अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने ।
- औषधिको मूल्यमा देखिएको विविधता र अनुचित नाफा खोज्ने प्रवृत्तिले यस्तो सम्बेदनशील विषयमा पनि उपभोक्ताहरू ठगिएको अवस्था छ । यसलाई नियमन र नियन्त्रण गर्न नसक्दा सर्वसाधारण जनतालाई ठूलो मर्का र अन्याय परिरहेको हुँदा औषधिको गुणस्तर एवम् त्यसको बजार मूल्यलाई नियमन गर्न तत्काल अनुगमन बढाउने र गलत काम गर्नेलाई कडा कारवाहीको दायरामा ल्याउने ।
- उपभोक्ता हित संरक्षणमा नागरिकलाई सचेत गराउन, उपभोक्ता सूचना तथा शिक्षा विकासका लागि उपभोक्ता संरक्षण कोषको स्थापना र सञ्चालन गर्ने, कोषमा सरकारी अनुदान, त्रुटिपूर्ण उत्पादनबाट सङ्कलन हुने रकम, वस्तु आयात गर्दा उपभोक्ता संरक्षणका रूपमा उठ्ती हुने रकम समेत जम्मा गरी उपभोक्त शिक्षा, प्रतिस्पर्धी बजार र प्रभावकारी बजार अनुगमनको व्यवस्थाद्वारा उपभोक्ता हितको संरक्षण गर्न छुट्टै उपभोक्ता संरक्षण कोषको व्यवस्था गर्ने । यस सम्बन्धमा प्रशासकीय अदालतबाट (डा. हरेराम यादव वि. कृषि

विकास मन्त्रालय समेत (२०७०/१८) समेत नेपाल सरकारलाई उपयुक्त व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी भईसकेको छ ।

- वस्तु वा सेवामा भ्रमपूर्ण विज्ञापनको मात्रा बढेको र त्यस प्रकारका विज्ञापनले उपभोक्ताको छुनौटको अधिकारलाई गम्भीर प्रभाव पारेकोले त्यस्ता वस्तु वा सेवाको विज्ञापन गर्नु अघि विज्ञापन स्वीकृत गर्ने निकाय तोकिएको कार्यान्वयन योजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने ।
- वस्तु र सेवा सञ्चालनमा नापतौल मार्फत उपभोक्ताको हक हनन् भएको गुनासो बढेकोले यसको रोकथाम र नियन्त्रणका लागि विशेष कार्ययोजना तर्जुमा गरी लागू गर्ने गराउने ।
- उपभोक्ताको हकहितसम्बन्धी विषय संविधानको मौलिक हकमा समावेश गरी यो विषयलाई विश्वविद्यालय र विद्यालय स्तरको पाठ्यपुस्तकमा समावेश गरी अध्ययन अध्यापन गर्ने गराउने ।
- वस्तु वा सेवा बजारमा एकाधिकारपूर्ण व्यापारिक क्रियाकलाप र कार्टेलिङ्ग, सिण्डिकेट, बन्धनयुक्त विक्री जस्ता क्रियाकलाप व्यापक रूपमा बढेकोले सोको रोकथाम, नियमन र नियन्त्रणका लागि विशेष कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने ।
- अत्यावश्यक वस्तु वा सेवा क्षेत्रमा आपूर्ति असहज हुन नदिने, त्यस क्षेत्रमा बन्द हडताल, सेवा निषेध तथा अवरोध गर्न नदिने सम्बन्धमा आवश्यक सेवा सञ्चालन ऐन र अत्यावश्यक वस्तु नियन्त्रण ऐनमा समसामयिक सुधार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने ।
- वस्तु वा सेवा बजारमा कालोबजारी गर्ने, अनुचित सञ्चय गर्ने, भुक्तानमा पारी विक्री वितरण गर्ने समेतका प्रदायकलाई कालोबजार ऐन बमोजिम कडाइका साथ कारवाही गर्ने गराउने ।
- वस्तु वा सेवाका नियमन अधिकारी, अनुगमन अधिकारी र उपभोक्ता संघ संस्थाका पदाधिकारी समेतको क्षमता अभिवृद्धि गरी उनीहरूलाई जिम्मेवार बनाउने, साथै वस्तु तथा सेवा बजारसम्बन्धी विषयमा शोध तथा अनुसन्धानमा जोड दिने ।
- विश्व व्यापार सङ्गठनको सदस्य भइसके पछि बनाउनु पर्ने देहायका कानूनहरू हालसम्म बनाउन नसकिएको अवस्था छ । प्राथमिकताका साथ देहायका कानूनको तर्जुमा तथा पुनरावलोकन गर्नु पर्ने -
  - एन्टी डम्पिङ तथा काउन्टर भेलिङ्ग ऐन
  - एकडिटेसन ऐन
  - खाद्य स्वच्छता तथा गुणस्तर ऐन
  - जैविक सुरक्षा ऐन
  - अस्पताल नियमन सम्बन्धी ऐन
  - सेनेटरी तथा फाइको सेनेटरी र व्यापारमा प्राविधिक अवरोध (SPS र TBT) का लागि मापदण्ड तयार गर्ने

- औषधि ऐनको पुनरावलोकन
  - उपभोक्ता संरक्षण ऐनको पुनरावलोकन
  - प्रतिस्पर्धा सम्बन्धी ऐन
  - गुणस्तर नापतौल ऐन
  - यातायात व्यवस्था ऐन
  - दूरसञ्चार ऐन
  - विद्युत ऐन
  - बायो सेक्युरेटी ऐन
  - बजार व्यवस्थापन (सञ्चालन र नियमन) ऐन
  - मासु जाँच तथा पशु बधशाला ऐन, आदि ।
- उपभोक्ता संरक्षणका लागि उपभोक्ता तथा उपभोक्ता संघ संस्थालाई माग पक्षको रूपमा विकास गर्दै त्यस्ता संस्थालाई नियमन समेत गरी बलियो बनाउने, अनुसन्धानमा जोड दिने, सुधारका उपायहरूलाई निरन्तररूपमा क्रियाशील गर्दै लैजाने ।
  - उपभोक्ताको हक अधिकारको संरक्षण गर्न गठित निकायहरूको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्दै उपभोक्ता संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन एवम् उपचारका लागि उपभोक्ता संरक्षण ऐनद्वारा प्रत्येक जिल्लामा उपभोक्ता अदालतको स्थापना गरी उपभोक्ताको अधिकार संरक्षण गर्नुपर्ने । सो अदालतलाई सार्वजनिक सेवा वितरणको क्रममा मर्का पर्ने व्यक्तिले समेत उपचार माग गर्न सक्ने गरी अधिकार प्रदान गर्ने । आपूर्तिसहितको उपभोक्ता न्यायको सिद्धान्तलाई मूर्तरूप दिन यस सम्बन्धी द्रुत न्याय प्रणालीको विकास गर्ने ।

### **वातावरण विनासको रोकथाम र चुरे संरक्षण**

वातावरण विनासको रोकथाम गरी दीगो विकासको अवधारणालाई व्यवहारमा आत्मसात गर्नुपर्ने विषय सार्वजनिक प्रशासनको चुनौतीको रूपमा रहेको छ । पछिल्लो समयमा आएर चुरे, राजमार्ग, पुल, वस्ती, वनजङ्गल जस्ता सम्बेदनशील क्षेत्रको ढुङ्गा वा बालुवा, गिट्टीको निकासीले यो क्षेत्र नराम्रोसँग प्रभावित भईरहेको छ । ढुङ्गा, गिट्टी र बालुवाको निकासी व्यवस्थापन एवम् क्रसर उद्योगहरूको सञ्चालनसम्बन्धी मापदण्ड निर्धारण तथा सो को प्रभावकारी कार्यान्वयनका लागि यो समितिले अन्तरिम प्रतिवेदनमा पनि सरकारलाई सुझाव दिइसकेको छ । अझै पनि यो विषय अपेक्षित रूपमा व्यवस्थित हुन सकिरहेको छैन । एकातिर चुरे संरक्षणका लागि भनी सरकारले विभिन्न दात्री निकायको समेत सहयोग लिई वर्षेनी अरबौं रूपैयाँ लगानी गरिरहेको छ भने अर्कोतर्फ चुरे क्षेत्रलाई नै आधार बनाई विभिन्न क्रसर उद्योगहरूद्वारा न्यून मूल्यमा ढुङ्गा, गिट्टी, बालुवाको निकासी भई त्यहाँको पर्यावरणलाई गम्भीर असर पारिरहेको अवस्था छ । सरकारले २०७१ साल आषाढसम्म स्टक निकासी गर्न दिने गरी निर्णय लिएपछि स्टकको नाममा नयाँ उत्खनन् गरी निकासी तीव्र बनाएको अवस्था देखिँदा यो विषयलाई नियमित गर्न तत्काल नयाँ मापदण्ड निर्धारण गर्नु पर्ने आवश्यकता रहेको छ । चुरे क्षेत्रको पर्यावरण विनासले वन विनास, बाढी, पहिरो, भू-क्षय लगायतका विपत्तीका साथै त्यस वरिपरिका ठूलो क्षेत्रको भू-भाग र बसोवासलाई समेत नराम्रो प्रभाव पार्ने तर्फ सरकारले समय मै सम्बेदनशीलता देखाउनु पर्ने अवस्था छ । निश्चित स्वार्थी समूहको हित र व्यापारिक दृष्टिकोणबाट तत्कालीन फाइदाका लागि गरिने यस्ता क्रियाकलापको रोकथाम गर्न नसकिएमा यसले दीर्घकालीन रूपमा नराम्रो प्रभाव पार्न



सक्ने हुँदा अन्तरवंशीय न्यायको सिद्धान्तलाई मनन् गरी त्यसतर्फ समयमा नै गम्भीर बनी रोकथाम र नियमन गर्नुका साथै मुलुकको कुल भू-भागको कम्तीमा चालीस प्रतिशत वन र हरियाली क्षेत्र कायम गर्नु आवश्यक छ ।

### स्थानीय निकायको सुदृढीकरण

नेपालमा विगतमा भएका स्थानीय स्वायत्त शासनको अभ्यास, त्यसबाट प्राप्त नतिजा, अभ्यासको क्रममा सृजित समस्या तथा चुनौती, परिवर्तित स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शासकीय परिवेश, उपलब्ध साधनस्रोत, मुलुकको सामाजिक, आर्थिक, भौगोलिक अवस्थाआदिलाई दृष्टिगत गरी स्थानीय स्वायत्त शासन पद्धतिलाई सवल बनाउन देहाय अनुसारका उपायहरू अवलम्बन गरिनु उपयुक्त हुने :

- स्थानीय स्वायत्त शासन पद्धतिको सस्थागत विकासमा सहयोग पुग्नेगरी स्थानीय स्वायत्त शासनका आधारभूत पक्षहरूलाई संविधानमा नै व्यवस्था गर्ने ।
- नीतिगत, संस्थागत, संरचनागत र कानुनी व्यवस्था गरी स्थानीय लोकतन्त्रलाई बलियो बनाउने, केन्द्रीय सरकारबाट नियन्त्रण एवं हस्तक्षेप नहुने गरी स्थानीय सरकारको नयाँ संरचना तयार गर्ने, स्थानीय जनतालाई सरल, सहज र प्रभावकारी सेवा प्रवाह गर्नसक्ने गरी कार्यकारी, व्यवस्थापकीय, न्यायिक एवं वित्तीय अधिकारको स्पष्ट व्यवस्था गर्ने, स्थानीय निर्वाचन प्रणालीलाई सुदृढ गर्ने, सम्बन्धित स्थानीय सरकारको सहमतिमा मात्र स्थानीय सरकारको सीमाना हेरफेर हुनसक्ने व्यवस्था गर्ने, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार बीचको विवाद समाधानको लागि उपयुक्त विधि र संयन्त्र निर्माण गर्ने । केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड वैज्ञानिक आधारमा गर्ने । वातावरणीय सन्तुलन कायम हुनेगरी प्राकृतिक स्रोतहरूको उपयोग गर्नेगरी विभिन्न तहका सरकारबीच अधिकार र जिम्मेवारी तोक्ने ।
- सङ्गठन संरचना र जनशक्तिलाई कार्यमूलक बनाउने, प्रभावकारी सुपरिवेक्षण, अनुगमन एवं मूल्याङ्कन पद्धतिको विकास गरी त्यसलाई कार्यान्वयनमा ल्याउने । स्थानीय निकायमा कर्मचारीको योग्यता, क्षमता, अनुभव र रुचिको आधारमा पदस्थापन र सरुवा गर्ने । आवश्यक दरबन्दीको श्रृजना गरी रिक्त पदहरूको यथाशीघ्र पूर्ति गर्ने । मानव संसाधनको विकासमा जोड दिने । वस्तुगत एवं वस्तुनिष्ठ कार्यसम्पादन प्रणाली लागू गर्ने । अनुभवहीन र महंगा वैदेशिक परामर्शदाता नियुक्त गर्ने परम्परालाई निरूत्साहित गर्ने । दण्ड र पुरस्कारको उपयुक्त व्यवस्था अवलम्बन गर्ने । स्थानीय स्तरमा कार्यरत संस्थाहरूको संस्थागत क्षमताको विकास गरी तिनलाई साधन स्रोत सम्पन्न बनाउने । नयाँ सोचअनुसार काम गर्न सक्ने गरी कर्मचारीतन्त्रको क्षमताको विकास गर्ने । सेवा प्रवाहको आधार र मापदण्ड तयार गरी लागू गर्ने । अधिकार निक्षेपण कार्यलाई व्यवस्थित र सुनिश्चित तुल्याउने । प्रभावकारी सेवा प्रवाहका लागि एकद्वार प्रणालीको विकास गरी लागू गर्ने । विकेन्द्रीकरण र स्वायत्त शासन पद्धतिको बारेमा जनचेतना जागृत गराउने । नीति नियमहरूको असर र प्रभाव हेरेर अनुपयुक्त देखिएमात्र नीतिगत परिवर्तन गर्ने । गतिशील, समावेशी, संतुलित र समतामूलक नीति निर्माणमा जोड दिने ।
- स्थानीय स्वायत्त शासनको अवधारणा अनुसार स्थानीय शासन सम्बन्धी उपयुक्त नीति, योजना र कार्यक्रम तर्जुमा गरी तिनको प्रभावकारिरूपमा कार्यान्वयन गर्ने । स्थानीय सरकारको नेतृत्वदायी भूमिकामा रहने राजनीतिक नेतृत्वले सभ्य र सुसंस्कृत राजनीतिक संस्कारको विकासमा सहयोग पुरयाउने । स्थायी सरकारको रूपमा रहेको प्रशासनिक संयन्त्रलाई राजनीतिक हस्तक्षेप, दवाव र प्रभावबाट मुक्त राख्ने ।

- वैदेशिक सहायताबाट प्राप्त रकम प्राथमिकताका साथ स्थानीय भौतिक पूर्वाधार निर्माणमा लगानी गर्ने । स्थानीय तहमा आवश्यक पूर्वाधार लगायत भरपर्दो शान्ति सुरक्षाको व्यवस्था गरी वैदेशिक लगानीलाई आकर्षित गर्ने ।
- स्थानीय निकायबाट सम्पादन हुने कार्यमा जनसहभागिता परिचालन गर्ने । राष्ट्रिय र स्थानीय प्राथमिकतामा तालमेल हुनेगरी योजना पद्धतिको विकास गर्ने । लाभ-लागत विश्लेषण गरी आयोजनाको छनौट गर्ने परिपाटी बसाल्ने । आयोजनाको उद्देश्य परिपूर्तिमा सहयोग पुग्ने गरी नीति र कार्यक्रम तर्जुमा गर्ने । स्थानीय स्रोत, साधन, प्रविधि र सीपको अधिकतम परिचालन हुने गरी योजना तर्जुमा गर्ने । सामाजिक सुरक्षा लगायतका समग्र कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी तुल्याउने ।
- स्थानीय तहको विकासका लागि शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरी आवश्यक वैदेशिक लगानीलाई आकर्षित गर्ने । आमनागरिकको सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्ने । शासन, सत्ता, साधन, अधिकारमार्फत स्थानीय सरकारको सवलीकरण गर्ने ।
- स्थानीय निकाय प्रतिनिधिविहीन भएको एक दशक भन्दा धेरै समय भईसकेको छ । प्रजातन्त्रको धारशीलाको रूपमा रहेका स्थानीय निकाय प्रतिनिधिविहीन रहँदा शासन व्यवस्थाप्रति नै जनताको सहभागिता र अपनत्वबोध हुन सक्दैन । यसले गर्दा स्थानीय निकायमा अनियमितता र भ्रष्टाचारले समेत प्रश्रय पाएको छ । राज्यको स्रोत साधन लक्षित वर्गसम्म पुगेको छैन भने स्वायत्त शासनको अवधारणामा नै प्रश्न चिन्ह लागेको छ । तसर्थ स्थानीय निकायहरूको आ.व. २०७०/०७१ भित्रै निर्वाचन गरी नयाँ संविधान जारी भएपछि सोही अनुसार रूपान्तरण हुने गरी संचालन गर्ने । स्थानीय निकायको गठनका सम्बन्धमा प्रत्यक्ष निर्वाचनका साथै समानुपातिक एवम् समावेशी प्रतिनिधित्वसमेत हुने गरी उपयुक्त निर्वाचन प्रणालीको व्यवस्था गर्ने ।
- निक्षेपित अधिकार केन्द्रीकृत नहुने गरी भूगोल, जनसंख्या, सामाजिक, सांस्कृतिक एकता, ऐतिहासिकता, सेवामा पहुँच, सामर्थ्यता जस्ता पक्षहरूलाई आधार मानी गाविसको संख्या घटाउने र आकार बढाउने । स्थानीय निकायको पुनर्संरचना तथा स्थानीय निकायको रूपान्तरण गर्ने प्रक्रियालाई संविधान निर्माण प्रक्रियासँगै अगाडि बढाउन तिनका प्रतिनिधिमूलक निकायहरू र विषयविज्ञसमेत रहेको एक राष्ट्रिय उच्चस्तरीय स्थानीय निकाय पुनर्संरचना आयोग गठन गरी सोको सिफारिस र निर्वाचित स्थानीय सरकारका परिषदसमेतको सिफारिसमा निर्णय गर्ने प्रक्रिया अपनाउने ।
- राज्यप्रतिको अपनत्व र जिम्मेवारीबोध गराउन नेपाललाई स्थानीय सरकार तह, प्रादेशिक सरकार तह र सङ्घको साभ्ता युनियनको रूपमा परिभाषित गरिनुपर्ने । स्थानीय सरकारले संविधान र कानूनको पालना गरे नगरेको विषयमामात्र केन्द्र र प्रदेश सरकारले सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था गर्ने । सङ्घीय माथिल्लो विधायिकामा स्थानीय सरकारबाट समेत निश्चित संख्यामा प्रतिनिधित्व हुने व्यवस्था गर्ने ।
- संविधान र कानून बमोजिम स्थानीय सरकार आफैले आर्थिक स्रोतको व्यवस्थापन र परिचालन गर्नसक्ने सम्भाव्य क्षेत्रका करका दर तोक्नसक्ने तथा कर सङ्कलन र परिचालन गर्नसक्ने व्यवस्था गर्ने ।
- स्थानीय निकायमा स्थानीय स्रोतको पहिचान र परिचालन, आयोजनाहरूको आवश्यकता पहिचान र प्राथमिकीकरण, तथा उपलब्ध स्रोतसाधनको सदुपयोगमा समस्या देखिएको छ । योजना तर्जुमा र बजेट विनियोजनकै क्रममा गलत योजना बनाइने, लगत इष्टिमेट र डिजाइन, मूल्याङ्कन तथा योजना फरफारक गर्ने क्रममा गलत विवरण पेश गर्ने जस्ता

कार्यहरूले स्थानीय निकायमा वित्तीय जोखिम (Fudiciary Risk) बढाएको छ। यस्तो प्रवृत्तिको नियन्त्रण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले Fudiciary Risk Reduction Action Plan कार्यान्वयनमा ल्याएको देखिन्छ। साथै स्थानीय निकायहरूमा विनियोजित बजेट स-साना कार्यक्रमहरूमा छर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले जनताको वास्तविक आवश्यकताको सम्बोधन गरी जीवनस्तरमा सुधार ल्याउन सकेको छैन। स्थानीय निकायद्वारा संचालित आयोजनाहरूमा वातावरणीय पक्षलाई समेत कम ध्यान दिइएको र आयोजनाको दीगोपना ओभरलमा परेको छ। अतः स्थानीय निकायमा विनियोजन भएको स्रोत साधनको प्रभावकारिता मापन गर्नुपर्ने देखिन्छ। जनप्रतिनिधिहरूको वहाली नहुञ्जेलसम्म उनीहरूप्रतिको जवाफदेहिता सुनिश्चित गर्न समेत नसकिएको अवस्था विद्यमान भएकोले हालको विनियोजन हुने गरेको स्रोतलाई बढी प्रभावकारी ढङ्गबाट परिचालन गर्न सकिने रणनीति र लगानीका क्षेत्रहरूको पुनरावलोकन गर्नु पर्ने।

- कर उठाउने अधिकारको प्रभावकारी कार्यान्वयन राज्यको दायित्व हो। घर बहाल करलाई पूर्णरूपमा करको दायरामा ल्याउन नसकिरहेको अवस्थालाई दृष्टिगत गरी बहाल करको विवरण राख्ने, असुल तहसिल गर्ने अधिकार स्थानीय निकायलाई दिई त्यसरी उठेको करको २५% रकम सोही निकायको स्रोतको रूपमा परिचालन गर्नसक्ने र ७५% रकम राजस्वमा जम्मा गर्नुपर्ने व्यवस्था गर्न सकेमा कर उठाउने कार्य प्रभावकारी हुन सक्छ। यस्तो व्यवस्था गर्न सकेमा स्थानीयस्तरबाटै क्रियाशीलता देखाई घर बहाल कर असुल हुन सक्ने, राजस्व बढ्ने र कानूनको प्रभावकारी कार्यान्वयन हुन सक्ने अवस्था आउन सक्छ। अतः घरबहाल कर उठाउने अधिकार स्थानीय निकायलाई दिनु पर्दछ।
- घर बहालमा लगाउँदा आधिकारिक एजेण्टमार्फत मात्र लगाउन पाउने र एजेण्टको दायित्वभित्र Security / Tax Clearance, नगरपालिका दर्ता आदि विषयलाई अनिवार्य रूपमा समावेश गर्ने व्यवस्था मिलाउने। यसो भएमा घर बहाल व्यवस्थालाई करको दायरामा ल्याउन सजिलो हुने।
- विद्यमान स्थानीय निकायको रूपमा रहेका जि.वि.स., नगरपालिका र गा.वि.स.को काम, कर्तव्य र अधिकार एवम् कार्यक्षेत्रको पुनरावलोकन गर्नु पर्ने आवश्यकता देखिएको छ। स्थानीय निकाय (जि.वि.स., न.पा., गा.वि.स.) हरू जनसंख्या, आन्तरिक आय, विकासको स्तर, वस्ती विकास र भौगोलिक बनावट तथा क्षेत्रफल आदिका आधारमा अनुपयुक्त देखिएका छन्। अतः स्थानीय निकायहरूलाई जनसंख्या, आन्तरिक आय, विकासको स्तर, वस्ती विकासको अवस्था र सार्वजनिक सेवामा जनताको पहुँच, क्षेत्रफल आदिका आधारमा पुनर्संरचना गरी वर्गीकरण गर्नु आवश्यक छ। हालका ४-६ वटा गा.वि.स.हरूलाई एकीकृत गरी गाउँपालिका बनाउने, संस्थागत विकास र जनशक्ति व्यवस्थापन गरी अधिकृत स्तरको सचिव-१, लेखा सहायक-१ र प्रविधिक-१ राख्ने र वर्गीकरणका आधारमा न्यूनतम शर्त तथा कार्यसम्पादन मापनका सूचकहरू निर्धारण गर्नुपर्ने गरी दीर्घकालीन दृष्टिकोण राख्नु उपयुक्त हुने देखिन्छ। त्यसैगरी इलाकास्तरमा प्रशासकीय एवम् विकास कार्यको सेवा एकीकृत रूपमा वितरण गर्न सक्ने गरी नयाँ व्यवस्था गरी सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ।
- जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका रूपमा रहेका स्थानीय निकायहरू विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनको भावना अनुसार स्थानीय सरकारका रूपमा क्रमशः रूपान्तरण हुँदै गएका छन्। सर्वसाधारण जनताको प्रत्यक्ष चासो, सरोकार र

सम्बन्ध रहने यी निकायहरूबाट राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंश परिचालन भइरहेको छ, भने प्रत्यक्ष सेवा प्रवाहको समेत कार्य सम्पादन भइरहेको छ। तथापि यी निकायहरूमा कार्य गर्ने कर्मचारी व्यवस्थापन सम्बन्धी सरकारी चासो र ध्यान आकृष्ट हुन नसक्दा योग्यता प्रणालीलाई प्रबर्द्धन गरी सक्षम जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा कमजोरी हुन गएकोले यी निकायबाट वितरण हुने सेवा प्रवाहमा समेत असर पुग्न गएको छ। स्थानीय स्वायत्त शासन ऐन नियमले कर्मचारी व्यवस्थापनका सन्दर्भमा सामान्य व्यवस्था गरे पनि निजामती सेवाका कर्मचारीहरूको यी निकायहरूमा उपस्थिति तथा सम्बन्धित स्थानीय निकायका आफ्नै कर्मचारीहरूको व्यवस्थापनका बीच उचित तालमेल मिल्न सकेको छैन। खासगरी स्थानीय निकायका कर्मचारी बहुसंख्यक स्थानीय हुनु, तिनीहरू आजीवन त्यही निकायमा कार्यरत रहनु, भर्ना र छनौटमा पहुँच प्रभावको बोलवाला भई योग्यता प्रणाली प्रबर्द्धन गर्न नसक्नु र निहित स्वार्थ एवम् राजनीतिक हस्तक्षेप प्रबल बन्नु जस्ता कारणहरूले यी निकायहरूको कार्यसम्पादन कमजोर हुँदै गएको छ। यस्तो अवस्थाबाट स्थानीय निकायहरूको सेवा प्रवाहमा सुधार ल्याई प्रभावकारी कार्य सम्पादन गर्न निम्न विकल्पहरूका आधारमा परिवर्तन गर्नु देखिन्छ :

- क. लोकसेवा आयोग जस्तै छुट्टै स्वायत्त र अधिकार सम्पन्न स्थानीय सेवा आयोग गठन गरी कर्मचारी व्यवस्थापन गर्ने, वा
  - ख. लोकसेवा आयोग मार्फत पदपूर्तिको व्यवस्था मिलाउने।
  - ग. माथिका जुनसुकै विकल्पहरूको कार्यान्वयन गरे पनि स्थानीय निकायहरूमा हाल कार्यरत कर्मचारीहरूको व्यवस्थापन कसरी गर्ने भनी निर्णयमा पुग्न तथा स्थानीय निकायका कर्मचारीहरूको सरुवा, बढुवा र वृत्ति विकासमा निजामती सेवा र अन्य सार्वजनिक सेवा जस्तै व्यवस्था गरी तालुक मन्त्रालय र निकायबाट सरुवा, बढुवा तथा दण्ड पुरस्कारको प्रभावकारी व्यवस्थापन गर्न जरूरी भएको छ। यसप्रकार सेवा गठन गरी स्थानीय निकायका कर्मचारीहरूको निश्चित आधारमा अन्य स्थानीय निकायहरूमा सरुवा गर्ने व्यवस्था गरी सेवा व्यवस्थापनका अन्य प्रावधानहरू समेत व्यवस्थित गर्न सके स्थानीय निकायहरूको सेवा प्रवाहमा सुधार ल्याउन र कर्मचारीहरूलाई जिम्मेवार र उत्तरदायी बनाउन समेत सहयोग पुग्नेछ।
- स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले व्यवस्था गरेको स्थानीय निकायको न्यायिक अधिकार हालसम्म क्रियाशील हुन नसक्दा सर्वसाधारणलाई सानातिना विवादमा समेत अदालत आउनु परेको अवस्था छ। यो व्यवस्थालाई तत्काल क्रियाशील गरी न्यायमा पहुँच अभिवृद्धि गर्नु पर्ने आवश्यक छ।

## योजना समूहको गठन

नेपालमा योजनाबद्ध विकासको थालनी भएको छ, दशक भइसकेको भएतापनि यसले प्रभावकारी रूपमा विकास अभियानलाई व्यवस्थित गर्न सकेको छैन। खासगरी योजना तर्जुमाका सन्दर्भमा गरिने पर्याप्त गृहकार्यको अभाव, पहुँच र प्रभावमुखी निर्णय, विना आधार र तथ्याङ्क हचुवाका भरमा योजना छनौट, दक्ष जनशक्तिको अभाव र सहभागितामूलक योजना प्रक्रियाको अवलम्बन गर्न नसक्नु जस्ता समस्याहरूले गर्दा जनचाहना र आवश्यकताका माग सम्बोधन हुन नसक्दा योजनाप्रतिको अपनत्वको अभाव भई त्यसको कार्यान्वयन समेत प्रभावकारी हुन सकेको छैन। एक

दर्जन आवधिक योजनाहरू कार्यान्वयन भइसक्दा समेत कुनै पनि योजनाले निर्धारित लक्ष्य प्राप्त गर्न नसक्नु र सफलता प्राप्तिका हिसाबले सबैजसो योजनाहरू कमजोर रहनुले यसमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता बोध गराउँछ। स्थानीय निकायदेखि केन्द्रीय तहसम्म योजना तर्जुमा, सञ्चालन तथा व्यवस्थापनमा योजनासम्बन्धी दक्ष जनशक्तिको आवश्यकता खट्किएको छ। योजनाहरूको असफलताको एउटा प्रमुख कारण योजना प्रक्रियामा संलग्न जनशक्तिको क्षमता र दक्षताको कमि भएको परिप्रेक्ष्यमा सहभागितामूलक योजना तर्जुमा, कार्यान्वयन र अनुगमन मूल्याङ्कन व्यवस्थापन गरी योजनाचक्रका हरेक चरणहरूको प्रभावकारी व्यवस्थापनका लागि छुट्टै क्षेत्रगत विशिष्टीकरण हुने गरी योजना समूह गठन गरी राष्ट्रिय विकासमा दक्ष जनशक्ति परिचालन गर्नुपर्ने आवश्यक देखिएकोले देहायबमोजिम गर्ने-

- क. नेपाल आर्थिक योजना तथा तथ्याङ्क समूहमात्र क्रियाशील रहेको हुँदा आर्थिक योजना समूहसमेत गठन गर्ने,
- ख. मन्त्रालय एवम् केन्द्रीय निकायमा योजना महाशाखामा आर्थिक योजना तथा तथ्याङ्क समूहका जनशक्तिको व्यवस्था गर्ने,
- ग. योजना समूहका लागि सम्बन्धित विषयमा विज्ञता हासिल गरेको हुनुपर्ने गरी योग्यता निर्धारण गरी यसलाई विज्ञको रूपमा राख्ने,
- घ. विद्यमान जनशक्तिबाट योग्यता एवम् रूचिका आधारमा योजना समूहमा समूहीकृत गर्ने,
- ङ. आर्थिक योजना तथा तथ्याङ्क समूहको जनशक्तिको पुनरावलोकन गरी वृत्ति विकासको आधारहरू निर्धारण गर्ने।
- च. राष्ट्रिय योजना आयोगलाई यो सेवाको सञ्चालन निकायको जिम्मेवारी दिने।

### विकास प्रशासनको प्रभाव विश्लेषण

विकासको बाहक सार्वजनिक प्रशासन हो भन्ने मान्यता अब पुरानो भईसकेको छ। आन्तरिक एवम् वाह्य परिवेशमा आएको परिवर्तनले विकास प्रशासनको भूमिकाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको छ। सरकारको एकलो प्रयासबाट मात्र विकासका क्रियाकलापहरू सञ्चालन एवम् व्यवस्थापन गर्न सकिँदैन। विश्वव्यापीकरण, खुला अर्थतन्त्र, उदार अर्थ व्यवस्था, सूचना प्रविधिको विकास, निजी क्षेत्रको विकास, नागरिकमा आएको चेतना जस्ता कारणले यो क्षेत्रमा पुनरावलोकन गर्नु पर्ने आवश्यकता देखिएको छ। अब विकास प्रशासनमा निजी क्षेत्रको भूमिकालाई स्वीकार गरिनु पर्दछ। सार्वजनिक निजी साभेदारीका कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ। विकासका क्रियाकलापमा जनताको अधिक सहभागिता सुनिश्चित गरिनु पर्दछ। स्थानीय स्वायत्त शासनको सिद्धान्तलाई व्यवहारमा उतार्नका लागि योजना तर्जुमा कार्यान्वयन एवम् अनुगमन मूल्याङ्कन प्रक्रियामा समेत सुधार गरी स्थानीय आवश्यकता र सरोकारवालाको सहभागितामा विकासका क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिएको छ। यसका लागि-

- क. विकास प्रशासनको अभ्यासबाट हासिल भएका उपलब्धिहरूको समीक्षा गर्ने,
- ख. विकास प्रशासनको क्षेत्रमा देखिएका चुनौतीहरूको आंकलन गर्ने,
- ग. पूर्वाधार विकास र कल्याणकारी कार्यमा सरकारको भूमिका बढाउने,
- घ. विकासमा निजी क्षेत्रलाई संलग्न गराउने गरी सार्वजनिक निजी साभेदारीको अवधारणालाई व्यापकता प्रदान गर्ने,

- ड. सामुदायिक विकासको अवधारणालाई अंगिकार गर्ने,
- च. योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र लाभको उपयोगमा सरोकारवालाको सहभागिता बढाउने,
- छ. निजी क्षेत्र सक्षम देखिएका क्षेत्रमा सरकारको भूमिका नियमनकारी निकायको रूपमा सीमित गर्ने,
- ज. विकास निर्माणमा उपभोक्ता समिति मार्फत भएका कामहरूको समीक्षा गरी सुधारका उपायहरू खोजी गर्ने,
- झ. स्थानीय सीप, स्रोत, साधन र जनशक्तिको उपयोग हुने खालका विकासका क्रियाकलापमा जोड दिने,
- ञ. विकासलाई पर्यावरणसँग आबद्ध गरी दीगो विकासको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने ।

### **एकद्वार प्रणालीको अवलम्बन**

सार्वजनिक निकायबाट एउटा सेवा लिन विभिन्न निकायमा धाउनु पर्ने परिपाटीले सेवाग्राहीहरू भ्रंभ्रटमा पर्ने गरेको, सेवा लिन लामो समय लाग्ने गरेको समेत पाइँदा एकद्वार प्रणालीबाट सेवा वितरण गर्ने गरी सरोकारवाला निकायसँग समन्वय कायम गर्नु उपयुक्त हुने देखिन्छ । यस्तो सेवा स्थानीय स्तरदेखि नै एकद्वार प्रणालीद्वारा गर्नु पर्ने आवश्यकता रहेको छ । सेवा वितरण प्रणालीलाई विकेन्द्रित गरी स्थानीय स्तरमा वितरण गरिने सेवालार्इ समेत एकीकृत गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिन्छ ।

### **औचित्यका आधारमा कार्यालय स्थापना गर्ने**

आवश्यकता र परिवेशको समुचित विश्लेषण नगरी अन्यत्रको नक्कल गरी जथाभावी रूपमा नयाँ कार्यालय खोल्दै जाने अभ्यासलाई कुनै पनि रूपमा सकारात्मक मान्न सकिँदैन । कुनै पनि कार्यालय खोल्नु पर्दा त्यसले गर्ने र गर्न सक्ने काम, त्यसमा हुने लगानी, आवश्यक जनशक्ति, राज्य कोषमा पर्ने भार एवम् प्रवाह हुने सेवाको बारेमा समुचित मूल्याङ्कन गरी औचित्य देखिएमा मात्र नयाँ कार्यालय स्थापना गर्ने परिपाटी विकास गरिनु पर्दछ । कुनै व्यक्ति वा समूहलाई लक्षित गरी स्वार्थपरक रूपमा संरचना सिर्जना गर्ने वा नयाँ कार्यालय स्थापना गर्ने कार्यलाई पूर्णतः निषेध गर्ने ।

### **अस्थायी संरचना एवम् दोहोरो कार्यक्षेत्रलाई निरूत्साहित गर्ने**

सार्वजनिक प्रशासनको नियमित संरचनाले गर्ने काम गर्नका लागि विभिन्न आयोग, समिति, बोर्ड, कोष, कार्यदल जस्ता संरचना निर्माण गरी विभिन्न कामको जिम्मेवारी दिने परिपाटीले साधारण खर्च, बढाएको, काममा दोहोरोपना देखिएको, निर्णय प्रक्रियामा ढिलाई हुने गरेको, जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको र सङ्गठनात्मक द्वन्द्व समेतको अवस्था आएको छ । त्यस्तै अस्थायी रूपमा समय समयमा गठन गरिने समिति, आयोगहरूका प्रतिवेदनको अभिलेख समेत राम्ररी राख्न नसकेको अवस्था छ । त्यस्ता प्रतिवेदनमा दिइएका सुझावहरूको कार्यान्वयनमा समुचित ध्यान पुग्न सकेको पनि देखिँदैन । यो विषयमा स्पष्ट मापदण्ड र आधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । यसका लागि-

- क. प्रशासकीय संरचना सम्बन्धी हालसम्म भएका अध्ययन तथा जाँचबुझ प्रतिवेदनहरूको एकीकृत अभिलेख राख्ने,

- ख. त्यस्ता प्रतिवेदनमा दिइएका सुझावहरूको कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्ने,
- ग. कार्यान्वयन हुन बाँकी रहेका विगतका सुझावहरू कार्यान्वयनका लागि जिम्मेवारी निर्धारण गरिदिने,
- घ. नीतिगत प्रबन्ध एवम् कानून निर्माण गर्दा त्यस्ता सुझाव प्रतिवेदनहरूलाई समेत ध्यान दिने ।

### **सार्वजनिक सेवा सञ्चालन गर्न छाता ऐन तर्जुमा**

निजामती सेवाका पद भित्रै पनि विभिन्न सेवाका लागि छुट्टा छुट्टै कानून माग गर्ने र यस्ता ऐनमा भएका सेवाशर्त, सुविधा र मापदण्डमा समेत भिन्नता कायम रहन सक्ने अवस्थालाई दृष्टिगत गरी सबै सार्वजनिक सेवालाई मार्गनिर्देशन गर्न एकीकृत छाता ऐन तर्जुमा गर्नु पर्ने देखिन्छ । यसले अन्य सार्वजनिक सेवामा समेत एकरूपता कायम राख्न सहयोग पुग्न सक्छ । यसैगरी प्राविधिक स्वरूपको सङ्गठनमा त्यही सेवाको व्यक्तिमात्र नेतृत्वमा रहने व्यवस्था गर्ने र अन्य प्रकृतिको सङ्गठनको हकमा सबै सेवाको व्यक्ति योग्यता, श्रेष्ठता र प्रतिष्पर्धाको आधारमा जान सक्ने व्यवस्था गर्ने । छाता ऐनद्वारा योग्यता, सजाय, उमेर, उपदान, निवृत्तिभरण विदा, आचरण र अनुशासन, कार्वाही जस्ता विषयमा मार्गदर्शन गरी एकरूपता समेत कायम गर्ने ।

### **सार्वजनिक संस्थानको सुदृढीकरण**

- विश्वव्यापीकरणले पारेको प्रभाव, विश्वव्यापार, सङ्गठनको सदस्य भईसकेको अवस्था, उदार अर्थतन्त्र, खुला अर्थव्यवस्था एवम् निजीकरण ऐनको कार्यान्वयनको अवस्था समेतलाई दृष्टिगत गरी सार्वजनिक संस्थानको सञ्चालन तथा व्यवस्थापनमा देहायको सुधार गर्ने ।
- निजीकरणको विषयमा राष्ट्रिय सहमति कायम गरी स्पष्ट नीतिगत व्यवस्था गर्ने ।
- विगत गरिएको अभ्यास र कार्यान्वयनको अवस्थालाई समेत विचार गरी निजीकरण ऐन, २०५० लाई समयसापेक्ष सुधार गर्ने ।
- निजीकरण समितिको सुदृढीकरण गरी व्यावसायिक र प्राविधिकरूपमा सक्षम र व्यावसायिक बनाउने तथा समितिलाई राजनीतिक समूहको भन्दा पेशाविदहरूको बाहुल्यता रहने गरी पुनर्गठन गर्ने ।
- निजीकरणको विगतको नीतिको र कार्यगत निर्णयको समीक्षा गरी विवादरहित ढङ्गले अवरूढ प्रक्रिया सुचारू गराउने ।
- संस्थानको छनौट, सम्पत्ति र दायित्वको मूल्याङ्कन, Modality, सम्पत्ति र दायित्वको हस्तान्तरण प्रक्रिया, निजीकरण पश्चातको सरकारको दायित्व र भूमिकाको बारेमा समीक्षा गरी पारदर्शी र जवाफदेही प्रक्रिया र पद्धतिको विकास गर्ने ।
- निजीक्षेत्रको संलग्नता रहने क्षेत्र, निजीक्षेत्रको दायित्व र कर्तव्यको बारेमा स्पष्ट नीतिगत व्यवस्था गरी निजी क्षेत्रलाई पनि जिम्मेवार र जवाफदेही बनाउने ।
- सार्वजनिक संस्थान सुधारको प्रमुख औजारको रूपमा निजीकरणलाई लिने ।
- संस्थानको काममा गुणस्तरीयता ल्याउन नयाँ प्रविधि र प्रणालीको विकास गर्ने ।

- प्रतिष्पर्धात्मक क्षमतामा सुधार गर्न तालिम, अवलोकन भ्रमण र उत्प्रेरणाका औजारहरूको प्रयोग गर्ने ।
- राजनीतिक हस्तक्षेप र पहुँचबाट मुक्त गर्ने ।
- कार्यसम्पादनका आधारमा सुविधा र तलब दिने ।
- पाउने सुविधालाई संस्थानको कार्यप्रगति र उपलब्धिसँग तालमेल मिलाई स्पष्ट, वस्तुनिष्ठ सूचकको आधारमा मात्र उपलब्ध गराउने ।
- विद्युतीय शासन (E-Governance) को प्रवर्द्धन गरी प्रविधि मैत्री व्यवस्थापन पद्धति अवलम्बन गर्ने ।
- नतिजामा आधारित अनुगमन सूचकहरू तर्जुमा गर्ने ।
- अनुगमन प्रक्रियालाई नियमितता दिई स्रोतसाधनले सम्पन्न गराउने ।
- अनुगमनबाट प्राप्त प्रतिपोषण (Feed back) लाई सुधारको मार्गदर्शन बनाई सुधारलाई निरन्तरता दिने ।
- तेस्रो पक्ष मूल्याङ्कन प्रणालीको विकास गरी प्राप्त उपलब्धि जनताको जीवनयापन र जीवनस्तरमा पारेको प्रभावको आधारमा संस्थानहरू संचालन गर्ने, सरकारको तर्फबाट सकिने लगानी सुनिश्चित गर्ने ।
- संस्थानमा राजनीतिकरणको प्रभावलाई नियन्त्रण गर्न संस्थानका कर्मचारीको भर्ना सुरूवा, बढुवा, वृत्ति विकास जस्ता विभिन्न पक्षलाई समेट्ने गरी छाता ऐन तर्जुमा गर्ने ।
- सीप विहीन जनशक्तिको ठूलो संख्याका कारण सार्वजनिक संस्थानहरूले अपेक्षित उन्नति गर्न नसकी धेरै संस्थानहरू घाटामा रहेको देखिएकोले यस्तो समस्याको दीर्घकालीन निराकरणका लागि सक्षम र योग्य जनशक्तिहरू सार्वजनिक संस्थानमा नियुक्ति एवम् पदोन्नति गर्ने गरी स्वतन्त्र सक्षम र स्वायत्त प्रकृतिको संस्थान सेवा आयोग गठन गर्ने ।

## २. निजामती सेवालालाई व्यावसायिक, गुणस्तरीय र सेवाग्राहीप्रति जिम्मेवार बनाउन गरिनुपर्ने संस्थागत र जनशक्तिमा सुधार

### राजनीति र प्रशासन बीचको कार्य सीमाङ्कन

सार्वजनिक प्रशासनको सञ्चालन एवम् व्यवस्थापनमा राजनीति र प्रशासनको सम्बन्ध र सीमाका बारेमा प्रशस्त छलफल भएपनि यो विषय कहिल्यै समाधान हुन सकेको पाइएन । प्रशासनमा राजनीतिक नेतृत्वले प्रशासनिक निर्णयमाथि हस्तक्षेप गर्ने र प्रशासनिक नेतृत्वले आफूले प्राप्त गरेको अधिकार समेत राजनीतिक नेतृत्वमा पन्छाउने गरेका प्रशस्त उदाहरणहरू पाइन्छन् । सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन जारी भइसकदा पनि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व बीच अझै स्पष्ट कार्य विभाजनको अभाव देखिएको छ । आफूलाई प्राप्त अधिकारहरू समेत राजनीतिक नेतृत्वतिर पन्छाएर निर्णय नै नगर्ने प्रशासनिक नेतृत्वमा रहेकाहरूको प्रवृत्ति र अनावश्यक रूपमा प्रशासनिक कार्यहरूमा समेत हस्तक्षेप गर्ने राजनीतिक नेतृत्वको कार्यशैलीका कारण यो अवस्था सिर्जना भएको पाइन्छ । यसका साथै कुनै सन्दर्भमा पनि निर्णयका क्रममा आईपर्ने दोषको भागी हुन नचाहने प्रशासनिक नेतृत्वको गैरजिम्मेवारपूर्ण कार्य, राजनीतिक नेतृत्व सामु निरीह रूपमा प्रस्तुत हुने प्रवृत्ति र निहित व्यक्तिगत स्वार्थका लागि राजनीतिक संरक्षण खोज्ने प्रवृत्ति पनि यसमा जिम्मेवार रहेको छ । यस्तो अवस्था रहेकाले जस जति आफू लिने र अपजस आएमा भने



राजनीतिक पक्षले प्रशासनलाई र प्रशासनिक पक्षले राजनीतिज्ञलाई देखाउने प्रवृत्ति हावी भएको छ। यो सम्बन्धमा व्यवस्थापन गर्न ल्याइएको सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४ को प्रभावकारी रूपमा प्रयोग हुन सकिरहेको छैन। यी समस्याहरू समाधानका लागि राजनीति र प्रशासनका बीच सुस्पष्ट कार्य विभाजन गरी दुवैले एक अर्काको कार्यमा सम्मान र अहस्तक्षेपको नीति लिन, आफ्ना अधिकारहरूको पूर्ण रूपमा प्रभावकारी प्रयोग नगरे वा अर्काको अधिकार क्षेत्रमा हस्तक्षेप गरेमा कारवाही गर्ने प्रभावकारी व्यवस्था हुनुपर्दछ। यसका लागि राजनीतिक एवम् प्रशासनिक संस्कार र संस्कृतिमा नै सुधार हुनु पर्ने देखिन्छ।

### **जनशक्ति योजना तर्जुमा र जनशक्ति विकास कार्यक्रम**

राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा वर्तमान र भविष्यमा आवश्यक पर्ने जनशक्तिको पहिचान, विकास र उपयोग गर्ने प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति योजनालाई निर्दिष्ट गर्ने जनशक्ति विकास नीतिको हालसम्म तर्जुमा हुन सकेको छैन। जसले गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्तिको उत्पादन हुन सकेको छैन। जनशक्ति उत्पादन गर्ने र उपयोग गर्ने निकायहरू बीच स्पष्ट सोच र समन्वयको अभाव खड्किएको छ। यसले गर्दा उत्पादित जनशक्तिले बजारमा अवसर नपाउने र बजारको माग बमोजिमका जनशक्ति उपलब्ध हुन नसक्ने स्थिति श्रृजना भएको छ। साथै, सेवाभित्रको जनशक्तिको क्षमता विकास गरी उनीहरूको क्षमताको उपयोग गर्ने कार्य समेत जनशक्ति योजनाको अभावमा ओभरलमा परेको छ। अतः राष्ट्रिय स्तरमा जनशक्ति विकास नीतिको तर्जुमा गरी नीतिले निर्दिष्ट गरेबमोजिमको आवधिक जनशक्ति योजना तर्जुमा र योजना बमोजिमका जनशक्ति विकास कार्यक्रमहरू संचालन गर्नु आवश्यक छ। यस कार्यका लागि जिम्मेवार निकायको किटानी र सक्रिय भूमिका तथा साभेदार र सरोकारवाला निकायहरू बीचको समन्वय, सहकार्य र साभेदारी अपरिहार्य छ। यसका लागि-

- क. भविष्यपरक दृष्टिकोण राखी जनशक्ति विकास नीतिको तर्जुमा गर्ने,
- ख. जनशक्तिको विद्यमान अवस्थाको मूल्याङ्कन गरी दीर्घकालीन दृष्टिकोण राखी जनशक्तिको आवश्यकता प्रक्षेपण गर्ने,
- ग. जनशक्ति योजना निर्माण गर्ने,
- घ. जनशक्तिको परिपूर्तिका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्ने,
- ङ. समग्र जनशक्ति विकासको जिम्मा शिक्षा मन्त्रालयले र निजामती सेवाका जनशक्ति विकासको भूमिका मानव संसाधन हेर्ने मन्त्रालयले लिने व्यवस्था गर्ने।
- च. निजामती सेवामा दक्ष जनशक्ति आकर्षित गर्ने गरी सेवा, सुविधा, सुरक्षा र आकर्षण बढाउने।

### **कार्यविवरण तोक्नु पर्ने**

निजामती सेवा ऐन नियममा कुनैपनि निजामती कर्मचारीलाई पनि नयाँ नियुक्ति, पदस्थापन, सरुवा आदि मार्फत नयाँ जिम्मेवारी दिँदा कार्यविवरण दिनुपर्ने प्रावधान रहेको छ। यसरी

कार्य विवरण दिंदा कर्मचारीको जिम्मेवारीभित्र कुन कुन कार्यहरू पर्दछन् स्पष्ट हुने गरी कामहरू नै उल्लेख गरी दिनुपर्नेमा कुनै एउटा पदको कार्यविवरणलाई आधार मानेर त्यसमा सामान्य थपघट मात्र गरी दिइने गरिएको पाइन्छ । कुनै निर्दिष्ट कार्यालयमा रहने कुनै खास पदको कर्मचारीले के कस्ता कार्यहरू गर्नुपर्दछ भनी सङ्गठन स्थापना गर्दाकै वखत पर्याप्त गृहकार्य गरी कार्य विवरण तयार गर्नुपर्ने, कार्यालय वा सम्बन्धित शाखाहरूले सम्पादन गर्नुपर्ने कार्यहरूमा थपघट हुनासाथ सो अनुकूल हुने गरी कार्य विवरणमा सुधार गरिनुपर्नेमा बहुसंख्यक कार्यालयहरूमा त्यसरी कार्य विवरण व्यवस्थित हुने गरेको पाइदैन । यसरी अस्पष्ट, नाम मात्रको र सम्बन्धित कर्मचारीले गर्नुपर्ने सम्पूर्ण कार्यहरूको वास्तविक अर्थमा प्रतिनिधित्व गर्न नसक्ने कार्य विवरणका कारण कार्यालयले सम्पादन गर्नु पर्ने कतिपय कार्यहरू कसैको जिम्मेवारीमा नपर्ने र कतिपय कार्य एक भन्दा बढी कर्मचारीको जिम्मा रहने समेत भएकाले यसमा पुनरावलोकन गरी आवश्यक सुधार गर्नु जरूरी छ । कार्यालयमा रहने हरेक महाशाखा, शाखा एवम् फाँट र तिनमा काम गर्ने कर्मचारीको स्पष्ट कार्य विवरणको व्यवस्था गरी त्यसलाई कार्य सम्पादनसँग आवद्ध गर्नुपर्ने देखिन्छ । यसका लागि-

- क. सबै निकायले तीन महिनाभित्र प्राथमिकतापूर्वक कर्मचारी दरबन्दी अनुसारको कार्य विवरण तयार गर्ने,
- ख. सम्बन्धित प्रमुखले आफ्ना कर्मचारीहरूलाई कार्य विवरण अनिवार्य रूपमा दिने,
- ग. कार्य विवरण दिए नदिएको र सो अनुसार काम भए नभएको अनुगमन गर्ने,
- घ. कार्य विवरणलाई दृष्टिगत गरी कार्यसम्पादन मूल्याङ्कन गर्ने,
- ङ. कार्य विवरण दिए नदिएको, अनुगमन गरे नगरेको विषय सम्बन्धित प्रमुखको मूल्याङ्कन गर्दा विचार गर्नु पर्ने गरी मूल्याङ्कनको आधारमा समावेश गर्ने ।

### उत्तराधिकार योजनाको अवलम्बन

नेपालको सार्वजनिक प्रशासनमा उत्तराधिकार योजना अभैसम्म नौलो विषयको रूपमा रहेको छ । निजामती सेवाका उच्च तहमा उत्तराधिकार योजना लागू गर्ने नीतिगत व्यवस्था भएपनि सोको कार्यान्वयन पक्ष प्रभावकारी हुन सकेको देखिएन । नेतृत्व विकास र संस्थागत संभना कायम राख्न तथा नीतिगत निरन्तरता कायम राख्न उपयुक्त विकल्पको रूपमा विकास भएको उत्तराधिकार योजनाको अवधारणालाई व्यवहारमा ल्याउन अब ढिलाई गर्नु हुँदैन । विगतका प्रशासन सुधारसम्बन्धी प्रतिवेदनहरूले समेत यो विषयमा प्रष्टरूपमा सुझाव प्रस्तुत गरेको देखिन्छ । उत्तराधिकार योजना लागू हुन सकेमा राजनीतिले प्रशासनलाई आफूखुशी परिचालन गर्न नसक्ने, नेतृत्व दीगो र अनुमानयोग्य हुने, नीतिगत व्यवस्थाप्रति अपनत्व बोध हुने र यसले निजामती प्रशासनलाई बलियो बनाउने अवस्था रहन्छ । नेतृत्व विकास गर्न, संस्थागत संभना कायम राख्न, नीतिगत निरन्तरता कायम गर्न र राजनीतिक हस्तक्षेप कम गर्न उत्तराधिकार योजना लागू गर्ने । पहिलो चरणमा प्रधानमन्त्री कार्यालयमा सचिवहरू मध्येको वरिष्ठतम् सचिवलाई मुख्य सचिवको उत्तराधिकार बनाउने गरी पदस्थापन गर्ने र त्यसैगरी सचिव र विभागीय प्रमुखको पदबाट यो योजनाको प्रारम्भ गर्ने ।

## प्रथम श्रेणीका अधिकृतको व्यवस्थापन

पर्याप्त आधार र अध्ययन विना नै विभागहरूको स्थापना गर्ने गरेको र एउटै विभागमा एक भन्दा बढी राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको दरबन्दी सिर्जना गरी पदस्थापन गर्ने गरेको समेत रहेको छ। समान पदका अधिकृतहरू कोही विभागका महानिर्देशक भई विभागकै प्रमुख हुने र कोही निर्देशक भई शाखाका प्रमुखका रूपमा खुम्चन पुग्ने भएकाले कर्मचारीहरूको कार्य सम्पादनमा नकारात्मक प्रभाव समेत परेको पाइन्छ। अझ कतिपय सन्दर्भमा त मन्त्रालयको नेतृत्वको व्यक्तिगत इच्छा, आकांक्षाका कारण अमुक कर्मचारीलाई सरुवा गरी आफू भन्दा कनिष्ठ पदाधिकारीको मातहत राख्ने गरिएकाले त्यसरी रहनु पर्ने प्रथम श्रेणीका अधिकृतहरूमा गम्भीर असन्तुष्टि र वितृष्णा सिर्जना भएका उदाहरण समेत भेटिएका छन्। निजामती सेवाको विशिष्टता नै यसको तहगत श्रृङ्खला रहेको सन्दर्भमा कनिष्ठ कर्मचारीको अन्तर्गत वरिष्ठ रहनु कुनै पनि शर्तमा उपयुक्त देखिँदैन। यसरी एकै व्यक्ति मन्त्रालयको महाशाखा प्रमुख, कुनै विभागको महानिर्देशक र विभाग अन्तर्गतका शाखाको प्रमुख, क्षेत्रीय निर्देशनालयको प्रमुख समेत जुनसुकै रूपमा पनि रहन सक्ने भएकाले अस्थिरता सिर्जना भएको पाइन्छ। तसर्थ विभागीय प्रमुखका रूपमा प्रथम श्रेणीको अधिकृत रहने र शाखाहरूमा द्वितीय श्रेणीका अधिकृत मात्र रहने व्यवस्था गर्नु उपयुक्त हुन्छ। एकभन्दा बढी प्रथम श्रेणीका अधिकृतहरू रहेको अवस्थामा वरिष्ठ सहसचिवलाई महानिर्देशक वा विभागीय प्रमुखको जिम्मेवारी सुम्पिनु पर्ने अनिवार्य व्यवस्था गर्नु पर्ने।

## विद्युतीय शासनको अवधारणालाई आत्मसात गर्ने

सूचना प्रविधिको अत्यधिक विस्तार भइसक्दा पनि सार्वजनिक प्रशासनको कार्य सञ्चालन गर्ने पद्धति र प्रक्रियामा प्रविधिलाई बढीमात्रामा आत्मसात गर्न नसकिएको सन्दर्भलाई विचार गरी सरकारी अभिलेख राख्ने, सार्वजनिक प्रशासनमा कागजरहित अवधारणा अपनाउने, सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्ने जस्ता उपायहरू अवलम्बन गर्नु आवश्यक छ। प्रशासन पुनः संरचना आयोगको दोस्रो अन्तरिम प्रतिवेदन (क) मा सरकारी शासन क्षेत्रलाई विद्युतीय प्रविधि मार्फत सञ्चालन एवम् प्रबर्द्धन गर्न छुट्टै स्पष्ट नीति तथा कार्यक्रम तय गर्नुपर्ने आवश्यकता औल्याइएको छ। सो प्रतिवेदनले तत्कालीन, मध्यकालीन र दीर्घकालीन सोच सहितको राष्ट्रिय विद्युतीय शासन सम्बन्धी रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन गरेको सिफारिश अझैपनि उत्तिकै सान्दर्भिक रहेको देखिँदा सो सम्बन्धी कार्य थालनी गर्न सम्बन्धित निकाय विशेष गरी विज्ञान प्रविधि मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले विशेष प्रयास गर्नुपर्ने देखिन्छ। सार्वजनिक प्रशासनलाई प्रविधिमैत्री बनाउन देहायका उपायहरू अवलम्बन गर्ने :-

- क. विभिन्न सरकारी निकायहरूले आ-आफ्नै ढंगबाट कार्यालयको कार्य प्रकृति अनुसारका सूचना प्रविधिसम्बन्धी परियोजनाहरू संचालन गरेको स्थिति विद्यमान छ। वि.सं. २०६२ मा ड्राफ्ट तयार भएको विद्युतीय शासन गुरुयोजना (E-GMP) ले पहिचान गरेका विभिन्न २० वटा परियोजनाहरू मध्ये Government Representative Portal, Government Integrated Data Center (GIDC), National Identification (NID), e-Education, Village Network, Land Record Management System, Vehicle Registration System, Public Service Recruitment Management System जस्ता परियोजनाहरू प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याएको अवस्था छ। तर उक्त गुरुयोजना स्वीकृत हुन नसक्दा पूर्ण रूपमा कार्यान्वयनमा भने आउन नसकेको सन्दर्भमा विद्युतीय शासन अवलम्बन

गर्न सरकारले ठोस कार्यदिशा सहितको गुरुयोजना तथा IT-Road Map तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्ने ।

ख. विद्युतीय शासन गुरुयोजना तथा IT-Roadmap ले हाल नेपालमा IT को प्रयोगको अवस्था र विद्युतीय शासन अवलम्बन गर्न सकिने सम्भावित क्षेत्रहरू पहिचान र प्राथमिकीकरण गर्नु पर्ने । जस अन्तर्गत विद्युतीय माध्यमबाट प्रवाह गरिने सेवाहरूलाई निम्नानुसार वर्गीकरण गरी त्यस अन्तर्गतका क्षेत्रहरूको प्राथमिकीकरण गरिनु उपयुक्त हुने :-

१. सरकारले नागरिकलाई प्रदान गर्ने प्रत्यक्ष सेवाहरू

- शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, विद्युत, यातायात, सूचना तथा सञ्चार, रोजगारी आदि ।
- नागरिक अधिकार अन्तर्गत जनताले माग गर्न सक्ने सेवाहरू जस्तै : अनुमति पत्र, आवेदन, रजिष्ट्रेशन, शुल्क, राजस्व तथा करहरूको भुक्तानी, नागरिकता, मालपोत, नापी, यातायात क्षेत्रका सेवाहरू ।
- सरकारका नीति, नियम, कानून, कार्यविधि, नागरिक वडापत्र तथा निर्णयहरू वेवसाइट मार्फत जानकारी गराउने विषय ।

२. सरकारले व्यापार वाणिज्य क्षेत्रको प्रबर्द्धनका लागि प्रदान गर्ने सेवाहरू

- इजाजत पत्र तथा अनुमति पत्रहरू ।
- कर भुक्तानीका सरलीकृत विधिहरू ।
- व्यापार तथा वाणिज्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारका नवीनतम् जानकारी प्रविधि तथा सम्भावनाहरू ।
- विदेशी राष्ट्रसँग भएका व्यापार तथा वाणिज्य सम्बन्धी सन्धि सम्झौताहरू ।
- सामाजिक सङ्गठन बारे सरकारी नियमन तथा सुरक्षा सम्बन्धी विषयहरू ।

३. सरकारले आफू मातहतका निकायहरूलाई प्रदान गर्ने सेवाहरू

(अ) अन्तर निकाय सेवाहरू

- सूचना तथा तथ्याङ्कहरूको आदान प्रदान गर्ने कार्य ।
- सूचना सञ्चार प्रविधि सम्बन्धी प्रणाली का अन्तरसम्बन्धित गरी प्रशासनिक कार्यमा समन्वय गर्ने कार्य ।
- प्रशासकीय कार्यविधि तथा अभिलेख व्यवस्थापनलाई कम्प्यूटरीकृत गरी विद्युतीय पद्धतिद्वारा पुनर्स्थापित गर्ने कार्य ।

(आ) सरकारले आफ्ना कर्मचारीलाई प्रदान गर्ने सेवाहरू

- कर्मचारीको अभिलेख तथा सो सम्बन्धी सेवाहरू,
- कर्मचारीको सेवा शर्त अन्तरगतका कारोबारहरू,
- कर्मचारीको क्षमता विकास, अनुशासन, उत्प्रेरणा सम्बन्धी विषयहरू ।

### सार्वजनिक प्रशासनको निर्णय प्रक्रियामा सुधार गर्ने

पछिल्लो समयमा सार्वजनिक प्रशासन सञ्चालनको क्रममा गरिएका निर्णयहरूलाई अदालतमा चुनौती दिने र अदालतबाट त्यस्ता निर्णयहरूलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी हुने तथा बदर समेत हुने क्रम बढिरहेको देखिन्छ। यसले कार्यकारीको काममा अनावश्यक समय, स्रोत र खर्च बढेको छ भने समयमा कार्य सम्पादन हुन नसकी प्रशासन सञ्चालनमा कठिनाई समेत आउने गरेको छ। निर्णय प्रक्रियाको पूर्णतः पालन नगरिनु र कानूनले तोकेको सीमा वा दायरामा रहन नसकेको कारण नै यस्ता समस्या देखिएका हुन्। आफूलाई कानूनले दिएको अख्तियारीको अधीनमा रही निर्धारित प्रक्रियाको अवलम्बन गर्ने र सहभागितामूलक रूपमा निर्णय निर्माण गर्ने परिपाटीको विकास गरी कानुनी शासन र सुशासनको मान्यतालाई आत्मसात गरी निर्णय गर्ने प्रक्रियामा सुधार गर्ने। यसले सार्वजनिक प्रशासनमा हुने निर्णयलाई वैद्य, विश्वसनीय र भरपर्दो समेत बनाउँदछ।

### सार्वजनिक सेवा वितरण प्रभावकारी बनाउने

सार्वजनिक सेवा सरल, सुलभ र सहज रूपमा प्राप्त गर्ने नागरिकको नैसर्गिक अधिकार हो। स्थानीयस्तरमा नागरिकहरूलाई छिटो, छरितो र सरल रूपमा सार्वजनिक सेवा वितरण हुन सकेमा मात्र आम नागरिकले लोकतन्त्रका लाभहरू उपयोग गर्न सक्छन् र राज्यका प्रति नागरिकहरूको अपनत्व अभिवृद्धि हुन्छ। तर स्थानीयस्तरमा सार्वजनिक सेवा वितरण प्रभावकारी बन्न सकेको छैन। कार्यालयको संरचना सेवाग्राही मैत्री हुन नसक्नु, स्थानीयस्तरमा अझ खास गरी दुर्गम स्थलमा कर्मचारीहरू अनुपस्थित रहनु, सार्वजनिक विदाको संख्यामा बढोत्तरी हुनु, स्थानीय निकायहरू राजनीतिक प्रतिनिधित्वविहीन हुनु जस्ता कारणहरूले गर्दा सेवा वितरण प्रणाली कमजोर बन्न पुगेको छ। यसमा सुधार गर्न देहायका उपायहरू अवलम्बन गर्नु पर्ने देखिन्छ :

- १ अनुभव कम भएका र नव प्रवेशी अधिकृतहरूलाई सेवा प्रवाहको निर्णय तहको जिम्मेवारी नदिने।
- २ मन्त्रालयहरूले आ-आफ्नो वार्षिक बजेटको निश्चित रकम स्थानीयस्तरका कार्यालयहरूको भौतिक सुधारमा विनियोजन गर्ने।
- ३ सार्वजनिक विदाहरूको पुनरावलोकन गरी अनावश्यक किसिमका विदा कटौती गर्ने। स्थानीय पर्वहरूमा सेवा प्रवाह गर्ने कार्यालयले विशेष कार्यक्रम सञ्चालन गरी सेवा वितरण गर्ने।
- ४ कार्यस्थलका कार्यालयहरूबाट प्रवाह हुने सेवा नागरिक वडापत्रमा उल्लिखित समयभित्र सेवाग्राहीलाई प्राप्त नभएमा सेवाग्राहीले क्षतिपूर्ति प्राप्त गर्ने गरी

- क्षतिपूर्ति प्राप्त हुने व्यवस्थासहितको नागरिक वडापत्र अनिवार्य रूपमा राख्ने व्यवस्था गर्ने ।
- ५ सार्वजनिक सेवा वितरण गर्न घुम्ती सेवा कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने,
  - ६ सार्वजनिक सेवा वितरण गर्ने स्थानीयस्तरमा रहेका कार्यालयमा सेवाग्राहीहरूको भाषिक विविधता अनुरूप बहुभाषिक नागरिक वडापत्र लागू गर्ने ।
  - ७ सेवा वितरण निर्देशिका वा कार्यविधिका बारेमा सेवाग्राहीहरूले बुझ्ने भाषामा दिग्दर्शनहरू तयार गरी प्रचार-प्रसार गर्ने ।
  - ८ व्यवस्था गरी त्यस्ता कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको वार्षिक का.स.मू.मा त्यसलाई पनि आधारको रूपमा लिने व्यवस्था गर्ने र सेवा वितरणमा टोकन प्रणाली लागू गर्ने ।
  - ९ जिल्लामा स्थानीय विकास अधिकारीको भूमिकालाई प्रभावकारी बनाउन स्थानीय विकास अधिकारीको नियुक्ति र छनौट निश्चित मापदण्डको आधारमा गर्ने व्यवस्था लागू गर्ने । (जस्तै : विकास प्रशासनको बारेमा जानकार, विकास प्रशासकमा हुनुपर्ने गुणहरू भएको, अनुभवी, स्वच्छ, छवि भएको व्यावसायिक एवम् सहभागितामूलक दृष्टिकोण भएको, राजनीतिक रूपमा तटस्थ, सेवाप्रति समर्पित जस्ता आधारमा चयन गर्ने) ।
  - १० महानगर क्षेत्रभित्र सार्वजनिक यातायातको सञ्चालनको प्रबन्ध गर्ने अधिकार र जिम्मेवारी सम्बन्धित महानगरलाई सुम्पनु पर्ने ।
  - ११ सार्वजनिक सेवा वितरणमा राजनीतिक हस्तक्षेप र प्रभावलाई निरूत्साहित गर्ने ।
  - १२ कर्मचारीको नियुक्ति, सरुवा, बढुवा व्यवस्थामा योग्यताका आधारहरूलाई पुनरावलोकन गरी अनुमानयोग्य बनाउने ।
  - १३ सरुवा, बढुवामा राजनीतिक नेतृत्वको हस्तक्षेप हटाई नीति निर्माणको भूमिकामा मात्र राजनीतिज्ञलाई केन्द्रित गर्ने ।
  - १४ सार्वजनिक प्रशासनलाई नतिजामुखी बनाउन प्रक्रियामुखी व्यवस्थाबाट “सेवाग्राही केन्द्रित” संरचना र कार्यप्रणालीतर्फ उन्मुख गराउने ।
  - १५ सम्भव भएसम्मका सेवाहरू एउटै स्थानबाट प्राप्त हुन सक्ने गरी एकद्वार पद्धतिको विकास गर्ने ।

### नागरिक वडापत्रको प्रभावकारी प्रयोग गर्ने

सार्वजनिक प्रशासनलाई बढी भन्दा बढी सेवाग्राहीमुखी, पारदर्शी, उत्तरदायी र जिम्मेवार बनाउन राज्यका तर्फबाट व्यवस्था गरिएको एउटा महत्वपूर्ण विधिका रूपमा नागरिक वडापत्रलाई लिइन्छ । यस सम्बन्धी व्यवस्थामा सम्बन्धित निकायबाट प्रदान गरिने सेवाको विवरण, त्यसको प्रकृति, प्रकार, सेवा प्रवाह गर्न लाग्ने समय, दस्तुर, आवश्यक पर्ने कागजात तथा आधारहरू र जिम्मेवार पदाधिकारी समेत स्पष्ट गरी सबैले देख्ने गरी व्यवस्थित रूपमा राख्नु पर्ने व्यवस्था गरिएको छ । वडापत्रको प्रयोगले एकातिर सेवाग्राहीहरूलाई कुन कुन निकायबाट प्रवाह गरिने सेवा कुन कुन हुन् ? ती सेवाहरूका

लागि कति समय र लागत लाग्दछ ? सेवाका लागि कहाँ र को सँग सम्पर्क राख्ने ? भन्ने विषयका साथै तोकिए बमोजिम सेवा प्राप्त गर्न नसके कहाँ गएर गुनासो गर्ने भन्ने सम्मका विषयहरू स्पष्ट पारी सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयता, सेवाको प्रभावकारिता, पारदर्शिता र जनविश्वास अभिवृद्धि गराएको छ । यसका साथै मालपोत, यातायात जस्ता सार्वजनिक सरोकार बढी भएका केही कार्यालयहरूमा तोकिए बमोजिम सेवा प्रदान नभएमा सेवाग्राहीले क्षतिपूर्ति पाउने र सेवा प्रवाहमा अवरोध गर्ने कर्मचारीलाई कारवाही समेत गर्ने व्यवस्था पनि नमूनाका रूपमा लागू गरिएको छ । तथापि नागरिक वडापत्रको व्यवस्था केवल औपचारिकताका रूपमा गरिनु, यसप्रति नागरिक समाज र समुदायको यथोचित चासो र विश्वास अभिवृद्धि हुन नसक्नु, सेवा प्रवाह नगर्ने कर्मचारीहरू दण्डित र समयमै गुणस्तरीय सेवा प्रवाह गर्ने कर्मचारी पुरस्कृत हुन नसक्नु, कतिपय सन्दर्भमा यस बारे जनस्तरमा जानकारी सम्म पुग्न नसक्नु र सेवा प्रदायक र सेवाग्राहीका बीचको सम्बन्ध सेतुका रूपमा नागरिक वडापत्र स्थापित हुन नसक्नुले यस क्षेत्रमा केही गम्भीर बहसहरू हुन थालेका छन् । यसलाई सार्वजनिक प्रशासनको एउटा महत्वपूर्ण पक्षका रूपमा स्थापित गर्दै सेवाग्राहीको विश्वास र भरोसाको आधार बनाउन हालको व्यवस्थामा पुनरावलोकन गरी देहायका उपायहरू अवलम्बन गर्ने :

- क. सेवा वितरण गर्ने सबै कार्यालयमा अनिवार्य रूपमा विस्तृत विवरण सहितको नागरिक वडापत्र राख्ने ।
- ख. तोकिएको समयमा काम नभएमा सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था गर्ने ।
- ग. सेवाग्राहीले बुझ्ने गरी स्थानीय भाषामा सहित नागरिक वडापत्र तयार गर्ने ।
- घ. नागरिक वडापत्र बमोजिमको कार्य भए नभएको सम्बन्धमा प्रभावकारी रूपमा अनुगमन गर्ने ।
- ङ. अनुगमन गर्न विशेष संयन्त्र निर्माण गर्ने ।
- च. नागरिक वडापत्रमा उल्लेख भएबमोजिम कार्य भए नभएको सम्बन्धमा भएको अनुगमनलाई कार्यसम्पादनसँग आबद्ध गर्ने ।

### **गैरसरकारी संस्थाहरूको नियमन र व्यवस्थापन**

सरकारी क्षेत्र बाहिर रहेका सम्पूर्ण क्षेत्रलाई गैरसरकारी क्षेत्र भनी बुझिन्छ । यसभित्र निजी क्षेत्र, नागरिक समाज र गैरसरकारी सङ्घ संस्थाहरू रहेका हुन्छन् । कुनै पनि मुलुकको विकासमा सरकारी पक्ष मात्रको प्रयास अपूर्ण नै रहन्छ, यसमा निजी क्षेत्र, नागरिक समाज र गैर सरकारी सङ्घ संस्थाहरू पनि परिचालित गर्नु जरूरी छ । नेपालमा संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका सम्पूर्ण संस्थाहरूलाई गैरसरकारी सङ्घ संस्थाभित्र समेटिने गरेको छ । निश्चित आधारहरूमा व्यक्तिहरूको पहलबाट स्थापित, स्वतन्त्र, स्वायत्त र गैर नाफामुखी संस्थाहरूका रूपमा रहने गैरसरकारी सङ्घ संस्थाहरूले सरकारको सहयोगीका रूपमा निर्वाह गर्नु पर्ने भूमिका राम्ररी निर्वाह गर्न सकेको पाइदैन । सरकार पुग्न नसकेका दुर्गम र सुविधाविहीन स्थान, जीवनस्तर सुधारमा कमै मात्र योगदान पुऱ्याए पनि सामाजिक सशक्तिकरण र सचेतनाको पक्षमा भने उल्लेख्य योगदान रहेको मान्नु पर्छ । तर गैर सरकारी संस्थाहरूको सञ्चालन एवम् नियमनलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको छ । यस्ता संस्थाहरूको कार्यक्षेत्र, कार्यप्रक्रिया, उत्तरदायित्व, सहयोगको अभिलेख

जस्ता विषयहरूलाई नियमनकारी निकायले परीक्षण गर्नुपर्ने अवस्था रहेको छ। निश्चय नै गैरसरकारी संस्थाहरू विकासका बाहक हुन्। तर यिनको सञ्चालन र व्यवस्थापन कानुनी दायराबाट बाहिर हुनु हुँदैन। यसप्रकारको अवस्थामा हाम्रो सन्दर्भमा गैरसरकारी सङ्घ संस्थाहरूको परिभाषा र भूमिकामा नै व्यापक बहस गरी पुनरावलोकन गर्दै राष्ट्रिय विकासमा सहकार्य गर्न सके राजनीति र समाज बीच मध्यस्थता गर्ने, सेवा प्रवाहलाई बढीभन्दा बढी जनमुखी बनाउँदै विस्तार गर्ने, उपभोक्ता हितको संरक्षण गर्ने, सदाचार र सुशासन स्थापित गर्ने, सामूहिक प्रयासलाई सङ्गठित गर्ने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने र समग्र विकासलाई सहजीकरण गर्ने कार्यमा महत्वपूर्ण योगदान पुग्न सक्ने किसिमको भूमिका हुनुपर्ने साथै राष्ट्रिय हित, सामाजिक सद्भाव र राष्ट्रिय एकता खल्बल्याउने जस्ता कार्य गर्ने गैरसरकारी सङ्घ संस्थाहरूलाई कारवाहीको दायरामा ल्याउने गरी विशेष कानुन र सोही अनुरूपको नियमनकारी निकायको व्यवस्था हुनुपर्ने।

### **अनुगमन मूल्याङ्कनलाई प्रभावकारी बनाउने**

सार्वजनिक निकायका काम कारवाहीको अनुगमन र मूल्याङ्कन गर्ने कार्य धेरै हदसम्म औपचारिकतामा सीमित रहेको छ। यो कार्य सम्पादनलाई नतिजा बनाउने दिशामा सहयोगी हुन सकिरहेको छैन। क्षेत्रीय कार्यालयहरूले समेत कार्यसम्पादन एवम् नतिजामा सुधार ल्याउने गरी अनुगमन गर्न सकेका छैनन्। अनुगमन कार्य प्रभावकारी नहुँदा यसले कार्य सम्पादनको स्तर र सेवा वितरणको अवस्थामा सुधार आउन सकेको पाइदैन। यो पक्षलाई गम्भीरतापूर्वक लिई सबै तहका निकायको कार्यसम्पादनको अनुगमनका लागि निश्चित र कार्यात्मक संयन्त्र तयार गरी अनुगमनको प्रतिवेदन पेश गर्नु र त्यस्तो विवरण वार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्ने देखिन्छ। अनुगमनको क्रममा दिइएका निर्देशन र निकाशाबाट कार्यसम्पादनमा पारेको प्रभावका बारेमा अनुगमन प्रतिवेदनमा विश्लेषण गरिनु पर्ने देखिन्छ। यसका लागि-

- क. सुपरिवेक्षणको भूमिका भएका निकायमा अनुगमन र मूल्याङ्कन गर्ने एकाई स्थापना गर्ने,
- ख. अनुगमन र मूल्याङ्कनका लागि दक्ष जनशक्ति एवम् पर्याप्त स्रोत, साधनको व्यवस्था गर्ने,
- ग. प्रगति समीक्षा गर्दा अनुगमन र मूल्याङ्कन प्रतिवेदनलाई समेत समावेश गर्ने,
- घ. अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदनलाई कार्य सम्पादन मूल्याङ्कन गर्दा आधार लिने व्यवस्था गर्ने,
- ङ. अनुगमन मूल्याङ्कनमा सरोकारवाला र सेवाग्राहीहरू समेतको सहभागिता हुने खालका आधार र क्रियाकलापहरू निर्धारण गर्ने,
- च. अनुगमन गर्नेलाई जिम्मेवार बनाउने व्यवस्था हुनुपर्ने।

### **भ्रष्टाचारको रोकथाम र नियन्त्रण**

भ्रष्टाचारको रोकथाम र नियन्त्रणद्वारा सुशासन प्रबर्द्धन गर्न निम्न अनुसार सुधार गर्न सके आगामी दिनमा आशातीत सफलता प्राप्त गर्न सक्ने अपेक्षा गर्न सकिन्छ :-



- भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई पनि कानुनी दायरामा ल्याउने व्यवस्था गरेको र उक्त महासन्धिको नेपाल पक्ष राष्ट्र रहेको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य क्षेत्र विस्तार गरी संवैधानिक र कानुनी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्थाहरू समेतमा हुने भ्रष्टाचार र अनुचित कार्यसम्बन्धी विषय पनि यसको कार्यक्षेत्रमा समावेश गर्ने ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यालयहरू समेत स्थापना भएका सन्दर्भमा तिनीहरूको कार्य स्पष्ट गरी सो अनुकूल हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा अन्य ऐन नियमहरू संशोधन गर्ने ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यालयहरू रहेका ५ वटै स्थानहरूमा विशेष अदालत/इजलासको व्यवस्था गर्ने ।
- नागरिक बडापत्रको सही कार्यान्वयन गर्ने तथा कतिपय कार्यालयको बडापत्रमा रहेको क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई थप निकायहरूमा व्यवस्थित गर्ने ।
- राष्ट्रिय सर्तकता केन्द्रको क्षेत्राधिकार स्पष्ट गरी छुट्टै ऐन मार्फत व्यवस्थित गर्ने ।
- जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय जस्ता सेवाग्राहीको प्रत्यक्ष सरोकार रहने कार्यालयहरूमा लेखापढी गर्न नजान्ने सेवाग्राहीका लागि सहायता कक्षको व्यवस्था मिलाउने र विचौलियाहरूको विगविगीको अन्त्य गर्ने ।
- सबै सार्वजनिक निकायहरूमा अन्तिम लेखा परीक्षणबाट देखिएका वेरूजु र अनियमितताहरू सञ्चार माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउने ।
- जनसम्पर्क बढी हुने सबै कार्यालयहरूमा CCTV जडान गरी नियमित अनुगमन गर्ने ।
- स्थानीय विकास र निर्माणका कार्य उपभोक्ता समिति मार्फत गर्दा कतिपय सन्दर्भमा खर्चिलो र गुणस्तरहीन समेत भएकाले निश्चित रकम भन्दा माथिका विकास निर्माणका कार्य पारदर्शी तवरले खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था मिलाउने र सो को अनुगमन मूल्याङ्कनमा र सामाजिक परीक्षणमा उपभोक्तालाई संलग्न गराउने ।
- वित्तीय क्षेत्रमा रहेको बढ्दो आपराधीकरण नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरको अभ्यास सुहाउँदो कानुनी प्रावधानको व्यवस्था गर्ने ।
- सार्वजनिक पदमा रहेका व्यक्तिहरूको काम, कर्तव्य र अधिकार कानुनी रूपमा नै प्रष्ट पार्ने र त्यस्ता व्यक्तिहरूको सम्पत्ति सार्वजनिकीकरण गर्ने र त्यसको निरन्तर अनुगमन गर्ने पद्धतिको विकास गर्ने ।
- स्थानीय निकायहरूको विकेन्द्रीकरण र स्वायत्त शासनको भावना अनुकूल क्षमता अभिवृद्धि गरी आर्थिक, राजनीतिक, प्रशासनिक र न्यायिक अधिकार निक्षेपण गर्ने ।
- छरितो सरकारको अवधारणालाई मूर्त रूप दिन सेवा प्रवाहमा निजी क्षेत्र र नागरिक समाजको संलग्नता बढाउने ।

- राजनीतिक दलहरूको आर्थिक कारोवारलाई सरकारी लेखा प्रणालीकै ढाँचामा राख्ने, आयव्यय सार्वजनिक गर्ने तथा लेखापरीक्षण गर्ने व्यवस्था गर्ने ।
- राजनीतिक क्षेत्र नीति निर्माण र विश्लेषण (Policy Formulation and Analysis) मा मात्र सक्रिय रहने, सरकारका दैनिक प्रशासनिक कार्यहरूमा हस्तक्षेप नगर्ने ।
- भ्रष्टाचार सम्भावित निकायहरूमा कार्यरत कर्मचारीहरूको सम्पत्ति विवरणको नियमित अनुगमन गर्ने र त्यस्ता कर्मचारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने ।
- मन्त्रिपरिषद्का सदस्यसहित सबै निकायमा आचारसंहिता निर्माण गरी प्रभावकारी रूपमा लागू गर्ने र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति अख्तियार गर्ने ।
- सार्वजनिक खरिद ऐनमा समसामयिक संशोधन गर्ने र सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई साधन स्रोत सम्पन्न तुल्याई प्रभावकारी रूपमा अनुगमनलाई सक्रिय बनाउने ।
- मन्त्रालयमा सल्लाहकारहरूको नियुक्ति गर्दा सेवाभिन्नबाट हुन नसक्ने विशेषज्ञ परामर्शका लागि मात्र गर्ने र उनीहरूलाई कार्यालयको गोपनीयतामा पहुँच नहुने गरी आचारसंहिता तयार गरी लागू गर्ने ।
- सार्वजनिक प्रशासनलाई नतिजामुखी बनाउन “प्रक्रियामुखी” व्यवस्थाबाट “सेवाग्राही केन्द्रित” र “नागरिकमुखी” संरचना र कार्यप्रणालीतर्फ उन्मुख गराउने ।
- विकास कार्यक्रममा दलीय तथा पदीय आधारमा भागवण्डा गर्ने कार्यलाई अन्त्य गर्ने ।
- आयोजनाको खर्च, उपलब्धि सम्बन्धी विवरण पारदर्शी बनाउने र आयोजना व्यवस्थापकलाई कार्यान्वयनका सन्दर्भमा पूर्ण जिम्मेवारी दिने ।
- आयोजना कार्यान्वयन सम्बन्धमा सार्वजनिक सुनुवाईको संस्कृति विकास गर्ने ।
- खरिद प्रणालीमा एकरूपता र प्रतिस्पर्धा कायम गर्न सार्वजनिक खरिद ऐन नियममा समयानुसार परिमार्जन गर्दै सरकारी स्रोत प्रवाह हुने सबै निकायमा अनिवार्य गर्ने ।
- कार्य सम्पादन परीक्षण (performance audit) को व्यवस्था गर्ने ।
- सामाजिक चेतना मार्फत भ्रष्टाचार विरुद्ध जनदवाव सिर्जना गर्ने ।
- राष्ट्रप्रेम, राष्ट्रियता, श्रमप्रतिको सम्मान र कर्तव्यबोध, सामाजिक सद्भाव, सहिष्णुता, समानता, मर्यादा, प्राकृतिक स्रोत एवम् राष्ट्रिय सम्पदाको संरक्षण एवम् नैतिकता प्रबर्द्धन गर्न नागरिक शिक्षा, चेतना विकास र नैतिक शिक्षामा जोड दिने ।

**सुशासनका निम्ति सूचनाको हकको प्रचलनलाई प्रभावकारी बनाउने**

- शासन प्रणालीलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन जारी भएको र सो ऐनलाई कार्यान्वयन गराउने क्रममा राष्ट्रिय सूचना आयोगको समेत गठन भएको देखिन्छ। सूचनाको हक सम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने क्रममा सूचनाको हक सम्बन्धी नियमावली तर्जुमा भई सो नियमावलीको पनि समसामयिक सुधार भएको अवस्था छ। यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सूचनाको हक कार्यान्वयन समन्वय एकाईको स्थापना गरिएको र सूचना तथा सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा ऐन कार्यान्वयनको अवस्थाका सम्बन्धमा अनुगमन समिति पनि गठन भई क्रियाशील भएको अवस्था देखिन्छ। सूचनाको हक सुशासन कायम गर्ने एउटा प्रभावकारी पद्धति स्थापित भइसकेको विश्व अनुभवको परिप्रेक्ष्यमा नेपालमा पनि यस कानुनलाई राज्यका सम्पूर्ण संरचनाले आत्मसात गरी आफ्ना काम कारवाहीलाई अधिकतम पारदर्शी बनाउन सकेमा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती र जिम्मेवारी पन्छाउने प्रवृत्तिमा कमी आई प्रशासनमा स्वच्छता, प्रभावकारिता र कार्यक्षमता अभिवृद्धि हुने मात्र होइन जनता र सरकारको बीचको सम्बन्धमा पनि विश्वासको वातावरण सुदृढ हुन मद्दत पुग्ने हुने जान्छ। तसर्थ सूचनाको हक सम्बन्धी कानुनी व्यवस्था र सिर्जना गरिएका संरचनाहरूलाई अधिकतम उपयोग गर्ने रणनीति अवलम्बन हुन आवश्यक छ।
- सूचना प्रवाहको अवस्थालाई सुदृढ गर्न अभिलेख प्रणालीमा सुधार गर्नुपर्ने, सूचना व्यवस्थापनका लागि दक्ष जनशक्तिको विकास तथा सूचना प्रविधिको अधिकतम प्रयोग सार्वजनिक प्रशासन र सेवा प्रवाहमा बढाउनु पर्ने, यसैगरी सूचनाको हक राज्यका संरचनाहरू भित्र मात्र सीमित नभई यसले समग्र सामाजिक प्रणाली नै खुला र पारदर्शी बनाउने हुनाले गैरसरकारी, निजी र राजनीतिक क्षेत्रलाई समेत सूचनाको हक कार्यान्वयन गर्न अभिप्रेरित र अनुगमन पद्धतिलाई व्यापक बनाउन पर्ने आवश्यकता छ। सूचनाको हकको प्रचलन, संरक्षण र सम्बर्द्धनको दायित्व भएको राष्ट्रिय सूचना आयोगलाई सुदृढ र सवल बनाउनु पर्ने तथा आम नागरिकको सूचनाको हकको प्रत्याभूति गराई सहभागितामूलक लोकतन्त्र र जवाफदेही एवम् उत्तरदायी सार्वजनिक प्रशासनको सुनिश्चितता दिनका लागि जनशक्तिलाई उचित तालिम, प्रशिक्षण र अभिप्रेरणाको व्यवस्था गर्नुपर्ने, सूचनाको हकसम्बन्धी ऐनको मर्म अनुसार सम्बेदनशील सूचनाको यथाशीघ्र वर्गीकरण र संरक्षणको प्रक्रियालाई गतिशील बनाउनु पर्ने र सूचनाको स्वतः सार्वजनिकीकरण गर्ने प्रवृत्तिमा बढोत्तरी गरी पारदर्शिताको उच्च अभ्यासलाई प्रोत्साहन गर्ने, अभिलेख, सूचना र तथ्याङ्कको व्यवस्थापन तथा यसको अधिकतम खुला प्रवाहको प्रत्याभूतिका लागि सार्वजनिक प्रशासनमा योग्य र दक्ष जनशक्तिको अभाव खट्किएको सन्दर्भमा यसको अभावलाई हटाउन क्रमशः सूचना सम्बन्धी विशेष सेवाको विकास र सुदृढ गराउन पर्ने अवस्था छ। पछिल्लो समयमा पारदर्शिताको अभिवृद्धिका लागि खुला सरकारको अवधारणा आएको छ। यो अवधारणालाई अवलम्बन गर्नुपर्ने हुनाले सूचनाको हकसम्बन्धी धारणालाई व्यापक अर्थमा बुझ्नु जरूरी छ। यसक्रममा खुलापन र सूचनाको पारदर्शितामा बाधा पुऱ्याउने पुराना ऐन कानुनमा सुधार गरी सक्रिय सूचना प्रवाहको संस्कृतिको विकास गर्ने।

सूचनाको हकसम्बन्धी ऐनले अवलम्बन गरेका मान्यतालाई आत्मसात गर्न सपथ ग्रहण सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने ।

### सुशासनका निम्ति सञ्चार माध्यमको सुदृढीकरण

सुशासन र नागरिक अधिकारको संरक्षणका निम्ति आम सञ्चार क्षेत्रलाई परिवर्तित सन्दर्भमा रूपान्तरण गर्दै लैजान उदारवादी, बहुलवादी, प्रतिस्पर्धि र लोकतान्त्रिकृत मूल्य मान्यता अनुरूपको नीतिगत एवम् कानुनी व्यवस्था हुनु आवश्यक छ । यसका निम्ति संविधानमा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति, ऐनमा आम सञ्चारको सार्वजनिकीकरण, व्यवसायीकरण र सामुदायीकरणको व्यवस्था, नीति नियम निर्माण गर्दा सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शिता कायम गरी स्वतन्त्र र निष्पक्ष सूचना सम्प्रेषण संस्कृति विकास गर्नुपर्ने खाँचो देखिएको छ । त्यसका लागि सरकार नियन्त्रित प्रसारण संस्थाहरु नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवाको रूपमा राज्यको प्रसारण संस्थामा रूपान्तरण गर्ने, प्रसारण संस्थालाई निजी, सार्वजनिक र सामुदायिक गरी तीन वर्गमा विभाजन गरी उनीहरुको प्रकृति अनुरूपको कानुनी व्यवस्था गर्ने । सार्वजनिक प्रसारण संस्थाहरुलाई समाजमा गतिमान बनाउन निश्चित मूल्य मान्यता र सिद्धान्तहरु स्तरवृद्धिका मापदण्डको रूपमा निर्धारण गर्ने, यस्ता मेरुदण्डको रूपमा सत्यता, विश्वसनीयता, व्यावसायिकता र प्रभावकारिता, मापदण्डको रूपमा व्यापक र सर्वसुलभ पहुँच, प्रतिनिधिमूलक, विचारविधामा विविधता, लोकप्रियता, कार्याधारका रूपमा स्वतन्त्रता, निष्पक्षता, निर्भयता र आत्मनिर्भरता जस्ता कुराहरुको सुनिश्चितता हुनुपर्ने ।

### ३. निजामती सेवाका कर्मचारीको बढुवा, वृत्ति विकास, सरूवालाई अनुमानयोग्य बनाउन र नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउने सम्बन्धमा वर्तमान कानुनी व्यवस्था र प्रक्रियामा गरिनुपर्ने सुधार

#### बढुवालाई अनुमानयोग्य बनाउने

- निजामती सेवाको पदपूर्ति सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नु पर्ने आवश्यकता छ । राजपत्रअनङ्कित प्रथम श्रेणीबाट आन्तरिक प्रतियोगिता मार्फत राजपत्राङ्कित तृतीय श्रेणीमा जान सक्ने व्यवस्था पुनः स्थापित गर्नु पर्ने मागलाई समेत सम्बोधन गर्नु पर्ने अवस्था छ । राजपत्राङ्कित पदहरुमा खुला एवम् आन्तरिक प्रतियोगिताको पुनरावलोकन गरी अन्तरसेवा प्रतियोगिताद्वारा पदपूर्ति गर्नु उपयुक्त हुने सुझावहरु प्राप्त भएका छन् । विगतमा भएका अभ्यासको मूल्याङ्कन गर्दा पदपूर्तिका लागि देहाय बमोजिमको प्रतिशत कायम गर्नु उपयुक्त देखिन्छ :

सि.नं.	पद	खुला	आ.प्र. (अन्तरसेवा)	जेष्ठता र कार्यक्षमता
१.	राजपत्र अनङ्कित द्वितीय	१००	-	-
२.	राजपत्र अनङ्कित प्रथम	७०	-	३०
३.	राजपत्राङ्कित तृतीय	७०	१०	२०
४.	राजपत्राङ्कित द्वितीय	१०	२०	७०

५.	राजपत्राङ्कित प्रथम	-	२०	८०
६.	विशिष्ट श्रेणी	-	-	१०० (२०+८०)

**स्पष्टीकरण:** आन्तरिक प्रतियोगितात्मक परीक्षामा न्यूनतम योग्यता पुगेका सबै सेवा समूहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने छन् । लोकसेवा आयोगले एकीकृत परीक्षा सञ्चालन गर्ने अभ्यास गरिसकेको अवस्थामा आन्तरिक प्रतियोगितालाई सेवा समूहमा सीमित नगरी प्रतिस्पर्धा र अवसरको दायरा फराकिलो पार्नुपर्ने आवश्यकता देखिएको हो ।

- निजामती सेवाका बहुवाको विषय सधैं अस्थिर भइरहेको छ । बहुवाका आधारहरूमा बारम्बार हुने फेरबदलले यो अनुमानयोग्य हुन नसकेको देखिँदा यसमा देहाय बमोजिम गर्ने -

१. बहुवाका लागि अयोग्य उम्मेदवारहरूको नकारात्मक सूची तयार गर्ने,
२. नकारात्मक सूचीमा का.स.मू.मा औषत ८० प्रतिशतभन्दा कम अङ्क प्राप्त गरेको, विभागीय सजाय पाएको, ५ वर्ष नपुगेको, बहुवा रोक्का भएको, न्यूनतम अवधि नपुगेको, निलम्बनमा परेको जस्ता आधारहरू राख्ने ।
३. नकारात्मक सूचीमा नपरेका उम्मेदवारहरूमध्ये जेष्ठताका आधारमा ८० प्रतिशत पदपूर्ति गर्ने, २० प्रतिशत आन्तरिक प्रतियोगिताका लागि राख्ने ।
४. आन्तरिक प्रतियोगितामा न्यूनतम योग्यता पुगेका सबै सेवा समूहका एक तह मुनिका कर्मचारीले भाग लिन सक्ने गरी प्रतिस्पर्धाका दायरा फराकिलो पार्ने ।

### **छड्के प्रवेशको व्यवस्थामा पुनरावलोकन गर्ने**

निजामती सेवामा रहेका श्रेणीविहीन तथा राजपत्र अनङ्कित सबै पदहरू तथा राजपत्राङ्कित तृतीयदेखि प्रथम श्रेणीसम्मका पदहरूमा प्रवेश पाउने व्यवस्था निजामती सेवा ऐनले गरेको छ । खास गरी राजपत्राङ्कित द्वितीय श्रेणी तथा प्रथम श्रेणीका पदहरूमा खुला प्रतियोगिताबाट पूर्ति गरिने १० प्रतिशत पदहरू निजामती सेवा बाहिरका प्रतिभाशाली व्यक्तिका लागि समेत खुल्ला गरेर छड्के प्रवेशको व्यवस्था गरिएको छ । सार्वजनिक प्रशासनका अन्य प्रमुख पक्षहरू विश्वविद्यालय सेवा, शिक्षक सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको सेवामा भने निश्चित पदहरूमा मात्र प्रवेश पाउने व्यवस्था छ । यसरी सार्वजनिक प्रशासनमै छड्के प्रवेशसम्बन्धी व्यवस्थामा एकरूपता भएको पाइदैन । छड्के प्रवेशसम्बन्धी व्यवस्थाको माध्यमबाट निजामती सेवामा प्रवेश गर्ने व्यवस्थाका सम्बन्धमा दुई भिन्न दृष्टिकोणहरू रहेका छन् । एकातर्फ यसका पक्षधरहरू यो व्यवस्थाबाट सेवा बाहिर रहेका दक्ष जनशक्तिहरू सेवामा आकर्षित भई योग्य, सक्षम, क्षमतावान र प्रगतिशील युवा शक्ति सेवामा प्रवेश गर्ने हुनाले यसले सेवा प्रवाहको स्तरमा सुधार ल्याउने तर्क गर्दछन् भने अर्कातिर यसको विपक्षमा रहनेहरू भने यो व्यवस्थाले अनुभवहीन कोरा ज्ञान मात्र भएका, अव्यावहारिक, कार्य सम्पादनका दृष्टिले असक्षम र अति महत्वाकांक्षी जनशक्ति मात्र भित्रने हुनाले सेवा प्रवाह कमजोर हुने र अनुभवी कर्मचारीहरूमा सेवाप्रतिको

वितृष्णा सिर्जना हुने बताउँछन् । छड्के प्रवेशको व्यवस्थाबाट निजामती सेवा बाहिरका प्राज्ञिक एवम् प्रतिभावान व्यक्तिहरू आकर्षित हुन नसकेको वा त्यस्तो संख्या अत्यन्त न्यून रहेको तथा त्यसरी आएका व्यक्तिहरू प्रशासनिक नेतृत्व क्षमताका दृष्टिले परिपक्वता आउन र कार्यक्षेत्रमा खरो उत्रन नसकेको, यसले तहगत श्रृङ्खला र पदसोपान कायम गर्न असहज भएको सन्दर्भमा यस विषयमा व्यापक छलफल र प्रभाव मूल्याङ्कन गरी निर्णयमा पुग्न उपयुक्त हुन्छ । निजामती सेवा ऐनले अवलम्बन गरेको छड्के प्रवेशको यस प्रावधानबाट बजारमा भएका जेहेन्दार र उत्कृष्ट जनशक्तिलाई सेवाभिन्न प्रवेश गराउने अपेक्षा गरिएको भएतापनि सीमित प्राविधिक पदहरूमा बाहेक अन्य पदहरूमा सेवाभिन्नकै जनशक्ति फड्को मारी (Fast Track) उपल्लो पदमा पुग्ने प्रवृत्ति देखियो । विशिष्ट ज्ञान, सीप र क्षमता भएका व्यक्तिहरू छड्के प्रवेशबाट उच्च पदमा पुगे नपुगेको, उनीहरूको कार्यसम्पादन स्तर अपेक्षाकृत भए नभएको, व्यावसायिकताको विकास भए नभएको र नीतिगत तहमा कुशल नेतृत्व प्रदान गर्न सके नसकेको जस्ता विषयहरूमा प्रश्नवाचक चिन्ह खडा भएको छ । अतः छड्के प्रवेशको व्यवस्थाको औचित्य नदेखिएकोले सो व्यवस्था हटाउने ।

### सचिव नियुक्तिको मापदण्ड निर्धारण गर्ने

राजपत्राङ्कित विशिष्ट श्रेणीका पदहरूमा बहुवासम्बन्धी व्यवस्था निजामती सेवा ऐन, २०४९ को दफा १९ को उपदफा (२) मा राखिएको छ । जस अनुसार मुख्य सचिव पदमा बहुवा गर्दा वहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले जेष्ठता र कार्य कुशलताको आधारमा छनौट गरी बहुवा गर्ने, सचिव वा सो सरहको पदमा बहुवा नियुक्त गर्दा :-

- क. रिक्त पदमध्ये २० प्रतिशत पदमा कार्य सम्पादन मूल्याङ्कनमा औसत ९५ प्रतिशत वा सो भन्दा बढी अङ्क प्राप्त गरेका र राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा सबैभन्दा बढी सेवा अवधि भएको संभाव्य उम्मेदवारलाई बहुवा समितिको सिफारिशमा नेपाल सरकारले बहुवा गर्ने ,
- ख. रिक्त पदमध्ये ८० प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने संभाव्य उम्मेदवार मध्येबाट उपलब्ध भएसम्म रिक्त पदको तेव्वर संख्यामा बहुवा समितिले सिफारिस गरेका उम्मेदवारहरू मध्येबाट नेपाल सरकारले जेष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहर्‍याएको उम्मेदवारलाई बहुवा गर्ने व्यवस्था गरी सचिव पदमा बहुवा नियुक्तिमा २ प्रकारका प्रावधान राखेको पाइन्छ । रिक्त पदको तेव्वर संख्यामा बहुवा समितिले सिफारिस गर्ने र नेपाल सरकारले ती मध्ये उपयुक्त ठहर्‍याएको उम्मेदवारलाई नियुक्त गर्ने भन्ने प्रावधानका कारण विभिन्न किसिमका टिकाटिप्पणीहरू सतहमै आउन थालेका छन् । यसप्रकारको व्यवस्थाले एकातिर पुराना, अनुभवी, दक्ष प्रथम श्रेणीका राजपत्राङ्कित अधिकृतहरू पटक-पटक सिफारिशमा पर्दा पनि सचिव हुन सकेका छैनन् भने केही सहसचिवहरू भने संभाव्य उम्मेदवार हुनासाथ सचिव बनेका छन् । यसले प्रशासनयन्त्रको उच्च तहमा पुग्न राजनीतिक संरक्षणको आवश्यकता देखिएको अभ्यासले देखाएको छ । प्रशासनयन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन यसले बाधा दिइरहेको अवस्था छ । यस व्यवस्थाप्रति पर्याप्त छलफल र समीक्षा गरी एउटा ठोस निर्णयमा पुग्न जरूरी भइसकेको छ । त्यसैले-

- (अ) २० प्रतिशत रिक्त पद सहसचिवहरूमध्ये कार्यसम्पादनमा औषतमा ९० प्रतिशत अङ्क प्राप्त गर्ने सम्भाव्य उम्मेदवारहरूमध्ये जेष्ठताका आधारमा,

(आ) ८० प्रतिशत पद सहसचिवहरूमध्येबाट जेष्ठताका आधारमा बढुवा गर्ने । कार्यसम्पादनका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्नेहरू मध्येबाट रिक्त संख्याको २५ प्रतिशतसम्म थप संख्यामा बढुवा समितिले सिफारिस गर्ने र सोही सिफारिसमध्येबाट नेपाल सरकारले बढुवा गर्ने ।

ग. नेपाल सरकारको सचिव र विशिष्ट श्रेणीको पदमा बढुवा हुने व्यक्तिले दुर्गम क्षेत्रको कार्यसम्पादन, प्रशासनिक नेतृत्व, आर्थिक र योजना प्रशासनको अनुभव सहित कुशल नेतृत्व क्षमता, स्वच्छ छवि, व्यावसायिक दक्षता, समन्वय सीप जस्ता विशेष गुणहरू हुनुपर्ने गरी आधार निर्धारण गर्नु पर्ने । कुनै सेवाको पदमा निर्धारित भौगोलिक क्षेत्रमा दरबन्दी नभएमा त्यस्तो सेवामा उल्लिखित भौगोलिक क्षेत्रको अनुभव अनिवार्य नहुने व्यवस्था गर्ने

### **सचिव सरूवाको संयन्त्र बनाउने**

नेपाल सरकारका सचिवहरूको पदस्थापन र सरूवाको विषय संघैजसो आलोच्य हुँदै आएको पाइएको छ । सरकार परिवर्तन पिच्छे सचिवको परिवर्तन हुने, सचिवले मन्त्री छान्ने, मन्त्रीले सचिव छान्ने, निर्णयमा मतभेद हुँदा सचिव परिवर्तन गर्ने परिपाटीको अन्त्य नभई स्थायी प्रशासनको भूमिका कायम रहन सक्दैन । पछिल्लो समयमा आएर यो प्रवृत्ति फन धेरै बढ्दै गएको देखिन्छ । यसले प्रशासनयन्त्रलाई कमजोर बनाउने मात्र होइन निर्णय प्रक्रियामा उत्तरदायित्वको प्रश्न पनि उठाएको छ । त्यसैले सचिवको पदस्थापन र सरूवाका लागि प्रधानमन्त्रीको अध्यक्षतामा सामान्य प्रशासन मन्त्री र मुख्य सचिव रहेको समितिले योग्यता, अनुभव, सार्वजनिक जीवनमा आर्जन गरेको ख्याति, सम्बन्धित विषयवस्तु माथिको दक्षता समेतलाई विचार गरी सरूवा गर्ने व्यवस्था गर्ने । मुख्य सचिवको उत्तराधिकारी समेत विकास गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयमा वरिष्ठतम् सचिवहरू राख्ने व्यवस्था गर्ने ।

### **सेवा सुविधा वितरणमा मापदण्ड तय गर्ने**

सार्वजनिक निकायहरूमा कार्यरत कर्मचारीहरू बीच सेवा सुविधा वितरणमा एकरूपता छैन । खाजा, पारवहन, टेलिफोन, बिजुली जस्ता सुविधाहरू कार्यालयको प्रकृति र आर्थिक भौतिक अवस्थामा निर्भर रहेको पाइन्छ । कतिपय कार्यालयहरूमा रा.प.अनं कर्मचारीहरूले उपभोग गरिरहेका सेवा सुविधा कतिपय कार्यालयका राजपत्राङ्कित द्वितीय श्रेणीका पदाधिकारी समेतले नपाउने अवस्था छ । सरकारले दिने गाडी सुविधामा समेत एकरूपता कायम हुने सकेको छैन । कतिपय मन्त्रालयका मन्त्रीका निजी सचिवालयका सामान्य कर्मचारीले समेत गाडी प्राप्त गर्दछन् भने सोही मन्त्रालयका उपसचिवहरूले मोटरसाइकलसम्म नपाएको अवस्था पनि छ । आवासका सम्बन्धमा पनि विविधता रहेको छ । यसप्रकारको समस्यालाई सम्बोधन गर्न कुन कुन सुविधा कुन कुन तह र श्रेणीका पदाधिकारीले प्राप्त गर्ने हो स्पष्ट गरी सबै निकायमा कार्य गर्ने समान तहका पदाधिकारीलाई समान अवसर प्राप्त हुने गरी व्यवस्थित गर्नुपर्दछ । त्यसैगरी विभिन्न निकायले कार्यसम्पादनका आधारमा लिँदै आएको अतिरिक्त सुविधामा समेत एकरूपता ल्याउनु आवश्यक देखिएको छ । यसका लागि -

- विशिष्ट श्रेणी र सो भन्दा माथिका अधिकारीहरूका लागि सरकारी आवासको प्रबन्ध गर्ने ।
- राजपत्राङ्कित प्रथम श्रेणी र सो भन्दा माथिका कर्मचारीहरूलाई सवारी साधन उपलब्ध गराई सवारी चालकको तलब, इन्धन सुविधा र मर्मत खर्च उपलब्ध गराउने ।
- राजपत्राङ्कित द्वितीय एवम् तृतीय श्रेणीका अधिकृतलाई मोटरसाइकल र मासिक १० लिटर इन्धन र वार्षिक रूपमा निश्चित रकम मर्मत खर्च उपलब्ध गराउने ।
- सवारी साधन नपाउने कर्मचारीहरूलाई मासिक यातायात खर्च उपलब्ध गराउने ।
- सरकारी आवास नभएका स्थानीय कर्मचारी बाहेक अरू स्थायी कर्मचारीलाई तहगत आधारमा आवास भत्ताको व्यवस्था गर्ने ।
- स्थायी वा अस्थायी घरवास (वहालमा नबसेको) भएका कर्मचारीहरूलाई सो स्थानमा बास खर्च नदिने ।
- शिक्षक, प्राध्यापक एवम् निजामती सेवामा दिइने सुविधामा एकरूपता कायम गर्ने ।
- नेपालको अर्थतन्त्रको अवस्था हेर्दा बिलासितापूर्ण सवारी साधन उपयुक्त नहुँदा सरकारी निकायमा प्रयोग हुने सवारी साधनको खरिदमा समेत त्यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्न सवारी साधनको उत्पादनमा राष्ट्रिय उद्योगलाई प्रोत्साहन गरी देशभित्रै उत्पादित सवारी साधनको प्रयोगमा जोड दिने गरी राष्ट्रिय नीति अवलम्बन गर्नुपर्ने ।
- कार्यबोझ र कार्यसम्पादनको स्पष्ट मापदण्ड निर्धारण गरी अतिरिक्त समय काम गर्नुपर्ने अवस्थामा मात्र अतिरिक्त भत्ताको व्यवस्था गर्ने । अतिरिक्त सुविधालाई कार्यसम्पादनबाट प्राप्त उपलब्ध र नतिजासँग आबद्ध गर्ने ।

### **योग्यताका आधारमा पदस्थापन गर्ने**

राजपत्र अनङ्कित कर्मचारीहरूलाई योग्यताक्रमको आधारमा निजले चयन गरेको कार्यालय वा निकायमा पठाउने गरिएको छ । तर अधिकृतस्तरको पदस्थापन कुनै पनि वस्तुगत मापदण्डमा आधारित हुने गरेको पाइदैन । कमसेकम खुला प्रतियोगिताबाट अधिकृतस्तरमा आउने कर्मचारीहरूको पदस्थापन योग्यताक्रमको आधारमा प्राथमिकतापूर्वक गर्नु उपयुक्त हुने देखिन्छ । त्यसैगरी बहुवाको योग्यताक्रमका आधारमा रिक्त रहेका पदहरूमध्ये प्राथमिकताका आधारमा पदस्थापन गरी न्यूनतम अवधि सो कार्यालय वा निकायमा काम नगरी अन्यत्र सरुवा नगरिने नीति बनाई सो को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

### **दण्ड र पुरस्कारको समुचित प्रयोग**

निजामती सेवामा जिम्मेवारपूर्ण किसिमले काम गर्ने कर्मचारीलाई पुरस्कार र खराव काम गर्नेलाई दण्डित गर्ने कानुनी व्यवस्था भएता पनि यसको न्यायपूर्ण, निष्पक्ष र प्रभावकारी प्रयोग नभएको अवस्था छ । निजामती सेवामा भएका नसिहत दिने देखि लिएर भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सेवाबाट बर्खास्त गर्ने सम्मका विभागीय सजायहरू रहेका छन् भने हरेक वर्ष प्रदान गरिने निजामती सेवा पुरस्कारदेखि सर्वोत्कृष्ट निजामती पुरस्कार सम्मका पुरस्कारहरूको व्यवस्था छ । यसका अलावा इमान्दार, सक्षम, कर्तव्यनिष्ठ,



लगनशील र सेवाग्राहीको सम्मान गरी कार्य गर्ने कर्मचारीहरूलाई अन्य व्यक्ति, समुदाय र पक्षबाट हुने सम्मानलाई समेत पुरस्कारकै रूपमा लिन सकिन्छ। कुनै पनि कर्मचारीको सेवा प्रतिको निष्ठा, सदाचार, इमान्दारिता, लगनशीलता, सक्षमता र प्रभावकारिताका आधारमा उसको कार्य सम्पादन मूल्याङ्कन गरी दण्ड र पुरस्कारको भागी बनाउनु पर्नेमा यस सम्बन्धी स्पष्ट आधार, सूचक र व्यवस्थाको अभावमा पहुँचका आधारमा यस सम्बन्धी निर्णय हुने गरेको भनी आरोप लाग्ने गरेकोले यो विषय विवाद रहित हुन सकेको छैन। निजामती सेवा ऐन नियममा व्यवस्था भएका सामान्य सजाय र विशेष सजाय सम्बन्धी व्यवस्था तथा पुरस्कार सम्बन्धी सम्पूर्ण व्यवस्थाहरूलाई समीक्षा गर्दै वस्तुनिष्ठ ढंगले कर्मचारीको मूल्याङ्कन गरी पुरस्कृत र दण्डित गर्ने व्यवस्था गर्ने र ती कार्यहरूका सन्दर्भमा सबै कर्मचारीहरूलाई समान व्यवहार गर्ने विषय आजको चुनौती बन्न पुगेको छ। यसलाई सम्बोधन गर्न :-

- कार्यालय प्रमुखले हरेक वर्ष १ जना उत्कृष्ट कर्मचारी चयन गर्ने र ५ प्रतिशत कर्मचारीहरूलाई पुरस्कृत गर्न सक्ने व्यवस्था गर्ने।
- प्रत्येक जिल्लामा ५ देखि १० जनासम्म उत्कृष्ट कर्मचारी चयन गरी पुरस्कृत गर्ने।
- केन्द्रले दिँदै आएको निजामती सेवा पुरस्कारलाई निरन्तरता दिने।
- पुरस्कृत गर्नु पूर्व त्यस्तो कर्मचारीका विरुद्ध कुनै उजुरी वा आरोप भए प्रस्तुत गर्न सूचना जारी गरी प्राप्त उजुरी छानविन पछि मात्र पुरस्कृत गर्ने।
- सम्भव भएसम्म सेवा वितरणको अग्रभागमा रहेर राम्रो कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्ने।

### **तलब सुविधाको पुनरावलोकन**

सार्वजनिक प्रशासनमा रहेको तलब सुविधा कर्मचारीहरूको श्रमको मूल्यका रूपमा रहेको छ। सार्वजनिक सेवाको मर्यादा, स्तरीयता, प्रभावकारिता र स्वस्थता पनि सेवा प्रदायकहरूले प्राप्त गर्ने तलब सुविधासँग जोडिएको हुन्छ। कर्मचारीहरूको जीवनस्तर र सामाजिक मर्यादा उसले पाउने पारिश्रमिकबाट पनि प्रभावित रहेको हुन्छ। निजामती सेवामा विदा, उपदान, निवृत्तिभरण, औषधि उपचार, सन्तति वृत्ति, संचयकोष, वीमा, चाडपर्व खर्च, पोशाक भत्ता, स्थानीय भत्ता जस्ता विभिन्न सुविधाहरू समेतको व्यवस्था गरी सेवालाई व्यवस्थित र मर्यादित बनाउने प्रयास पनि गरिएको छ।

सार्वजनिक सेवाभित्र पनि सार्वजनिक संस्थान तथा निजामती, जंगी, प्रहरी सेवा बीच समेत तलब सुविधाका हिसावले एकरूपता छैन, जब कि यी निकायहरूले प्रवाह गर्ने सेवा लगभग उस्तै उस्तै रहेका छन्। निजामती सेवाकै कुरा गर्ने हो भने मुख्य सचिवको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समिति रहेको, निजामती कर्मचारीलाई प्रत्येक वर्ष उपभोक्ता मूल्य सूचीको ७५% बराबर रकम भत्ताका रूपमा दिइने, प्रत्येक ३ वर्षमा तलब सुविधा पुनरावलोकन हुने, खाइपाइ आएको तलब घट्न नपाउने जस्ता व्यवस्था रहेको भएता पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन। तलब सुविधासँग जोडिएर आएका उत्प्रेरणा र मनोबलमा कमी, उदासिनता, काम पन्छाउने प्रवृत्ति, भ्रष्टाचार, अनुचित कार्य, अनियमितता जस्ता समस्याहरूलाई संबोधन गर्दै सेवालाई मर्यादित, व्यवस्थित, सक्षम, सवल र

प्रभावकारी बनाउन तलबसुविधा सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नु पर्दछ। यसका लागि-

- उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा स्वतः तलब वृद्धि हुने व्यवस्था गरी कर्मचारीलाई बजेट भाषणको आशामुखी हुनबाट छुटकारा दिने, स्थायी तलब आयोग (Pay commission) गठन गरी तलब सुविधा सम्बन्धी अध्ययन गर्ने, कार्यसम्पादनमा आधारित तलब प्रणाली लागू गर्ने, तलब निर्धारण गर्दा सेवाको मर्यादा र अन्य सार्वजनिक निकायहरूको तलबमानसँग तालमेल मिल्ने गरी गर्ने, स्वास्थ्य, शिक्षा, वीमा, पोशाक, परिवहन, टेलिफोन जस्ता अन्य सुविधाहरू उपलब्ध गराउने, कामको न्यूनतम मापदण्ड तोकी अतिरिक्त कामका लागि अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्ने, अतिरिक्त पारिश्रमिक अनुरूप कामको नियमित अनुगमन हुनुपर्ने।
- निजामती कर्मचारीलाई दिइएको पोशाक भत्ता बजार मूल्यको तुलनामा कम भएकाले त्यसलाई समयानुकूल बनाउन कम्तीमा पनि १००% वृद्धि गरी रु. १५,०००/- बनाउनु पर्ने एवं हिमाली जिल्ला (जुम्ला, हुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ्ग, मनाङ्ग, सोलुखुम्बु, बझाङ्ग र बाजुरा) मा कार्यरत रहेको वर्ष निजामती कर्मचारीको लागि पोशाक भत्ता रु. ३०,०००/- हुनुपर्ने, साथै पोशाकलाई भौगोलिक आधारमा मिलाउनु पर्ने, शिक्षकहरूको समेत पोशाकमा एकरूपता कायम गर्नु पर्ने।

### **दैनिक तथा भ्रमण भत्ताको पुनरावलोकन**

निजामती कर्मचारीको लागि दिइने दैनिक भ्रमण भत्ता बजार मूल्यको तुलनामा ज्यादै न्यून रहेका कारण काजमा खटिई गएका कर्मचारीहरूलाई खान बस्न नपुग्ने भएकोले त्यसलाई वृद्धि गरी बजार मूल्य अनुसार समयानुकूल बनाउनु पर्ने। वास खर्चमा भ्याट बिल/प्यान बिल पेश गर्नुपर्ने व्यवस्था व्यावहारिक नभएकाले उचित वास खर्च वापत निश्चित अड्डा तोकिदिने।

### **सन्तति शैक्षिक भत्ता**

सार्क मुलुकहरूमा राष्ट्रसेवक कर्मचारीका सन्ततीको सम्बन्धमा भएका व्यवस्थालाई मध्यनजर राखी निजामती कर्मचारीका कम्तीमा पनि दुई जना सन्ततीको लागि शैक्षिक भत्ताको रूपमा पढाइ खर्च उपलब्ध गराउने व्यवस्था हुनुपर्ने।

### **उपचार खर्चको मापदण्ड पुनरावलोकन**

निजामती सेवा नियमावली, २०५० ले राजपत्राङ्कित, रा.प.अनं. प्रथम र सो भन्दा मुनिको पद कर्मचारीले क्रमशः १२, १८ र २१ महिना बराबरको खाइपाई आएको तलब उपचार खर्च वापत पाउने प्रावधान छ। आजीवन निजामती सेवामा राज्यका लागि समर्पण गर्ने राष्ट्रसेवक कर्मचारीहरू सेवा निवृत्त भइसकेपछि स्वास्थ्य उपचार गराउनको लागि हाल उपलब्ध गराइएको सुविधा न्यून देखिन्छ। जटिल र बढी उपचार खर्च लाग्ने रोग लाग्दा कर्मचारीहरूले उपचार समेत गराउन नसकेको स्थिति छ। अतः उक्त मापदण्डमा पुनरावलोकन आवश्यक छ। यो समस्यालाई सम्बोधन गर्न देहाय बमोजिम गर्ने -

- उपचार खर्च कोषको स्थापना गरी हरेक कर्मचारीको तलबको १ प्रतिशत रकम सो कोषमा राख्ने।

- उपचार खर्चको मापदण्ड पुनरावलोकन गरी सबैलाई २९ महिना बराबरको तलब बराबरको उपचार खर्च प्रदान गर्ने ।
- २० वर्षभन्दा बढी अवधि सेवा गर्ने कर्मचारीहरूलाई प्रतिवर्ष ५ प्रतिशतले थप गरी दिने ।
- २० वर्षभन्दा कम अवधि सेवा गर्नेलाई उपचार खर्च दामासाहीले दिने ।
- जटिल प्रकृतिको रोग लागि उपचार गराउनु पर्ने भएमा मेडिकल बोर्डको सिफारिससहितका निश्चित आधारमा त्यस्तो उपचारको खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्ने ।

### **पेन्सन पाउने अवधिको पुनरावलोकन**

निजामती कर्मचारीको विदुर पति वा विधवा पत्नीले निवृत्तिभरण पाउने पति वा पत्नीको मृत्यु भएको ७ वर्ष व्यतित भईसकेपछि आधा पेन्सन पाउने व्यवस्थाको पुनरावलोकन गरी देहायबमोजिम गर्ने -

- निजामती कर्मचारीको विदुर पति वा विधवा पत्नीले ७ वर्ष पछि २/३ पेन्सन पाउने ।
- निजका आश्रित छोरा छोरीले ७ वर्षसम्म पूरै र त्यसपछि २९ वर्ष उमेर पूरा नभएसम्म २/३ पेन्सन पाउने ।
- मृतक कर्मचारीका आश्रित बाबु आमाले समेत त्यस्तो सुविधा पाउने गरी व्यवस्था गर्ने ।

### **सेवा निवृत्त कर्मचारीहरूको उपयोग र आचारसहिता निर्माण गर्ने**

सार्वजनिक निकायहरूमा लामो समयसम्म कार्य गरी सेवा निवृत्त भएका कर्मचारीहरूलाई राज्यले ठूलो लगानी गरेको हुन्छ । लामो सेवा अवधिमा राज्यबाट प्रवाह गरिने सार्वजनिक सेवाका सन्दर्भमा महत्वपूर्ण ज्ञान, सीप, क्षमता र दक्षता बटुलेको हुन्छ । त्यसमा पनि निजामती सेवामा रहेको उमेर हद एवम् खुला प्रतियोगिता मार्फत छोटै अवधिमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरी सेवाबाट अवकाश प्राप्त गर्ने पदाधिकारीहरूको बाँकी जीवनका अनुभव र क्रियाशीलतालाई राज्यले हालसम्म पनि प्रयोगमा ल्याउन सकेको छैन । तसर्थ कर्मचारी अवकाश हुनु भन्दा अगाडि नै सम्बन्धित कर्मचारीको क्षमता, रुचिको क्षेत्र र सम्भावनालाई सम्बोधन गर्ने गरी योजना बनाएर अवकाश पछि राज्यले के कामका लागि उपयोग गर्न सक्छ भनी योजना बनाई लागू गर्नु आवश्यक छ ।

सार्वजनिक प्रशासनको उच्च तहले नैतिक मूल्य मान्यताको प्रयोगमा उदाहरणको रूपमा आफूलाई प्रस्तुत गर्न सक्नु पर्दछ । तर पछिल्लो समयमा आएर यसमा ह्रास आउन थालेको छ । आफ्नो सेवा निवृत्त पश्चात आफ्नो स्थान सुरक्षित गर्ने प्रयोजनार्थ नीति नियम बनाउने, अवकाश हुने केही दिन मात्र बाँकी रहँदा राजिनामा दिएर सरकारी कोषबाट अधिक सुविधा लिने प्रवृत्तिलाई निरूत्साहित गर्न नसकेमा निजामती सेवाको साख कायम रहन सक्दैन । पछिल्लो समयमा थप राज्यकोषबाट निवृत्तिभरण पाइरहेका सेवा निवृत्त कर्मचारीहरू व्यक्तिगत स्वार्थबाट प्रेरित भई विभिन्न सङ्घ, सङ्गठन, NGO/INGO, प्रतिष्ठान, फर्म र फोरमहरूमा संलग्नता देखाउने प्रवृत्ति बढेको छ । आफू सार्वजनिक पदमा रहँदा आफ्नो अनुकूलतामा ऐन, नियम र नीतिहरूको तर्जुमामा प्रभाव पार्ने र सेवा निवृत्त

भईसकेपछि, सोही विषयमा परामर्श सेवा (कन्सल्टेन्सी) संचालनमा ल्याउने, राष्ट्रहित विपरीत अभिव्यक्तिहरू दिने जस्ता कार्यहरू हुने गरेका छन्। अतः यस्ता प्रवृत्तिहरूको व्यवस्थापन गर्न सेवा निवृत्त कर्मचारीहरूले गर्न हुने र गर्न नहुने कुराहरू समेटी आचारसंहिताको तर्जुमा र सो को कार्यान्वयन गर्नुपर्ने देखिन्छ। आचारसंहितामा राष्ट्रको अहित हुने विषयमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्नता रहन नहुने, निवृत्त भएपछि आफूले ५ वर्ष अघिसम्म सेवा गरेका निकायहरूमा कम्तीमा ५ वर्षसम्म वैतनिक परामर्शदाताको रूपमा कार्य गर्न नपाउने लगायतका प्रावधानहरू राखिनुपर्ने हुन्छ। यसैगरी परिवार विदेशमा स्थायी बसोवास गर्ने, आफू पनि भावनात्मक रूपमा उत्तै रहने व्यवस्था गर्ने गरी सरकारी सेवामा रहने प्रवृत्तिले राष्ट्रिय हित र रूचिपूर्वक काम गर्ने अवस्था हुन नसक्ने हुँदा यसलाई नियन्त्रित गर्नु पर्ने। अन्य देशहरूको स्थायी वासिन्दा वा आवसीय अनुमति प्राप्त गरेका कर्मचारीहरूलाई निवृत्तभरण प्रदान नगर्ने।

### सार्वजनिक विदाको पुनरावलोकन

पछिल्लो समयमा आएर नेपालमा सार्वजनिक विदाका दिनहरू बढ्दै गएको अवस्था छ। यसले सार्वजनिक सेवामा पारेको प्रभावको समुचित विश्लेषण हुन सकेको छैन। विभिन्न चाड पर्वहरूमा दिइएका सार्वजनिक विदाको पुनरावलोकन गरी यसलाई सेवा प्रवाहसँग आवद्ध गरिनु पर्ने माग आइरहेको देखिएको छ। मुलुकको विभिन्न धर्म संस्कृति र विविधताको पहिचान र मान्यताका आधारमा दिइने सार्वजनिक विदालाई सार्वजनिक सेवामा पार्ने प्रभावको समेत आधारमा विश्लेषण गरी पुनरावलोकन गर्नुपर्ने देखिन्छ। विगतमा उपत्यकामा अभ्यास गरिएको सातामा दुई दिन विदा पनि विना अध्ययन हटाइएको थियो। अन्तर्राष्ट्रिय अभ्यास समेतलाई दृष्टिगत गरी विद्यमान विदासम्बन्धी व्यवस्थामा देहाय बमोजिम गर्ने :

- सार्वजनिक विदाको संख्या कटौती गर्ने,
- सेवा वितरण एकाइमा सिफ्टमा कर्मचारी परिचालन गरी कार्यालय समय बढाउने ( जस्तै-नागरिकता, पासपोर्ट, मालपोत, नापी, अदालत आदि),
- केन्द्रीय एवम् क्षेत्रीय तहका कार्यालयमा साताको दुई दिन विदा दिने र कार्यालय समय ९.०० बजे देखि ५.०० बजे सम्म कायम गर्ने,
- सेवा वितरणमा संलग्न रहने जिल्ला इलाका तथा स्थानीय स्तरको कार्यालयहरूको कार्यालय समय यथावत राख्ने,

### तालिम र प्रशिक्षण सम्बन्धी व्यवस्थामा सुधार

- तालिम प्रदान गर्न स्थापित संस्थागत निकायहरूले दिने लामो अवधिको तालिम विशेषगरी तीन महिना वा सो भन्दा बढी अवधिकोलाई डिप्लोमाको उपाधिको रूपमा प्रदान गर्ने गरी तालिम प्रदायक संस्था र विश्वविद्यालय बीच सहकार्य र समन्वय कायम गर्नु पर्ने देखिन्छ। छुट्टै ऐनद्वारा स्थापना गरिएका तालिम प्रदायक संस्थाहरू जस्तै: नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, राष्ट्रिय न्यायिक प्रतिष्ठानलाई त्यस्तो उपाधि प्रदान गर्नसक्ने अधिकार ऐनद्वारा नै दिन सकिन्छ। यसैगरी तालिम/प्रशिक्षण निकायहरूलाई स्रोत केन्द्रको रूपमा विकसित गर्नु आवश्यक छ।

- तालिमलाई एकीकृत रूपमा सञ्चालन गर्नका लागि राष्ट्रिय मानव स्रोत विकास परिषद गठन गर्ने र यस परिषदले राष्ट्रिय दीर्घकालीन मानव संसाधन विकास नीति, एकीकृत मानव संसाधन विकास रणनीति एवं तालिम नीति तर्जुमा गरी लागू गर्ने, गराउने ।
- सामान्य प्रशासन मन्त्रालयलाई मानव संसाधन व्यवस्थापन मन्त्रालयको रूपमा रूपान्तरण गरी सार्वजनिक प्रशासनको क्षेत्रमा समग्र तालिम कार्यक्रमहरूको समन्वय गर्ने केन्द्रीय निकायको रूपमा विकास गर्ने । विषयगत मन्त्रालयहरूमातहत रहेका प्रशिक्षण केन्द्रहरूलाई आवश्यकता, औचित्य, संभाव्यता र कार्यक्षमताको आधारमा पुनरावलोकन गर्ने । यसप्रकार विभिन्न विषयगत मन्त्रालय मातहत रहने र निजी स्वामित्वमा रहने सबै तालिम संस्थाहरूबाट संचालित तालिम कार्यक्रमहरूको नियमन, अनुगमन तथा मूल्याङ्कन मानव संसाधन व्यवस्थापन मन्त्रालय वा सो हेर्ने केन्द्रीय निकायले गर्ने ।
- सरकारी एवं निजी क्षेत्रका तालिम केन्द्रहरूको मान्यता निर्धारण एवं गुणस्तर मापन प्रस्तावित मानव स्रोत विकास परिषदको नीतिगत निर्देशनमा मानव संसाधन हेर्ने मन्त्रालयले गर्ने ।
- तालिम प्रदायक संस्थाहरूको भौतिक, वित्तीय, संस्थागत क्षमताको सुदृढीकरण गरी तालिम सञ्चालन गर्न आवश्यक स्वायत्तता प्रदान गर्ने ।
- केन्द्रमा सञ्चालन गरिने तालिम कार्यक्रमलाई क्षेत्र र जिल्लास्तरसम्म विकेन्द्रीकरण गर्ने । निजामती सेवा बाहिरका विशेषज्ञ, सेवामा बहाल रहेका र सेवा निवृत्त भएका ज्ञान, सीप र व्यावहारिक दक्षता भएका कर्मचारीलाई प्रशिक्षकको रूपमा उपयोग गर्नेगरी उपयुक्त मापदण्ड तयार गर्ने ।
- प्रशिक्षण संस्थाहरू र विश्वविद्यालयको आपसी सहयोग, साभेदारी र सहकार्यमा समेत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने । तालिमलाई संस्था एवं कर्मचारीको उद्देश्य, आवश्यकता, औचित्य, कार्यविवरण, कार्यसम्पादन र कार्यप्रकृतिसँग आबद्ध हुनेगरी सञ्चालन गर्ने । यसलाई बजेट सक्ने र बहुवाको लागि अड्कवटुल्ने उद्देश्यमा मात्र सीमित नराखी उद्देश्यमूलक, उपलब्धिमूलक र प्रभावकारी बनाउने ।
- कर्मचारीलाई शासन, प्रशासन, कानून, न्याय, व्यवस्थापन, अर्थतन्त्र, सामाजिक बनौट, रीतिस्थिति तथा विकाससम्बन्धी नवीनतम विषयमा तालिम दिने । यसका अलावा मुलुकको विविधता, भाषा, संस्कृति, रहन सहन, जीवनशैली तथा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक परिवेशलाई समेत समावेश गर्नुपर्ने ।
- तालिममा भइरहेको दोहोरोपनलाई हटाई एकीकृत रूपमा तालिम प्रदान गर्ने व्यवस्था गर्ने । सबै प्रकारका स्वदेशी एवं वैदेशिक तालिमलाई कर्मचारीको कार्यप्रकृति, कार्यविवरण, कार्यसम्पादन र वृत्ति विकाससँग आबद्ध गर्ने ।
- स्थानीय स्तरका कर्मचारीहरूलाई सुविधा पुऱ्याउन आवश्यकताअनुसार उपत्यकाबाहिर घुम्ती तालिमको व्यवस्था गर्ने ।
- तालिम प्रदायक संस्थाहरूलाई शोध, अध्ययन, अनुसन्धान र विकाससम्बन्धी काममासमेत संलग्न गराउने ।

- उच्चस्तरीय व्यवस्थापकहरूले तालिममा आर्जित ज्ञान, सीप र अवधारणालाई वास्तविक कार्यक्षेत्रमा उपयोग गर्न सक्ने गरी अनुकूल वातावरणको सिर्जना गर्ने, प्रशिक्षकहरूलाई पनि प्रशासन, विकास एवं व्यवस्थापनका नयाँ नयाँ अवधारणाको ज्ञान उपलब्ध गराउन एक निश्चित अवधिको अन्तरालमा नियमित रूपमा स्वदेशी एवं वैदेशिक पुनर्ताजगी प्रशिक्षण दिने व्यवस्था मिलाउने ।
- भौतिक पूर्वाधार विकासका लागि सबै तालिम प्रदायक संस्थाहरूलाई आवश्यक बजेटको व्यवस्था गरी तालिम सञ्चालनको लागि पर्याप्त स्वायत्तता प्रदान गर्ने । अतिथि प्रशिक्षकलाई आमन्त्रित गर्दा शैक्षिक, प्रशिक्षण तथा अनुभवसम्बन्धी पृष्ठभूमिसमेतमा विचार पुऱ्याउने । प्रशिक्षक र सहभागीहरूलाई दिइने सेवा सुविधामा एकरूपता कायम गर्ने ।
- सबै तह र श्रेणीका कर्मचारीले आवश्यकता अनुसार तालिम लिनुपर्ने गरी सबैका लागि तालिम नीति बनाई कार्यान्वयनमा ल्याउने ।
- अप्राविधिकतर्फको सेवा प्रवेश तालिमको अवधि क्रमशः बढाउँदै राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीको सेवा प्रवेश तालिम १ वर्षको बनाउने, प्राविधिक तर्फ ३ महिनाको सेवा प्रवेश तालिम दिने ।
- नेपाल प्रशासनिक प्रतिष्ठानलाई Administrative Staff College बनाए जस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई Diplomatic Staff College, राष्ट्रिय न्यायिक प्रतिष्ठानलाई Judicial Staff College, स्थानीय विकास प्रशिक्षण केन्द्रलाई Local Governance Staff College को रूपमा Centre for Excellence को रूपमा विकास गर्ने । कुनै पनि तहमा सेवा प्रवेश तालिम नलिई पदस्थापन नगर्ने । पदस्थापन गर्दा लोकसेवा आयोगको योग्यताक्रम र सेवा प्रवेश तालिमको योग्यताक्रम समेतलाई विचार गरी वस्तुगत रूपमा गर्ने ।

### **उच्च अध्ययन र वैदेशिक अध्ययन, अवलोकनका लागि मापदण्ड निर्धारण र कठोरतापूर्वक पालना गर्ने, गराउने**

निजामती सेवामा उच्च अध्ययन, वैदेशिक अध्ययन तथा अवलोकनका लागि निश्चित मापदण्डको अभावमा व्यक्तिगत पहुँचका आधारमा सीमित व्यक्तिले मात्र अवसर लिइरहेका छन् । उपलब्ध हुने अवसरहरूको समानुपातिक र समन्यायिक वितरण हुन सकेको देखिन्छ । त्यसैले यो विषयमा सुधार हुनु आवश्यक छ । उच्च अध्ययन, वैदेशिक अध्ययन र अवलोकन भ्रमणका लागि निश्चित मापदण्डहरू निर्धारण गर्नु पर्ने देखिन्छ । दुर्गम क्षेत्रमा खटिएका कर्मचारीहरूले समेत यस्तो अवसर पाउने कुराको सुनिश्चित गर्दै उक्त मापदण्डको कठोरतापूर्वक पालना गर्ने र मापदण्डको पालना नभएमा अख्तियारवालालाई कारवाही हुनेसम्मका प्रावधानहरू राख्ने जस्ता व्यवस्थाहरू हुन जरूरी छ ।

कतिपय सेवामा स्वदेशभित्रै पनि अध्ययनको अवसर उपलब्ध गराई जनशक्तिको ज्ञान, सीप र क्षमता बढाउनका लागि अध्ययन विदा दिइने गरेको छ । सबै सेवामा यो सुविधा उपलब्ध भएको देखिँदैन । उपलब्ध भएका सेवामा पनि मनोनयनका आधारमा एकरूपता कायम भएको देखिँदैन । निश्चय नै सार्वजनिक प्रशासनमा सुधार गर्ने हो भने जनशक्तिको क्षमता विकासमा राज्यले लगानी गर्नु पर्ने हुन्छ । राज्यको सेवा, सुविधा र अवसर उपयोग गरेका जनशक्तिलाई आफ्नो सेवाप्रति उत्तरदायी बनाउन अहिलेको कबुलियत पद्धतिमा परिमार्जन

गरी यसको उल्लंघन भएमा फौजदारी कसूर कायम हुने व्यवस्था गर्नु पर्ने देखिन्छ। केही मुलुकले छात्रवृत्तिमा अध्ययन गरेको व्यक्तिले निश्चित अवधि सेवा नगरे कैद जरिवाना गर्ने समेत गरेको देखिन्छ। छात्रवृत्ति वा सरकारलाई प्राप्त अवसरको उपयोग गर्ने तर त्यसको प्रतिफल नदिने अवस्थाले गर्दा राज्यको लगानी खेर गइरहेको देखिएको छ। यो विषयलाई कानुनी रूपमा नै सम्बोधन गर्नु पर्ने आवश्यकता छ। यसका लागि-

- क. विदेश भ्रमणका लागि मनोनयन गर्दा पालना गर्नु पर्ने मापदण्ड निर्माण गर्ने,
- ख. उच्च अध्ययन एवम् छात्रवृत्तिका लागि कार्यविधि निर्माण गर्ने।
- ग. छात्रवृत्तिमा वा अध्ययन विदा लिई अध्ययन गरेका कर्मचारीले निश्चित समयावधि सेवा नगरे दण्डित समेत गर्ने गरी सेवा शर्तसम्बन्धी कानूनमा व्यवस्था गर्ने र त्यस्तो सजाय पाएको कर्मचारीले निवृत्तिभरण लगायतको कुनै पनि सुविधाप्राप्त गर्न नसक्ने व्यवस्था गर्ने र भविष्यका लागि सार्वजनिक सेवा र सार्वजनिक जवाफदेहीको पदको लागि अयोग्य हुने व्यवस्था गर्ने।

### **उपत्यका बाहिर निजामती तथा शिक्षक अस्पतालको विस्तार गर्ने**

निजामती अस्पताल काठमाडौंमा केन्द्रित भएकोले देशभरका कर्मचारीहरूको सो अस्पतालमा सहज पहुँच कायम हुन सकेको छैन। त्यसैगरी निजामती, सेना, प्रहरीका लागि सुविधासहितको अस्पतालको व्यवस्था गरे पनि शिक्षकहरूले यो सुविधा पाउन सकेको अवस्था देखिँदैन। निजामती कर्मचारीहरू एवम् शिक्षकहरूलाई सहजरूपमा उपचारको प्रबन्ध गर्नका लागि उपत्यका बाहिर अस्पतालको व्यवस्था गर्न सकिएमा यसले उपत्यका बाहिर बस्न उत्प्रेरित गर्ने, सुलभ उपचारमा पहुँच वृद्धि हुने एवम् आफूलाई सरकारले सम्बोधन गरेको अनुभूति गरी कामप्रति/सेवाप्रति सार्वजनिक सेवामा क्रियाशील जनशक्तिको मनोबल बढ्नसक्ने अवस्था रहन्छ। यसका लागि-

- क. प्रत्येक विकास क्षेत्रमा अञ्चल अस्पताल नभएको स्थानमा निजामती तथा शिक्षक अस्पतालको स्थापना गर्ने नीति अवलम्बन गर्ने, दुर्गम एवम् पिछडिएको क्षेत्रका कर्मचारी र शिक्षकलाई उपचार खर्चमा विशेष व्यवस्था गरी सुविधा दिने।
- ख. त्यस्तो अस्पतालमा उपचार गराउँदा लागेको खर्च बीमा रकमबाट व्यहोर्नु पर्ने,
- ग. दुर्गम र पिछडिएका क्षेत्रमा कार्यरत कर्मचारी तथा शिक्षकलाई उपचार गराउन आउँदा जाँदाको भ्रमण खर्च एवम् कुरुवा खर्च उपलब्ध गराउने।

### **कर्मचारीको उमेरमा एकरूपता कायम गर्ने**

सार्वजनिक निकायहरूमा सेवा प्रवेश र अनिवार्य अवकाश हुने उमेरको हदमा एकरूपता छैन। निजामती सेवामा ५८ वर्षको उमेर हद छ भने स्वास्थ्य सेवा र विद्यालय शिक्षकहरूमा ६० वर्ष, विश्वविद्यालय सेवामा ६३ वर्ष र अदालतमा ६३ र ६५ वर्षसम्मको उमेर हद रहेको पाइन्छ। एकातिर कामको प्रकृतिका आधारमा यो व्यवस्था व्यावहारिक छैन भने अर्कातिर नेपालीहरूको बढ्दो औसत आयुका तुलनामा पनि यससम्बन्धी व्यवस्थामा पुनरावलोकन जरूरी छ। पुनरावलोकन गर्ने सन्दर्भमा औसत आयु, कामको प्रकृति, जिम्मेवारी र पुऱ्याउनु पर्ने सेवाको प्रकार निवृत्तिभरणमा पर्ने भार समेतका आधारमा सकभर उमेरमा एकरूपता हुने गरी व्यवस्था गर्नु पर्दछ भने निजामती लगायत अन्य सार्वजनिक सेवाका पदहरूमा पदीय जिम्मेवारी अनुसार सेवा गर्न पाउने अधिकतम अवधि

समेत निर्धारण गरी व्यवस्थित गर्न सकिन्छ। अन्य देशहरूले अवलम्बन गरेको अभ्यास समेतलाई दृष्टिगत गरी निजामती कर्मचारीको उमेरको हद ६० वर्ष कायम गर्ने।

### निजामती सेवामा सुधारका अन्य विषयहरू

- निजामती सेवा शर्तसम्बन्धी विषयमा कानून निर्माण एवम् संशोधन गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था गरिएको छ। तर लोकसेवा आयोगको परामर्शलाई औपचारिक रूपमा मात्र लिने गरिन्छ। लोकसेवा आयोग आफैले पनि अनुसन्धानमूलक रूपमा परामर्श दिने गरेको नभई तत्काल रहेका पदाधिकारीको दृष्टिकोण पठाउने गरेको पाइएको छ भने त्यस्तो परामर्शलाई रीत पुऱ्याउने प्रक्रियाको रूपमा लिने गरिएको छ। संविधानको भावना अनुसार कार्यसम्पादन गर्न अनुसन्धानका आधारमा निजामती प्रशासनमा सुधार गर्नु पर्दछ।
- निजामती सेवा ऐन नियम अनुसार कार्यालयहरू सञ्चालन भए नभएको विषय समेतको व्यवस्थापन परीक्षण गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ। तर सो व्यवस्थाको प्रभावकारी रूपमा व्यवस्थापन परीक्षण हुन सकेको देखिदैन। स्रोत, साधन, जनशक्तिको अभाव एवम् व्यवस्थापन परीक्षणको उपादेयताप्रतिको उदासिनताले यो भूमिका औपचारिकतामा सीमित बनेको छ। व्यवस्थापन परीक्षणलाई औपचारिकतामा सीमित नराखी प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्दछ। यो अधिकारलाई निश्चित तहसम्म निर्धारित प्रक्रिया पूरा गरी व्यवस्थापन परीक्षण गर्ने गरी अधिकार प्रत्यायोजन गर्नु पर्ने देखिन्छ। यसलाई लेखा परीक्षण जस्तै अनिवार्य गरिनु पर्दछ। कुनै अनियमितता भएकोमा व्यवस्थापन परीक्षणको प्रतिवेदनमा त्यस्तो अनियमितता उल्लेख नगर्ने परीक्षकलाई जिम्मेवार बनाइनु पर्दछ।
- निजामती सेवा ऐन नियममा रहेको विभागीय कारवाहीको प्रक्रिया जटिल र प्रक्रियामुखी भएकोले कारवाही सहज हुन सकिरहेको छैन। सेवाको सुरक्षाका लागि गरिएका व्यवस्थाहरू इमान्दारीमा नबस्ने, अनुशासन पालना नगर्ने एवम् जिम्मेवारीको दुरुपयोग गर्ने कर्मचारीहरूका लागि रक्षा कवच हुनु हुँदैन। सेवा प्रवाह र निर्णय प्रक्रिया एवम् काम कारवाहीलाई उत्तरदायी एवम् जवाफदेही बनाउनका लागि विद्यमान सेवा शर्तसम्बन्धी कानूनमा रहेको विभागीय कारवाहीको प्रक्रियालाई सरल र वस्तुगत बनाउने गरी पुनरावलोकन गर्नु पर्ने आवश्यकता रहेको छ।
- निजामती सेवा ऐनले विभिन्न प्रकृतिका कसूरमा विभिन्न खालका सजाय गर्न सक्ने व्यवस्था गरेको छ। तर कसूरको मात्रा, गम्भीरता र गहनताका आधारमा सजाय दिने गरेको पाइदैन। कतिपय अवस्थामा कसूरबाट जोगाउन सानो सजाय गर्ने गरेको पनि पाइएको छ। विभागीय सजाय एवम् कसूरको मात्रा समानुपातिक हुनु आवश्यक छ। प्रशासकीय अदालत समेतले विभिन्न मुद्दाहरूमा कसूरको मात्रानुसार सजाय निर्धारण गर्न निर्देशनात्मक आदेश समेत जारी गरेको अवस्था छ। यसैले कारवाही प्रक्रियालाई औपचारिक रूपमा मात्र लिने हो भने यसले अनुशासन कायम राख्न कठिन हुन्छ। त्यसैले सेवा शर्तसम्बन्धी ऐनले निर्धारण गरेको परिधि भित्र रही कसूरको मात्रा अनुसार सजाय गर्नका लागि कार्यालय प्रमुख र विभागीय प्रमुखलाई प्रशिक्षित गरिनु पर्दछ। साथै, परामर्श दिने समयमा लोकसेवा आयोगले समेत यो विषयलाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ। त्यसैगरी लामो समयसम्म विभागीय



कारवाहीको प्रक्रिया अगाडि नबढाउने जिम्मेवार अधिकारीलाई समेत अनुशासनको कारवाही गर्नुपर्ने गरी कानुनी व्यवस्था गरिनुपर्ने हुन्छ। कसूर र सजायको मात्रा मिलाउन निजामती सेवा ऐन, २०४९ को दफा ६०, ६०क र ६१ मा संशोधन आवश्यक छ। यसैगरी निजामती सेवामा कर्मचारीलाई नैतिक पतन हुने फौजदारी मुद्दामा अदालतबाट सजाय पाएको भन्ने व्यवस्थाको सट्टा नैतिक पतन देखिने वा एक वर्षभन्दा बढी फौजदारी कसूरमा अदालतबाट सजाय पाएको भन्ने व्यवस्था गर्नु सान्दर्भिक हुने देखिन्छ।

- नसिहतलाई विभागीय सजायको दायराभित्र राखिएकोले गम्भीर कसूरमा समेत नसिहत दिने वा सचेत गराउने प्रवृत्ति देखिएको छ। त्यसैले यसलाई सामान्य अनुशासन उल्लंघन गरेको विषयमा सुपरिवेक्षकले सचेत गराउन सक्ने छुट्टै प्रबन्ध गरी विभागीय कारवाहीको दायराबाट हटाउनु उपयुक्त देखिन्छ।
- निजामती सेवाका कैयौं पदहरू लामो समय पदपूर्ति हुन नसकेको अवस्था छ। वर्षभरि रिक्त हुने पदहरूको अनुमान गरी माग गर्न सक्ने व्यवस्था भए पनि यसको अभै प्रभावकारिता देखिन सकेको छैन। वैकल्पिक उम्मेदवारलाई सिफारिस गर्न सक्ने गरी पदपूर्ति प्रक्रियामा सुधार गर्न सकिएमा समयमा पदपूर्ति हुन सक्छ।
- कर्मचारीका सन्ततिलाई दिइने छात्रवृत्तिको आधारको पुनरावलोकन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेका विशेष गरी दुर्गम र पिछडिएका क्षेत्र एवम् ग्रामीण क्षेत्रमा कार्यरत कर्मचारीका सन्ततिले प्राथमिकता पाउने गरी छात्रवृत्तिको मापदण्ड पुनरावलोकन गर्नुपर्ने देखिन्छ।
- निजामती सेवामा निजामती सेवा ऐन, २०४९ को दफा २४ घ.१ को व्यवस्था गरी निश्चित सेवा अवधि पूरा गरी न्यूनतम आधार पूरा भएका कर्मचारी स्वतः पदोन्नति हुने व्यवस्था गरियो। यसले निजामती प्रशासनमा गम्भीर प्रभाव पारेको छ। समायोजनका लागि दरबन्दी सिर्जना गर्नुपर्ने बाध्यात्मक अवस्था देखियो। कुनै निश्चित कामका लागि सिर्जना गर्नुपर्ने दरबन्दी कर्मचारीको समायोजनका लागि सिर्जना गरियो। मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको समयमा निजामती सेवामा गम्भीर असर पर्ने खालको नीतिको रूपमा यो व्यवस्था रहेको छ। यसले तहगत श्रृङ्खला र पद सोपान कायम गर्न समेत असजिलो भएको छ। एउटा कार्यालयमा एउटै तहका कर्मचारीहरू राख्दा कार्यालय सञ्चालनमा समेत समस्या देखिन थालेको छ। यस्तो दीर्घकालीन प्रभाव पार्ने नीति अवलम्बन गर्नु भन्दा पहिले यसको प्रभावको आंकलन गरेको देखिएन। निजामती सेवाका कर्मचारीहरूको वृत्ति विकासका लागि स्पष्ट र अनुमानयोग्य वृत्ति मार्ग तयार गर्नुपर्ने कुरामा विवाद छैन। तर त्यस्तो नीति सङ्गठनको उत्पादकत्व र सेवा वितरणमा सकारात्मक प्रतिफल दिने हुनु पर्दछ। आगामी दिनमा यस्ता दीर्घकालीन असर प्रभाव पार्ने नीतिगत व्यवस्था गर्दा पर्याप्त अध्ययन एवम् विश्लेषण गरेर मात्र गर्नु आवश्यक छ।
- समयमा पदपूर्ति प्रक्रिया अगाडि बढाए नबढाएको विषयमा निरीक्षण गर्ने जिम्मेवारी लोकसेवा आयोगको हो। तर आयोगको यो भूमिका प्रभावकारी देखिन्न। त्यसैले धेरै पदहरू लामो समयसम्म रिक्त हुने गरेको पाइएको छ। पद लुकाउने प्रवृत्तिलाई रोक्न सकिएको छैन। तल्लो तहका कर्मचारीहरूलाई फाराम भर्न पठाउने यो निरीक्षणको

कुनै उपादेयता देखिएको छैन। जिम्मेवार तहबाट प्रभावकारी रूपमा निरीक्षण गरी पदपूर्ति प्रक्रिया अगाडि बढाउने तर्फ लोकसेवा आयोगले क्रियाशीलता देखाउनु पर्ने हुन्छ।

- तलव वृद्धि हुँदा पेन्सनमा हुने वृद्धिलाई समेत समानुपातिक रूपमा वृद्धि हुने बनाइनु पर्दछ। समान दर्जाका समान सेवा अवधि पूरा गरेका कर्मचारीको पेन्सनमा भिन्नता कायम रहनु हुँदैन। अहिलेको व्यवस्थाले यसमा फरक फरक अङ्क देखिएको छ। यो व्यवस्थामा तत्काल सुधार गर्नु पर्ने आवश्यकता रहेको छ।
- विद्यमान ऐन नियमले निर्धारण गरेको सरूवा गर्ने समयावधि शैक्षिक सत्रसँग मेल खाएको अवस्था छैन। तोकिएको समयावधि पूरा भएपछि जुनसुकै समयमा सरूवा गर्न सकिने लचकता आवश्यक देखिन्छ। सामान्य प्रशासनिक व्यवस्थाका विषयमा सामान्य प्रशासन मन्त्रालयको सहमति माग गर्नु पर्ने व्यवस्थाले नीतिगत काम गर्नुपर्ने मन्त्रालय मसिना कामको चापमा परेको अवस्था छ। तसर्थ उल्लिखित व्यवस्थाको पुनरावलोकन गर्नु पर्ने देखिन्छ।
- निजामती सेवा नियमावली, २०५० को अनुसूची-१६ मा उल्लेख भएका भौगोलिक क्षेत्रको पुनरावलोकन गर्नुपर्ने देखिन्छ। पूर्वाधारको विकास, यातायतको सुविधा, भौगोलिक अवस्था, सामाजिक बनोट र रहन सहन, मौसमको अवस्था, दैनिक उपयोग्य वस्तुको मूल्य समेतका आधारमा भौगोलिक क्षेत्रको पुनरावलोकन गर्नु पर्ने हुन्छ। यस क्रममा सदरमुकाम र अन्य क्षेत्रलाई एउटै बास्केटमा नहाली निश्चित मापदण्ड विकास गरी दुर्गम क्षेत्रको निर्धारण एवम् भौगोलिक क्षेत्रको पुनरावलोकन गरिनु पर्ने देखिन्छ।
- विभिन्न निकायमा कार्यरत कर्मचारीहरूले प्रेरणादायी (इन्सेन्टिभ) नाममा निश्चित प्रतिशतसम्म थप सुविधा लिने अभ्यास बढ्दै गएको छ। यसरी दिइने सुविधाको मापदण्ड औपचारिक प्रकृतिको मात्र छ। यसले उत्पादकत्व सेवा वितरणमा पारेको प्रभावको आंकलन गरिएको देखिँदैन। निर्णय तहमा बढी शक्ति एवम् भूमिका रहने कार्यालय एवम् निकायहरूले यस्तो सुविधा लिने गरेको पाइएको छ। यस्तो सुविधामा एकरूपता कायम हुन सकेको अवस्था पनि देखिँदैन। यो व्यवस्थालाई तदर्थ रूपमा अभ्यास नगरी वस्तुगत मापदण्डका आधारमा कार्य सम्पादनको नतिजासँग आबद्ध गरी मात्र प्रयोग गरिने व्यवस्था हुनु अत्यन्त आवश्यक देखिएको छ। कर्मचारीको माग धेरै भएका, आकर्षक भनिएका, सार्वजनिक विश्वसनीयता कम भएका कार्यालयमा इन्सेन्टिभ होइन निगरानी बढाउनु पर्ने आवश्यकता समेत रहेको छ।
- सहयोगी सेवा (Utility Service) क्षेत्रका जनशक्तिहरू जस्तै सवारी चालक, कार्यालय सहयोगी, माली, परिचर, स्वीपर, कार्यालय सुरक्षाकर्मी जस्ता पदहरूमा निजामती सेवाको दरबन्दी कटौती गरी सेवा करार (Outsourcing) बाट गर्ने प्रबन्ध गर्न सकेमा प्राप्त हुने सेवा प्रभावकारी हुने र राज्यलाई दीर्घकालीन भार समेत कम पर्ने अवस्था रहन्छ।
- निजामती सेवा ऐनको दफा ६क मा १० वर्षमा प्रत्येक निकायको कामको प्रकृति, कार्यबोझ, उत्पादकत्व एवम् प्रभावकारिता समेतको मूल्याङ्कन गरी सङ्गठन संरचना

एवम् दरबन्दीको पुनरावलोकनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) गर्नु पर्ने व्यवस्था थप गर्नुपर्ने देखिन्छ ।

- निजामती सेवा ऐनको दफा ७ (द) मा कुनै खास प्रकृतिको कामका लागि अपाङ्गहरूको बीचमा मात्र प्रतिस्पर्धा गराउने भनिएकोमा सो को स्पष्ट व्याख्या हुनुपर्ने देखिन्छ । अपाङ्गताको आधारमा पाउने अवसर र सुविधाको मापदण्ड स्पष्ट नहुँदा यो व्यवस्थाबाट वास्तविक पीडितले न्याय पाउन नसकेको अवस्था हुँदा स्पष्ट आधार निर्धारण गरी अपाङ्गहरूको वर्गीकरण गर्नु पर्ने देखिन्छ । यस सम्बन्धमा नेपाल सरकारको नाममा प्रशासकीय अदालतबाट निर्देशन समेत जारी भइसकेको छ ।
- निजामती सेवा ऐनको दफा १८(७) को राजपत्र अनङ्कित कर्मचारी लोकसेवा आयोगबाट पदस्थापन भएको अञ्चलबाट १० वर्षसम्म सुरूवा नहुने व्यवस्थाको व्यावहारिकता समेतको मूल्याङ्कन गरी प्रभावकारी बनाउन पदस्थापन भएको जिल्लामा न्यूनतम अवधि (२ वर्ष) रूजु हाजिर नभई सोही अञ्चल भित्र समेत सुरूवा नगरिने व्यवस्था स्पष्ट उल्लेख गरिनु पर्ने, यसो गर्न सकिएमा दुर्गम जिल्लामा कर्मचारी नबस्ने, नियुक्ति पाउनसाथ सो अञ्चलको सुगम जिल्लामा सुरूवा माग गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्न सकिने हुन्छ ।
- निजामती सेवा ऐनको दफा ३३ मा रहेको अवकाश सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरी ५० वर्ष पूरा भएको, २५ वर्ष सेवा अवधि पूरा गरेको र सोही पदमा १५ वर्ष सेवा गरेको कर्मचारीलाई सुविधा प्रदान गरी सेवाबाट अवकाश दिने गरी थप व्यवस्था गर्ने ।
- समावेशीकरणको कोटामा सहभागी हुने उम्मेदवारको उमेरको हद महिला सरह ४० वर्ष कायम गर्ने, त्यसरी सेवा प्रवेश गरेका कर्मचारीहरूको अनिवार्य अवकाश हुँदा सेवा अवधि २० वर्ष नपुगेको भएपनि निवृत्तभरण पाउने व्यवस्था गर्ने ।
- अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास समेतलाई दृष्टिगत गरी सुत्केरी विदाको अवधि ९० दिन बनाउने र निजामती सहित सबै सार्वजनिक सेवा (सेना, प्रहरी, शिक्षक, स्वायत्त संस्था समेतमा) मा सुत्केरी विदामा एकरूपता कायम गर्ने ।
- कुनै पनि विदेशी मुलुकमा स्थायी बसोबास गर्ने अनुमति (Permanent Residence) प्राप्त गरेका व्यक्ति निजामती सेवा लगायत सार्वजनिक सेवाका लागि अयोग्य हुने व्यवस्था गर्नुपर्ने देखिन्छ । विगतमा एक पटक अध्यादेशद्वारा निजामती सेवा ऐनमा संशोधन गर्दा यो व्यवस्था राखिएको भए पनि सो व्यवस्थाले निरन्तरता पाउन सकेको पाइएन । मुलुकका राष्ट्रसेवक आफ्नो मुलुकप्रति आस्थावान, समर्पण एवम् वफादारी हुनु अपरिहार्य हुन्छ । सरकारी सेवालार्ई वृत्ति एवम् अवसरको रूपमा मात्र लिई मौका पर्नासाथ अन्यत्र स्थायी बसोबास गर्न जाने प्रवृत्तिले सार्वजनिक सेवालार्ई बलियो एवम् उत्तरदायी बनाउन सहयोग पुऱ्याउदैन । त्यसैले यो विषयलाई राज्यले कानूनद्वारा नियमन गर्नु पर्ने आवश्यकता छ । निजामती सेवा ऐनमा स्पष्ट रूपमा यो विषयलाई समेट्नु पर्ने देखिन्छ ।
- वैदेशिक सहयोग निरन्तर रूपमा प्राप्त भइरहेको भएपनि त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेकोतर्फ संवेदनशील हुनु जरूरी छ । वैदेशिक सहयोगका लागि निर्धारण गरिएका प्राथमिकताको पुनरावलोकन गर्नु पर्ने देखिएको छ । विदेशी

सहायतामा कर्मचारीहरूको विदेश भ्रमण र परामर्श सेवामा गरिने खर्चले सकारात्मक नतिजा दिन नसकेको स्थितिमा राष्ट्रहित र आम नागरिकको सुविधामा केन्द्रित कार्यक्रमहरूमा मात्र वैदेशिक सहायतालाई स्वीकार गर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ ।

- सार्वजनिक नीति तर्जुमा, सो को कार्यान्वयन एवम् अनुगमन र मूल्याङ्कनका हरेक चरणमा समस्याहरू देखिएका छन् । बनेका नीतिहरूको आवधिक रूपमा पुनरावलोकन समेत हुन नसकेको अवस्था छ । त्यसैले सार्वजनिक नीतिको पुनरावलोकन गरी अध्यावधिक गर्न एवम् सन्दर्भ अनुसार नीतिगत व्यवस्थामा परिमार्जन समेत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय अन्तर्गत रहने गरी नीति पुनरावलोकन केन्द्र (Policy Research Institute) को स्थापना भइसकेको देखिँदा सार्वजनिक नीतिको व्यवस्थापन एवम् सुधार र पुनरावलोकनको जिम्मा त्यसलाई दिई सो संरचनालाई क्रियाशील बनाउनु पर्ने देखिन्छ ।
- सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा बिचौलियाको बिगबिगी बढ्दो छ । सेवा प्रदायक र सेवाग्राहीको बीचमा रहने गरेका यस्ता बिचौलियाहरूले सार्वजनिक सेवालार्ई महंगो र दुषित बनाएका छन् । यसले अनियमितता र भ्रष्टाचारलाई मलजल गरेको छ । सेवाग्राही र सेवा प्रदायकका बीचको सम्बन्ध र सञ्चार प्रभावित भएको छ । कतिपय स्थानमा कार्यालयको अभिलेख पनि संरक्षित र सुरक्षित हुन नसकेको अवस्था छ । यसलाई सम्बोधन गर्न सेवा वितरण गर्ने निकायमा सेवाग्राही सहायता डेस्कको व्यवस्था गर्नु पर्ने, प्रक्रिया सरलीकरण गर्नु पर्ने, एकद्वारबाट सेवा प्रदान गर्नु पर्ने, पालो पद्धति अनिवार्य गर्नु पर्ने, सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरी सो आधारमा कर्मचारी र कार्यालयको मूल्याङ्कन गर्नु पर्ने, कार्यालयले हासिल गरेको उपलब्धिका आधारमा कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन हुनु पर्ने जस्ता विषयलाई सुधारको सन्दर्भमा अंगिकार गर्नु पर्ने देखिन्छ ।
- आफ्नो कार्यक्षेत्रका सम्बन्धमा प्रस्तुत प्रतिवेदनमा दिइएका सुभावहरू कार्यान्वयनका लागि हरेक मन्त्रालय एवम् केन्द्रीय निकायले छ महिनाभित्र सुधार एकाई बनाई सो एकाई मार्फत सुभाव कार्यान्वयनका लागि कार्यान्वयन योजना बनाई सुभावहरू कार्यान्वयन गर्नु पर्ने देखिन्छ । यसैगरी सङ्गठन संरचना, जनशक्तिको अवस्था, वृत्ति विकासका अवसर र सङ्गठनात्मक जिम्मेवारी समेतका आधारमा कर्मचारीहरूको व्यवस्थापन गर्न विद्यमान निजामती सेवामा रहेका सेवा समूहको समेत पुनरावलोकन गर्नु पर्ने देखिन्छ ।
- निजामती सेवामा रहेका अनुभवी कर्मचारीहरूलाई सम्मान गर्नका लागि निश्चित पदमा निश्चित सेवा अवधि पूरा भएपछि सो पदमा रहँदा निजलाई वरिष्ठको उपाधि दिनु उपयुक्त हुन्छ । यसका लागि राजपत्र अनङ्कित पदमा १० वर्ष, राजपत्राङ्कित तृतीय श्रेणीमा ८ वर्ष, राजपत्राङ्कित द्वितीय श्रेणीमा ६ वर्ष र राजपत्राङ्कित प्रथम श्रेणीमा ५ वर्ष सेवा अवधि पूरा गरी विभागीय कारवाहीमा नपरेको कर्मचारीलाई निजले कार्यसम्पादनमा ९० प्रतिशत अङ्क (पछिल्लो ३ वर्षको औषतमा) प्राप्त गरेमा अख्तियारवालाले वरिष्ठको उपाधि दिन सक्ने व्यवस्था गर्ने ।
- कर्मचारी प्रशासनमा देखिएको अनुशासनहीनता र अनियमिततालाई नियन्त्रण गर्न नसके सार्वजनिक प्रशासन उत्तरदायी हुन सक्दैन । हरेक सरकारी कार्यालय र

सार्वजनिक निकायमा सुपरिवेक्षण तहबाट अनिवार्य रूपमा महिनामा एक पटक छड्के निरीक्षण गरी कारवाहीको दायरामा ल्याउने गरी जिम्मेवारी दिनु पर्ने ।

- निजामती सेवा ऐन, २०४९ का कतिपय व्यवस्थाहरू अभिसम्म लागू हुन सकेका छैनन् । यस सन्दर्भमा उदाहरणको निम्ति ऐनको दफा ५ ख, दफा ७ को स्पष्टीकरण (२), दफा ७ को उपदफा (७), दफा ७ग, दफा १४, दफा १५, दफा १८ को उपदफा (७), दफा २४ क, दफा २७ को उपदफा (१क), दफा २९, दफा ३९ख, दफा ७२क, दफा ७३ख, आदि मुख्य रूपमा देखिन्छन् । यी व्यवस्थाहरू तत्कालै प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने ।

## ४. ट्रेड युनियनको भूमिका र गरिनुपर्ने सुधार

कर्मचारी ट्रेड युनियनको भूमिकाको मूल्याङ्कन गरी देहाय बमोजिम गर्ने :-

- निजामती सेवा ऐनले व्यवस्था गरे अनुकूल निर्वाचनद्वारा यथाशीघ्र आधिकारिक ट्रेड युनियन गठन गर्ने,
- ट्रेड युनियनको अभ्यासले प्रशासनयन्त्रमा पारेको प्रभावको वस्तुगत मूल्याङ्कन गर्ने, ट्रेड युनियन पदाधिकारीलाई कार्यालयमा काम गर्नु र हाजिर समेत गर्नु नपर्ने अवस्था माथि पुनर्विचार गर्ने,
- पेशागत हितमा मात्र ट्रेड युनियन परिचालित हुन सक्ने व्यवस्था हुनुपर्ने, बन्द, हडताल जस्ता सेवा अवरूद्ध गर्ने खालका कार्यक्रमहरूमा ट्रेड युनियन सहभागी हुन नपाउने व्यवस्था गर्ने,
- निजामती सेवक लगायत समग्र राष्ट्रसेवकहरूका ट्रेड युनियनहरूका सन्दर्भमा छाता ऐन ल्याई व्यवस्थित गर्नु पर्ने,
- ट्रेड युनियनका पदाधिकारीहरूको आचारसंहिता निर्माण गरी लागू गर्ने गराउने,
- ट्रेड युनियनका सदस्यहरूको नामावली website मा राखी नयाँ सदस्यताका आधारमा पुरानो आबद्धता खारेज गर्ने,
- ट्रेड युनियनमा सरिक कर्मचारीहरू राजनीतिक दलको सदस्य भएको पाइएमा त्यस्तो कर्मचारीलाई कारवाहीको व्यवस्था गर्ने,
- अधिकृत स्तरका कर्मचारीको नीति निर्माण र निर्णय प्रक्रियामा कुनै न कुनै किसिमले टिप्पणी उठाउने, राय दिने लगायतको भूमिका रहन सक्ने कारण त्यस्तो अधिकृत स्तरको कर्मचारी ट्रेड युनियनमा सम्मिलित हुँदा स्वार्थगत द्वन्द्व (Conflict of Interest) को स्थिति रहन सक्ने अवस्था भएकाले निश्चित समय किटान गरी सो समय पछि अधिकृत स्तरका कर्मचारी वा निश्चित समय किटान गरी सो अवधि भन्दा पश्चात् अधिकृत स्तरमा प्रवेश गरेका कर्मचारीले कर्मचारी ट्रेड युनियनमा आबद्ध हुन नपाउने गरी सहायक स्तरका कर्मचारी मात्र यस्तो ट्रेड युनियनमा संलग्न हुन पाउने व्यवस्था गर्न विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने ।
- “ट्रेड युनियन” शब्द स्वयम्ले पेशागत व्यवसायिकताको पक्षपोषण गर्ने भएकोले सार्वजनिक प्रशासनमा ट्रेड युनियनको अभ्यासलाई दीर्घकालीन दृष्टिकोणले मनन गर्नुपर्ने हुन्छ । त्यसैले अन्य मुलुकले गरेका अभ्यास समेतलाई विचार गरी पेशागत

विशिष्टता प्रतिविम्बित हुने गरी विषयगत ट्रेड युनियनको अवधारणालाई आत्मसात गर्ने गरी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने ।

## ५. दुर्गम क्षेत्रमा सेवाप्रवाह प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायहरू

१. दुर्गम क्षेत्रमा कर्मचारीहरूको उपस्थिति नगन्य रहने कारण यस्ता क्षेत्रहरूमा राज्यले प्रवाह गर्ने सेवाहरू सेवाग्राहीले प्राप्त गर्न नसकी दुर्गम क्षेत्रको नागरिक दोस्रो दर्जाका नागरिकको रूपमा रहन बाध्य भएका छन् । जसले नागरिकको सार्वजनिक सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित भएको छ । अतः कर्मचारीलाई दुर्गम क्षेत्रहरूमा काम गर्न जाने अवस्था श्रृजना गरी दुर्गमको अनुभव दिलाउनका लागि अनिवार्य रूपमा तोकिएको क्षेत्रको भौगोलिक क्षेत्रको अनुभव तोकिएका र दरबन्दी भएका पदहरूमा हासिल नगरिकन बहुवाको संभाव्य उम्मेदवार नै नहुने व्यवस्था लागू गर्न आवश्यक छ । दुर्गम क्षेत्रमा सार्वजनिक सेवा विस्तार गरी नागरिकको सेवा पाउने अधिकार संरक्षण गर्न देहायको व्यवस्था गर्ने:
  - क. सामान्यतया: दुर्गम क्षेत्रमा कर्मचारीहरू खटी जान नमान्ने, गएपनि बस्न नमान्ने प्रवृत्तिले गर्दा दुर्गम क्षेत्रमा कतिपय सरकारी सेवा प्रभावकारी नभएको भन्ने गुनासो रहेको सन्दर्भमा त्यस्तो दुर्गम क्षेत्रमा बसी जनताको सेवा गर्ने कर्मचारीलाई उत्प्रेरित गर्नको लागि त्यस्तो दुर्गम स्थानका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रदान गरिने दुर्गम स्थान भत्ता वृद्धि गर्ने,
  - ख. तीन महिनाभन्दा बढी अवधिको वैदेशिक अध्ययन, तालिम प्राप्त गरी फर्केका कर्मचारीहरूको पदस्थापना/सरूवा दुर्गम स्थानका सेवा प्रवाह गर्ने कार्यालयमा गर्ने ।
  - ग. दुर्गम क्षेत्रमा कम्तीमा दुई वर्ष काम नगरी कर्मचारीले बहुवा फाराम भर्न नपाउने गरी निजामती सेवा नियमावलीमा व्यवस्था गर्ने । (दुर्गम क्षेत्रमा पद नहुने सेवामा यो व्यवस्था लागू नहुने व्यवस्था गर्ने)
  - घ. चिकित्सक, इन्जिनियर जस्ता व्यावसायिक सीप र दक्षताका साथै अनुभव समेत आवश्यक पर्ने पदहरूमा नयाँ एवम् अनुभव कम भएका व्यक्तिहरूलाई पहिलो पटक कार्यालय प्रमुखको रूपमा काम गर्नुपर्ने गरी दुर्गम क्षेत्रमा नखटाउने ।
  - ङ. दुर्गम क्षेत्रमा पदहरू रिक्त हुन नदिने, पद खाली हुने गरी सरूवा नगर्ने,
  - च. 'क' र 'ख' वर्गको भौगोलिक क्षेत्रमा काम गरेवापत प्राप्त हुने नम्बर बढाउने,
  - छ. दुर्गम क्षेत्रमा लामो अवधि सेवा गरेका कर्मचारीहरूलाई वैदेशिक अध्ययन, अवलोकन एवम् तालिममा प्राथमिकतापूर्वक अवसर प्रदान गर्ने ।
२. दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको सेवालार्ई सम्मान गर्न, सेवाप्रति कर्मचारीहरूलाई उत्प्रेरित गर्न दुर्गम र अतिदुर्गम क्षेत्रमा काम गरेका कर्मचारीहरूलाई निजहरूको कार्यसम्पादन मूल्याङ्कन समेतलाई विचार गरी उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई दुर्गम क्षेत्र पुरस्कारको व्यवस्था गर्ने । त्यस्तो पुरस्कारलाई पदोन्नतिमा अङ्क गणना गर्ने व्यवस्था गर्ने ।

३. भौगोलिक क्षेत्रको वर्गीकरणका आधारहरूमा थप स्पष्टता ल्याई पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ ।
४. दुर्गम क्षेत्रमा कर्मचारीको उपस्थिति अत्यन्त न्यून हुने गरेको छ । सेवा, सुविधा र अवसरहरू राजधानी र सुगम क्षेत्रमा मात्र केन्द्रित हुने अवस्थाले गर्दा सकेसम्म कर्मचारीहरू दुर्गममा जान चाहँदैनन् । जसको पहुँच पुग्दैन उसलाई दुर्गम पठाइन्छ । जसले गर्दा उसको कार्यसम्पादनस्तर कमजोर हुने गरेको छ । अतः यस्तो अवस्थाको अन्त्य गर्न दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई अध्ययन, अवलोकन भ्रमण, तालिम, क्षमता विकास जस्ता अवसरहरू प्रदान गर्ने, दुर्गममा काम नगरी बहुवाको सम्भाव्य उम्मेदवार हुन नसक्ने व्यवस्था लागू गर्ने, दुर्गम भत्तामा वृद्धि गर्ने तथा अन्य सहूलियतका प्याकेजहरू ल्याई उनीहरूलाई उत्प्रेरित गरिनु पर्ने अवस्था छ ।
५. दुर्गम क्षेत्रको विकासका लागि स्थानीय उत्पादनको सम्भाव्यता अध्ययन गरी स्थानीय उत्पादनको बजारीकरण गर्ने, ग्रामीण विकासलाई प्रभावकारी बनाई सेवा वितरण लिई सहज बनाउने र आधारभूत उपभोग्य सामग्रीको आपूर्ति सरल बनाई सेवा प्रदायक कर्मचारीहरूलाई आकर्षित गर्ने ।
६. छरिएर रहेका दुर्गम वस्तीमा आधारभूत सेवा सुविधा पुऱ्याउन कठिन हुने हुँदा त्यस्ता स्थानमा एकीकृत वस्ती विकास कार्यक्रम सञ्चालन गरी पुनर्वास (Re-settlement) को व्यवस्थापन समेत गरी त्यस्ता ठाउँहरूमा खानेपानी, विद्युत, ढल, स्वास्थ्य सेवा, विद्यालय, सुरक्षा सडक जस्ता पूर्वाधार विकास गरी आधारभूत सेवा सुविधा वितरणलाई सहज र प्रभावकारी बनाउने ।
७. दुर्गम क्षेत्रमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र स्थानीय जनताको आवागमनलाई निर्वाधरूपमा व्यवस्थित गर्न दुर्गम क्षेत्रको सडक, पुल र यातायातको भरपर्दो र दीगो व्यवस्था हुनुपर्ने देखिन्छ । कर्णाली लगायतका कतिपय क्षेत्रहरूमा सडक व्यवस्था सहज नहुँदा सेवाप्रवाह प्रभावकारी हुन सकेको छैन । यसै सन्दर्भमा सोलुखुम्बु, खोटाङ्ग र ओखलढुङ्गासम्मको सडक यातायातलाई सहज बनाउन यातायातको राम्रो प्रबन्ध नहुँदा दुर्गम क्षेत्रमा सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । कतिपय स्थानहरूमा लामो समयसम्म सडक र पुल निर्माणको सम्भौता भइसक्दा पनि काम भएको देखिन्छ । उदाहरणको निम्ति उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुरलाई जोड्न मध्य पहाडी लोकमार्गमा पर्ने सुनकोशी पुल निर्माण गर्न नेपाल सरकारको स्रोतबाट भेरिएसन थपसमेत रू. १४ करोड ९४ लाख ७९ हजारमा २०५८/०५९ मा एक निर्माण व्यवसायीसँग सम्भौता भएकोमा सो पुल निर्माणमा हालसम्म ९ करोड २२ लाख ४३ हजार खर्च भएको छ । फाउण्डेशनमा कडा चट्टान फेला परी डिजाइन परिवर्तन गरेर काम भएकोमा डिजाइन परिवर्तन गर्न लामो समय लागेको कारण रणनीतिक सडक सञ्चालनमा पर्ने सो पुलको निर्माण नहुँदा वर्षमा करिब ६ महिना यातायात बन्द भई त्यस नदीदेखि पूर्वतर्फ निर्माण हुने सोही आयोजनाको सडक र हर्कपुर-ओखलढुङ्गा सडकको निर्माणमा समेत अवरोध आएको र सोही कारणले सुनकोशी नदीमा बेलिब्रिज जडान र फेरि निर्माण, मर्मत र सञ्चालनमा प्रत्येक वर्ष ठूलो रकम खर्च गर्नु परेको स्थिति छ । सुपर स्ट्रक्चर बनाउन प्रयोग गरिने स्टीलको लागि २०६६/०६७ मो रू. ४

करोड ३९ लाख ७१ हजार भुक्तानी भएपनि सब-स्ट्रक्चरको काम अहिलेसम्म सम्पन्न नभएकोले सुपर स्ट्रक्चरको कार्य पनि हुन नसकेको अवस्था छ भनी महालेखा परीक्षकको पचासौं वार्षिक प्रतिवेदन, २०६९ मा उल्लेख भएको तर्फ समितिको ध्यानाकर्षण भएको र सो विषयमा समितिको तर्फबाट स्थलगत अवलोकन समेत गर्दा ठेक्का सम्झौता भएको लामो समयसम्म काम हुन नसकेको र सरकारी कोषबाट ठूलो धनराशी खर्च भएको अवस्था समेत देखियो। विभिन्न प्राविधिक कारणले निर्माण हुन नसकेको भनी सम्बद्ध निकाय र अधिकारीहरूले जवाफ दिने गरेको भएपनि ठेक्का सम्झौता भएको १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्नुलाई स्वाभाविक मान्न सकिँदैन। यो विषयमा हालका प्राविधिक अधिकृतबाट आगामी यस आर्थिक वर्ष भित्र पुल सञ्चालनमा ल्याउन सकिने जवाफ प्राप्त भएकोले सम्बन्धित निकायले गम्भीरतापूर्वक यो विषयको अनुगमन गरी समयमा कार्य सम्पादन गर्ने गरी दुर्गम क्षेत्रको सेवा प्रवाहमा सहज हुने व्यवस्था गर्ने। यस्तै अन्य क्षेत्रको हकमा समेत प्रभावकारी अनुगमन हुनुपर्ने।

#### ६. निजामती सेवामा विविधता व्यवस्थापन (Diversity Management)

कुनैपनि समाजमा रहेको विविधताले प्रतिस्पर्धा, नयाँ खोज र शोधको विकास गर्न प्रेरित गर्ने हुँदा विविधतालाई समाजको सुन्दरतम पक्षको रूपमा लिने गरिन्छ। विविधताको व्यवस्थापन विषयवस्तुको स्वभाव र प्रकृतिको आधारमा गर्नु न्यायोचित हुने भएकाले सार्वजनिक प्रशासनका आधारभूत मूल्य र मान्यतामा क्षयीकरण हुने किसिमबाट समावेशीकरणको सिद्धान्तलाई अन्धाधुन्ध रूपमा अवलम्बन गरियो भने त्यसले मुलुकमा दीर्घकालीन रूपमा नकारात्मक परिणाम दिन सक्ने हुन्छ। यसतर्फ सम्वेदनशील भई आंकलन गरी सार्वजनिक प्रशासनका आधारभूत मूल्य मान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी न्यायोचित रूपमा समावेशीकरणको सिद्धान्तलाई अवलम्बन गर्नु पर्ने हुन्छ। यसका लागि -

- क. समावेशीकरणको अभ्यासमा एकरूपता कायम गर्ने समावेशी सम्बन्धी छुट्टै कानुन तर्जुमा गर्ने,
- ख. लक्षित वर्गले समावेशीकरणबाट लाभ लिन सक्ने व्यवस्था गर्ने,
- ग. समावेशीकरणले पारेका सकारात्मक प्रभावको प्रचार-प्रसार गर्ने, नकारात्मक प्रभाव न्यूनीकरण गर्ने खालका नीतिगत व्यवस्थाहरू अवलम्बन गर्ने,
- घ. आरक्षण कार्यान्वयन तथा प्रभाव मूल्याङ्कनको प्रत्येक ५/५ वर्षमा पुनरावलोकन गरी सो का आधारमा समय सिमा निश्चित गर्ने,
- ङ. सेवा प्रवेशका निश्चित तह र श्रेणीमा मात्र आरक्षणको अवसर प्रदान गर्ने,
- च. एउटा व्यक्तिले एक पटक मात्र समावेशीकरणको कोटामा सुविधा उपलब्ध गराउने,
- छ. आरक्षणका साथसाथै भन्दा सशक्तिकरण मार्फत समावेशीकरणमा जोड दिने, आरक्षणलाई अल्पकालीन र सशक्तिकरणलाई दीर्घकालीन दृष्टिकोणले अवलम्बन गर्ने,
- ज. शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधामा आर्थिक, सामाजिक एवम् शैक्षिक रूपमा पिछडिएका वर्गको पहुँच अभिवृद्धि गर्ने,



- भ. आर्थिक, सामाजिक रूपमा पछि परेका (Principle of Double Disadvantaged) का आधारमा Excluded भित्रका पनि Excluded वर्गको समावेशीकरणमा जोड दिने,
- ज. हालसम्म गरिएको आरक्षणको अभ्यास र यसले पारेको प्रभाव र असरको विश्लेषण गर्ने,
- ट. सार्वजनिक सेवालाई समावेशीकरण बनाउनुका लागि आरक्षणको अभ्यास गरिएको पनि केही वर्ष भईसकेको छ र तुलनात्मक रूपमा सार्वजनिक सेवा समावेशी स्वरूपको देखिन प्रारम्भ भएको छ। तर, सेवा वितरण र सेवा प्रवाहमा सम्बन्धित वर्गबाट त्यसको अनुभूति गर्न नपाएकोले सम्बन्धित समूहले उत्प्रेरित हुने वा गर्नु गर्न सक्ने स्थितिको सिर्जना गर्न तथा सम्वेदनशीलता पूर्वक लक्षित समूहमा सार्वजनिक सेवाको प्रवाह गर्नका लागि आरक्षणबाट आएका जनशक्तिलाई सम्बन्धित समुदाय कै क्षेत्रमा सेवा वितरण गर्ने गरी अग्रभाग (Front Line) मा खटाउने,
- ठ. समावेशीकरणको नाममा गलत र भुट्टा विवरण बनाउने र त्यसबाट फाइदा लिने प्रवृत्ति देखा परेकोले समावेशीकरणको कोटामा सेवा प्रवेश गरेका व्यक्तिहरूको प्रभावकारी रूपमा छानविन गरी गलत विवरण पेश गर्नेले विवरण ढाट्नेलाई कारवाही गर्ने। यस सम्बन्धमा प्रशासकीय अदालतले पनि आवश्यक कारवाहीका निम्ति नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरिसकेको देखिन्छ।

## ७. निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुगत र वैज्ञानिक बनाउन मापन संयन्त्रको विकास

नेपालमा निजामती कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने प्रयोजनका लागि निजामती सेवा ऐन, २०४९ को दफा २४ (क) तथा नियमावली, २०५० को नियम ७८ मा व्यवस्था गरी मूल्याङ्कन गर्न सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समिति समेत रहने व्यवस्था गरिएको छ। मूल्याङ्कन गरिने कर्मचारी भन्दा कम्तीमा एक तह माथिको कर्मचारी सुपरिवेक्षक र सो भन्दा एक तह माथिको सम्बन्धित कर्मचारी पुनरावलोकनकर्ता हुने व्यवस्था छ। कार्य सम्पादन मूल्याङ्कन फाराममा गुण, लागत, परिमाण र समयका आधारमा मूल्याङ्कन गरिने गरी उल्लेख भए पनि कतिपय सन्दर्भमा वार्षिक लक्ष्य नै निर्दिष्ट रूपमा तयार नहुने, सबै कर्मचारीहरूलाई एकै प्रकारको का.स.मू. फाराम प्रयोग हुने, स्थानीयस्तरमा कार्य गर्ने कर्मचारीहरूको सुपरिवेक्षक केन्द्रीय निकायको पदाधिकारी हुन जाने स्थितिमा कतिपय अवस्थामा सुपरिवेक्षकले नै मूल्याङ्कन गरिने कर्मचारी नचिन्ने जस्ता समस्याहरू देखा पर्ने गरेका छन्। यसका साथै कार्य सम्पादन मूल्याङ्कन पद्धति अवैज्ञानिक, वस्तुगत आधारमा मूल्याङ्कन गर्न नसकिने, अपारदर्शी र अस्पष्ट समेत भएका परिप्रेक्ष्यमा कार्य सम्पादन मूल्याङ्कन प्रणालीका सन्दर्भमा वस्तुपरक भरपर्दो, पारदर्शी र वैज्ञानिक बनाउन आवश्यक सुधारहरू गर्नु जरूरी छ। यसका लागि विश्वका अन्य मुलुकहरूमा प्रयोग भएका प्रभावकारी कार्यसम्पादन मूल्याङ्कन गर्ने आधारहरू समेतको अध्ययन गरी हाम्रो वस्तुस्थिति अनुसार परिमार्जन गर्नु उपयुक्त हुन्छ। यसरी परिमार्जन गर्ने क्रममा का.स.मू.को अवधिमाथि पनि पुनरावलोकन हुन जरूरी छ। ३६०<sup>०</sup> मूल्याङ्कन, सेवाग्राही सन्तुष्टिमापन, सार्वजनिक सुनुवाई, Public pol, exit pol जस्ता उत्तरदायित्वका संयन्त्र (Accountability Tools) हरू समेतलाई का.स.मू. का आधारका रूपमा प्रयोग गर्न सकिन्छ, भन्ने विकल्पहरूमा विचार गर्नु पर्ने देखिन्छ।

कर्मचारीहरूको कामको मूल्याङ्कन गरी कार्यकुशलता अभिवृद्धि गर्ने, व्यक्तिको कार्यसम्पादन क्षमतामा सुधार गर्ने, वृत्तिको लक्ष्य निर्धारण गर्ने, तालिम सम्बन्धी आवश्यकता पहिचान गर्ने, कार्य उपलब्धिको जानकारी दिने तथा कर्मचारीको पदस्थापना, सरुवा, बढुवा र दण्ड सजाय समेतका लागि उपयोगी हुने गरी कार्य सम्पादन मूल्याङ्कनसम्बन्धी व्यवस्था गरिएको पाइन्छ ।

निजामती सेवामा प्रयुक्त कार्य सम्पादन मूल्याङ्कन फाराम सबै क्षेत्र, कार्यालय, वर्गमा कार्यरत कर्मचारीहरूका लागि एउटै प्रयोग हुनु, स्थानीय स्तरमा कार्य गर्ने कर्मचारीको केन्द्रीय निकायमा रहने पदाधिकारीले सुपरिवेक्षण गर्नु पर्दा कतिपय सन्दर्भमा सुपरिवेक्षकले मूल्याङ्कन गरिने कर्मचारीलाई सामान्य रूपमा समेत नचिन्ने अवस्था रहनु, गुण, लागत, परिणाम र समयमा दाँजेर मूल्याङ्कन गर्ने भनिए पनि का.स.मू. फारम त्यसरी वस्तुगत तवरले मूल्याङ्कन गर्न सक्ने प्रकारले व्यवस्थित नहुनु, का.स.मू.लाई बढुवा प्रयोजनमा मात्र सीमित गरिनु, समयमा कार्य सम्पादन मूल्याङ्कनको कार्य पूरा नहुनु, प्रभाव, पहुँच र परिचयबाट का.स.मू. प्रभावित हुनु र कार्यसम्पादन मूल्याङ्कन गर्ने पदाधिकारीहरू जिम्मेवार नरहनु जस्ता समस्या भोगिरहेको निजामती सेवामा का.स.मू.को पुनरावलोकन गर्नु पर्ने देखिन्छ । यसका लागि -

- यसलाई बढुवा वाहेकका वृत्ति विकासका उच्च अध्ययन, सरुवा, तालिम, पुरस्कार जस्ता पक्षहरूका लागि समेत आधारका रूपमा लिने व्यवस्था गर्ने,
- का.स.मू.लाई पारदर्शी र वस्तुनिष्ठ बनाउन कर्मचारीले सम्पादन गरेका कामका सूचकहरू सहित उल्लेख गर्ने व्यवस्था गर्ने,
- भिन्ना भिन्नै जिम्मेवारीमा रहेका समान तह र श्रेणीका कर्मचारीका लागि समेत आफ्नो कामको प्रकृति अनुसार छुट्टाछुट्टै का.स.मू. फाराम प्रयोग गर्ने,
- आफू मातहत र आफूले राम्ररी जानेका कर्मचारीहरूको मात्र सुपरिवेक्षक र पुनरावलोकनकर्ता रहन सक्ने प्रावधान राख्ने,
- कम्तिमा एक श्रेणी माथिको कर्मचारी मात्र सुपरिवेक्षक रहने र समयमा का.स.मू. सम्बन्धी आफ्नो जिम्मेवारी वहन नगर्ने पदाधिकारीको का.स.मू. घटाउने व्यवस्था कडाइका साथ लागू गर्ने,
- माथिल्लो श्रेणीबाट मात्र का.स.मू. गरिने पद्धतिमा परिवर्तन गरी सेवाग्राही, मातहतका कर्मचारी, समकक्षीहरू समेतबाट मूल्याङ्कन गर्ने गरी ३६०° मूल्याङ्कनको समेत प्रयोग गर्ने ।

न्यूनतम आधारभूत तलब एक सीमामा कायम राखी कर्मचारीको कार्यसम्पादन स्तरसँग तलब र अन्य सुविधालाई आबद्ध गर्नु नै कार्यसम्पादनमा आधारित तलब (Performance based pay) हो । निजामती सेवा ऐनले वार्षिक कार्ययोजना, कार्यविवरण, कार्यसम्पादन सम्भौता, कार्यसम्पादन प्रोत्साहन कोष आदिको व्यवस्था गरी कार्यसम्पादनमा आधारित पारिश्रमिकको अनुसरण गर्न खोजेको छ । तर कार्यविवरणमा अस्पष्टता, ऐनमा भएका प्रावधानको कार्यान्वयन हुन नसक्नु लगायतका कारणहरूले अर्थ मन्त्रालय अन्तरगतका निकायहरूबाहेक अन्यत्र यो पद्धति लागू हुन सकेको छैन । त्यसैले-

- सङ्गठन र कर्मचारीको लक्ष्य तथा वस्तुपरक कार्यसम्पादन मापदण्डहरू तय गरी कार्य सम्पादनमा आधारित पारिश्रमिक लागू गर्ने,
- यस्तो पद्धति सेवा प्रवाहको अग्रभागमा रहेका (Front line office) हरूबाट शुरू गर्ने,
- मापन गर्न नसकिने कार्यहरूको हकमा Proxy indicator हरू बनाई कामको मापन गर्ने ।

## ८. सेवा करार सम्बन्धमा सुधार

निजामती सेवा ऐन नियमले एकातिर निजामती कर्मचारीले गर्नु पर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने र कसैले त्यसरी नियुक्त गरे नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्ने व्यवस्था गरिएको छ भने अर्कातिर निजामती सेवाका श्रेणीविहीन पदहरूबाट सम्पादन हुने गरेका सरसफाई जस्ता कार्यहरू तथा केही विशेष प्रकृतिका प्राविधिक कार्यहरूका लागि भने सेवा करारमा लिने व्यवस्था पनि गरिएको छ । करारमा रहेका व्यक्तिहरूबाट राम्रोसँग कार्य सम्पादन भएको यथार्थ रहेता पनि करार गर्ने सन्दर्भमा नै अनावश्यक दवाव आउने तथा सेवा करारलाई पनि जागिर कै रूपमा स्थापित गर्ने प्रयास वेला वेलामा विभिन्न क्षेत्रबाट हुने भएकाले यसको समीक्षा गरी व्यवस्थित गर्न आवश्यक भएको छ । त्यसैले -

१. कुनैपनि रूपमा लोकसेवा आयोगबाट सिफारिस गर्ने निजामती सेवाका पदमा करारमा नराख्ने,
२. करारमा सेवा लिनु पर्दा व्यक्तिसँग भन्दा संस्थासँग लिने कुरालाई प्राथमिकता दिने,
३. सेवा करारमा लिँदा सार्वजनिक खरिद ऐन/नियम एवम् आर्थिक प्रशासनसम्बन्धी कानूनको परिपालना गर्ने,
४. सेवा करारलाई करारमा लेखिएका शर्तहरू बमोजिमको सुविधा मात्र दिने,
५. कामको प्रयोजन सकिएपछि करार समाप्त हुने,
६. करारमा लिइएका कर्मचारीहरूको विवरण सामान्य प्रशासन मन्त्रालयले एकीकृत रूपमा तयार गरी व्यवस्थापन परीक्षण गर्दा यो विषयलाई आधार लिने ।

## ९. सार्वजनिक प्रशासनलाई नतिजामूलक बनाउन अपनाउनु पर्ने नीतिगत सुधार

१. कुनै पनि सेवा प्रदायक सार्वजनिक निकायमा प्रवाह गरिनु पर्ने सेवाका सन्दर्भमा सेवाग्राहीका केही गुनासाहरू भएमा तिनीहरूको सुनुवाईको उपयुक्त व्यवस्था गरिनु पर्दछ । सार्वजनिक प्रशासनमा गुनासो सुन्ने व्यवस्था गरिएको भएता पनि सो प्रभावकारी भने हुन सकेको छैन । सेवाप्रदायकहरूप्रति सेवाग्राहीहरूको के कस्तो दृष्टिकोण रहेको छ भन्ने कुराको सूचकका रूपमा रहने गुनासो सुनुवाईबाट सेवा प्रदायकहरूलाई समेत आफ्नो कार्यसम्पादनमा सुधार ल्याउन महत्वपूर्ण पृष्ठपोषण प्राप्त हुने गर्दछ । अर्कोतर्फ सङ्गठनभित्रकै कर्मचारीको समेत गुनासो व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहन्छ । सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी निकायहरूमा गुनासो सुन्ने अधिकारीको व्यवस्था र नागरिक वडापत्रमा सबैले देख्ने प्रवाह

गरिने सेवाको विवरण राखी सो अनुसार नभएमा को समक्ष गुनासो राख्ने भनी स्पष्ट रूपमा राखिने यसका आधार हुन् । विभिन्न विषयहरूमा हुने सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सेवाग्राही सन्तुष्टि मापन जस्ता विधिहरूलाई पनि गुनासो सुनुवाईका माध्यमकै रूपमा समेत हेर्न सकिन्छ । गुनासो सुनुवाईका सन्दर्भमा सार्वजनिक निकायहरूमा एकरूपता कायम गर्न नसकिएको, सेवा प्रदायक प्रतिको सेवाग्राहीको गुनासो र सन्तुष्टिलाई कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनसँग जोड्न नसकिएको र सेवाग्राहीहरूलाई क्षतिपूर्ति दिने व्यवस्था प्रभावकारी हुन नसकेको अवस्था माथि गम्भीरतापूर्वक विचार गरी सुनुवाई सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।

२. सार्वजनिक निकायद्वारा प्रदान गरिने सेवा तथा विकासका क्रियाकलापहरूका सम्बन्धमा सार्वभौम जनतालाई सुसूचीत गराउने, सेवाप्रतिको प्रतिक्रिया लिने र जनगुनासाहरूको संबोधन गर्ने तथा सार्वजनिक निकायका सम्पूर्ण गतिविधिहरूलाई पारदर्शी बनाई जनताप्रतिको उत्तरदायित्व सुनिश्चित गराउँदै सुशासनको प्रत्याभूति गर्न सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता उत्तरदायित्वका औजारहरू (Accountability Tools) को अभ्यास व्यापक र अनिवार्य रूपमा गराउनु आवश्यक छ ।
३. सुशासन ( सञ्चालन तथा व्यवस्थापन ) ऐन, २०६४ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४का कतिपय प्रावधानहरू अन्य ऐन कानूनसँग बाभिएका छन् । सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयन गर्न संस्थागत क्षमता र सञ्जाल (Networking) को अभाव छ । सार्वजनिक निकायहरूमा सूचना लुकाउने संस्कार कायमै छ । सूचनादाताको संरक्षणको प्रत्याभूति दिन सकिएको छैन । सूचनाको हक सँगसँगै आबद्ध हुनुपर्ने गोपनियताको हकसम्बन्धी कानून, अभिलेखीकरण ऐन (Documentation Act) आदिको तर्जुमा र कार्यान्वयन हुन नसक्दा सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । तसर्थ:
  - सुशासन ऐन र सूचनाको हक सम्बन्धी ऐन बीच एकरूपता र सामञ्जस्यता कायम गरी सो को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने,
  - सूचनाको हक सम्बन्धी ऐनको कार्यान्वयनका लागि आवश्यक पर्ने साधन स्रोत उपलब्ध गराउने,
  - जनता र सरोकारवालाहरूको सूचनाको सहज पहुँचका लागि प्रक्रियागत सरलीकरण र छोटो तथा शीघ्र प्रक्रियाको अवलम्बन गर्ने,
  - सूचनादाताको संरक्षणको प्रणालीगत प्रत्याभूति र सूचनाको हक सँग अन्तर सम्बन्धित हुने अन्य ऐन कानूनको निर्माण गर्ने,
  - सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले हरेक सार्वजनिक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थालाई सबै निकायले प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सकेको देखिँदैन । सार्वजनिक निकायलाई उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउन र सम्बद्ध सरोकारवालाहरूलाई त्यसप्रति जगर्नुका लागि जगर्नुका लागि वार्षिक

प्रतिवेदनको प्रकाशन गर्नुपर्ने ऐनको व्यवस्था अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउने,

- सुशासन सम्बन्धी ऐन र सूचनाको हक सम्बन्धी ऐनको सम्बन्धमा सबै तहका जनशक्तिलाई प्रशिक्षित गर्ने गराउने ।

४. आचरण, अनुशासन, सदाचार र शिष्टाचार कर्मचारीहरूलाई स्वनियन्त्रित, व्यवस्थित, मर्यादित र नैतिक बनाउने माध्यमहरू हुन्। खासगरी सार्वजनिक प्रशासनलाई सेवाग्राहीप्रति समर्पित, सेवाभावले कार्य गर्ने, सत्चरित्रता सम्पन्न, नियम कानूनका मर्यादामा रहने, निष्पक्षता र तटस्थता कायम गर्ने र प्रतिस्पर्धी तथा क्षमतावान बनाउने कुरामा समेत यी पक्षहरूले योगदान पुऱ्याउदछन्। पेशागत निष्ठा र नैतिकताको रूपमा रहेको आचरण, स्वनियन्त्रित र सुसंगत बन्न सहयोग गर्ने अनुशासन, कर्मचारीको जीवन दर्शन र व्यवहारलाई नियम र व्यवस्थापन गर्ने सदाचार तथा सेवाग्राही तथा अन्य व्यक्ति वा समुदायप्रति सम्मान पूर्वक कार्य गर्न उत्प्रेरित गर्ने शिष्टाचारले नै वास्तविक अर्थमा कुनै पनि कर्मचारीलाई सेवाप्रति उत्प्रेरित गर्न सहयोग पुऱ्याउँछ। साथै कर्मचारीहरूमा रहेका यिनै गुणहरूका आधारमा सेवाग्राहीले कर्मचारीको मूल्याङ्कन समेत गर्ने गर्दछन्। यी गुणहरू सङ्गठनात्मक नियम उल्लंघन गर्दा कारवाही गर्न, कार्यकुशलतामा कमी आए सुधार गर्न, राजनीतिक रूपमा तटस्थता कायम गर्न र आर्थिकरूपमा वेदाग रहन पनि उपयोगी छन्। हाम्रो सन्दर्भमा यी गुणहरूका सम्बन्धमा भएको व्यवस्था सेवालार्ई जनमुखी, सक्षम र प्रतिस्पर्धी बनाउने सन्दर्भमा पूर्ण नभएकाले परिमार्जन गरी सेवाप्रति उत्तरदायी र समर्पित जनशक्ति विकास गर्नु पर्ने देखिन्छ।
५. स्वास्थ्य, कृषि, पशु जस्ता इलाका स्तरीय कार्यालयहरू तथा गा.वि.स./न.पा.हरू जनतालाई अग्रस्थान (Front desk) मा बसी सेवा प्रवाह गर्ने निकायहरू हुन्। यस्ता स्थलगत रूपमा रहेका कार्यालयहरूको प्रभावकारिताको मूल्याङ्कन गरिनु जरूरी छ। यी कार्यालयहरूबाट प्रवाह हुने सेवाको गुणस्तर, परिमाण, समय, लागत र समन्यायिकता आदिका आधारमा मूल्याङ्कन गरी प्रभावकारिता परीक्षण गर्ने र सोका आधारमा कर्मचारीहरूलाई पुरस्कार र दण्डको व्यवस्था गर्दै कार्य सम्पादनमा आधारित तलब (Performance based Pay) लाई स्थानीय स्तरका निकायहरूबाट लागू गरिनु पर्दछ। यस्ता निकायहरूका सेवा लिई एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था गरी यस्ता निकायहरूलाई स्थानीय निकायको सुपरिवेक्षण र नियन्त्रणमा राख्नु उपयुक्त हुन्छ।
६. सार्वजनिक प्रशासनमा संचालन हुने सम्पूर्ण क्रियाकलापहरू विशेष गरी विकास आयोजनाहरूमा अनुगमन मूल्याङ्कनको पक्ष अत्यन्त कमजोर रहेको छ। आयोजना चक्रको महत्वपूर्ण चरणका रूपमा रहेको अनुगमन मूल्याङ्कनले एकातिर सम्पन्न योजना के कसरी संचालन भयो ? यसबाट सेवाप्रवाह कति प्रभावकारी रूपमा भयो ? सेवाग्राहीहरू कति सन्तुष्ट भए ? लक्ष्य अनुसार प्रगति भयो भएन ? भनी जानकारी प्राप्त गर्न सकिन्छ भने अर्कातिर आगामी योजना तर्जुमाका लागि पनि आधारको रूपमा प्रयोग हुन सक्दछ। अनुगमनमा जानुलाई तालुक निकायका पदाधिकारीहरू मातहत निकायमा घुम्न जाने अवसरका रूपमा मात्र लिइनुले पनि

यसमा प्रभावकारिता देखिएको छैन । यो क्षेत्रमा काम गर्ने जनशक्तिमा दक्षता र प्रभावकारिताको खाँचो रहेको देखिन्छ । तसर्थ :-

- हरेक सङ्गठनले अनुगमन मूल्याङ्कनको कार्यलाई उच्च प्राथमिकता दिने,
  - अरेक सङ्गठनमा अनुगमन मूल्याङ्कन महाशाखालाई स्रोत साधन सम्पन्न बनाउने,
  - सेवा वितरणलाई प्रभावकारी बनाउन अनुगमनलाई सेवा प्रवाहका हरेक पक्षमा अनिवार्य गर्ने,
  - निश्चित दायराभित्रका योजनाको प्रभाव मूल्याङ्कन गर्ने पने अनिवार्य व्यवस्था गर्ने,
  - अनुगमन मूल्याङ्कन प्रतिवेदन प्रकाशन गर्ने व्यवस्था गर्ने,
  - सहभागितामूलक अनुगमन मूल्याङ्कन पद्धतिलाई अङ्गिकार गर्ने,
  - अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त भएका पृष्ठपोषणलाई सुधारका कार्यमा अवलम्बन गर्ने ।
७. लोकसेवा आयोगले आ.व. २०७०/०७१ देखि लागू हुने गरी रा.प.तृतीय शाखा अधिकृत (प्रशासन) तर्फको नयाँ पाठ्यक्रम लागू गरेको छ । रा.प. द्वितीय र प्रथम श्रेणीका अप्राविधिक र प्राविधिक पदहरूमा खुला तथा आन्तरिक प्रतिष्पर्धाको लागि निर्धारित पाठ्यक्रम केवल सूचनाहरूको सङ्कलन गर्ने कार्यसम्म मात्र सीमित भई रचनात्मकता, श्रृजनशीलता, नेतृत्व, निर्णय क्षमता, समस्या समाधान, व्यवस्थापन जस्ता पक्षहरूको प्रयोगात्मक परीक्षण हुन नसकेको अवस्था छ । तसर्थ रा.प. द्वितीय र प्रथम श्रेणीका पदहरूको आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रमलाई समसामयिक बनाउनु आवश्यक छ । सैद्धान्तिक एवम् कितावी ज्ञान हासिल गरेको भन्दा व्यावहारिक ज्ञान एवम् अनुभव भएको व्यक्ति आउन सक्ने गरी नयाँ पाठ्यक्रम निर्माण गर्नु पर्ने देखिन्छ ।
८. वैज्ञानिक र प्रविधिमा आधारित अभिलेख व्यवस्थापन पद्धतिको अवलम्बन गर्ने र यसका लागि आवश्यक जनशक्तिको आपूर्ति, क्षमता विकास तथा स्रोतको उपलब्धताको सुनिश्चित गरी अभिलेखलाई विद्युतीय रूपमा व्यवस्थित गर्नुपर्दछ ।
९. सेवाग्राहीको सन्तुष्टि र गुणस्तरीय सेवा नै प्रशासनको मूल मर्म हो । जनताको अपेक्षा बमोजिमको सेवा प्रवाह भयो भएन भन्ने कुरा सेवाग्राही सन्तुष्टि मापनबाट जानकारी हुन्छ । सेवाको सम्बन्धमा धेरै जनगुनासाहरू आउने गरे तापनि सो को सुनुवाई र उचित संबोधन हुने गरेको छैन । त्यसकारण Citizen Report Card, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, Exit Poll आदिको माध्यमबाट सेवाग्राहीहरूको सन्तुष्टिको स्तरलाई आवधिक रूपमा मापन गरिनु पर्दछ ।
१०. समान स्तरका वा समान प्रकृतिका काम गर्ने सङ्गठन तथा कर्मचारीहरूमा नतिजाका आधारमा उत्प्रेरणामूलक अवसर तथा सुविधा उपलब्ध गराउने प्रतिष्पर्धात्मक वातावरण सृजना गरी उत्पादकत्व बढाउने लक्ष्य राखी नीतिगत एवम् कानुनी प्रबन्ध गर्न सकिएमा मानव स्रोतको उच्चतम उपयोग गर्न सकिन्छ ।

११. सेवाग्राहीमाथि सेवा प्रदायकको व्यवहार रूखो जस्तो भएकाले खास गरी सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा सकभर जान नपरोस भन्ने नागरिकहरूको भावना विकसित भइरहेको परिप्रेक्ष्यमा सेवा प्रवाहलाई उपभोक्तामुखी, सेवाग्राही मैत्री र नागरिक केन्द्रित बनाउनु पर्दछ भने अर्कातिर सेवाग्राही नागरिकहरूमा पनि सेवा प्राप्तिको आफ्नो हक अधिकारका बारेमा पर्याप्त ज्ञान र जानकारी प्राप्त हुने गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
१२. सरकारी कर्मचारीका लागि वैदेशिक अध्ययन तथा अवलोकन भ्रमणको अवसर वितरण समानुपातिक रूपमा हुन सकेको देखिँदैन । छात्रवृत्ति समितिमा नआई आफ्नै सञ्चार प्रक्रियाबाट यस्ता अवसरको उपयोग हुँदै आएको पनि पाइएको छ । मनोनयनका लागि निर्धारण गरेका आधारहरूको समेत पुरावलोकन गर्नु पर्ने आवश्यकता छ । भएका आधारहरूको पनि प्रयोग वस्तुगत रूपमा हुन सकेको छैन । यसलाई मुख्य जिम्मेवारीमा रहेका अधिकारीहरूबाट नै दुरुपयोग गरिएको समेत अवस्था छ । सबै सेवा समूहमा अवसरको समानुपातिक वितरण हुन नसक्दा यसले प्रशासनयन्त्रमा नैराश्यता उत्पन्न गराएको अवस्था छ । सेवा वितरणको तहमा रहेका जनशक्तिलाई यस्ता अवसरहरू एकदम कम अर्थात् शून्य प्रायः नै रहेको अवस्था छ । एकै व्यक्तिले नै बारम्बार अवसरको उपयोग गरिरहेको अवस्था प्रशस्त देख्न पाइन्छ । यो अवस्थामा सुधार ल्याउनका लागि वैदेशिक अध्ययन र अवलोकन समेतका अवसरको समानुपातिक र समन्यायिक दृष्टिले वितरण गर्ने गरी मनोनयनका आधार र निर्णय प्रक्रियामा सुधार गर्नु पर्ने देखिन्छ । यसैगरी सेवा प्रवाहमा सक्रिय रहने भन्दा वैदेशिक भ्रमणको मोह बढ्दो देखिएको हुँदा त्यसको व्यवस्थापन आवश्यक छ । त्यसैगरी गैरसरकारी संस्था वा अन्तर्राष्ट्रिय संस्थाको पहलमा विदेश जाने प्रवृत्तिलाई समेत नियन्त्रणको दायरामा ल्याउनु पर्ने देखिन्छ ।

## १०. आर्थिक प्रशासनमा गर्नुपर्ने सुधार

१. नेपालको आर्थिक विकासका लागि आर्थिक कूटनीतिको सुदृढीकरण गर्नु अपरिहार्य देखिएको छ । यस्का लागि परराष्ट्र, अर्थ, वाणिज्य, उद्योग, श्रम मन्त्रालय लगायतका निकायहरू बीच आर्थिक कूटनीतिको नीतिगत स्पष्टतासहित आवश्यक कानूनको तर्जुमा गर्नुपर्ने र समन्वय तथा नियमन गर्न एक उच्चस्तरीय संयन्त्र निर्माण गरी सक्रियता ल्याउन अपरिहार्य देखिएको छ । नेपालको हितका विषयमा आर्थिक कूटनीतिको माध्यमबाट व्यापार, लगानी, प्रविधि हस्तान्तरण, आर्थिक सहयोग, पर्यटनको प्रवर्द्धन, वैदेशिक रोजगारी प्रवर्द्धन गर्नका लागि परराष्ट्र मन्त्रालय, विदेशस्थित कूटनीतिक नियोग तथा गैरआवासीय नेपालीहरूको भूमिकालाई प्रभावकारी बनाई परिचालन गर्न ठोस योजना कार्यान्वयन गरिनु आवश्यक छ ।
२. नेपालले सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरे पश्चात स्थानीय उत्पादन बढाई विश्व बजारमा प्रतिस्पर्धा गर्न निजी क्षेत्रलाई सो अनुरूप सुदृढीकरण गर्न नसक्दा वैदेशिक व्यापार घाटा बढ्दै गई नेपालले ठूलो क्षति व्यहोर्नु परेको अवस्था छ । निर्यातमा अपेक्षित रूपमा प्रवर्द्धन गर्न नसक्नु र आयातको वृद्धिदर उच्च रहनुले व्यापार घाटा बढ्दै गएको छ । देशका युवावर्ग रोजगारी एवम् आर्थिक समुन्नतिको खोजीमा खाडी तथा अन्य मुलुकमा गएका हुँदा विप्रेषण

आप्रवाहबाट नेपाली अर्थतन्त्र धानेको छ। विप्रेषण आयबाट तत्कालका लागि नेपाली अर्थतन्त्रलाई भुक्तानी सन्तुलन राख्न मद्दत पुगे तापनि यस्तो विप्रेषणको रकम प्रायशः उपभोगमा खर्च हुने र यसबाट विदेशी वस्तु तथा सेवाको आयात विस्तार हुँदै जाने भएकोले परनिर्भरताको विकास हुने गर्दछ। विश्वव्यापीकरणबाट लाभ लिन नेपालले उपयुक्त वित्त नीतिको तर्जुमा गर्नुको अतिरिक्त आफ्नो प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नु आवश्यक छ। भारत र चीनले गरेको आर्थिक वृद्धि र उपलब्ध बजारको सम्भाव्यतालाई अवसरको रूपमा लिई यस क्षेत्रको विकास र विस्तारमा देखिएका व्यवधानहरू हटाउदै अगाडि बढ्नु आवश्यक देखिएको छ। यसको लागि निजी क्षेत्रको क्षमता विकास र वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत स्पष्टता कायम गरी समन्वयात्मक ढंगले बढ्नु आवश्यक देखिएको छ। साथै विद्यमान निजामती प्रशासनिक संयन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको परिवर्तन अनुरूप वैदेशिक लगानी भित्र्याउने र वैदेशिक रोजगारी, औद्योगिकरण तथा आयात निर्यात व्यापार प्रवर्द्धन गर्न सक्ने गरी प्रतिस्पर्धि क्षमताको विकास गरिनु आवश्यक छ।

३. नेपालमा वैदेशिक लगानी भित्र्याउन आर्थिक वृद्धितर्फ उन्मुख भएका छिमेकी मुलुक भारत र चीनको लगानी आकर्षित गर्न अपरिहार्य छ। नेपालको जलस्रोत, पर्यटन, जैविक विविधता तथा सांस्कृतिक सम्पदाहरूको उपयोग गर्ने नीति आवश्यक छ। पूर्वाधार क्षेत्रको विकास र विस्तार गर्न, आधुनिक प्रविधि, व्यवस्थापकीय एवम् प्राविधिक सीप भित्र्याई नेपाललाई विदेशी लगानी बढाउन देहायका उपाय अवलम्बन गरिनु पर्दछ :-

- ठूला परियोजनाका लगानी भित्र्याउन विद्यमान लगानी बोर्ड एवम् अन्य सम्बद्ध निकायहरूको सम्बन्धलाई स्पष्ट बनाउनुका साथै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा सार्वजनिक खरिद ऐनमा पुनरावलोकन गर्ने र बुट (BOOT) सम्बन्धी कानूनको परिमार्जन हुनुपर्ने। थप विशेष आर्थिक क्षेत्र र निर्यात प्रवर्द्धन क्षेत्र स्थापना गरी सुरक्षाको विशेष प्रत्याभूतिको कानुनी व्यवस्था हुनु पर्ने।
- रोजगारदाता र श्रमिक बीच देखिने समस्याहरूको समाधान गर्न श्रमसम्बन्धी कानूनलाई लचिलो बनाउनुका साथै श्रम अदालतको सङ्ख्या विस्तार गरी श्रम विवाद छिटो टुङ्ग्याउने प्रबन्ध मिलाइनु पर्ने।
- द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्न बाँकी रहेका मुलुकसँग प्राथमिकताका साथ त्यस्ता सम्झौताहरू गरिनु पर्ने।
- विश्व व्यापार सङ्गठनमा गरिएको प्रतिबद्धता अनुरूप सेवा उद्योगमा विदेशी लगानीको रहने अंश र सीमा एवं गैरआवासीय नेपालीले नेपालमा उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउने कानुनी व्यवस्था गरी सो बमोजिम कार्यान्वयन गर्ने व्यवस्था मिलाइनु पर्ने।
- वैदेशिक लगानी परिचालन गर्ने कार्यमा विदेशस्थित नियोगहरू र गैरआवासीय नेपालीलाई सक्रिय बनाइनु पर्ने।



४. राजस्व चुहावट नियन्त्रण र गैरकानुनी सम्पत्ति आर्जन नियन्त्रणका लागि निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालनमा अन्तर्राष्ट्रिय पहल शुरू भएको पाइन्छ। नेपालले पनि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाई सकेको छ। सम्पत्ति शुद्धीकरण निवारण र विदेशी विनिमय अपचलन नियन्त्रणका लागि छुट्टै संयन्त्रको आवश्यकता महशुश गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको गठन भई अनुसन्धानको कार्य अधि बढाइएको पाईन्छ। सम्पत्ति शुद्धीकरण र आर्थिक अपराधमा भएको परिवर्तित प्रवृत्ति र नवीनतम् प्रयोगहरूको पहिचान गरी सम्भावित विचलनलाई अनुसन्धानको दायरामा ल्याउने कार्यमा केही प्रयास भए पनि यसलाई निरूत्साहित गर्न आवश्यक प्रयास भइसकेको छैन। यस सम्बन्धमा सुधार गर्न निम्न कार्यहरू गर्नु पर्दछ :
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अन्य राजस्व कार्यालयहरू बीच राजस्व चुहावट र आर्थिक अपराधसम्बन्धी सूचना प्रवाह गर्न प्रविधियुक्त वृहत् विद्युतीय सूचना सञ्जालको स्थापना गरिनु पर्ने।
  - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको शाखा कार्यालय देशको प्रमुख शहरहरूमा खोल्नु पर्दछ। शाखा नरहेका स्थानमा राजस्व अनुसन्धान कार्यालयसँग सहकार्य गर्ने व्यवस्था मिलाइनु पर्ने।
  - सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप आवश्यक कानून निर्माण गरी कार्यान्वयन गरिनु पर्दछ। सम्पत्ति शुद्धीकरण ऐनसँग बाभिएका अन्य ऐनहरूको संशोधनको कार्य गरिनु पर्ने।
  - सम्पत्तिको अनुसन्धान एवं जफत सम्पत्तिको मूल्याङ्कनबारे आन्तरिक कार्य निर्देशिका तयार गरी लागू गरिनु पर्ने।
  - सबै सरोकारवालाहरूमा आर्थिक अपराधप्रति “शून्य सहन” को व्यवहार विकसित गर्न सचेतनात्मक कार्यक्रम सञ्चालन गरिनु पर्ने।
  - सम्पत्ति शुद्धीकरण विभागलाई साधन स्रोत सम्पन्न बनाई सक्षम जनशक्तिको प्रबर्द्धन गरिनु पर्ने।
५. नेपालको आधाभन्दा बढी जिल्लाहरूमा खाद्यको उपलब्धता न्यून अवस्थामा रहनु र झन्डै ४१ प्रतिशत जनसंख्याले दैनिक निर्धारित क्यालोरीको न्यूनतम मात्रा उपभोग गर्नबाट वञ्चित रहेको अवस्था विद्यमान हुनुले यस कुरामा सरकारी कार्यक्रमको आवश्यकतालाई दर्शाउँछ। देशमा अबै पनि यथेष्ट मात्रामा सिंचाईको प्रबन्ध हुन नसक्नु र कतिपय स्थानमा खडेरी, बाढी पहिरोको प्रकोप र रासायनिक मलको नियमित आपूर्ति नहुनु तथा जलवायु परिवर्तनको नकारात्मक असर पर्नु जस्ता कारणसमेतबाट खाद्य उत्पादन घट्न गएको देखिन्छ। सडक यातायात नपुगेका दुर्गमका ठाउँमा उच्च ढुवानी लागतका कारण पर्याप्त खाद्यान्न वितरणमा कठिनाई रहेको छ। स्वस्थकर खानपान, खाद्य पदार्थहरूको पौष्टिक तत्वहरूको स्रोत र उपयोगबारे जनसाधारणमा चेतनाको कमीले गर्दा खाद्य पोषणमा जटिलता रहेको छ। साथै खाद्य वस्तुको नियमन कार्य प्रभावकारी रहन नसक्दा खाद्य सम्प्रभुताको अधिकार उचित स्तरमा कायम हुन सकेको छैन। खाद्य तथा पोषण सुरक्षाका पक्षहरूमा सुधार गरी प्रत्येक नागरिकको खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्न निम्न सुधारहरू गरिनु पर्दछ :

- खाद्य तथा पोषण सुरक्षा नीति, खाद्य सम्प्रभूता ऐन र राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनु पर्ने ।
  - शहरी क्षेत्रमा खाद्य सुरक्षा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन सम्बद्ध निकायको शाखा कार्यालय एवं जनशक्ति थप गरी सेवा विस्तार गरिनु पर्ने । अनुगमन सम्बन्धी कार्यविधि समेत तयार गरी जिल्लामा रहेका कृषि तथा खाद्य सुरक्षा समन्वय समिति र जिल्ला खाद्य सुरक्षा सञ्जालमार्फत खाद्य तथा पोषण स्थितिको अनुगमन गरिने व्यवस्था प्रभावकारी बनाइनु पर्ने ।
  - दुर्गम जिल्लाको खाद्यान्न माग प्रक्षेपण एवं तदनुरूप समयमा नै खरिद कार्य सम्पन्न गर्ने जगेडा खाद्यान्न भण्डारण गर्ने सम्बन्धी क्षमता अभिवृद्धि गरिनु पर्ने ।
  - खाद्य र पोषण जोखिम क्षेत्रहरूको परिचान गरी स्थानीय स्तरमा सम्भाव्य कृषि वस्तुहरूको उत्पादन र उपयोगमा जोड दिने व्यवस्था हुनु पर्ने ।
  - खाद्यवस्तुको गुणस्तरको परीक्षण, प्रमाणीकरण गर्न प्रयोगशाला सेवा विस्तार गरिनु पर्ने ।
  - नियमन तथा अनुगमन व्यवस्था प्रभावकारी बनाउन स्थानीय उपभोक्ता हकहितसँग सम्बन्धित सङ्घ संस्थाहरूसँगको सहकार्य बढाई परिचालन गरिनु पर्ने ।
६. नेपालको विद्यमान राजस्व प्रशासन करको आधार साँगुरो हुनु, राजस्व मूल्याङ्कन “कारोवार मूल्य” को सिद्धान्त अनुरूप यथार्थ र पारदर्शी नहुनु, करको लचकता कम हुनु, करदातामा कर तिर्ने प्रवृत्ति नहुनु, कर चुहावट हुनु, करसम्बन्धी कानून पारदर्शी नहुनु, राजस्व प्रशासन सेवामुखी तथा चुस्त नहुनु, कर नीति स्थिर र अनुमानयोग्य नहुनु, राजस्वसम्बन्धी सूचना प्रविधि-मैत्री नहुनु, कर सहभागिता जनाउनेलाई प्रभावकारी प्रोत्साहन दिन नसक्नु, कर दायित्व पालना नगर्ने माथि कानून वमोजिम समुचित अनुसन्धान र कारवाही हुन नसक्नु, जस्ता समस्याहरूबाट मुक्त भइसकेको छैन । उल्लिखित समस्याहरू समाधानका लागि देहायका सुधारहरू हुनु पर्दछ :-
- कर नीति तथा कर कानूनमा विद्यमान अन्तर्राष्ट्रिय मापदण्डवमोजिम कर कानून तथा कार्यप्रक्रियाहरू, आर्थिक कारोवारमा आएको परिवर्तन तथा लेखा प्रणालीमा आएको विकास अनुरूप हुने गरी समयानुकूल सुधार एवम् परिमार्जन गरिनु पर्ने ।
  - राजस्व सम्बन्धी अनुसन्धान तथा करदाताको आय विवरणसम्बन्धी लेखापरीक्षणबाट कायम भएका बेरूजू सम्बन्धमा पुनः कर परीक्षण गर्न सक्ने समय सीमा हाल ४ वर्षसम्म मात्र भएकोले परीक्षणमा समस्या देखिएकोले कर कानूनमा सुधार गरी समय सीमा बढाइनु पर्ने ।
  - स्थायी लेखा नम्बर नलिई विभिन्न सेवा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी तथा पेशा व्यवसाय सञ्चालन गरिरहेका पेशाकर्मीहरूलाई अनिवार्यरूपमा करको दायरा भित्र ल्याउने कानुनी व्यवस्था गरिनु पर्ने ।

- नेपालको कर प्रणालीका व्यवस्था र कर तिर्नुपर्ने दायित्व बारेमा सचेतना फैलाउन विद्यालयको पाठ्यक्रममा विषय समावेश गर्ने र सर्वसाधारणमा सूचना प्रवाह गर्ने बारेमा जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनु पर्ने ।
  - अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम राजस्व प्रशासन तथा करसम्बन्धी सूचना, सञ्चार तथा प्रविधि सञ्जालको विकास तथा विस्तार गरि पूर्णतया विद्युतीय शासन प्रणालीको कार्यान्वयन गरिनु पर्दछ । राजस्व आर्जन गर्ने निकायहरू बीच व्यवसायीको आर्थिक कारोवार सम्बन्धी सूचनाको आदान प्रदान गर्न सक्ने प्रविधिको विकास गरिनु पर्ने ।
  - प्रशासनिक लागत र सम्भावित करदाताहरूमा सेवाको पहुँचको आधारमा शहरी तथा शहरउन्मुख क्षेत्रमा राजस्व कार्यालयहरूको सेवा थप विस्तार गरिनु पर्ने ।
  - राजस्व प्रशासनसम्बन्धी पेशालाई विशिष्टीकरण गरी कार्यरत कर्मचारीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्न आवश्यक नीति, योजना तथा रणनीति तर्जुमा गरिनु पर्ने ।
  - नेपालको राजस्व प्रणालीलाई समसामयिक सुधार गर्न विज्ञसहितको एक उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग गठन गरिनु पर्दछ । राजस्वका नयाँ क्षेत्रहरूको पहिचान, विभिन्न क्षेत्रहरूको विद्यमान करका दरहरूको पुनरावलोकन र राजस्व सङ्कलन प्रक्रियालाई सरल र व्यवस्थित बनाउने कार्य उक्त समितिलाई दिइनु पर्ने ।
  - नियमित प्रकृया बाहेक विशेष आयोग, समिति गठन गरी राजस्वसम्बन्धी मुद्दामामिला फछ्यौट गर्ने गराउने कार्यमा नियन्त्रण हुनु पर्ने ।
  - विद्यमान राजस्व प्रशासन तालिम केन्द्रलाई राजस्व सम्बन्धी कर्मचारी तालिम दिने स्रोत केन्द्रका “सेन्टर अफ एक्सलेन्स” को रूपमा रूपान्तरण गर्ने कार्य हुनु पर्ने ।
  - नेपाललाई प्रत्यक्ष फाइदा पुग्ने तथा लगानी प्रोत्साहन हुने मुलुकहरूसँग दोहोरो करमुक्ति सम्भौता गर्ने कार्य गरिनु पर्ने ।
  - तस्करी, चोरी पैठारी र राजस्व चुहावट नियन्त्रण गर्ने गरी भन्सार प्रशासनलाई राजस्व जोखिम, सामाजिक सुरक्षा र व्यापार सहजीकरण गर्ने सशक्त निकायका रूपमा विकास गर्न भन्सार कार्यालयहरूको सङ्गठनात्मक संरचनामा समयानुकूल परिवर्तन गरी विद्युतीय जाँचपास तथा लेखाकन प्रणाली लागू गरिनु पर्ने ।
  - राजस्व चुहावट नियन्त्रण, विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरण अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन वैज्ञानिक सूचना प्रणालीमा आधारित अनुसन्धान प्रक्रिया अधि बढाइनु पर्ने ।
७. नेपालमा सार्वजनिक खर्च प्रणालीलाई सुदृढ बनाउन विश्व बैकको सहयोगमा सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको आधारमा सार्वजनिक कोषको उपयोग

तथा व्यवस्थापनमा पारदर्शिता र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिई मूल्याङ्कन गरिएको भएपनि अपेक्षित नतिजा देखिएको छैन। राजस्व असुली गर्ने देखि कार्यक्रम/आयोजनाहरूको पहिचान, कार्यान्वयन र प्रभावकारितामा देखिने गरेका हिलाई आयोजना तर्जुमादेखि कार्यान्वयन र व्यवस्थापनसम्म शासकीय कमजोरीहरू रहेका छन्। परियोजना लागत, परियोजना सम्पन्न भइसक्नु पर्ने समय र आयोजनाबाट प्राप्त हुनु पर्ने लाभ लक्ष्यअनुसार प्राप्त नहुनुका प्रमुख कारणहरूमा आयोजनाको सम्झौता, ठेक्का पट्टा, गुणस्तर नियन्त्रण तथा त्यसको समग्र प्रभावबारे शीघ्र निर्णय समयमा हुन नसक्नु जस्ता आन्तरिक नियन्त्रणसम्बन्धी समस्याहरू रहेका छन्। सरकारको आर्थिक कारोवारमा राजस्व असुली कानूनसम्मत नहुनु, लेखा अध्यावधिक राखी समयमा पेश नहुनु, स्वीकृत बजेट कम मात्रामा खर्च हुनु, खर्च गर्दा ऐन नियमको पालना नहुनु, आवश्यक प्रतिस्पर्धा बेगर खरिद कार्य गर्नु, असम्बन्धित खर्च बढनु, वेरूजुको आयतनमा वृद्धि हुनु र खर्च रकमको प्रभावकारिता न्यून रहनु जस्ता व्यहोराहरू देखिने गरेकोले उचित स्तरमा जवाफदेहिता र पारदर्शिता कायम गर्न नसकेको कुरालाई पुष्टि गर्दछ। सार्वजनिक आर्थिक कारोवारमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्न निम्न सुधार गरिनु पर्दछ :

- आर्थिक कारोवारका लागि जिम्मेवार हुने कर्मचारीको जवाफदेहिताको व्यवस्था कानूनद्वारा स्पष्ट तोकी सोही अनुसार कार्यविवरणको व्यवस्था गरिनु पर्दछ।
  - बजेट सञ्चालनको अख्तियारी प्रदानगर्दा पदाधिकारीहरूको जवाफदेहिता सम्बन्धी स्पष्ट व्यवस्था गरी सोको आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्ने व्यवस्था गरिनु पर्दछ।
  - लेखापरीक्षणबाट देखिएका व्यहोराको फछ्यौट गर्ने गराउने दायित्व कारोवार सञ्चालन गर्नेमा रहने व्यवस्था गरिनु पर्दछ।
  - आर्थिक कारोवारको सञ्चालनमा देखिने अनियमितताप्रति प्रत्येक पदाधिकारीको जिम्मेवारी एवं दण्ड जरिवानाको हद ऐन नियमद्वारा तोकी सोको कार्यान्वयन गरिनु पर्दछ।
  - हरेक सरकारी निकायको आर्थिक कारोवारलाई वेभसाइटमा राखी सार्वजनिक गर्ने अनिवार्य व्यवस्था गरिनु पर्दछ।
  - विकासका कार्यक्रम/आयोजना सञ्चालन गर्ने कार्यालय प्रमुखहरूसँग काम कर्तव्य र जिम्मेवारी सहित कार्य सम्पादन सम्झौता गर्ने व्यवस्था गरिनु पर्दछ।
  - विकास आयोजनामा खटाइने कर्मचारीको सरूवा व्यवस्था समयसीमा तोकी सुनिश्चित गरिनु पर्दछ।
  - कारोवारसम्बन्धी वित्तीय प्रतिवेदनसम्बन्धी सूचना विद्युतीय सूचना प्रणालीमा राख्ने व्यवस्था मिलाई सोको प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाइनु पर्दछ।
८. विश्वव्यापीकरण र आर्थिक उदारीकरण सँगसँगै नेपालले उत्पादन वृद्धि तथा वाह्य व्यापार व्यवस्थापनमा समुचित ध्यान पुग्न नसकेकोले निर्यात व्यापारको दाँजोमा

आयात उच्च रहनु र भुक्तान सन्तुलनको मुख्य आधार विप्रेषण आप्रवाह हुनु चुनौतीपूर्ण हुँदै गएको छ । नेपालको वैदेशिक व्यापार लामो समयदेखि घाटामा रहँदै आएको छ । निकासीजन्य उद्योगहरूलाई मुलुकको कृषि, वन, पर्यटन जस्ता उत्पादनमूलक क्षेत्रहरूसँग एकीकृत हुन नसक्नु, अधिकांश निर्यातयोग्य वस्तुहरू आयातित कच्चा पदार्थमा आधारित हुनु, निकासीको लागि पर्याप्त भौतिक पूर्वाधारको विकास हुन नसक्नु एवं निर्माण भएका पूर्वाधारहरू पनि पूर्ण उपयोगमा आउन नसक्नु, प्रमुख निकासीजन्य उत्पादनको निश्चित गुणस्तर मापदण्ड कायम हुनु नसक्नु, अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उत्पादित वस्तुको प्रमाणीकरण गर्न नसक्नु आदि निकासी सम्बन्धी समस्याले गर्दा निर्यात व्यापार अपेक्षित सुधार हुन सकेको छैन । तसर्थ व्यापार घाटा न्यूनीकरणका लागि निम्न सुधारहरू गरिनु पर्दछ :-

- नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र अन्तर मन्त्रालय समन्वयका लागि गठित राष्ट्रिय व्यापार तथा यातायात सहजीकरण समितिलाई प्रभावकारी बनाइनु पर्ने ।
  - नेपाली अर्थतन्त्रको वाह्य क्षेत्र दिगो बनाउनलाई वस्तु व्यापारको घाटा न्यूनीकरण गर्नु अपरिहार्य हुन्छ । तसर्थ नेपालले विश्व बजारमा तुलनात्मक लाभ लिन सक्ने कृषिजन्य, जडीबुटीजन्य र हस्तकलाका वस्तुहरूको संरक्षण, उत्पादन तथा निर्यात प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्ने ।
  - देशगत र वस्तुगतरूपमा व्यापार विविधीकरण गर्ने कार्य अघि बढाउन नेपालका विदेशस्थित कूटनीतिक नियोगलाई समेत थप क्रियाशील बनाई तुलनात्मक लाभका क्षेत्रबारे अध्ययन अनुसन्धान गरिनु पर्ने ।
  - अन्तर्राष्ट्रिय बजारमा स्थापित नेपाली वस्तु तथा सेवाको गुणस्तर मापदण्ड कायम गरी प्रमाणीकरण गर्ने व्यवस्था गरिनु पर्ने ।
  - सेवा व्यापारको प्रवर्द्धन गरी निर्यात क्षमता अभिवृद्धिबाट अधिकतम लाभ हासिल गर्न अन्तरमन्त्रालय समन्वय समितिलाई सुदृढीकरण गरिनु पर्ने ।
  - व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलाई व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, निकासी प्रवर्द्धन, वस्तु विकास र जनशक्ति विकाससम्बन्धी कार्य गर्ने गरी स्वायत्त संस्थाको रूपमा व्यापार प्रवर्द्धन तथा अनुसन्धान प्रतिष्ठानको रूपमा विकास गरिनु पर्ने ।
  - औद्योगिक एवम् वैदेशिक व्यापार प्रवर्द्धन गर्न नेपालको सीमाक्षेत्रमा भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास र विशेष आर्थिक औद्योगिक क्षेत्र एवं प्रदर्शनीस्थल निर्माण गरिनु पर्ने ।
  - व्यापारको प्रवर्द्धनसम्बन्धी कानूनमा समसामयिक सुधार गरिनुको साथै स्वदेशी वस्तुलाई आवश्यक संरक्षण एवं सुविधा तथा सहूलियत प्रदान गरिनु पर्ने ।
- ९ मुलुकको आर्थिक विकासमा सरकारको प्रमुख भूमिका रहे तापनि निजी क्षेत्र तथा गैर सरकारी क्षेत्रहरूसँग सहकार्य पनि उत्तिकै आवश्यक हुन्छ । सरकारी र

गैरसरकारी क्षेत्र बीचको सहकार्यले समावेशी एवम् समतामूलक सामाजिक र आर्थिक विकासको क्षेत्रमा योगदान हुन सक्दछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा तथ्याङ्कीय प्रणाली व्यवस्थित हुन नसकेको कारण नियमन तथा अनुगमन कार्य प्रभावकारी हुन नसक्नुका साथै विकास निर्माण कार्यमा सरकारसँग यथोचित साभेदारी हुन सकेको छैन। गैर सरकारी संस्थाहरूको बजेट तथा क्रियाकलापलाई पूर्ण पारदर्शी बनाउन सकेको छैन। त्यसै गरी यस्ता संस्थाहरूलाई समुदायप्रति उत्तरदायी बनाउन सकिएको छैन। गैरसरकारी संस्थाहरूलाई बढी जिम्मेवार, पारदर्शी र जवाफदेही बनाई मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्न निम्न सुधारहरू गरिनु पर्दछ :-

- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई विकासको साभेदार एवम् संवाहकको रूपमा स्थापित गरी उनीहरूको योगदानलाई लक्षित वर्ग तथा क्षेत्रसम्म पुऱ्याउन एकद्वार प्रणालीमार्फत सञ्चालन गराउने र आचारसंहिता निर्माण गरी गैरसरकारी संस्थाका क्रियाकलापहरू संहिताबद्ध रूपमा परिचालन गराउने कार्य हुनु पर्ने।
- गैर सरकारी संस्थाहरूको बढ्दो सङ्ख्या र क्रियाकलापहरूको विस्तारलाई दृष्टिगत गरी तिनीहरूको सञ्चालन र व्यवस्थापनमा एकद्वार प्रणाली मार्फत प्रभावकारी नियमनको लागि समयसापेक्ष कानुनी व्यवस्था गरी नेपाल सरकारका तालुक मन्त्रालय, निकाय र समाज कल्याण परिषद्को प्रशासनिक तथा संरचनागत सुधार गर्नु पर्ने।
- गैरसरकारी क्षेत्रको लगानीलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र र वर्गमा प्रवाहित गर्न, आर्थिक स्रोतलाई पारदर्शी बनाई राष्ट्रिय लेखाप्रणालीमा आबद्ध गराउन, आधारभूत विकास कम भएका जिल्ला तथा स्थानहरूमा केन्द्रित गर्न क्षेत्रगत लगानीका लागि स्पष्ट मार्गदर्शन तयार गरिनु पर्ने।
- गैर सरकारी संस्थाहरूको लगानीलाई लक्षित समूह, सीमान्तकृत समुदाय, पिछडिएको क्षेत्र, ग्रामीण विपन्न क्षेत्र तथा समुदायको सशक्तिकरण, जीविका प्रबर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा निर्दिष्ट गर्न निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने व्यवस्था गरिनु पर्दछ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, गैर सरकारी संस्था र स्थानीय निकायले स्थानीय तहमा कार्यक्रम छनौट एवं कार्यान्वयन गर्दा समन्वय गर्ने कार्य प्रणाली लागू गरिनु पर्ने।
- गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूका कार्यको नियमन तथा अनुगमनका लागि राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, र समाज कल्याण परिषद्सहितको संयन्त्र निर्माण गरी कार्यक्रम तथा प्रतिफलको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन योजना तयार गरिनु पर्दछ। यस्का लागि गैरसरकारी संस्थाहरूसम्बन्धी विद्युतीय सूचना केन्द्र स्थापना गरी क्रियाकलाप पारदर्शी बनाउने कार्य गरिनु पर्ने।

- गैर सरकारी संस्थाका क्रियाकलापहरूमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्न स्थानीय सरोकार तथा स्थानीय निकायको समन्वय र सहभागिता गराई जन लेखापरीक्षण तथा खर्चको सार्वजनिक सुनुवाई गर्ने प्रणालीको व्यवस्था लागू गरिनु पर्ने ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्चको मापदण्ड/निर्देशिका बनाई लागू गरिनु पर्ने । कार्यक्रम र प्रशासनिक बजेट खर्चको नियन्त्रण व्यवस्था गरिनु पर्ने । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपालमा कार्यक्रम सञ्चालन गर्दा सरकारको स्वीकृतिमा निर्दिष्ट गरिएको वाणिज्य बैंकमा खाता सञ्चालन गर्नुपर्ने नियन्त्रात्मक व्यवस्था गरी लागू गरिनु पर्ने ।
- अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका कार्यक्रमकालागि जनशक्ति, प्रवेशाज्ञा, भन्सार, कर जस्ता व्यवस्थाका सम्बन्धमा कार्यक्रम सम्भौतामा समावेश गरी तदनु रूप सेवामा सरलीकरण गराइनु पर्ने । नेपालमा कार्यालय नभएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सोभै परिचालन हुने स्रोतका कार्यक्रमसमेत सहजीकरणको लागि एक सिफारिस समितिको व्यवस्था गरिनु पर्ने ।

## ११. सङ्घात्मक संरचनामा कर्मचारीको रूपान्तरण

नेपालको अन्तरिम संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा उद्घोष गरिसकेको अवस्थामा एकात्मक संरचनाबाट सङ्घीय संरचनामा जाँदा कर्मचारीहरूको समेत सँगसँगै रूपान्तरण र समायोजन हुनु पर्ने हुन्छ । प्रदेशहरूको किसिम, आकार र संख्या निर्धारण गर्ने विषयको टुङ्गो नलागेसम्म प्रशासनको संरचना कस्तो हुने भन्ने निक्यौल हुन नसक्ने भएतापनि सङ्घीयतामा जाँदा आवश्यक पर्ने प्रशासकीय व्यवस्थापनको पूर्व तयारी गर्नु उपयुक्त हुन्छ । सम्बद्ध पक्षको सहभागितामा मौजुदा कर्मचारी प्रशासनको रूपान्तरणको आधार बनाइनु पर्दछ । यसका लागि देहायका उपायहरू अवलम्बन गर्न सकिन्छ-

- मुलुक सङ्घीय व्यवस्थामा रूपान्तरण हुँदा संघ, प्रदेश र स्थानीय सरकारले गर्ने कार्य र अधिकार क्षेत्रको विषयमा संविधानमा स्पष्ट व्यवस्था हुन नसकेमा केन्द्रीय, प्रदेश र स्थानीय निकायका सरकारका बीचमा द्वन्द्व र विवाद बढ्न सक्छ । त्यसैले संविधानमा नै स्पष्ट रूपमा संघ, प्रदेश र स्थानीय निकायको कार्यसूची निर्धारण गर्नुका साथै विवाद उत्पन्न हुन नदिन सम्वाद र छलफल गर्ने विशेष संयन्त्र र प्रक्रिया तथा कानुनी प्रश्नमा विवादहरू सिर्जना भएमा त्यस्तो विवाद निरूपणको स्पष्ट संयन्त्र र व्यवस्था संविधानद्वारा नै निक्यौल हुनु पर्ने,
- केन्द्रीय संरचना र प्रान्तीय संरचनाका लागि आवश्यक जनशक्ति प्रक्षेपण गर्ने,
- प्रान्तीय संरचनामा विभिन्न सेवा समूह गठन गरी मौजुदा कर्मचारीहरूमध्येबाट त्यस्तो पदपूर्ति गर्ने,
- प्रदेशीय र स्थानीय सेवामा जाने कर्मचारीहरूको सेवा शर्त र सुविधामा कमी नहुने गरी संवैधानिक प्रत्याभूति गर्ने,

- प्रदेशीय एवम् स्थानीय तहमा जान इच्छुक कर्मचारीलाई एक तह पदोन्नति दिई पदस्थापन गर्ने,
- निश्चित पदहरूमा प्रदेशीय र केन्द्रीय सेवामा सरूवा हुन सक्ने गरी व्यवस्था गर्ने,
- प्रदेश एवम् स्थानीय निकाय सबल नहुन्जेल केन्द्रीय सरकारका सेवाबाट कर्मचारी काजमा पठाउन सकिने व्यवस्था गर्ने,
- अन्तरप्रदेश सरूवाको लागि समेत निश्चित आधार र प्रक्रिया निश्चित गर्ने,
- मौजूदा कर्मचारी समायोजन नभएसम्म प्रदेश र स्थानीय निकायले नयाँ कर्मचारी नियुक्तिमा नियन्त्रण गर्ने,
- सेवा, समूह वा पद नमिलेका वा समायोजन हुन नसकेका कर्मचारीहरूलाई आकर्षक सुविधा दिई स्वेच्छक अवकाशका लागि उत्प्रेरित गर्ने, बाँकी रहेका कर्मचारी अतिरिक्त समूहमा राखी आवश्यक स्थानमा काम गर्न खटाउने व्यवस्थापन गर्ने,
- नेपाली सेना र सशस्त्र प्रहरी बललाई सङ्घीय सरकारको कार्यसूची अन्तर्गत राख्ने र नेपाल प्रहरीलाई सङ्घीय र प्रदेशमा विभाजन गरी अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय नीति निर्धारण, आन्तरिक सुरक्षा एवम् गम्भीर किसिमको अपराधको अनुसन्धान र समन्वयको कार्य सङ्घीय प्रहरीको कार्यक्षेत्र भित्र रहने एवम् सङ्घीय नीति निर्देशनको अधीनमा रही प्रदेशको सुरक्षा व्यवस्था समेतको प्रहरीको अन्य कार्य सम्पादन गर्ने जिम्मा प्रदेशको प्रहरीलाई दिने ।

## १२. विविध

- कानूनद्वारा स्थापित भएका विभिन्न स्वायत्त संस्थाहरूमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक आधारमा गर्ने विद्यमान व्यवस्थाले त्यस्ता सङ्गठनमा राजनीतिक हस्तक्षेप हुने गरेको र ती सङ्गठनहरूले हासिल गर्नु पर्ने उद्देश्य र प्रभावकारिता देखिन नसकेको स्थितिलाई सुधार गर्न एवम् कतिपय त्यस्ता कोष, बोर्ड, समिति, प्रतिष्ठानमा हुने राजनीतिक नियुक्ति र राजनीतिक आधारमा गरिने अवकाशले धेरैजसो विवादहरू अदालतमा पर्ने गरेको समेतका कारणबाट यसले त्यस्ता सङ्गठनको कार्य सञ्चालन प्रभावित भएको देखिएको छ । यो विषयलाई गम्भीरतापूर्वक लिई त्यस्ता निकायहरूमा गरिने नियुक्तिका लागि स्पष्ट मापदण्ड र कार्यविधि निर्धारण गर्नु पर्ने देखिन्छ । त्यस्तो पदमा नियुक्तिको सिफारिस गर्न समाजमा स्वच्छ छवि भएका सम्बन्धित क्षेत्रका विज्ञ समेत समावेश रहेको समिति गठन गरी त्यस्तो समितिले निश्चित मापदण्डका आधारमा सिफारिस गर्ने र त्यसका आधारमा नेपाल सरकारले नियुक्ति गर्ने प्रणालीको अवलम्बन गर्ने ।
- सार्वजनिक प्रशासनका विभिन्न पदमा गरिने राजनीतिक नियुक्तिले सार्वजनिक प्रशासनलाई दलीय प्रभावमा पारेको छ । यसले सार्वजनिक प्रशासनलाई उत्तरदायी र जनमुखी बनाउन कठिन भइरहेको छ । त्यसैले -
  १. व्यवस्थापकीय पदहरूमा दलीय दृष्टिकोणलाई निरूत्साहित गरी व्यावसायिकताको विकास गर्ने । राजनीतिक आस्थाका आधारमा त्यस्ता पदाधिकारीलाई कारवाही गर्ने वा अवकाश दिने प्रचलन बन्द गर्ने, यसैगरी



सार्वजनिक प्रशासन, संस्थान, बोर्ड, समिति, प्रतिष्ठान, कोष, केन्द्र जस्ता सार्वजनिक निकायमा गरिने राजनीतिक नियुक्तिका सम्बन्धमा सिफारिस गर्न सम्बन्धित क्षेत्रमा विज्ञसहितको समाजमा उच्च र स्वच्छ छवि बनाएका व्यक्तिहरू रहने गरी सिफारिस समिति गठन गरी सो समितिले निर्धारण गरेको मापदण्ड बमोजिम सो समितिको सिफारिसमा नियुक्ति गरिने नीति अवलम्बन गर्ने,

२. राजनीतिक आस्थाको आधारमा गलत काम गर्नेको संरक्षण नगर्ने
३. त्यस्तो पदाधिकारीसँग संस्था सञ्चालनका लागि कार्यसम्पादन करार अनिवार्य गर्ने,
४. त्यस्ता पदाधिकारीका लागि आचरणका नियमहरू तयार गरी लागू गर्ने ।

- मुलुकको राष्ट्रियता, एकता, अखण्डता र सार्वभौमसत्तासँग जोडिएका महत्वपूर्ण लिखतहरूको संरक्षण गर्नु सरकारको दायित्व हो । राष्ट्रिय सीमासम्बन्धी, विभिन्न मुलुकहरूसँग भएका सन्धि, सम्झौताहरू, ऐतिहासिक अभिलेखहरू, मुलुकको इतिहास बोकेका दस्तावेजहरूलाई सुरक्षित र व्यवस्थित गरी राख्नका लागि विशेष कानून एवम् कार्यविधि तयार गर्नु पर्ने आवश्यकता रहेको छ । त्यस्ता लिखत अभिलेखहरू भण्डारण गर्ने, विधि, प्रक्रिया र जिम्मेवारी निर्धारण गरी सो को अनुगमन एवम् सुपरिवेक्षणको प्रबन्ध समेत गर्नुपर्ने देखिन्छ ।
- सरकारी कर्मचारीहरू निर्धारित कार्यालय समयमा उपस्थित नहुने र कार्यालय समयमा कर्मचारीहरू कार्यालयमा नरहने, नभेटिने समस्या रहेको विषयले सार्वजनिक प्रशासनलाई अविश्वसनीय बनाएको अवस्था छ । समय पालना र अनुशासन कायम गर्ने विषयमा नियमित रूपमा विभागीय प्रमुख, कार्यालय प्रमुख एवम् जिम्मेवार तहबाट सुपरिवेक्षण गरी कार्यालय सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने र निजामती सेवा ऐन, २०४९ को दफा ५५क को व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने ।
- सरकारलाई जनताको नजिक पुऱ्याई उनीहरूको सहभागिता, समन्वय, सहयोग, साभेदारीमा सरोकारका विषयमा उनीहरूकै सल्लाह र सुझावका आधारमा सार्वजनिक सेवा प्रवाह गर्ने पद्धतिको विकास गरी सरकारप्रतिको जनताको अपनत्व सिर्जना गर्न आवश्यक छ । यसका लागि “सेवाको वरिपरि जनता होइन जनताको वरिपरि सेवा” भन्ने अभियानका साथ विभिन्न किसिमका जनतामा पुग्ने पहुँच (Outreach) कार्यक्रमको संचालन गर्नु पर्दछ । जनतामा सार्वजनिक प्रशासनप्रति रहेको नकारात्मक भावलाई अन्त्य गरी सरकारी कार्यालय र कर्मचारीहरूप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि जनतासँग प्रशासन पुग्नु पर्ने हुन्छ । एकीकृत सेवा वितरणलाई कुनै लहडमा नभई एउटा नियमित कामको रूपमा विकास गरिनु पर्दछ । जनताका अपेक्षा र गुनासा सुन्ने र उनीहरूलाई प्रशासनका बारेमा जानकारी दिने परिपाटी थालनी गर्नु पर्ने देखिन्छ ।
- देशमा औद्योगिकीकरणले गति लिन सकेको छैन । स्थानीय उत्पादनको बजार आयातित वस्तुहरूले ओगट्ने क्रम बढ्दो छ । कृषि/गैर कृषि उत्पादन लागत बढी हुने भएकाले देश बाहिरबाट आउने वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न

नसकेको अवस्था छ। अर्कोतर्फ महंगो मूल्य तिरेर विलासितापूर्ण सामग्रीको उपयोग गर्ने प्रचलन व्यापकरूपमा बढेको देखिन्छ। अतः राष्ट्रिय उत्पादनको प्रबर्द्धन गर्न सरकारले विशेष नीति लिनुपर्ने देखिन्छ। राष्ट्रिय उत्पादनको उपयोगमा वृद्धि ल्याउनका लागि हरेक सरकारी निकायहरूले स्वदेशी तथा स्थानीय उत्पादन उपलब्ध भएसम्म अनिवार्य रूपमा त्यस्तो उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था गर्नुपर्छ।

- सरकारी कार्यालयको बजेट खर्च प्रक्रिया हेर्दा आर्थिक वर्षको अन्तिम दुई महिनामा अधिकांश बजेट खर्च हुने गरेको पाइएको छ। त्यसैगरी प्रक्रिया पुऱ्याएर खर्च गर्ने समयावधि नरहेको अवस्थामा पनि अन्तिम महिनामा आएर ठूला ठूला रकमहरू निकासी हुने गरेको पाइएको छ। यसरी निकासी हुने बजेटमा आर्थिक अनियमितता र दुरुपयोग हुने गरेको छ। निश्चय नै सार्वजनिक खर्च व्यवस्थापन राज्यको दायित्व हो। यो दायित्व निर्वाह गर्दा यसले पार्ने प्रभाव र असरका अतिरिक्त खर्च गर्न कानुनले निर्देश गरेको समयावधि समेत विचार गर्नु पर्ने देखिन्छ। आर्थिक वर्षको अन्तिम समयमा नयाँ कार्यक्रम स्वीकृत गर्ने र प्रचलित ऐनले निर्धारण गरेको समयावधि पनि नपुग्ने गरी बजेट निकासी गर्ने प्रवृत्ति बन्द गरिनु पर्दछ। आर्थिक वर्ष कायम गर्ने सम्बन्धमा समेत पुनरावलोकनको आवश्यकता छ।
- विकास बजेट समयमा खर्च गर्न नसकी फ्रिज हुने, आयोजनाहरूको समय र लागत बढ्दै जाने, आर्थिक वर्षको अन्त्यमा खर्चको मात्रा अधिक हुने, कामको गुणस्तर कायम नहुने जस्ता समस्याहरू देखिएका छन्। यस्तो हुनुमा खासगरी बजेट समयमा पारित नहुनु, खर्च गर्ने अख्तियारी ढिलो गरी पुग्नु, निकासी समयमा नहुनु, आयोजनाहरूको ठेक्का प्रक्रियालगायतका कामहरूमा धेरै समय खर्च हुनु, कर्मचारीको सरुवा, स्थानीय अवरोध आदि छन्। त्यसैले समयमा नै वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, चौमासिक निकासी र खर्च प्रक्रियालाई समय तालिका (Calendar) मा आबद्ध गरी कार्यालय/आयोजना प्रमुख र सम्बद्ध कर्मचारीलाई जिम्मेवार बनाउन सकेमा तोकिएको लक्ष्य प्राप्तमा सहजता हुने देखिन्छ। प्रत्येक निकायले यसका लागि आ.व.को पहिलो महिनामा नै त्यस्तो तालिका स्वीकृत गरी सार्वजनिक गर्नुपर्ने देखिन्छ।
- कार्यालयका जिन्सी सामान एवम् भौतिक स्रोत साधनको व्यवस्थापन गर्नका लागि जिम्मेवार कर्मचारीको इच्छाशक्ति, ज्ञान, सीप र क्षमता, प्रविधि र सहयोगी वातावरणको कमी देखिएको छ। यसले राज्यका स्रोत साधनको संरक्षण र सदुपयोग हुन सकेको छैन। सरकारी कार्यालयको जिन्सी व्यवस्थापनको अवस्था कमजोर छ। कार्यालय परिसरलाईसमेत व्यवस्थित गरिएको देखिँदैन। केन्द्रीय सचिवालय रहेको सिंहदरबार भित्रै अव्यवस्थिता रहेको देखिन्छ। सामान्य सरसफाईको समेत अभाव रहेको छ। पुराना सवारी साधनको समुचित व्यवस्थापन हुन सकेको देखिँदैन। खरिद प्रक्रियामा एवम् खर्च प्रक्रियामा प्रगति देखिने, तर उपलब्धिको अवस्था सन्तोषजनक देखिँदैन। अतः कार्यालयका भौतिक सम्पत्तिको उचित व्यवस्थापन गर्न आवश्यक छ। यसका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको पूर्ति, विद्यमान जनशक्तिको क्षमता विकास, जिम्मेवारी बोध, प्रविधिको उपलब्धता र प्रयोगका साथै अनुकूल कार्य वातावरण निर्माण गर्न जरूरी छ। हरेक कार्यालयहरू परिसरदेखि नै सफा र आकर्षक बनाइनु पर्ने हुन्छ। यो मुलुकको प्रतिष्ठासँग जोडिएको विषय हो। सिंहदरबारभित्र थप

भवन निर्माणलाई निरूत्साहित गरिनु पर्दछ, र खुला ठाउँहरूलाई व्यवस्थित तुल्याइनु पर्दछ ।

- विगत लामो समयदेखि विभिन्न निकायहरूले आर्थिक सहायता चन्दा पुरस्कार शीर्षकबाट ठूलो रकम आ-आफ्ना निकटस्थ व्यक्तिहरूलाई वितरण गरी सरकारी रकमको दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसले राज्यबाट सुविधा प्राप्त गर्नुपर्ने वर्ग उक्त सुविधा प्राप्त गर्नबाट वञ्चित भएको देखिन्छ भने राज्यकोषको दुरुपयोग गर्ने कार्यमा बढोत्तरी समेत हुन गएको छ । राज्यकोषको संरक्षण गरी उक्त रकमलाई राष्ट्र विकासमा लगाउन तथा सुविधा पाउनु पर्ने वास्तविक व्यक्तिले मात्र यस्ता सहायता प्राप्त गरून् भन्नाका खातिर देहायको व्यवस्था गर्ने :-

- (१) आर्थिक सहायताका निमित्त निश्चित मापदण्ड निर्धारण गर्ने र सो मापदण्डभित्र सहायता प्राप्त गर्न चाहने व्यक्तिले कमजोर आर्थिक स्थितिको स्थायी बसोबास भएको जिल्लाको स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयबाट आर्थिक सहायता प्राप्त गर्न योग्य भनी सिफारिस पेश गर्नु पर्ने बाध्यात्मक व्यवस्था गर्ने ।
- (२) आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिहरूको नामावली मासिकरूपमा सार्वजनिक गर्ने र वार्षिक प्रतिवेदनमा सो कुरा खलाउनु पर्ने व्यवस्था गर्ने ।
- (३) सरकारी निकायहरूमा प्रत्येक वर्ष दैनिक भत्ता तथा भ्रमण भत्ता शीर्षकमा ठूलो रकम विनियोजन हुने गरेको छ । उक्त रकम वार्षिक लक्ष्य तोकिएका कार्यहरू सञ्चालन गर्नका लागि खर्च गर्नुपर्नेमा भ्रमण आदेश स्वीकृत गराएर कार्यालयमै बसी सुविधा लिने प्रवृत्ति समेत धेरै निकायमा देखिएकोले त्यसलाई नियमित गर्न भ्रमण आदेश स्वीकृत गराएर तोकिएको स्थानमा भ्रमणमा जाने कर्मचारीहरूले उक्त भ्रमण कार्यक्रमको प्रतिवेदन पेश नगरी भ्रमण भत्ता पेशकी फछ्यौट नगर्ने व्यवस्था गर्ने । भ्रमणमा गएको स्थानको स्थानीय निकाय वा स्थानीय कार्यालयले भ्रमणमा आएको व्यहोरा प्रमाणित गरिदिनु पर्ने अनिवार्य व्यवस्था गर्ने ।
- (४) सरकारी कामको लागि मात्र प्रयोग हुनुपर्ने सरकारी सवारी साधनहरू निजी काममा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गई दुरुपयोग भइरहेकोले यस सम्बन्धमा निश्चित मापदण्ड बनाई लागू गर्ने र मापदण्ड बमोजिम प्रयोग भए नभएको नियमित अनुगमन गर्ने व्यवस्था गर्ने तथा मापदण्ड विपरीत सरकारी सुविधा प्रयोग गर्ने व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउने ।
- (५) पशामर्श सेवालाई नियमित गर्न छुट्टै कार्यविधि बनाउने, स्वार्थ जोडिएका विषयमा (Conflict of Interest) परामर्श सेवा नदिने गरी मापदण्ड र आधारहरू निर्धारण गर्ने एवम् अनावश्यक रूपमा परामर्शदाता र सल्लाहकार नराख्ने, स्वदेशी विशेषज्ञप्राप्त भएसम्म विदेशी परामर्शदाता नियुक्त नगर्ने ।
- (६) सरकारी कार्यक्रमहरू सरकारी वा सार्वजनिक हलमा सञ्चालन गर्ने, सम्भव भएसम्म विदाको दिन वा विहानको समयमा सञ्चालन गर्ने र रात्रीभोजलाई निरूत्साहित गर्ने सरकारी खर्चमा महँगा होटलमा कार्यक्रम नगर्ने ।
- (७) सरकारी खर्चमा मदिरासहितको पार्टी वा भोजको आयोजना नगर्ने ।

- (८) कार्यालय समयभित्र आफ्नै कार्यालयमा आयोजना भएको बैठकमा बैठक भत्ता नदिने । बैठक भत्तामा एकरूपता कायम गर्ने ।
- (९) सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न मितव्ययिता निर्देशिकाको कडाइसाथ पालना गर्ने गराउने ।
- (१०) सार्वजनिक सम्पत्ति तथा स्रोत साधनको दुरुपयोगलाई नियन्त्रण गर्न सञ्चार माध्यमबाट त्यस्तो दुरुपयोग सम्बन्धी सूचना दिन सर्वसाधारणका समक्ष नियमित सूचना प्रवाह गर्ने र प्राप्त सूचनाका आधारमा छानविन गरी सम्बन्धित मन्त्रालय र जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीले संयन्त्र बनाई रोकथाम र नियन्त्रणको उचित कारवाही गर्ने ।
- कुनैपनि समस्यालाई सम्बोधन गर्न वा कुनै निश्चित काम गर्ने प्रयोजनका लागि समितिहरू गठन गर्ने अभ्यास रहिआएको छ । एकपटक गठन भएका समितिहरू स्थायी संरचना सरह अनन्त कालसम्म रहिरहने अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसले अनावश्यकरूपमा सार्वजनिक खर्च बढाएको देखिन्छ, भने लगानीको अनुपातमा प्रतिफल समेत दिन नसकेको अवस्था रहेको छ । त्यसैले विभिन्न ऐन, कानून अन्तर्गत स्थापित भएका समितिहरूको पुनरावलोकन गरी औचित्य नदेखिएका समितिहरू खारेज/विघटन गर्ने एवम् तत्काल आवश्यकता देखिएका समितिहरूलाई निश्चित समयवधिमा निश्चित उपलब्धि हासिल हुनसक्ने गरी व्यवस्थापनसँग कार्यसम्पादन करार गरी सो अनुसार कार्यसम्पादन गर्न नसकेमा जिम्मेवार बनाउने तथा समयसीमा निर्धारण गरी स्थायी संरचनाबाट सम्भव नहुने कामका लागि मात्र समिति गठन गर्ने नीति (Sunset Policy) अवलम्बन गर्नु उपयुक्त देखिन्छ ।
  - राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुखहरू तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायका उच्च पदस्थ पदाधिकारीहरूमात्र नभएर स्थानीय निकायका प्रमुख पदाधिकारीहरू समेतले विभिन्न सल्लाहकार राख्ने गरिएको पाइन्छ । राज्यका महत्वपूर्ण निकायमा रहेका जिम्मेवार पदाधिकारीहरूको जिम्मेवारी, कार्यप्रकृति, कार्यबोझ र प्रभावकारी कार्यसम्पादनका निम्ति सल्लाहकार राख्नु सामान्य र आवश्यक भएपनि कुन तहका पदाधिकारीले के कस्ता र कति जना सल्लाहकार राख्न पाउने भन्ने स्पष्ट व्यवस्था नभएका कारण कतिपय सन्दर्भमा अनावश्यक रूपमा ठूलो संख्यामा सल्लाहकारहरूको जमघट भई कार्य सम्पादनमा नकारात्मक प्रभाव पर्ने र तिनीहरूको सेवा सुविधाका लागि राज्यको स्रोत साधनको अनावश्यक खर्च भइरहेको पाइन्छ, भने कतिपय अवस्थामा अत्यावश्यक क्षेत्रमा समेत सल्लाहकारहरू नहुनु र भएका सल्लाहकारहरू समेत सम्बन्धित क्षेत्रका विज्ञ र सल्लाह प्रदान गर्ने हैसियतका नहुनुले सार्वजनिक पदाधिकारीहरूका निर्णय र कार्यहरू अपरिपक्व भई राज्यलाई हानी नोक्सानी समेत पुगेको पाइन्छ । यसप्रकारको अवस्थाको अन्त गर्न कुन कुन पदाधिकारीलाई कुन कुन क्षेत्रका कति जना सल्लाहकारको व्यवस्था गर्ने र सल्लाहकारहरूको योग्यता, दक्षता र क्षमता कस्तो रहनु पर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था गरी सोही अनुसार व्यवस्थित गर्न जरूरी छ । सल्लाहकारहरूले पालना गर्नुपर्ने आचरण र अनुशासन एवम् निर्वाह गर्नु पर्ने उत्तरदायित्वसमेत किटान गरिनु

पर्दछ । कर्मचारीहरूबाट सम्पादन हुने कामका लागि कुनैपनि रूपमा सल्लाहकार नियुक्त गर्न नपाइने प्रष्ट व्यवस्था गर्नुपर्ने देखिन्छ ।

- सार्वजनिक सेवाका विभिन्न उच्चस्तरीय पदहरूमा रही सेवा गरेका अनुभवी र प्रतिभाशाली जनशक्तिलाई राज्यले परिचालन गरी राष्ट्रिय स्वार्थको संरक्षणमा योगदान लिन सक्नु पर्दछ । सेवामा रहँदा गरेको योगदानको आधारमा विज्ञहरूको समूहलाई निश्चित विषयमा अध्ययन गरी राज्यलाई सेवा गर्नसक्ने व्यवस्था गर्न सकिएमा सरकार र प्राज्ञिक व्यक्तिहरूका बीच छलफल र परामर्श गर्ने वातावरण निर्माण हुन्छ । यसका लागि सरकारले अग्रसरता देखाई सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरूको साझा मञ्च वा विषयगत आधारमा छुट्टा छुट्टै मञ्च बनाई अनुभवी र योगदान दिने हैसियत भएका जनशक्तिलाई एउटा डोरोमा आबद्ध गरी आवश्यक जिम्मेवारी दिने र सेवा लिने व्यवस्था गर्नु आवश्यक छ । यस्तो सेवा विभिन्न अध्ययन प्रतिष्ठानहरू औपचारिक रूपमा स्थापित गरेर वा सरकारले सल्लाहकारको भूमिका दिएर पनि गर्न सकिन्छ ।
- सार्वजनिक सेवा वितरण गर्ने कतिपय निकायहरू कर्मचारीका आकर्षणका केन्द्रविन्दुको रूपमा रहेका छन् । कतिपय निकायहरूमा कार्यरत कर्मचारीहरूले आफूलाई दण्डित भएको महशुस गरेको अवस्था छ । सरकारले त्यस्तै आकर्षण बढी भएका ठाउँमा उत्प्रेरणा (Incentive) समेत दिएको देखिन्छ । त्यस्ता निकायहरूको कार्य प्रक्रिया सरलीकरण गर्ने, पारदर्शिता अभिवृद्धि गर्ने, निश्चित समयावधि नाघेकालाई अनिवार्यरूपमा सुरूवा गर्ने र निगरानी निकायबाट निगरानी बढाउने, माथिल्ला निकायबाट अनुगमन एवम् सुपरिवेक्षण बढाउने जस्ता उपाय अवलम्बन गरी आकर्षण घटाउन र त्यस्ता कार्यालयको सेवा प्रवाहलाई नियमन गर्नु पर्ने हुन्छ ।
- सरकारका काम कारवाहीहरूलाई कुनै न कुनै रूपले एक अर्कामा नियन्त्रण गरिएको हुन्छ । नियमनको भूमिकामा रहेका गृह मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, कानून तथा न्याय मन्त्रालय, अर्थ मन्त्रालयको जिम्मा पाएका मन्त्रीहरूलाई अरू मन्त्रालयको जिम्मेवारी दिँदा नियमन मन्त्रालयको भूमिका कमजोर हुन गएको विगतको अभ्यासले देखाएको छ । त्यसैले यस्ता मन्त्रालयका मन्त्रीहरूलाई अरू मन्त्रालयको समेत जिम्मेवारी दिनु नहुने सिद्धान्तको अवलम्बन गर्नु जरूरी छ ।
- सार्वजनिक प्रशासनमा नैतिकता, इमान्दारिता र सदाचारको संस्कृतिमा ह्रास आएको छ । औपचारिक शिक्षाले मात्र नैतिक आचरण र व्यवहारमा सुधार आउन नसकेको अवस्थालाई दृष्टिगत गरी सबै तहका कर्मचारीलाई नैतिक शिक्षा र राष्ट्रिय स्वार्थ, राष्ट्रिय हित एवम् सामाजिक एकता र सद्भाव जस्ता विषयमा शिक्षा/प्रशिक्षण दिनु पर्ने देखिन्छ । छोटो अवधिमा दिइने यस्तो शिक्षालाई कार्यसम्पादनमा देखिएका विकृति, विसङ्गति र अनुशासनमा आएको ह्राससँग जोडेर वार्षिक रूपमा कम्तीमा हरेक कर्मचारीले एक पटक त्यस्तो शिक्षा प्राप्त गर्ने प्रबन्ध गर्न सकिन्छ । स्थानीयस्तर मै प्रशिक्षकको विकास गरी सोहीस्तरमा त्यस्तो प्रशिक्षण सञ्चालन गर्न सकिन्छ । विद्यालयस्तरमा नागरिक शिक्षालाई जोड दिने व्यवस्था आवश्यक छ । यसैगरी नेपाल सरकारको सेवामा कार्यरत रहने तर घर परिवार विदेशमै भई

त्यसप्रति नै लगाव देखाउनेहरुको छानविन गरी राष्ट्रियता र राष्ट्रिय हितको संरक्षणका निम्ति त्यसलाई नियन्त्रण गर्नु त्यतिकै आवश्यक छ ।

- सार्वजनिक निकायमा अभिलेख व्यवस्थित नहुने, खोजेको बखत अभिलेख नभेटाइने, पोके फाइलको बाहुल्यताले कार्यालय व्यवस्थापन गर्न कठिनाई पर्ने, स्थानको समेत अभाव हुने, प्रक्रियामा केन्द्रित हुँदा सेवा वितरण प्रभावकारी हुन नसक्ने, कामको चापका आधारमा कर्मचारी दरबन्दी निर्धारण नहुँदा कतिपय कार्यालयमा कामको जिम्मेवारी र चाप नै भएको, कुनैमा अधिक चाप भएको असन्तुलित अवस्था देखिएको, सेवाग्राहीप्रतिको व्यवहारमा सुधार आउन नसकेको, गैर कानुनी लाभ लिनेतर्फ आकर्षण बढेको, हाकिममुखी/नेतामुखी प्रवृत्ति विकास भएको, सेवामुखी दृष्टिकोण विकास हुन नसकेको र भोलिवाद अर्थात् काम पन्छाउने, जिम्मेवारी पन्छाउने प्रवृत्ति रहेको जस्ता आरोपबाट मुक्त हुनका लागि कार्य प्रक्रिया र कार्य संस्कृतिमा सुधारको आवश्यकता देखिन्छ । मुख्यतः नेतृत्वदायी एवम् सुपरिवेक्षण गर्ने निकायले यो विषयलाई संवेदनशील भई सम्बोधन गरी सेवा वितरणलाई विश्वासिलो र प्रभावकारी बनाउनु पर्ने आवश्यकता छ ।
- सार्वजनिक प्रशासन सञ्चालन सम्बन्धी धेरै कानूनहरू पूर्ण छैनन् । नीतिगत पर्याप्तता पनि छैन । कानून र नीति तर्जुमा भएकोमा पनि त्यसको कार्यान्वयन पक्ष ज्यादै फितलो छ । अनुगमन गर्ने प्रभावकारी व्यवस्था समेत देखिन्न । अनुगमनबाट देखिएका वास्तविक कुरालाई सहीरूपमा प्रस्तुत गर्ने व्यवहार पनि देखिन्न । विभिन्न स्वार्थ र चलखेलले सबै प्रक्रियालाई प्रभावित पारेको छ । अनुगमन र सुपरिवेक्षण औपचारिकतामा मात्र सीमित हुँदा अपेक्षित नतिजाप्राप्त हुन सकेको छैन । मूलतः तालुक निकायबाट गरिने अनुगमन र सुपरिवेक्षण कार्यलाई जिम्मेवार बनाउन वर्द्धनियत वा स्वार्थपूर्वक गलत कार्य गरेको देखिएमा त्यस्तो अनुगमन गर्नेले थप दायित्व व्यहोर्नु पर्ने कानुनी व्यवस्था हुन सकेमा नै अनुगमन अर्थपूर्ण हुन सक्छ । अतः गुणस्तरीय सेवा र वस्तु पाउने नागरिकको नैसर्गिक अधिकारमा आघात पुऱ्याउने कार्य भएकोमा अनुगमन र सुपरिवेक्षण गर्ने त्यसको वास्तविकता उजागर नगरी ढाकछोप गर्ने प्रवृत्ति रहेमा दण्डहीनता मौलाउने हुँदा त्यस्तो कार्य गर्नेलाई कसूरको मात्रानुसार सजाय गर्ने र अनुगमनको गलत विवरण पेश गर्नेलाई सेवामा रहन अयोग्य हुने व्यवस्था गरी निजबाट दण्ड जरिवाना र क्षतिपूर्ति समेत भराउने व्यवस्था गरेमा नै अनुगमन प्रभावकारी र अर्थपूर्ण हुन सक्ने हुँदा अनुगमनलाई नियमित, व्यवस्थित र अर्थपूर्ण बनाउन सोही अनुरूपको व्यवस्था कानुनी रूपमा नै गर्नु पर्ने देखिन्छ ।
- संवैधानिक निकाय एवम् सुरक्षा निकायहरू लगायतको पदाधिकारीहरूको मर्यादाक्रमलाई अन्य मुलुकले आत्मसात गरेको अभ्यासलाई समेत दृष्टिगत गरी पुनरावलोकन गर्नु पर्ने आवश्यकता छ ।
- संस्था दर्ता ऐन खारेज गरी संस्थाको कार्य प्रकृति अनुरूप वर्गीकरण हुने गरी गैर सरकारी संस्था (नियमन) ऐन बनाउनु उपयुक्त हुने देखिन्छ ।
- राज्यव्यवस्थाप्रतिको जनविश्वास बढाउन सामाजिक न्यायको मान्यतालाई मूर्तरूप दिन समेत जेष्ठनागरिक, अपाङ्ग र असक्तता एवम् निर्धन वर्गको हितमा निश्चित

कार्ययोजना बनाई त्यसको प्रभावकारी कार्यान्वयनद्वारा सामाजिक सुरक्षाको अनुभूति दिने ।

- लोकतन्त्रमा नागरिकले राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा सुविधा (सडक, यातायात, टेलिफोन, बिजुली, खानेपानी, सार्वजनिक सरोकारका सूचना समेत) निर्वाध र न्यूनतम शूलकमा पाउने व्यवस्था गर्ने र त्यस्ता सेवा संस्थान निगमहरूबाट दिने व्यवस्था गरेपनि सरकारको आफ्नो जिम्मेवारी सम्भरेर त्यसको प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
- मुलुक लामो समयको राजनीतिक द्वन्द्वबाट शान्ति प्रक्रियामा रूपान्तरण भई शासन व्यवस्थालाई नयाँ संवैधानिक ढाँचा शैली र पद्धतिमा सञ्चालन गर्ने प्रयत्नमा रहेको छ । नेपालको अन्तरिम संविधानले द्वन्द्वबाट पीडित र प्रभावित व्यक्तिहरूको पुनर्स्थापना एवम् संरक्षण गर्नुपर्ने प्रमुख दायित्व राज्यलाई सुम्पिएको छ । संविधानले गरेको अपेक्षा बमोजिमको भूमिका सङ्क्रमणकालीन न्यायको मान्य सिद्धान्त अनुसार समयमै द्वन्द्व पीडितको समस्यालाई सम्बोधन गरी विधिको शासन र संवैधानिक राज्य व्यवस्था प्रतिको विश्वास जगाउन द्वन्द्व पीडितको समस्याप्रति सम्बेदनशील भई यथोचित सम्बोधन गर्नु आवश्यक छ ।
- सरकारी स्वामित्वका सम्पत्तिको मस्यौट गरेको, ताल तलैया, खोला नाला, वनजङ्गल, मठ मन्दिर, गुठी, सार्वजनिक तथा ऐलानी जग्गा समेतको सम्पत्ति कसैले गैर कानुनी रूपमा दर्ता गरे गराएको, कब्जा लिए लिन लगाएको वा भोगचलन गरेको विषयमा छानविन गर्न एउटा उच्चस्तरी अधिकार सम्पन्न छानविन आयोग गठन गरी सो आयोगको सिफारिसमा गैरकानुनी किसिमले सार्वजनिक सम्पत्ति दर्ता गरेकोमा बदर गर्न सक्ने कानुनी व्यवस्था समेत गरी त्यस्तो सरकारी सम्पत्तिको संरक्षण गर्ने व्यवस्था हुनुपर्ने देखिन्छ । यसैगरी भ्रष्टाचार समेतका विभिन्न मुद्दामा जफत भएका घर, जग्गा, सवारी साधन एवम् अन्य सम्पत्तिको अभिलेख अद्यावधिक राखी त्यस्ता घर जग्गा सरकारी कब्जामा ल्याई प्रभावकारी रूपमा उपयोग गर्ने व्यवस्था गर्नु आवश्यक छ ।

### **सुभाब कार्यान्वयन संयन्त्र**

नेपालको सार्वजनिक प्रशासनमा समयोचित सुधारका लागि सुभाब प्रदान गर्न बेलाबेलामा विभिन्न आयोग तथा समितिहरू गठन भएका र तिनीहरूले सुभाब प्रस्तुत गरेका पाइए पनि कमै मात्रामा सुभाबहरू कार्यान्वयन भएका पाइन्छन् । आयोग/समितिका सुभाबहरू समेतको कार्यान्वयन अवस्थाको लेखाजोखा गर्न एक अधिकार सम्पन्न र स्वायत्त हैसियतको प्रशासन सुधार अनुगमन केन्द्रीय संयन्त्र गठन गरी कार्यान्वयन एवम् अनुगमन कार्य अगाडि बढाउनु आवश्यक छ । यसका लागि -

१. प्रधानमन्त्रीको अध्यक्षतामा प्रशासन सुधार सुभाब कार्यान्वयन उच्चस्तरीय निर्देशक समिति गठन गर्ने,
२. प्रशासन सुधारको क्षेत्रमा क्रियाशील व्यक्तिहरू पदाधिकारी रहेको एउटा सानो तर अधिकारसम्पन्न प्रशासन सुधार सुभाब कार्यान्वयन तथा अनुगमन समिति गठन गर्ने,

३. प्रस्तुत प्रतिवेदन र विगतका प्रशासन सुधारसम्बन्धी प्रतिवेदनहरू अध्ययन गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन एवम् सिफारिस गर्ने एवम् सो को कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी प्रदान गर्ने,
४. समितिलाई कार्यसम्पादनमा लचकता प्रदान गर्न आफ्नो कार्यसञ्चालन कार्यविधि तयार गर्ने अधिकार दिने,
५. समितिलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति नेपाल सरकारले उपलब्ध गराउने,
६. समितिले हरेक तीन-तीन महिनामा आफूले गरेको काम कारवाहीको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने व्यवस्था गर्ने ।
- अ. प्रशासन सुधारको कार्यलाई प्रभावकारी रूपमा लागू, समन्वय र अनुगमन गर्नका लागि देहायको **उच्चस्तरीय निर्देशक समिति** रहनु पर्ने :-
 

प्रधानमन्त्री	-	अध्यक्ष
गृह मन्त्री	-	सदस्य
सामान्य प्रशासन मन्त्री	-	सदस्य
अर्थ मन्त्री	-	सदस्य
स्थानीय विकास मन्त्री	-	सदस्य
मुख्य सचिव	-	सदस्य

 नेपाल सरकारले तोकेको सम्बन्धित क्षेत्रको विज्ञ - सदस्य
- आ. उच्चस्तरीय निर्देशक समितिले दिएको नीतिगत निर्देशनमा रही प्रशासन सुधारका सुझावहरूको कार्यान्वयन गर्नका लागि देहायको **“कार्यान्वयन तथा अनुगमन समिति”** गठन हुनुपर्ने देखिन्छ :
  - क. नेपाल सरकारले तोकेको विशिष्ट श्रेणीको पदमा समेत रही निजामती प्रशासनको क्षेत्रमा लामो अनुभव भएको विज्ञ व्यक्ति - संयोजक
  - ख. सामान्य प्रशासन मन्त्रालयको सचिव - सदस्य
  - ग. अर्थ सचिव - सदस्य
  - घ. नेपाल सरकारले तोकेका प्राविधिक मन्त्रालयका दुई जना सचिवहरू - सदस्य
  - ङ. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठतम सचिव - सदस्य-सचिव
  - च. समितिले विषयगत मन्त्रालयसँग सम्बन्धित सुझाव कार्यान्वयनका निम्ति सम्बन्धित मन्त्रालयको सचिवलाई समेत आमन्त्रण गरी निर्णय गर्नेछ ।
- इ. **कार्यान्वयन तथा अनुगमन समितिको कार्यदेश**
  - समितिको प्रतिवेदन कार्यान्वयनका लागि हरेक मन्त्रालय तथा केन्द्रीय निकायमा कार्यान्वयन इकाई स्थापना गर्ने गराउने र सुझाव कार्यान्वयनका लागि कार्यान्वयन इकाईलाई निकायगत कार्यान्वयन योजना बनाउन कार्यान्वयन गर्ने गराउने,
  - सुझाव कार्यान्वयनकालागि निर्देशन दिने र कार्यान्वयनको प्रभावकारिता अनुगमन गर्ने,



- सार्वजनिक प्रशासनलाई उत्तरदायी, जवाफदेही एवम् प्रभावकारी बनाउन नियमित रूपमा अनुगमन एवम् निगरानी गर्ने र कानुन विपरीत कार्य भएको पाइएमा सम्बन्धित निकायमा लेखी पठाउने,
- त्रैमासिक रूपमा सुधारका कामहरूको मूल्याङ्कन गर्ने र निर्देशक समिति समक्ष पेश गर्ने,
- नीतिगत सुधारका लागि निर्देशक समिति समक्ष आवश्यक प्रस्तावहरू पेश गर्ने,
- आर्थिक वर्ष समाप्त भएको एक महिना भित्र वार्षिक प्रतिवेदन तयार गरी मन्त्रपरिषद् समक्ष पेश गर्ने र त्यसलाई सार्वजनिक समेत गर्ने,
- ऐन कानुन नीति नियम अनुरूपको कार्य नगरेको देखिएमा आवश्यक कारवाही गर्ने गराउने,
- सुभावाव कार्यान्वयनको क्रममा आईपर्ने बाधा अवरोध फुकाउने र आवश्यक निकासा दिने,
- निर्देशक समितिले दिएको नीतिगत निर्देशन बमोजिमको कार्य गर्ने ।

### सुभावाव कार्यान्वयन योजना

यस समितिले दिएका उल्लिखित सुभावावहरूको कार्यान्वयनका लागि विषयगत मन्त्रालयहरू र केन्द्रीय निकायहरूले आ-आफ्नो कार्यक्षेत्रका विषयमा छुट्टै कार्यान्वयन योजना बनाई कार्यान्वयन गर्नु पर्ने हुन्छ। प्रतिवेदनमा समेटिएका मूलभूत विषयहरूको कार्यान्वयनका लागि देहायको कार्यान्वयन योजना तयार गरिएको छ :-

#### कार्यान्वयन योजना

सि.नं	सुभावावहरू	कार्यान्वयन गर्ने निकाय	सहयोगी निकाय	समयावधि	अनुगमन गर्ने निकाय
१.	सार्वजनिक प्रशासनका आधारभूत मूल्यहरू समेतका विषयहरू सविधानमा सम्बोधन गर्नुपर्ने	संविधानसभा		एक वर्ष भित्र	
२.	निजामती सेवा ऐनमा संशोधन गर्ने	व्यवस्थापिका संसद	मन्त्रपरिषद्, सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय	६ महिना भित्र	
३.	निजामती सेवा नियमावली संशोधन गर्ने	मन्त्रपरिषद्	सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
५.	तालिम नीतिको पुनरावलोकन गर्ने	मन्त्रपरिषद्	सामान्य प्रशासन मन्त्रालय	३ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
६.	मन्त्रालय र केन्द्रीय निकायको नीति, परिलक्ष्य र परिदृष्य निर्धारण गर्ने	सम्बन्धित मन्त्रालय र केन्द्रीय निकाय		६ महिना भित्र	प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय,

					प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
७.	<b>ट्रेड युनियनको व्यवस्थापन</b> १. छाता ऐनको तर्जुमा गर्ने	व्यवस्थापिका संसद	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय तथा श्रम मन्त्रालय	६ महिना भित्र	
	२. ऐनमा व्यवस्था भए अनुसार ट्रेड युनियनको निर्वाचन गर्ने	सामान्य प्रशासन मन्त्रालय	श्रम मन्त्रालय, अर्थ मन्त्रालय, विभिन्न पेशागत सङ्गठनहरू	एक वर्ष भित्र	प्रस्तावित प्रशासन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुधार अनुगमन समिति
	३. ट्रेड युनियनका पदाधिकारीहरूको आचारसंहिता निर्माण गर्ने	मन्त्रिपरिषद्	सामान्य प्रशासन मन्त्रालय, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
८ .	प्रहरी ऐनको पुनरावलोकन गर्ने	व्यवस्थापिका संसद	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	प्रहरी ऐनमा सामयिक सुधार हुने	
९.	प्रहरी नियमावली तर्जुमा गर्ने	नेपाल सरकार	गृह मन्त्रालय, नेपाल प्रहरी, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
१०.	राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्ने	मन्त्रिपरिषद्	रक्षा मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना, नेपाल प्रहरीसमेत	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
११.	प्रशासन सुधार अनुगमन केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने	मन्त्रिपरिषद्	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय	३ महिना भित्र	
१२.	सुशासन सम्बन्धी				
	१. भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको पुनरावलोकन गर्ने	व्यवस्थापिका संसद	अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सामान्य प्रशासन मन्त्रालय, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	६ महिना भित्र	
	२. विद्युतीय शासन पद्धतिको अवलम्बन गर्ने	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालयहरू तथा केन्द्रीय निकायहरू	विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति,
१३.	प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रको पुनरावलोकन गर्ने (अनुगमन र मूल्याङ्कन गर्ने निकायको रूपमा)	नेपाल सरकार		३ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
१४.	सङ्घात्मक संरचनामा जाँदाको कर्मचारी व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था गर्ने	नेपाल सरकार	सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
१५.	<b>दुर्गम क्षेत्रमा सेवाप्रवाह</b> १. भौगोलिक क्षेत्रहरूको वर्गीकरणमा	व्यवस्थापिका संसद	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति

	पुनरावलोकन गर्ने				
	२. दुर्गम क्षेत्र पुरस्कारको व्यवस्था गर्ने	मन्त्रपरिषद्	सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालयहरू	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
१६.	सार्वजनिक खरिद ऐनको संशोधन गर्ने	व्यवस्थापिका संसद	अर्थ मन्त्रालय, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
१७.	हरेक मन्त्रालय र केन्द्रीय निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने	सम्बन्धित मन्त्रालयका सचिव	सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति, प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय
१८.	<b>सेवा प्रवाहमा प्रभावकारिता ल्याउन</b>				
	१. क्षेत्रीय निर्देशनालयहरू खारेज गर्ने	मन्त्रपरिषद्	सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय तथा सम्बन्धित मन्त्रालयहरू	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
	२. हुलाक सेवाको कार्यक्षेत्र र जिम्मेवारी पुनरावलोकन गर्ने	मन्त्रपरिषद्	सूचना तथा सञ्चार मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
१९.	प्रशासकीय अदालतको अधिकारक्षेत्रमा पुनरावलोकन (छुट्टै ऐनको तर्जुमा) गर्ने	व्यवस्थापिका संसद	मन्त्रपरिषद्, सर्वोच्च अदालत, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
२०.	शिक्षा क्षेत्रमा सुधार गर्ने	शिक्षा मन्त्रालय	अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
२१.	स्वास्थ्य क्षेत्रमा सुधार गर्ने	स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
२२.	परराष्ट्र क्षेत्रमा सुधार				
	१. कूटनीतिक प्रतिनिधिको उन्मुक्ति सम्बन्धी ऐनको पुनरावलोकन गर्ने	व्यवस्थापिका संसद	परराष्ट्र मन्त्रालय, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
	२. परराष्ट्र नीतिको पुनरावलोकन गर्ने	मन्त्रपरिषद्	परराष्ट्र मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
	३. छुट्टै परराष्ट्र सेवा सम्बन्धी कानून तर्जुमा गर्ने	व्यवस्थापिका संसद	परराष्ट्र मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
	४. कूटनीतिक प्रतिनिधिहरूका लागि आधारभूत योग्यता निर्धारण गर्न आचारसंहिता तयार गर्ने	मन्त्रपरिषद्	परराष्ट्र मन्त्रालय	३ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
२३.	<b>उपभोक्ता हित संरक्षण</b> १. नेपालका वस्तु र सेवासँग सम्बन्धित कानूनहरू पुनरावलोकन गर्ने	व्यवस्थापिका संसद	उद्योग मन्त्रालय, आपूर्ति मन्त्रालय र अन्य सम्बद्ध मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
	२. बजार अनुगमन संयन्त्रको विकास गर्ने	वाणिज्य तथा आपूर्ति मन्त्रालय	प्रधान मन्त्री तथा मन्त्रपरिषद्को कार्यालय तथा गृह मन्त्रालय	३ महिना भित्र हुने	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति

२४.	अर्धन्यायिक निकायको कार्यविधि ऐन तर्जुमा गर्ने	व्यवस्थापिका संसद	मन्त्रपरिषद्, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय तथा अन्य सम्बद्ध मन्त्रालयहरू	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
२५.	सार्वजनिक नीतिको आवधिक प्रभाव मूल्याङ्कन गर्ने	प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय		एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति, नागरिक समाजि एवं आम नागरिकहरू
२६.	वैदेशिक सहायता नीतिको पुनरावलोकन गर्ने	मन्त्रपरिषद्	प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
२७.	स्थानीय स्वायत्त शासन सम्बन्धी				
	१. स्थानीय निकायको निर्वाचन गर्ने	निर्वाचन आयोग	नेपाल सरकार	एक वर्ष भित्र	संसदको सम्बन्धित समिति
	२. स्थानीय स्वायत्त शासन ऐनको पुनरावलोकन गर्ने	व्यवस्थापिका संसद	सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय तथा अर्थ मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
	३. स्थानीय निकायहरूको पुनर्संरचना र वर्गीकरण गर्ने	मन्त्रपरिषद्	सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा अर्थ मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
२८.	सार्वजनिक सेवा सञ्चालनको लागि छाता ऐन तर्जुमा गर्ने	व्यवस्थापिका संसद	सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग र अर्थ मन्त्रालय	एक वर्ष भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
२९.	सेवा करार व्यवस्थापन सम्बन्धी मापदण्ड निर्माण गर्ने र सोको प्रभावकारी कार्यान्वयन गर्ने	प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय एवं सबै मन्त्रालयहरू	नेपाल सरकारका सबै निकाय तथा कार्यालयहरू	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
३०.	तलब सुविधाको पुनरावलोकन गर्ने	मन्त्रपरिषद्	अर्थ मन्त्रालय सामान्य प्रशासन मन्त्रालय	६ महिना भित्र	प्रस्तावित प्रशासन सुधार अनुगमन समिति
३१.	कार्यान्वयन योजना सम्बन्धित मन्त्रालय र केन्द्रीय निकायले बनाउने	सम्बन्धित मन्त्रालय र केन्द्रीय निकाय	सम्बन्धित मन्त्रालय र केन्द्रीय निकाय	३ महिना भित्र	सम्बन्धित मन्त्रालय र केन्द्रीय निकाय

### अनुसूची-१

क. प्रशासन सुधार सुभावा समिति समक्ष सुभावा प्रस्तुत गर्नु हुने सवैधानिक अङ्गका पदाधिकारी,  
नेपाल सरकारका मुख्य सचिव एवं सचिवहरू

सि.नं.	नामावली	छलफल मिति
१.	डा. कयोदेवी यमी, अध्यक्ष, लोक सेवा आयोग	२०७०।५।१०
२.	श्री नीलकण्ठ उप्रेती, प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग	२०७०।५।१९
३.	श्री भानुप्रसाद आचार्य, महालेखा परीक्षक	२०७०।४।१७
४.	डा. रामभक्त पिभी ठाकुर, निर्वाचन आयुक्त	-
५.	श्री लीलामणि पौड्याल, मुख्य सचिव, नेपाल सरकार	२०७०।५।१२
६.	श्री कृष्णहरि बाँस्कोटा, सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२०७०।५।१२
७.	श्री माधवप्रसाद रेग्मी, प्रमुख अधिकृत, राष्ट्रिय सतर्कता केन्द्र	२०६९।१०।१९
८.	श्री शान्तराज सुवेदी, सचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
९.	श्री कृष्ण ज्ञवाली, सचिव, उद्योग मन्त्रालय	२०६९।१२।२०
१०.	श्री राजुमान सिंह मल्ल, सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२०६९।१०।१७
११.	श्री हरिराम कोइराला, सचिव, ऊर्जा मन्त्रालय	२०७०।१।४
१२.	श्री भेषराज शर्मा, सचिव, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
१३.	श्री जयमुकुन्द खनाल, सचिव, कृषि विकास मन्त्रालय	२०६९।१२।८
१४.	श्री नवीनकुमार घिमिरे, सचिव, गृह मन्त्रालय	२०७०।४।३०
१५.	श्री दुर्गाप्रसाद भट्टराई, सचिव, परराष्ट्र मन्त्रालय	२०६९।१२।२५
१६.	श्री ज्ञानदर्शन उदास, सचिव, भूमिसुधार तथा व्यवस्था मन्त्रालय	२०६९।१२।२६
१७.	श्री तुलसीप्रसाद सिटौला, सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	२०६९।१२।२३

१८.	श्री दिनेशहरि अधिकारी, सचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय	२०७०।१।१६
१९.	श्री हरिप्रसाद नेपाल, सचिव, युवा तथा खेलकुद मन्त्रालय	२०७०।१।२
२०.	श्री तिलकराम शर्मा, सचिव, रक्षा मन्त्रालय	२०७०।१।३१
२१.	डा. कृष्णचन्द्र पौडेल, सचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१२।१२
२२.	श्री लालमणि जोशी, सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय	२०७०।१।२०
२३.	श्री केशवप्रसाद भट्टराई, सचिव, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय	२०७०।१।३
२४.	श्री धरणीधर खतिवडा, सचिव, शान्ति तथा पुनर्निर्माण मन्त्रालय	२०७०।२।१
२५.	डा.सोमलाल सुवेदी, सचिव, शिक्षा मन्त्रालय	२०६९।११।२८
२६.	श्री सुरेशमान श्रेष्ठ, सचिव, श्रम तथा रोजगार मन्त्रालय	२०७०।१।२२
२७.	श्री शान्तबहादुर श्रेष्ठ, सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	२०७०।५।३
२८.	श्री सुशील घिमिरे, सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	२०७०।१।५
२९.	श्री किशोर थापा, सचिव, सहरी विकास मन्त्रालय	२०७०।१।२३
३०.	श्री दुर्गानिधि शर्मा, सचिव, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
३१.	श्री प्रतापकुमार पाठक, सचिव, सिंचाई मन्त्रालय	२०६९।१२।२७
३२.	श्री धुव्रप्रसाद शर्मा, सचिव, सूचना तथा सञ्चार मन्त्रालय	२०६९।११।३०
३३.	डा. प्रवीण मिश्र, सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय	२०६९।१२।५
३४.	श्री युवराज भूसाल, सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय	२०७०।५।४
३५.	श्री नाथुप्रसाद चौधरी, सचिव, लोकसेवा आयोग	२०७०।५।१०
३६.	श्री शारदाप्रसाद त्रिताल, क्षेत्रीय प्रशासक, सुर्खेत	२०६९।१२।२१
३७.	श्री सुरेश प्रधान, नि. सचिव, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
३८.	डा. गणेशराज जोशी, सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग	२०६९।१०।१७
३९.	श्री लक्ष्मणकुमार पोखरेल, सचिव, उपराष्ट्रपतिको कार्यालय	२०६९।१०।१७
४०.	श्री श्रीराम पन्त, सचिव, राष्ट्रिय सूचना आयोग	२०६९।१०।१७
४१.	श्री रणबहादुर श्रेष्ठ, सचिव, सहकारी तथा गरिबी निवारण मन्त्रालय	२०६९।१०।१७
४२.	श्री धनबहादुर तामाङ्ग, सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालय	२०६९।१०।१७
४३.	श्री नरेन्द्र दाहाल, महालेखा नियन्त्रक, महालेखा नियन्त्रकको कार्यालय	२०६९।१०।१७
४४.	श्री अर्जुनकुमार थापा, सचिव, परराष्ट्र मन्त्रालय	

ख. प्रशासन सुधार सुभाब समितिमा लिखित एवम् मौखिक सुभाब दिनु हुने सर्वैधानिक निकायका पूर्व पदाधिकारीहरू, पूर्व मुख्य सचिवहरू, पूर्व सचिवहरू, विभिन्न क्षेत्रका विज्ञ तथा व्यक्तिहरू

सि.नं.	नामावली	छलफल मिति
--------	---------	-----------

१.	श्री सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग	२०६९।१०।८
२.	श्री भोजराज पोखरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग	२०६९।१।२६
३.	श्री सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख आयुक्त, अ.दु.अ.आ.	२०६९।१०।८
४.	श्री तीर्थमान शाक्य, पूर्व अध्यक्ष, लोक सेवा आयोग	२०६९।१।२६
५.	डा. वीरेन्द्रप्रसाद मिश्र, पूर्व आयुक्त, निर्वाचन आयोग	२०६९।१।२६
६.	डा. भीमदेव भट्ट, पूर्व सदस्य, लोक सेवा आयोग	२०६९।१।२६
७.	डा. श्रीकृष्ण यादव, पूर्व सदस्य, लोक सेवा आयोग	२०७०।१।७
८.	मा. श्री राघवलाल वैद्य, कार्यकारी निर्देशक, राष्ट्रिय न्यायिक प्रतिष्ठान	-
९.	श्री दामोदर गौतम, पूर्व मुख्य सचिव एवम् पूर्व राजदूत	२०६९।१।२६
१०.	डा. श्री विमल कोइराला, पूर्व मुख्य सचिव	
११.	श्री माधवप्रसाद घिमिरे, पूर्व मुख्य सचिव	२०६९।१।२६
१२.	श्री सूर्यकिरण गुरूङ्ग, पूर्व महासचिव, संसद सचिवालय एवं पूर्व राजदूत	२०६९।१०।१५
१३.	श्री नवलकिशोर राई, पूर्व राजदूत,	२०६९।१०।१५
१४.	श्री शम्भुशरण कायस्थ, पूर्व सचिव, नेपाल सरकार	
१५.	श्री श्रीकान्त रेग्मी, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
१६.	श्री मधुरमण आचार्य, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
१७.	श्री खेमराज नेपाल, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
१८.	श्री खेमराज रेग्मी, पूर्व सचिव, नेपाल सरकार	
१९.	श्री अक्रुरनरसिंह राणा, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।१५
२०.	श्री चण्डीप्रसाद श्रेष्ठ, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
२१.	श्री उमेशप्रसाद मैनाली, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
२२.	श्री बालकृष्ण प्रसाई, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
२३.	श्री युवराज पाण्डे, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।१५
२४.	श्री मुकुन्दप्रसाद पौडेल, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।१५
२५.	डा.गोविन्दप्रसाद कुसुम, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
२६.	श्री भगवतीकुमार काफ्ले, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
२७.	श्री ताना गौतम, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
२८.	श्री बालानन्द पौडेल, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
२९.	श्री सुशीलजंग राणा, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।१५
३०.	श्री विमल वाग्ले, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।८
३१.	डा. रामकृष्ण तिमल्सिना, पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत	२०६९।१०।१५
३२.	श्री दीपेन्द्रविक्रम थापा, पूर्व सचिव, नेपाल सरकार	२०६९।१०।१५
३३.	श्री मोहनप्रसाद बन्जाडे, पूर्व सचिव, नेपाल कानून आयोग	२०६९।११।२०

३४.	श्री नरेन्द्रप्रसाद पाठक, पूर्व नायब महान्यायाधिवक्ता	
३५.	श्री मुक्तिप्रसाद काफ्ले, पूर्व अध्यक्ष, उच्चस्तरीय विकासेन्द्रिकरण समिति	२०६९।९।२६
३६.	श्री वालानन्द शर्मा, पूर्व रथी, नेपाली सेना	
३७.	डा. दिनेश पन्त, पूर्व कार्यकारी निर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान	२०६९।९।०१५
३८.	श्री पुण्यप्रसाद न्यौपाने, कार्यकारी निर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान	-
३९.	डा. बालचन्द्र मिश्र, निर्देशक, कर्मचारी प्रशिक्षण प्रतिष्ठान	-
४०.	डा. भगवान कोइराला, निर्देशक, त्रि.वि.वि. शिक्षण अस्पताल	-
४१.	डा.चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल	-
४२.	डा. विमल थापा, कार्यकारी निर्देशक, निजामती अस्पताल	-
४३.	डा. निलमणि उपाध्याय, नेपाल मेडिकल काउन्सिल	२०६९।९।०१७
४४.	प्रा. श्री देवराज दाहाल, विश्लेषक	२०६९।९।०१५
४५.	प्रा. डा. श्रीकृष्ण श्रेष्ठ, जनप्रशासन क्याम्पस	२०६९।९।०१५
४६.	प्रा. डा. गोविन्दप्रसाद ढकाल, जनप्रशासन क्याम्पस	२०६९।९।०१५
४७.	श्री शम्भुबहादुर कार्की, पूर्व मा.न्यायाधीश, पुनरावेदन अदालत	
४८.	प्रा. श्री आनन्द आदित्य, राजनीतिक विश्लेषक	२०६९।९।०१५
४९.	प्रा. डा. तेजकुमार श्रेष्ठ, त्रि.वि.	-
५०.	श्री ध्रुवहरि अधिकारी, वरिष्ठ पत्रकार	-
५१.	श्री विजय चालिसे, संस्कृतविद् एवं वरिष्ठ साहित्यकार	-
५२.	डा. दामोदर गजुरेल, काठमाडौं	२०६९।९।११६
५३.	डा. उमा कोइराला, प्राध्यापक, पद्मकन्या क्याम्पस	-
५४.	श्री सविता भण्डारी बराल, वरिष्ठ अधिवक्ता	-
५५.	डा. चुडाबहादुर श्रेष्ठ, सुरक्षाविज्ञ	-
५६.	श्री रविकान्त अर्याल, सुरक्षाविज्ञ	-
५७.	श्री सनन्दनप्रसाद कुर्मी, सुरक्षाविज्ञ	-
५८.	श्री सुरेशप्रसाद आचार्य, अध्येता, स्थानीय निकाय	२०६९।९।०१५
५९.	डा. गङ्गाप्रसाद अकेला, विश्लेषक	२०६९।९।११६
६०.	श्री युवराज घिमिरे, वरिष्ठ पत्रकार	
६१.	श्री तारानाथ दाहाल, अध्यक्ष, फ्रिडम फोरम	-
६२.	श्री प्रकाशमणि शर्मा, जनहित संरक्षण मञ्च	२०६९।९।०१५
६३.	श्री केदार खड्का, गो गो फाउण्डेशन	२०६९।९।११६
६४.	श्री ज्योति बानिया, अधिवक्ता तथा महासचिव, उपभोक्ता हित संरक्षण मञ्च	२०६९।९।११७
६५.	सह प्रा. श्री केशवराज पाण्डे, जनप्रशासन क्याम्पस	२०६९।९।०१५
६६.	श्री सुशील कोइराला, महाप्रबन्धक, गोरखापत्र संस्थान	-



६७.	श्री लक्ष्मण हुमागाई, महाप्रबन्धक, नेपाल टेलिभिजन	-
६८.	श्री सुरेशकुमार कार्की, कार्यकारी निर्देशक, रेडियो नेपाल	२०६९।११।३०
६९.	श्री राजेन्द्रदेव आचार्य, निर्देशक, नेपाल टेलिभिजन	२०६९।११।३०
७०.	श्री आरती चटौत, लैङ्गिक तथा सञ्चार विज्ञ, नेपाल टेलिभिजन	-
७१.	श्री बबिता बस्नेत अध्यक्ष, मिडिया एडभोकेसी	-
७२.	श्री धनेन्द्र विमल, उप-निर्देशक, रेडियो नेपाल	-
७३.	श्री शान्तिकुमारी राई, उपप्राध्यापक, त्रि.वि.	-
७४.	श्री मन्चला भा, उपप्राध्यापक, त्रि.वि.	-
७५.	श्री रमा पौडेल, उपाध्यक्ष, ट्रेड युनियन कांग्रेस	-
७६.	श्री नरकुमारी गुरुङ्ग, अधिवक्ता	-
७७.	श्री ज्ञानेन्द्रप्रसाद पोखरेल, अधिवक्ता	२०७०।४।३१
७८.	श्री विजया प्रसाई, निर्देशक, शासकीय सुधार कोष	-
७९.	श्री रेनु सिजापति, वरिष्ठ सदस्य, दलित महिला संघ	-
८०.	डा. गोपालप्रसाद दाहाल, अधिवक्ता, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल	२०६९।११।१७
८१.	श्री विष्णुप्रसाद तिमिल्सिना अधिवक्ता, उपभोक्ता हित संरक्षण मञ्च	२०६९।११।१७
८२.	श्री माधव पौडेल, जि.वि.स. महासंघ	२०७०।४।३१
८३.	श्री विदुर मैनाली, महासचिव, नेपाल नगरपालिका संघ	२०७०।४।३१
८४.	श्री परशुराम उपाध्याय, कार्यकारी निर्देशक, गा.वि.स. महासंघ	२०७०।४।३१
८५.	श्री नवराज गेलाल, केन्द्रिय सदस्य, गा.वि.स. महासंघ	२०७०।४।३१
८६.	श्री भरतबहादुर खड्का, केन्द्रिय सदस्य, जि.वि.स. महासंघ	२०७०।४।३१
८७.	श्री कलानिधि देवकोटा, नेपाल नगरपालिका संघ	२०७०।४।३१
८८.	श्री क्षितिज दाहाल, यू.एस.ए., हाल काठमाडौं	
८९.	श्री गौरव पुडासैनी, कार्यकारी निर्देशक, मीरेष्ट, नेपाल	
९०.	श्री घनश्याम खड्का, पत्रकार, कान्तिपुर	
९१.	श्री सुभद्रा गौतम, समाचार सम्पादक	-
९२.	श्री लोकमणि राई, कान्तिपुर दैनिक	२०६९।१०।५
९३.	श्री शरदराज सुवेदी, गोरखापत्र	२०६९।१०।८
९४.	श्री हरिबहादुर थापा, कान्तिपुर	२०६९।१०।८
९५.	श्री भुवन के.सी., सञ्चारकर्मी	
९६.	श्री तिलक पाठक, पत्रकार	
९७.	श्री सञ्जय न्यौपाने, कान्तिपुर	२०६९।१०।८
९८.	श्री मदन गौतम, रा.स.स.	२०६९।१०।८
९९.	श्री सुरेन्द्रमणि त्रिपाठी, रेडियो नेपाल	२०६९।१०।८

१००.	श्री विष्णुप्रसाद आचार्य, समाचार सम्पादक, नेपाल टेलिभिजन	-
१०१.	श्री सुरेन्द्र थापा, एभिन्यूज टि.भी.	२०७०।४।७
१०२.	श्री प्रदीप चापागाई, नेपाल टेलिभिजन	२०७०।४।७
१०३.	श्री रमेश ढकाल, इमेज टि.भी./एफएम	२०७०।४।७
१०४.	श्री निरन्जन थापा, एभिन्यूज टि.भी.	२०७०।४।७
१०५.	श्री राजेन्द्र नापित, इमेज टि.भी./एफएम	२०७०।४।७
१०६.	श्री रत्न श्रेष्ठ, राष्ट्रिय समाचार समिति	२०७०।४।७
१०७.	श्री टेकबहादुर खड्का, क्यामेराम्यान, नेपाल टेलिभिजन	-
१०८.	श्री विमल गौतम, प्रेस सल्लाहकार	२०६९।१०।९
१०९.	श्री ईश्वरी सुवेदी, पत्रकार	२०६९।१०।९
११०.	श्री नरहरि भण्डारी, "	२०६९।११।३
१११.	श्री रोहितराज पाण्डे, "	-
११२.	श्री रामचन्द्र देवकोटा, "	-
११३.	श्री नवराज पौडेल, "	२०६९।११।८
११४.	श्री वि.पि. शाही, अध्यक्ष, ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र	-
११५.	श्री सुशीलकाजी बानियाँ, उपभोक्ता हित संरक्षण मञ्च	२०६९।१०।५
११६.	श्री जगन्नाथ मिश्र, उपभोक्ता हित संरक्षण मञ्च	२०६९।१०।५
११७.	श्री बाबुराम हुमागाई, केन्द्रिय सदस्य, उपभोक्ता हित संरक्षण मञ्च	२०६९।१०।७
११८.	श्री महादीप पोखेल, राष्ट्रिय कर्मचारी सङ्गठन	२०६९।११।८
११९.	श्री प्रकाशप्रसाद शाह, राष्ट्रिय कर्मचारी सङ्गठन	२०६९।११।८
१२०.	श्री ज्ञाननाथ ढकाल, राष्ट्रिय कर्मचारी सङ्गठन	२०६९।११।८
१२१.	श्री होमबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र कर्मचारी सङ्गठन	२०६९।११।८
१२२.	श्री राजन रेग्मी, वरिष्ठ उपाध्यक्ष, नेपाल निजामती कर्मचारी संघ	२०६९।११।८
१२३.	श्री कुमारप्रसाद तिमलसिना, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१२४.	श्री रामहरि कार्की, राष्ट्रिय स्वतन्त्र कर्मचारी सङ्गठन	२०६९।११।१७
१२५.	श्री कृष्ण भण्डारी, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१२६.	श्री कृष्णबहादुर उर्जेल, केन्द्रिय सचिव, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१२७.	श्री मानबहादुर कार्की, केन्द्रिय सचिव, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१२८.	श्री पोषप्रसाद खतिवडा, केन्द्रिय सचिव, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१२९.	श्री होमबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१३०.	श्री लक्ष्मी थपलिया, केन्द्रिय सदस्य, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१३१.	श्री नवराज कार्की, केन्द्रिय सदस्य, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१३२.	श्री नरबहादुर थापा, केन्द्रिय सदस्य, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७

१३३.	श्री चिरन्जीवि नेपाल, केन्द्रिय सदस्य, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१३४.	श्री प्रवीण तामाङ, विभागीय कोषाध्यक्ष, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१३५.	श्री रामबहादुर गुरूङ, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	२०६९।११।१७
१३६.	श्री उद्धवप्रसाद मैनाली, नेपाल वन पैदावार उपभोक्ता व्यवसायी महासंघ	२०६९।११।१६
१३७.	श्री रणबहादुर सिंह, "	२०६९।११।१६
१३८.	श्री भुपेन्द्रप्रसाद चौलागाई, "	२०६९।११।१६
१३९.	श्री श्यामसुन्दर ढकाल, "	२०६९।११।१६

**ग. प्रशासन सुधार सुभावा समिति समक्ष सुभावा प्रस्तुत गर्नु हुने निजामती सेवाका उच्च अधिकृतहरू**

सि.नं.	कर्मचारीको नामावली	छलफल मिति
१४०.	श्री जनार्दन शर्मा, क्षेत्रीय प्रशासक, पूर्वाञ्चल	
१४१.	श्री आत्माराम पाण्डे, क्षेत्रीय प्रशासक, सुदूर पश्चिमाञ्चल	
१४२.	श्री शंकरप्रसाद अधिकारी, सहसचिव, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय (हाल क्षेत्रीय प्रशासक)	२०६९।११।३
१४३.	श्री रामकुमार आचार्य, तालिम प्रमुख, न्याय सेवा तालिम केन्द्र	
१४४.	श्री श्रीधर सापकोटा, प्रवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग	
१४५.	श्री दिल्लीबहादुर सिंह, सहसचिव, जलशक्ति तथा ऊर्जा आयोग	२०६९।१०।१७
१४६.	श्री लालशंकर घिमिरे, सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२०६९।१०।१७
१४७.	श्री शंकरप्रसाद पाठक, सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२०६९।१०।१७
१४८.	श्री जगन्नाथ कोइराला, सहसचिव, वन तथा भू-संरक्षण	२०६९।१०।१७
१४९.	श्री लक्ष्मीविलास कोइराला, महानिर्देशक, सूचना विभाग	२०६९।१०।१७
१५०.	श्री चण्डीप्रसाद दाहाल, सहसचिव, शान्ति तथा पुनर्निर्माण मन्त्रालय	२०६९।१०।१७
१५१.	श्री कृष्णप्रसाद पौडेल, सहसचिव, राष्ट्रिय सतर्कता केन्द्र	२०६९।१०।१९
१५२.	श्री शेरबहादुर ढुङ्गाना, उपसचिव, राष्ट्रिय सतर्कता केन्द्र	२०६९।१०।१९
१५३.	श्री कमलबहादुर थापा, उपसचिव, राष्ट्रिय सतर्कता केन्द्र	२०६९।१०।१९
१५४.	श्री राधारमण प्रसाद, महानिर्देशक, औषधी व्यवस्था विभाग	२०६९।१०।१९
१५५.	श्री पूर्णचन्द्र भट्टराई, महानिर्देशक, वैदेशिक रोजगार विभाग	२०६९।१०।१९
१५६.	श्री नारायणप्रसाद बिडारी, महानिर्देशक, वाणिज्य व्यवस्था विभाग	२०६९।१०।१९
१५७.	श्री जीवनप्रभा लामा, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग	२०६९।१०।१९
१५८.	श्री लक्ष्मणप्रसाद मैनाली, सहसचिव, नेपाल कानून आयोग	२०६९।१०।१७
१५९.	श्री सुनीलकुमार कर्ण, सहसचिव, सहरी विकास मन्त्रालय	२०६९।१०।१७
१६०.	श्री लक्ष्मीप्रसाद ढकाल, सहसचिव, गृह मन्त्रालय	२०६९।१०।१७
१६१.	श्री प्रेमकुमार राई, सहसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग	२०६९।१०।१७

१६२.	श्री गणेश राई, सहसचिव, " "	
१६३.	श्री सूर्यप्रसाद पोखरेल, सहसचिव, निर्वाचन आयोग	२०६९।१०।१७
१६४.	श्री केदारबहादुर अधिकारी, कार्यकारी अधिकृत, काठमाडौं महानगरपालिका	२०६९।११।३
१६५.	श्री मानबहादुर खड्का, योजना अनुगमन तथा प्रशासकीय अधिकृत, जिल्ला विकास समितिको कार्यालय, नवलपरासी	
१६६.	श्री दुर्गादेवी देवकोटा, कार्यकारी अधिकृत, मध्यपुर थिमि नगरपालिका	२०६९।११।३
<b>अर्थ मन्त्रालय</b>		
१६७.	श्री कृष्णप्रसाद देवकोटा, सहसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१६८.	श्री महेशप्रसाद दाहाल, सहसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१६९.	श्री खुमराज पुँजाली, सहसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१७०.	श्री वैकुण्ठ अर्याल, सहसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१७१.	श्री टंकमणि शर्मा, महानिर्देशक, आन्तरिक राजश्व विभाग	२०६९।११।२१
१७२.	श्री राजीव गौतम, सहसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१७३.	श्री राजन खनाल, सहसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१७४.	श्री जन्मजय रेग्मी, महानिर्देशक, राजस्व अनुसन्धान विभाग	२०६९।११।२१
१७५.	श्री तारादेव जोशी, वरिष्ठ प्रशिक्षक, राजस्व प्रशासन तालीम केन्द्र	२०६९।११।२१
१७६.	श्री दामोदर रेग्मी, उप महानिर्देशक, राजस्व अनुसन्धान विभाग,	२०६९।११।२१
१७७.	श्री तोयम राया, उप महानिर्देशक, भन्सार विभाग	२०६९।११।२१
१७८.	श्री राममणि दुवाडी, उप महानिर्देशक, आन्तरिक राजश्व कार्यालय	२०६९।११।२१
१७९.	श्री भरतराज सुवेदी, निर्देशक, राजस्व अनुसन्धान विभाग	२०६९।११।२१
१८०.	श्री क्षेत्रबहादुर भण्डारी, निर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग	२०६९।११।२१
१८१.	श्री योगेन्द्र ओझा, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१८२.	श्री कालीप्रसाद पोखरेल, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१८३.	श्री डिकरदेव भट्ट, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१८४.	श्री जीवनकुमार घिमिरे, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१८५.	श्री प्रेमबहादुर पाण्डे, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१८६.	श्री भूमिराम शर्मा, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१८७.	श्री यज्ञप्रसाद ढुङ्गेल, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१८८.	श्री शिव तिवारी, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१८९.	श्री जनक पन्त, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१९०.	श्री सूर्यप्रसाद पोखरेल, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१९१.	श्री ज्ञानुराजा श्रेष्ठ, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१९२.	श्री डिलाराम सापकोटा, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१

१९३.	श्री लालबहादुर क्षत्री, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१९४.	श्री चण्डीप्रसाद घिमिरे, उपसचिव, अर्थ मन्त्रालय	२०६९।११।२१
१९५.	श्री कुलप्रसाद चुडाल, प्रमुख कर अधिकृत, आन्तरिक राजश्व कार्यालय	२०६९।११।२१
१९६.	श्री शरदकान्त अधिकारी, प्रमुख, भन्सार जाँचपास परीक्षण कार्यालय	२०६९।११।२१
१९७.	श्री राजेन्द्रप्रसाद शर्मा, प्रमुख कर प्रशासक, आन्तरिक राजश्व कार्यालय	२०६९।११।२१
१९८.	श्री जयदेव श्रेष्ठ, प्रमुख कर अधिकृत, आन्तरिक राजश्व कार्यालय	२०६९।११।२१
१९९.	श्री उत्तमभक्त आले, प्रमुख कर अधिकृत, आन्तरिक राजश्व कार्यालय, भक्तपुर	२०६९।११।२१
२००.	श्री चन्द्रकला पौडेल, प्रमुख कर अधिकृत, आन्तरिक राजश्व कार्यालय	२०६९।११।२१
२०१.	श्री युवराज अधिकारी, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२०२.	श्री रघुनाथ पराजुली, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२०३.	श्री भरतराज अधिकारी, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२०४.	श्री अनुपा सिग्देल, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२०५.	श्री उमेशराज रिमाल, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२०६.	श्री गोपालप्रसाद शर्मा, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२०७.	श्री सुशीलकुमार शर्मा नेपाल, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२०८.	श्री ईश्वरीलक्ष्मी भोमी, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२०९.	श्री अर्जुन ढकाल, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१०.	श्री दिनेश गुरागाई, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२११.	श्री युवराज अधिकारी, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१२.	श्री अनिता कोइराला, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१३.	श्री हरिप्रसाद शर्मा, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१४.	श्री भगवती ज्ञवाली, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१५.	श्री शर्मिला सुवेदी, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१६.	श्री युगल किशोर गौतम, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१७.	श्री शिव तिवारी, शाखा अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१८.	श्री वलराम काफ्ले, कम्प्यूटर अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२१९.	श्री पुरुषोत्तम प्रधान, कम्प्यूटर अधिकृत, अर्थ मन्त्रालय	२०६९।११।२१
२२०.	श्री रामआधार साह, महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग	२०६९।११।२२
<b>शिक्षा मन्त्रालय</b>		
२२१.	श्री कमलेश्वर सिन्हा, सहसचिव, शिक्षा मन्त्रालय	२०६९।११।२८
२२२.	श्री रामकृष्ण सुवेदी, सहसचिव, शिक्षा मन्त्रालय	२०६९।११।२८

२२३.	श्री डिल्लीराम रिमाल, कार्यकारी निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र	२०६९।९।२८
२२४.	श्री केशवप्रसाद दाहाल, उपनिर्देशक, अनौपचारिक शिक्षा केन्द्र	२०६९।९।२८
२२५.	श्री लक्ष्मीराम पौडेल, निर्देशक, इभेन्ट प्रोजेक्ट	२०६९।९।२८
२२६.	श्री लोकबहादुर लोप्चन, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२२७.	श्री नवराज खतिवडा, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२२८.	श्री भोजराज शर्मा, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२२९.	श्री लेखनाथ पौडेल, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२३०.	श्री हरिप्रसाद लम्साल, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२३१.	डा. तुलसीप्रसाद थपलिया, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२३२.	श्री भुमप्रसाद राई, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२३३.	श्री नारायण कृष्ण श्रेष्ठ, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२३४.	श्री योगराज पोखरेल, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२३५.	डा. नकुल बानिया, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२३६.	डा. रोजनाथ पाण्डे, उपसचिव, शिक्षा मन्त्रालय	२०६९।९।२८
२३७.	श्री सुवासचन्द्र ढुंगेल, प्रमुख प्रशासक, शिक्षा मन्त्रालय	२०६९।९।२८
<b>सूचना तथा सञ्चार मन्त्रालय</b>		
२३८.	श्री नारायणप्रसाद सञ्जेल, सहसचिव, सञ्चार मन्त्रालय	२०६९।९।३०
२३९.	श्री सुशीलकुमार ओझा, सहसचिव, सूचना तथा सञ्चार मन्त्रालय	२०६९।९।३०
२४०.	श्री लोकप्रसाद आचार्य, महानिर्देशक, हुलाक सेवा विभाग	२०६९।९।३०
२४१.	श्री रामकुमार कोइराला, महाप्रबन्धक, राष्ट्रिय समाचार समिति	२०६९।९।३०
२४२.	श्री भरतबहादुर, नि.महानिर्देशक, सूचना विभाग	२०६९।९।३०
२४३.	श्री दुर्गादत्त ढकाल, नि.महानिर्देशक, मुद्रण विभाग	२०६९।९।३०
२४४.	श्री रामकिशोर सिंह, कार्यकारी अध्यक्ष, गोरखापत्र संस्थान	२०६९।९।३०
२४५.	श्री कुमार विवेकानन्द, उपसम्पादक, गोरखापत्र संस्थान	२०६९।९।३०
२४६.	श्री अमरबहादुर सिंह, प्र. निर्देशक, नेपाल टेलिभिजन	२०६९।९।३०
२४७.	श्री पुरुषोत्तम खनाल, निर्देशक, नेपाल दूरसंचार प्राधिकरण	२०६९।९।३०
२४८.	श्री धर्मेन्द्रकुमार भोर्खेल, अध्यक्ष, चलचित्र विकास बोर्ड	२०६९।९।३०
२४९.	श्री रविचन्द्र पराजुली, रिपोर्टर, नेपाल टेलिभिजन	२०६९।९।३०
२५०.	श्री दिलीप अधिकारी, राष्ट्रिय समाचार समिति	२०६९।९।३०
२५१.	श्री गुरु सुवेदी, उपसचिव, सञ्चार मन्त्रालय	२०६९।९।३०
२५२.	श्री अनुप नेपाल, उपसचिव, सञ्चार मन्त्रालय	२०६९।९।३०
२५३.	श्री दीपक काफ्ले, उपसचिव, सञ्चार मन्त्रालय	२०६९।९।३०
२५४.	श्री शैलजा रेग्मी, उपसचिव, सञ्चार मन्त्रालय	२०६९।९।३०

२५५.	श्री अनिल भुजेल, सञ्चार मन्त्रालय	२०६९।९।३०
२५६.	श्री सनतकुमार न्यौपाने, सञ्चार मन्त्रालय	२०६९।९।३०
२५७.	श्री चूडाराज न्यौपाने, शाखा अधिकृत, सञ्चार मन्त्रालय	२०६९।९।३०
<b>स्वास्थ्य तथा जनसंख्या मन्त्रालय</b>		
२५८.	श्री चन्द्रमान श्रेष्ठ, सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
२५९.	डा. विमलप्रसाद ढकाल, भक्तपुर अस्पताल	२०६९।९।२५
२६०.	डा. मिडमार गे. सेर्पा, महानिर्देशक, स्वास्थ्य सेवा विभाग	२०६९।९।२५
२६१.	डा. आनन्द श्रेष्ठ, पिएचसिआरडि, स्वास्थ्य सेवा विभाग	२०६९।९।२५
२६२.	डा. पदमबहादुर चन्द, प्रमुख, नीति योजना, स्वास्थ्य मन्त्रालय	२०६९।९।२५
२६३.	डा. गीता शाक्य, रा.ज.प्र.	२०६९।९।२५
२६४.	डा. भीम आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
२६५.	डा. चन्द्रकान्त ज्ञवाली, व.अ.चि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
२६६.	डा. बालकुमार सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
२६७.	श्री रामचन्द्र खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
२६८.	श्री कुसुमाकर ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
२६९.	श्री रामजीप्रसाद बराल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
२७०.	डा. राजेन्द्र पन्त, एन.टि.सी.	२०६९।९।२५
२७१.	श्री ध्रुवप्रसाद दाहाल, सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।०१७
२७२.	श्री दीपेन्द्र काफ्ले, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
२७३.	श्री चूडामणि भण्डारी, एल. सि.डि.	२०६९।९।२५
२७४.	श्री बन्नीबहादुर खड्का, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र	२०६९।९।२५
२७५.	श्री गिरिराज सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	२०६९।९।२५
<b>कृषि विकास मन्त्रालय</b>		
२७६.	श्री गेहनाथ भण्डारी, सहसचिव, कृषि विकास मन्त्रालय	२०६९।९।२८
२७७.	डा. प्रभाकर पाठक, कृषि विकास मन्त्रालय	२०६९।९।२८
२७८.	श्री धर्मदत्त बराल, क्षेत्रीय कृषि निर्देशनालय, पोखरा	२०६९।९।२८
२७९.	श्री उत्तमकुमार भट्टराई, कृषि विकास मन्त्रालय	२०६९।९।२८
२८०.	श्री सुरेशबाबु तिवारी, कृषि प्रसार निर्देशनालय	२०६९।९।२८
२८१.	श्री विजयकुमार मल्लिक, कृषि विकास मन्त्रालय	२०६९।९।२८
२८२.	श्री डा. सुरोज पोखरेल, कृषि विकास मन्त्रालय	२०६९।९।२८
२८३.	श्री लेखनाथ आचार्य, कृषि विकास मन्त्रालय	२०६९।९।२८
२८४.	श्री टेकबहादुर बम, कृषि विकास मन्त्रालय	२०६९।९।२८
२८५.	श्री डिलाराम भण्डारी, कृषि विकास मन्त्रालय	२०६९।९।२८

२८६.	श्री जगदीशभक्त श्रेष्ठ, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२८७.	श्री श्रीनारायण शर्मा, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२८८.	श्री बेनीबहादुर बस्नेत, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२८९.	श्री राजेन्द्रकुमार पौडेल, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२९०.	श्री निश्चलराज पाण्डे, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२९१.	श्री महेन्द्रराज पन्त, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२९२.	श्री अनिलकुमार आचार्य, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२९३.	श्री दिनेश आचार्य, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२९४.	डा. अमरबहादुर शाह, हिमाली आयोजना	२०६९।१।२।८
२९५.	श्री महेन्द्रमान श्रेष्ठ, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२९६.	डा. सिद्धिगणेश श्रेष्ठ, कृषि विभाग	२०६९।१।२।८
२९७.	डा. हरिबाबु तिवारी, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
२९८.	श्री डिल्लीराम शर्मा, क्षेत्रीय कृषि निर्देशनालय	२०६९।१।२।८
२९९.	डा. कृष्णप्रसाद पन्त, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३००.	डा. केशवप्रसाद प्रेमी, पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालय	२०६९।१।२।८
३०१.	डा. रामकृष्ण खतिवडा, पशु सेवा विभाग	२०६९।१।२।८
३०२.	डा. नरबहादुर रजवार, पशु सेवा विभाग	२०६९।१।२।८
३०३.	श्री गोविन्दप्रसाद पाण्डे, पूर्व सचिव, नेपाल सरकार	२०६९।१।२।८
३०४.	डा. विजयचन्द्र भ्ना, प्रमुख पशु चिकित्सक, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३०५.	श्री प्रमोद कोइराला, रा.प.द्वि. (प्रा.), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग	२०६९।१।२।८
३०६.	श्री तेजबहादुर सुवेदी, रा.प.प्र.(प्रा.), कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३०७.	श्री सुनिलनाथ लोहनी, रा.प.प्र.(प्रा.), कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३०८.	श्री दुर्गाप्रसाद दवाडी, रा.प.प्र.(प्रा.), कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३०९.	श्री लक्ष्मणप्रसाद पौडेल, रा.प.प्र.(प्रा.), कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३१०.	श्री बेनीबहादुर बस्नेत, रा.प.प्र.(प्रा.), कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३११.	डा. बोधप्रसाद पराजुली, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३१२.	श्री रीता पाण्डे, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३१३.	श्री गणेश दवाडी, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३१४.	डा. दामोदर सेडाई, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३१५.	डा. युवकध्वज जी.सी., कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३१६.	श्री रमानन्द मिश्र, रा.प्रा. तथा कृ.ज.म.वि.का.	२०६९।१।२।८
३१७.	श्री प्रल्हादप्रसाद पुडासैनी, कृषि विकास मन्त्रालय	२०६९।१।२।८
३१८.	श्री पदमप्रसाद कोइराला, कृषि विकास मन्त्रालय	२०६९।१।२।८



३१९.	श्री सच्चिदानन्द उपाध्याय, क्षेत्रीय कृषि निर्देशनालय, सु.प.	२०६९।१।२८
३२०.	श्री ईश्वरप्रसाद रिजाल, कृषि विभाग	२०६९।१।२८
३२१.	श्री राजेन्द्रकुमार के.सी., कृषि विकास मन्त्रालय	२०६९।१।२८
३२२.	श्री केशवकुमार पाण्डे, कृषि विकास मन्त्रालय	२०६९।१।२८
३२३.	श्री मधुसुदन सिं वस्न्यात, कृषि विकास मन्त्रालय	२०६९।१।२८
३२४.	डा.नरहरिप्रसाद घिमिरे, कृषि विकास मन्त्रालय	२०६९।१।२८
३२५.	श्री कमलप्रसाद भुसाल, कृषि विकास मन्त्रालय	२०६९।१।२८
३२६.	श्री पूर्ण हुंगाना, कृषि विकास मन्त्रालय	२०६९।१।२८
<b>वन मन्त्रालय</b>		
३२७.	श्री एकनारायण अर्याल, सहसचिव, वन तथा भू-संरक्षण	२०६९।१।२।१२
३२८.	श्री हरिहर सिग्देल, सहसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३२९.	श्री गोपालप्रसाद उपाध्याय, सहसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३३०.	श्री ब्रजकिशोर यादव, महानिर्देशक, वन विभाग	२०६९।१।२।१२
३३१.	श्री डा.अन्नपूर्णानन्द दास, महानिर्देशक, वनस्पती विभाग	२०६९।१।२।१२
३३२.	श्री साहसमान श्रेष्ठ, महानिर्देशक, वन अ. तथा स. विभाग	२०६९।१।२।१२
३३३.	श्री मेघबहादुर पाण्डे, महानिर्देशक, राष्ट्रिय निकुञ्ज विभाग	२०६९।१।२।१२
३३४.	श्री विश्वनाथ ओली, सहसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३३५.	श्री यमबहादुर थापा, उप-महानिर्देशक, वन विभाग	२०६९।१।२।१२
३३६.	श्री यज्ञनाथ दाहाल, उपसचिव, वन मन्त्रालय	२०६९।१।२।१२
३३७.	श्री मोहन कोइराला, क्षेत्रीय निर्देशक, पू.क्षे.वन नि. विराटनगर	२०६९।१।२।१२
३३८.	श्री च्यवनप्रसाद गुरागाई, उपसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३३९.	श्री धुवराज पण्डित, उपसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३४०.	श्री टोपनारायण शर्मा, उपसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३४१.	श्री रामप्रसाद लम्साल, सहसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३४२.	श्री भरतप्रसाद पुडासैनी, महानिर्देशक, भू तथा जलाधार संरक्षण विभाग	२०६९।१।२।१२
३४३.	श्री चन्द्र शाही, महाप्रबन्धक, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि.	२०६९।१।२।१२
३४४.	श्री भैरव सिंह, महाप्रबन्धक, टि.सि.एन.	२०६९।१।२।१२
३४५.	श्री चन्द्रकान्त पौडेल, उपसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३४६.	श्री मनोज उप्रेती, का.अ., वन पैदावार विकास समिति	२०६९।१।२।१२
३४७.	श्री हरिनारायण बेल्वासे, शाखा अधिकृत, रा.नि.तथा व.ज.सं. विभाग	२०६९।१।२।१२
३४८.	श्री चिरञ्जिवी शर्मा, शाखा अधिकृत, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३४९.	श्री जीवनचन्द्र राई, शाखा अधिकृत, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२
३५०.	श्री डोलनाथ अर्याल, शाखा अधिकृत, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।२।१२

३५१.	श्री ईश्वरीराज दाहाल, उपसचिव, वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।१२
३५२.	श्री मञ्जु जोशी, प्र.वि.अ., वन तथा भू-संरक्षण मन्त्रालय	२०६९।१।१२
<b>परराष्ट्र मन्त्रालय</b>		
३५३.	श्री शंकरराज वैरागी, नि.सचिव, परराष्ट्र मन्त्रालय	
३५४.	श्री निरञ्जनमान सिंह बस्न्यात, शिष्टाचार महापाल	२०६९।१।१५
३५५.	श्री कालीप्रसाद पोखरेल, सहसचिव, परराष्ट्र मन्त्रालय	२०६९।१।१५
३५६.	श्री कृष्णप्रसाद ढकाल, सहसचिव, परराष्ट्र मन्त्रालय	२०६९।१।१५
३५७.	श्री यज्ञबहादुर हमाल, सहसचिव, परराष्ट्र मन्त्रालय	२०६९।१।१५
३५८.	श्री दीपक धिताल, सहसचिव, परराष्ट्र मन्त्रालय	२०६९।१।१५
३५९.	श्री अमृतबहादुर राई, सहसचिव, परराष्ट्र मन्त्रालय	२०६९।१।१५
३६०.	श्री दिलीपकुमार पौडेल, उपसचिव, परराष्ट्र मन्त्रालय	२०६९।१।१५
३६१.	श्री ऋषिराम घिमिरे, सहसचिव, परराष्ट्र मन्त्रालय	२०६९।१।१५
३६२.	श्री जीवनप्रकाश श्रेष्ठ, उपसचिव, परराष्ट्र मन्त्रालय	२०६९।१।१५
३६३.	श्री लिला गड्तौला, उपसचिव, परराष्ट्र मन्त्रालय	
<b>उद्योग मन्त्रालय</b>		
३६४.	श्री ध्रुवलाल राजवंशी, महानिर्देशक, उद्योग विभाग	२०६९।१।२०
३६५.	श्री जीतबहादुर थापा, सहसचिव, उद्योग मन्त्रालय	२०६९।१।२०
३६६.	श्री सर्वजीतप्रसाद महतो, महानिर्देशक, खानी तथा भू-गर्भ विभाग	२०६९।१।२०
३६७.	श्री चेतनाथ भट्टराई, सहसचिव, उद्योग मन्त्रालय	२०६९।१।२०
३६८.	श्री ऋषिराज कोइराला, सहसचिव, उद्योग मन्त्रालय	२०६९।१।२०
३६९.	श्री रूद्रबहादुर मल्ल, उपसचिव, उद्योग मन्त्रालय	२०६९।१।२०
३७०.	श्री बलसागर गिरी, उपसचिव, उद्योग मन्त्रालय	२०६९।१।२०
३७१.	श्री शङ्कर अर्याल, रजिष्ट्रार, कम्पनी रजिष्ट्रारको कार्यालय	२०६९।१।२०
<b>भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय</b>		
३७२.	श्री राजेन्द्रप्रसाद नेपाल, सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	२०६९।१।२३
३७३.	श्री हरिभक्त श्रेष्ठ, सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	२०६९।१।२३
३७४.	श्री केशवकुमार शर्मा, सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	२०६९।१।२३
३७५.	श्री दिनकर शर्मा, महानिर्देशक, सडक विभाग	२०६९।१।२३
३७६.	श्री राजेश्वरमान सिंह, सु.ई., रेल विभाग	२०६९।१।२३
३७७.	श्री सुदर्शनप्रसाद ढकाल, महानिर्देशक, यातायात विभाग	२०६९।१।२३
३७८.	श्री राजेन्द्र नेपाल, उपसचिव (कानून), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	२०६९।१।२३
<b>भूमि सुधार तथा व्यवस्था मन्त्रालय</b>		
३७९.	श्री तेजराज पाण्डे, महानिर्देशक, भूमिसुधार विभाग	२०६९।१।२६

३८०.	श्री कल्याणगोपाल श्रेष्ठ, कार्यकारी निर्देशक, भूमि व्यवस्थापन तथा प्रशासन केन्द्र	२०६९।९।२६
३८१.	श्री सुरेशमान श्रेष्ठ, आयोजना प्रमुख, रा.मौ.सु.पू.आ.	२०६९।९।२६
३८२.	श्री सम्मरबहादुर सिंह, निर्देशक, भूमि सुधार विभाग	२०६९।९।२६
३८३.	श्री कपिल डंगोल, सहसचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालय	२०६९।९।२६
३८४.	श्री रोहितकुमार भट्टराई, सहसचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालय	२०६९।९।२६
३८५.	श्री नागेन्द्र भा, महानिर्देशक, नापी विभाग	२०६९।९।२६
३८६.	श्री कृष्णराज वि.सी., सहसचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालय	२०६९।९।२६
३८७.	श्री शुकनारायण श्रेष्ठ, निर्देशक, भूमि सुधार तथा व्यवस्थापन विभाग	२०६९।९।२६
३८८.	श्री द्रोण पोखरेल, निर्देशक, भू-सूचना तथा अ.वि.	२०६९।९।२६
३८९.	श्री मधुसुदन अधिकारी, उप-महानिर्देशक, नापी विभाग	२०६९।९।२६
३९०.	श्री हृषिकेशमान के.सी., उपसचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालय	२०६९।९।२६
३९१.	श्री हृदयनारायण मिश्र, उप महानिर्देशक, नापी विभाग	२०६९।९।२६
३९२.	श्री टीकाराम घिमिरे, उपसचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालय	२०६९।९।२६
३९३.	श्री जगतराज पौडेल, प्र.ना.अ., नापी विभाग	२०६९।९।२६
३९४.	श्री नारायण चौधरी, आ.प्र., रा.भू-उपयोग आयोजना	२०६९।९।२६
३९५.	श्री गोपाल गिरी, उपसचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालय	२०६९।९।२६
३९६.	श्री लक्ष्मीप्रसाद गौतम, उपसचिव, (कानून) भूमि सुधार तथा व्यवस्था मन्त्रालय	२०६९।९।२६
<b>सिंचाई मन्त्रालय</b>		
३९७.	श्री शिवकुमार शर्मा, महानिर्देशक, सिंचाई विभाग	२०६९।९।२७
३९८.	श्री प्रकाश पौडेल, महानिर्देशक, ज.उ.प्र.नि. विभाग	२०६९।९।२७
३९९.	श्री प्रमोदराज शर्मा, कार्यकारी निर्देशक, भू.ज.वि.स.	२०६९।९।२७
४००.	श्री रविन्द्रमान कर्माचार्य, सहसचिव, सिंचाई मन्त्रालय	२०६९।९।२७
४०१.	श्री दानरत्न शाक्य, सहसचिव, सिंचाई मन्त्रालय	२०६९।९।२७
४०२.	श्री प्रदीपराज पाण्डे, निर्देशक, म.क्षे.सिंचाई निर्देशनालय	२०६९।९।२७
४०३.	श्री राजेन्द्रप्रसाद अधिकारी, निर्देशक, प.क्षे.सिंचाई निर्देशनालय	२०६९।९।२७
४०४.	श्री प्रमोदकुमार श्रेष्ठ, सि.डि.इ., सिंचाई मन्त्रालय	२०६९।९।२७
४०५.	श्री मधुकर राना, सि.डि.इ., सिंचाई मन्त्रालय	२०६९।९।२७
४०६.	श्री सुशीलचन्द्र तिवारी, उप महानिर्देशक, सिंचाई विभाग	२०६९।९।२७
४०७.	श्री सिद्धिप्रताप खाँड, उपमहानिर्देशक, सिंचाई विभाग	२०६९।९।२७
४०८.	श्री माधव बेल्वासे, उपमहानिर्देशक, सिंचाई विभाग	२०६९।९।२७
४०९.	श्री उत्तमराज तिमिल्सिना, उपमहानिर्देशक, सिंचाई विभाग	२०६९।९।२७
४१०.	श्री अवधेश चन्द्र भा, प्रोजेक्ट म्यानेजर, रानी जमरा कुलरीया सि.यो, टिकापुर	२०६९।९।२७

४११.	श्री सोमराज बराल, शाखा अधिकृत, सिंचाइ मन्त्रालय	२०६९।१।२।२७
४१२.	श्री विश्वराज मरासिनी, शाखा अधिकृत, ज.उ.प्र.नि.वि.	२०६९।१।२।२७
४१३.	श्री देवनारायण मिश्र, सु.इ., ज.उ.प्र.नि.वि.	२०६९।१।२।२७
<b>युवा तथा खेलकुद मन्त्रालय</b>		
४१४.	श्री वैकुण्ठप्रसाद काफ्ले, सहसचिव, युवा तथा खेलकुद मन्त्रालय	२०७०।१।२
४१५.	श्री शान्तिराम शर्मा, सहसचिव, युवा तथा खेलकुद मन्त्रालय	२०७०।१।२
४१६.	श्री रवि दवाडी, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय	२०७०।१।२
४१७.	श्री सूर्यप्रसाद शर्मा, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय	२०७०।१।२
४१८.	श्री रामबहादुर हमाल, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय	२०७०।१।२
<b>विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय</b>		
४१९.	श्री प्रकाश माथेम I, सहसचिव (प्रा.), विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय	२०७०।१।३
४२०.	श्री मुक्तिनारायण मानन्धर, सहसचिव, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय	२०७०।१।३
४२१.	श्री कपिलदेव श्रेष्ठ, महानिर्देशक, सूचना प्रविधि विभाग	२०७०।१।३
४२२.	श्री लक्ष्मीप्रसाद यादव, नियन्त्रक, प्रमाणीकरण नियन्त्रकको कार्यालय	२०७०।१।३
४२३.	श्री हरिप्रसाद घिमिरे, उपसचिव, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय	२०७०।१।३
४२४.	श्री अनुप बाँस्कोटा, का.नि., रा.सू.प्र.केन्द्र	२०७०।१।३
४२५.	श्री राधिका अर्याल, उ.म.नि., वातावरण विभाग	२०७०।१।३
<b>ऊर्जा मन्त्रालय</b>		
४२६.	श्री रञ्जन लाकौल, सहसचिव, ऊर्जा मन्त्रालय	२०७०।१।४
४२७.	श्री केशवध्वज अधिकारी, सहसचिव, ऊर्जा मन्त्रालय	२०७०।१।४
४२८.	श्री किरणराज शर्मा, सहसचिव, ऊर्जा मन्त्रालय	२०७०।१।४
४२९.	श्री सन्तोषकुमार दाहाल, उपसचिव, ऊर्जा मन्त्रालय	२०७०।१।४
<b>संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय</b>		
४३०.	श्री रञ्जनकृष्ण अर्याल, सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	२०७०।१।५
४३१.	श्री मोहनकृष्ण सापकोटा, सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	२०७०।१।५
४३२.	श्री बुद्धिसागर लामिछाने, सहसचिव, उड्डयन सुरक्षा महाशाखा	२०७०।१।५
४३३.	श्री बालकृष्ण घिमिरे, सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	२०७०।१।५
४३४.	श्री भरतमणि सुवेदी, सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	२०७०।१।५
४३५.	श्री रामचन्द्र ढकाल, कार्यकारी निर्देशक, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान	२०७०।१।५
४३६.	श्री रामप्रसाद सापकोटा, उपसचिव, सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	२०७०।१।५

<b>महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय</b>		
४३७.	श्री उपेन्द्रप्रसाद अधिकारी, सहसचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय	२०७०।१।१६
४३८.	श्री पूर्णभक्त तण्डुकार, सहसचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय	२०७०।१।१६
४३९.	श्री मदनराज भट्ट, महानिर्देशक, महिला बालबालिका विभाग	२०७०।१।१६
४४०.	श्री रामप्रसाद भट्टराई, उपसचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय	२०७०।१।१६
४४१.	श्री चन्द्रबहादुर सिवाकोटी, उपसचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय	२०७०।१।१६
४४२.	श्री सुनिता नेपाल, उपसचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय	-
<b>वाणिज्य तथा आपूर्ति मन्त्रालय</b>		
४४३.	श्री दीपक सुवेदी, सहसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय	२०७०।१।२०
४४४.	श्री दीपकराज पाण्डे, उपसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय	२०७०।१।२०
४४५.	श्री सुरेन्द्र थापा, उपसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय	२०७०।१।२०
४४६.	श्री रामआधार साह, महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग	२०६९।१।२२
<b>श्रम तथा रोजगार मन्त्रालय</b>		
४४७.	श्री पुरूषोत्तम पौडेल, सहसचिव, श्रम तथा रोजगार मन्त्रालय	२०७०।१।२२
४४८.	श्री बुद्धिबहादुर खड्का, सहसचिव, श्रम तथा रोजगार मन्त्रालय	२०७०।१।२२
४४९.	श्री धनबहादुर श्रेष्ठ, सहसचिव, श्रम तथा रोजगार मन्त्रालय	२०७०।१।२२
४५०.	श्री विनोद के.सी., महानिर्देशक, वैदेशिक रोजगार विभाग	२०७०।१।२२
४५१.	श्री कृष्णहरि पुष्कर, महानिर्देशक, श्रम तथा रोजगार विभाग	२०७०।१।२२
४५२.	श्री केवलप्रसाद भण्डारी, कार्यकारी निर्देशक, सामाजिक सुरक्षण कोष	२०७०।१।२२
४५३.	श्री गिरिजा शर्मा, निर्देशक, वैदेशिक रोजगार प्र. केन्द्र	२०७०।१।२२
४५४.	श्री बुद्धिनाथ भट्टराई, उपसचिव, श्रम तथा रोजगार मन्त्रालय	२०७०।१।२२
<b>सहरी विकास मन्त्रालय</b>		
४५५.	श्री विनोदचन्द्र भ्ना, सहसचिव, सहरी विकास मन्त्रालय	२०७०।१।२३
४५६.	श्री नारायणप्रसाद रेग्मी, सहसचिव, सहरी विकास मन्त्रालय	२०७०।१।२३
४५७.	श्री सुरेशप्रसाद आचार्य, सहसचिव, सहरी विकास मन्त्रालय	२०६९।१।०१७
<b>रक्षा मन्त्रालय</b>		
४५८.	श्री उदयराज सापकोटा, सहसचिव, रक्षा मन्त्रालय	२०७०।१।३१
४५९.	श्री जनकराज पौडेल, उपसचिव, रक्षा मन्त्रालय	२०७०।१।३१
४६०.	श्री केदारनाथ शर्मा, उपसचिव, रक्षा मन्त्रालय	२०७०।१।३१
४६१.	श्री नुनका न्यौपाने, उपसचिव, रक्षा मन्त्रालय	२०७०।१।३१
४६२.	श्री पुष्करराज पन्त, उपसचिव, रक्षा मन्त्रालय	२०७०।१।३१
<b>सहकारी तथा गरीबी निवारण मन्त्रालय</b>		

४६३.	श्री सानुकाजी देसार, उपसचिव, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
४६४.	श्री रामप्रसाद आचार्य, उपसचिव, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
४६५.	श्री उपेन्द्रबहादुर हुंगाना, उपरजिष्ट्रार, सहकारी विभाग	२०७०।२।१
४६६.	श्री बाबुराम भुसाल, उपसचिव, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
४६७.	श्री विजुकुमार श्रेष्ठ, उपसचिव, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
४६८.	श्री चन्द्रबहादुर ठकुरी, उपसचिव, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
४६९.	श्री भरतप्रसाद ढकाल, शाखा अधिकृत, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
४७०.	श्री लक्ष्मीनारायण वैद्य, शाखा अधिकृत, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
४७१.	श्री आनन्दराज अर्याल, शाखा अधिकृत, सहकारी तथा गरीबी निवारण मन्त्रालय	२०७०।२।१
<b>शान्ति तथा पुनर्निमाण मन्त्रालय</b>		
४७२.	श्री दीपेन्द्रनाथ शर्मा, सहसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४७३.	श्री साधुराम सापकोटा, सहसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४७४.	श्री लक्ष्मीकुमारी बस्नेत, सहसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४७५.	श्री लक्ष्मीशरण घिमिरे, सहसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४७६.	श्री मधुसुदन बुर्लाकोटी, सहसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४७७.	श्री कृष्णबहादुर शाही, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४७८.	श्री गोपालराज तिमिल्सिना, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४७९.	श्री गोविन्द खनाल, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४८०.	श्री रमेश ढकाल, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४८१.	श्री शिवप्रसाद चौधरी, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४८२.	श्री प्रेमप्रसाद सञ्जेल, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४८३.	श्री ध्रुवप्रसाद शर्मा, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४८४.	श्री वासुदेव रेग्मी, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४८५.	श्री गंगाबहादुर खरेल, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४८६.	श्री दामोदर भण्डारी, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
४८७.	श्री शम्भु कार्की, उपसचिव, शान्ति तथा पुनर्निमाण मन्त्रालय	२०७०।२।१
<b>कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय</b>		
४८८.	श्री नरेन्द्रमान श्रेष्ठ, सहसचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
४८९.	श्री कमलशाली घिमिरे, सहसचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
४९०.	श्री डिल्लीराज घिमिरे, सहसचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
४९१.	श्री धनराज ज्ञवाली, उपसचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला	२०७०।४।१५

	मन्त्रालय	
४९२.	श्री इन्द्रप्रसाद पौडेल, उपसचिव, कानून, न्याय,संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
४९३.	श्री इन्दिरा दाहाल, उपसचिव, कानून, न्याय,संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	-
४९४.	श्री सुभाषकुमार भट्टराई, उपसचिव, कानून, न्याय,संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।५।१०
४९५.	श्री निर्मला ढकाल, शाखा अधिकृत, कानून, न्याय,संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
४९६.	श्री निर्मला गुरुङ्ग, शाखा अधिकृत, कानून, न्याय,संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
४९७.	श्री पुरुषोत्तम खतिवडा, शाखा अधिकृत, कानून, न्याय,संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
४९८.	श्री विनोदकुमार भट्टराई, शाखा अधिकृत, कानून, न्याय,संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
४९९.	श्री उपेन्द्रकेशर खनाल, शाखा अधिकृत, कानून, न्याय,संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	२०७०।४।१५
५००.	श्री विष्णुप्रसाद रेग्मी, शाखा अधिकृत, कानून मन्त्रालय	२०७०।४।१५
५०१.	श्री विनयकुमार मिश्र, शाखा अधिकृत, कानून मन्त्रालय	२०७०।४।१५
५०२.	श्री नवराज आचार्य, शाखा अधिकृत, कानून मन्त्रालय	२०७०।४।१५
<b>सामान्य प्रशासन मन्त्रालय</b>		
५०३.	श्री महेन्द्रप्रसाद गुरागाई, सहसचिव, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५०४.	श्री बलदेवप्रसाद जोशी, नि. महानिर्देशक, निजामती कितावखाना	२०७०।४।१८
५०५.	श्री शिवराम न्यौपाने, उपसचिव, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५०६.	श्री आत्माराम सत्याल, उपसचिव, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५०७.	श्री योगेन्द्र पाण्डे, उपसचिव, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५०८.	श्री केशव भट्टराई, उपसचिव, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५०९.	श्री चक्रपाणि आचार्य, शाखा अधिकृत, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५१०.	श्री रामबन्धु शर्मा, शाखा अधिकृत, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५११.	श्री युवराज पोखरेल, शाखा अधिकृत, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५१२.	श्री गोमा घिमिरे, शाखा अधिकृत, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५१३.	श्री दामोदर भट्टराई, पुस्तकालय अधिकृत, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५१४.	श्री बाबुराम थापा, लेखा अधिकृत, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
५१५.	श्री यादवप्रसाद पोखरेल, लेखापाल, सामान्य प्रशासन मन्त्रालय	२०७०।४।१८
<b>गृह मन्त्रालय</b>		
५१६.	श्री शंकर कोइराला, सहसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५१७.	श्री तारानाथ गौतम, सहसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५१८.	श्री बलदेव गौतम, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०

५१९.	श्री फणिन्द्रमणि पोखरेल, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५२०.	श्री महादेव पन्थ, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५२१.	श्री ऋषिराम तिवारी, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५२२.	श्री अवनी मैनाली भट्टराई, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५२३.	श्री शम्भुप्रसाद मरासिनी, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५२४.	श्री उद्धवप्रसाद भट्टराई उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५२५.	श्री भूपाल बराल, उपसचिव गृह मन्त्रालय	२०७०।४।३०
५२६.	श्री प्रकाश पौडेल, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५२७.	श्री प्रेमलाल लामिछाने, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
५२८.	श्री प्रदीपराज कडेल, उपसचिव, गृह मन्त्रालय	२०७०।४।३०
<b>प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय</b>		
५२९.	श्री डिल्लीराम शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२०६९।१०।१७
५३०.	श्री केशवप्रसाद बाँस्तोला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२०६९।१०।१७
५३१.	श्री कविन्द्र नेपाल, उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	२०७०।५।२
५३२.	डा.लोकनाथ भुसाल, शाखा अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय	२०६९।१०।१७
<b>सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय</b>		
५३३.	श्री बोधराज निरौला, सहसचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	
५३४.	श्री रेश्मीराज पाण्डे, सहसचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	
५३५.	श्री गोपीकृष्ण खनाल, सहसचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	२०७०।५।३
५३६.	श्री इन्दु घिमिरे, उपसचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	
५३७.	श्री रूद्रसिंह तामाङ्ग, उपसचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	
५३८.	श्री शंकरबहादुर के.सी., उपसचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (कानून)	
<b>राष्ट्रिय योजना आयोगको सचिवालय</b>		
५३९.	श्री गोपीनाथ मैनाली, सहसचिव, राष्ट्रिय योजना आयोग	
५४०.	श्री पुरुषोत्तम घिमिरे, सहसचिव, राष्ट्रिय योजना आयोग	२०६९।१०।१७
५४१.	श्री राजकुमार अधिकारी, योजना अधिकृत, राष्ट्रिय योजना आयोग	२०७०।५।४
५४२.	श्री विमला काफ्ले, योजना अधिकृत, राष्ट्रिय योजना आयोग	२०७०।५।४
५४३.	श्री मेघराज शंकर, योजना अधिकृत, राष्ट्रिय योजना आयोग	२०७०।५।४
<b>केन्द्रीय तथ्याङ्क विभाग</b>		
५४४.	श्री नेविनलाला श्रेष्ठ, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५४५.	श्री सुरेश वस्न्यात, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५४६.	श्री अनिल शर्मा, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	



५४७.	श्री शंकरलाल श्रेष्ठ, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५४८.	श्री तीर्थराज चौलागाई, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५४९.	श्री सुशील शर्मा, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५०.	श्री महेशचन्द्र प्रधान, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५१.	श्री गणेशप्रसाद आचार्य, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५२.	श्री दामोदर ज्ञवाली, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५३.	श्री ज्ञानेन्द्र बज्राचार्य, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५४.	श्री कृष्ण तुलाधर, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५५.	श्री बन्नीकुमार कार्की, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५६.	श्री शैलेन्द्र घिमिरे, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५७.	श्री अम्बिका वस्न्यात, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५८.	श्री अनिल थापा, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५५९.	श्री डिल्लीराज जोशी, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६०.	श्री जयकुमार शर्मा, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६१.	श्री अरूण गौतम, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६२.	श्री ढुण्डीराज लामिछाने, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६३.	श्री केशवकुमार गौतम, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६४.	श्री राजेश धिताल, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६५.	श्री अरूणकुमार गुप्ता, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६६.	श्री ऋतु पन्थ, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६७.	श्री मुक्ति खनाल, निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग	
५६८.	श्री हेमराज रेग्मी, वरिष्ठ अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५६९.	श्री चेतबहादुर रोक्का, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७०.	श्री राजन सिलवाल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७१.	श्री सृजना वैद्य, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७२.	श्री सान्त्वना शर्मा, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७३.	श्री गुणनिधि शर्मा, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७४.	श्री वेदप्रसाद ढकाल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७५.	श्री विकास मल्ल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७६.	श्री प्रकाश पौडेल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७७.	श्री धर्मरत्न बज्राचार्य, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७८.	श्री सुनील श्रेष्ठ, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५७९.	श्री वेदप्रसाद शर्मा, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	

५८०.	श्री ऋषिराम पोखरेल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८१.	श्री रञ्जु खड्का, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८२.	श्री महेशप्रसाद दुङ्गाना, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८३.	श्री परमानन्द पन्त, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८४.	श्री कपिल धिताल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८५.	श्री गणेशप्रसाद फुँयाल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८६.	श्री गोविन्दप्रसाद दुङ्गाना, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८७.	श्री णराज तिवारी, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८८.	श्री लोकबहादुर खत्री, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५८९.	श्री शिवलाल शर्मा, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५९०.	श्री सहनलक्ष्मी ताम्राकार, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५९१.	श्री तुलसीप्रसाद पौडेल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५९२.	श्री किशोर के.सी., अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५९३.	श्री तीर्थ बराल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५९४.	श्री प्रकाश पोखरेल, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
५९५.	श्री कपिलप्रसाद तिमिल्सिना, अधिकृत, केन्द्रीय तथ्याङ्क विभाग	
<b>व्यवस्थापिका-संसद सचिवालय</b>		
५९६.	श्री मनोहरप्रसाद भट्टराई, महासचिव, संसद सचिवालय	
५९७.	श्री ठाकुरप्रसाद बराल, सचिव, संसद सचिवालय	
५९८.	श्री मुकुन्द शर्मा, सह-सचिव, संसद सचिवालय	
५९९.	श्री भलक शर्मा सापकोटा, उपसचिव, संसद सचिवालय	
६००.	श्री बविता मिश्र, शाखा अधिकृत, संसद सचिवालय	
६०१.	श्री ओमबहादुर कार्की, शाखा अधिकृत, संसद सचिवालय	
६०२.	श्री लक्ष्मण अर्याल, शाखा अधिकृत, संसद सचिवालय	
६०३.	श्री दशरथ धमला, शाखा अधिकृत, संसद सचिवालय	
६०४.	श्री नेत्रप्रसाद भट्टराई, शाखा अधिकृत, संसद सचिवालय	
६०५.	श्री नारायणप्रसाद ढकाल, शाखा अधिकृत, संसद सचिवालय	
६०६.	श्री हरिहर पोखरेल, शाखा अधिकृत, संसद सचिवालय	
६०७.	श्री उदविर नेपाली, शाखा अधिकृत, संसद सचिवालय	
६०८.	श्री रञ्जित कुमार यादव, शाखा अधिकृत, संसद सचिवालय	
६०९.	श्री सदजित राई, शाखा अधिकृत, संसद सचिवालय	
६१०.	श्री विमला घिमिरे, शाखा अधिकृत, संसद सचिवालय	
६११.	श्री नेत्रबहादुर कार्की, शाखा अधिकृत, संसद सचिवालय	

६१२.	श्री रूपेशकुमार साह, शाखा अधिकृत, संसद सचिवालय	
<b>निर्वाचन आयोग</b>		
६१३.	श्री सुरेश अधिकारी, सहसचिव, निर्वाचन आयोग	
६१४.	श्री मात्रिकाप्रसाद श्रेष्ठ, सहसचिव, निर्वाचन आयोग	
६१५.	श्री समुन्द्र राज रेग्मी, उपसचिव, निर्वाचन आयोग	२०७०।५।९
६१६.	श्री वासुदेव गुरागाई, उपसचिव, निर्वाचन आयोग	२०७०।५।९
६१७.	श्री लक्ष्मी होमागाई, उपसचिव, निर्वाचन आयोग	२०७०।५।९
६१८.	श्री सुशील कोइराला, उपसचिव, निर्वाचन आयोग	२०७०।५।९
६१९.	श्री रामगोविन्द अर्याल, वरिष्ठ कम्प्यूटर अधिकृत	२०७०।५।९
६२०.	श्री सुरजप्रकाश अर्याल, क.इन्जिनियर, निर्वाचन आयोग	२०७०।५।९
६२१.	श्री समीर थापा, क. इन्जिनियर, निर्वाचन आयोग	२०७०।५।९
६२२.	श्री शिवराज न्यौपाने, त. शा., निर्वाचन आयोग	२०७०।५।९
६२३.	श्री राजेन्द्र पोखरेल, शाखा अधिकृत, निर्वाचन आयोग	२०७०।५।९
६२४.	श्री दिपककुमार थापा, शाखा अधिकृत, निर्वाचन आयोग	२०७०।५।९
६२५.	श्री उर्मिला खतिवडा, शाखा अधिकृत, निर्वाचन आयोग	२०७०।५।९
६२६.	श्री राजेन्द्रप्रसाद कडेल, शाखा अधिकृत, निर्वाचन आयोग	२०७०।५।९
६२७.	श्री ऋषिराम भुषाल, शाखा अधिकृत, निर्वाचन आयोग	२०७०।५।९
६२८.	श्री रेमा पाण्डे, (डि.सी.) शाखा अधिकृत, निर्वाचन आयोग	२०७०।५।९
६२९.	श्री युवराज गुरागाई, शाखा अधिकृत, निर्वाचन आयोग	२०७०।५।९
<b>सर्वोच्च अदालत</b>		
६३०.	श्री लोहितचन्द्र शाह, रजिष्ट्रार, सर्वोच्च अदालत	-
६३१.	श्री श्रीकान्त पौडेल, सहरजिष्ट्रार, सर्वोच्च अदालत	-
६३२.	श्री नहकुल सुवेदी, सहरजिष्ट्रार, सर्वोच्च अदालत	-
६३३.	श्री महेन्द्रनाथ उपाध्याय, महानिर्देशक, फैसला कार्यान्वयन निर्देशनालय	-
६३४.	श्री बाबुराम दाहाल, उप रजिष्ट्रार, सर्वोच्च अदालत	-
६३५.	श्री देवेन्द्र ढकाल, शाखा अधिकृत, सर्वोच्च अदालत	-
६३६.	श्री पूजा खत्री, शाखा अधिकृत, सर्वोच्च अदालत	-
<b>महालेखा परीक्षकको कार्यालय</b>		
६३७.	श्री विमला सुवेदी, उपमहालेखा नियन्त्रक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६३८.	श्री जनकराज गौतम, उपमहालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६३९.	श्री शुकदेव खत्री, उपमहालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४०.	श्री मोहदत्त तिमिल्सिना, उपमहालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४१.	श्री दिवाकरप्रसाद आचार्य, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७

६४२.	श्री रमा दुलाल, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४३.	श्री गणराज श्रेष्ठ, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४४.	श्री ईश्वर नेपाल, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४५.	श्री बाबुराम गौतम, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४६.	श्री ईश्वरराज श्रेष्ठ, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४७.	श्री ईश्वरप्रसाद न्यौपाने, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४८.	श्री उद्धवचन्द्र श्रेष्ठ, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६४९.	श्री विश्वनाथ रेग्मी, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६५०.	श्री राममाया कुँवर, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६५१.	श्री शिवप्रसाद न्यापाने, नायव महालेखा परीक्षक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६५२.	श्री पदमराज पौडेल, निर्देशक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६५३.	श्री नेत्रप्रसाद गौतम, निर्देशक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६५४.	श्री जीवन सुवेदी, निर्देशक, म.ले.प.को कार्यालय	२०७०।४।१७
६५५.	श्री नारायण फुयाल, लेखा परीक्षण अधिकारी, म.ले.प.को कार्यालय	२०७०।४।१७
६५६.	श्री रामकृष्ण अधिकारी, लेखा परीक्षण अधिकारी, म.ले.प.को कार्यालय	२०७०।४।१७
६५७.	श्री जीवनकुमार मल्ल, लेखा परीक्षण अधिकारी, म.ले.प.को कार्यालय	२०७०।४।१७
<b>महान्यायाधिवक्ताको कार्यालय</b>		
६५८.	श्री द्रोणराज रेग्मी, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय	-
६५९.	श्री पुष्पराज कोइराला, नायव महान्यायाधिवक्ता	-
६६०.	श्री सूर्यप्रसाद कोइराला, नायव महान्यायाधिवक्ता	-
६६१.	श्री राजनारायण पाठक, नायव महान्यायाधिवक्ता	-
६६२.	श्री प्रेम बहादुर कार्की, नायव महान्यायाधिवक्ता	-
६६३.	श्री ठोकप्रसाद शिवाकोटी, नायव महान्यायाधिवक्ता	
६६४.	श्री दुर्गाबन्धु पोखरेल, नायव महान्यायाधिवक्ता	
६६५.	श्री महेश थापा, नायव महान्यायाधिवक्ता	
६६६.	श्री किरण पौडेल, सहन्यायाधिवक्ता	
६६७.	डा. श्री टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ता	
<b>पूर्व प्रशासकहरू, पूर्व कर्मचारी सेवा परिषद्</b>		
६६८.	डा. ईश्वरप्रसाद उपाध्याय, पूर्व मुख्य सचिव नेपाल सरकार	२०७०।४।१७
६६९.	श्री केशवराज राजभण्डारी, पूर्व मुख्य सचिव नेपाल सरकार	२०७०।४।१७
६७०.	श्री मधुसुदन गोर्खाली, पूर्व मुख्य सचिव, नेपाल सरकार	२०७०।४।१७
६७१.	श्री भरतबहादुर थापा, अध्यक्ष, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।१७
६७२.	श्री तारानाथ सुवेदी, महासचिव, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।१७

६७३.	श्री माधवप्रसाद घिमिरे, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६७४.	श्री घननाथ ओझा, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६७५.	श्री अच्युतबहादुर राजभण्डारी, सल्लाहकार, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६७६.	श्री विहारीकृष्ण श्रेष्ठ, सल्लाहकार, पूर्वकर्मचारी सेवा परिषद्	२०७०।४।७
६७७.	श्री गोपालमान श्रेष्ठ, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६७८.	श्री डिल्लीरमण सिंह, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६७९.	श्री पवनराज सुपारी, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८०.	श्री अम्बिका के.सी., पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८१.	श्री कृष्णप्रसाद नापित, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८२.	श्री जीवनाथ पोखरेल, के.स. पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८३.	श्री दिवाकर देवकोटा, पूर्व महानिर्देशक	२०७०।४।७
६८४.	श्री रामप्यारी श्रेष्ठ, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८५.	श्री चित्रमणि पराजुली, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८६.	श्री नारायणराज तिवारी, आ.स., पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८७.	डा. गौरीशंकरलाल दास, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८८.	श्री विद्यानाथ नेपाल, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६८९.	श्री चेतनाथ घिमिरे, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९०.	श्री भीमबहादुर अधिकारी, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९१.	श्री चित्रदेव भट्ट, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९२.	श्री सौजन्य सुलभ जोशी, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९३.	श्री गोविन्दप्रसाद बराल, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९४.	श्री नारायणप्रसाद काफ्ले, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९५.	श्री हितसिंह श्रेष्ठ, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९६.	श्री बन्नी तिवारी, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९७.	श्री श्रीधर गौतम, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९८.	श्री हरिप्रसाद सुवेदी, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
६९९.	श्री ईश्वरीप्रसाद चापागाई, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
७००.	श्री मोहनकुमार पराजुली, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
७०१.	डा. रेवतबहादुर कार्की, अध्यक्ष, ने.रा.बैंक, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
७०२.	श्री जेन तण्डुकार, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
७०३.	श्री भरत राई, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
७०४.	श्री सानुकाजी डङ्गोल, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
७०५.	श्री पदम बोगटी, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७

७०६.	श्री गोविन्द थापा मगर, पूर्व कर्मचारी सेवा परिषद्	२०७०।४।७
७०७.	श्री ईश्वरप्रसाद न्यौपाने, पूर्व कर्मचारी सेवा परिषद्	-
७०८.	डा. श्यामकुमार किशोर शाह, पूर्व कर्मचारी सेवा परिषद्	-
<b>प्रहरी प्रधान कार्यालय</b>		
७०९.	श्री कुवेरसिंह राना, प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय,	२०७०।१।२३
७१०.	श्री नवराज ढकाल, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७११.	श्री गंगा पाण्डे, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७१२.	श्री भीष्म प्रसाई, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७१३.	श्री रमेशविक्रम शाह, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७१४.	श्री पुष्कर रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७१५.	श्री उपेन्द्रकान्त अर्याल, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७१६.	श्री विज्ञानराज शर्मा, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७१७.	श्री नारायण वस्ताकोटी, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७१८.	श्री महेश सिंह कठायत, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७१९.	श्री नेत्रप्रसाद अर्याल, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७२०.	श्री अमृतकाजी श्रेष्ठ, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७२१.	श्री सुरेन्द्रबहादुर शाह, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७२२.	श्री नवराज सिलवाल, प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण	२०७०।१।२३
७२३.	श्री केशवबहादुर शाही, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७२४.	श्री हेमन्त मल्ल ठकुरी, प्रहरी नायव महानिरीक्षक, तालीम निर्देशनालय	२०७०।१।२३
७२५.	श्री प्रतापसिंह थापा, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७२६.	श्री केशव अधिकारी, प्रहरी नायव महानिरीक्षक, प्रहरी महानिरीक्षकको सचिवालय	२०७०।१।२३
७२७.	श्री रणबहादुर चन्द, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७२८.	श्री रविप्रताप राणा, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७२९.	श्री ज्ञानेन्द्रराज वैद्य, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७३०.	श्री बमबहादुर भण्डारी, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७३१.	श्री गोपालप्रसाद भण्डारी, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७३२.	श्री जनकबहादुर सिंह, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी विधि विज्ञान प्रयोगशाला	२०७०।१।२३
७३३.	श्री विजयकुमार भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७३४.	श्री लक्ष्मण नेउपाने, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७३५.	श्री उत्तमकुमार कार्की, प्रहरी वरिष्ठ उपरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरो	२०७०।१।२३
७३६.	श्री सुभाषचन्द्र चौधरी, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३

७३७.	श्री वसन्तकुमार लामा, प्रहरी उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७३८.	श्री घनानन्द भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
७३९.	श्री पशुपति उपाध्याय, प्रहरी वरिष्ठ उपरीक्षक	२०७०।१।२३
७४०.	श्री राजिव सुब्बा, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी प्रधान कार्यालय	२०७०।१।२३
<b>सशस्त्र प्रहरी बल</b>		
७४१.	श्री कोषराज वन्त, सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल	२०७०।३।६
७४२.	श्री ठाकुरमोहन श्रेष्ठ, स.प्र.अ.म.नि., सशस्त्र प्रहरी बल	२०७०।३।६
७४३.	श्री दुर्जकुमार राई, स.प्र.अ.म.नि., सशस्त्र प्रहरी बल	२०७०।३।६
७४४.	श्री ऋषभदेव भट्टराई, स.प्र.अ.म.नि., कार्य विभाग	२०७०।३।६
७४५.	श्री जीवनकुमार थापा, स.प्र.अ.म.नि., प्रशासन विभाग	२०७०।३।६
७४६.	श्री कृष्णकुमार तामाङ्ग, स.प्र.अ.म.नि., सीप सुरक्षा विभाग प्रमुख	२०७०।३।६
७४७.	श्री सुशील कुमार श्रेष्ठ, स.प्र.अ.म.नि., महानगरीय सशस्त्र प्रहरी बल कार्यालय	२०७०।३।६
७४८.	श्री जितबहादुर पुन, स.प्र.ना.म.नि., कर्जा विभाग	२०७०।३।६
७४९.	श्री रामशरण पौडेल, स.प्र.ना.म.नि., व्यवसायिकता तथा गुणस्तर निर्धारण नि.	२०७०।३।६
७५०.	श्री शैलेन्द्र खनाल, स.प्र.ना.म.नि., अनुसन्धान तथा विकास नि.	२०७०।३।६
७५१.	श्री पुष्पराम के.सी., स.प्र.ना.म.नि., मानव स्रोत विकास विभाग	२०७०।३।६
७५२.	श्री निराकार विक्रम शाह, स.प्र.ना.म.नि., प्रशासन विभाग	२०७०।३।६
७५३.	श्री नारायणबाबु थापा, डि.आइ.जी., आइ.जी.पी. सेक्रेटरियट	२०७०।३।६
७५४.	श्री नरेन्द्रकुमार सिंह, डि.आइ.जी.पी., सीमा सुरक्षा विभाग	२०७०।३।६
७५५.	श्री राजेश श्रेष्ठ, एस.एस.पी., सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय	२०७०।३।६
७५६.	श्री ध्रुव के.सी., इन्स्पेक्टर, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय	२०७०।३।६
७५७.	श्री होमबहादुर ज्ञवाली, डि.एस.पी., प्रशासन विभाग	२०७०।३।६
७५८.	श्री सचिन कर्माचार्य, स.प्र.नि., सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय	२०७०।४।७

### घ. प्रतिवेदन लेखन तथा सम्पादनमा सहयोग पुऱ्याउने अधिकारीहरूको नामावली

७५९.	श्री प्रतापकुमार पाठक, सचिव, सिंचाई मन्त्रालय	
७६०.	श्री टेकप्रसाद ढुंगाना, सहसचिव, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	
७६१.	श्री दिनेश थपलिया, सहसचिव, स्थानीय विकास मन्त्रालय	
७६२.	श्री विपुल न्यौपाने, सहरजिष्टार, सर्वोच्च अदालत	
७६३.	श्री शिशिर ढुंगाना, सह सचिव, अर्थ मन्त्रालय	
७६४.	श्री माधव घिमिरे, सहप्राध्यापक, त्रिचन्द्र क्याम्पस	
७६५.	श्री रमेशकान्त अधिकारी, नि. रजिष्टार, प्रशासकीय अदालत	

७६६.	श्री जनकराज दाहाल, का.मु.महानिर्देशक, मुद्रण विभाग	
७६७.	श्री महेश आचार्य, उपसचिव, सामान्य प्रशासन मन्त्रालय	
७६८.	श्री रामशरण बोहरा, सूचना प्रविधि अधिकृत, प्रेस काउन्सिल नेपाल	

### ड. प्रशासन सुधार सुभाब समितिमा रही काम गर्ने कर्मचारीहरू

७६९.	श्री युवराज गौतम, सहसचिव, प्रशासकीय अदालत	२०६९।९।९ देखि २०७०।२।८
७७०.	श्री रामबहादुर थापा, उपसचिव, सामान्य प्रशासन मन्त्रालय	२०६९।९।९ - २०६९।९।९
७७१.	श्री दुर्गादत्त ढकाल, (उपसचिव) निर्देशक, मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।९
७७२.	श्री भगवती शर्मा ढुंगाना, शाखा अधिकृत प्रशासकीय अदालत	-
७७३.	श्री दिपककुमार अधिकारी, शाखा अधिकृत, प्रशासकीय अदालत	२०७०।९।९ - २०७०।३।९
७७४.	श्री कमला पौडेल, शाखा अधिकृत, प्रशासकीय अदालत	२०७०।९।९ - २०७०।३।९
७७५.	श्री कृष्णप्रसाद बजगाई, लेखा अधिकृत, प्रशासकीय अदालत	२०६९।९।९ - २०६९।९।९
७७६.	श्री बाबुराम थापा, लेखा अधिकृत, सामान्य प्रशासन मन्त्रालय	२०६९।९।९ - २०७०।२।८
७७७.	श्री शोभाकर पाण्डे, शाखा अधिकृत, सामान्य प्रशासन मन्त्रालय	२०६९।९।९ - २०६९।९।९
७७८.	श्री पद्मराज पाठक, वरिष्ठ मुद्रण अधिकृत, मुद्रण विभाग	
७७९.	श्री वसन्त न्यौपाने, मुद्रण अधिकृत, मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।९
७८०.	श्री एकदेव कोइराला, मुद्रण अधिकृत, मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।९
७८१.	श्री उत्तम खनाल, (ना.सु. प्रा.), मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।९
७८२.	श्री उत्तम न्यौपाने, बुकवाइन्डर (रा.प.अनं.द्वि.), मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।०
७८३.	श्री रविन्द्रमान महर्जन, लेटर प्रेशसुपरभाइजर, मुद्रण विभाग	-
७८४.	श्री हरिप्रसाद घिमिरे, ना.सु., प्रशासकीय अदालत	२०७०।२।९ - २०७०।३।९
७८५.	श्री हरिभक्त सुवेदी, ना.सु. प्रशासकीय अदालत	२०७०।२।९ - २०७०।३।९
७८६.	श्री शशी शर्मा, कम्प्युटर अपरेटर, प्रशासकीय अदालत	२०६९।९।९ - २०७०।३।९
७८७.	श्री दीपा तिमिसना, ना.सु., प्रशासकीय अदालत	२०७०।२।९ - २०७०।३।९
७८८.	श्री पुरुषोत्तम घिमिरे, खरिदार, मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।९
७८९.	श्री गीता भट्टराई, डिङ्गा, प्रशासकीय अदालत	२०६९।९।९ - २०६९।९।९
७९०.	श्री राजेश मानन्धर, ह.स.चा., सामान्य प्रशासन मन्त्रालय	२०६९।९।९ - २०६९।९।०।९
७९१.	श्री रूद्रबहादुर खत्री, ह.स.चा., सामान्य प्रशासन मन्त्रालय	२०६९।९।९ - २०७०।९।९
७९२.	श्री विष्णु श्रेष्ठ, ह.स.चा., प्रशासकीय अदालत	२०६९।९।९ - २०६९।९।९
७९३.	श्री लक्ष्मी आचार्य, ह.स.चा., प्रशासकीय अदालत	२०६९।९।९ - २०६९।९।९
७९४.	श्री कमलबहादुर तामाङ्ग, ह.स.चा., प्रशासकीय अदालत	२०६९।९।९ - २०६९।९।९
७९५.	श्री चुनुकुमारी क्षेत्री, का.स., प्रशासकीय अदालत	२०६९।९।९ - २०७०।९।९
७९६.	श्री गिरीबहादुर कोइराला, का.स., प्रशासकीय अदालत	२०६९।९।९ - २०७०।६।९
७९७.	श्री विन्दीया पोडेनी, का.स., प्रशासकीय अदालत	२०६९।९।९ - २०७०।२।९
७९८.	श्री रमिता शाही, का.स., मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।०।९
७९९.	श्री लक्ष्मी रानामगर, का.स., मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।९
८००.	श्री नवराज रिमाल, का.स., मुद्रण विभाग	२०६९।९।९ - २०६९।९।०।९
८०१.	श्री विन्दु पोडे, स्वेच्छकर्मी, प्रशासकीय अदालत	२०६९।९।९ - २०७०।९।९

### च. प्रशासन सुधार सुभाब समिति समक्ष लिखित सुभाब दिने व्यक्तिहरू

८०२.	श्री केशवबहादुर सिंह, अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान क्षेत्रीय कार्यालय, मध्यपश्चिम क्षेत्र, सुर्खेत	
८०३.	श्री प्रेमबहादुर क्षेत्री, जिल्ला शिक्षा कार्यालय, चामे, मनाङ्ग	



८०४.	श्री सज्जन सुन्दर श्रेष्ठ, भक्तपुर जिल्ला अस्पताल	
८०५.	श्री बखतबहादुर साउद, काठमाडौं	
८०६.	श्री श्यामलाल मल्ल, कुलेश्वर आवास क्षेत्र, काठमाडौं	
८०७.	श्री सोमबहादुर धिमाल, केन्द्रिय सदस्य, सामाजिक लोकतान्त्रिक पार्टी,	
८०८.	श्री गोपीकृष्ण कोइराला, डिट्टा, भक्तपुर जिल्ला अदालत	
८०९.	श्री अर्जुनकुमार शर्मा, सहायक प्र.जि.अ., जि.प्र.का. सुर्खेत	
८१०.	श्री हेम बहादुर क्षेत्री, उपसचिव, जिल्ला शिक्षा कार्यालय, चामे, मानाङ्ग	
८११.	श्री मदनमोहनलाल श्रेष्ठ, इन्जिनियर, जिल्ला प्राविधिक कार्यालय, मकवानपुर	
८१२.	श्री राजबहादुर शाही, ना.सु., मालपोत कार्यालय प्रमुख	
८१३.	श्री उसमान साई, ना.सु. (गा.वि.स. सचिव), कुमाल गाउँ, कालिकोट	
८१४.	श्री रूद्रप्रसाद पण्डित, उपसचिव, नेपाल सरकार	
८१५.	श्री कृष्णप्रसाद तिमिसना	
८१६.	श्री अमित नेपाल, सरकारी अ.क तथा ज्यालादारी कर्मचारी श्रमिक संघ	
८१७.	श्री टंक प्रसाद पान्डेय, निर्देशक (उपसचिव), सामाजिक सुरक्षा कोष	
८१८.	श्री राजमणि निरौला, म.क्षे.स्वा.नि., हेटौंडा	
८१९.	श्री ऋषिराम सिग्देल, छाड, तनहुँ	
८२०.	श्री जगदीश्वरी शाही, उच्च मूल्य कृषि वस्तु विकास आयोजना, कालीकोट	
८२१.	डा. यदुचन्द्र घिमिरे, जिल्ला स्वास्थ्य कार्यालय, रूकुम	
८२२.	श्री पुरुषोत्तमराज सेडाई, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा, टेकु	
८२३.	व्यवस्थापिका संसदका विभिन्न कर्मचारीहरू	
८२४.	सम्पूर्ण नसिंङ्ग समूहका स्वास्थ्यकर्मीहरू	
८२५.	श्री महिन लिम्बु, श्री डोरमणि पौडेल, ऋषिराज लुम्साली, स्थानीय निकाय महासंघ	
८२६.	पुनरावेदन अदालत तथा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे जिल्ला अदालतका न्यायिक तदर्थ समितिका कर्मचारीहरू	
८२७.	विष्णुप्रसाद दाहाल समेत, लेखानी, गा.वि.स., उदयपुर	

**छ. प्रशासन सुधार सुभाष समिति समक्ष लिखित रूपमा सुभाष प्रस्तुत गर्ने सवैधानिक अङ्ग, मन्त्रालय तथा विभिन्न निकायहरू**

१.	उपराष्ट्रपतिको कार्यालय	
२.	व्यवस्थापिका संसद सचिवालय	
३.	निर्वाचन आयोग	
४.	लोक सेवा आयोग	
५.	महालेखा परीक्षकको कार्यालय	
६.	महान्यायाधिवक्ताको कार्यालय	
७.	अख्तियार दुरुपयोग अनुसन्धान आयोग	
८.	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	
९.	अर्थ मन्त्रालय	
१०.	उद्योग मन्त्रालय	
११.	ऊर्जा मन्त्रालय	
१२.	कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय	
१३.	कृषि विकास मन्त्रालय	
१४.	गृह मन्त्रालय	
१५.	परराष्ट्र मन्त्रालय	

१६.	भूमिसुधार मन्त्रालय	
१७.	भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	
१८.	महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्रालय	
१९.	युवा तथा खेलकूद मन्त्रालय	
२०.	रक्षा मन्त्रालय	
२१.	वन तथा भू-संरक्षण मन्त्रालय	
२२.	वाणिज्य तथा आपूर्ति मन्त्रालय	
२३.	विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय	
२४.	शान्ति तथा पुनर्निर्माण मन्त्रालय	
२५.	शिक्षा मन्त्रालय	
२६.	श्रम तथा रोजगार मन्त्रालय	
२७.	स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्रालय	
२८.	संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय	
२९.	सहकारी तथा गरीबी निवारण मन्त्रालय	
३०.	सहरी विकास मन्त्रालय	
३१.	सामान्य प्रशासन मन्त्रालय	
३२.	सिंचाइ मन्त्रालय	
३३.	सूचना तथा सञ्चार मन्त्रालय	
३४.	स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	
३५.	राष्ट्रिय योजना आयोगको सचिवालय	
३६.	नेपाली सेना, वलाधिकृत विभाग	
३७.	नेपाली सेना, कार्यरथी विभाग (सङ्गठन र संचालन) जंगी अड्डा	
३८.	नेपाल प्रहरी प्रधान कार्यालय	
३९.	सशस्त्र प्रहरी बल, प्रधान कार्यालय	
४०.	राष्ट्रिय सूचना आयोग	
४१.	वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग	
४२.	स्वास्थ्य सेवा विभाग	
४३.	औषधी व्यवस्था विभाग	
४४.	भू-तथा जलाधार संरक्षण विभाग	
४५.	मुद्रण विभाग	
४६.	नेपाल गुणस्तर तथा नापतौल विभाग	
४७.	हलाक सेवा विभाग	
४८.	खानी तथा भूगर्भ विभाग	
४९.	नेपाल मेडिकल काउन्सिल	
५०.	घरेलु तथा साना उद्योग विकास समिति, प्रधान कार्यालय, काठमाडौं	
५१.	सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौं	
५२.	कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यालय	
५३.	कर्मचारी प्रशिक्षण प्रतिष्ठान, जावलाखेल	
५४.	केन्द्रिय तथ्याङ्क विभाग, थापाथली, काठमाडौं	
५५.	जिल्ला प्रशासन कार्यालय, संखुवासभा	
५६.	जिल्ला प्रहरी कार्यालय, चामे, मनाङ्ग	
५७.	नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ	
५८.	पूर्व कर्मचारी सेवा परिषद्, नेपाल	
५९.	उपभोक्ता हित संरक्षण मंच-नेपाल	
६०.	असल शासन फाउण्डेशन	

६१.	अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ	
६२.	नेपाल मधेशी निजामती कर्मचारी मञ्च	
६३.	राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र	
६४.	स्थानीय विकास महासंघ	
६५.	जि.वि.स. स्थानीय निकाय कर्मचारी संघ, कालिकोट	
६६.	स्थानीय निकाय संघ महासंघ, गा.वि.स. राष्ट्रिय महासंघ,	
६७.	नेपाल नगरपालिका संघ, जिविस महासंघ नेपाल, केन्द्रिय समन्वय समिति, काठमाडौं	
६८.	गा.वि.स. समितिको कार्यालय, हरिवन, सर्लाही	

**ज. प्रशासन सुधार सुभाब समितिबाट सुभाब सङ्कलन गरिएका विभिन्न क्षेत्र र जिल्लाको विवरण**

जिल्ला	मिति
कालीकोट	२०७०।१।१०
सुर्खेत	२०७०।१।१२
कास्की	२०७०।३।२३
दोलखा	२०७०।१।२६
धादिङ	२०७०।१।२९
नुवाकोट	२०७०।२।८
रसुवा	२०७०।२।९
काठमाडौं	२०७०।२।२४
ताप्लेजुङ्ग	२०७०।२।२६
पाँचथर	२०७०।२।२८
इलाम	२०७०।२।२९
भापा	२०७०।२।३०

समितिको तर्फबाट उल्लिखित छलफलका अतिरिक्त समितिका संयोजकद्वारा सार्वजनिक प्रशासनको सुधारका लागि अन्य विभिन्न जिल्ला र ती जिल्लाहरूमा सञ्चालित आयोजनाहरू खासगरी ओखलढुङ्गा-घुर्मी-उदयपुर, संखुवासभा, धनुषा (धनुषाधाम), महोत्तरी, सर्लाही, गोरखा, पाल्पा, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, कैलाली, कञ्चनपुर (बेलौरी-महेन्द्रनगर) समेतको स्थलगत अवलोकन गरी सुभाब सङ्कलन गरिएको थियो ।

**भ. प्रशासन सुधार सुभाब समितिको अन्तरक्रिया कार्यक्रमसँग सम्बन्धित भलक (सिंहदरबारदेखि कालिकोट-ताप्लेजुङसम्म)**

यस समितिले आफूलाई प्राप्त कार्यनिर्देशमा उल्लिखित विषयहरूमा अध्ययन, विश्लेषण गरी नेपाल सरकारलाई सार्वजनिक प्रशासनका क्षेत्रमा समयानुकूल सुधार गरी सुशासनका निम्ति लिनुपर्ने नीतिगत, संरचनागत र कानूनी विषयमा सुभाबहरू प्रदान गर्न सरोकारवालाहरू, विज्ञ तथा सम्बन्धित सबैबाट सुभाब संकलन गर्ने, प्रशासनका क्षेत्रमा अनुभवी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने, सेवाग्राहीहरूसँग परामर्श गरी पृष्ठपोषण लिन क्षेत्रगत रूपमा समेत विभिन्न चरणमा अन्तरक्रिया गोष्ठी समेत गरेको थियो । यसै सन्दर्भमा काठमाडौंमा राष्ट्रिय अन्तरक्रिया कार्यक्रम र गोष्ठी समेत सम्पन्न गरेको थियो । उक्त अन्तरक्रिया तथा राष्ट्रिय गोष्ठीमा राजनीतिक दलका शीर्षस्थ नेतृत्व, विषयगत विज्ञहरू, उच्च प्रशासक समेतको सहभागिता थियो । सो अन्तरक्रिया कार्यक्रममा यस

समितिका संयोजक काशीराज दाहालद्वारा “सुशासनको सन्दर्भमा प्रशासन सुधार”, सचिव श्री कृष्णहरि बाँस्कोटाद्वारा “सुशासनको सन्दर्भमा प्रशासन सुधार : चुनौती र सुधारका क्षेत्रहरू”, पूर्व सचिव उमेश मैनालीद्वारा “निजामती सेवाका चुनौती र सुधारका उपायहरू”, प्रा.डा. श्रीकृष्ण श्रेष्ठद्वारा “नतिजामूलक सेवा प्रवाहका लागि सार्वजनिक प्रशासनमा सुधार” र विश्लेषक देवराज दाहालद्वारा “सार्वजनिक सेवा प्रवाह र सुशासनका चुनौती” विषयक कार्यपत्रहरू प्रस्तुत भएको थियो। त्यसैगरी संवैधानिक निकायहरू, नेपाल सरकारका मन्त्रालयहरू, सुरक्षा निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरी सुभावा सङ्कलन गरिएको थियो।

राष्ट्रिय अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका उच्चस्तरीय नेतृत्व, संवैधानिक अङ्गका प्रमुख पदाधिकारी, नेपाल सरकारका मुख्य सचिवलगायत वरिष्ठ उच्च प्रशासक र सुरक्षा निकायका वरिष्ठ अधिकृतहरू समेतको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा राजनीतिक हस्तक्षेपमुक्त प्रशासन, राजनीति र प्रशासन बीच कार्यक्षेत्रको सीमाङ्कन, राजनीतिक भागवण्डामा मन्त्रालयको सङ्ख्यामा जोड घटाउ हुन नहुने, प्रक्रियामुखी भन्दा जनमुखी प्रशासन हुनुपर्ने, उत्तरदायी र जिम्मेवारीको बोध कर्मचारी प्रशासनमा हुनुपर्ने, ट्रेड युनियनको भूमिकालाई व्यवस्थित र नियमित गर्नुपर्ने, दण्ड र पुरस्कारको यथायोग्य हुनुपर्ने, संवैधानिक निकायहरूको कार्यालय क्षेत्रगत रूपमा विस्तार हुनुपर्ने, प्रविधिमा आधारित प्रशासन हुनुपर्ने, योग्यता प्रणालीलाई निस्कृय पार्ने किसिमले समावेशीकरणको प्रयोग कर्मचारी प्रशासनमा गर्न नहुने, दुर्गम क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने, सार्वजनिक सेवामा उत्तराधिकारी योजना लागू हुनुपर्ने, अनावश्यक विदेश भ्रमण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने जस्ता विभिन्न निष्कर्षहरू प्रस्तुत गरिएको थियो। प्रशासन सुधारका सन्दर्भमा समितिद्वारा आयोजना गरिएका विभिन्न गोष्ठी र अन्तरक्रिया कार्यक्रमका केही फलकहरू यहाँ प्रस्तुत गरिएको छ।



(प्रशासन सुधार सुभावा समितिको अन्तरक्रिया कार्यक्रममा विचार व्यक्त गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सहभागी महानुभावहरू)



(अन्तरक्रिया कार्यक्रममा विचार व्यक्त गर्दै नेपाली काङ्ग्रेसका नेता डा. नारायण खड्का र सहभागी महानुभावहरू)



(प्रशासन सुधार सुभाष समितिद्वारा आयोजित राष्ट्रिय गोष्ठिका सहभागी महानुभावहरू)



(समितिको सुभाष सङ्गलन कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरू)





(अन्तरक्रिया कार्यक्रममा विज्ञ सहभागीहरू)



(अन्तरक्रिया कार्यक्रममा सम्बन्धित क्षेत्रका महानुभावहरू)



(प्रशासन सुधार सुझाव समिति समक्ष सुझाव प्रस्तुत गर्नुहुँदै मन्त्रालयका सचिव लगायत वरिष्ठ अधिकृतहरू)



(प्रशासन सुधार सुझाव समिति समक्ष सुझाव प्रस्तुत गर्नुहुँदै मन्त्रालयका सचिव लगायत वरिष्ठ अधिकृतहरू)



(प्रशासन सुधार सुभावा समिति समक्ष सुभावा प्रस्तुत गर्नुहुँदै मन्त्रालयका सचिव लगायत वरिष्ठ अधिकृतहरू)



(प्रशासन सुधार सुभावा समिति समक्ष सुभावा प्रस्तुत गर्नुहुँदै प्रहरी महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरू)



(प्रशासन सुधार सुभावा समिति समक्ष सुभावा प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी बलका महानिरीक्षक लगायत सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरू)



(प्रशासन सुधार सुभावा समिति समक्ष सुभावा प्रस्तुत गर्नुहुँदै विभिन्न क्षेत्रका महिला एवम् प्रशासनविद्हरू)





**सुभाब सङ्कलन तथा प्रतिवेदन तयारीमा सहयोग पुऱ्याउने अधिकृतहरू**



**(समितिका संयोजक र सदस्यका साथमा समितिमा कार्यरत कर्मचारीहरू)**

समितिलाई तोकेको कार्य निर्देश बमोजिम कार्य सम्पन्न गरी प्रस्तुत सिफारिसलाई व्यावहारिक र वस्तुनिष्ठ बनाउन समितिका संयोजक माननीय अध्यक्ष काशीराज दाहाल र माननीय सदस्य श्री कुमार योजन तामाङ्ग समेतको टोली विभिन्न जिल्लामा सुभाब संकलन गर्न जानुभई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको पहलमा अन्तरक्रिया कार्यक्रम गरी सुभाब सङ्कलन गरियो ।

यस समितिले आफ्नो प्रतिवेदन सहभागितामूलक रूपमा तयार पार्ने उद्देश्यले ५ वटै विकास क्षेत्रमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे अनुरूप कालीकोट र सुर्खेत जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो । उक्त क्षेत्रको कार्यक्रमको संयोजन तथा व्यवस्थापन क्षेत्रीय प्रशासक श्री शारदाप्रसाद त्रितालले गर्नु भएको थियो ।





२०७०।१।११ गते कालीकोट जिल्लामा भएको कार्यक्रममा कर्णाली करिडोर संघर्ष समितिको तर्फबाट मागपत्र पेश भएको थियो भने सो जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू, जिल्लास्थित निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायत विभिन्न कार्यालयका प्रमुख, संघ संस्था र सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । कतिपय सहभागीले लिखित सुझाव समेत दिनु भएको थियो ।



२०७०।१।१२ गते क्षेत्रीय तहमा सुर्खेतमा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा कार्यालय प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । कतिपय सहभागीले लिखित सुझाव समेत दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमकै क्रममा २०७०।१।२५ गते मध्यमाञ्चलको दोलखा जिल्लामा कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कालीप्रसाद पराजुली लगायत विभिन्न कार्यालयका प्रमुख, विभिन्न संघ संस्था सञ्चार माध्यम र नागरिक समाजका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । कतिपय सहभागीले लिखित सुझाव समेत दिनु भएको थियो ।



२०७०।१।२९ मा धादिङ्ग जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सो जिल्लाका पूर्व सांसद, राजनीतिक दलका प्रतिनिधिहरू, जिल्लास्थित प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल लगायत विभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका र सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो ।



मिति २०७०।२।२८ मा नुवाकोट जिल्लामा आयोजित अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, विभिन्न संघ संस्था एवम् सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित कतिपय सहभागीले लिखित सुझाव समेत दिनु भएको थियो ।



स्थानीय स्तरबाट सुझाव संकलनकै क्रममा मिति २०७०।२।२९ मा रसुवा जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, विभिन्न संघ संस्था, नागरिक समाज एवम् सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी कर्मचारी, संचारकर्मी एवं गैर सरकारी संस्थाका पदाधिकारीहरू लगायत व्यक्तिहरूले दुर्गम क्षेत्रमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनको लागि विभिन्न लिखित तथा मौखिक सुझावहरू दिनु भएको थियो ।





मिति २०७०।२।२६ गते पूर्वाञ्चलको ताप्लेजुङ्ग जिल्लामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, ताप्लेजुङ्गका जिल्ला न्यायाधीश, जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री किरण थापा, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख लगायत विभिन्न संघ सस्था, नागरिक समाजका प्रतिनिधिहरू एवम् सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । कतिपय सहभागीले लिखित सुझाव दिनु भएको थियो ।



मिति २०७०।२।२९ गते पूर्वाञ्चलकै पाँचथर जिल्लाको सदरमुकाम फिदिममा सम्पन्न अन्तरक्रिया कार्यक्रमको प्रमुख जिल्ला अधिकारी श्री कोषहरी निरौलाले संयोजन गर्नु भएको थियो । सो कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, विभिन्न संघ सस्था, नागरिक समाज एवम् सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो ।



मिति २०७०।२।३० गते इलाम जिल्लामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री बाबुराम खतिवडाले संयोजन गर्नु भएको थियो । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, विभिन्न संघ सस्था एवम् सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । कतिपय सहभागीले लिखित सुझाव समेत दिनु भएको थियो । कार्यक्रममा विभिन्न कार्यालय प्रमुखहरू लगायतका व्यक्तिहरूबाट सार्वजनिक प्रशासनलाई समयानुकूल सुधार गर्न जनशक्ति व्यवस्थापन, श्रोत साधन व्यवस्थापन लगायतका विषयमा ध्यान दिनु पर्ने लगायतका सुझावहरू दिनु भएको थियो ।



मिति २०७०।२।३१ गते भापा जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । भापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री एकमणी नेपालले संयोजन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुखहरूले आ-आफ्नो सुझावहरू प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, विभिन्न संघ सस्था एवम् सञ्चार माध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । कतिपय सहभागीले लिखित सुझाव समेत दिनु भएको थियो ।



यसैगरी २०७०।३।२३ मा पश्चिमाञ्चल क्षेत्र अन्तर्गत कास्की जिल्लाको पोखरामा अन्तरक्रिया कार्यक्रमको संयोजन कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री यादव कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा पुनरावेदन अदालतका नि. मुख्य न्यायाधीश मा. विश्वम्भरप्रसाद श्रेष्ठ लगायतका महानुभावहरूले मन्तव्य सहितको सुझावहरू प्रस्तुत गर्नु भएको थियो । जिल्लास्थित कार्यालय प्रमुखहरूले आ-आफ्ना सुझावहरू प्रस्तुत गर्नु भएको थियो साथै राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, विभिन्न संघ सस्था एवम् सञ्चारमाध्यमका प्रतिनिधिहरूले समितिका पदाधिकारी समक्ष विभिन्न सुझाव प्रस्तुत गर्नु भयो । कतिपय सहभागीहरूले लिखित सुझाव समेत दिनु भयो । यसरी सम्पन्न भएको विभिन्न अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरूको नामावली छुट्टै प्रतिवेदनमा समावेश छ ।

## अनुसूची - २

### क. समितिको प्रारम्भिक प्रतिवेदन प्रशासन सुधार सुभाष समिति, २०६५

(काशीराज दाहाल)

संयोजक

अध्यक्ष

प्रशासकीय अदालत

(भेषराज शर्मा)

सदस्य,  
सचिव, कानून, न्याय,  
संविधानसभा तथा संसदीय  
मामिला मन्त्रालय

(नवीनकुमार घिमिरे)

सदस्य,  
सचिव, गृह मन्त्रालय

(युवराज भुसाल)

सदस्य,  
सचिव, राष्ट्रिय योजना  
आयोग

(कुमार योजन तामाङ)

सदस्य,  
सदस्य, प्रशासकीय अदालत

(वीरबहादुर राई)

सदस्य-सचिव  
सह-सचिव, प्रशासन सुधार  
तथा आन्तरिक व्यवस्था  
महाशाखा  
समान्य प्रशासन मन्त्रालय

(शान्तबहादुर श्रेष्ठ)

सदस्य  
सचिव, सङ्घीय मामिला  
तथा स्थानीय विकास  
मन्त्रालय

(शान्तराज सुवेदी)

सदस्य,  
सचिव, अर्थ मन्त्रालय

(दुर्गानिधि शर्मा)

सदस्य,  
सचिव, सामान्य प्रशासन  
मन्त्रालय



(प्रशासन सुधार सुभाष समितिका संयोजकबाट सम्माननीय प्रधानमन्त्री डा. वावुराम भट्टराईसमक्ष प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै)

## भूमिका

राज्यका नीतिहरू कार्यान्वयन गरी राज्य र नागरिक बीच सहज सम्बन्ध अभिवृद्धि गराउने महत्वपूर्ण निकायको रूपमा सार्वजनिक प्रशासन रही आएको छ। बदलिंदो चुनौती र अवसरहरूका माझ सार्वजनिक प्रशासन अझ जिम्मेवार, उत्तरदायी र पारदर्शी भई कार्य गरेमा लोकतन्त्रात्मक सामाजिक आधार बलियो हुन्छ। राजनीति र प्रशासन बीच निर्धारित सीमाको परिधिभित्र नै राजनीतिक क्षेत्रसँगको कुशल समन्वय र सहकार्यमा सार्वजनिक प्रशासनले आफ्नो उद्देश्य सफलभूत बनाउन सक्छ। राजनीतिको सवल नेतृत्वमा नागरिकका आकांक्षा अनुरूप सार्वजनिक सेवा नागरिकलाई सरल, सहज र गुणस्तरीय रूपमा उपलब्ध गराउनु आवश्यक छ। राजनीतिक इच्छाशक्तिले मात्र सार्वजनिक प्रशासनलाई समयानुकूल सुधार गरी नतिजामुखी बनाउन सकिन्छ। राजनीति नसुधिएसम्म प्रशासनमा मात्र गरिने सुधारले सार्थकता प्राप्त गर्न सक्तैन। यसैले प्रशासनमा स्वच्छता र व्यावसायिकता कायम गर्न राजनीतिक दलहरूका बीचमा निश्चित साभा सहमती बन्नु आवश्यक छ।

बदलिंदो राजनीतिक परिवर्तन अनुरूप नागरिकका परिवर्तित आकांक्षालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी तथा सक्षम सार्वजनिक प्रशासन स्थापित गरी सुशासन कायम गर्न नेपालको सार्वजनिक प्रशासनको क्षेत्रमा गरिनुपर्ने सुधारका सम्बन्धमा सुभावरू दिन नेपाल सरकारबाट यस समितिको गठन भएको छ। सार्वजनिक प्रशासनका क्षेत्रमा सुधार गर्न आगामी दिनमा लिनुपर्ने कानूनी, नीतिगत तथा संरचनागत उपायहरूका सम्बन्धमा सरोकारवाला निकाय तथा व्यक्तिहरू र सम्बन्धित विज्ञहरूसँग अन्तरक्रिया गरी प्राप्त सुभावरू तथा समितिलाई विभिन्न माध्यमबाट प्राप्त सुभावरूका आधारमा सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रहरूमा तत्काल गरिनुपर्ने सुधारको प्रारम्भिक सुभावरू प्रस्तुत गरिएको छ। उक्त प्रारम्भिक सुभावरूको कार्यान्वयन प्रक्रिया तत्काल अगाडि बढेमा केही हदसम्म अपेक्षित सुधारहरू हुन सक्ने समितिले विश्वास लिएको छ।

नेपालका प्रशासनिक निकायहरूको कार्यान्वयन क्षमतामा सुधार गर्न सकिएमा अतिरिक्त लागत तथा साधनस्रोत विना नै मौजुदा अवस्थामा सुधार गर्न सकिने देखिन्छ। समितिले अन्तिम प्रतिवेदन प्रस्तुत गर्दा विस्तृत रूपमा दीर्घकालीन सुभावरू पेश गर्नेछ। प्रस्तुत सुभावरूका आधारमा नयाँ नीतिगत व्यवस्था अन्तर्गत प्रभावकारी कार्यान्वयन भई आगामी दिनमा सार्वजनिक प्रशासनमा हुने सुधारले नागरिकलाई सरल रूपमा सेवाप्राप्त हुने अपेक्षा समितिले लिएको छ। समितिको काम कारवाहीमा सहयोग गर्नु हुने सम्बन्धित सबैमा समितिको तर्फबाट धन्यवाद दिन चाहन्छु।

धन्यवाद !

२०६९, फागुन ९

(काशीराज दाहाल)  
संयोजक

खण्ड : एक

## प्रारम्भिक

### पृष्ठभूमि

प्रशासन राज्यका कानून र नीतिहरू कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय हो। परम्परागत राज्य व्यवस्था सञ्चालन गर्ने बेलादेखि नै प्रशासन यन्त्रको अस्तित्व रहँदै आएको छ। कल्याणकारी राज्य व्यवस्थामा राज्यले परम्परागत कार्यका अतिरिक्त तमाम जनमुखी कार्यहरू सम्पादन गर्नुपर्ने भएकाले प्रशासनिक निकायहरूको उपस्थिति र उपादेयता बढ्दै गएको छ। प्रशासनिक निकायहरू राज्यका प्रतिनिधित्व गर्ने निकाय हुनुका साथै जनता र केन्द्रीय राज्य सत्ताबीच सम्पर्क सेतुको रूपमा रहने महत्वपूर्ण निकाय भएका कारण जुनसुकै शासन व्यवस्था अँगालेका मुलुकमा पनि प्रशासनिक निकाय कुनै न कुनै रूपमा रहेका हुन्छन्। वर्तमान समयमा जनअनुमोदित सरकार निर्माणको क्रम बढेका कारण प्रशासनिक निकायहरू जनमुखी, उत्तरदायी तथा नतिजामुखी हुनुपर्छ भन्ने धारणाले बढावा पाउँदै आएको छ। तसर्थ उक्त धारणा अनुरूप प्रशासन संयन्त्रलाई समयानुकूल परिवर्तन गर्नका लागि प्रशासन सुधार समिति तथा विभिन्न आयोगहरूको गठन गर्ने प्रचलन रहेको छ।

नेपालमा आधुनिक प्रशासनिक परिपाटीको विकास वि.सं. २००७ सालको परिवर्तन पश्चात् सुरु भएको पाइन्छ। कोशेदुङ्गाको रूपमा प्रशासन सुधार योजना आयोग, २०१३ रहेको छ भने समग्र शासकीय व्यवस्थामा गरिनुपर्ने सुधार औल्याएर प्रशासन सुधार आयोग, २०४८ ले नेपाली प्रशासनिक व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्था अनुकूल व्यावसायिक तथा समयसापेक्ष बनाउने प्रयास गरेको देखिन्छ। नेपालले आधुनिक प्रशासनिक परिपाटी स्थापना गर्न आवश्यक कदम चालेको समयदेखि करीब साठी वर्षको अवधिमा ठूला-ठूला तथा महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन भएका छन्। प्रशासन राजनीतिको उपक्षेत्रको रूपमा रहेको सन्दर्भ तथा समाजको ऐनाको रूपमा रहने यथार्थलाई मध्यनजर गरेर नै राजनीतिक परिवर्तन पश्चात् प्रशासन सुधारलाई विशेष महत्वका साथ लिने गरिएको ऐतिहासिक प्रचलन अनुरूप वर्तमान समयमा नेपालले प्राप्त गरेको लोकतन्त्र, सामाजिक न्याय, समावेशिता प्रतिको चाहना अनुरूप नेपाली प्रशासनिक व्यवस्थालाई समयानुकूल परिवर्तन गर्दै एक्काइसौं शताब्दीमा विकास भएको तीव्रतर सूचना सञ्जालले सिर्जना गरेको विश्वव्यापीकरण आतंकवाद, मौसम परिवर्तन, आयमा असमानता, आन्तरिक द्वन्द्व जस्ता चुनौतिहरूसँग जुध्न सक्ने तथा नेपाली नागरिकहरूको आकांक्षा अनुरूप नतिजामुखी सेवा प्रवाह गरी लोकतान्त्रिक मूल्य र मान्यतालाई अभिवृद्धि गर्ने प्रशासन यन्त्र स्थापना र विकासगर्नु आजको अपरिहार्यता भएकोछ। विगतको दशकमा सिर्जना भएका द्वन्द्वका कारणहरूमध्ये प्रमुख कारण तत्कालीन समयमा नेपाली शासकीय व्यवस्थामा सुशासनको अभाव रहेको सन्दर्भमा नेपाली शासकीय व्यवस्थामा सुशासनका आधारभूत चरित्रहरूको सुनिश्चितता गर्नु अत्यावश्यक भएकोछ। साथै समावेशी शासनको आधारस्तम्भको रूपमा रहेको नेपाली समाजको विविधताको उचित व्यवस्थापन गरी नेपाली प्रशासनिक संरचनामा क्रमिक सुधार गरी जनशक्ति विविधीकरण (Work force Diversity) को सैद्धान्तिक अवधारणा सफलीभूत बनाउनु पर्ने देखिन्छ। नेपालका अधिकांश क्षेत्रमा नागरिकले प्राप्त गर्ने राज्य प्रदत्त सेवाहरू अधिकारमुखी हुन सकेका छैनन् भने कतिपय आधारभूत सेवाहरू नागरिकले प्राप्त गर्न सकेका छैनन्। उल्लिखित विषयहरूकै

आलोकमा सरकारले नेपालको सार्वजनिक प्रशासनलाई समय सापेक्ष सुधार गर्दै जनमुखी, पारदर्शी तथा उत्तरदायी प्रशासन यन्त्रको रूपमा रूपान्तरण गरी सुशासन कायम गर्ने दिशामा लिनुपर्ने नीतिगत, कानूनी तथा संरचनागत सुझावहरू पहिचान गर्ने, सार्वजनिक प्रशासनका क्षेत्रमा विकास भएका नवीनतम सैद्धान्तिक अवधारणाहरूलाई नेपालको सार्वजनिक प्रशासनमा अपनाउनु उपायहरू सुझाउने र समग्र सार्वजनिक प्रशासनलाई नतिजामुखी र कार्यात्मक बनाउने सम्बन्धमा लिनुपर्ने नीतिगत सुझावहरू नेपाल सरकारसमक्ष प्रस्तुत दिने गरी मिति २०६९।०९।०३ गते प्रशासकीय अदालतका अध्यक्षको संयोजकत्वमा प्रशासन सुधार सुझाव समिति, २०६९ गठन गरेको छ।

### समितिको गठन

नेपाल सरकारले प्रशासनलाई समयानुकूल गतिशील, परिणाममुखी बनाउन, सुशासन र पारदर्शिता कायम गर्दै विश्वका नवीन मान्यता र सिद्धान्तलाई प्रशासनभित्र प्रवेश गराई जनताको आकांक्षा अनुरूप सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न विद्यमान प्रशासनलाई समयानुकूल सुधार गर्नुपर्ने विषयहरूको आवश्यकता र औचित्यको आधारमा क्षेत्रगत, विषयगत नीतिको निर्माण र वर्तमान मौजुदा कानूनमा सुधार गरी निजामती सेवालाई जनमुखी र जनउत्तरदायी बनाउन प्रशासनमा के कस्ता नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न उपयुक्त हुन्छ भन्ने बारेमा अध्ययन गरी सुझाव पेश गर्न मिति २०६९।०९।०३ गते गठन गरेको सात सदस्यीय समितिमा मिति २०६९।१०।०३ गते गृह मन्त्रालयका सचिव र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई समेत समितिको सदस्य तोकी समितिलाई नौ सदस्यीय बनाएको छ।

- |    |  |             |
|----|--|-------------|
| १. | मा.श्री काशीराज दाहाल, अध्यक्ष, प्रशासकीय अदालत                                  | - संयोजक    |
| २. | मा.श्री कुमार योजन, सदस्य, प्रशासकीय अदालत                                       | - सदस्य     |
| ३. | सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय   | - सदस्य     |
| ४. | सचिव, गृह मन्त्रालय  | - सदस्य     |
| ५. | सचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय                      | - सदस्य     |
| ६. | सचिव, सामान्य प्रशासन मन्त्रालय  | - सदस्य     |
| ७. | सचिव, अर्थ मन्त्रालय   | - सदस्य     |
| ८. | सचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय                                   | - सदस्य     |
| ९. | सहसचिव, प्रशासन सुधार तथा आन्तरिक व्यवस्था महाशाखा,<br>सामान्य प्रशासन मन्त्रालय | - सदस्यसचिव |

### समितिको कार्यनिर्देश (Terms of Reference)

समितिलाई आफ्नो कार्य प्रारम्भ गरेको मितिले तीन महीनाभित्र कार्य सम्पन्न गरिसक्ने गरी निजामती सेवालाई बढी जवाफदेही, नतिजामूलक, सेवा प्रधान र विकासमैत्री बनाउन विद्यमान ऐन, कानूनमा सुधार गर्न आवश्यक विषयहरूमा विश्लेषणात्मक सुझाव दिन देहाय बमोजिमका कार्य निर्देश प्राप्त भएको छ।

१. समग्र सार्वजनिक प्रशासनलाई जनमुखी र जनउत्तरदायी बनाउन विद्यमान सांगठनिक संरचना, कानून र नीतिगत विषयमा गरिनुपर्ने सुधार।
२. निजामती सेवालाई व्यावसायिक, गुणस्तरीय र सेवाग्राहीप्रति जिम्मेवार बनाउन गरिनुपर्ने संस्थागत र जनशक्तिमा सुधार।
३. निजामती सेवाका कर्मचारीको बढुवा, वृत्ति विकास, सरूवालाई अनुमानयोग्य बनाउन र नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउने सम्बन्धमा वर्तमान कानूनी व्यवस्था र प्रक्रियामा गरिनुपर्ने सुधार।
४. ट्रेड युनियनको भूमिका र तिनमा गरिनुपर्ने सुधार।



५. दुर्गम क्षेत्रमा सेवाप्रवाहलाई सुनिश्चित गर्न गरिनुपर्ने प्रक्रिया र सुधार ।
६. निजामती सेवामा विविधता व्यवस्थापन (Diversity Management) सम्बन्धी सुधार ।
७. निजामती कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई वस्तुगत र वैज्ञानिक बनाउन मापन संयन्त्रको विकास ।
८. सेवा करार सम्बन्धमा सुधार ।
९. सार्वजनिक प्रशासनलाई नतिजामूलक बनाउन अपनाउनु पर्ने नीतिगत सुधार ।

### समितिले सम्पादन गरेका कार्यहरू

प्रशासन सुधार समितिले आफूलाई प्राप्त कार्यनिर्देशमा उल्लिखित विषयहरूमा अध्ययन, विश्लेषण गरी नेपाल सरकारलाई सार्वजनिक प्रशासनका क्षेत्रमा समयानुकूल सुधार गरी सुशासनलाई बढावा दिन लिनुपर्ने नीतिगत, संरचनागत र कानूनी सुधारका सुझावहरू प्रदान गर्न सरोकारवालाहरू, विज्ञ तथा सम्बन्धित सबैबाट सुझाव संकलन गर्ने, प्रशासनका क्षेत्रमा अनुभवी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने, सेवाग्राहीहरूको पृष्ठपोषण लिन क्षेत्रगत रूपमा गोष्ठी गर्ने, विगतमा प्रशासन सुधार सम्बन्धमा गठित आयोगहरूले प्रदान गरेका सुझावहरूको अध्ययन गर्ने, प्रशासनसँग सम्बन्धित नवीनतम पुस्तकहरू तथा अन्य सन्दर्भ सामग्रीहरूको अध्ययन गर्ने जस्ता विधिहरू प्रयोग गर्ने निर्णय गरे अनुरूप हालसम्म देहायका कार्यहरू सम्पादन भएका छन् ।

#### क. सार्वजनिक रूपमा सुझाव आह्वान

समितिले आफ्नो प्रथम बैठकको निर्णयानुसार मिति २०६९।०९।१० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी प्रशासन सुधारका लागि लिइनुपर्ने संरचनागत, नीतिगत तथा कानूनी उपायहरू सम्बन्धमा सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र समितिमा आइपुग्ने गरी सुझाव पठाइदिन सरोकारवाला, विज्ञहरू तथा सम्बन्धित सबैमा अनुरोध गरेको छ । यसरी जिल्ला तहबाट प्रशासन सुधार सम्बन्धमा सुझाव दिन इच्छुक व्यक्तिहरूको सहजताका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समेत सुझाव संकलन गर्न सकिने व्यवस्था गरिएको छ । जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीले त्यस सम्बन्धी गोष्ठीको आयोजना गरी सुझाव पठाउने व्यवस्था मिलाएकोमा उक्त सूचनाबाट जानकारी प्राप्त गरी विभिन्न व्यक्तिहरूले प्रशासन सुधार सम्बन्धमा आगामी दिनमा लिनुपर्ने सुधारका सुझावहरू समिति समक्ष पठाएका छन् ।

#### ख. अन्तरक्रिया

समितिले प्रशासन सुधार सम्बन्धमा आगामी दिनमा लिनुपर्ने सुधारका उपायहरू सम्बन्धमा विभिन्न विज्ञ व्यक्तिहरूलाई समूह समूहमा विभाजन गरी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । विज्ञ व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने क्रममा मिति २०६९ पौष २६ गते संवैधानिक निकायका पूर्व पदाधिकारीहरू तथा नेपाल सरकारका पूर्व मुख्य सचिवहरूसँग अन्तरक्रिया गरियो । उक्त अन्तरक्रियामा पूर्व प्रमुख आयुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख आयुक्त निर्वाचन आयोग भोजराज पोखरेल, पूर्व अध्यक्ष लोक सेवा आयोग तीर्थमान शाक्य, पूर्व आयुक्त निर्वाचन आयोग डा. वीरेन्द्रप्रसाद मिश्र, पूर्व मुख्य सचिव दामोदर गौतम, पूर्व का.वा. प्रमुख आयुक्त निर्वाचन आयोग नीलकण्ठ उप्रेती, पूर्व सदस्य लोक सेवा आयोग भीमदेव भट्ट, पूर्व मुख्य सचिव माधव घिमिरे, पूर्व संयोजक उच्च स्तरीय विकेन्द्रीकरण समिति मुक्तिप्रसाद काफ्ले, कार्यवाहक महालेखा परीक्षक विमला सुवेदीको सहभागीता रहेको थियो भने कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलको समेत उपस्थिति रहेको थियो । त्यसैगरी समितिले मिति २०६९ माघ ३ गते पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ लगायत

नेपाल सरकारका अवकाश प्राप्त सचिवहरूसँग अन्तरक्रिया गरेको थियो जसमा उमेश मैनाली, बालकृष्ण प्रसाई, मधुरमण आचार्य, डा.गोविन्द कुसुम, विमल वाग्ले, चण्डी श्रेष्ठ, खेमराज नेपाल, ताना गौतम, बालानन्द पौडेल, भगवती कुमार काफ्ले, श्रीकान्त रेग्मी तथा प्रा.देवराज दाहालको सहभागीता रहेको थियो । अन्तरक्रियाका क्रममा समितिले मिति २०६९ माघ १० गते नेपाल सरकारका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूसँग तथा मिति २०६९ माघ १५ गते नेपाल सरकारका सेवानिवृत्त सचिवहरू, नेपाल जनप्रशासन क्याम्पसका प्राध्यापकहरू, पूर्व राजदूत लगायत विज्ञहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पूर्व सचिव सुशील जंग राणा, पूर्व सचिव युवराज पाण्डे, पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमलिना, पूर्व सचिव मुकुन्दप्रसाद पौडेल, पूर्व सचिव दीपेन्द्रविक्रम थापा, प्राध्यापक डा. श्रीकृष्ण श्रेष्ठ, प्राध्यापक डा. गोविन्द ढकाल, पूर्व सचिव अक्रुर नरसिंह राणा, प्रा.केशवराज पाण्डे, स्टाफ कलेजका पूर्व कार्यकारी निर्देशक डा. दिनेश पन्त, संसदका पूर्व महासचिव तथा पूर्व राजदूत सूर्यकिरण गुरूङ्ग, पूर्व राजदूत नवलकिशोर राई, प्राध्यापक आनन्द आदित्य, स्थानीय निकायका अध्येता सुरेश आचार्य लगायतका व्यक्तिहरूले प्रशासनका समग्र पक्षमा आ-आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । यसैगरी समितिले २०६९।१०।८ मा विभिन्न ट्रेड युनियनका पदाधिकारीसँग समेत अन्तरक्रिया गर्‍यो । समितिले विभिन्न मितिमा सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महानुभावहरूबाट देहायका सुझावहरू व्यक्त भएका थिए :-

- मन्त्रालयको संख्यामा ज्यादै नै उतार चढाव (Fluctuation) आउने गरेकोले, मन्त्रालयको संख्या अधिकतम १२ देखि १५ वटा मात्र कायम गरी स्थिर राखिनु पर्ने, परियोजनाहरू मन्त्रालय विभाग वा कार्यालयमध्ये एउटा निकायबाट मात्र सञ्चालन हुनुपर्ने ।
- सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग हुनुपर्ने, सेवा प्रवाहलाई सेवाग्राहीको अधिकारको रूपमा स्थापित गरी विकेन्द्रित रूपमा वितरण गरिनुपर्ने, सेवाग्राही तथा कर्मचारी बीचको सम्बन्ध पुनर्परिभाषित हुनुपर्ने ।
- सामाजिक लेखा परीक्षण प्रणाली लागू हुनु पर्ने, सरकारी निकायहरूबाट प्रवाह हुने सेवाहरूको एउटा मापदण्ड निर्माण हुनुपर्ने, नि.से.नि.को आचरण महलको पालना हुनुपर्ने, तलबभत्ता समयानुकूल पुनरावलोकन हुनुपर्ने, अभिलेखीकरणमा सुधार हुनुपर्ने तथा प्रत्येक तह तथा पदलाई उत्तरदायी बनाउनुपर्ने ।
- बढुवा ज्येष्ठतामा आधारित बनाउनुपर्ने, प्रत्येक तहको बढुवामा उम्मेदवार हुन काठमाडौं बाहिर काम गरेको अनुभव हुनुपर्ने व्यवस्था गर्ने ।
- निजामती सेवामा राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन हुन नहुने, सम्पूर्ण निजामती कर्मचारीहरूको लागि एकल ट्रेड युनियन मात्र रहने व्यवस्था गर्नुपर्ने, ट्रेड युनियन अधिकार राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीहरूलाई मात्र दिने ।
- दुर्गममा कर्मचारीको अनुपस्थिति रहने भएकोले यस्ता कार्यालयहरूको नियमित अनुगमन गर्ने व्यवस्था गर्ने, सेवा प्रदायक कार्यालयहरूको संस्थागत सुदृढीकरण गर्ने, उनीहरू बीच समन्वय र सहयोगको भावना सिर्जना गर्ने ।

- समावेशिताका सम्बन्धमा निजामती सेवा ऐन तथा नियमावलीको प्रावधान बमोजिम दश वर्ष अभ्यास गरेर मात्र यस व्यवस्थामा पुनरावलोकन गर्ने, साथै गुणको (quality) नाममा समावेशिता (Inclusive) लाई रोक्न नहुने ।
- तल्लो तहमा सेवा प्रवाह प्रभावकारी हुनेगरी कर्मचारी संख्या बढाउनु पर्ने । सचिवका लागि आवश्यक नदेखिएका दरबन्दी कटाउने, केन्द्रीय सरकारले गर्ने काम स्पष्ट पार्ने, मन्त्रालयहरूको विभागीय नीति नरहेका कारण व्यक्तिपरक कार्यशैली हावी भएकोले विभागीय नीति तर्जुमा हुनुपर्ने, अधिकृतमूलक सेवा बनाउनुपर्ने, सेवा प्रवाह हुने कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाउनु पर्ने ।
- प्रशासनमा भएको दलीयकरण बन्द गर्नुपर्ने । कर्मचारीतन्त्रले गर्ने कार्यमा अन्य निकायको भूमिका विस्तार गरिएको कारण प्रशासन अपाङ्ग भएकाले त्यस्तो कार्य तत्काल बन्द गरिनुपर्ने, सार्वजनिक निकायहरूमा कार्यरत कर्मचारीहरूको उत्तरदायित्व सुनिश्चित गर्ने व्यवस्था उपयुक्त नभएको र सामाजिक उत्तरदायित्व (Social Accountability) कायम हुन नसकेकोले यस सम्बन्धमा आवश्यक व्यवस्था गर्नुपर्ने, कार्यप्रक्रिया सरलीकरण र पारदर्शिता अभिवृद्धि गर्नुपर्ने, Citizen Jury गठन गर्ने व्यवस्था गर्ने, आर्थिक र वित्तीय उत्तरदायित्व प्रशासनिक प्रमुखका साथै राजनीतिक प्रमुखमा पनि हुने व्यवस्था गर्ने, सचिव मन्त्रीको हो वा सरकारको हो भन्ने कुरा स्पष्ट हुनुपर्ने ।
- सचिव बढुवामा बढुवा समितिले आवश्यक संख्याको तीन गुणा सिफारिस गर्ने व्यवस्था एकदमै खराब भएकोले उक्त व्यवस्था संशोधन गर्ने, सरूवालाई व्यवस्थित बनाउनुपर्ने र २४घ (१) को समस्या तत्काल समाधान गर्नुपर्ने, दुर्गम क्षेत्रमा कार्य नगरी बढुवा हुन नसक्ने व्यवस्था गर्ने, बढुवामा शैक्षिक योग्यताको अंक गणना नहुने व्यवस्था गर्ने ।
- स्थानीय स्तरमा सेवा प्रवाहलाई नियमित बनाउन घुम्ती सेवा प्रभावकारी बनाउने, विकेन्द्रित शासन व्यवस्था अँगाल्ने ।
- विविधता व्यवस्थापन आरक्षणभन्दा व्यापक विषय हो भनी बुझ्नुपर्ने, विभिन्न समुदायहरूको सामाजिक सशक्तिकरण र एकीकरणमा (Integration) ध्यान दिनु पर्ने ।
- कर्मचारीले कार्यसम्पादन मूल्याङ्कन फाराममा शत प्रतिशत अङ्क प्राप्त गर्ने तर वास्तविकतामा काम नहुने परिपाटी अन्त्य गर्न कार्य सम्पादन मूल्याङ्कनलाई मन्त्रालयगत र सेवागत रूपमा पुनर्संरचना गरी वस्तुगत बनाउने ।
- सामान्य प्रशासन मन्त्रालय खारेज गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत प्रशासन विभाग राख्ने, नियामक निकायहरूको दरबन्दी र कार्यालय बढाउने, सहायकस्तरमा बहुप्रतिभायुक्त (Multi-skill) कर्मचारीहरू लिने व्यवस्था गर्ने, राज्यकोषबाट तलब खाने समस्त कर्मचारीहरूको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा मात्र गर्ने व्यवस्था गर्नुपर्ने ।
- लोक सेवा आयोगबाट सिफारिस भई आउने कर्मचारीहरूको शुरू नियुक्तिको शुरू पदस्थापना दुर्गम क्षेत्रमा गर्ने ।
- निजामती कर्मचारीको बढुवा फाराम बढुवा हुन योग्य भएपछि एकपटक मात्र भर्ने र उक्त फाराम प्रत्येक वर्ष नवीकरण गर्ने व्यवस्था गरी पुनः फाराम भर्ने नपर्ने

व्यवस्था गर्ने, सरूवा गर्दा लिने र दिने मन्त्रालयको कमिटिले गर्ने व्यवस्था गर्ने, बहुवा अनुमानयोग्य (Predictable) हुनुपर्ने, छड्के प्रवेशले पदसोपान बिगारेको र मनोबल खस्केको तथा आदेशको एकात्मकता (Chain of Command) कमजोर बनाएकोले खारेज हुनुपर्ने, अवकाशको उमेर समस्त सेवामा एकरूप बनाई ६० वर्ष बनाउनु पर्ने, अवकाश प्राप्त व्यक्तिलाई विभिन्न सामाजिक कार्यमा लगाउन आवश्यक व्यवस्था गर्ने, कर्मचारी आवासको व्यवस्था गर्ने ।

- जिल्लास्तरका सहयोगी कर्मचारीको नियुक्तिमा जिल्लाकरण गर्ने
- कर्मचारीको व्यक्तिगत तथा सामूहिक उत्तरदायित्व स्पष्ट हुनुपर्ने
- एउटा निश्चित पदसम्म विभागीय निरन्तरता हुनुपर्ने, प्रशासनमा तालिम र वृत्ति विकासको पाटोतर्फ उपयुक्त ध्यान दिनु पर्ने, सार्वजनिक प्रशासनलाई सुधार गर्ने सम्बन्धमा अनुसन्धानमा विशेष जोड दिनुपर्ने ।

समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत (सचिव) माधव रेग्मी, सहसचिव कृष्ण पौडेल लगायतका पदाधिकारीहरू तथा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद विडारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवन प्रभा लामा, औषधी व्यवस्था विभागका महानिर्देशक राधारमण प्रसाद, परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापा, राहदानी विभागका महानिर्देशक यादव खनाल, उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशी, घरेलु तथा साना उद्योग विभागका महानिर्देशक वेगेन्द्र पौडेल, उपत्यका ट्राफिक महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्याल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.दामोदर गजुरेल तथा रजिष्ट्रार डा.निलमणि उपाध्याय, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी, ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नरहरी भण्डारी साथै मध्यपुर ठिमी नगरपालिकाका कार्यकारी अधिकृत दुर्गादेवी देवकोटासँग सम्बन्धित निकायहरूबाट सम्पादित कार्यहरू, समस्या तथा चुनौतीहरूको विषयमा छलफल गरेको थियो । त्यसैगरी समितिले उपभोक्ता हकहित संरक्षण मञ्चका ज्योती वानिया, डा. गंगा अकेला, सुशासनका क्षेत्रमा कार्यरत केदार खड्का, जनहित संरक्षण मञ्चका प्रकाशमणी शर्मा लगायतका व्यक्ति एवम् नेपाल वन पैदावार उद्योग महासंघ तथा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूसँग समेत छलफल गरेको थियो ।

#### ग. गोष्ठी तथा परामर्श

गोष्ठी- समितिले आफ्नो प्रतिवेदन सहभागीतामूलक सैद्धान्तिक अवधारणा अन्तर्गत तयार पार्ने उद्देश्यले ५ वटै विकास क्षेत्रमा सरोकारवाला व्यक्तिहरू तथा आम नागरिकहरूसँग अन्तरक्रिया गर्न गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त गोष्ठीहरू क्रमशः विराटनगर, वीरगञ्ज, पोखरा, धनगढी, नेपालगञ्ज तथा काठमाण्डौंमा यही फागुन मसान्तभित्र सम्पन्न गरी सक्ने गरी तयारी गरिसकिएको छ ।

परामर्श- समितिले समितिबाट तत्काल गर्न पर्ने भनी विभिन्न निकायहरूमा गरिने सिफारिसहरूको प्रभावकारी कार्यन्वयन सुनिश्चित गराउन, सुझावहरूको कार्यान्वयनको अवस्था बारे निरन्तर अनुगमन गर्ने तथा सुधार कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारीहरूको स्वामित्व बोध गराउने उद्देश्यले सम्माननीय प्रधानमन्त्रीको समुपस्थितिमा नेपाल सरकारका मन्त्रालयका सचिवहरू, आयोगका प्रशासनिक प्रमुखहरू तथा अन्य केन्द्रीय निकायका प्रमुखहरूसँग मिति २०६९ माघ १७ गते परामर्श कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट उच्च पदाधिकारीहरूलाई प्रशासन सुधार निरन्तर हुने विषय भएकोले समितिको कार्यलाई पूर्ण रूपमा सहयोग गरी सरकारले बदलिदो सन्दर्भमा सार्वजनिक प्रशासनमा गर्न खोजेको सुधारलाई प्रभावकारिता साथ अघि बढाउन निर्देशन दिनु भएको थियो ।

#### घ. विगतका आयोगहरूको प्रतिवेदन अध्ययन

नेपालमा प्रशासन सुधारका लागि विगतमा पटक-पटक प्रशासन सुधार आयोगहरू गठन भएका छन् । यसरी गठित आयोगहरूको प्रतिवेदनमा औल्याइएका सुभावहरू केही लागू भएका छन् भने कतिपय सुभावहरू कार्यन्वयन हुन सकेका छैनन् । कार्यान्वयन हुन बाँकी कतिपय सुभावहरूको सान्दर्भिकता आज पर्यन्त उत्तिकै रहेकाले त्यस्ता सुभावहरूमा उल्लिखित विषयहरूलाई पनि समितिले आफ्नो प्रतिवेदन तयारीको आधारको रूपमा लिने निर्णय गरी विगतका आयोगहरूको प्रतिवेदन अध्ययन गरेको छ ।

#### ङ. सार्वजनिक निकायहरूले तत्काल गर्नुपर्ने विषयहरू

आम नागरिकको दैनिक जनजीविकासँग प्रत्यक्ष रूपमा सरोकार राख्ने सार्वजनिक निकायका कार्यहरू सम्बन्धमा प्राप्त सुभावहरूको आधारमा सम्बन्धित निकायका पदाधिकारीहरूसँग बैठक गरी त्यस्ता निकायहरूका काम कारवाही सम्बन्धमा देखिएका समस्याहरू तत्काल सुधार गर्न निर्देशन दिनुका साथै समितिले आफ्ना बैठकहरूमा सार्वजनिक सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा लिएका विभिन्न निर्णयहरू तत्काल कार्यान्वयन गर्न सार्वजनिक निकायहरूलाई लेखी पठाएको छ ।

#### सार्वजनिक सेवा सम्बन्धमा प्राप्त सुभावहरू

- नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदाको रूपमा रहेको वन क्षेत्रमध्ये राष्ट्रिय वनको विनाश तीव्र रूपमा हुँदै गएको तथा उक्त कार्यमा वन संरक्षणको जिम्मेवारी पाएका सरकारी पदाधिकारी, सामुदायिक वन तथा उपभोक्ता समूहका व्यक्तिहरू समेतको सहभागीता रहेकोले त्यसको नियन्त्रण सम्बन्धमा आवश्यक व्यवस्था हुनु पर्ने ।
- राज्यले सीमान्तकृत व्यक्ति, समूह तथा समुदायलाई सामाजिक न्याय प्रत्याभूत गराउने उद्देश्यले मासिक रूपमा प्रदान गरेको सामाजिक सुरक्षा भत्ता वितरणमा प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसरी विनियोजित रकम कतिपय अवस्थामा समयमै पुग्न नसकेको, लक्षित व्यक्ति समक्ष पुग्न नसकेको, तथा यसरी सुविधा प्राप्त गर्न योग्य व्यक्तिको मृत्यु भएको अवस्थामा समेत मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुने गरेकोले त्यसको रोकथाम हुनुपर्ने ।
- सार्वजनिक निकायहरूबाट सम्पादित काम कारवाही तथा उक्त निकायहरूसँग सम्बन्धित नीति नियम तथा कानूनी प्रावधानहरूलाई पारदर्शी बनाउने उद्देश्यले सूचनाको हक सम्बन्धी ऐन तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले पारदर्शीता अभिवृद्धि गर्न आवश्यक व्यवस्था गरेको भए तापनि सार्वजनिक निकायहरूको काम कारवाहीलाई सेवाग्राही समक्ष जानकारी गराउने उद्देश्यले निर्माण गरिएका वेवसाइटहरू नियमित रूपमा अद्यावधिक नहुने गरेका कारण सेवाग्राही लगायत सरोकारवाला व्यक्तिहरूले कठिनाई व्यहोर्नु परेकाले त्यस सम्बन्धमा आवश्यक व्यवस्था गर्नुपर्ने ।
- सार्वजनिक पर्ती तथा सार्वजनिक निकायहरूको स्वामित्वमा रहेका जग्गाहरू व्यक्तिको नाममा दर्ता भई सार्वजनिक सम्पत्तिको अनुचित किसिमले दोहन भइरहेको हुँदा यस्ता कार्यमा संलग्न हुनेहरूलाई कडा कारवाही गरी सार्वजनिक जग्गा व्यक्तिहरूको नाममा दर्ता भएकोमा त्यसको छानविन गरी बदर गर्नुपर्ने ।

- उपभोक्ताको हक अधिकार संरक्षण गरी खुला अर्थतन्त्रको भावना तथा मर्म अनुरूप बजार निर्माण गर्न ल्याइएको उपभोक्ता संरक्षण ऐन, बजार संरक्षण ऐनका प्रावधानहरू कार्यान्वयन हुन नसकेको, बजार नियमनको महत्वपूर्ण निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले अपेक्षाकृत प्रभावकारी ढंगले काम गर्न नसकेका कारण स्वच्छ र प्रतिस्पर्धी बजार संयन्त्रको लाभ उपभोग गर्न नपाएर उपभोक्ताको हक अधिकार हनन् भइरहेकाले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई सकृय बनाई बजारलाई नियमित बनाउनु पर्ने। साथै उपभोक्ताहरूलाई उचित मूल्यमा गुणस्तरीय सेवा र वस्तुको न्यायोचित वितरणको सुनिश्चितता गरिनुपर्ने।
- जनताको स्वास्थ्यसँग सम्बन्धित प्रमुख कार्यहरूमध्ये राज्यले नागरिकहरूलाई निःशुल्क प्रदान गर्ने जीवन रक्षक औषधीहरूको खरीदमा ठूलो अनियमितता हुने गरेको, गुणस्तरविहीन औषधीहरू खरीद हुने गरेको, यस्ता औषधीहरू स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा पुग्दा म्याद समाप्त भइसके तथा राज्यले आम नागरिकलाई निःशुल्क रूपमा वितरण गर्न पठाएका औषधीहरू निजी क्लिनिकहरूबाट बिक्री हुने गरेकोले त्यसको रोकथाम र निरूपण हुनुपर्ने।
- स्वास्थ्य संस्था दर्ता गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना नहुने गरेको, मापदण्ड विपरित संस्थाहरू दर्ता हुने गरेको, यसरी दर्ता भएका स्वास्थ्य संस्थाहरूको हचुवाको आधारमा स्तरोन्नति गर्ने गरिएको तथा निजी स्वास्थ्य संस्थाहरूको नियमित रूपमा अनुगमन हुने नगरेकोले अनुगमन हुनुपर्ने।
- स्वास्थ्य क्षेत्रमा प्राप्त हुने वैदेशिक सहयोग सरकारको बजेट प्रणालीमार्फत प्राप्त नहुने कारण यसको प्रभावकारी उपयोग हुन नसकेको तथा उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेकोले त्यसको अनुगमन हुनुपर्ने।
- स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीको आवश्यक दक्षता तथा ज्ञान बिना नै स्तर वृद्धि गर्ने गरिएबाट गुणस्तरीय सेवा प्राप्त गर्ने सेवाग्राहीको हक अधिकार हनन भएको साथै सेवाग्राहीमा जोखिम सिर्जना भएकोले त्यसको उचित व्यवस्थापन हुनुपर्ने।
- स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले प्रदान गर्ने छात्रवृत्ति वितरण गर्ने कार्यमा अनियमितता हुने गरेकोले उक्त छात्रवृत्ति वितरण कार्यलाई निष्पक्ष तथा पारदर्शी बनाउनु पर्ने।
- दुर्गमक्षेत्रका स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यसँग सम्बन्धित जनशक्ति कार्यस्थलमा नबस्ने कारण सेवाग्राही आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेकोले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्तिको प्रभावकारी व्यवस्थापन गरी दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको गुणस्तरीय र प्रभावकारिता प्रवाहको व्यवस्था गर्नुपर्ने।
- कतिपय निजी स्वास्थ्य संस्थाहरूले भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण गरी उपभोक्ताहरूमा भ्रम सिर्जना गर्ने गरेकोले स्वास्थ्यसँग सम्बन्धित सूचना संप्रेषण र तत्सम्बन्धी भ्रमपूर्ण विज्ञापन प्रकाशन अविलम्ब नियन्त्रण गर्नुपर्ने।
- आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने नेपालमा उत्पादित तथा आयातित औषधीहरूको गुणस्तर मापदण्ड बमोजिम नभएको, कतिपय स्थानमा म्याद नाघेका औषधीहरू बिक्री वितरण हुने गरेको तथा औषधी विक्रेताहरूको तोकिए बमोजिम न्यूनतम योग्यतासमेत नरहेको, बजारमा बिक्री वितरण हुने औषधीहरूको गुणस्तर निरीक्षण गर्ने

औषधी व्यवस्था विभाग तथा राष्ट्रिय औषधी प्रयोगशालाले प्रभावकारी रूपमा कार्य गर्न नसकेको ।

- नेपाल मेडिकल काउन्सिलले मापदण्ड बमोजिम अनुगमन नगर्ने, अनुगमन गर्दा अनियमितता र भ्रष्टाचारजन्य कार्य भएकाले त्यसको छानबिन गरी कारवाही गर्नुपर्ने ।
- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सम्बन्धी श्रम इजाजत जारी गर्ने जस्ता कार्य समेत गर्नु परेबाट विभागको हैसियतमा गर्नुपर्ने कार्यहरूमा पर्याप्त ध्यान दिन नसकेको, सेवाग्राहीहरूलाई वैदेशिक रोजगार अनुमतिपत्र प्रदान गर्ने कार्य सम्बन्धी सेवा सरल र सहज रूपमा प्रदान गर्न नसकेको, विभागको कार्यालय काठमाडौंमा मात्र रहेका कारण वैदेशिक रोजगार सम्बन्धी ससाना कामहरू गर्न समेत सेवाग्राहीहरू काठमाडौं आउन बाध्य हुनुपरेकोले वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका उजुरीहरू जिल्ला तहमा जिल्ला प्रशासन कार्यालय मार्फत पठाउने व्यवस्था हुनुपर्ने, विभागलाई वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई इजाजत प्रदान गर्ने, त्यस्ता संस्थाहरूको अनुगमन गर्ने, वैदेशिक रोजगारसँग सम्बन्धित ठगीको विषयमा अनुसन्धान तहकिकात गर्नेजस्ता कार्यमा प्रभावकारी रूपमा लगाउन वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई श्रम स्वीकृति पत्र प्रदान गर्ने लगायतका दैनिक कार्यहरू हेर्ने गरी छुट्टै केन्द्रीय श्रम स्वीकृति कार्यालय स्थापना गर्नुपर्ने ।
- प्रचलित विभिन्न कानूनले प्रशासकीय निकायका अधिकारीलाई (अर्धन्यायिक निकायहरू) न्याय सम्पादनको समेत जिम्मेवारी दिएकोमा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र, वन कार्यालय, राजश्व प्रशासनसँग सम्बन्धित निकायहरू समेतले विभिन्न फौजदारी मुद्दाको कारवाही र किनारा समेत गर्दै आइरहेको सन्दर्भमा ती निकायहरूले गरेको फैसला बमोजिमको लगतको अभिलेख व्यवस्थापन तथा कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको, त्यस्ता निकायहरूले गरेको फैसला कार्यान्वयन गर्ने संरचना, विधि, प्रक्रिया स्पष्ट नभएको तथा ती निकायहरूले कति कैद जरीवाना गरेका छन्, तिनको असूल तहसीलको अवस्था कस्तो छ, भन्ने सम्बन्धमा अद्यावधिक तथ्याङ्कको पनि अभाव रहेकाले यस सम्बन्धमा आवश्यक व्यवस्था हुनुपर्ने ।
- यातायात सञ्चालनलाई व्यवस्थित गर्न गठित निकायहरूले प्रभावकारी रूपमा कार्य गर्न नसकेका कारण सार्वजनिक यातायात व्यवस्थापनमा अव्यवस्था बढेको, न्यूनतम सवारी ज्ञान प्राप्त नगरेका व्यक्तिहरूलाई समेत सवारी चालक अनुमतिपत्र प्रदान गर्ने गरिएको, सवारी चालकहरूले सवारी सञ्चालन गर्दा पालना गर्नुपर्ने न्यूनतम सावधानी पालना नगरेका कारण अत्याधिक दुर्घटना बढेको, काठमाडौं उपत्यका लगायत प्रमुख शहरी क्षेत्रहरूमा सार्वजनिक पार्किङ्ग अव्यवस्थित भई पैदल यात्री तथा यातायात सञ्चालनमा कठिनाई आएको, ज्यादै पुराना सवारी साधनहरूका कारण वातावरण प्रदूषण बढ्न गएकोले तिनको नियन्त्रण र व्यवस्थापन गर्ने ।
- सम्बन्धित निकायहरूले मेडिकल कलेजलाई अनुमति प्रदान गर्दा मापदण्ड विपरित दिने गरेको, प्रति शैक्षिक सत्रमा विदार्थी सङ्ख्या निर्धारणमा मापदण्ड पालना नगरी अनियमितता भएको तथा कतिपय मेडिकल कलेजले विदार्थीहरूबाट तोकिएको भन्दा बढी रकम असुल्ने गरेको ।
- बजारमा विक्री वितरण हुने मिठाई, खाद्य सामग्री आदिमा अखाद्य सामग्री मिसावट गरी आम नागरिकको स्वास्थ्यमा प्रतिकूलता सिर्जना गरिएको तर यस सम्बन्धमा नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रभावकारी रूपमा कार्य गर्न नसकेको ।

- स्थानीयस्तरमा राज्य प्रदत्त सेवाहरू सेवाग्राहीहरूले घर दैलोमा प्रभावकारी रूपमा प्राप्त गर्न नसकेको, आधारभूत सार्वजनिक सेवाहरूबाट समेत सर्वसाधारण वञ्चित हुनु परेको, आधारभूत रूपमा अन्तरनिहित सेवाहरू फरक-फरक निकायबाट भिन्न भिन्न स्थानबाट प्रवाह हुने कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेकोले स्थानीयस्तरमा सार्वजनिक सेवालाई प्रभावकारी रूपमा प्रवाह गरी सुशासन प्रत्याभूत गर्न सार्वजनिक सेवाहरूको प्रवाह एकै स्थलबाट हुनुपर्ने ।
- सेवाग्राहीलाई सार्वजनिक निकायहरूसँग सम्बन्धित सूचना सरल र सहज रूपमा प्रदान गर्ने उद्देश्यले निर्माण भएका सार्वजनिक निकायहरूका वेवसाइटहरू नियमित रूपमा अद्यावधिक हुनुपर्ने ।
- स्थानीयस्तरमा अवस्थित कार्यालयहरूमा खटिने कर्मचारीहरू न्यूनतम समयावधि अगावै सरूवा भई अन्यत्र जाने कारण सेवा प्रवाहमा अवरोध आएको, अधिकांश कार्यालयहरूमा तोकिएको पदभन्दा तल्लो तह तथा पदको पदाधिकारीबाट सार्वजनिक निकायको कार्य सम्पादन हुने कारण सेवाको गुणस्तरमा हास आएको तथा कतिपय कार्यालयहरू कार्यालय सहयोगीहरूको भरमा चलिरहेको हुँदा यस सम्बन्धमा प्रभावकारी व्यवस्था हुनुपर्ने ।
- स्थानीयस्तरमा उद्योग विभाग र घरेलु तथा साना उद्योग विभाग अन्तर्गत दर्ता हुने उद्योग व्यवसायहरू सम्बन्धित कार्यालयहरूले कानूनको उद्देश्य बर्खिलाप न्यूनतम मापदण्ड समेत पालना नहुने गरी स्थलगत निरीक्षण बिना नै कागजीरूपमा मात्र रीत पु-याई दर्ता गर्ने गरेका र सोबाट उद्योग रहेको स्थलमा वातावरणीय प्रतिकूलता जस्ता समस्याहरू सृजना भएकोले त्यसको रोकथाम हुनुपर्ने ।
- नेपालको जैविक विविधता तथा भौगोलिक दृष्टिले महत्वपूर्ण चुरे श्रृंखला तथा त्यसको दक्षिणी भागमा अवस्थित भावर क्षेत्र लगायतका विभिन्न स्थानमा सम्बन्धित निकायहरूबाट इजाजत नै नलिई क्रसर उद्योगहरू सञ्चालन भएबाट एकातर्फ चुरे क्षेत्रको अस्तित्व संकटमा परेको र ती स्थलहरूमा वातावरणीय प्रतिकूलता सिर्जना भएको तथा अर्कोतर्फ कानूनी शासनको बर्खिलाप कार्य भएकोले इजाजत नै प्राप्त नगरी गैर कानूनी रूपमा सञ्चालित यस्ता क्रसर लगायतका अन्य उद्योगहरू अविलम्ब बन्द हुनुपर्ने ।
- खुला बजार अर्थतन्त्रमा बजार नियमनको महत्वपूर्ण कानूनी औजारको रूपमा रहेका प्रतिस्पर्धा संरक्षण ऐन, उपभोक्ता संरक्षण ऐन तथा नियमका प्रावधान बमोजिम गठित परिषद् तथा समितिहरूको बैठक लामो समयदेखि बस्न नसकी निष्कृत भएकोले बैठकहरू नियमित हुनुपर्ने ।
- राज्यबाट सम्पादन हुने प्रमुख नियमनकारी कार्य सञ्चालन हुने प्रमुख नियामक निकायहरूमा जनशक्तिको न्यूनता रहेका कारण नियमनकारी कार्यहरू प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको हुँदा दरबन्दी थप हुनुपर्ने ।
- वर्तमान समयमा कानून संकायमा प्रवीणता प्रमाणपत्र तह खारेज भएको र लोक सेवा आयोगबाट न्याय सेवाका सहायकस्तरका पदहरूमा समेत एकीकृत परीक्षा प्रणाली अनुरूप अन्य विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिहरूमध्येबाटै उम्मेदवार छनौट गरी सिफारिस गरिने कारण त्यस्ता कर्मचारीहरूमा कानून र न्यायको आधारभूत ज्ञान नहुँदा सम्बन्धित निकायहरूको कार्यसम्पादनमा प्रतिकूलता सिर्जना भएको र न्याय सेवामा सहायकस्तरका पदहरूले सम्पादन गर्ने कार्यको महत्वपूर्ण भूमिका रहने भएकोले यस सम्बन्धमा तत्काल संबोधन हुनु पर्ने ।



- शहरी क्षेत्रका आधारभूत पूर्वाधारहरू सडक, ढल, टेलिफोन, विद्युत सेवाहरूका सेवा प्रदायक निकायहरू बीच आ-आफ्ना विषय सम्बद्ध योजनाहरूको कार्यन्वयन सम्बन्धमा उचित समन्वय हुन नसकेका कारण यस्ता सेवाहरूको आधारभूत पूर्वाधारको लागत बढ्न गएको साथै यस्ता सेवाहरूको एकीकृत योजना तयार हुन नसक्दा शहरी क्षेत्रको यातायात, सरसफाई जस्ता क्षेत्रहरूमा प्रतिकूलता सिर्जना भई आम नागरिकले समस्या भोग्नु परेकोले एकीकृत योजना लागू हुनुपर्ने ।
- आम नागरिकको मौलिक हकको रूपमा रहेको शिक्षा प्रदायक निजी तथा आवासीय विद्यालयहरूले शिक्षा मन्त्रालयबाट निर्धारण भएको मापदण्ड विपरित विद्यार्थीहरूबाट अधिक शुल्क लिने गरेको, वार्षिक विद्यार्थी भर्ना कार्यक्रम समय अगावै गर्ने गरेको तथा विद्यार्थी भर्ना सम्बन्धमा अस्वस्थकर प्रतिस्पर्धा हुने गरी पत्रपत्रिकामा विज्ञापन गर्ने गरेकाले यस्ता कार्यहरूको रोकथाम हुनुपर्ने ।
- विभिन्न चाडपर्व तथा सार्वजनिक समारोहहरूमा सार्वजनिक विदा दिने प्रचलन बढ्दै गएका कारण नेपाल दक्षिण एशियामै सबैभन्दा धेरै सार्वजनिक विदा दिने मुलुक बन्न गई सेवाग्राहीहरू मर्कामा परेका हुँदा अनावश्यक खालका कार्यक्रम, कम महत्व बोक्ने चाडपर्वहरू तथा समारोहमा दिइने सार्वजनिक विदा कटौती हुनु पर्ने ।
- भ्रष्टाचार नियन्त्रण तथा रोकथामका लागि गठित निकायहरूले प्रभावकारी रूपमा काम गर्न नसकेका कारण भ्रष्टाचार मौलाएको, सरकारी कर्मचारीले राजनीतिको आडमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढेकोले यसको अन्त्य गरी भ्रष्टाचार न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्नु पर्ने ।
- सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी नभएका कारण यात्रु वर्गले दुःख पाएकोले सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने ।
- व्यवस्थित र योजनाबद्ध जग्गा विकास योजनाको अभाव तथा सम्बन्धित निकायहरूको उदासिनताका कारण अत्यन्त अव्यवस्थित तवरमा जग्गा प्लटिङ्ग कार्यहरू हुने गरेका कारण नेपालका शहरहरू साह्रै भद्रगोल बन्दै गएको र कृषियोग्य भूमि, सार्वजनिक जग्गा, सीमसार क्षेत्रहरू अतिक्रमित हुँदै गएकोले यस सम्बन्धमा तत्काल कदम चाल्नु पर्ने ।
- सार्वजनिक सेवा प्रवाह गर्ने कार्यस्थलमा अवस्थित निकायहरूमा कर्मचारीहरू रिक्त भइरहने कारण सेवाग्राहीहरू मर्कामा परेका हुँदा सरकारले यस्ता कार्यालयमा कर्मचारी रिक्त नहुने व्यवस्था गर्नु पर्ने ।
- निजामती सेवाका कर्मचारीहरूको बढुवा तथा सरूवा अनुमानयोग्य बन्न नसकेको, तलब सुविधा तुलनात्मक रूपमा न्यून भएको कारण कर्मचारीको मनोबल खस्किएको, बजारका क्षमतावान जनशक्ति यस सेवाप्रति आकर्षक हुन नसकेकोले बढुवा तथा सरूवा अनुमानयोग्य बनाउनु पर्ने तथा निजामती सेवाका कर्मचारीहरूको तलबभत्ता दक्षिण एशियाली मुलुकहरू निजामती कर्मचारी सरह बनाई यस सेवालाई मर्यादित, सक्षम तथा उत्पादनमूलक बनाउनु पर्ने ।
- विगतमा घटेको द्वन्द्वबाट पीडित व्यक्ति तथा द्वन्द्व प्रभावित व्यक्तिहरूलाई राज्यका तर्फबाट प्रदान हुने विभिन्न सहयोग तथा राहत सुविधाहरू वास्तविक पीडित तथा प्रभावित व्यक्तिहरूले अभै प्राप्त गर्न नसकेको भन्ने गुनासो आएकोले त्यस्ता व्यक्तिहरूको पहिचान गरी यथासक्य चाँडो राहत उपलब्ध गराउनु पर्ने ।

- नागरिकले एम.आर.पि(MRP) राहदानी प्राप्त गर्नका लागि जिल्लाबाट समेत फाराम भर्न सकिने व्यवस्था गरिएको भए तापनि जिल्ला तहबाट राहदानीका लागि निवेदन दिँदा राहदानी प्राप्त गर्न लामो समय लाग्ने भएकाले सेवाग्राही सोभै परराष्ट्र मन्त्रालयमा आउने कारण सेवाग्राहीहरूको ठूलो संख्या केन्द्रीकृत भई भीडभाड बढेको, सेवाग्राही विहानैदेखि लाइनमा बस्न बाध्य भएकोले जिल्लाबाट निवेदन बुझाउदा पनि न्यूनतम समय भित्रै राहदानी जारी हुने व्यवस्था गर्नु पर्ने ।
- अदालती कारवाहीको क्रममा धितो जमानतको प्रयोजन तथा बैङ्क तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा जमानतको रूपमा लिन जग्गा जमीनको मूल्याङ्कन वास्तविक भन्दा ज्यादै बढी गर्ने गरिएको कारण अदालतको फैसला अनुसार असूल उपर हुनुपर्ने जरिवाना उठ्न नसकेको तथा बैङ्क तथा वित्तीय संस्थाले ऋण असूल उपर गर्न कठिनाई हुने गरेकोले धितो मूल्याङ्कन सम्बन्धमा कडाई गर्नु पर्ने ।

\_\_\_\_\_

## सार्वजनिक प्रशासनमा तत्काल गर्नुपर्ने सुधार

सार्वजनिक प्रशासन सुधार सम्बन्धमा समितिलाई प्राप्त कार्य निर्देश बमोजिम सरोकारवाला समूह र सर्वसाधारण नागरिकहरूबाट प्राप्त सुझाव, विज्ञहरूसँगको अन्तरक्रिया र परामर्श तथा विगतमा प्रशासन सुधार सम्बन्धमा गठित आयोग, समितिहरूको सुझाव समेतका आधारमा समग्र प्रतिवेदन आगामी दिनमा बुझाउने गरी तत्काल गर्नुपर्ने भनी नेपाल सरकारका विभिन्न निकायहरूलाई लेखी पठाइएका विषयहरू समेत समावेश गरी सार्वजनिक प्रशासन सुधारका लागि तत्काल लिनुपर्ने कदमका सम्बन्धमा देहायका सुझावहरू सिफारिस गरिएको छ। यी सिफारिसहरू सम्बन्धित मन्त्रालय तथा निकायहरूले पन्ध्र दिनभित्र ठोस योजना बनाई लागू गर्न गराउन समिति सिफारिस गर्दछ।

### १. स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधार सम्बन्धमा

स्वास्थ्य सेवा आम नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो। राज्यले प्रत्येक वर्ष आफ्नो आयको ठूलो हिस्सा यस क्षेत्रमा विनियोजन गर्दै आएको छ। संविधानको मर्म र भावना अनुरूप प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा सुनिश्चित गर्ने उद्देश्यले सरकारी तवरमा स्वास्थ्यसँग सम्बन्धित थुप्रै कार्यक्रमहरू सञ्चालित गरिएका छन्। स्थानीयस्तरसम्म स्वास्थ्य संस्थाहरूको स्थापना गरिएको छ, भने सरकारद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूले निःशुल्क तथा सहूलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्। त्यसैगरी निजी स्वास्थ्य संस्थाहरू समानान्तर रूपमा सञ्चालित हुँदै आएका छन्। त्यस्ता संस्थाहरूको दर्ता, अनुगमन तथा नियमनका सम्बन्धमा राज्यको भूमिका अपेक्षाकृत प्रभावकारी हुन नसकेकोले प्रभावकारी बनाउन आवश्यक कार्य गर्दै जानुपर्ने देखिन्छ। सरकारले दुर्गम क्षेत्र तथा स्थानीयस्तरमा अवस्थित स्वास्थ्य संस्थाहरूमा कतिपय जीवन रक्षक औषधीहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ। यस्ता औषधीहरू समयमै लक्षित वर्गसम्म नपुग्ने, गुणस्तरहीन औषधी समेत आपूर्ति हुने जस्ता समस्याहरू रहेको सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा तत्काल निम्न कार्यहरू गर्नुपर्ने देखिन्छ:

- (१) स्थानीयस्तरमा सरकारबाट निःशुल्क वितरण हुने औषधीहरू समयमै पुग्ने व्यवस्था गर्ने।
- (२) निःशुल्क वितरण हुने औषधीहरू निजी क्लिनिकहरूबाट विक्री वितरण हुने गरेको सम्बन्धमा त्यसको नियन्त्रणको निमित्त नियमित अनुगमन गर्ने व्यवस्था गर्ने।
- (३) स्वास्थ्य सेवा सम्बन्धमा निजी स्वास्थ्य संस्थाहरूबाट प्रवाह गरिएका भ्रमपूर्ण विज्ञापन तत्काल बन्द गर्ने।
- (४) औषधीहरूको गुणस्तर परीक्षण गर्ने औषधी व्यवस्था विभागलाई सक्रिय बनाउन उक्त विभागको दरबन्दी पुनरावलोकन गर्न सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण (O and M survey) अधि बढाउने।
- (५) निजी स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन गरी त्यस्ता संस्थाहरूले प्रदान गर्ने सेवा, गुणस्तर तथा लागत अद्यावधिक गर्ने।

## २. सार्वजनिक सेवा वितरणमा प्रभावकारिता सम्बन्धमा

सार्वजनिक सेवा प्राप्त गर्ने नागरिकको नैसर्गिक अधिकार हो। स्थानीयस्तरमा नागरिकहरूलाई छिटो, छरितो र सरल रूपमा सार्वजनिक सेवा वितरण हुन सकेमा मात्र आम नागरिकले लोकतन्त्रका लाभहरू उपयोग गर्न सक्छन् र राज्यका प्रति नागरिकहरूको अपनत्व अभिवृद्धि हुन्छ। तर स्थानीयस्तरमा सार्वजनिक सेवा वितरण प्रभावकारी बन्न सकेको छैन। कार्यालयको संरचना सेवाग्राही मैत्री हुन नसक्नु, स्थानीयस्तरमा अझ खास गरी दुर्गम स्थलमा कर्मचारीहरू अनुपस्थित रहनु, सार्वजनिक बिदाको संख्यामा बढोत्तरी हुनु, स्थानीय निकायहरू राजनीतिक प्रतिनिधित्वविहीन हुनु जस्ता कारणहरूले गर्दा सेवा वितरण प्रणाली कमजोर बन्न पुगेको छ। यसमा सुधार गर्न देहायका सुझावहरू सुझाइएका छन्:

- (१) मन्त्रालयहरूले आ-आफ्नो वार्षिक बजेटको निश्चित रकम स्थानीयस्तरका कार्यालयहरूको भौतिक सुधारमा विनियोजन गर्ने।
- (२) कम महत्वका सार्वजनिक बिदाहरू कटौती गर्ने।
- (३) जिल्लामा रहने सहायकस्तरका पदहरूको विज्ञापन जिल्लागत रूपमा गरी पदपूर्ति गर्ने र त्यस्ता कर्मचारीहरूको सरूवा न्यूनतम दश वर्ष उक्त जिल्ला बाहिर नहुने व्यवस्था गर्ने।
- (४) कार्यस्थलका कार्यालयहरूबाट प्रवाह हुने सेवा नागरिक वडापत्रमा उल्लेखित समयभित्र सेवाग्राहीलाई प्राप्त नभएमा सेवाग्राहीले क्षतिपूर्ति प्राप्त गर्ने गरी क्षतिपूर्ति प्राप्त हुने व्यवस्था सहितको नागरिक वडापत्र अनिवार्य रूपमा राख्ने व्यवस्था गर्ने।
- (५) घुम्ती सेवा कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने,
- (६) सार्वजनिक सेवा वितरण गर्ने स्थानीयस्तरमा रहेका कार्यालयमा सेवाग्राहीहरूको भाषिक सघनता अनुरूप बहुभाषिक नागरिक वडापत्र लागू गर्ने।
- (७) सेवा वितरण गर्ने कार्यालयहरूमा सेवाग्राही सन्तुष्टी फाराम व्यवस्था गरी त्यस्ता कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको वार्षिक का.स.मू.मा त्यसलाई पनि आधारको रूपमा लिने व्यवस्था गर्ने।
- (८) वर्षभरी उत्कृष्ट सेवा प्रदान गर्ने कार्यालयलाई प्रोत्साहन स्वरूप उत्कृष्ट कार्यालयको रूपमा सम्मान गर्ने परम्पराको विकास गर्ने।
- (९) जिल्लामा स्थानीय विकास अधिकारीको भूमिकालाई प्रभावकारी बनाउन स्थानीय विकास अधिकारीको छनौट निश्चित मापदण्डको आधारमा गर्ने व्यवस्था लागू गर्ने।
- (१०) महानगर क्षेत्रभित्र सार्वजनिक यातायातको सञ्चालनको प्रवन्ध गर्ने अधिकार र जिम्मेवारी सम्बन्धित निकायलाई सुम्पिनु पर्ने।

## ३. सार्वजनिक सम्पत्ति तथा स्रोत साधनको दुरुपयोग सम्बन्धमा

नेपालमा विगत लामो समयदेखि विभिन्न निकायहरूले आर्थिक सहायता चन्दा पुरस्कार शीर्षकबाट ठूलो रकम आ-आफ्ना निकटस्थ व्यक्तिहरूलाई वितरण गरी सरकारी रकमको दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसले राज्यबाट सुविधा प्राप्त गर्नुपर्ने वर्ग

उक्त सुविधा प्राप्त गर्नबाट वञ्चित भएको देखिन्छ, भने राज्यकोषको दुरुपयोग गर्ने कार्यमा बढोत्तरी समेत हुन गएको छ। राज्यकोषको संरक्षण गरी उक्त रकमलाई राष्ट्र विकासमा लगाउन तथा सुविधा पाउनु पर्ने वास्तविक व्यक्तिले मात्र यस्ता सहायता प्राप्त गरून् भन्नाका खातिर देहायको व्यवस्था गर्ने:

- (१) स्वास्थ्य उपचार, आर्थिक वृत्ति लगायत कार्यका लागि सरकारी निकायहरूबाट आर्थिक सहायता प्राप्त गर्नको लागि निश्चित मापदण्डको आधारमा उक्त सहायता प्राप्त गर्न चाहने व्यक्तिको नाम उक्त व्यक्तिको स्थायी बसोबास भएको जिल्लाको स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयबाट आर्थिक सहायता प्राप्त गर्न योग्य भनी सिफारिस भएर आउनुपर्ने बाध्यात्मक व्यवस्था गर्ने।
- (२) आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिहरूको नामावली सार्वजनिक गर्ने व्यवस्था गर्ने।
- (३) सरकारी निकायहरूमा प्रत्येक वर्ष दैनिक भत्ता तथा भ्रमण भत्ता शीर्षकमा ठूलो रकम विनियोजन हुने गरेको छ। उक्त रकम वार्षिक लक्ष्य तोकिएका कार्यहरू सञ्चालन गर्नका लागि खर्च गर्नुपर्नेमा भ्रमण आदेश स्वीकृत गराएर कार्यालयमै बसी सुविधा लिने गरेकोले त्यसलाई नियमित गर्न भ्रमण आदेश स्वीकृत गराएर तोकिएको स्थानमा भ्रमणमा जाने कर्मचारीहरूले उक्त भ्रमण कार्यक्रमको प्रतिवेदन पेश नगरी भ्रमण भत्ता पेशकी फछ्यौट नगर्ने व्यवस्था गर्ने।
- (४) सरकारी कामको लागि मात्र प्रयोग हुनुपर्ने सरकारी सवारी साधनहरू निजी काममा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गई दुरुपयोग भइरहेकोले यस सम्बन्धमा निश्चित मापदण्ड बनाई लागू गर्ने र मापदण्ड बमोजिम प्रयोग भए नभएको नियमित अनुगमन गर्ने व्यवस्था गर्ने तथा मापदण्ड विपरित सरकारी सुविधा प्रयोग गर्ने व्यक्तिहरूबाट सवारी साधन जफत गर्ने।
- (५) सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न मितव्ययिता निर्देशिकाको कडाइसाथ पालना गर्ने गराउने।
- (६) सार्वजनिक सम्पत्ति तथा स्रोत साधनको दुरुपयोगलाई नियन्त्रण गर्न सञ्चार माध्यमबाट त्यस्तो दुरुपयोग सम्बन्धी सूचना दिन सर्वसाधारणका समक्ष नियमित सूचना प्रवाह गर्ने र प्राप्त सूचनाका आधारमा छानबिन गरी सम्बन्धित मन्त्रालय र जिल्ला तहमा प्रमुख जिल्ला अधिकृतले संयन्त्र बनाई रोकथाम र नियन्त्रणको उचित कारवाही गर्ने।

## ४. सामाजिक सुरक्षा भत्ता सम्बन्धमा

कल्याणकारी राज्य व्यवस्थामा सरकारले सीमान्तीकृत, राज्यको मूलप्रवाहबाट बाहिर रहेका व्यक्तिहरू, अशक्त, अपाङ्ग भएका व्यक्तिहरू लगायतलाई सामाजिक न्याय प्रत्याभूत गराउन विभिन्न किसिमका सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ। नेपालमा बहुदलीय व्यवस्था स्थापना भए पश्चात् यस कार्यको शुरूवात भएको र लोकतन्त्र स्थापना पछिका वर्षहरूमा यसतर्फ विशेष ध्यान दिएको पाइन्छ। राज्यले सामाजिक सुरक्षा भत्ताको रूपमा उल्लिखित समुदाय, वर्ग र समूहका नागरिकहरूलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता अन्तर्गतका वृद्ध भत्ता, एकल महिला भत्ता लगायतका भत्ताहरू लक्षित समूहलाई स्थानीय सरकारका इकाइहरूबाट वितरण गर्ने व्यवस्था गरिएको छ। तर वर्तमान समयमा स्थानीय निकायहरू निर्वाचित राजनीतिक प्रतिनिधि विहीन भएकोले र प्रशासनिक

कर्मचारीले स्थानीय सरकारबाट सम्पादन गर्नुपर्ने समस्त कार्यहरू गर्नुपर्दा यो कार्य प्राथमिकतामा पर्न सकेको छैन। जसको कारण राज्यबाट प्राप्त सहूलियत लक्षित वर्गले यथासमयमा प्राप्त गर्न नसकेको देखिन्छ भने अर्कोतिर यो रकमको दुरुपयोग हुने गरेको पाइएकोले यस सम्बन्धमा देहायको व्यवस्था गर्नु उपयुक्त देखिन्छ:

- (१) गाउँ विकास समिति/नगरपालिकाको सचिवले यस कार्यक्रमवापत प्राप्त भत्ता/वृत्ति/अनुदान रकम परिचयपत्र प्राप्त गरेका सम्बन्धित व्यक्तिहरूलाई आ-आफ्नो क्षेत्रमा प्रथम चौमासिकमा बडा दशैं पूर्व असोज एक गते, दोश्रो चौमासिकमा शहीद सप्ताहको समयमा माघ बाह्र गते र तेश्रो चौमासिकमा नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन जेष्ठ पन्ध्र गतेसम्ममा भुक्तानी गर्नु पर्ने, त्यस्तो कार्यक्रमको प्रचार-प्रसार समेत गर्नुपर्ने, गाउँ विकास समितिको सचिव र नगरपालिकाको सचिवले तोकिएको मितिमा भत्ता/वृत्ति/अनुदान पाउने व्यक्तिले सोही आर्थिक वर्षभित्र रकम बुझिसक्नु पर्ने। ज्यादै अशक्त भएको कारणबाट भत्ता/वृत्ति आफैं बुझिलिन नसक्ने व्यक्ति, पूर्ण अशक्त अपाङ्ग भएका व्यक्ति, बालबालिका, नाबालक, लोपोन्मुख, आदिवासी/जनजातिको हकमा सम्बन्धित निकायले कर्मचारी खटाई यथासम्भव पायक पर्ने ठाउँमा रकम बुझाउने व्यवस्था मिलाउने।
- (२) नयाँ परिचयपत्र पाएका र परिचयपत्र नवीकरण भएका लाभग्राहीहरूको अद्यावधिक नाम नामेसी, ठेगाना, परिचयपत्र नम्बर, नागरिकता प्रमाणपत्र नम्बर, जन्मदर्ता प्रमाणपत्र नम्बर, बैङ्क खाता नम्बर सहितको विवरण र संख्या गाउँ विकास समिति/नगरपालिकाले जिल्ला विकास समितिमा पठाउने। यसरी विवरण अद्यावधिक गर्दा आफैं उपस्थित भई रकम बुझ्न नसक्ने व्यक्तिहरू, पूर्ण असक्त अपाङ्ग र अरूको सहारा बिना हिड्डुल गर्न नसक्ने, ओछ्यानमै बसी अरूको सहयोगले मात्र उठ्न र बस्न सक्ने वा बैङ्कसम्म आफैं आउन नसक्ने अवस्थाका लाभग्राहीहरू र बालबालिकाहरूको पहिचान गरी त्यस्ता लाभग्राहीको हकमा इच्छाएको व्यक्ति/अभिभावक/संरक्षकको विवरण समेत अद्यावधिक गरी जिल्ला विकास समितिमा पठाउने व्यवस्था गर्ने।
- (३) गाउँ विकास समिति/नगरपालिकाबाट विवरण प्राप्त भएपछि चौमासिक रूपमा जिल्ला विकास समितिले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका लाभग्राहीहरूको बैङ्क खातामा जम्मा हुने गरी सम्बन्धित बैङ्कको नाममा चेक जारी गर्ने र सोको जानकारी गाउँ विकास समिति/नगरपालिकालाई दिने व्यवस्था मिलाउने।
- (४) त्यस्तो विवरण र निकास रकम प्राप्त भएपछि सम्बन्धित बैङ्कले लाभग्राहीको नवीकरण सहितको परिचयपत्रको आधारमा भत्ता/वृत्ति/अनुदान पाउने लाभग्राहीहरूको शून्य मौज्दातमा छुट्टा छुट्टै वचत खाता खोली उक्त खातामा रकम जम्मा गरी बैङ्कको नियम अनुसार चेकबुक र पासबुक निःशुल्क उपलब्ध गराउनु पर्ने। छुट्टै वचत खाता खोल्दा स्वयम् लाभग्राही आफैं बैङ्कमा उपस्थित भई बैङ्कको रोहवरमा दस्तखत नमूना कार्डमा दस्तखत र औंठा छाप लगाउनु पर्ने। बैङ्कले लाभग्राहीको खातामा रकम जम्मा भएको स्पष्ट देखिने गरी वितरण गरिएका लाभग्राहीको नाम र बैङ्क खाता नम्बरसहितको विवरण चौमासिक रूपमा सम्बन्धित

गाउँ विकास समिति/नगरपालिका र जिल्ला विकास समितिलाई अनिवार्य रूपमा पठाउने र यसै विवरणलाई रकम वितरण भएको भरपाई मानिने व्यवस्था गर्ने ।

- (५) बालबालिका तथा शारीरिक अशक्तताका कारण बैङ्कमा आफैँ आउन नसक्ने अवस्थाका लाभग्राहीहरूको हकमा लाभग्राही र अभिभावक/संरक्षकको संयुक्त खाता खोली कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी बैङ्क खातामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिने । तर बैङ्कले कुनै लाभग्राहीको परिचयपत्रको आधिकारिकता बुझ्न चाहेमा त्यस्ता लाभग्राहीको वचत खाता खोल्ने कार्य तत्काल रोकी जतिसक्दो छिटो सम्बन्धित गाउँ विकास समिति/नगरपालिका वा जिल्ला विकास समितिबाट बुझी एकीन भएपछि मात्र खाता खोल्दिने व्यवस्था गर्ने ।
- (६) नगरपालिका र गाउँ विकास समितिहरूले सामाजिक सुरक्षा भत्ता/ वृत्ति/अनुदान बैङ्कमार्फत भुक्तानी गर्दा नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कका शाखा, उपशाखा कार्यालय वा सामाजिक सुरक्षा कार्यक्रम जिल्ला समन्वय समितिको सिफारिसमा मन्त्रालयको पूर्व स्वीकृति लिई सम्भव भएसम्म नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गका मान्यता प्राप्त वाणिज्य बैङ्कबाट र सम्भव नभएमा 'ख' वर्गका मान्यता प्राप्त विकास बैङ्कबाट रकम वितरण गर्ने व्यवस्था मिलाउने । एक गाउँ विकास समितिले एउटै बैङ्कबाट मात्र भत्ता वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने । महानगरपालिका/ उपमहानगरपालिका तथा नगरपालिकाको हकमा एकभन्दा बढी बैङ्कबाट भत्ता वितरण गर्ने व्यवस्था मिलाउन सकिने तर त्यसरी रकम वितरण गर्दा एउटा वडाको लागि एउटै मात्र बैङ्क छनौट गर्नुपर्ने । यसरी बैङ्क छनौट भई भुक्तानीको व्यवस्था मिलाएको सात दिनभित्रमा सो को जानकारी मन्त्रालयलाई पठाउनु पर्ने व्यवस्था गर्ने ।

## ५. स्थानीय निकाय सञ्चालन सम्बन्धमा

- (१) नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३९ बमोजिम स्थानीय निकायको निर्वाचन गर्ने । निर्वाचन नभएसम्म नेपाल सरकारबाट स्वीकृत स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०६९ को व्यवस्था बमोजिम जि.वि.स.,न.पा. र गा.वि.समा गठित एकीकृत योजना तर्जुमा समितिलाई थप काम, कर्तव्य र जिम्मेवारी तोकी उत्तरदायी संयन्त्रको व्यवस्था गर्ने ।
- (२) गा.वि.स. सचिवहरूको पदपूर्ति गर्ने सम्बन्धमा सबै गा.वि.स. सचिवका पदहरू पूर्ति गर्न रिक्त पदको अवस्था र पदपूर्तिको अवस्थाको विवरण अद्यावधिक गर्ने, जिल्लाका अन्य कार्यालयमा रहेका कार्यरत ना.सु. र खरीदारस्तरको कर्मचारीलाई गा.वि.स. सचिवमा खटाउन प्र.जि.अ. र स्थानीय विकास अधिकारीको एक समिति बनाई सिफारिस गर्न निर्देशन दिने र सो सिफारिसको आधारमा क्षेत्रीय प्रशासन कार्यालयले सोही जिल्लामा सरुवा गर्ने, गा.वि.स. सचिवहरूलाई अन्यत्र सरुवा नगर्ने व्यवस्थाका लागि सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले समन्वय गरी आवश्यक व्यवस्था मिलाउने । लोक सेवा आयोगलाई गा.वि.स. सचिवहरूको पदपूर्ति प्राथमिकतासाथ गरिदिन अनुरोध गर्ने, गा.वि.स. सचिव पद रिक्त हुनासाथ पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गर्ने

पद्धतिलाई व्यवस्थित गरी सबै गा.वि.स. सचिवहरूको पदपूर्ति ३ महीनाभित्र गरिसक्ने ।

- (३) गा.वि.स.हरूलाई जनसंख्या, क्षेत्रफल, आन्तरिक आम्दानी, पूर्वाधार विकासको अवस्था र सामाजिक सेवाको अवस्था समेतको आधारमा तीन वर्गमा विभाजन गरी 'क' वर्गको गा.वि.स.मा निजामती सेवाको अधिकृत र लेखापाल, 'ख' र 'ग' वर्गको गा.वि.स.मा ना.सु वा खरीदार सरहको दरबन्दी कायम गरी कर्मचारी व्यवस्था गर्ने ।
- (४) नगरपालिकाहरूमा कार्यकारी अधिकृतको साथै लेखा प्रशासन र प्राविधिक तर्फको १/१ जना कर्मचारी दरबन्दी सिर्जना गरी कर्मचारी खटाउने व्यवस्था गर्ने ।
- (५) स्थानीय निकायहरूमध्ये गा.वि.स.हरूलाई तीनस्तरमा वर्गीकरण गरी प्रथमस्तरमा अधिकृत स्तरको दरबन्दी सिर्जना गर्ने र तत्कालका लागि २४ घ (१) अनुसार बढुवा भएका अधिकृत खटाउने, द्वितीयस्तरमा ना.सु. स्तरको दरबन्दी सिर्जना गर्ने र २४ घ (१) अनुसार बढुवा भएका ना.सु. खटाउने, तृतीयस्तरका गा.वि.स. मा खरीदारको दरबन्दी यथावत राख्ने ।
- (६) महानगरपालिका, उपमहानगरपालिकाले आफूलाई प्राप्त अनुदान रकम आफ्नो क्षेत्रभित्रका लक्षित वर्गलाई बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता रकम दिने व्यवस्था मिलाउने ।
- (७) कर्मचारीको अभावमा हाल कतिपय जिल्लामा एकै कर्मचारीले एकभन्दा बढी गा.वि.स. सचिवको जिम्मेवारी लिनुपरेको सन्दर्भमा गा.वि.स. सचिव तत्काल पूर्ति गर्ने व्यवस्था गर्ने ।

## ६. बजार अनुगमन तथा नियमन सम्बन्धमा

खुला बजार अर्थतन्त्रको सञ्चालनमा राज्यको नियमनकारी निकायहरूको महत्वपूर्ण भूमिका रहन्छ। राज्यको नियमनकारी निकायहरू निष्प्रभावी र उदासीन भएमा आम उपभोक्ताको हक अधिकार कुण्ठित हुन जान्छ। बजारलाई प्रचलित ऐन कानून र नीतिगत व्यवस्था अनुरूप प्रभावकारी रूपमा नियमन गर्न नसक्दा एकातर्फ उपभोक्ताले अनियन्त्रित मूल्य वृद्धिको मार खेप्नु पर्ने हुन्छ भने अर्कोतर्फ गुणस्तरहीन वस्तु तथा सेवाको उपभोग गर्न बाध्य हुनुपर्छ जसका कारण अन्तत आम नागरिकको स्वास्थ्य तथा सुरक्षामा नै आघात पर्नजान्छ। नेपालमा खुला बजार अर्थतन्त्रलाई सहजरूपमा बढाउन नियमनकारी निकायको रूपमा वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपभोक्ताको हक हित संरक्षण गर्न आवश्यक बजार नियमनको कार्य गर्ने जिम्मेवारी पाएका छन्। तर उपभोक्ता हक हितसँग सम्बन्धित विभिन्न समिति तथा परिषद्हरूको बैठक नियमित रूपमा बस्न नसकेको, वाणिज्य विभागमा जनशक्ति तथा अन्य साधनस्रोतको न्यूनता रहेको जस्ता कारणले बजार नियमन प्रभावकारी हुन नसकेको सन्दर्भमा देहायका कार्यहरू गर्नुपर्ने देखिन्छ:

- (१) खुला बजार अर्थतन्त्रमा बजार नियमनको महत्वपूर्ण कानूनी औजारको रूपमा रहेको प्रतिस्पर्धा ऐन, उपभोक्ता संरक्षण ऐन तथा नियमको प्रावधान बमोजिम गठित परिषद् तथा समितिहरूको बैठक तत्काल सुचारू गर्ने,



- (२) कालो बजार नियन्त्रण सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले वार्षिक रूपमा कार्ययोजना बनाई अनुगमन गर्नु पर्ने गरी जिल्लाको वर्गीकरण गरी बजार अनुगमनका लागि आवश्यक बजेट र जनशक्ति उपलब्ध गराउने र प्र.जि.अ. को का.स.मु. फाराम भर्दा यस विषयलाई समेत मूल्याङ्कनको आधारका रूपमा लिने व्यवस्था गर्ने ।
- (३) वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा जनशक्ति थप गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य अघि बढाउने ।
- (४) वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले वार्षिक कार्ययोजना तयार गरी नियमित रूपमा बजार अनुगमन तथा निरीक्षणको कार्य गरी तोकिएको मापदण्ड विपरित कार्य गर्नेहरू उपर सकृय रूपमा कारवाही गर्ने ।
- (५) कार्टेलिङ्ग, कृत्रिम अभाव, मिसावट गर्ने, अखाद्य पदार्थ विक्रि गर्ने, नापतौल ठगी गर्ने, मूल्य सूची नराख्ने, म्याद नाघेको वा गुणस्तर नभएको वस्तु उत्पादन र विक्री वितरण गर्नेलाई कडा कारवाही गर्न सुरक्षाकर्मी सहितको अनुगमन संयन्त्र निर्माण गर्ने साथै उपभोक्ता शिक्षा सञ्चालन गर्ने ।

## ७. खाद्य प्रविधि तथा गुण नियन्त्रण सम्बन्धमा

आम उपभोक्ताको स्वास्थ्य र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने हकलाई उपभोक्ता संरक्षण ऐन तथा प्रतिस्पर्धा ऐनले सुनिश्चितता प्रदान गरेको छ । उक्त कानूनी प्रावधानलाई व्यवहारमा लागू गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महत्वपूर्ण भूमिका हुने देखिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो कार्यालयको संस्थागत क्षमताको अभावमा उपभोक्ताको चाहना बमोजिम बजार अनुगमन तथा नियमन कार्यलाई अगाडि बढाउन सकेको छैन । उपभोक्ताको स्वास्थ्यसँग समेत चासो रहने यस विषयलाई प्रभावकारी रूपमा अगाडि बढाउन देहायका कार्यहरूलाई तत्काल अगाडि बढाउनु पर्ने देखिन्छ:

- (१) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य अगाडि बढाउनु पर्ने ।
- (२) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहत जिल्ला तहका कार्यालयहरू स्थापना गर्ने ।
- (३) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वार्षिक कार्ययोजना तयार गरी बजार अनुगमन तथा निरीक्षण र गुणस्तर परीक्षणको कार्य गर्ने र तोकिएको मापदण्ड बमोजिम नभएकोमा त्यस्तो कार्य गर्ने उपर कारवाही गर्न सक्रियता देखाउने ।

## ८. क्षेत्रीय प्रशासन सम्बन्धमा

प्रशासनिक सुगमताका लागि ५ वटै विकास क्षेत्रमा विभिन्न मन्त्रालयहरूका क्षेत्रीय कार्यालयहरू स्थापित भएका छन् तर कतिपय क्षेत्रीय कार्यालयहरू काम विहीन भएका छन् । यस्ता कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई मासिक रूपमा दिने तलब भत्ता तथा कार्यालय सञ्चालन खर्च अनुत्पादक प्रमाणित भएको छ । तसर्थ यस्ता कार्यालयहरूलाई साधन स्रोत र विशेष अधिकारयुक्त बनाई प्रभावकारी रूपमा सञ्चालन गर्ने वा खारेज गर्ने ।

## ५. अवैध रूपमा सञ्चालित उद्योग सम्बन्धमा

औद्योगिक व्यवसाय ऐनले कुनै पनि व्यवसाय सञ्चालनको लागि इजाजत प्राप्त गर्नुपर्ने र त्यसका लागि तोकिएका निश्चित मापदण्डहरू पालना गर्नुपर्ने प्रावधान राखेको भए तापनि प्राकृतिक स्रोतमा आधारित उद्योगहरू खासगरी क्रसर, रोडा तथा खनिज लगायतका उद्योगहरू अवैध रूपमा सञ्चालन भइरहेको अवस्था विद्यमान छ। नेपालको जैविक विविधता तथा भौगोलिक दृष्टिले महत्वपूर्ण चुरे श्रृङ्खला तथा त्यसको दक्षिणमा अवस्थित भावर क्षेत्रमा सम्बन्धित निकायहरूबाट इजाजत नै नलिई क्रसर तथा रोडा उद्योगहरू सञ्चालन भएबाट एकातर्फ चुरे क्षेत्रको अस्तित्व सङ्कटमा परेको र ती स्थलहरूमा वातावरणीय प्रतिकूलता सिर्जना भएको तथा अर्कोतर्फ कानूनी शासनको बर्खिलाप कार्य भइरहेको र यस सम्बन्धमा सर्वोच्च अदालतबाट अधिवक्ता *नारायण प्रसाद देवकोटा विरूद्ध नेपाल सरकार* समेत भएको रिट नं. २०६६-WO-521 को मुद्दामा भएको आदेश समेतका आधारमा देहायको कार्य गर्नुपर्ने देखिन्छ:

- (१) प्रचलित कानूनले तोके बमोजिमका निकायहरूबाट इजाजत प्राप्त नगरी गैर कानूनी रूपमा सञ्चालित क्रसर लगायत काठ र जडिबुटी जम्मा गर्ने उद्योगहरू सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी गृह मन्त्रालयले तत्काल बन्द गर्न गराउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुपर्ने।
- (२) चुरे क्षेत्र लगायत वन जङ्गलको संरक्षण गर्न चुरे र वन जङ्गलमा ५ किलोमिटरभित्र कुनै पनि उद्योग सञ्चालन गर्न नदिने व्यवस्थालाई आत्मसात गरी कडाइका साथ त्यसको परिपालना गर्ने गराउने।
- (३) वन जङ्गलको संरक्षण र वृक्षारोपण गर्न आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराई वन संरक्षणका अन्तिम जिम्मेवारी सम्बन्धित जिल्लाका वन अधिकृतहरूलाई बनाउने र उनले निर्वाह गरेको भूमिकाका आधारमा निजको कार्य सम्पादन मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्ने।

## १०. औद्योगिक व्यवसाय सम्बन्धमा

नेपालमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् अँगालिएको उदार तथा खुल्ला बजार अर्थतन्त्रको नीति अनुरूप उद्योग व्यवसाय स्थापना र सञ्चालनमा सरलता ल्याई मुलुकमा उद्योगको विकास गर्ने उद्देश्यले उद्योग व्यवसाय दर्तामा सरल प्रक्रियाहरू निर्धारण गरिएकोमा उक्त व्यवस्था अनुरूप मुलुकको औद्योगीकरणको दिशामा खासै प्रगति हुन सकेको देखिदैन। दीर्घकालीन रूपमा मुलुकलाई फाइदा पुग्ने खालका उत्पादनमूलक उद्योगहरूको स्थापना गर्नेभन्दा तत्काल फाइदा पुग्ने खालका मदिरा तथा क्रसर, गिट्टी, रोडा जस्ता प्राकृतिक स्रोत र सम्पदामा आधारित उद्योगहरू स्थापना हुने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यसरी मुलुकमा उद्योग व्यवसायको विकास होस् भन्ने उद्देश्यले औद्योगिक व्यवसाय ऐन, २०४९ ले उद्योगहरूको दर्ता स्थानीयस्तरमै उद्योग विभाग, घरेलु तथा साना उद्योग विभाग र साना तथा घरेलु उद्योग विकास समिति मातहतका स्थानीय कार्यालयबाट हुने व्यवस्था गरेकोमा स्थानीय कार्यालयले उद्योग दर्ताको लागि पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रियाहरू कागजी रूपमा मात्र रीत पुऱ्याई व्यावहारिक रूपमा कानूनको उद्देश्य बर्खिलाप न्यूनतम मापदण्ड समेत पालना नहुने गरी स्थलगत निरीक्षण बिना नै दर्ता गर्ने गरेको अवस्था विद्यमान

रहेबाट उद्योग रहेको स्थलमा वातावरणीय प्रतिकूलता सृजना भएको तथ्यहरू प्राप्त भएका छन् । यस्ता समस्याहरू समाधानका सम्बन्धमा देहायको कार्य गर्नुपर्ने देखिन्छः

- (१) औद्योगिक व्यवसाय ऐन अन्तर्गत उद्योग विभाग, घरेलु तथा साना उद्योग विभाग र घरेलु उद्योग विकास समिति मातहतका निकायहरूबाट उद्योग दर्ता गर्दा स्थलगत रूपमा निरीक्षण गरेर मात्र दर्ता गर्ने र यसरी दर्ता हुने उद्योगले तोकेको शर्त तथा मापदण्ड बमोजिम काम गरे नगरे सम्बन्धमा कार्यस्थलको समेत नियमित अनुगमन गरी त्यसको प्रतिवेदन तालुक विभागमा अद्यावधिक रूपमा पठाउने व्यवस्था गर्नुपर्ने ।
- (२) कानून बमोजिम सञ्चालन गरिएका र नेपालीले प्रत्यक्ष रोजगार पाएका उत्पादनशील उद्योगहरूको सुरक्षाको विशेष व्यवस्था गर्ने ।

## ११. यातायात व्यवस्था सम्बन्धमा

नेपालमा सार्वजनिक यातायात प्रणाली व्यवस्थित हुन सकेको छैन । सार्वजनिक यातायात वर्तमान समयमा महत्वपूर्ण पूर्वाधारको रूपमा रहेको भए तापनि सवारी अनुमति प्रदान गर्ने कार्यमा रहेको अव्यवस्था, सवारी सञ्चालन सम्बन्धमा विद्यमान सिण्डिकेट प्रणाली, सवारी सञ्चालनमा हुने लापरवाही, सार्वजनिक पार्किङको दुरावस्था जस्ता समस्याले नेपालको सार्वजनिक यातायात प्रणाली अत्यन्त दुरूह रहेको पाइयो । तसर्थ उक्त क्षेत्रमा सुधारका लागि देहायका कार्यहरू अविलम्ब गर्नुपर्ने देखिन्छः

- (१) यातायात सम्बन्धमा राष्ट्रिय नीति तर्जुमा गर्ने,
- (२) सवारी चालक अनुमतिपत्र प्रदानका लागि लिइने प्रयोगात्मक परीक्षा प्रणालीमा सुधार गर्ने,
- (३) सवारी चालक अनुमति प्रदान गर्नु पूर्व सो सम्बन्धी अनिवार्य प्रशिक्षण प्रदान गर्ने,
- (४) सार्वजनिक सवारी प्रणालीलाई व्यवस्थित गर्न सार्वजनिक यातायातका लागि ठूला बसहरू सञ्चालन गर्ने ।
- (५) सवारी चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा स्थलमा CCTV जडान हुन बाँकी अञ्चल यातायात कार्यालयमा तत्काल CCTV जडान गर्ने र प्रभावकारितासाथ सञ्चालन गर्ने,
- (६) ऐनले सवारी सञ्चालनमा सिण्डिकेट प्रणालीको अन्त गरिसकेको भए तापनि अबै व्यवहारमा सिण्डिकेट प्रणाली कायम रहेकोले त्यसको अन्त गर्ने ।
- (७) सार्वजनिक सवारी चालकको पहिचानका निम्ति निश्चित पोशाक निर्धारण गर्ने ।
- (८) नेपालका राष्ट्रिय राजमार्गहरूको भारवहन क्षमता १० टन मात्र रहेकोमा कतिपय मालवाहक सवारी साधनले सडकको भारवहन क्षमताभन्दा अधिक भार बोक्ने गरेबाट सडक तथा पुलहरू विग्रने, भत्कने गरेको देखिएकोले प्रमुख राजमार्गहरूमा सवारी साधनको भार मापन यन्त्र जडान गर्न र बढी यात्रु बोकेका यातायातका साधन सञ्चालनमा नियन्त्रण गर्नुका साथै राजमार्गहरूको भारवहन क्षमताभन्दा बढी भार बोक्ने सवारीको सवारी सञ्चालन इजाजत (permit) रद्द गर्ने ।

- (९) शहरी क्षेत्रभित्र र राजमार्गको छेउछाउमा अनधिकृत रूपमा सडक कब्जा गर्ने, निर्माण सामग्री थुपार्ने, अवैद्य ढाट राखी रकम सङ्कलन गर्ने, जबर्जस्ती पार्किङ्गस्थल कायम गरी रकम उठाउने, सडक मार्गमा घरपालुवा पशु छाड्ने, विभिन्नखाले अवरोधहरू सिर्जना गर्ने कार्यलाई नियन्त्रणमा लिई कारवाही गर्ने ।

## १२. वैदेशिक रोजगार सम्बन्धमा

नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्रको रूपमा रहेको वैदेशिक रोजगारलाई नियमित र निर्देशित गर्न वैदेशिक रोजगार ऐन, २०६४ जारी भएको छ । उक्त ऐनले वैदेशिक रोजगार विभागलाई वैदेशिक रोजगारको नियमन गर्ने निकायको रूपमा स्थापित गरेको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्या दिनानुदिन बढ्दै गएको तर वैदेशिक रोजगार विभागको सङ्गठन केन्द्रीकृत रूपमा रहेको, विभागले वैदेशिक रोजगारमा जान आवश्यक श्रम स्वीकृत जारी गर्ने, वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको व्यवसाय सञ्चालनको इजाजत दिने, त्यस्ता संस्थाहरूको निरीक्षण, अनुगमन गर्ने, वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाको अनुसन्धान तहकिकात गर्ने लगायतका कार्यहरू सम्पादन गर्दा विभाग कार्य सञ्चालनस्तरको निकाय जस्तो भई वैदेशिक रोजगार मुद्दाको अनुसन्धान तहकीकात, वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको अनुगमन निरीक्षण जस्ता कार्यमा पर्याप्त ध्यान दिन नसकेको हुँदा देहाय बमोजिमका सुधारहरू गर्नुपर्ने देखिन्छः

- (१) वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्न छुट्टै केन्द्रीय वैदेशिक रोजगार स्वीकृति कार्यालय स्थापना गर्ने,
- (२) वैदेशिक रोजगार ठगीको निवेदन पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत समेत दिन पाउने व्यवस्था गर्ने ।
- (३) गन्तव्य मुलुकहरूमा नेपाल सरकारको उपस्थिति प्रभावकारी बनाउन नसकिएबाट नेपाली नागरिकहरूले पीडा भोग्नु परेकोले नेपाली कामदारहरूको प्रमुख गन्तव्य स्थलहरूमध्ये ५००० भन्दा बढी कामदार रहेको देशमा श्रम सहचारीको व्यवस्था गर्ने र प्रत्येक थप १०००० कामदारका लागि एक कर्मचारी रहने गरी कल्याणकारी अधिकृतहरूको व्यवस्था गर्ने तथा प्रत्येक गन्तव्य मुलुकमा अनिवार्य रूपमा एकजना महिला कर्मचारी कल्याणकारी अधिकृत राख्ने व्यवस्था गर्ने ।

## १३. भौतिक पूर्वाधार निर्माण सम्बन्धमा

- (१) शहरी क्षेत्रका आधारभूत पूर्वाधारहरू खानेपानी, सडक, ढल, टेलिफोन, विद्युत सेवाहरूका सेवा प्रदायक निकायहरू बीच आ-आफ्ना विषय सम्बद्ध योजनाहरूको कार्यान्वयन सम्बन्धमा उचित समन्वय हुन नसकेका कारण यस्ता सेवाहरूको आधारभूत पूर्वाधारको लागत बढ्न गएको साथै यस्ता सेवाहरूको एकीकृत योजना तयार हुन नसक्दा शहरी क्षेत्रका आधारभूत पूर्वाधारका क्षेत्रहरूमा प्रतिकूलता सिर्जना भएको सन्दर्भमा यस्ता निकायहरू बीच समन्वय गरी एकीकृत कार्ययोजना सहित कार्य सञ्चालन गर्ने व्यवस्था गर्ने ।
- (२) सरकारले हाल काठमाडौं लगायत शहरी क्षेत्रमा सडक विस्तारको कार्य सञ्चालन गरिरहेको छ । शहरी क्षेत्रको सौन्दर्य, सवारी आवागमन तथा सार्वजनिक यातायात प्रणालीको सुधारमा उक्त कार्यले नयाँ आयाम सिर्जना गर्ने नै छ । तर यसरी

विस्तार गरिएका सडकहरू लामो अवधिसम्म कालोपत्रे हुन नसकेका कारण शहरको सौन्दर्य बिग्रन गएको छ भने अर्कोतर्फ जनस्वास्थ्यमा नकारात्मक असर परेको छ । यस कार्यलाई यथाशीघ्र सम्पन्न गरी शहरका महत्वपूर्ण भौतिक पूर्वाधारहरूको निर्माण तथा व्यवस्थापनमा सम्बन्धित सरोकारवाला निकायहरूको सहभागीतामा एकीकृत योजना निर्माण गर्ने ।

(२) भवन मापदण्ड संहिता (Building Code) कडाइका साथ परिपालना गर्ने गराउने ।

## १४. जग्गा उपयोग सम्बन्धमा

वैज्ञानिक भू-उपयोग योजनाको अभावमा नेपालका विभिन्न नगरपालिकाहरू तथा नगरोन्मुख ग्रामीण क्षेत्रहरूमा अव्यवस्थित रूपमा जग्गा प्लटिङ्ग गर्ने, प्लटिङ्ग गरिएका जग्गाहरूमा जाने बाटाहरू अत्यन्त साँघुरा राख्ने, प्रत्येक प्लट जग्गाको क्षेत्रफल अत्यन्त न्यूनतम राख्ने जस्ता कारणले भविष्यमा स्थापना हुने शहर अत्यन्त अव्यवस्थित, भूकम्प लगायतका प्राकृतिक प्रकोपका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण, वातावरणीय पक्षबाट अत्यन्त अनुपयुक्त हुन जाने भएकोले व्यवस्थित शहरीकरण निर्माण गर्नका लागि यथाशक्य छिटो वैज्ञानिक भूउपयोग नीति तर्जुमा गरी कार्यान्वयन गर्न र उक्त नीति तर्जुमा नहुञ्जेल सम्बन्धित निकायको क्षेत्रभित्र प्लटिङ्ग गरिने जग्गाको न्यूनतम क्षेत्रफल, उक्त जग्गामा जाने बाटोको न्यूनतम नाप जस्ता पक्षमा स्पष्ट मापदण्ड तोकेर मात्र गर्ने गराउने व्यवस्था गर्ने ।

## १५. सड्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धमा

राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सरल र सहज रूपमा प्रदान गर्न आवश्यक सरकारी निकायहरूको गठन हुने र उक्त निकायमा रहने दरबन्दी आवश्यकता अनुसार सड्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी समय-समयमा पुरावलोकन गर्ने गरिएको छ । नेपालमा सार्वजनिक सड्गठनहरूको स्थापना र त्यस्ता सड्गठनमा रहने कर्मचारीहरूको संख्या सम्बन्धमा कुनै स्पष्ट आधार र मापदण्ड निर्धारण भएको पाइँदैन । स्पष्ट मापदण्ड र आधारको अभावमा तदर्थवादी ढङ्गले दरबन्दी थपघट हुने प्रचलन रहेको छ । जसका कारण कुनै अमुक व्यक्तिलाई उपल्लो तहमा बढुवा गर्न सहज बनाउने उद्देश्यले बढुवा विज्ञापन हुने समयमा कुनै खास निकायमा राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको दरबन्दी थप्ने कार्यहरू भएको देखिएको छ । तसर्थ सेवाग्राहीलाई सेवा प्रदान गर्न सरल र सहज बनाउन कार्यस्थलका निकाय तथा त्यस्ता निकायमा सेवाग्राहीले सेवा प्राप्त गर्न कार्यालयमा पेश गर्ने कागजातहरूको प्रशोधन गर्ने सहायकस्तर तथा शाखा अधिकृतस्तका दरबन्दी थप नगरी कार्यालय प्रमुखको दरबन्दी स्तरोन्नती गर्ने प्रवृत्तिले राज्यलाई ठूलो वित्तीय भार पर्न गएको र दरबन्दी स्तरोन्नतीले सेवाग्राहीलाई प्रदान गरिने सेवामा कुनै सरलता सृजना नगर्ने भएकोले देहायका कार्यहरू गर्नुपर्ने देखिन्छ:

- (१) सार्वजनिक निकायहरूमा दरबन्दी थप गर्ने, कटाउने तथा स्तरोन्नती गर्ने सम्बन्धमा स्पष्ट आधार र मापदण्ड तय गर्ने,
- (२) सरकारी निकायहरूमा दरबन्दी थप्ने वा कटाउने कार्य प्रत्येक आर्थिक वर्ष शुरू हुने महीनाभित्र अन्तिम टुङ्गो लगाइसक्ने गरेरमात्र अघि बढाउन आवश्यक व्यवस्था गर्ने ।

## १६. सूचनाको हकको प्रभावकारी कार्यान्वयन सम्बन्धमा

सविधान प्रदत्त मौलिक हक “सूचनाको हक” कार्यान्वयन गर्न तर्जुमा भएको सूचनाको हकसम्बन्धी ऐनले सार्वजनिक निकायको काम कारवाहीमा सेवाग्राहीको पहुँच सुनिश्चित गर्ने तथा पारदर्शिता अभिवृद्धि गर्ने व्यवस्था गरे अनुरूप यसको महत्वपूर्ण माध्यमको रूपमा रहेको सार्वजनिक निकायहरूको वेबसाइट (website) नियमित रूपमा अद्यावधिक नहुने कारण सम्बन्धित सार्वजनिक निकायको सूचना र सो निकायसम्बन्धी कानूनी प्रावधान बारे सेवाग्राहीहरू सुसूचीत हुन नसकेकोले उक्त अधिकारको प्रभावकारी प्रचलन गराउन देहायबमोजिम गर्नु आवश्यक देखिन्छ:

- (१) सार्वजनिक निकायको वेबसाइट (website) नियमित रूपमा अद्यावधिक गर्ने ।
- (२) सबै सार्वजनिक निकायहरूमा सूचना अधिकारी तोक्ने ।
- (३) सार्वजनिक निकायहरूको वेबसाइट (website) मा upload गर्ने सम्पूर्ण सूचनाहरू सकेसम्म धेरै राष्ट्र भाषाहरूमा प्रकाशन गर्ने ।

## १७. न्याय सेवाका सहायकस्तरका कर्मचारीहरूलाई सेवा प्रवेश तालिम सम्बन्धमा

नेपालमा विगत एक दशकदेखि कानून संकायबाट प्रवीणता प्रमाणपत्र तह खारेज गरिएको र सो भन्दा अगाडि न्याय सेवाका राजपत्रअनङ्कित प्रथम (ना.सु.) का पदहरूमा कानूनमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण व्यक्तिहरूले मात्र परीक्षा फारम भर्न पाउने गरी योग्यताको व्यवस्था रहेकोमा कानूनमा प्रवीणता प्रमाणपत्र तह खारेज भए पश्चात् प्रवीणता तह वा सो सरह उत्तीर्ण व्यक्तिहरू उक्त पदको लागि योग्य हुने व्यवस्था गरिएको छ भने यसै वर्षबाट लोकसेवा आयोगले सहायकस्तरका पदहरूमा एकीकृत परीक्षा प्रणाली शुरू गरेको छ । जसका कारण न्याय सेवाका सहायक स्तरका पदहरूका लागि नियुक्त हुने कर्मचारीहरूमा कानून तथा न्यायको आधारभूत ज्ञान नरहने अवस्था सृजना भएको छ । न्याय प्रशासनमा सहायकस्तरका पदहरूले सम्पादन गर्ने कार्यहरू महत्वपूर्ण रहने तर यस्ता पदहरूमा सिफारिस हुने व्यक्तिहरूमा न्याय कानूनका आधारभूत ज्ञान नरहने कारण विभिन्न कठिनाईहरू सृजना भएको सन्दर्भमा निम्न कार्य गर्नुपर्ने देखिन्छ:

- (१) लोकसेवा आयोगबाट एकीकृत परीक्षा प्रणाली अनुरूप न्याय सेवाका सहायकस्तरका पदहरूमा सिफारिस भई आउने कर्मचारीहरूलाई त्यस्ता पदहरूमा कार्य सम्पादन गर्न सहज हुने गरी कानून तथा न्याय सम्बन्धी विषयहरूमा आधारभूत ज्ञान दिन निश्चित अवधिको सेवा प्रवेश तालिम दिने व्यवस्था गर्ने ।
- (२) कानूनको प्रमाणपत्र तह नरहेका कारण कानून विषयको सहायकस्तरको जनशक्ति उत्पादनमा समस्या देखिएकोले त्रिभुवन विश्वविद्यालय कानून संकायले निश्चित अवधिको विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

## १८. अर्धन्यायिक निकाय सम्बन्धमा

प्रशासनिक काम कारवाहीमा शीघ्रता, व्यावसायिकता तथा विशिष्टीकरणका लागि प्रशासनिक निकायहरूलाई न्यायिक कार्यको अधिकार दिने प्रचलन रहे बमोजिम आ-आफ्ना विषयगत क्षेत्रमा सम्बन्धित प्रशासनिक निकायहरू- जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, वन्यजन्तु आरक्षण तथा निकुञ्ज कार्यालय, राजस्व अनुसन्धान विभाग जस्ता

निकायहरूलाई अर्धन्यायिक निकायको रूपमा प्रचलित कानूनले अधिकार प्रदान गरेको छ । यस्ता निकायहरूले कानून प्रदत्त अधिकार बमोजिम गरेका फैसलाहरूको अद्यावधिक विवरण राख्ने, उक्त फैसला बमोजिमका दण्ड जरीवाना असूलीको लगत राख्ने जस्ता कार्य व्यवस्थित हुन नसकी एकातर्फ कानूनी राज्यको आधारभूत मान्यतामा दखल पुगेको छ भने अर्कोतर्फ राज्यले प्राप्त गर्ने आयको ठूलो हिस्सा गुम्न गएको छ । तसर्थ अर्धन्यायिक निकायहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन निम्न कार्यहरू गर्नुपर्ने देखिन्छः

- (१) अर्धन्यायिक निकायहरूले सम्पादन गर्ने न्यायिक कार्यको अभिलेख व्यवस्थापनमा सुधार गर्ने ।
- (२) फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने ।
- (३) फैसला बमोजिमको दण्ड जरीवानाको असूली लगत राख्ने ।
- (४) अर्धन्यायिक निकायबाट हुने फैसला कार्यान्वयन गर्ने संरचना, विधि र प्रकृया स्पष्ट हुने गरी कानूनी व्यवस्था गर्ने ।
- (५) फैसला बमोजिमको दण्ड जरीवानाको लगत सम्बन्धित गा.वि.स./न.पा./ जि.वि.स, जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित इलाका प्रहरी कार्यालयमा १/१ प्रति पठाई सरकारी बाँकी बक्यौता समयमै फछ्योर्ट गर्नेतर्फ आवश्यक कारवाही तत्कालै अगाडि बढाउने ।
- (६) फैसला कार्यान्वयनसम्बन्धी जरीवाना, कैदको लगत पुनरावेदन सुन्ने माथिल्लो निकाय एवं केन्द्रीय तहसील कार्यालयमा पठाउने व्यवस्था गर्ने । अर्धन्यायिक निकायहरूले फैसला सम्बन्धमा मास्केवारी प्रतिवेदन सम्बन्धित माथिल्लो निकायमा तथा केन्द्रीय तहसील कार्यालयमा पठाउने व्यवस्था गर्ने ।
- (७) अर्धन्यायिक निकायहरूको तालुक निकायहरूले त्यस्ता निकायहरूको निरीक्षण गर्ने क्रममा यस विषयमा समेत निरीक्षण अनुगमन गर्ने व्यवस्था गर्ने ।
- (८) अर्धन्यायिक निकायका प्रमुखलाई नियमित रूपमा न्यायिक प्रशिक्षण र पुनर्ताजगी तालिम दिने व्यवस्था गर्ने तथा साधनस्रोत सम्पन्न बनाउने ।
- (९) अर्धन्यायिक निकायहरूमध्ये आवश्यक कार्यालयहरूमा न्याय सेवाका अधिकृतस्तरका पदको दरबन्दी सिर्जना गर्ने ।

## १५. निजामती कर्मचारी ट्रेड युनियन सम्बन्धमा

नेपालमा लोकतान्त्रिक अभ्यास शुरू भए पश्चात् सामूहिक सौदावाजीका लागि विभिन्न सङ्गठनहरू खोल्ने क्रमसँगै संवैधानिक प्रावधान अनुरूप सरकारी निकायहरूमा समेत सामूहिक सौदावाजीका लागि ट्रेड युनियनहरू गठन भएका छन् । २०६२/६३ को आन्दोलन पश्चात् निजामती सेवाका अधिकृतस्तरका कर्मचारीले समेत ट्रेड युनियन अधिकार प्राप्त गरेका छन् । सो अनुरूप हाल निजामती सेवामा ८ वटा ट्रेड युनियनहरू गठन भएका छन् । यसरी निजामती सेवाभित्र बहुल ट्रेड युनियन रहने प्रावधानले सामूहिक सौदावाजीको कार्य जटिल बन्न गएको र कर्मचारीहरूको ट्रेड युनियनले दलगत आस्थाका आधारमा गतिविधिहरू सञ्चालन गर्ने परिस्थिति सिर्जना भएको छ । त्यसैगरी कर्मचारी सरूवाका विषयहरूमा समेत सरकारमा रहेका दल निकट ट्रेड युनियनको अधोषित भूमिका विकास

हुँदै गएको छ भने ट्रेड युनियनको कार्यकारी समितिका पदाधिकारीहरू सेवा प्रवाह गर्ने कार्यालयमा खटिँदा सङ्गठनको कामको सिलसिलामा त्यस्ता कर्मचारीले दोहोरो भूमिका निर्वाह गर्न कठिनाई भई कार्यालयको काममा बाधा सिर्जना भएको छ। यिनै तथ्यहरूको सन्दर्भमा सामूहिक सौदावाजीलाई प्रभावकारी बनाउँदै उत्तरदायि र जिम्मेवार कर्मचारी प्रशासनको विकास गर्न ट्रेड युनियन सम्बन्धमा देहायको व्यवस्था गर्नुपर्ने देखिन्छ :

- (१) यथासक्य छिटो आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने।
- (२) ट्रेड युनियनका पदाधिकारीहरूको आचारसंहिता निर्माण गर्ने।
- (३) ट्रेड युनियनका सदस्यहरूको नामावली website मा राखी नयाँ सदस्यताका आधारमा पुरानो आबद्धता खारेज गर्ने।

## २०. शिक्षाक्षेत्र-सुधारका सम्बन्धमा

संविधानले शिक्षासम्बन्धी हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। प्रत्येक वर्ष सरकारले वार्षिक बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्चेको छ भने विदेशी दातृ राष्ट्र तथा निकायहरूबाट समेत प्रत्येक वर्ष शिक्षा क्षेत्रमा ठूलो रकम प्राप्त हुने गरेको छ। यसरी शिक्षा क्षेत्रमा खर्चिने रकमबाट प्राप्त हुने प्रतिफल भने सन्तोषजनक बन्न सकेको छैन। केही बाहेक अधिकांश सरकारी सार्वजनिक विद्यालयहरूबाट उत्पादित जनशक्तिको क्षमता निजी क्षेत्रबाट उत्पादित जनशक्तिको तुलनामा कमजोर देखिएको छ। सामुदायिक विद्यालयहरूमा पर्याप्त शिक्षकको व्यवस्था हुन नसक्नु, राहत कोटामा शिक्षक नियुक्तिमा अनियमितता हुनु र दुर्गम स्थानमा स्थायी नियुक्त शिक्षकले अन्य व्यक्तिलाई कामकाजमा लगाई आफू अन्यत्र काममा जाने प्रवृत्तिले सार्वजनिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्किएको छ। दुर्गम स्थलका विद्यालयहरूमा पाठ्यपुस्तक तोकिएको समयावधिभित्र पुग्न नसक्नु, पढाइ नियमित हुन नसक्नु जस्ता समस्याहरूले थप प्रतिकूलता सिर्जना गरेको छ भने विद्यालयको व्यवस्थापनमा सरोकारवालाहरूको भूमिका सुनिश्चित गराउने बहानामा व्यवस्थापन समितिमा दलीयतामा आधारित राजनीतीकरण भएबाट विद्यालयको प्रशासनमा जटिलताहरू सिर्जना भएका छन्। जसका कारण सार्वजनिक शैक्षिक व्यवस्थापन प्रभावकारी बन्न सकेको छैन। उल्लिखित समस्या तथा चुनौतीहरूका सन्दर्भमा निम्न कार्यहरू अविलम्ब गर्नुपर्ने देखिन्छ:

१. सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षकहरूले नियमित रूपमा अध्यापन गरे नगरेको, राहत शिक्षक विदार्थी अनुपात उपयुक्त रहे नरहेको नियमित अनुगमन गर्ने, अन्य व्यक्तिलाई काममा लगाई तलब भत्ता खाने शिक्षकहरूलाई कानून बमोजिम कारवाही गर्ने, राहत शिक्षक विदार्थी अनुपात न्यून भएमा उक्त कोटा कटौती गरी राहत शिक्षक विदार्थी अनुपात उपयुक्त भएको विद्यालयमा स्थानान्तरण गर्ने।
- (२) सामुदायिक विद्यालयमा अध्ययनरत विदार्थीहरूलाई आवश्यक पाठ्यक्रम यथा समयमा दिलाउन त्यस्ता पाठ्यक्रम प्रतिस्पर्धा गराई निजी क्षेत्रबाट समेत छपाई गर्ने व्यवस्था गर्ने।
- (३) चिकित्साशास्त्र-अध्ययन सम्बन्धमा निम्न व्यवस्था लागू गर्ने:
- (क) कुनै पनि संस्थालाई मेडिकल कलेज वा डेण्टल कलेज खोल्न Letter of intent (LOI) दिनु अगावै नेपाल सरकारले राष्ट्रिय योजना आयोग, स्वास्थ्य तथा जनसंख्या



मन्त्रालय, शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालय/प्रतिष्ठान र सम्बन्धित काउन्सिलबाट प्रतिनिधित्व हुने गरी एक दीगो संयन्त्र बनाएर शर्त सहित कलेज खोल्न Letter of intent वितरण गर्ने ।

- (ख) चिकित्साशास्त्र पढाउने वा सम्बन्धन दिने विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले MBBS/BDS विदार्थी छनौट गर्दा पूर्ण पारदर्शिता अपनाउनु पर्ने । प्रवेश परीक्षा (MBBS/BDS Entrance) पश्चात् योग्यता सूची (Merit List)को आधारमा मात्र मेडिकल कलेजहरूले विदार्थी भर्ना लिनुपर्ने व्यवस्था मिलाएमा सक्षम विदार्थीहरूले पढ्न पाई गुणात्मक हिसावले दक्ष चिकित्सकको उत्पादन हुनाका साथै भर्ना शुल्क (Admission Fee) जथाभावी तरीकाले लिने प्रथा अन्त गर्ने ।
- (ग) न्यूनतम भर्ना र शुल्क (Tuition fee) वैज्ञानिक तरीकाले मूल्याङ्कन गरी निर्धारण गर्नुपर्ने र किस्ताबन्दीमा पढ्न चाहने विदार्थीहरूलाई त्यस्तो प्रावधानको व्यवस्था गर्नुपर्ने ।
- (घ) नेपाल मेडिकल काउन्सिलको भूमिकालाई बढी प्रभावकारी बनाई तत्सम्बन्धी मापदण्डको सुनिश्चिता र चिकित्सकीय आचारसंहिताको पालना भए नभएको प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने ।

## २१. भ्रष्टाचार रोकथाम र नियन्त्रणका सम्बन्धमा

भ्रष्टाचार र अनियमितताबाट मुक्त भई कानूनी शासनको अवधारणामा आधारित सार्वजनिक प्रशासनले मात्र सुशासन कायम गरी नागरिकको सर्वोत्तम हितमुखी सार्वजनिक सेवाहरू वितरण गर्न सक्छ । भ्रष्टाचारले सार्वजनिक निर्माण, राष्ट्र विकास तथा सामाजिक जीवनमा समेत अत्यन्त दूरावस्था सिर्जना गरेको छ । नागरिकले सार्वजनिक सेवा प्राप्त गर्नका लागि अतिरिक्त रकम दिनुपर्ने अवस्थादेखि राष्ट्रका महत्वपूर्ण भौतिक पूर्वाधार निर्माण जस्ता कार्यहरूमा समेत भ्रष्टाचार हुने गरेको तथ्य सार्वजनिक भएका छन् । भ्रष्टाचार रोकथाम र नियन्त्रण नगरी सुशासन स्थापना नहुने र सुशासन स्थापना नभई राष्ट्र समुन्नत पथमा अघि बढ्न नसक्ने तथ्यलाई हृदयङ्गम गरी भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त नीतिगत, कानूनी र संस्थागत व्यवस्थाहरू गरिएका छन् । तर देशको संक्रमणकालीन अवस्थाको फाइदा उठाई सार्वजनिक अधिकारको दुरुपयोग गरी भ्रष्टाचार र अनियमितता गर्ने कार्यहरू बढ्दै गएको महशुस गरिएको छ । यसले जनताहरूमा लोकतान्त्रिक व्यवस्थाप्रति नै उदासीनता उत्पन्न गराएको छ । तसर्थ भ्रष्टाचार रोकथाम र नियन्त्रण सम्बन्धमा देहायका कार्यहरू अविलम्ब अगाडि बढाउनु पर्ने देखिन्छः

- (१) संयुक्त राष्ट्र संघीय भ्रष्टाचार विरुद्धको महासन्धिले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई पनि कानूनी दायरामा ल्याउने व्यवस्था गरेको र उक्त महासन्धिको नेपाल पक्ष राष्ट्र रहेको सन्दर्भमा निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई कानूनी दायरामा ल्याउने व्यवस्था गर्ने ।
- (२) भ्रष्टाचार नियन्त्रण र कारवाही गर्ने निकायहरूलाई सबल, सक्षम तथा साधनस्रोतले युक्त बनाउने साथै राष्ट्रिय सतर्कता केन्द्रलाई सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति अनुगमन गर्ने अख्तियारी प्रदान गर्ने ।

- (३) भ्रष्टाचार निवारण ऐन, २०५९ ले प्रत्येक सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। यसले आगामी दिनमा कर्मचारीहरूको सम्पत्ति विवरणको व्यवस्थापनमा समस्या देखिने र प्रत्येक वर्ष सम्पत्ति विवरण संकलन गर्नु प्रयोजन विहीन देखिएको सन्दर्भमा त्यसको पुनरावलोकन गर्ने।
- (४) स्थानीय निकायमा राजनीतिक प्रतिनिधि नभएका कारण कर्मचारीबाट स्थानीय निकायहरू सञ्चालित हुँदै आएका छन् भने स्थानीय निकायको वार्षिक कार्यक्रम तथा योजना निर्माण र कार्यान्वयनमा कुनै पनि जवाफदेहिता र उत्तरदायित्व नभएका व्यक्तिहरू दलीय संयन्त्रको नाममा हावी हुन पुगेका कारण स्थानीय निकायमा भ्रष्टाचार बढ्न गएको हुँदा अविलम्ब स्थानीय निकायको निर्वाचन गर्ने।
- (५) भ्रष्टाचार सम्भावित (Corruption prone) निकायहरूमा कार्यरत कर्मचारीहरूको सम्पत्ति विवरणको नियमित अनुगमनको व्यवस्था गर्ने।
- (६) कार्यस्थलका सेवा प्रदायक निकायहरूमा हुने भ्रष्टाचार नियन्त्रणका लागि उक्त निकायहरूमा टोकन प्रणाली लागू गर्ने।
- (७) मन्त्रिपरिषद्का सदस्य सहित सबै निकायमा आचारसंहिता निर्माण गरी प्रभावकारी रूपमा लागू गर्ने र सम्पत्ती सार्वजनिकीकरणको नीति अख्तियार गर्ने।
- (८) सार्वजनिक खरीद ऐन तथा नियममा भएका व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्ने र सार्वजनिक खरीद अनुगमन कार्यालयलाई साधन स्रोत सम्पन्न तुल्याई प्रभावकारी रूपमा अनुगमनलाई सक्रिय बनाउने।
- (९) सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन नियमका प्रावधानहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने र हेलो सरकार तथा गुनासो व्यवस्थापनलाई थप व्यवस्थित गरी प्रभावकारी बनाउने।
- (१०) सार्वजनिक निकायको काम कारवाहीमा सूचनाको हकसम्बन्धी ऐनले आत्मसात गरेको सिद्धान्त अनुसार पारदर्शिता र जवाफदेहिता सहित कार्य सम्पादन गर्न कार्यप्रक्रियामा सुधार गर्ने।

## २२. निजामती सेवालालाई सबल बनाउने सम्बन्धमा

निजामती सेवाले सरकारद्वारा लिइएका निर्णयहरू कार्यान्वयन गर्ने, ऐन नियम कार्यान्वयन गराउने, विकास कार्यहरू कार्यान्वयन गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने तथा समग्र सार्वजनिक प्रशासनको नेतृत्व गर्दछ। तसर्थ सार्वजनिक प्रशासनलाई जनमुखी र उत्तरदायी बनाउन निजामती सेवालालाई सबल बनाउनु जरूरी हुन्छ। निजामती सेवालालाई सबल बनाउन तत्काल निम्न कार्यहरू गरिनु पर्छ:

- (१) सरूवा अनुमानयोग्य बनाउने र सरूवा अवधि पुगेपछि जहिले पनि सरूवा गर्न सक्ने व्यवस्था गर्ने।
- (२) बहुवाका सम्बन्धमा विभागीय कारवाहीमा परेका वा तोकिएको पदीय जिम्मेवारी सन्तोषजनक रूपमा बहन नगरेका कर्मचारी बाहेकलाई पदोन्नती गर्ने गरी जेष्ठतामा आधारित बहुवा प्रणाली (Batch Promotion System) लागू गर्ने।

- (३) निजामती सेवा ऐन, २०४९ को दफा २४घ (१) अनुसार कार्य अनुभवको आधारमा विशेष बढुवा प्राप्त गरेका व्यक्तिहरूको यथाशीघ्र समायोजन गर्ने ।
- (४) बजारमूल्यको आधारमा वार्षिक रूपमा तलव भत्ता वृद्धि गर्ने ।
- (५) निजामती सेवाका रा.प.तृतीय श्रेणीका अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त हुने कर्मचारीलाई प्रदान गर्ने सेवा प्रवेश तालिम ६ महीनाको गर्ने तथा रा.प. अनङ्कित पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त हुने कर्मचारीलाई तीन महीनाको सेवा प्रवेश तालिम दिने ।
- (६) ९० दिनसम्म विदा स्वीकृत नगराई बस्ने निजामती कर्मचारी तथा ६० दिनसम्म विदा स्वीकृत नगराई बस्ने स्वास्थ्य सेवाका कर्मचारीलाई सो म्याद नाघनासाथ तत्काल कारवाही गर्ने । यसरी विभागीय कारवाही गर्ने निर्णय गर्दा टिप्पणीबाट नभई सर्वोच्च अदालत र प्रशासकीय अदालतले जारी गरेको निर्देशन बमोजिम प्रचलित कानूनको रीत पुन्याई पर्चा खडा गरी गर्ने । यस्तो रीत नपुन्याई कारवाही गर्न पदाधिकारीको त्यही अनुरूप कार्यसम्पादन मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्ने ।
- (७) कार्य सम्पादन मूल्याङ्कन लाई वस्तुगत बनाउन मन्त्रालय तथा सेवा समूहगत आधारमा फरक-फरक मूल्याङ्कन आधार तय गर्ने, ऐन तथा नियमावलीले गरेको व्यवस्था अनुरूप कार्यविवरण अनिवार्य रूपमा उपलब्ध गराउने, कार्य सम्पादन मूल्याङ्कनमा सेवाग्राही सन्तुष्टी सर्वेक्षण फाराम जस्ता पृष्ठपोषणका औजारहरूलाई समेत आधारको रूपमा लिने ।
- (८) लक्ष्य मापन गर्न सकिने निकायहरूमा खटिने कर्मचारीहरूसँग कार्य सम्पादन सम्भौता (Performance based contract) गर्ने ।
- (९) कर्मचारीका निमित्त वैदेशिक अध्ययनको लागि छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा स्पष्ट मापदण्ड निर्धारण गरी लागू गर्ने ।
- (१०) राज्यबाट सम्पादन हुने प्रमुख नियमनकारी कार्य सञ्चालन हुने प्रमुख नियामक निकायहरूमा जनशक्तिको न्यूनता रहेका कारण नियमनकारी कार्यहरू प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको भन्ने रहेकाले नियमनकारी निकायहरू- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग जस्ता निकायहरूमा दरबन्दी थप गर्न आवश्यक देखिएकोले सोका निमित्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य अघि बढाउने ।

### २३. सुरक्षा व्यवस्था प्रभावकारी बनाउने सम्बन्धमा

कानूनी राज्य लोकतान्त्रिक व्यवस्थाको प्रमुख शर्त हो, सुरक्षा निकायको सक्षमताले नै कानूनी राज्यको अवधारणा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । लोकतन्त्रमा सुरक्षा व्यवस्थाको नेतृत्व नागरिक प्रशासनले गर्दछ, र यो सार्वजनिक प्रशासनको महत्वपूर्ण क्षेत्रको रूपमा रहेको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने सन्दर्भमा देहायका कार्यहरू गर्नुपर्ने देखिन्छ:

- (१) अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण अन्त्य गर्नुपर्ने ।

- (२) प्रहरी नागरिक साभेदारीमा सुरक्षा व्यवस्थापन नीति अवलम्बन गर्ने ।
- (३) प्रविधिमा आधारित प्रहरी कार्य अनुसन्धान पद्धतिको विकास गर्ने ।
- (४) जनसंख्याको आधारमा थप प्रहरी जनशक्ति व्यवस्था गरी थप साधन स्रोत सम्पन्न बनाउने ।
- (५) प्रहरी सेवामा सक्षम जनशक्ति आकर्षित गर्न प्रहरी सेवा आयोग गठन गर्ने ।
- (६) देशको सुरक्षा व्यवस्थालाई मार्गनिर्देश गर्न र सम्बन्धित पदाधिकारीको जिम्मेवारीमा ल्याउन आन्तरिक सुरक्षा नीति तर्जुमा गर्ने ।
- (७) सुरक्षाकर्मीको मनोबल उच्च राख्न वृत्ति विकास योजना तर्जुमा गर्ने ।
- (८) नागरिक र प्रहरीका बीच सुसम्बन्ध र सद्भाव अभिवृद्धि गर्न सामुदायिक प्रहरी परिचालन सम्बन्धी नीति तर्जुमा गर्ने ।
- (९) जिल्लामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको छनौट निश्चित मापदण्डको आधारमा गर्ने व्यवस्था गर्ने ।

## २४. दुर्गम क्षेत्रमा सेवा बिस्तार सम्बन्धमा

दुर्गम क्षेत्रका कर्मचारीहरूको उपस्थिति नगन्य रहने कारण यस्ता क्षेत्रहरूमा राज्यले प्रवाह गर्ने सेवाहरू सेवाग्राहीले प्राप्त गर्न नसकी दुर्गम क्षेत्रको नागरिक दोस्रो दर्जाका नागरिकको रूपमा रहन बाध्य भएका छन् । जसले नागरिकको सार्वजनिक सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित भएको छ । दुर्गम क्षेत्रमा सार्वजनिक सेवा बिस्तार गरी नागरिकको सेवा पाउने अधिकार संरक्षण गर्न देहायको व्यवस्था गर्ने:

- (१) दुर्गम स्थानका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रदान गरिने दुर्गम स्थान भत्तामा वृद्धि गर्ने,
- (२) तीन महीनाभन्दा बढी अवधिको वैदेशिक अध्ययन, तालिम प्राप्त गरी फर्केका कर्मचारीहरूको पदस्थापना/सरूवा दुर्गम स्थानका सेवा प्रवाह गर्ने कार्यालयमा गर्ने ।
- (३) प्रत्येक महीना सदरमुकामबाट सबैभन्दा अधिक दूरीमा रहेका गा.वि.स. हरूमा घुम्ती सेवा कार्यक्रमहरू सञ्चालन गर्ने पर्ने अनिवार्य व्यवस्था गर्ने ।
- (४) तोकिएको वर्गको भौगोलिक क्षेत्रमा कार्य नगरी बढुवा प्राप्त नहुने व्यवस्था गर्ने ।

## २५. वातावरणीय प्रदूषणको रोकथाम र नियन्त्रण सम्बन्धमा

प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने तथा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनका कामहरू प्रभावकारीरूपले गर्न गराउन वातावरण निरीक्षक नियुक्त गर्नु पर्ने भन्ने वातावरण संरक्षण ऐनको व्यवस्था कार्यान्वयन भएको नदेखिँदा वातावरण निरीक्षकको नियुक्ति गर्नुका साथै वातावरण संरक्षणका लागि वातावरण ऐन तथा नियमावलीले गरेका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने कार्य वातावरण मन्त्रालय/विभागले अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा ठोस कार्ययोजना बनाई लागू गर्ने गराउने ।

## २६. ट्राफिक व्यवस्थापनका सम्बन्धमा

- (१) निश्चित मापदण्ड तर्जुमा गरी पुराना सवारी साधनहरूको विस्थापन गर्ने ।
- (२) ट्राफिक व्यवस्थापन प्रविधिमा आधारित बनाउने ।
- (३) सवारी चालक अनुमतिपत्र प्रदान गर्ने कार्यमा पुनरावलोकन गरी ६ महीना परीक्षण अवधि राखी तत्पश्चात् पुनः प्रयोगात्मक परीक्षा लिएर मात्र स्थायी सवारी चालक अनुमतिपत्र प्रदान गर्ने व्यवस्था गर्ने ।
- (४) ट्राफिक जनचेतना अभिवृद्धि गर्न प्राथमिक तहदेखिकै पाठ्यक्रममा सो विषय समावेश गर्ने ।

## २७. संवैधानिक अङ्गको सुदृढीकरण सम्बन्धमा

- (१) अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक अङ्गहरूमा रिक्त पद वस्तुगत मापदण्डको आधारमा यथाशीघ्र पूर्ति गर्ने व्यवस्था गर्ने ।
- (२) संवैधानिक निकायहरूलाई साधन स्रोत सम्पन्न बनाउने ।

## २८. लोडसेडिङ्ग सम्बन्धमा

- (१) नेपालमा विद्यमान लोडसेडिङ्ग न्यूनीकरण गर्न विद्युत वितरणमा रहेको चुहावट नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने ।
- (२) थप विद्युत उत्पादनका लागि निजामती कर्मचारीहरूको लगानीमा १०० MW विद्युत आयोजना सञ्चालन गर्ने भनिए तापनि यस सम्बन्धी आवश्यक कार्य प्रारम्भ नभएकाले कार्य प्रारम्भ गर्ने ।
- (३) विद्युत प्रसारण लाइनको अभावमा उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्न नसकिएको हुँदा प्रसारण लाइन निर्माणमा तदारूकताका साथ कार्य अघि बढाउने ।
- (४) वैदेशिक रोजगारमा जाने व्यक्तिको लगानी रहने गरी नयाँ विद्युत आयोजना शुरू गर्न आवश्यक कार्य अघि बढाउने ।
- (५) विद्युत बचाउनका लागि सरकारी निकायहरूमा एयर कण्डिसन प्रयोगमा निरूत्साहित गर्ने साथै क्रमिक रूपमा सौर्य प्रणाली र वैकल्पिक ऊर्जाको स्थापना गर्न आवश्यक कार्य प्रारम्भ गर्ने ।
- (६) जल तथा शक्ति आयोगको सचिवालय, विद्युत विकास विभाग, विद्युत प्राधिकरणले समन्वयात्मक रूपमा ठोस योजना सहित दीर्घकालीन नीति तर्जुमा गर्ने ।

## २९. महिला हिंसा नियन्त्रण सम्बन्धमा

१. नेपालमा महिलामाथि हुने हिंसाका घटनाहरू बढ्दै गई महिला अधिकार हनन भएकोले महिलामाथि हुने यस्ता घटनाहरू न्यून गर्न महिला हक हित सम्बन्धमा गठित संघ संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित साझा संयन्त्र स्थानीय स्तरसम्म गठन गर्ने ।

- (२) सार्वजनिक शिष्टता, मर्यादा तथा नैतिकतामाथि प्रतिकूल प्रभाव पार्ने अशिल्ल सामग्रीहरूको उत्पादन, प्रसारण, बिक्री वितरण र प्रदर्शनलाई नियन्त्रण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीले प्रभावकारी कदम चाल्ने ।

### ३०. विविध सुधार सम्बन्धमा

- (१) हवाई सेवा प्रयोग गरी काठमाडौंबाहिर जाने तथा आउने यात्रुहरूको सुविधाका लागि त्रिभुवन वीमानस्थलदेखि काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा बस सेवा सञ्चालन गर्नु पर्ने । साथै हवाई सेवा प्रयोग गर्ने अशक्त, वृद्ध व्यक्तिहरूलाई हवाईजहाज चढाउने तथा लिन जाने एकजना सहयोगी security check in सम्म जान पाउने व्यवस्था गर्ने ।
- (२) नेपालको केन्द्रीय सचिवालय सिंहदरवारमा विभिन्न सरकारी काम लिई आउने नागरिकलाई सिंहदरवार प्रवेशमा कठिनाई रहेको सम्बन्धमा प्रत्येक मन्त्रालयले सिंहदरवार हाताबाहिर सम्पर्क डेस्क राखी सेवाग्राहीहरूको कार्य फछ्यौट गर्ने वा सिंहदरवारभित्र जान चाहने नागरिकलाई निजको परिचय खुल्ने कागजातको आधारमा सिंहदरवार प्रवेशको उचित व्यवस्था गर्ने ।
- (३) सरकारी निकायहरूले दीर्घकालीन असर गर्ने समेतका विषयहरूमा टिप्पणीमार्फत निर्णय गर्ने परिपाटी रहेको र यसरी टिप्पणी पेश गर्दा र पत्राचार गर्दा कर्मचारीले आफ्नो हस्ताक्षर तल स्पष्ट रूपमा आफ्नो नाम, पद तथा मिति उल्लेख गर्न यसअघि समेत पटक-पटक परिपत्र भएकोमा अबै कतिपय कर्मचारीहरूले त्यसको पालना गरेको नदेखिएकोले उक्त प्रावधान कडाइका साथ लागू गर्ने र उक्त प्रावधान पालना नगर्ने कर्मचारीलाई विभागीय कारवाही गर्ने ।

अनुसूची - ३

ख. समितिको अन्तरिम प्रतिवेदन

प्रशासन सुधार सुभावा समिति, २०६५

(काशीराज दाहाल)

संयोजक

अध्यक्ष, प्रशासकीय अदालत

(भेषराज शर्मा) सदस्य, सचिव, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय	(नवीनकुमार घमिरे) सदस्य, सचिव, गृह मन्त्रालय	(युवराज भुसाल) सदस्य, सचिव, राष्ट्रिय योजना आयोग	(कुमार योज्जन तामाङ) सदस्य, सदस्य, प्रशासकीय अदालत
(मुकुन्दराज पन्थी) सदस्य-सचिव सह-सचिव, प्रशासन सुधार तथा आन्तरिक व्यवस्था महाशाखा सामान्य प्रशासन मन्त्रालय	(शान्तबहादुर श्रेष्ठ) सदस्य सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय	(शान्तराज सुवेदी) सदस्य, सचिव, अर्थ मन्त्रालय	(दुर्गानिधि शर्मा) सदस्य, सचिव, सामान्य प्रशासन मन्त्रालय

## भूमिका

नेपाल सरकारको मिति २०६९।९।३ को निर्णयानुसार सार्वजनिक प्रशासनलाई जनमुखी, जनउत्तरदायी, नतिजामूलक र विकास मैत्री बनाउन विद्यमान ऐन कानून लगायतका विभिन्न क्षेत्रमा विश्लेषणात्मक सुझाव दिन गठित यस प्रशासन सुधार सुझाव समिति, २०६९ ले तत्काल गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकार समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको र सो प्रतिवेदनका सिफारिसहरू लागू गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बन्धित मन्त्रालय र निकायहरूलाई लेखी पठाए बमोजिम कतिपय सुझावहरू कार्यान्वयन हुँदै गएका र कतिपय सुझावहरू कार्यान्वयनको चरणमा रहेका छन्। त्यस सम्बन्धमा यस समितिबाट अनुगमन समेत भइरहेको छ।

यस समितिलाई नेपाल सरकारद्वारा तोकिएको कार्यनिर्देशाभिन्न रही कार्य सम्पादन गर्ने क्रममा मन्त्रालय, विभिन्न निकाय, सम्बन्धित क्षेत्रका विशेषज्ञसँगको अन्तरक्रिया, दुर्गम क्षेत्रको सेवा प्रवाहको स्थितिका सम्बन्धमा अध्ययन अवलोकन, विभिन्न जिल्लामा सुझाव सङ्कलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी समितिले विभिन्न सुझाव प्राप्त गरेको छ। यसै सिलसिलामा मन्त्रालयको सङ्ख्या, कर्मचारी ट्रेड युनियनको भूमिका र तिनमा गरिनुपर्ने सुधार, निजामती सेवामा विविधता व्यवस्थापन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय जस्ता विभिन्न पक्षमा राजनीतिक दृष्टिकोण र प्रतिबद्धतासमेत स्पष्टरूपमा व्यक्त होस् भन्ने अभिप्रायले राजनीतिक दलका शीर्षस्थ नेतृत्व, उच्च प्रशासकहरू समेतको सहभागितामा राष्ट्रियस्तरको अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरी सुझाव सङ्कलन गर्ने कार्य भइसकेको छ।

मुलुकमा सुशासनको अवस्था सन्तोषजनक छैन। सुशासनको अवस्था सन्तोषजनक नहुनुमा सेवा प्रदायक जिम्मेवारीमा बसेकाहरूमा सकारात्मक सोचको कमि, कानूनको कार्यान्वयनमा फितलोपन, अनुगमन र मूल्याङ्कनको अप्रभावकारिता, कार्यक्रमहरूको प्राथमिकीकरणको अभाव, काम कारवाहीमा अत्याधिक राजनीतीकरण हुनु, जवाफदेही र उत्तरदायित्वको संस्कृतिको अभाव, दण्डहिनता संस्कृतिको विकास, जिम्मेवारी पन्छाउने प्रवृत्ति, आत्मकेन्द्रित फाइदामा बढी ध्यानदिने प्रवृत्ति जस्ता कारणहरू रहेका छन्। त्यसमा सुधार हुन राजनीतिमा इच्छाशक्ति र कर्मचारीतन्त्रमा सक्षमता र व्यावसायिकता त्यतिकै आवश्यक छ। राजनीतिको मुहान सफा नभएसम्म अन्य क्षेत्र सफा हुन सक्दैन। यसका निम्ति राजनीति, कर्मचारी प्रशासन र निजी क्षेत्र समेतको सकारात्मक सोच, समन्वय र तादात्म्यता आवश्यक छ। यस सन्दर्भमा नेपाल सरकारद्वारा गठित यस समितिलाई तोकिएको कार्यनिर्देश बमोजिमको विषयका सम्बन्धमा सुझाव सहितको सिफारिस समावेश हुने अन्तिम प्रतिवेदन तयार गर्ने काममा समिति कार्यरत छ। समग्र पक्षलाई समेटेर प्रस्तुत गरिने अन्तिम प्रतिवेदन पेश गर्न केही समय लाग्ने र यसै बीचमा नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेट (आ.व.२०७०/०७१) प्रस्तुत हुने भएकाले नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा सम्बोधन गर्न सान्दर्भिक देखिएका प्रशासन सुधारसँग सम्बन्धित केही विषयहरूलाई उल्लेख गरी संक्षिप्त प्रतिवेदन पेश गरिएको छ।

२०७० आषाढ ७

(काशीराज दाहाल)

संयोजक



## नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा सम्बोधन हुनपर्ने प्रशासन सुधार सम्बन्धी विषयको सम्बन्धमा प्रस्तुत गरिएको सिफारिस

### १. तलव, भत्ता र आर्थिक सुविधा सम्बन्धमा

- क. कर्मचारीको तलव भत्ता केही वर्षदेखि वृद्धि भएको छैन तर बजार मूल्य निरन्तर रूपमा बढिरहेको छ। जसको कारण कर्मचारीलाई दैनिक जीवन यापनमा समेत कठिनाई परेको सन्दर्भमा नेपाल सरकारबाट गठन भएको पे कमिसनले दिएको प्रतिवेदन, नेपाल राष्ट्र बैंकबाट प्रत्येक वर्ष जारी गर्ने उपभोक्ता मूल्य सूची र सार्क राष्ट्रहरूमा राष्ट्र सेवक कर्मचारीहरूलाई दिएको सुविधालाई समेत तुलना गरी आगामी बजेटमा कर्मचारीको तलव बजार मूल्यसँग सामान्य हुने गरी वृद्धि गरिनु पर्ने।
- ख. कर्मचारीलाई दिइएको वार्षिक तलव वृद्धि (ग्रेड) बजार मूल्यको आधारमा कम्तीमा पनि हरेक कर्मचारीको एक दिनको तलव बराबर बनाइनु पर्ने।
- ग. बजार मूल्यको आधारमा एक लाख रूपैयाको विमा रकम कम भई त्यसबाट कर्मचारीलाई पर्याप्त राहत पुग्न सक्ने अवस्था नदेखिएकोले कर्मचारीको विमा रकम १ लाख र आकस्मिक विमाको रकम १ लाख ५० हजारबाट ५ लाख पुऱ्याउनु पर्ने।
- घ. निजामती कर्मचारीलाई दिइएको पोशाक भत्ता बजार मूल्यको तुलनामा कम भएकाले त्यसलाई समयानुकूल बनाउन कम्तीमा पनि १००% वृद्धि गरी रु. १५,०००/- बनाउनु पर्ने एवं हिमाली जिल्ला (जुम्ला, हुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ्ग, मनाङ्ग, सोलुखुम्बु, बझाङ्ग र बाजुरा) मा कम्तीमा एक वर्ष त्यस क्षेत्रमा बसी सेवा अवधि पूरा गरेका निजामती कर्मचारीको लागि पोशाक भत्ता रु. ३०,०००/- हुनु पर्ने, साथै पोशाकलाई भौगोलिक आधारमा मिलाउनु पर्ने।
- ङ. निजामती कर्मचारीको लागि दिइने दैनिक भ्रमण भत्ता बजार मूल्यको तुलनामा ज्यादै न्यून रहेका कारण काजमा खटिई गएका कर्मचारीहरूलाई खान बस्न नपुग्ने भएकोले त्यसलाई समयानुकूल वृद्धि गरी बजार मूल्य अनुसार बनाउनु पर्ने।
- च. सार्क मुलुकहरूमा राष्ट्रसेवक कर्मचारीका सन्ततीको सम्बन्धमा भएका व्यवस्थालाई मध्यनजर राखी निजामती कर्मचारीका कम्तीमा पनि दुई जना सन्ततीको लागि शैक्षिक भत्ताको रूपमा पढाइ खर्च उपलब्ध गराउने व्यवस्था हुनुपर्ने।
- छ. कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्तालाई व्यवहारिक बनाई सबै निकायका बीच एकरूपता कायम गरिनु पर्ने।

### २. कर्मचारीहरूको सामाजिक सुरक्षा सम्बन्धमा

- (क) सामूहिक कर्मचारी आवासको व्यवस्था गर्न सकेमा कर्मचारीलाई यातायातको व्यवस्था पनि सामूहिक रूपमा गर्न सहज हुने तथ्यलाई मध्यनजर गर्दै कर्मचारीको व्यक्तिगत एवम् सामाजिक सुरक्षालाई समेत विचार गरी नेपाल सरकारले कर्मचारी सञ्चयकोषसँगको सहकार्यमा सामूहिक आवासको व्यवस्था गर्न माथिल्लो श्रेणीका

कर्मचारीलाई सामूहिक रूपमा आवास उपलब्ध गराउने तथा तल्लो श्रेणीका कर्मचारीलाई फ्ल्याट उपलब्ध गराउने नीति अवलम्बन गर्नु पर्ने । कर्मचारीलाई सामूहिक रूपमा आवास सुविधा उपलब्ध गराउने अवस्थासम्मको लागि हरेक कर्मचारीको तलव स्केलको एक चौथाई १/४ रकम आवास सुविधाको लागि भत्ता स्वरूप उपलब्ध गराउने । कर्मचारीको आवास व्यवस्था केन्द्रमा मात्र सीमित नगरी क्रमशः जिल्ला तहमा समेत लागू गर्दै जाने ।

- (ख) निजामती अस्पताल काठमाडौंमा मात्र सीमित हुँदा स्थानीय तहमा कार्यरत निजामती कर्मचारीले सो अस्पतालको सुविधा सहज रूपमा प्राप्त गर्न कठिनाई भएकाले निजामती अस्पतालको सेवालाई विस्तार गरी क्षेत्रीय एवं जिल्ला स्तरसम्म पुऱ्याउनु पर्ने र त्यसरी सो अस्पतालको सेवा स्थानीय स्तरसम्म विस्तार नहुँदासम्म काठमाडौं आउन जानको लागि विरामी कर्मचारी र उसको एकजना कुरूवालाई आवत जावतको लागि भाडा रकम भत्ताको रूपमा उपलब्ध गराउने व्यवस्था गरिनु पर्ने ।
- (ग) निवृत्त निजामती कर्मचारीको ज्ञान सिपलाई राज्यले उपयोग गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी समाजमा मेलमिलापकर्ता तथा विवाद सहजकर्ता लगायत अन्य क्षमता र विज्ञताको आधारमा निवृत्त कर्मचारीको सेवा लिन प्राथमिकता दिने नीति तर्जुमा गर्नुका साथै निवृत्त कर्मचारीको पेन्सन निजको वैक खातामा जम्मा हुने व्यवस्था गर्ने ।

### ३. दुर्गम क्षेत्रमा सेवा प्रवाह सम्बन्धमा

- क. सामान्यतया: दुर्गम क्षेत्रमा कर्मचारीहरू खटी जान नमान्ने, गए पनि बस्न नमान्ने प्रवृत्तिले गर्दा दुर्गम क्षेत्रमा कतिपय सरकारी सेवा प्रभावकारी नभएको भन्ने गुनासो रहेको सन्दर्भमा त्यस्तो दुर्गम क्षेत्रमा बसी जनताको सेवा गर्ने कर्मचारीलाई उत्प्रेरित गर्नको लागि त्यस्तो दुर्गम स्थानका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रदान गरिआएको दुर्गम भत्ता वृद्धि गर्ने,
- ख. तीन महिनाभन्दा बढी अवधिको वैदेशिक अध्ययन, तालिम प्राप्त गरी फर्केका कर्मचारीहरूको पदस्थापना/सरूवा दुर्गम स्थानका सेवा प्रवाह गर्ने कार्यालयमा गर्ने ।
- ग. वार्षिक कार्यतालिका तयार गरी प्रत्येक महिना सदरमुकामबाट सबैभन्दा अधिक दूरीमा रहेका गा.वि.स. हरूमा एकीकृत घुम्ती सेवा कार्यक्रमहरू सञ्चालन गर्ने अनिवार्य व्यवस्था गर्ने ।
- घ. काठमाडौं उपत्यकाभन्दा बाहिर कम्तीमा दुई वर्ष र विद्यमान निजामती सेवा नियमावलीको “क” वर्ग अन्तरगत दुर्गम जिल्लामा कम्तीमा एक वर्ष सेवा अवधि पूरा नगरेको कर्मचारीले बढुवामा फाराम भर्न नपाउने व्यवस्था हुनुपर्ने ।
- ङ. लोकसेवा आयोगबाट पहिलो पटक सिफारिस भएका कर्मचारीलाई अनिवार्य रूपमा दुर्गम क्षेत्रमा पठाउने व्यवस्था गरिनु पर्ने । त्यस्तै स्वास्थ्य सेवाका सम्बन्धमा अनुभवी व्यक्तिहरूलाई समेत दुर्गम क्षेत्रमा पठाउने व्यवस्था हुन सके जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने हुँदा त्यसतर्फ विशेष ध्यान दिनुपर्ने ।

#### ४. स्थानीय निकायमा सेवा प्रवाहमा प्रभावकारिता ल्याउने सम्बन्धमा

- क. स्थानीय निकायको निर्वाचन लामो समयदेखि नभएको कारणले स्थानीय स्तरको विकास निर्माणको कार्यमा कठिनाई भएको एवं स्थानीय निकायमा जाने स्रोत साधनको अनुचित प्रयोग एवं दुरुपयोग भएको भन्ने व्यापक जनगुनासो रहेको हुँदा स्थानीय निकायको निर्वाचन यसै वर्ष गर्ने ।
- ख. स्थानीय निकाय स्वायत्त निकायको रूपमा रहेकोले त्यस्ता निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गर्न नसकिने अवस्थाको कारण त्यस्ता निकायमा कार्यरत कर्मचारीहरू जनताप्रति उत्तरदायी नहुने गरेको भन्ने गुनासाहरू प्राप्त हुन आएको सन्दर्भमा स्थानीय निकायमा कार्यरत कर्मचारीहरूलाई जिम्मेवार, जवाफदेही बनाउन निश्चित आधार र अवस्थामा स्थानीय निकायहरूबीच सरुवा गर्न सक्ने व्यवस्थासहितको छुट्टै स्थानीय निकाय सेवा आयोग गठन गरी त्यसलाई व्यवस्थित गर्ने ।

#### ५. निजामती कर्मचारीहरूको ट्रेड युनियनका सम्बन्धमा

- क. निजामती कर्मचारीको एउटा आधिकारिक ट्रेड युनियन नभएका कारण ट्रेड युनियनहरू राजनीतिक पार्टीसँग आबद्ध हुने परिपाटी विकास भएको सन्दर्भमा यथाशक्य छिटो निजामती सेवा ऐन नियमले गरेको व्यवस्था मुताविक आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने ।
- ख. ट्रेड युनियनका पदाधिकारीहरूको आचारसंहिता निर्माण गरी लागू गर्ने ।
- ग. ट्रेड युनियनका सदस्यहरूको नामावली अनिवार्य रूपमा website मा राख्ने व्यवस्था गर्ने ।

#### ६. भूमि व्यवस्थापन तथा जग्गा उपयोग सम्बन्धमा

- क. राष्ट्रिय भूमि नीति तर्जुमा गरी कार्यान्वयन गरिनु पर्ने ।
- ख. विद्यमान ऐन/नियममा परिमार्जन गरी भू-उपयोग नीति कार्यान्वयनमा ल्याइनु पर्ने ।
- ग. अनधिकृत र अनियन्त्रित बस्ती विकासमा रोक लगाई त्यसलाई व्यवस्थित बनाउने ।
- घ. भूमि वैङ्कको अवधारणालाई लागू गर्ने ।
- ङ. वैज्ञानिक भू-उपयोग योजनाको अभावमा नेपालका विभिन्न नगरपालिकाहरू तथा नगरोन्मुख ग्रामीण क्षेत्रहरूमा अव्यवस्थित रूपमा जग्गा प्लटिङ गर्ने, प्लटिङ गरिएका जग्गाहरूमा जाने बाटाहरू अत्यन्त साँघुरा राख्ने, प्रत्येक प्लट जग्गाको क्षेत्रफल अत्यन्त न्यूनतम राख्ने जस्ता कारणले भविष्यमा स्थापना हुने शहर अत्यन्त अव्यवस्थित, भूकम्प लगायतका प्राकृतिक प्रकोपका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण, वातावरणीय पक्षबाट अत्यन्त अनुपयुक्त हुन जाने भएकोले व्यवस्थित शहरीकरण गर्नका लागि यथाशक्य छिटो वैज्ञानिक भूउपयोग नीति तर्जुमा गरी कार्यान्वयन गर्न र उक्त नीति तर्जुमा नहुञ्जेल सम्बन्धित निकायको क्षेत्रभित्र प्लटिङ गरिने जग्गाको न्यूनतम क्षेत्रफल, उक्त जग्गामा जाने बाटोको न्यूनतम नाप तथा अनिवार्य

वृक्षारोपण जस्ता वातावरणीय पक्षलाई समेत समेट्ने गरी स्पष्ट मापदण्ड तयार गर्ने ।

- च. जग्गाको मूल्य कायम गर्दा विभिन्न निकायले विभिन्न प्रयोजनका निमित्त अलग-अलग मूल्य कायम गरेको, मालपोत कार्यालयले कायम गरेको सरकारी मूल्य र वास्तविक चलनचल्तीको मूल्यमा एकरूपता नरहेकोले सबै निकायका बीचमा समन्वय गरी जग्गाको मूल्याङ्कन गर्दा एकरूपता ल्याउने व्यवस्था गर्ने ।

#### ७. सूचनाको हकको प्रभावकारी कार्यान्वयन सम्बन्धमा

- क. सार्वजनिक निकायको वेबसाइट नियमित रूपमा अद्यावधिक गर्ने ।
- ख. सबै सार्वजनिक निकायहरूमा सूचना अधिकारी तोक्ने ।
- ग. सार्वजनिक निकायहरूको वेबसाइटमा Upload गर्ने सम्पूर्ण सूचनाहरू सकेसम्म धेरै राष्ट्र भाषाहरूमा प्रकाशन गर्ने ।
- घ. राज्य व्यवस्थामा खुला संस्कृतिको विकास गर्न गराउन राष्ट्रिय सूचना आयोगलाई बढी सक्रिय र क्रियाशील बनाउने ।

#### ८. सुशासनका सम्बन्धमा

- क. सुशासनको मान्यतालाई आत्मसात गर्दै सार्वजनिक प्रशासनलाई पारदर्शी, जवाफदेही, सहभागितामूलक, अनुमानयोग्य र कानूनको शासनमा आधारित प्रशासनिक संयन्त्रको विकास गरी राज्य प्रदत्त सेवा र सुविधा सर्वसुलभ रूपमा उपलब्ध गराई विकास तथा निर्माणसम्बन्धी कार्यहरू समयमा सम्पन्न गराउन सक्षम, निष्पक्ष, मितव्ययी, छरितो, जनमुखी र उत्तरदायी प्रशासन संयन्त्रको विकासको लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनको व्यवस्थालाई समयानुसार सुधार गरी सोको अक्षरशः पालना गराउने ।
- ख. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई पनि कानूनी दायरामा ल्याउने व्यवस्था गरेको र उक्त महासन्धिको नेपाल पक्ष राष्ट्र रहेको सन्दर्भमा निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई कानूनी दायरामा ल्याउने व्यवस्था गर्ने ।
- ग. भ्रष्टाचार सम्भावित निकायहरूमा कार्यरत कर्मचारीहरूको सम्पत्ति विवरणको नियमित अनुगमन तथा सार्वजनीकरणको व्यवस्था गर्ने ।
- घ. मन्त्रिपरिषद्का सदस्यसहित सबै निकायमा आचारसंहिता निर्माण गरी प्रभावकारी रूपमा लागू गर्ने र सम्पत्ति सार्वजनिकीकरणको नीति अख्तियार गर्ने ।
- ङ. विद्यमान सार्वजनिक खरिद ऐन ठेकेदारमैत्री भएको भन्ने गुनासा रहेकोले त्यसमा सुधार गरी प्रभावकारी रूपमा लागू गर्ने र सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई साधन स्रोत सम्पन्न तुल्याई प्रभावकारी रूपमा अनुगमनलाई सक्रिय बनाउने ।
- च. सबै सार्वजनिक निकायमा गुनासो सुन्ने र सूचना दिने अधिकारी तोक्नु पर्ने ।

- छ. सरकारी कार्यालयहरूबाट प्रदान गरिने सेवाको सम्बन्धमा नागरिक बडापत्र राख्ने प्रचलन भए पनि क्षतिपूर्तिको सम्बन्धमा उल्लेख नहुने भन्ने गुनासो रहेको सन्दर्भमा क्षतिपूर्ति सहितको नागरिक बडापत्रहरू राखी नियमित रूपमा अद्यावधिक गर्ने ।
- ज. सार्वजनिक निकायको काम कारवाहीमा सूचनाको हकसम्बन्धी ऐनले आत्मसात गरेको सिद्धान्त अनुसार पारदर्शिता र जवाफदेहिता सहित कार्य सम्पादन गर्न कार्यप्रक्रियामा सुधार गर्ने ।

#### ५. सार्वजनिक सेवा वितरणमा प्रभावकारिता ल्याउने सम्बन्धमा

- क. कार्यकारी नेतृत्वको विचारधारा र व्यवसायिक स्वायत्तताको विचारधाराबीच सन्तुलन कायम हुने गरी कार्यान्वयनका प्रक्रियामा राजनीति पूर्णतः अलग रहनु पर्ने ।
- ख. कर्मचारीको नियुक्ति, सरूवा, बढुवामा योग्यताका आधारहरूलाई राजनीतिक आधारहरूले विस्थापन गर्न नपाउने स्पष्ट व्यवस्था गर्ने ।
- ग. समाज कल्याण परिषद् ऐनलाई समसामयिक बनाई राष्ट्रिय स्वार्थ विपरित काम गर्ने गैर सरकारी संघ सस्थालाई कारवाहीको दायरामा ल्याउनु पर्ने साथै नेपाल सरकारले लागू गरेको आरक्षणको नीतिलाई INGO, NGO र निजी क्षेत्रले पनि अवलम्बन गर्ने गराउने व्यवस्था गर्ने, त्यसैगरी गैर सरकारी संघ सस्थाहरूबाट सञ्चालन गर्ने कार्यहरूमा दोहोरोपन नहुने गरी कार्यक्रम सञ्चालन गर्न निश्चित ढाँचा बनाई सरकारको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने ।
- घ. सरूवा, बढुवामा राजनीतिक नेतृत्वको हस्तक्षेप हटाउन उच्च पदस्थ कर्मचारीहरूको समिति बनाई यी काम उक्त समितिलाई दिने र केवल नीति निर्माणको भूमिकामामात्र राजनीतिज्ञलाई केन्द्रित गर्ने ।
- ङ. मन्त्रालयमा सल्लाहकारहरूको नियुक्ति गर्दा सेवा भित्रबाट हुन नसक्ने विशेषज्ञ परामर्शका लागि मात्र गर्ने र उनीहरूलाई कार्यालयको गोपनीयतामा पहुँच नहुने गरी आचार संहिता तयार गरी लागू गर्ने ।
- च. सार्वजनिक प्रशासनलाई नतिजामुखी बनाउन “प्रक्रियामुखी” व्यवस्थाबाट “सेवाग्राही केन्द्रित” र “नागरिकमुखी” संरचना र कार्यप्रणालीतर्फ उन्मुख गराउने ।

#### १०. निजामती सेवालाई सबल बनाउने सम्बन्धमा

- क. सरूवा अनुमानयोग्य बनाउने र निश्चित समयावधि पुगेपछि आवश्यकता अनुरूप सरूवा गर्न सक्ने व्यवस्था गर्ने ।
- ख. सचिव बढुवामा दुई तिहाइको सट्टा २५% मात्र थप सिफारिस गर्ने ।
- ग. निजामती सेवा ऐन, २०४९ को दफा २४घ (१) अनुसार कार्य अनुभवको आधारमा विशेष बढुवा प्राप्त गरेका व्यक्तिहरूको हकमा आवश्यक शैक्षिक योग्यता पुगेकालाई मात्र सो पद र व्यवसायको कामको जिम्मा दिने तर योग्यता नपुगेको भए पद (जस्तो भवन अधिकृत/सडक अधिकृत हुनसक्ने तर प्राविधिक पद इन्जिनियर वा डाक्टरको पदवी दिन नमिल्ने) जिम्मेवारी साविक बमोजिमकै दिने जस्तै: MBBS गरेको मेडिकल अधिकृतले मात्र पोष्टमर्टम गर्न पाउने रहेछ भने मेडिकल

अधिकृतमा स्वतः बहुवा भएका तर MBBS को शैक्षिक योग्यता नभएका व्यक्तिलाई सो कार्य गर्न नदिने व्यवस्था हुनुपर्ने ।

- घ. अध्ययन विदा लगायतका अन्य विदाहरूका सम्बन्धमा निश्चित मापदण्ड तयार गर्ने, ९० दिनसम्म विदा स्वीकृत नगराई बस्ने निजामती कर्मचारी तथा ६० दिनसम्म विदा स्वीकृत नगराई बस्ने स्वास्थ्य सेवाका कर्मचारी तथा १५ दिनसम्म विदा स्वीकृत नगराई बस्ने शिक्षा सेवा अन्तर्गतको शिक्षकलाई सो म्याद नाघनासाथ तत्काल कारवाही गर्ने । यसरी विभागीय कारवाही गर्ने निर्णय गर्दा टिप्पणीबाट नभई सर्वोच्च अदालत र प्रशासकीय अदालतले जारी गरेको निर्देशन बमोजिम प्रचलित कानूनको रीत पुऱ्याई पर्चा खडा गरी गर्ने । यस्तो रीत नपुऱ्याई कारवाही गर्ने पदाधिकारीको त्यही अनुरूप कार्यसम्पादन मूल्याङ्कन घटाउने पद्धतिको विकास गर्ने ।
- ङ. कार्य सम्पादन मूल्याङ्कन लाई वस्तुगत बनाउन मन्त्रालय तथा सेवा समूहगत आधारमा फरक-फरक मूल्याङ्कन आधार तय गर्ने, ऐन तथा नियमावलीले गरेको व्यवस्था अनुरूप कार्यविवरण अनिवार्य रूपमा उपलब्ध गराउने, कार्य सम्पादन मूल्याङ्कनमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम जस्ता पृष्ठपोषणका औजारहरूलाई समेत आधारको रूपमा लिने ।
- च. राज्यबाट सम्पादन हुने प्रमुख नियामक निकायहरूमा जनशक्ति र स्रोत साधनको न्यूनता रहेका कारण नियमनकारी कार्यहरू प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको भन्ने रहेकाले नियमनकारी निकायहरू- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग जस्ता निकायहरूमा दरबन्दी थप गर्न आवश्यक देखिएकोले सोका निमित्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य अघि बढाउने ।
- छ. कर्मचारीहरूको मनोबल उच्च बनाई सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न बृत्ति प्रणाली लागू गरी सेवा प्रवाह र बृत्ति विकासको बीच सीधा सम्बन्ध कायम गर्नु पर्ने एवं कार्यसम्पादन मूल्याङ्कनलाई यथार्थपरक, वस्तुगत र वैज्ञानिक बनाउन सूचकांक सहितको कार्य विवरण बनाई नतिजा र सूचकांकका आधारमा मूल्याङ्कन गर्ने व्यवस्था लागू गरिनु पर्ने ।
- ज. निजामती सेवामा आर्थिक योजना समूह गठन गर्ने र सो समूहमा स्थानीय विकास अधिकारी, योजना अधिकृत, कार्यकारी अधिकृत लगायत अन्य सम्बन्धित विज्ञहरू समेतलाई समेटिनु पर्ने ।
- झ. गा.वि.स.हरूलाई व्यवस्थित गर्न सबै गा.वि.स.हरूमा अनिवार्यरूपमा सचिव, प्राविधिक लगायत लेखा कर्मचारी र अन्य सहायक कर्मचारीहरूको व्यवस्था गर्ने । यसरी व्यवस्था गर्दा तत्काल गा.वि.स.हरूलाई बर्गीकरण गरी रू. ५० लाखसम्म बजेट हुने गा.वि.स.मा खरिदारस्तरको कर्मचारीलाई खटाउने, रू. ५० लाखदेखि १ करोडसम्म बजेट हुने गा.वि.स.मा ना.सु. स्तरको कर्मचारीलाई खटाउने र रू. १ करोडभन्दा माथि बजेट हुने गा.वि.स.मा शाखा अधिकृतस्तरको कर्मचारीलाई खटाउने व्यवस्था गर्ने र सचिवहरूलाई विशेष तालिम प्रशिक्षण दिई कार्य सम्पादनमा लगाउने व्यवस्था गर्ने ।

**११. सार्वजनिक संस्थानको सुदृढीकरण सम्बन्धमा**

सार्वजनिक संस्थानहरूका पदाधिकारीहरूको नियुक्तिमा रहेको राजनीतिक हस्तक्षेप एवं त्यस्ता संस्थाहरूमा आफ्ना कार्यकर्ताहरूलाई भर्ती गर्ने परिपाटीले गर्दा सार्वजनिक संस्थानहरू राजनीतिक दलहरूको भर्तीकेन्द्रको रूपमा रहेको र सरकारबाट भएको लगानीको व्यापक दुरुपयोग भएको भन्ने गुनासाहरू रहेको सन्दर्भमा सार्वजनिक संस्थानहरूको संस्थागत सुदृढीकरण गरी संस्थानमाथिको राजनीतिक हस्तक्षेप रोकन मौजुदा व्यवस्थापनमा सुधार गरी सक्षम व्यक्तिहरूको छनौट, सरुवा, बढुवाको लागि तत्काल संस्थान सेवा आयोगको गठन गरी कर्मचारी एवं व्यवस्थापकको छनौट गर्ने व्यवस्था लागू गर्ने ।

**१२. छात्रवृत्ति सम्बन्धमा**

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न छात्रवृत्तिको लागि गरिने मनोनयनमा निश्चित मापदण्ड नभएको कारण पदमा रहेका व्यक्तिहरूको मनोगत आधारमा आफन्त र नजिकका व्यक्तिहरूलाई छात्रवृत्तिको लागि मनोनयन गरिने गरिएको भन्ने गुनासो रहेको सन्दर्भमा छात्रवृत्तिको लागि मनोनयनमा पारदर्शिता कायम गर्न मनोनयनका आधारहरू निश्चित गरी वैज्ञानिक र पारदर्शी मापदण्ड बनाई त्यसको आधारमा छात्रवृत्तिमा मनोनयन गर्न व्यवस्था गर्ने ।

**१३. सुरक्षा सम्बन्धमा**

सुरक्षा निकायमा दरबन्दी सिर्जना गर्दा हचुवाको आधारमा दरबन्दी सिर्जना हुने गरेको भन्ने गुनासो रहेको सन्दर्भमा सुरक्षा निकायमा दरबन्दी सिर्जना गर्दा भौगोलिक अवस्था र जनसंख्यालाई विचार गरी निश्चित मापदण्ड बनाई दरबन्दी सिर्जना गर्नु पर्ने । यसरी दरबन्दी थप गर्दा कार्यस्थलमा काम गर्ने जनशक्तिको दरबन्दी थप गर्ने । यसैगरी सुरक्षा व्यवस्थालाई मजबुद बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक रूपमा परिचालन गर्ने ।

**१४. सेवा करारलाई व्यवस्थित गर्ने सम्बन्धमा**

सेवा करारको सही रूपमा सदुपयोग हुन नसकेको र सरकारी ओहदामा रहेका उच्च पदस्थ व्यक्तिहरूको भनसुनमा करारमा नियुक्त गर्ने र त्यस्ता व्यक्तिहरूको करारलाई निरन्तरता दिइरहने परिपाटी रहेको भन्ने गुनासो रहेको सन्दर्भमा सेवा करार लिन सकिने सेवाहरूको किटान गरी सोको कार्यविधि तयार गरेर हरेक कार्यालयका कामलाई मुख्य काम र सहायक काममा विभाजन गरी कामको प्रकृति छुट्याई सहायक कामलाई करारयोग्य काम मानी एक वर्षलाई चार खण्डमा विभाजन गरी प्रत्येक खण्डमा एक चौथाई कर्मचारीको सेवा करार लिने गरी सेवा करारलाई व्यवस्थित गरिनु पर्ने ।

**१५. राजनीतिक नियुक्तिका सम्बन्धमा**

राजनीतिक नियुक्तिले सार्वजनिक प्रशासनलाई दलीयकरणको प्रभावमा राखेकाले सार्वजनिक प्रशासनलाई उत्तरदायी र जनमुखी बनाउन कठिन भइरहेको भन्ने अवस्था रहेकाले सार्वजनिक प्रशासनका क्षेत्रमा गरिने राजनीतिक नियुक्तिका सम्बन्धमा सिफारिस गर्न सम्बन्धित क्षेत्रका विज्ञ सहित समाजमा उच्च र स्वच्छ छवि बनाएका व्यक्तिहरू रहने गरी

सिफारिस समिति गठन गरी सो समितिको सिफारिसमा नियुक्ति गरिने नीति अवलम्बन गर्ने ।

#### १६. भौतिक पूर्वाधार निर्माण सम्बन्धमा

शहरी क्षेत्रका आधारभूत पूर्वाधारहरू खानेपानी, सडक, ढल, टेलिफोन, विद्युत सेवाहरूका सेवा प्रदायक निकायहरूबीच आ-आफ्ना विषय सम्बद्ध योजनाहरूको कार्यान्वयन सम्बन्धमा उचित समन्वय हुन नसकेका कारण यस्ता सेवाहरूको आधारभूत पूर्वाधारको लागत बढ्न गएको साथै यस्ता सेवाहरूको एकीकृत योजना तयार हुन नसक्दा शहरी क्षेत्रका आधारभूत पूर्वाधारका क्षेत्रहरूमा प्रतिकूलता सिर्जना भएको सन्दर्भमा यस्ता निकायहरू बीच समन्वय गरी एकीकृत कार्ययोजना सहित कार्य सञ्चालन गर्ने व्यवस्था गर्ने ।

#### १७. वैदेशिक रोजगार सम्बन्धमा

गन्तव्य मुलुकहरूमा नेपाल सरकारको उपस्थिति प्रभावकारी बनाउन नसकिएबाट नेपाली नागरिकहरूले पीडा भोग्नु परेकोले नेपाली कामदारहरूको प्रमुख गन्तव्य स्थलहरूमध्ये ५००० भन्दा बढी कामदार रहेको देशमा श्रम सहचारीको व्यवस्था गर्ने र प्रत्येक थप १०००० कामदारका लागि एक कर्मचारी रहने गरी कल्याणकारी अधिकृतहरूको व्यवस्था गर्ने तथा प्रत्येक गन्तव्य मुलुकमा अनिवार्य रूपमा एकजना महिला कर्मचारी कल्याणकारी अधिकृत राख्ने व्यवस्था गर्ने ।

#### १८. औद्योगिक व्यवसाय सम्बन्धमा

औद्योगिक व्यवसाय ऐन अन्तर्गत उद्योग विभाग, घरेलु तथा साना उद्योग विभाग र घरेलु उद्योग विकास समिति मातहतका निकायहरूबाट उद्योग दर्ता गर्दा स्थलगत रूपमा निरीक्षण गरेर मात्र दर्ता गर्ने र यसरी दर्ता हुने उद्योगले तोकेको शर्त तथा मापदण्ड बमोजिम काम गरे नगरे सम्बन्धमा कार्यस्थलको समेत नियमित अनुगमन गरी त्यसको प्रतिवेदन तालुक विभागमा अद्यावधिक रूपमा पठाउने व्यवस्था गर्ने ।

#### १९. अवैध रूपमा सञ्चालित उद्योग सम्बन्धमा

क. प्रचलित कानूनले तोके बमोजिमका निकायहरूबाट इजाजत प्राप्त नगरी गैर कानूनी रूपमा मापदण्ड विरुद्ध सञ्चालित क्रसर लगायतका उद्योगहरूले राष्ट्रिय प्राकृतिक सम्पदामा गम्भीर क्षति पुऱ्याएको कारण तत्काल बन्द गर्ने ।

ख. चुरे क्षेत्र लगायत वन जङ्गलको संरक्षण गर्न चुरे र वन जङ्गलमा ५ किलोमिटरभित्र कुनै पनि उद्योग सञ्चालन गर्न नदिने व्यवस्थालाई आत्मसात गरी कडाइका साथ त्यसको परिपालना गर्ने गराउने ।

#### २०. सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धमा

क. सार्वजनिक निकायहरूमा दरबन्दी थप गर्ने, कटाउने तथा स्तरोन्नति गर्ने सम्बन्धमा स्पष्ट आधार र मापदण्ड तय गर्ने ।

ख. सरकारी निकायहरूमा दरबन्दी थप्ने वा कटाउने कार्य प्रत्येक आर्थिक वर्षको अन्त्यमा अन्तिम टुङ्गो लगाइसक्ने गरेरमात्र दरबन्दीको आवश्यक व्यवस्था गर्ने ।

#### २१. विविध



- क. नेपालको जनसंख्या एक करोड पचास लाख हुँदा निजामती कर्मचारीको दरबन्दी एक लाख दुई हजार रहेकोमा सोलाई घटाई हाल ७० हजारमात्र रहेको देखिन्छ। नेपालको जनसंख्या बृद्धि भई दुई करोड चौसठ्ठी लाख पुगिसकेको अवस्थामा निजामती कर्मचारीको दरबन्दी कम भई जनतालाई सेवा प्रवाह गर्न कठिनाई हुन गएको भन्ने रहेकोले विद्यमान दरबन्दीको पुनरावलोकन गर्ने।
- ख. सरकारको तर्फबाट निर्माण गरिने सबै सार्वजनिक निर्माणका सम्बन्धमा कुनै निश्चित मापदण्ड नभएको कारण व्यापक रूपमा राज्यको श्रोत साधनको दुरुपयोग भएको भन्ने गुनासो रहेको सन्दर्भमा सार्वजनिक निर्माण सम्बन्धी निश्चित मापदण्ड बनाई लागू गर्ने।
- ग. न्यायमा आम जनताको सहज पहुँच अभिवृद्धि गर्न न्यायिक प्रक्रियाका विधिहरू सरल बनाउनका साथै न्यायिक सुशासन कायम गर्न विवाद समाधानका वैकल्पिक उपाय अन्तरगत मेलमिलापको व्यवस्थालाई बढी प्राथमिकता दिने नीति लिई सो अनुरूपको पूर्वाधारहरू निर्माण गर्ने।
- घ. दैनिक उपभोग्य वस्तु तथा सेवा नियमित र सहजरूपमा आपूर्ति हुने व्यवस्था मिलाई उपभोक्ताको हित संरक्षण गर्न द्रुत न्याय पद्धति (फास्ट ट्र्याक जस्टिस सिस्टम) को समेत अवलम्बन गर्ने।
- ङ. मानव अधिकारको विषयलाई सबै क्षेत्रगत विषय, विकास नीति, योजना र कार्यक्रमहरूमा समावेश गरी मानव अधिकार मैत्री राज्य व्यवस्थाको निर्माण गर्न सोही अनुरूपको कानूनी व्यवस्था र कार्य प्रणाली अवलम्बन गर्ने।
- च. सार्वजनिक निर्माणका कार्य गर्ने उपभोक्ता समितिमा अनियमितता बढिरहेको भन्ने गुनासोको सन्दर्भमा उपभोक्ता समितिलाई जिम्मेवार र उत्तरदायी बनाउने कानूनी व्यवस्था गर्ने।
- छ. नेपाल सरकारका सबै सरकारी कार्यालयहरूको निर्माण र व्यवस्थापनमा एकरूपता नभएको, नेपाल सरकारका पदाधिकारीलाई दिइने सुविधामा समेत एकरूपता नभएको अवस्था देखिएको भनी विभिन्न निकायबाट गुनासो आएको सन्दर्भमा नेपाल सरकारका पदाधिकारीहरूको मर्यादालाई विचार गरी सरकारी कार्यालय, सोको सजावट, गाडी सुविधा र आवासमा समेत एउटा मापदण्ड बनाई पदीय मर्यादाको आधारमा सवारी साधनको स्तर र अन्य सुविधामा निश्चितता हुनु पर्ने। साथै नेपाल सरकारका विभिन्न मन्त्रालय, आयोग, कार्यालयहरूमा रहेका पुराना सवारी साधनको मर्मत सम्भार र लिलामीको लागि सचिव श्री युवराज भुषालको संयोजकत्वमा २०६५ सालमा गठित समितिले दिएको प्रतिवेदन बमोजिम गर्ने।
- ज. द्वन्द्व प्रभावितहरूका लागि राहत, परिपुरण, पुनः स्थापनका कार्यलाई उच्च प्राथमिकीकरणमा राख्ने र समाजमा हुनसक्ने द्वन्द्वका कारक तत्वहरूलाई यथा समयमा पहिचान गरी दिगो शान्ति बनाइ राख्ने।
- झ. प्रशासकीय सुशासनका निम्ति राजनीति र प्रशासनका बीचको सम्बन्ध र सीमालाई स्पष्ट गरी व्यावसायिकताको मान्यतामा सञ्चालन हुने गरी सार्वजनिक प्रशासनको अवधारणालाई सुनिश्चित गर्दै प्रविधि मैत्री प्रशासनको विकास गर्ने।

- ज. आर्थिक सुशासनका निम्ति सार्वजनिक खरिद ऐनमा सुधार गर्नुका साथै सार्वजनिक खर्च व्यवस्थापनका प्रक्रियाहरूलाई पारदर्शी र जवाफदेहीपूर्ण बनाउने ।
- ट. गाउँ गाउँमा दलीय होडबाजीका आधारमा बाटोघाटो बन्न थालेकाले समस्या बढेको भन्ने गुनासो रहेको सन्दर्भमा सडक/बाटो बनाउने केन्द्रीय नीति स्पष्ट हुनुपर्ने ।
- ठ. विद्यालय व्यवस्थापन समितिमा रहने सदस्यहरूको योग्यता र दायित्व प्रष्ट नहुँदा दलीय भागवण्डाबाट समितिमा अयोग्य मानिसहरू आउने गरेको भन्ने गुनासोका सन्दर्भमा समितिमा रहने सदस्यहरूको स्पष्ट योग्यता र दायित्व किटान गर्नुका साथै नियमित (साप्ताहिक/पाक्षिक/मासिक) रूपमा विद्यालय अनुगमन गर्ने र सो को प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा दिनुपर्ने समेत व्यवस्था गर्नुपर्ने ।
- ड. नेपाल सरकारले महिला, दलित तथा आदिवासी जनजातिका लागि भनी छुट्याएको रकम सम्बन्धित लक्षित समुदायमा नपुगी दलीय सहमतिमा अन्यत्रै प्रयोग हुने गरेको भन्ने गुनासोको सन्दर्भमा सरकारले तोकेबमोजिमको रकम, प्रतिशत समेत खुलाई सार्वजनिक सुनवाई तथा सार्वजनिक सूचनाद्वारा जनतामा सुसूचित गराउने व्यवस्था स्थानीय तहमा गरी लक्षित समुदायमा पुऱ्याउने व्यवस्था हुनुपर्ने ।
- ढ. सामाजिक सुरक्षा भत्ताहरू लक्षित वर्गकोमा पुग्न नसकेको, दुरुपयोग भएको, पुगे पनि समयमा नपुगेको जस्ता गुनासोहरू आएको सन्दर्भमा सामाजिक सचेतना वृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने, प्रचार प्रसारका सामग्रीहरू प्रशारण गर्ने र लक्षित समुदायलाई नै सचेत गराउने, सामाजिक भत्ता दुरुपयोग गर्नेलाई कडा कारवाही गर्ने तथा तोकिएका सामाजिक भत्ताको रकमहरू केन्द्रबाट सम्बन्धित क्षेत्र/जिल्ला/ गा.वि.स.हरूमा समयमा नै पुग्ने/पुऱ्याउने व्यवस्था हुनुपर्ने साथै अनुगमन र व्यवस्थापनका लागि समेत बजेटको व्यवस्था हुनुपर्ने ।
- ण. सामाजिक पूर्वाधार र भौतिक पूर्वाधारको प्राथमिकीकरणको स्पष्ट ढाँचा तयार गरी जनसंख्याको क्षेत्रीय सन्तुलन नबिग्रिने गरी बसाइ सराइलाई व्यवस्थित गर्ने कार्य संचालन गर्ने ।
- त. कतिपय घटनाक्रमबाट समाजमा विवेक र नैतिकता गुम्दै गएको स्थिति देखिदा नैतिकतालाई प्रबर्द्धन गर्ने शिक्षामा जोड दिँदै शिक्षा प्रदायकहरू सेवाग्राही प्रति जवाफदेही हुने शिक्षा प्रणालीको विकास गरी एकीकृत सामाजिक सुरक्षा नीति बनाई कार्यान्वयन गर्ने ।
- थ. समग्र शासकीय व्यवस्थामा गुणात्मक ह्रास आइरहेकोले शासकीय सुधारका कार्यक्रम तर्जुमा गरी त्यसलाई प्रभावकारी रूपमा लागू गर्ने ।
- द. यस प्रशासन सुधार सुझाव समितिले २०६९/१९१।८ मा सम्माननीय प्रधानमन्त्री समक्ष तत्काल गर्नुपर्ने सुधारका सम्बन्धमा पेश गरेको प्रारम्भिक प्रतिवेदनका विषयहरूको कार्यान्वयन गर्नु गराउनु पर्ने ।